

DR.RUPNATHJI( DR.RUPAK NATH )

अंशुमत्फला, ( स्त्री. ) एक पौधे का नाम ।  
कदलीवृक्ष । केले का पेड़ ।  
अंशुमती, ( स्त्री. ) सालपर्णीवृक्ष । यमुनानदी  
का एक नाम ।  
अंशुमाला, ( स्त्री. ) किरणों की माला । किरण-  
समूह ।  
अंशुमाली, ( पुं. ) सूर्य, चन्द्रमा । बारह की  
संख्या ।  
अंशुहस्त, ( पुं. ) सूर्य । चन्द्रमा । सूर्य अपनी  
किरणों से पृथिवी से जल खींचते हैं,  
इस कारण उनकी १००० किरणों हाथ के  
समान समझी जाती हैं और वे “ अंशु-  
हस्त ” कहे जाते हैं ।  
अंस, ( धा. उभ. ) देखो अंस ।  
अंस, ( न. ) कन्धा । हिस्सा । भाग । अंश ।  
अंसकूट, ( पुं. ) बृहत्कन्ध । बड़े कन्धेवाला ।  
अंसत्र, ( न. ) कन्धेकी रक्षा करनेवाली वस्तु ।  
कवच ।  
अंसफलक, ( पुं. ) विशाल कन्ध । पट्टे के  
समान कन्धा । कन्धे का एक भाग ।  
अंसभारः, ( अष्ट. म. ) कन्धे का भार ।  
कन्धे का खवाहुआ भार ।  
अंसभारिक, ( पुं. ) कन्धे पर भार रखने  
वाला । मजूर । कुली ।  
अंसल, ( त्रि. ) बलवान् दृढ़काय । बली ।  
अंह, ( धा. आत्म. ) गमन । गति । जाना ।  
चलना ।  
अंहतिः-ती, ( स्त्री. ) पापनाशक । दुरितघ्न ।  
पापों को दूर करनेवाली क्रिया । पाप-  
नाशक दान ।  
अंहस्, ( न. ) पाप । दुरित । प्रायश्चित्त के  
द्वारा नष्ट होने वाला पाप । इसी को अंधस्  
भी कहते हैं ।  
अक्, ( धा. पर. ) जाना । गमन । गति । चलना ।  
अकम्, ( न. ) सुख का अभाव । दुःख ।  
अकच, ( त्रि. ) ( न. व. ) बिना बालका । जिसके  
बाल न हों । खलवाट ।

अकचः, ( पुं. ) केतु ग्रहका एक नाम । जो लोक  
को दुःख पहुँचाने के लिये बदे । केतु ग्रह का  
उदय लोकपीडा के लिये प्रसिद्ध है ।  
अकडमचक्रम्, ( न. ) शुभाशुभ विचार का  
एक चक्र । तान्त्रिक दीक्षा का एक विधान-  
चक्र, जिससे मन्त्रों के शुभाशुभ का विचार  
किया जाता है ।  
अकथित, ( त्रि. ) नहीं कहा हुआ । अरुक्त ।  
अकथितकर्म, ( न. ) व्याकरणकी एक संज्ञा  
का नाम । गौणकर्म । अपादान आदि कारकों  
की अविशेषा करके कर्मसंज्ञक विभक्तियाँ जहाँ  
जाती हैं वह अकथित कर्म है ।  
अकनिष्ठ, ( न. ) छोटा नहीं । बड़ा । ( पुं. )  
वेदान्दिक । वेदों का निन्दा में प्रसन्न होने  
वाला । बौद्ध ।  
अकनिष्ठप, ( पुं. ) बौद्धोंका पालन करनेवाला ।  
बुद्ध भगवान् का एक नाम । बौद्धसम्प्रदाय  
का आचार्य ।  
अकम्पन, ( त्रि. ) नहीं कम्पने वाला । निर्भय ।  
निडर । ( पुं. ) एक राक्षस का नाम । यह  
रावण की सेना का सेनापति था ।  
अकम्पित, ( त्रि. ) ( न. त. ) अचञ्चल । धीर ।  
निर्भय । ( पुं. ) जैन और बौद्धसम्प्रदाय के  
एक महात्मा का नाम । जैन सम्प्रदाय के अ-  
न्तिम तीर्थङ्कर का नाम । यह उनका असली  
नाम नहीं था । किन्तु उनके धीर होने के  
कारण लोगों ने उन्हें “ अकम्पित ” की  
उपाधि दी थी ।  
अकर, ( त्रि. ) बिना हाथ का । हाथरहित ।  
अपने कर्तव्य से उदासीन । अपना कर्तव्य  
न करनेवाला ।  
अकरणम्, ( न. ) कार्य का अभाव । काम  
नहीं करना । कर्मरहित । इन्द्रियरहित ।  
इन्द्रियशून्य ।  
अकरणिः, ( स्त्री. ) कार्य शक्तिका नाश ।  
इस शब्दका प्रयोग शाप देने के अर्थ  
में किया जाता है ।

**अकरा,** ( स्त्री. ) विना हाथकी स्त्री । आमलकी वृक्ष । आँवले का पेड़ । आँवले का सेवन करने से लोगों के दुःख दूर होते हैं इसी कारण इसका “ अकरा ” नाम पड़ा है ।

**अकरुण,** ( त्रि. ) कष्टकारहित । निर्दय । दयाशून्य ।

**अकर्ण,** ( त्रि. ) जिसके कान न हो । कर्णरहित । बहरा । बधिर । कर्ण नामक वीर का अभाव या उसका सादृश्य यहां “ कर्ण ” शब्द का अर्थ कान और सुनने की शक्ति दोनों है ।

**अकर्तन,** ( त्रि. ) काटने के अयोग्य । जो काटा न जाय ।

**अकर्तु,** ( पुं. ) काम नहीं करनेवाला । निकम्मा, कियेहुए कर्मों का जो फल भोग न करे ।

**अकर्मक,** ( त्रि. ) जिसके कर्म न हो । धातु का एक भेद । अकर्मक धातु वे कहे जाते हैं, जिनका फल और व्यापार एक आश्रय में रहता हो और जिस धातु के कर्म बहुत प्रसिद्ध होने के कारण अविवक्षित हों, वे धातु भी अकर्मक होजाते हैं ।

**अकर्मण्य,** ( त्रि. ) जो काम न करसके । काम करने के अयोग्य । नहीं काम करनेवाला ।

**अकर्मन्,** ( त्रि. ) विना काम का । निकम्मा । काम करने के अयोग्य । निष्कामकर्म करने वाला ।

**अकल,** ( त्रि. ) कलारहित । अखण्ड । सम्पूर्ण । समस्त ।

**अकल्क,** ( त्रि. ) दम्भरहित । अदाम्भिक ।

**अकल्का,** ( स्त्री. ) चन्द्रमा का प्रकाश । चाँदनी । अदाम्भिक स्त्री । पाल्मडरहित ।

**अकल्कन,** ( त्रि. ) जिसमें दम्भ न हो । दम्भरहित । अदाम्भिक ।

**अकल्पित,** ( त्रि. ) अचित्रित । विना बनाया हुआ । अनिर्मित । प्राकृतिक । स्वाभाविक । कल्पनाहीन । कल्पना से परे ।

**अकल्प्य,** ( त्रि. ) रंगी । व्याधित । व्याधियुक्त ।

**अकल्प्याण,** ( त्रि. ) अमङ्गल । कल्याण का अभाव ।

**अकव,** ( त्रि. ) अवर्णनीय । जिसका वर्णन न कियाजाय । न अच्छा न बुरा ।

**अकाचि,** ( त्रि. ) निर्बुद्धि, मूर्ख ।

**अकस्मात्,** ( अ. ) सहसा । अचानक । अतर्कित । विना शानशुभान ।

**अकाण्ड,** ( त्रि. ) विना अवसर । बे मौके । अनुचित काल । अनवसर ।

**अकाण्डजात,** ( त्रि. ) अकस्मात् उत्पन्न । अनवसरजात । अनुचितकाल में उत्पन्न ।

**अकाण्डपात,** ( पुं. ) अतर्कित पात । सहसा गिरना ।

**अकाण्डे,** ( क्रि. वि. ) अकस्मात् । अचानक, सहसा ।

**अकाम,** ( त्रि. ) कामरहित । वासनारहित । क्षीणशक्ति । प्रेमरहित । निष्प्रेम ।

**अकामता,** ( त्रि. ) कामशून्यता । निष्कामता । इच्छारहित ।

**अकामते,** ( अ. ) अनिच्छा से । इच्छापूर्वक नहीं ।

**अकामहत,** ( त्रि. ) अनिच्छापूर्वक मट । विना इच्छा कियेही मरा हुआ ।

**अकाय,** ( त्रि. ) शरीररहित । अमूर्त । निराकार । शरीरहीन । राहु ग्रह ।

**अकार,** ( त्रि. ) काम का अभाव । क्रियारहित ।

**अकार,** ( पुं. ) अक्षर ।

**अकारण,** ( न. ) कारणशून्य । विना कारण । निष्कारण । प्रयोजनशून्य । बे मतलब ।

**अकार्षीवैष्टिक,** ( न. ) कान का एक गहना । कर्णभूषण ।

**अकार्षण्य,** ( त्रि. ) जिसमें कृपणता न हो । कृपणता का अभाव । उदारता । औदार्य ।

**अकार्य,** ( न. ) अनुचित कार्य । निन्दित कर्म । बुरा काम ।

**अकाल,** ( पुं. ) अनुचित काल । अनवसर ।

अधम समय । मँहँगी का समय । अयोग्य समय ।

अकाल-कुसुम, ( न. ) विना काल का पुष्प । जिस पुष्प के उत्पन्न होने का जो समय नहीं है उस समय में उत्पन्न हुआ पुष्प । दुःसमय का चिह्नविशेष ।

अकाल-कूष्मारण्ड, ( पुं. ) अकाल में उत्पन्न हुआ कौहड़ा ।

अकालज, ( त्रि. ) अकाल में उत्पन्न । विना समय के उत्पन्न हुआ ।

अकाल-जलद, ( पुं. ) अकाल का मेघ, वर्षा-श्रुत को छोड़कर अनश्रुत का मेघ ।

अकाल-जलदोदय, ( पुं. ) अकाल में मेघों की उत्पत्ति । विना समय मेघों का होना । कश्मीरी कवि राजशेखर के प्रपितामह का नाम । सम्भव है यह उनका नाम ही रहा हो । किन्तु उपाधि । सुभाषितात्रयी में उद्धृत एक श्लोक से इस बात की कुछ भूलक पाई जाती है ।

अकालवेला, ( स्त्री ) अकालिक समय । ज्योतिष शास्त्र में “ कालवेला ” एक योग का नाम है, उसका अभाव ।

अकिञ्चन, ( त्रि. ) जिसके पास कुछ न हो । अत्यन्त अभाव ।

अकिञ्चनता, ( स्त्री. ) सब प्रकार के धन का अभाव । निर्वेद । संसार के पदार्थों से विराग होने पर जो एक प्रकार का निर्वेद उत्पन्न होता है ।

अकिञ्चिज्ज्ञ, ( त्रि. ) कुछ भी न जाननेवाला । महामूर्ख ।

अकिञ्चित्कर, ( त्रि. ) अनावश्यक । अनर्थक । वृथा । व्यर्थ ।

अकीर्ति, ( स्त्री. ) अप्रशस्त कीर्ति । अनुचित कीर्ति । अनुचित कार्यों से प्राप्त कीर्ति ।

अकुराट, ( त्रि. ) अकुण्ठित । अप्रतिहतगति । किसी काम में न रुकनेवाला । सब काम में चतुर ।

अकुण्ठित, ( त्रि. ) कुण्ठित नहीं । अप्रतिहत । चारों ओर फैलनेवाला ।

अकुतोभय, ( त्रि. ) जिसको किसी का भय न हो । निर्भय । निडर । नहीं डरनेवाला ।

अकुप्य, ( न. ) धन न सोना । चाँदी । सोना और चाँदी से भिन्न धन को कुप्य कहते हैं, उस से भिन्न अर्थात् सोना, चाँदी को अकुप्य कहते हैं ।

अकुल, ( त्रि. ) कुलच्युत । कुलदूट । उत्तम कुल का नहीं । शिव का एक नाम ।

अकुला, ( स्त्री. ) सती । पार्वती का नाम ।

अकुलीन, ( त्रि. ) उत्तम कुल का नहीं । जिसका कुल उत्तम न हो । २ मर्त्यलोकवासी नहीं । “कु” का अर्थ है पृथिवी ।

अकुशल, ( त्रि. ) अमङ्गल । अकल्याण अवतुर । अनिपुण, अनभिज्ञ ।

अकूपार, ( पुं. ) समुद्र । सागर । सिन्धु । उदधि । कच्छप । कछुवा । सूर्य ।

अकूर्च, ( त्रि. ) विना दाढ़ी का । गंजा । खल्वाट । ( पुं. ) बुद्ध भगवान् ।

अकृच्छु, ( त्रि. ) अकठोर । कठिनताशून्य । सहज । सरल ।

अकृत, ( त्रि. ) अकर्म । कर्मशून्य । कर्म का अभाव ।

अकृतार्थ, ( त्रि. ) असफलमनोरथ । अपूर्णमनोरथ । मनोरथ की असिद्धि ।

अकृतास्त्र, ( त्रि. ) अस्त्रविद्या में अशिक्षित । अस्त्रविद्या में अनभिज्ञ ।

अकृतात्मन्, ( त्रि. ) जिसकी आत्मा अपने वश में न हो । निर्बुद्धि । मूर्ख जिसने ब्रह्म और आत्मा का ज्ञान नहीं प्राप्त किया है ।

अकृतोद्गाह, ( त्रि. ) विना ग्याहा, कारा ।

अकृतैनस, ( त्रि. ) जिसने पाप नहीं किया है । पापरहित । निष्पाप ।

अकृतज्ञ, ( त्रि. ) अपने पर किये गये उपकार को भूल जाननेवाला । कुतन्त्र ।



**अकृतबुद्धिः**, ( त्रि. ) मूर्ख । अज्ञानी । अचतुर । अपट्ट, अनिपुण, असमीक्ष्यकारी ।  
**अकृतिन्**, ( त्रि. ) अनिपुण । अनभिज्ञ । कार्याक्षम ।  
**अकृत्य**, ( न. ) अकार्य । अकर्तव्य कर्म । न करने योग्य कर्म । निन्दित कर्म । बुरा  
 • काम । काम का अभाव । विना काम ।  
**अकृश**, ( त्रि. ) कृश नहीं । दुबलापतला नहीं । हृष्टपुष्ट । स्वस्थ । न दुबला न मोटा ।  
**अकृशाश्व**, ( पुं. ) अयोध्या के एक राजा का नाम । जिसके दुबले घोड़े न हों ।  
**अकृष्ट**, ( त्रि. ) नहीं खींचा हुआ । विना जोता खेत ।  
**अकृष्टपच्य**, ( त्रि. ) धान्यविशेष । वह धान्य जो विना जोते हुए खेत में पके । फसही धान । तिन्नी धान ।  
**अकृष्टरोहिन्**, ( त्रि. ) विना जोते खेत में उत्पन्न होने वाला अन्न ।  
**अकृष्ण**, ( त्रि. ) काला नहीं । श्वेत । स्वच्छ ।  
**अक्रेतु**, ( त्रि. ) चिह्नरहित । पताकाहीन । अज्ञान ।  
**अकोट**, ( पुं. ) वृक्षविशेष । श्वाक नामक वृक्ष ।  
**अक्षा**, ( स्त्री. ) माता । जननी ।  
**अक्षः**, ( त्रि. ) व्याप्ति । युक्ति । गोग । परिच्छेद । जुड़ा हुआ, घिरा हुआ ।  
**अक्षतुः**, ( त्रि. ) यज्ञ का अभाव । निष्काम । कर्माभाव । दृष्ट और अदृष्ट विषयों से विरक्तबुद्धि ।  
**अक्रम**, ( त्रि. ) गमनशक्तिशून्य । पादहीन । विपर्यय । वैपरीत्य । क्रमहीनता । उलट पलट ।  
**अक्रिय**, ( त्रि. ) श्रौत स्मार्त क्रिया का त्याग करनेवाला । निन्दित कर्म । निषिद्ध व्यापार । अकर्ता । निकम्मा । निन्दित कर्म करनेवाला ।  
**अक्रूरः**, ( पुं. ) एक यादव का नाम । इनके पिता का नाम श्यफल्क, और माताका नाम गान्दिनी था । ( त्रि. ) अफठोर, अनिष्ठुर, क्रूर नहीं, क्रोधहीन ।

**अक्रोधः**, ( पुं. ) क्रोध का अभाव । क्रोधशून्य । अक्रोप, क्रोध के कारण होने पर भी क्रोध न करना ।  
**अक्रोधन**, ( त्रि. ) क्रोधरहित । क्रोधहीन ।  
**अक्लमः**, ( त्रि. ) क्लमरहित थकावट से रहित । सदा परिश्रम करनेवाला । थका नहीं । सदा व्यापार में लगा हुआ ।  
**अक्लिष्ट**, ( त्रि. ) क्लेशित नहीं । क्लेशरहित । अमर्दित ।  
**अक्षः**, ( पुं. ) रथ का अवयव विशेष । चक्र । चक्रा । पहिया । वह लकड़ी जिसमें पहिये लगाये जाते हैं । व्यवहार । आय व्यय का हिसाब । पाशा । जिम्मे-जुआ खेला जाता है । सद्राक्ष । बहेड़ा का वृक्ष । ज्ञान । आत्मा इन्द्रिय । रावण । सर्प । शकट । रथ । सोलह मासे । कर्ष । अन्मान्ध । गरुड़ । बाण और जोविषमं इक्ष्म ५ की संज्ञा जानीजाती है ।  
**अक्षकः**, ( पुं. ) वृक्षविशेष । तिनिसा नामक वृक्ष । रथ के पुत्र का नाम । इसे अक्ष-कुमार भी कहते हैं ।  
**अक्षगण**, ( पुं. ) इन्द्रियों का समूह ।  
**अक्षचरण**, ( पुं. ) अक्षपाद । आचार्य गौतम का एक नाम ।  
**अक्षतम्**, ( न. ) चावल । जौ । ( पुं. ) विना टूटे चावल, जो देवताओंको चढ़ायेजाते हैं ।  
**अक्षता**, ( स्त्री. ) ककड़ासींगी वृक्ष । पुरुषसंसर्गरहित स्त्री ।  
**अक्षदर्शक**, ( पुं. ) प्राद्विवाक । धर्माध्यक्ष । व्यवहारों का देखनेवाला । जज । मुंसिफ । जुआरी । पासा का देखनेवाला ।  
**अक्षदेविन्**, ( त्रि. ) जुआड़ी । जुआ खेलनेवाला । धूर्त ।  
**अक्षद्युः**, ( पुं. ) जुआड़ी । जुआ खेलनेवाला ।  
**अक्षधुरा**, ( स्त्री. ) पहिये के आगे का भाग ।  
**अक्षधूर्तः**, ( पुं. ) जुआड़ी । जुआ खेलनेवाला । धूर्त । कितव ।  
**अक्षपादः**, ( पुं. ) गौतम । नैयायिकाचार्य ।

**अक्षपीडा**, ( स्त्री. ) यवतिक्ता नाम की लता ।  
**अक्षमः**, ( त्रि. ) क्षमताशून्य । योग्यताहीन ।  
 अयोग्य । क्षमाहीन । क्षमारहित ।  
**अक्षमा**, ( स्त्री. ) ईर्ष्या । क्षमा का अभाव ।  
**अक्षमाला**, ( स्त्री. ) जपमाला । रुद्राक्ष की माला ।  
**अक्षयः**, ( पुं. ) अनन्त । क्षयरहित । अविनाशी । जिसका नाश न हो । अव्यय । ब्रह्मनिष्ठ ।  
**अक्षयकाल**, ( पुं. ) अनन्तकाल । अक्षयकाल के अभिमानी देवता ।  
**अक्षयतृतीया**, ( स्त्री. ) वैशाख शुक्लतृतीया इसी तिथि को सतयुग की उत्पत्ति हुई है ।  
**अक्षयनवमी**, ( स्त्री. ) कार्तिक शुक्लनवमी की नवमी ।  
**अक्षयवट**, ( पुं. ) अविनाशी वटवृक्ष, प्रयाग का वटवृक्ष, जो देवता समझा जाता है ।  
**अक्षया**, ( स्त्री. ) तिथिविशेष । सोमवार की अमावास्या । रविवार का सप्तमी और मङ्गलवार की नवमी ये अक्षया कही जाती हैं ।  
**अक्षर**, ( पुं. ) अक्षरों की वर्ण । नाशशून्य । ब्रह्म । अविनाशी । विशेषरहित । प्रणव । कूटस्थ । नित्य ।  
**अक्षरचक्र**, ( पुं. ) उत्तम लिखनेवाला । लेखक ।  
**अक्षरचक्रविकः**, ( पुं. ) कायस्थजाति । लेखने से जीनेवाला । लेखक ।  
**अक्षरतुलिका**, ( स्त्री. ) लेखनी । लिखने का साधन ।  
**अक्षरपङ्क्तिः**, ( स्त्री. ) छन्दविशेष । इस छन्द में एक भगण और दो गुरु होते हैं ।  
**अक्षरविन्यास**, ( पुं. ) लेख । लेखन । अक्षरों का लिखना ।  
**अक्षवती**, ( स्त्री. ) एक प्रकार के जुए का खेल । चौपड़ ।  
**अक्षवाट**, ( पुं. ) युद्धभूमि । लड़ने का स्थान । अखाड़ा ।  
**अक्षशौण्ड**, ( पुं. ) पक्षा जुआड़ी, जुआ खेलने में चतुर ।

**अक्षसूत्रम्**, ( न. ) जपमाला । जप करने की माला ।  
**अक्षाग्रकीलक**, ( पुं. ) रथ के पहिये को रोकने की कील ।  
**अक्षान्तिः**, ( स्त्री. ) दूसरे का उत्कर्ष न सहना, ईर्ष्या । क्षमा न करना ।  
**अक्षि**, ( न. ) नेत्र । आँख ।  
**अक्षिगन्त**, ( त्रि. ) आँखों पर चढ़ा हुआ । द्रव्य । शत्रु । विरोधी ।  
**अक्षीर्यः**, ( त्रि. ) पूर्ण । अदीन । क्षीय नहीं । एक प्रकार का यति । जो किसी वस्तु की प्राप्ति से प्रसन्न न हो, और अप्राप्ति से खिन्न न हो वह अक्षीय कहा जाता है ।  
**अक्षीव**, ( पुं. ) समुद्र का लवण । ( त्रि. ) उन्मादरहित । जो उन्मत्त न हो ।  
**अक्षेश**, ( पुं. ) मन । इन्द्रियों का स्वामी ।  
**अक्षोट**, ( पुं. ) अखरोट वृक्ष । पर्वत पर उत्पन्न हुआ पीपल का वृक्ष ।  
**अक्षोपकरणम्**, ( न. ) ध्वनिसाधन । जुआ खेलने की सामग्री ।  
**अक्षोभः**, ( पुं. ) खम्भा । खूँटा । पशुओं को बाँधने का खूँटा ।  
**अक्षोभ्यः**, ( पुं. ) शिव । दृढ़ । अचल । जो राग, द्वेष आदि से विचलित न हो ।  
**अक्षौहिणी**, ( स्त्री. ) सेनाविशेष । दस अनीकिनी सेना । अक्षौहिणी में—२१८७० हार्थी । २१८७० रथ । ६५६१० घोड़े और १०३३५० पैदल होते हैं ।  
**अखदः**, ( पुं. ) प्रियासत्रक्ष । चिरौंजी का पेड़ ।  
**अखराडम्**, ( त्रि. ) खगडरहित । पूर्ण । खगडशून्य ।  
**अखराडपरशुः**, ( पुं. ) परशुराम । इन के परशु का कोई खगडन नहीं कर सका था ।  
**अखातम्**, ( पुं. ) देवखात, अकृत्रिम तालाब । झील ।  
**अखाद्य**, ( त्रि. ) अभक्ष्य । जो खाने के योग्य न हो ।

अखिलम्, (त्रि.) समस्त। सम्पूर्ण। अखण्ड।  
 अखिलाधारम्, (त्रि.) ब्रह्म। समस्त संसार का आधार।  
 अगः, (पुं.) पर्वत। वृक्ष। सरीसृप। भातु।  
 अगजः, (पुं.) पर्वत से उत्पन्न। (न.) शिलाजतु। शिलाजीत।  
 अगातिः, (पुं.) अनवबोध। न जानना। उपाय-रहित। विना उपाय का।  
 अगदः, (पुं.) औषध। (त्रि.) नीरोग। रोग नहीं।  
 अगदङ्कारः, (त्रि.) चिकित्सक। वैद्य। रोग दूर करनेवाला।  
 अगदतन्त्रम्, (न.) आयुर्वेद का एक शाखा-विशेष। इसमें सांप, बिच्छू आदि के काटने का औषध लिखा है।  
 अगमः, (पुं.) वृक्ष। जाने के अयोग्य। जहां जा न सके।  
 अगम्य, (त्रि.) अज्ञेय। जानने के अयोग्य। गमन के अयोग्य। जहां कोई पहुँच न सके।  
 अगस्तिः, (पुं.) मुनिविशेष। एक मुनि का नाम। जिसने समुद्र को गण्डूक में रखकर पान कर लिया था। जो दक्षिण दिशा में रहते हैं। वृक्षविशेष।  
 अगस्तिह्रम, (पुं.) एक वृक्षविशेष। अगस्त नामक वृक्ष। इसके रस के नास लेने से चौथिया ज्वर छूट जाता है।  
 अगस्त्य, (पुं.) मुनिविशेष।  
 अगस्त्याश्रम, (पुं.) अगस्त्यमुनिका आश्रम। काशी का अगस्त्यकुण्ड नामक स्थान। मलयाचल पर्वत पर वर्तमान अगस्त्य मुनि का आश्रम।  
 अगाध, (त्रि.) बहुत गहरा। जिसका तल न छुआ जा सके। अत्यन्त गम्भीर। दुर्बोधशय।  
 अगाधजल, (पुं.) हृद। तालाब। (त्रि.) जिसमें अगाध जल हो।  
 अगार, (न.) गृह। भूकान।  
 अगुरु, (न.) सुगन्धिकाष्ठविशेष। अगर। जो गरु न हो—हल का।  
 अगोचर, (त्रि.) इन्द्रियों के प्रत्यक्ष का अविषय।

जो इन्द्रियों के द्वारा न जाना जाय।  
 अग्नायी, (स्त्री.) अग्नि की स्त्री। स्वाहा।  
 अग्निः, (पुं.) पावक। वहि। वैश्वानर। अग्नि के अधिष्ठाता देवता।  
 अग्निकः, (पुं.) कीट विशेष। इन्द्रगोपनामक कीट।  
 अग्निकण, (पुं.) स्फुलिक। अग्नि के छोटे छोटे कण।  
 अग्निकार्य, (न.) हवन। होम।  
 अग्निकाष्ठम्, (न.) अगुरु। सुगन्धद्रव्यविशेष।  
 अग्निकोण, (न.) दिशाविशेष। पूर्व और दक्षिण के बीच की दिशा।  
 अग्निक्रीडा, (स्त्री.) आतशबाजी। आग का खेल।  
 अग्निगर्भ, (पुं.) औषधविशेष। तुर्योन्तमणि।  
 अग्निचित्, (पुं.) अग्निहोत्री। अग्निचयन करनेवाला।  
 अग्निज, (पुं.) अग्नि से उत्पन्न द्रव्य। सुवर्ण। सोना।  
 अग्निपुराणम्, (न.) एक पुराण का नाम। इसमें सोलह हजार श्लोक हैं।  
 अग्निप्रपत्तर, (पुं.) आग को उठानेवाला पत्थर। चकमक पत्थर।  
 अग्निबाहु, (पुं.) धूम।  
 अग्निभ, (न.) अग्नि के समान। आग की तरह चमकनेवाला।  
 अग्निभू, (पुं.) कार्तिकेय।  
 अग्निभूतिः, (पुं.) एक प्रकार के बौद्ध।  
 अग्निमारुती, (पुं.) अगस्त्य मुनि।  
 अग्निमुख, (पुं.) ब्राह्मण। विप्र। देवता। चित्रक।  
 अग्निमुखी, (स्त्री.) औषधविशेष। भस्मा-तक, भिलावाँ।  
 अग्नियन्त्रम्, (न.) अग्न्यस्त्रविशेष। बन्दूक तोप आदि।  
 अग्निवित्, (पुं.) अग्निहोत्री।  
 अग्निव्रत, (न.) राजाओं का व्रतविशेष।  
 अग्निशरणम्, (न.) अग्नि का वासस्थान। दक्षिणाग्नि। गार्हपत्य और आहवनीय नामक अग्निहोत्रोंके रहनेका स्थान। अग्निहोत्रशाला।

**अग्निशाला**, (स्त्री.) अग्निगृह । अग्निशरण ।  
**अग्निष्टोमः**, (पुं.) यज्ञविशेष । अग्निष्टोम नामक यज्ञ के ग्रन्थ ।  
**अग्निष्वात्तः**, (पुं.) दिव्यपितर । नित्यपितर । क्रियाशक्ति के अधिष्ठाता ।  
**अग्निहोत्रम्**, (न.) यज्ञविशेष । अग्न्याधान । सायंकाल और प्रातःकाल नियम से किये जाने वाले कर्म ।  
**अग्निहोत्री**, (पुं.) अग्निहोत्रयुक्त । अग्निहोत्र करनेवाला । क्रान्त्यकुब्ज ब्राह्मणों का एक भेद ।  
**अग्नीध्रः**, (पुं.) ऋत्विग्विशेष । जिसका वरण धन के द्वारा होता है उसका काम अग्नि की रक्षा करना है ।  
**अग्नीषोमीयम्**, (न.) अग्निसोम नामक यज्ञ की हवि । यज्ञविशेष । जिसके देवता अग्नि और सोम हों ।  
**अग्न्याधानम्**, (न.) श्रौताग्निसंस्कार । अग्निहोत्र । अग्निरक्षण । अग्निग्रहण ।  
**अग्न्युत्पातः**, (पुं.) उल्कापात आदि प्राकृतिक विकार, आग का जगना । मन्त्र आदि के द्वारा अग्नि की दाहकशक्ति का नाश ।  
**अग्न्युपस्थाप**, (त्रि.) अग्नि का उपस्थान । मन्त्रविशेष । जिनसे अग्नि की स्तुति और स्थापन किया जाता है ।  
**अग्र**, (न.) परिमाण विशेष । सोलह मासे का परिमाण । आलम्बन । समूह । वृक्ष का अग्रभाग । प्रान्त । भिक्षा विशेष । चारमास । प्रधान । अधिक । प्रथम ।  
**अग्रकाय**, (न. पुं.) देह का पूर्वभाग ।  
**अग्रगः**, (त्रि.) सेवक । नौकर । भृत्य । आगे चलनेवाला ।  
**अग्रगण्य**, (त्रि.) प्रधान । मुख्य । आगे गिनाया जानेवाला ।  
**अग्रगामी**, (त्रि.) आगे चलनेवाला । प्रधान ।  
**अग्रजः**, (पुं.) बड़ा भाई । ब्राह्मण ।

**अग्रजङ्घा**, (स्त्री.) जङ्घा का अग्रभाग । झोटी जाँघ ।  
**अग्रजन्मा**, (पुं.) बड़ा भाई । ब्राह्मण । ज्येष्ठ ।  
**अग्रजाति**, (पुं.) ब्राह्मण । श्रेष्ठ जाति ।  
**अग्रजिह्वा**, (स्त्री.) जीभकी नोक ।  
**अग्रणीः**, (त्रि.) श्रेष्ठ । स्वामी । प्रधान । अगुआ । मुखिया ।  
**अग्रतः**, (अ.) पूर्वभाग । आगे । आगे की ओर ।  
**अग्रतःसर**, (त्रि.) अगुआ । मुखिया । आगे जानेवाला ।  
**अग्रदानी**, (पुं.) प्रेतगिमित्तक दाग लेने वाला । महापात्र । ब्राह्मण ।  
**अग्रनख**, (न. पुं.) नखका अग्रभाग ।  
**अग्रनासिका**, (स्त्री.) नाक का अग्रभाग, नाक की नोक ।  
**अग्रपर्णी**, (स्त्री.) आलकृशी नामक वृक्ष ।  
**अग्रभाग**, (पुं.) श्राद्ध आदि में पहले निकाला हुआ द्रव्य । आगे का भाग ।  
**अग्रभुक्**, (त्रि.) देवता और पितर को विना दिये खानेवाला । पेट । पेट पालनेवाला ।  
**अग्रमांसम्**, (न.) हृदय के मध्यका मांस । प्रधान मांस, रोगविशेष ।  
**अग्रमुख**, (न.) मुख का अग्रभाग ।  
**अग्रयाणम्**, (न.) अग्रगामी । आगे चलना । सेनाविशेष, नासीर ।  
**अग्रयायी**, (त्रि.) अग्रेसर । आगे चलनेवाला ।  
**अग्रलोहिता**, (स्त्री.) जिसका अग्रभाग लाल वर्ण का होता है । चिह्नी नामक एक प्रकार का शाक ।  
**अग्रसन्धानी**, (स्त्री.) कर्मविपाक । प्राणियों के पूर्वजन्म का शुभाशुभसूचक ग्रन्थ । (त्रि.) आगेही से जान लेनेवाला, यमपट्टिका, यम का पञ्चाङ्ग ।  
**अग्रसन्ध्या**, (स्त्री.) सन्ध्या का पूर्व समय, पहली सन्ध्या, प्रातः सन्ध्या ।

**अप्रसरः**, ( त्रि. ) आगे चलने वाला ।  
अप्रगामी ।

**अप्रहः**, ( पुं. ) अविवाहित । जिसकी स्त्री न हो । वानप्रस्थ । संन्यासी ।

**अप्रहर**, ( पुं. ) सनसे प्रथम देने योग्य वस्तु उत्तमवस्तु ( त्रि. ) प्रथम ग्रहण करने योग्य । सत्यान । ब्राह्मण ।

**अप्रहायण**, ( न.पुं. ) अप्र+हायन । मार्गशीर्षि मास । अग्रहन का महीना ।

**अप्रहायणी**, ( स्त्री. ) अग्रहनमास की पूर्यमा, जिसमें उत्तम धान्य उत्पन्नहो । मृगशिरा नक्षत्र के उदय के समय से धान्य उत्तम होते हैं यह बात प्रसिद्ध है ।

**अप्रहार**, ( पुं. ) ब्रह्मचारी आदिकों देने योग्य पदार्थ । दान की हुई या कीजानेवाली वस्तु ।

**अप्रहायः**, ( त्रि. ) ग्रहण करने के अयोग्य । शिवनिर्माल्य आदि । परमेश्वर । इन्द्रिय का अविषय ।

**अप्रियः**, ( पुं. ) आगे होनेवाला । बड़ा भारी । ( त्रि. ) श्रेष्ठ । उत्तम ।

**अप्रियः**, ( पुं. ) ज्येष्ठ सहोदर । बड़ा भारी । ( त्रि. ) प्रधान ।

**अप्रिय**, ( त्रि. ) आगे होनेवाला । अप्रिय । मुख्य ।

**अप्रोगूः**, ( पुं. ) अप्रेसर । आगे चलनेवाला । अप्रगामी । मुख्य ।

**अप्रोदिधिषुः**, ( पुं. ) पुनर्भू का पति, विधवा का पति, जेठी बहिन के ब्याह होने के पहले यदि छोटी बहिन ब्याह दी जाय तो वह अप्रोदिधिषु कही जाती है ।

**अप्रोस्तर**, ( त्रि. ) अप्रगामी, प्रोगामी, आगे चलनेवाला ।

**अप्रनहः**, ( त्रि. ) आगे होनेवाला । अप्रिम । प्रधान । ( पुं. ) बड़ा भारी । प्रतिष्ठित ।

**अप्र**, ( न. ) पाप । व्यसन । दुःख । दुरित । अपराध । ( त्रि. ) पापी । अपराधी ।

**अप्रमर्षणम्**, ( त्रि. ) पापनाशक मन्त्रविशेष ।

**अघायुः**, ( त्रि. ) पापपूर्ण । जिसका जीवन पापमय हो ।

**अघोरः**, ( पुं. ) शिव, महादेव, गिरिश, ( त्रि. ) अभयानक, भयानक नहीं ।

**अघोरा**, ( स्त्री. ) भाद्रमास के वृष्णपक्ष की चतुर्वेदी, इस तिथि को शिवकी पूजा की जाती है इस कौरण इसका नाम अघोरा पंडा ।

**अघोः**, ( अ. ) सम्बोधनार्थक अव्यय ।

**अच्य**, ( पुं. ) प्रजापति । पर्वत । मास्ने के अयोग्य ।

**अचन्या**, ( स्त्री. ) सौरभेयी, गौ, जो न मारी जाय और न मारे ।

**अच्येय**, ( त्रि. ) सूघने के अयोग्य । मद्य । मदिरा ।

**अङ्क**, ( पुं. ) दृश्य काव्य का एक भेद । चिह्न । मुद्र । समाम । भूषण । रूपक । अंश । समीप । भाद । स्थान । प्रकरण । कटिप्रदेश । नाटक आदि का परिच्छेद । रेखा । मन्त्र की संख्या ।

**अङ्कतिः**, ( पुं. ) अग्निहोत्री । अग्निहोत्र करने वाला । अग्नि । ब्रह्मा । वायु ।

**अङ्कनम्**, ( न. ) संख्या का लिखना । चिह्न । अंकना । चिह्न करने की सामग्री । मोहर ।

**अङ्कपालिका**, ( स्त्री. ) आलिङ्गन । गोद के समीप । धाय । धानी ।

**अङ्कपाली**, ( स्त्री. ) गोद । अङ्क । उत्सङ्ग । उपमाता । धानी । धाय ।

**अङ्कस्**, ( न. ) चिह्न । शरीर ।

**अङ्कितः**, ( त्रि. ) चिह्नित । आच्छिन्न । चिह्न किया गया । चिह्नित । चिन्न किया हुआ गिनाया । गया ।

**अङ्कुर**, ( पुं. ) रुधिर । लोम । जल । भूमि को फाड़कर निकलनेवाला नवीन उद्भिद् । तिनका ।

**अङ्कुरितः**, ( त्रि. ) बीज की अवस्थाविशेष । जिस में अङ्कुर उत्पन्न हुआ हो सजात-अङ्कुर ।

**अङ्गुशः**, (न. पुं.) एक प्रकार का अङ्ग-विशेष न जिसे हाथी वश में किये जाते हैं यह छोड़े का बना हुआ होता है और आगे से देदा होता है ।

**अङ्गुशुर्धर**, (पुं.) दुर्दान्त हस्ति, हस्ति-पक को न माननेवाला हाथी । मतवाला हाथी । अङ्गुश न माननेवाला हाथी ।

**अङ्गुशी**, (स्त्री.) फल आदि तोड़ने का एक प्रकार का साधन । बुद्ध की माता । जैन धर्म के चौबीस देवियों के अन्तर्गत एक देवी ।

**अङ्गोल**, (पुं.) आकोड नामक वृक्ष । इसके फूल पीले और सुगन्धित होते हैं इसके फूल में लंबे लंबे काँटे भी होते हैं और इसके फल लाल रङ्ग के होते हैं ।

**अङ्गोलसारः**, (पुं.) स्थावरविषविशेष ।

**अङ्गुथः**, (पुं.) वाद्यविशेष । जो अङ्गुथे रखकर बजाया जाय । मृदङ्ग ढोलक आदि ।

**अङ्ग**, (अ.) क्षिप्र । शत्रु । पुनः । सङ्गम । असूया । हर्ष । संबोधन ।

**अङ्गम्**, (न.) काय । गात्र । अवयव । प्रतीक । उपाय । वेदोंके छः अङ्ग । भूय । देशविशेष । विहार का पूर्व और दक्षिण का प्रदेश । यथा "वैद्यनाथं समरभ्य भुवनेशान्तमं शिवे । तावदङ्गभिर्भिर दशो यात्रायानं हि दुष्यति ॥ वैद्यनाथ-देवधर-से लेकर ओडैसाके भुवने-श्वर तक अङ्ग देश यात्राके लिये निषिद्ध नहीं है ।

**अङ्गमह**, (पुं.) रोगविशेष । अकड़वाई । शरीर की पीड़ा । अङ्गों का जकड़ना ।

**अङ्गज**, (पुं.) अनङ्ग । कामदेव । बाल । पुत्र । व्याधि । (न.) कथि । व्याधि (त्रि.) शरीरोत्पन्न ।

**अङ्गणम्**, (न.) आँगन । चौक ।

**अङ्गदः**, (न.) बाहुभूषण । जोसन बाजू आदि । (पुं.) वानरराज वाली का पुत्र (त्रि.) अङ्गदान करनेवाला । (स्त्री.) दक्षिण दिशा के दिग्गज की हथिनी ।

**अङ्गनम्**, (न.) प्राङ्गण । आँगन । आँगना ।

**अङ्गना**, (स्त्री.) अङ्गे अङ्गों वाली स्त्री । उत्तर दिशा के दिग्गज की हथिनी ।

**अङ्गनाप्रियः**, (पुं.) अशोक वृक्ष ।

**अङ्गपालि**, (पुं.) आसिङ्गन ।

**अङ्गमर्ह**, (पुं.) शरीर दबनेवाला । नाई आदि ।

**अङ्गमर्द्दिन्**, (पुं.) शरीर दबानेवाला । नौकुर ।

**अङ्गरक्षणी**, (स्त्री.) वस्त्रविशेष । अङ्गीठी अङ्गरत्ना ।

**अङ्गराग**, (पुं.) अङ्ग लेप । चन्दन केशर आदि ।

**अङ्गराज**, (पुं.) अङ्गदेश का राजा । राजा कर्ण ।

**अङ्गलक्ष्मीः**, (स्त्री.) देह की शोभा । शरीर की कान्ति ।

**अङ्गवः**, (पुं.) जो अपने अङ्गों में ही सिक्कड़ जाय । सूता हुआ फल ।

**अङ्गचिकुति**, (पुं.) अपस्मार रोग । गिरगी रोग, अङ्गविकार ।

**अङ्गविक्षेप**, (पुं.) नृत्यविशेष । जिसमें अङ्गों के इशारे से भाव बतलाया जाता है ।

**अङ्गवैकृत**, (न.) अङ्गों की चेष्टा से हृदय का भाव बतलाना ।

**अङ्गसंस्कार**, (पुं.) अङ्गों के संस्कार । शरीर की शोभा बढ़ानेवाले कर्म ।

**अङ्गहार**, (पुं.) नृत्य विशेष । अङ्गविक्षेप । अङ्गुलि आदि के विक्षेप के भेद से यह नृत्य तीस प्रकार का होता है ।

**अङ्गहीन**, (त्रि.) अपूर्णा । व्यङ्ग । काण । खड्ग आदि ।

**अङ्गाङ्गीभाव**, (पुं.) सम्बन्ध विशेष । अवयव-वाच्यवी भाव सम्बन्ध । गौण और मुख्य ।

**अङ्गाधिप**, (पुं.) अङ्गदेश का राजा । कर्ण ।

**अङ्गारः**, (न. पुं.) जलता हुआ कोयला । धूमरहित जली लकड़ी । मङ्गल मह ।

**अङ्गारक**, (पुं.) मङ्गल मह । लाल रङ्ग ।

**अङ्गारकतैल**, (न.) इस नाम से प्रसिद्ध पका हुआ तेल ।



**अङ्गारकमणिः**, ( पुं. ) लाल रङ्ग की मणि ।  
 प्रवाल । मृगा ।  
**अङ्गारककटी**, ( स्त्री. ) आग पर पकाई  
 हुई नाटी ।  
**अङ्गारधानिका**, ( स्त्री. ) अङ्गार रखने का  
 पात्र । अंगीठी ।  
**अङ्गारपर्ण**, ( पुं. ) चित्ररथ नामक गन्धर्व ।  
**अङ्गारपुष्प**, ( पुं. ) जीवपुत्र नामक वृक्ष ।  
 जियापुत्ती वृक्ष । इक्षुदी वृक्ष ।  
**अङ्गारमञ्जरी**, ( स्त्री. ) करञ्जवृक्ष । करौंजा  
 वृक्ष ।  
**अङ्गारशकटी**, ( स्त्री. ) अंगीठी जिसमें नीचे  
 पहिये लगे हुए होते हैं ।  
**अङ्गारिः**, ( स्त्री. ) अंगीठी । अङ्गार रखने  
 का पात्र ।  
**अङ्गारिका**, ( स्त्री. ) ईश्वर । पलाश के फूल ।  
 " अंगीठी ।  
**अङ्गारिणी**, ( स्त्री. ) अंगीठी । वह दिशा  
 जिसको सूर्य ने छोड़ दियाहो ।  
**अङ्गारितम्**, ( त्रि. ) जिस के अङ्गार उत्पन्न  
 हुए हों । पलाशवृक्ष की कोंदा ।  
**अङ्गारिता**, ( स्त्री. ) अंगीठी । लता ।  
**अङ्गिका**, ( स्त्री. ) कर्बुकी । अंगिया । अंगरखा ।  
**अङ्गिन**, ( त्रि. ) प्रधान । मुख्य । शरीरी । देही ।  
**अङ्गिरा**, ( पुं. ) मुनिविशेष । जो ब्रह्मा के  
 मानसिक पुत्र थे ।  
**अङ्गीकार**, ( पुं. ) स्वीकार । मानलेना मन्थति  
 देना ।  
**अङ्गीकृत**, ( त्रि. ) स्वीकृत । स्वीकार किया  
 गया । मानागया ।  
**अङ्गुरिरी**, ( स्त्री. ) अङ्गुली हाथ पैर की  
 अङ्गुलि ।  
**अङ्गुरीय**, ( न. ) अंगुली का भूषण । अंगूठी ।  
 मुंदरी ।  
**अङ्गुरीयक**, ( न. ) अंगुली का भूषण । अंगूठी ।  
**अङ्गुल**, ( पुं. ) वात्स्यायनमुनि । आठ जौ का  
 परिमाण ।

**अङ्गुलिः**, ( स्त्री. ) अङ्गुली । हाथ पैर की  
 अङ्गुलियां ।  
**अङ्गुलितोरणम्**, ( न. ) अर्द्धचन्द्र । चन्दन  
 आदि के द्वारा मस्तक पर अर्द्धचन्द्र का  
 आकार बनाना । तिलकविशेष ।  
**अङ्गुलित्रः**, ( पुं. ) अङ्गुलिकवच । अङ्गुलि  
 की रक्षा करनेवाला । दस्ताना ।  
**अङ्गुलिमुद्रा**, ( स्त्री. ) मोहर की अंगूठी ।  
 जिस अंगूठी में अंगूठी के मालिक के  
 नामाक्षर खुदे हुए हों ।  
**अङ्गुलिसन्देश**, ( पुं. ) अङ्गुलिका सन्देश ।  
 अङ्गुलि के शब्द से जनाना ।  
**अङ्गुली**, ( स्त्री. ) अङ्गुली । हाथ पैर की  
 अङ्गुलियां ।  
**अङ्गुलीकरटक**, ( पुं. ) रत्न । नह ।  
**अङ्गुलीयम्**, ( न. पुं. ) अंगूठी ।  
**अङ्गुलीयकम्**, ( न. पुं. ) अंगूठी । अङ्गुली  
 के भूषण ।  
**अङ्गुष्ठः**, ( पुं. ) बड़ी अङ्गुली ।  
**अङ्गुष्ठमात्र**, ( त्रि. ) अङ्गुष्ठपरिमित वस्तु ।  
 अङ्गुष्ठपरिमित हृदयकमल के मध्यवर्ती  
 आत्मा ।  
**अङ्गुष्ठाना**, ( स्त्री. ) सूई से हाथ बचाने की  
 टोपी, इसको दरजी सीने के समय काम में  
 लाते हैं, अङ्गुलित्र भी इसी को कहते हैं ।  
**अङ्गुषः**, ( पुं. ) नकुल । नेउला । बाण ।  
**अङ्गारि**, ( त्रि. ) दासिशील । चमकनेवाला ।  
**अङ्गिः**, ( पुं. ) चरण । पाद । वृक्ष की जड़ ।  
**अङ्गिपः**, ( पुं. ) दुम । वृक्ष ।  
**अङ्गिपर्णिका**, ( स्त्री. ) पृश्निपर्णी । पिठवन ।  
 इसके फूल सिंह की पूंछ जैसे होते हैं ।  
**अङ्गिस्कन्धः**, ( पुं. ) शल्फ । एड़ी ।  
**अचक्र**, ( त्रि. ) विना पहिये का । व्यापार-  
 रहित । मन्त्री सेनापति आदि से हीन राजा ।  
**अचक्षुस्**, ( त्रि. ) नेत्रहीन । अन्धा ।  
**अचरुडी**, ( स्त्री. ) शान्तस्वभावकी स्त्री और  
 गौ । क्रोधरहित ।

**अचरः**, (पुं.) गमनशक्तिहीन । स्थावर ।  
ठहरा हुआ । पर्वत । पृथिवी ।  
**अचलः**, (पुं.) स्थिर । दृढ़ । पर्वत । कौल । शिव ।  
**अचलकीला**, (स्त्री.) पृथिवी । भूमि ।  
**अचलज**, (पुं.) औषध विशेष । पर्वत से  
उत्पन्न वस्तु ।  
**अचलत्विष्**, (पुं.) स्थिरकान्ति । जिसकी  
कान्ति का कभी नाश न हो । कोइल ।  
**अचलद्विष्**, (पुं.) पर्वतों का शत्रु । इन्द्र ।  
इन्द्र ने पर्वतों के पक्ष काटे थे । इस कारण  
इन्द्र का नाम अचलद्विष् पड़ा ।  
**अचलधृतिः**, (स्त्री.) छन्दविशेष । जिसके  
चार पाद होते हैं और प्रत्येक पाद में  
सोलह अक्षर होते हैं ।  
**अचलप्रतिष्ठः**, (त्रि.) अनतिक्रान्त मर्यादा ।  
समुद्र ।  
**अचलभ्राता**, (पुं.) एक बौद्धगुणाधिप । वे  
अन्तिम जैनाचार्य के एकदश शिष्यों के  
अन्तर्गत हैं ।  
**अचला**, (स्त्री.) पृथिवी ।  
**अचलाधिपः**, (पुं.) हिमवान् पर्वत । पर्वतों  
का स्वामी ।  
**अचलासप्तमी**, (स्त्री.) आश्विन शुक्ल  
की सप्तमी । इस दिन के किये हुए पुण्य  
कर्म अचल होते हैं इसकारण इसको अचला  
सप्तमी कहते हैं ।  
**अचलत्वम्**, (न.) चपलता का अभाव ।  
अचाञ्चल्य ।  
**अचिन्त्य**, (त्रि.) अविचारणीय वस्तु । अप-  
रिच्छेद्यवरतु । परब्रह्म । मन और बुद्धि के  
अगोचर वस्तु ।  
**अचिन्त्यात्मा**, (पुं.) सब भूतों का निर्माता ।  
परमेश्वर ।  
**अचिर**, (न.) अल्प समय । थोड़ा काल ।  
(त्रि.) थोड़े देर ठहरनेवाले पदार्थ ।  
**अचिरद्युति**, (स्त्री.) विजुली । जिसकी  
धमक थोड़ी देर रहे ।

**अचिरप्रभा**, (स्त्री.) विद्युत् । विजुली ।  
**अचिररोचिस्**, (स्त्री.) वह वस्तु जिसकी  
प्रभा थोड़ी देर रहे । विजुली ।  
**अचिरा**, (स्त्री.) जैनियों की एक मातृका-  
विशेष ।  
**अचिरांशु**, (स्त्री.) विद्युत् । विजुली ।  
**अचिरात्** (अ.) शीघ्र । त्वरित । अविलम्ब ।  
**अचिराभा**, (स्त्री.) विजुली ।  
**अचेतनं**, (त्रि.) चेतनाहीन, जड़, व्यक्त ।  
प्रधान, बेसमझ । ज्ञानहीन ।  
**अचेतस्**, (त्रि.) विचारहीन । दुष्टचित्त ।  
**अचेतन्यम्**, (त्रि.) चैतन्यरहित । ज्ञानशून्य ।  
**अच्छ**, (अ.) सम्मुख, सामने से ।  
**अच्छ**, (त्रि.) स्वच्छ । साफ सुथरा, निर्मल ।  
**अच्छभक्षः**, (पुं.) रीढ़ । भालु ।  
**अच्छन्न**, (पुं.) राजाहीनदेश । अराजकदेश ।  
**अच्छावाक**, (पुं.) श्रुतिव्यञ्ज विशेष । सामि-  
यज्ञ करानेवाला प्ररोहित ।  
**अच्छन्दस्**, (त्रि.) वेदपाठ का अनधिकारी,  
जिसको वेद पढ़ने की आज्ञा न हो, शूद्र ।  
**अच्छिद्र**, (त्रि.) छिद्रशून्य । दोगरहित  
सम्पूर्ण वैदिक कर्म । वह वैदिककर्म जो  
अज्ञहीन न हो ।  
**अच्छोद**, (त्रि.) निर्मल जलवाला सरोवर,  
छोटा तालाब, इस नाम का एक सरोवर,  
जिसका वर्णन संस्कृत की कादम्बरी में  
किया गया है ।  
**अच्युतः**, (पुं.) निर्विकार । विष्णु । कृष्ण ।  
वासुदेव । जो सदा स्थिर रहे । अविचल ।  
पीपल ।  
**अच्युताग्रजः**, (पुं.) बलदेव, इन्द्र ।  
**अच्युताङ्गज**, (पुं.) कामदेव । अनङ्ग ।  
कृष्ण । बकिमणीपुत्र ।  
**अच्युतात्मज**, (पुं.) कामदेव । अनङ्ग ।  
**अच्युतावास**, (पुं.) अश्वत्थवृक्ष । वटवृक्ष ।  
कृष्ण के रहने का स्थान ।  
**अजः**, (पुं.) विष्णु । शिव । जीवात्मा ।



ईश्वर । बकरा । मेघराशि । कामदेव । जिसका जन्म न हो ।  
**अजकर्णः**, ( पुं. ) वृक्षविशेष । पिपसाल वृक्ष । इस के पत्ते बकरे के कान के समान लम्बे होते हैं ।  
**अजकवम्**, ( न. पुं. ) शिव का धनुष । जिस में ब्रह्मा और विष्णु बाण बने थे ।  
**अजकावः**, ( न. पुं. ) शिव का धनुष । जो ब्रह्मा और विष्णु की रक्षा करता है ।  
**अजक्षीर**, ( न. ) बकरी का दूध ।  
**अजगः**, ( पुं. ) विष्णु, अग्नि ।  
**अजगन्धा**, ( स्त्री. ) अजमोदा । औषधविशेष ।  
**अजगन्धिका**, ( स्त्री. ) शाकविशेष । बाबुई शाक ।  
**अजगन्धिनी**, ( स्त्री. ) अजशृङ्गी । गाडरसींगी ।  
**अजगर**, ( पुं. ) सर्प विशेष । बड़ा साँप ।  
**अजघन्य**, ( त्रि. ) उत्तम । श्रेष्ठ । जो नीच न हो ।  
**अजजीविक**, ( त्रि. ) अजा से जीनेवाला, बकरी का चरवाहा, जो बकरियों को चरा कर जीता है ।  
**अजटा**, ( स्त्री. ) आमलकी वृक्ष । कन्द रहित वृक्ष ।  
**अजथ्या**, ( स्त्री. ) स्वर्णयूथिका । स्वर्णयूथिका । बकरोंका समूह ।  
**अजन्त**, ( पुं. ) स्वान्त । जिन शब्दों के अन्त में स्वर हो ।  
**अजदण्डी**, ( स्त्री. ) ब्रह्मदण्डी वृक्ष ।  
**अजननिः**, शाप के अर्थ में इसका प्रयोग होता है । जन्मरहित । अनुत्पत्ति आक्रोशन ।  
**अजनयोनिः**, ( पुं. ) ब्रह्मा । प्रजापति ।  
**अजनाभ**, ( पुं. ) भारतवर्ष का नाम । इस भारतवर्ष का नाम पहिले " अजनाभ " था । जब इस के राजा भरत हुए तब से इस का नाम भारत पड़ा ।  
**अजन्म्य**, ( न. ) उत्पात । शुभाशुभसूचक । देव-कृत उत्पात । उपद्रव ।

**अजप**, ( पुं. ) अस्पष्ट पढ़नेवाला । जप न करनेवाला । ( पुं. ) छाग पालन करनेवाला । बकरे चरानेवाला ।  
**अजपा**, ( स्त्री. ) देवताविशेष । गायत्रीविशेष । जिसका जप श्वास प्रश्वास के साथ स्वयं होता रहता है ।  
**अजपात्**, ( पुं. ) पूर्वाभाद्रपद नक्षत्र । ग्यारह ऋतों में से एक ऋतु का नाम ।  
**अजभक्ष**, ( पुं. ) बजुर वृक्ष की पत्तियाँ । इन पत्तियों को बकरे प्रसन्नतापूर्वक खाते हैं ।  
**अजमीद**, ( पु. ) अजमेर नामक नगर । उस का राजा । युधिष्ठिर ।  
**अजमोदा**, ( स्त्री. ) अजवाइन । अजगन्धा ।  
**अजम्भः**, ( पुं. ) भेक । मेंढक । ( त्रि. ) दन्त-रहित । जिसके दाँत न हों ।  
**अजयः**, ( पुं. ) परजय । भौंग । बङ्गाल के वीरभूम के पास के एक नद का नाम ।  
**अजय्यम्**, ( त्रि. ) अजेय शत्रु । जो जीता न जा सके ।  
**अजर्यम्**, ( न. ) मित्रता । सद्ग ।  
**अजलोमन्**, ( पुं. ) वृक्षविशेष । इसकी भकरी बकरी के लोम के समान होती है ।  
**अजवीथी**, ( स्त्री. ) छायापथविशेष । जो आकाशगङ्गा के नाम से प्रसिद्ध है ।  
**अजशृङ्गी**, ( स्त्री. ) वृक्षविशेष । गाडरसींग । इस के फल भेंडे के सींग के समान होते हैं ।  
**अजस्रम्**, ( न. ) निरन्तर । सन्तत । सदा । सर्वदा । निकाल में स्थितिशील ।  
**अजहत्स्वार्था**, ( स्त्री. ) शब्दशक्तिविशेष । लक्षणा का एक भेद । उपादान लक्षणा । जो अपने अर्थ को न छोड़कर दूसरे अर्थ का बोध करे ।  
**अजहस्रक्षणा**, ( स्त्री. ) अजहत्स्वार्था नाम की लक्षणा । जो अपने वाच्य अर्थ को न छोड़े और वाच्यार्थसम्बन्धी दूसरे अर्थ का भी बोध न करे ।  
**अजहस्रिङ्ग**, ( पुं. ) वह शब्द जो अपने

लिङ्ग को न छोड़े। विशेषण का यह नियम है कि वह विशेष्य के लिङ्ग के अनुसार हो जाता है, परन्तु कतिपय शब्द ऐसे हैं जिन का लिङ्ग नियत है।

**अजहा,** ( स्त्री. ) शकशिन्वी नामक औषध। कवाह। कपिकच्छुक।

**अजा,** ( स्त्री. ) माया। त्रिगुण विशिष्ट प्रकृति। बकरी।

**अजागरः,** ( पुं. ) भृङ्गराज नामकी औषधि। मंगरा। ( त्रि. ) जागरण शून्य।

**अजाजी,** ( स्त्री. ) काला जीरा। सफेद जीरा।

**अजाजीवः,** ( पुं. ) जिसकी जीविका बकरे बकरियों से हो।

**अजातककुद्,** ( पुं. ) बैलों की अवस्था विशेष। थोड़ी उमर का बैल। बच्छा। बछड़ा।

**अजातशत्रु,** ( पुं. ) युधिष्ठिर। ये किसी में शत्रुता नहीं करते थे इस कारण इनका नाम अजातशत्रु पड़ा।

**अजातिः,** ( स्त्री. ) अनुत्पत्ति। कार्य कारण की अनुत्पत्ति। ( त्रि. ) जन्मप्रति।

**अजादनी,** ( स्त्री. ) वृक्षविशेष। जिते बकरे खाते हैं। विचयी वृक्ष।

**अजानिः,** ( पुं. ) जिसे स्त्री न हो। स्त्रीरहित।

**अजानेयः,** ( पुं. ) उत्तम घोड़ा। प्रभुभक्त घोड़ा ( त्रि. ) निमित्त। निडर।

**अजापालः,** ( पुं. ) बकरे पालनेवाला भेड़िहर। भेषपाल।

**अजानियां,** ( स्त्री. ) बदरी। वैर।

**अजिः,** ( पुं. ) तेज। प्रताप। प्रभुवा।

**अजिन,** ( पुं. ) चमड़ा। चर्म। मृगचर्म।

**अजिनपत्रा,** ( स्त्री. ) जिसके पाँख चमड़े के हों। चमगीदड़। चमचिट्ट।

**अजिनफला,** ( स्त्री. ) वृक्षविशेष। जिसके फल बहुत बड़े बड़े होते हैं।

**अजिनयोनि,** ( स्त्री. ) मृगचर्म के कारण। हरिण हरिणी आदि।

**अजिर,** ( न. ) आँगन। चौक।

**अजेह्य,** ( त्रि. ) अकुटिल। सरल। सीधा।

**अजिह्वग,** ( पुं. ) बाण। सर्प ( त्रि. ) सीधा चलनेवाला। सदाचारी।

**अजीगर्त,** ( पुं. ) शुनःशेफ के पिता। इनकी कथा उपनिषदों में लिखी है। दरिद्रता और निर्धनता में इनकी बराबरी करने वाला आज तक दूसरा नहीं हुआ।

**अजीतः,** ( पुं. ) जैनियों का एक तीर्थङ्करविशेष। भावी बुद्ध। ( त्रि. ) अनिर्जित। अपराजेय।

**अजीर्णः,** ( न. ) उदररोगविशेष। मन्दाग्नि अधिक भोजन दुर्बलता आदि के कारण यह रोग उत्पन्न होता है।

**अजीवः,** ( त्रि. ) मृत। मरा हुआ। मृतक। अनेकान्तवादियों का दूसरा पदार्थ। वह चार प्रकार का है उद्गल। आकाश। धर्माधर्म। और अस्तिकाय।

**अजीवनिः,** ( स्त्री. ) जीवन का अभाव। शाप के अर्थ में इसका प्रयोग किया जाता है।

**अजेय,** ( त्रि. ) जो जीता न जासके। जीतने के अयोग्य।

**अजैकपाद्,** ( पुं. ) पूर्वाभाद्रपद नक्षत्र। रुद्र-विशेष का नाम। क्योंकि इसका पैर बकरी के पैर के समान है।

**अज्जुहा,** ( स्त्री. ) नाटकेति मेंवेश्या। बड़ी बहिन।

**अज्ञ,** ( त्रि. ) जड़। वेदों के तात्पर्य न जानने वाला। अनपढ़। अविवेकी। मूर्ख।

**अज्ञात,** ( त्रि. ) अज्ञान से युक्त। अविदित।

**अज्ञानम्,** ( न. ) अविद्या। ज्ञान का अभाव। ज्ञान से नष्ट होनेवाला। वेदान्त-प्रसिद्ध पदार्थविशेष। भागवत में अज्ञान के पाँच भेद बतलाये गये हैं। तम, मोह, महा-मोह, तामिस और अन्धतामिस। भागवत में यह भी लिखा है कि सृष्टि के आदि में ब्रह्मा ने इन्हें बनायी था।

**अज्ञानप्रभवः,** ( पुं. ) अज्ञान से उत्पन्न। अपने स्वरूप के यथार्थ ज्ञान होने के कारण जिसकी उत्पत्ति हो।

अज्ञानी, (त्रि.) मूर्ख । अविद्वान् ।  
 अज्ञेय, (त्रि.) ज्ञान का अविषय । जो जाना न जाय ।  
 अञ्जलिः, (पुं.) वायु ।  
 अञ्जलः, (पुं.) वस्त्र का प्रान्त भाग । आंचर । पल्ला ।  
 अञ्जितः, (त्रि.) पूजित । पूजा गया । आदृत । जिसका आदर किया गया हो ।  
 अञ्जितभ्रु, (स्त्री.) सुन्दर भौंहवाली स्त्री ।  
 अञ्जः, (धा. पर.) मिलना । जाना । प्रकाश करना ।  
 अञ्जनम्, (न.) कञ्जल । सौवीर । रसाञ्जन । (पुं.) दिग्गजविशेष । अज्ञान । आवरण । उपाधि ।  
 अञ्जनकेशी, (स्त्री.) एक सुगन्धद्रव्य-विशेष । जिसे स्त्रियां बालों में लगाती हैं । यह हृदयविलासिनी नाम से प्रसिद्ध है ।  
 अञ्जना, (स्त्री.) एक वानरी का नाम । जिसके गर्भ और वायु के औरस से हनुमान् उत्पन्न हुए थे ।  
 अञ्जनाधिका, (स्त्री.) कृष्णवर्ण होने के कारण अञ्जन से अधिक एक कीटविशेष । जो बहुत काले वर्ण का होता है ।  
 अञ्जनावृत्ती, (स्त्री.) सुप्रतीक नामक दिग्गज की हथिनी । क्योंकि यह बहुत काली है ।  
 अञ्जनी, (स्त्री.) गन्ध-द्रव्यों के लेपन करने योग्य । स्त्री । कटुक वृक्ष । कालाञ्जन ।  
 अञ्जलि, (पुं.) हाथ जोड़ना । जुबे हुए दोनों हाथ । परिमाणविशेष ।  
 अञ्जलिका, (स्त्री.) मूषिका । छोटा चूहा । अर्जुन के एक नाण का नाम ।  
 अञ्जलिकारिका, (स्त्री.) एक पौधा । जो लजावती या लजवन्ती नाम से प्रसिद्ध है । छूने से इसके पत्ते सिकुड़ जाते हैं । हाथों का जोड़ना । हार्थ जोड़ने का काम ।  
 अञ्जस, (त्रि.) प्राञ्जल । अवक्र । सीधा । सरल ।  
 अञ्जसा, (अ.) शीघ्र । जल्दी । ठीक ठीक । त्वारत । आर्जव । अनायास ।

अञ्जसाकृतम्, (त्रि.) विनय से किया हुआ कर्म ।  
 अञ्जीरम्, (न.) वृक्षविशेष । स्वनाम-प्रसिद्ध वृक्ष विशेष और फल ।  
 अञ् (धा. पर.) गमन । गति । जाना ।  
 अञ्जनम्, (न.) अमण । गमन ।  
 अञ्जनिः-नी, (स्त्री.) धनुष का अग्रभाग । जहां चिह्ना चढ़ाया जाता है । धनुष कोटि ।  
 अञ्जविः, (स्त्री.) वन, अरण्य ।  
 अञ्जवी, (स्त्री.) अरण्य । वन । वृद्धावस्था में जहां अमण किया जाय ।  
 अञ्जा, (स्त्री.) अमण । पर्यटन ।  
 अञ्जाद्या, (स्त्री.) अमण । पर्यटन । घूमना । निरर्थक घूमना । विना काम के घूमना ।  
 अञ्ज, (धा. आत्म.) लांघना । मारना । (उभ.) अनादर करना ।  
 अञ्जः, (पुं.) महल के ऊपर का घर । अटारी । बाजार । दुकान । सूखा अनाज । अत्यन्त । अतिशय ।  
 अञ्जहासः, (पुं.) अत्यन्त हँसी । अधिक हँसना । महादेव की हँसी ।  
 अञ्जहासक, (पुं.) कुन्द पुष्प-विशेष ।  
 अञ्जालः, (पुं.) अटारी । कोठे के ऊपर का घर ।  
 अञ्जालोकः, (पुं.) महल के ऊपरका घर ।  
 अञ्जालिका, (स्त्री.) अटारी । महल । ऊँचा मकान । धनी राजा आदि का मकान । एक नगर का नाम ।  
 अञ्ज, (धा. पर.) उद्यम करना ।  
 अञ्ज, (धा. पर.) आक्रमण करना । अभियोग करना । समाधान करना । प्रमाथित करना । अनुमान करना ।  
 अञ्ज, (धा. पर.) शब्द करना । सांस लेना ।  
 अञ्ज, (धा. आत्म.) जीना । प्राण धारण करना ।  
 अञ्ज, (न.) नीच । निन्दित । बहुत छोटा ।  
 अञ्जकः, (त्रि.) कुत्सित । गार्हित । निन्दित ।  
 अञ्जक्य, (न.) अणुओं का उत्पत्ति स्थान ।

लेत । जिसमें छोटे छोटे अन्न उत्पन्न हों ।  
**अग्निः**, ( पुं. स्त्री. ) कील । जो रथ के पहिये के आगे लगाया जाता है । झई की नोक । शस्त्राभ । सीमा । सूक्ष्म भाग । अल्प । अल्पार्थक ।  
**अग्निमा**, ( पुं. ) छोटा पत्त । लघुता । योगियों की अष्ट सिद्धियों में की एक सिद्धि ।  
**अग्नीयस्**, ( त्रि. ) बहुत धीड़ा । बहुत छोटा । लघुतर ।  
**अग्न्यु**, ( पुं. ) चीना नामसे प्रसिद्ध व्रीहि-विशेष । लेश । सूक्ष्म । गरमाणु । प्रदार्थों का मूल कारण । नैयायिक-स्वीकृत पदार्थ-विशेष । ( त्रि. ) सूक्ष्म । छोटा ।  
**अग्न्युक**, ( त्रि. ) अल्पतर । बहुत छोटा । बड़ा सूक्ष्म ।  
**अग्न्युमा**, अग्न्युमा ( स्त्री. ) जिसकी प्रभा स्वल्प क्षणस्थायी हो । विद्युत् । बिजुली ।  
**अग्न्युमात्रिक**, ( त्रि. ) जिसका अग्न्यु परिमाण हो । अतिक्षुद्र । अत्यन्त छोटा । जीव की संज्ञा । क्योंकि जीवका परिमाण बहुत छोटा होता है ।  
**अग्न्युरेगुः**, ( पुं. ) वृक्षेण । धूल-कण ।  
**अग्न्युः**, ( न. ) अग्न्युकोश । पक्षीका अण्डा । कस्तूरी । पेशी ।  
**अग्न्युज**, ( पुं. ) अण्डे से निकला पक्षी । सौं । कुकलास । अण्डे से उत्पन्नमात्र ।  
**अग्न्युः**, ( पुं. ) मत्स्य । मछली ।  
**अग्न्युः**, ( पुं. ) पुरुष । समर्थ । शक्तिमान् ।  
**अग्न्युः**, ( पुं. ) जिसका किनारा न हो, प्रपात, पर्वत का ऊपरी भाग, जहाँसे जल गिरता है ।  
**अतद्गुणः**, ( पुं. ) अलङ्कार विशेष । यह अलङ्कार वहाँ होता है । जहाँ उसके ( किसी वर्णनीय पदार्थ के ) गुण ग्रहण करने की सम्भावना रहने पर भी गुण ग्रहण न हो सके । बहुव्रीहि समास का एक भेद ।  
**अतन्द्रितः**, ( त्रि. ) निरालस । आलस्य रहित ।  
**अतर्कितः**, ( त्रि. ) अविचारित । सहसा । अकस्मात् । विचाररहित ।

**अतर्क्यः**, ( पुं. ) अपने तर्क से जानने के अयोग्य । परमात्मा । अतीन्द्रिय । मन वचन के अगोचर ।  
**अतलम्**, ( न. ) पृथ्वीतल । पाताल विशेष । ( त्रि. ) तलरहित । निस्तलप्रदेश ।  
**अतलस्पर्शम्**, ( त्रि. ) अतिगभीर । अगाध । जिसका तल छुआ न जासके । अथाह ।  
**अतलादिः**, ( पुं. ) अतल आदि सात लोक । नीचे के सातलोक । अतल । वितल । इतल । रमातल । तलातल । महातल और पाताल के सात लोक हैं ।  
**अतः**, ( अ. ) हेतु । कारण । अपदेश । निर्देश ।  
**अतसः**, ( पुं. ) वायु । क्षौम । पटवस्त्र । गहरण्य । आत्मा ।  
**अतसी**, ( स्त्री. ) क्षमा । अलसी नामसे प्रसिद्ध धान्य विशेष ।  
**अतसीतैलम्**, ( न. ) अलसी का तेल ।  
**अतस्कः**, ( त्रि. ) असंयतेन्द्रिय ।  
**अति**, ( अ. नि. ) प्रशंसा । प्रकर्ष । उत्कर्ष । लाघना । अधिकता । अत्यन्त स्तुति । पूजा ।  
**अतिकटुः**, ( त्रि. ) निम्बवृक्ष । अत्यन्त कटुआ ।  
**अतिकथः**, ( त्रि. ) श्रद्धा के अयोग्य । नष्ट धर्म । अत्रिश्यसनीय । विश्वास करने के अयोग्य ।  
**अतिकन्दकः**, ( पुं. ) अधिक जड़वाला वृक्ष । हस्तिकन्दकनामक वृक्ष ।  
**अतिकेशर**, ( पुं. ) वृक्ष विशेष । कृष्णक वृक्ष ।  
**अतिकृतिः**, ( स्त्री. ) छन्दोविशेष । पचीस अक्षरों का यह छन्द होता है ।  
**अतिकृच्छ्रम्**, ( न. ) व्रत विशेष । यह व्रत तीन दिनतक किया जाता है । एक एक कवल नित्य भोजन करने का इस व्रत में विधान है ।  
**अतिक्रयः**, ( पुं. ) अतिपात । क्रमका उल्लङ्घन करना । नियम न मानना अपने कर्तव्य से विचलित होना ।  
**अतिक्रमण्य**, ( न. ) उचित से अधिक अनुष्ठान

करना । वस्तु की सिद्धि होने पर भी कर्म करते रहना ।

**अतिक्रमणीयः**, (त्रि.) अतिक्रमण के योग्य । ढांकने के योग्य । उल्लङ्घन करने के अयोग्य ।

**अतिक्रान्त**, (त्रि.) अतिक्रम । किया गया । अतीत । अपने कर्तव्य से विचलित । अपने काम को भूला हुआ ।

**अतिगण्डः**, (पुं.) ज्योतिषशास्त्र का एक योग । छठवाँ योग । (त्रि.) बड़ी गलायाला ।

**अतिगन्धः**, (पुं.) अधिक गन्धवाला । भूतृण । चम्पक वृक्ष । बड़ी सुगन्धवाला ।

**अतिचर्ण**, (स्त्री.) स्थलपद्मिनी । इसका नाम पद्माम है । यह उत्तर की ओर बहुत होता है ।

**अतिचारः**, (पुं.) बहुत चलनेवाला । मङ्गल आदि पाँच ग्रहों का एक राशि का भोग की समाप्ति के विना दूसरी राशि पर जाना । पूर्व राशि पर जाने का नाम बक्रातिचार है और अगे की राशियों पर जाने का नाम अतिचार है ।

**अतिचरित्र**, (पुं.) अपने समय को भोगे विना दूसरी राशि में जाने वाले मङ्गल आदि पाँच ग्रह । (त्रि.) अतिक्रमण करनेवाला । ढाँककर जाने वाला । बहुत चलनेवाला ।

**अतिच्छत्रः**, (पुं.) छत्रा । छाती नाम से प्रसिद्ध एक तृण विशेष । यह स्थल पर होता है । तालमखाना । मुल्फा ।

**अतिच्छत्रक**, (पुं.) भूतृण विशेष ।

**अतिजगती**, (स्त्री.) छन्द विशेष । यह छन्द तेरह अक्षरों का होता है (त्रि.) जगत को ढाकनेवाला । ज्ञानी । जीवन्मुक्त ।

**अतिजवः**, (त्रि.) वेगवान् बड़े वेग से चलने वाला ।

**अतिजागरः**, (पुं.) नील बकपक्षी । यह सदा जागता रहता है, (त्रि.) जिसको नींद नहीं आती ।

**अतिडीनम्**, (न.) पक्षियों का गति विशेष ।

**अतितराम्**, (अ.) अधिक । अत्यन्त अधिक ।

**अतितीक्ष्ण**, (त्रि.) अत्यन्त कडुआ । मरिचा । आदि ।

**अतितीव्रा**, (स्त्री.) गांठ दूब ।

**अतिथिः**, (पुं.) सूर्यवंशी एक राजा । इनके पिता का नाम क्रुशथा और इनकी माताका नाम कुमुदती थी । यह रामचन्द्रजी का पौत्र था । आगन्तुक । पाहुन । जो एक रात रहे ।

**अतिथिपूजनम्**, (न.) नृयज्ञ । पञ्च यज्ञ के अन्तर्गत एक यज्ञ ।

**अतिथिसपर्या**, (स्त्री.) अतिथिसेवा । अतिथि का सत्कार । पञ्च महायज्ञ के अन्तर्गत एक यज्ञ । नृयज्ञ ।

**अतिविष्ट**, (त्रि.) दूसरे के धर्म का दूसरे में आरोप करना । भीमसा शास्त्र की एक परिभाषा ।

**अतिदीप्यः**, (पुं.) रक्तचित्रक वृक्ष । लाल-चिता ।

**अतिदेशः**, (पुं.) दूसरे के धर्म का दूसरे में आरोप करना ।

**अतिधन्वा**, (पुं.) धातुष्क । धनुर्धारी । धनुर्विद्या में निपुण । मरुभूमि को ढांक जानेवाला ।

**अतिधृतिः**, (स्त्री.) छन्द विशेष । इसके प्रत्येक पद में उच्चीस अक्षर होते हैं ।

**अतिपतन**, (न.) अत्यन्त । नाश । अतिक्रमण ।

**अतिपात्तिः**, (स्त्री.) (सिद्ध न होना) असिद्धि ।

**अतिपत्र**, (त्रि.) बड़े बड़े पत्तोंवाला वृक्ष । हस्तिकन्द वृक्ष । इसका उपयोग पशु-चिकित्सा में किया जाता है ।

**अतिपन्था**, (पुं.) सुन्दर मार्ग । अच्छा रास्ता । सदाचार ।

**अतिपातः**, (पुं.) पर्याय ।

**अतिपातक**, (न.) नव प्रकार के पापों में का एक बड़ा पाप । वह तीन प्रकार का होता है । पुरुषों को माता कन्या और पुत्रपुत्र के संसर्ग से उत्पन्न होता है । स्त्रियों

को पुत्र पिता और श्वशुर के संसर्ग से उत्पन्न होता है ।  
**अतिपातकी**, (पुं. स्त्री.) पापी विशेष । माता । भागिनी और कन्या के साथ दुराचार करने वाले । गुरुद्रोही । कुलधर्म को छोड़ देने वाले और विश्वासपाती थे अतिपातकी कहे जाते हैं ।  
**अतिप्रसक्तिः**, ( स्त्री. ) अत्यन्त आसक्ति । अत्यन्त सेवन ।  
**अतिप्रसादाः**, (पुं. ) अत्यन्त आसक्ति । दूसरा उद्देश्य रहने पर भी उसके साथही दूसरे पदार्थ का सेवन । उद्देश्य के अतिरिक्त पदार्थ का सेवन ।  
**अतिबल**, ( त्रि. ) एक पौधा विशेष । बल बढ़ाने वाला औषध । अन्न विद्या विशेष । इस विद्या को महर्षि विश्वामित्र ने महर्षि कृशाश्व से सीखी थी । श्रीरामचन्द्रजी ने इस विद्या को महर्षि विश्वामित्र से सीखी थी ।  
**अतिभारः**, (पुं.) अधिक भार । अत्यन्त विस्तार ।  
**अतिभूमिः**, ( स्त्री. ) अतिशय । अधिकता । अमर्यादा । सीमा को अतिक्रम किया हुआ ।  
**अतिमङ्गल्य**, (पुं. ) अतिमङ्गल । ( त्रि. ) मङ्गलालय । अतिशय मङ्गल उत्पन्न करनेवाला बहुत शुभ उत्पन्न करनेवाला ।  
**अतिमर्यादः**, ( न. ) अतिशय । निर्भय ।  
**अतिमात्रः**, ( न. ) मात्रा की अधिकता । परिमाण से अधिक । थोड़े को सांघनेवाला ।  
**अतिमानिता**, ( स्त्री. ) अहङ्कार । अपने को पूज्य समझना ।  
**अतिमुक्तः**, (पुं.) निःसङ्ग । निष्कल । योगियों की एक अवस्था विशेष । मधवीलता ।  
**अतिमुक्तः**, (पुं.) तिनिस । तिन्दुकवृक्ष । पुष्पवृक्ष विशेष ।  
**अतिमैत्रः**, (पुं.) नवम तारा । ( त्रि. ) परम मित्र । अत्यन्त मित्र ।  
**अतिमोदा**, ( स्त्री. ) नवमल्लिका लता ( त्रि. ) अतिशय हर्षित । बड़ी सुगन्धिवाला ।

**अतिशय**, (पुं.) योगा विशेष । जो अंगक गोधाथों के साथ एकही साथ जुड़कर ।  
**अतिरसता**, ( स्त्री. ) अतिरसता लता । रसता लता ।  
**अतिरसः**, ( पुं ) रागविशेष ।  
**अतिरिक्त**, ( त्रि. ) अधिक । अन्तः । भिन्न । शरय ।  
**अतिरुशः**, ( त्रि. ) अत्यन्त रुखा । स्नेहशरय । ( पुं. ) धान्य विशेष । कंगनी । कोदो आदि ।  
**अतिरोगः**, ( पुं. ) अतिशय । भेद । बड़ा आधिक्य ।  
**अतिरोग**, ( पुं. ) रोगविशेष । बड़ा रोग । क्षय आधि ।  
**अतिरोगश**, ( पुं. ) बनेला बकरा । जिसके बहुत रोम होते हैं ।  
**अतिरुक्ता**, ( त्रि. ) वायदूक । यक्षा । अधिक बोलनेवाला ।  
**अतिरुग्णाश्रमी**, ( पुं. ) वर्णाश्रम हीन । वर्ण और आश्रम के धर्मों का पालन न करने वाला । जीवन्मुक्त । महात्मा । पशुमाश्रमी ।  
**अतिवर्तिन**, ( त्रि. ) अतिक्रम करनेवाला । नियम को तोड़ कर चलनेवाला ।  
**अतिवर्तुल**, ( पुं. ) धान्यविशेष । जो बहुत गोल होता है ।  
**अतिवाद**, ( पुं. ) किसी बात का बढ़ाकर कहना । कठोर वचन । अप्रिय वचन ।  
**अतिवादी**, ( त्रि. ) सबको छुप कराकर बोलने वाला । सबका मत खण्डन करके जो अपने मत को स्थापित करे ।  
**अतिवाहित**, ( त्रि. ) चला गया । बीत गया । व्यतीत हुआ ।  
**अतिविकट**, ( पुं. ) दृष्ट हाथी । मतनासा हाथी ( त्रि. ) अति कराल । अत्यन्त विकट ।  
**अतिविषा**, ( स्त्री. ) औषध विशेष । अतीस ।  
**अतिवेल**, ( न. ) अतिशय । अधिक । भूरा । मर्यादातिक्रान्त । अशिलाषा ।  
**अतिव्यथा**, ( स्त्री. ) अत्यन्त पीड़ा । अतिशय कष्ट ।



**अतिव्याप्ति, ( स्त्री. )** अधिक विस्तार अत्यन्त । विस्तृति । नैयायिकों के एक दोष का नाम । यदि किसी का लक्षण—अर्थात् एक प्रकार की परिभाषा किया जाय और वह लक्षण अपने मुख्य वाच्य को छोड़ कर दूसरे का वाचक होजाय । तो वहां अतिव्याप्ति दोष माना जाता है ।

**अतिशक्ति, ( स्त्री. )** अधिक शक्तिवाला । बलवान् । असीम बलशाली । जिसके समान शक्ति औरों की न हो ।

**अतिशय, ( पुं. )** आधिक्य । अधिकता । बढ़ाई ।

**अतिशयितः, ( त्रि. )** अधिक । अतिक्रान्त । अधिकतायुक्त ।

**अतिशयोक्ति, ( स्त्री. )** अर्थालङ्कारविशेष । वर्णनीय वस्तु की उत्कर्षता दिखाने के लिये उसे दूसरी वस्तु के रूप में प्रकट करना ।

**अतिशङ्करी, ( स्त्री. )** छन्दविशेष । जिसके प्रत्येक पाद में १५ अक्षर होते हैं ।

**अतिशायन, ( न. )** अधिकता । प्रकर्ष ।

**अतिशीत, ( न. )** अधिक शीत । अधिक ठण्डा । ( त्रि. ) वह वस्तु जिसका स्पर्श बहुत ठण्डा हो ।

**अतिशोभन, ( त्रि. )** अत्यन्त शोभायुक्त । अतिशय शोभनीय । श्रेष्ठ । उत्तम । रमणीय ।

**अतिसन्ध्या, ( स्त्री. )** प्रदोष-काल । सन्ध्य के समीप का समय ।

**अतिसर्गः, ( पुं. )** रोच्छापूर्वक काम करने की आज्ञा ।

**अतिसर्जन, ( न. )** देना । मारना । ठगना । छोड़ना ।

**अतिसायम्, ( अ. )** सायंकाल के समीप । प्रदोष का समय ।

**अतिसार, ( पुं. )** रोग विशेष । अतिसार रोग ।

**अतिसान्निध्य, ( त्रि. )** अतिसार रोगी । अतिमार रोगवाला ।

**अतिसृष्टः, ( त्रि. )** दत्त । दिया हुआ । नियुक्त किया गया । दिया गया । भेजा गया ।

**अतिसौरभः, ( पुं. )** आम्र विशेष । बहुत सुगन्धियाला ।

**अतिस्थूलः, ( त्रि. )** अत्यन्त मोटा । आवश्यकतासे अधिक मोटा ।

**अतिहसितम्, ( न. )** अतिशय हास्ययुक्त । अधिक हँसने वाला ।

**अतीत, ( त्रि. )** व्यतीत । बीता हुआ । बीत गया । भूतकाल ।

**अतीतकालः, ( पुं. )** हेत्वाभासविशेष । अनुमान के द्वारा किसी पदार्थ के साधन समय बीत जाने पर उसके साधन के लक्षण जो हेतु कहा जाय वह अतीतकाल हेतु कहा जाता है और वह हेत्वाभास दोष है ।

**अतीन्द्रियम्, ( त्रि. )** इन्द्रियों से न जानने योग्य वस्तु । अपरिपक्व ।

**अतीव, ( अ. )** बहुतही । अत्यन्त । अधिक । अतिशय ।

**अतीसार, ( पुं. )** रोग विशेष । उदर रोग । स्वतःमर्यादा रोग ।

**अनुपम, ( त्रि. )** अनुपम । उपमान रहित ।

**अस्तिका, ( स्त्री. )** बड़ी बट्टिन । इस शब्द का प्रयोग नाटकों में किया जाता है ।

**अत्यन्तम्, ( न. )** अतिशय । अधिक । सीमा को अतिक्रमण करने वाला ।

**अत्यन्तक्रोधन, ( त्रि. )** चण्ड । अधिक क्रोधशील । अधिक क्रोध करने वाला ।

**अत्यन्तगामी, ( त्रि. )** अधिक चलनेवाला । सततगामी । हरकारा ।

**अत्यन्तसंयोग, ( पुं. )** समस्त सम्बन्ध । निरन्तर संबन्ध । आपस में मेल-मिलाप । जिस प्रकार धूम और अग्नि का सम्बन्ध है, दो पदार्थों का आपस में ऐसा मिल जाना कि दोनों के मेल से एक दूसरा पदार्थ उत्पन्न होजाय ।

**अत्यन्ताभासः, ( पुं. )** नैयायिकों के मत से अभाव का एक भेद । किसी वर्तु का

- त्रिकाल में अभाव न था । न है और न होगा । अथा-वायु में रूप का अत्यन्ताभाव है क्योंकि वायु में रूप न तो था न है और न होगा ।
- अत्यन्तिक**, (त्रि.) अत्यन्त चलने वाला । अतिशय गमनकारी ।
- अत्यन्तीन**, (त्रि.) अत्यन्त चलने वाला । चिरस्थायी ।
- अत्यम्लः**, (पुं.) बहुत खट्टा फल । तेतुल । इमली ।
- अत्यम्लपर्या**, (स्त्री.) जिसके पत्ते अधिक खट्टे होते हैं । वृक्ष विशेष । कर्बीनपुर नामक वृक्ष, यह रावालेबु के नाम से प्रसिद्ध है ।
- अत्ययः**, (पुं.) अतिक्रम । दरड । अभाव । विनाश । दोष । कष्ट । अत्यन्त रमण । बलसे व्यवहार करना । मृत्यु होनेवाले कामों की सिद्धि ।
- अत्यर्थम्**, (न.) अतिशय अधिक । (त्रि.) अतिशययुक्त अर्थ का अभाव ।
- अत्यल्पम्**, (त्रि.) छोटा । बहुत छोटा । अत्यन्त लघु ।
- अत्यष्टिः**, (स्त्री.) छन्द विशेष । जिसके प्रत्येक पाद में सन्धि १७ अक्षर होते हैं ।
- अत्याकारः**, (पुं.) तिरस्कार । गिरादर । आकर का अभाव । (त्रि.) विशाल शरीर । बड़ा शरीरवाला ।
- अत्पागी**, (त्रि.) कर्म फल की इच्छा न कर काम करनेवाला । अज्ञ । अनभिज्ञ । बना हुआ संन्यासी ।
- अत्याचार**, (पुं.) उपद्रव । दुःखद काम । शास्त्रीय नियम का उल्लङ्घन ।
- अत्याधान**, (न.) अतिक्रम । उपश्लेष सम्बन्ध । नियम विरुद्ध अग्नि स्थापन ।
- अत्याल**, (पुं.) रक्तचित्रक वृक्ष । लालचिता ।
- अत्याश्रम**, (पुं.) परमहंस । ब्रह्मचर्य आदि आश्रमधर्मों को पालन करने वाला ।
- अत्याश्रमी**, (पुं.) उत्तमाश्रमी । परमहंस । परिव्राजक ।
- अत्याहित**, (न.) अत्यन्त भय । महाविपद । जिसमें प्राण जाने का भय हो ।
- अत्युक्तिः**, (स्त्री.) बढ़ कर कहना । अन्याय वचन । असम्भव उक्ति । अर्थालङ्कारविशेष, जहाँ झूठ और अद्भुत का वर्णन हो ।
- अयुक्ता**, (स्त्री.) छन्दविशेष । इस छन्दके प्रत्येक पाद में दो अक्षर होते हैं । सामवेद के उक्त्य भाग को बिगाड़ कर मानेवाला ।
- अत्युच्छ्रित**, (त्रि.) अधिक बढ़ा हुआ ।
- अत्यूह**, (पुं.) गरुड । पक्षिविशेष । अत्यूह पक्षी । काल । कण्ठक । (त्रि.) अधिक वितर्क । बहुत वितर्क करनेवाला ।
- अत्यूह**, (स्त्री.) नील नाम का पौधा । नील सिन्दुवार ।
- अत्र**, (अ.) अधिकरणार्थक अव्यय । इसमें । यहाँ ।
- अत्रभवान्**, (त्रि.) श्लाघ्य । पूजनीय । प्रशंसा करते योग्य ।
- अत्रिः**, (पुं.) सप्तर्षियों में के एक ऋषि । (त्रि.) द्वीप से भिन्न । तीन नहीं ।
- अत्रिजानः**, (पुं.) चन्द्रमा, ब्राह्मण ।
- अत्रिनेत्रजः**, (पुं.) चन्द्रमा ।
- अथ**, (अ.) गिरन्तर । मङ्गल । प्रश्न । संशय । आरम्भ । विकल्प । पश्चान्तर । इस शब्द का अर्थ मङ्गल नहीं है किन्तु इसका उच्चारण करना ही मङ्गल है ।
- अथ किम्**, (अ.) स्वीकार । अज्ञाकार ।
- अथर्वन्**, (पुं.) ऋषि । मुनिविशेष । इसी मुनि ने अथर्व वेद का सङ्गलन किया है ।
- अथर्वा**, (पुं.) ब्राह्मण । अथर्व वेद । अथर्व मुनि का कहा हुआ धर्म ।
- अथर्वचित**, (पुं.) अथर्व वेद के ज्ञाता वशिष्ठ आदि ।
- अथर्ववेद**, (पुं.) ऋग्वेद का वह भाग जिसमें



मारण उच्चाटन आदि का भेद लिखा है ।  
**अथर्वाधिपति**, ( पुं. ) चन्द्रमा के पुत्र बुध ।  
**अथवा**, ( अ. ) पक्षान्तरबोधक अव्यय ।  
**अथो**, ( अ. ) आरम्भ आदि । ( देखो अथ )  
**अद्**, ( धा. पर. ) खाना । भोजन करना ।  
**अदत्ता**, ( स्त्री. ) विना व्याही स्त्री । कुमारी ।  
**अद्त्तादायी**, ( त्रि. ) विना दी हुई वस्तु को ग्रहण करने वाला । चोर । डाकू ।  
**अदनम्**, ( न. ) भक्षण । भोजन ।  
**अदन्नम्**, ( त्रि. ) बहुत । थोड़ा नहीं ।  
**अदर्शनम्**, ( त्रि. ) दर्शना के अयोग्य । जो देखने में न आवे । जो न देखा जाय ।  
**अदल**, ( पुं. ) हिञ्जल नामक वृक्ष । ( त्रि. ) पत्ररहित वृक्ष विना पत्तों का पेड़ ।  
**अदस**, ( त्रि. ) दूसरा । अन्य । दूर की वस्तु ।  
**अदाता**, ( पुं. ) कृपण । दानशक्तिहीन । जो दे न सके ।  
**अदात्यः**, ( पुं. ) जलाने के अयोग्य । शरीर रहित । परमात्मा । महारोगी ।  
**अदिति**, ( स्त्री. ) देवमाता । ये दश प्रजापति की कन्या और कश्यप की स्त्री थीं । पुनर्वसु नक्षत्र । क्योंकि इसकी देवता अदिति है । च काटने योग्य भूमि ।  
**अदितिनन्दन**, ( पुं. ) अदिति के पुत्र । देवता ।  
**अदीनः**, ( त्रि. ) उदार । दीन नहीं ।  
**अदीनात्मा**, ( त्रि. ) अत्यन्त कष्ट होने पर भी जिसकी आत्मा विचलित नहीं ।  
**अदृश्यम्**, ( न. ) न देखे जाने योग्य रूप । ( त्रि. ) इन्द्रियों से नहीं देखे जाने योग्य ।  
**अदृष्टम्**, ( न. ) भाग्य । नियति । शुभाशुभ रूप कर्म ।  
**अदृष्टपूर्वः**, ( त्रि. ) पहले नहीं देखा गया ।  
**अदृष्टि**, ( स्त्री. ) दृष्टि का अभाव । अन्धा । वक्रदृष्टि । मोक्षके साथ देखना ।  
**अदेवमातृकः**, ( पुं. ) जिस देश में नदी या नहर आदि के जल से अन्न उत्पन्न होता है उस देश के वासी ।

**अद्धा**, ( अ. ) सत्यार्थक अव्यय । सामने । साफ ।  
**अद्भुत**, ( न. ) उत्पात । विस्मय । चित्तका विस्मयनामक विकार । नवरसों में का एक रसविशेष ।  
**अद्भुतस्वनः**, ( पुं. ) महादेव । आश्चर्यशब्द । आश्चर्यशब्दयुक्त ।  
**अद्भरः**, ( त्रि. ) बहुत खाने वाला । भक्षणशील ।  
**अद्य**, ( अ. ) आज का दिन । वर्तमान दिन ।  
**अद्यतनः**, ( त्रि. ) आज की उत्पन्न हुई वस्तु कालविशेष । बीती हुई रात का अन्तिम पहर और आने वाली रातका पहला पहर तथा समस्त दिन यह अद्यतन काल कहा जाता है ।  
**अद्यत्वे**, ( अ. ) आज का इस समय । संप्रति ।  
**अद्यश्चीन**, ( स्त्री. ) आज कल में प्रसव करने वाली स्त्री । आसन्नप्रसवा ।  
**अद्रिः**, ( पुं. ) पर्वत । पहाड़ । वृक्ष । सूर्य । मान विशेष । सात की संख्या ।  
**अद्रिकर्षा**, ( स्त्री. ) अपराजिता नामकी लता ।  
**अद्रिकोला**, ( स्त्री. ) भूमि । पृथिवी ।  
**अद्रिजम्**, ( न. ) शिलाजीत नामक औषध । ( त्रि. ) पर्वतपर उत्पन्न होनेवाले पदार्थ ।  
**अद्रिजतु**, ( न. ) शिलाजतु ।  
**अद्रिजा**, ( स्त्री. ) पार्वती । गिरिजा ।  
**अद्रिजिन्**, ( पुं. ) वासव । इन्द्र ।  
**अद्रितनया**, ( स्त्री. ) हिमालय पर्वत की कन्या । पार्वती ।  
**अद्रिमित्**, ( पुं. ) इन्द्र । देवराज ।  
**अद्रिभू**, ( स्त्री. ) अपराजिता नामकी लता ।  
**अद्रिराज**, ( पुं. ) पर्वतों का राजा । हिमालय ।  
**अद्रिस्तार**, ( पुं. ) लोहा ।  
**अद्रोश**, ( पुं. ) हिमालय पर्वत ।  
**अद्रोह**, ( पुं. ) द्रोह का अभाव ।  
**अद्रथ**, ( न. ) परब्रह्म । स्वजातीय । विजातीय और स्वगत भेद शून्य । अद्वितीय । ( पुं. ) बुद्ध ।

**अद्रव्यकारणम्,** ( न. ) परब्रह्म । जगत् के भिन्न और उपादान दोनों कारण ।

**अद्रव्यवादी,** ( पुं. ) वेदान्ती । बौद्ध । एक वस्तु की सत्ता माननेवाला । अद्वैतवादी । बौद्ध विशेष ।

**अद्वितीय,** ( त्रि. ) केवल । एक । उसके समान दूसरा नहीं । परमात्मा । श्रेष्ठ । असमान ।

**अद्वेषा,** ( त्रि. ) अद्वेषी । द्वेष न करनेवाला । हितकारी ।

**अद्वैत,** ( त्रि. ) स्मजातीय विजातीय भेदरहित । अद्विकलरहित । सिद्धान्त विशेष । वेदान्त सिद्धान्त ।

**अद्वैतवादी,** ( पुं. ) बुद्ध । ( त्रि. ) विवेकी । ब्रह्म और आत्मा की एकता कहने वाला ।

**अधःक्रिया,** ( स्त्री. ) अपमान । तिरस्कार ।

**अधःक्षिप्त,** ( त्रि. ) नीचे की ओर गिर करके रखा गया द्रव्य ।

**अधःपुष्पी,** ( स्त्री. ) एक पौधा का नाम । जिसके फूल नीचे की ओर होते हैं ।

**अधनः,** ( त्रि. ) भार्य पुत्र भृत्य आदि ।

**अधमः,** ( त्रि. ) कुक्षित । निन्दित । ( पुं. ) जार । उपपत्तिविशेष ।

**अधमर्षा,** ( त्रि. ) ऋणकर्ता । ऋण लेनेवाला । कर्जदार ।

**अधमर्षिणः,** ( त्रि. ) अधमर्षी । ऋणकर्ता ।

**अधमा,** ( स्त्री. ) नायिकभेद ।

**अधमाङ्ग,** ( न. ) चरण । पाँव । पैर । पाद ।

**अधरः,** ( पुं. ) ऊपर या नीचे का छोट । ( त्रि. ) पृथिवी से जो न भिला हुआ हो । नीचे । तल ।

**अधरतः,** ( अ. ) नीचे की ओर ।

**अधरमधु,** ( न. ) अधररस । अधरामृत ।

**अधरान्,** ( अ. ) नीचे का भाग । अधोभाग ।

**अधरेण,** ( अ. ) नीचे की ओर । पश्चिम दिशा ।

**अधरेषुः,** ( अ. ) पर दिन । दूसरा दिन । परसों । आनेवाला परसों ।

**अधर्म,** ( त्रि. ) ब्रह्महत्या आदि निषिद्ध कर्मों से उत्पन्न पाप । बेदनिषिद्ध कर्म । अंगक प्रकार के दुःख देनेवाले कर्म । धर्म का विरोधी ।

**अधर्मज्ञ,** ( त्रि. ) अधार्मिक । धर्म न जानने वाला । धर्म को तुच्छ समझने वाला ।

**अधर्मभ्रम,** ( पुं. ) कलियुग । ( त्रि. ) अधार्मिक । मिथ्यावादी ।

**अधश्चर,** ( पुं. ) निन्दित कर्मों में जिसकी कृति हो । चोर आदि । नीचे की ओर जाने वाला ।

**अधस्तान्,** ( अ. ) नीचार्थक अव्यय ।

**अधि,** ( अ. ) अधिकार । ऐश्वर्य का भाग । हिस्सा ।

**अधिकम्,** ( न. ) बहुत । अनेक । ज्यादा । अर्थालङ्कारविशेष ।

**अधिकरणम्,** ( न. ) आधार कारक । कर्ता और कर्म क्रिया का आश्रय । मीमांसा ।

**अशय्या,** ( स्त्री. ) पृथिवीपर सोना । भूमिशयन ।

**अधिकरणाच्चिन्ता,** ( पुं. ) द्रव्य की अवस्था के भेद से संख्या का भेद करना । एक राशि को अनेक बनाना अथवा अनेक राशि को एक बनाना ।

**अधिकरणसिद्धान्तः,** ( पुं. ) सिद्धान्त-विशेष । जहाँ एक की सिद्धि से दूसरे की सिद्धि होती है, वह अधिकरण सिद्धान्त है अर्थात् जिस अर्थ के सिद्ध होते ही दूसरे प्रकरण की सिद्धि होती हो ।

**अधिकर्तव्यम्,** ( न. ) जो अधिकरण में उत्पन्न हो ।

**अधिकर्मिक,** ( पुं. न. ) हाट का मालिक । बाजार का चौधरी ।

**अधिकाङ्गम्,** ( न. ) कवच आदि बाँधने की पट्टी । कमरकस । ( त्रि. ) अधिक अङ्ग वाला । जिसके अङ्ग बढ़े हुए हों ।

**अधिकारः,** ( पुं. ) फलस्वामित्व । किसी काम करने की स्वाधीनता । पैदाधिकार ।

स्वत्व । नियुक्त किये गये पुरुष का सम्बन्ध, यथा—राजाओं को छत्र, चामर आदि धारण करने का अधिकार है । अधीनस्थ देश आदि । प्रकरण । व्याकरण के मत से पहले सूत्र के पद को दूसरे सूत्र में ले जाना । अधिकारविधि, (पुं.) मीमांसा शास्त्र की परिभाषा । कर्मों से उत्पन्न फल को बोधन करनेवाली विधि ।

**अधिकारी,** (पुं.) प्रमाता । फलस्वामी । अधिकार विशिष्ट ।

**अधिकार्यवचन,** (न.) स्तुति श्रौत निन्दा का प्रकाशित करने वाली अधिक उक्त ।

**अधिकृत,** (त्रि.) अध्यक्ष । नियुक्त । आयव्यय देखने वाला कर्मजन्य फलसंबन्धी अधिकार प्राप्त । जिसको कोई काम सौंपा गया हो ।

**अधिक्रमः,** (पुं.) आक्रमण । अधिक्रमण ।  
**अधिष्ठित,** (त्रि.) स्थापित । कुलित । भस्मित । तिरस्कृत ।

**अधिदेश,** (पुं.) निन्दा । तिरस्कार ।

**अधिगतः,** (त्रि.) प्राप्त । ज्ञात । जाना गया । पाया गया । स्वीकार किया गया ।

**अधिगम,** (पुं.) साक्षात्कार । प्राप्ति । स्वीकार ।

**अधित्यक्ता,** (स्त्री.) पर्वत के ऊपर की भूमि ।

**अधिदेवता,** (स्त्री.) पदार्थों के अधिष्ठाता देवता ।

**अधिदैवतम्,** (न.) हिरण्यगर्भ । अन्तर्धान पुरुष । चण्ड आदि इन्द्रियों के अधिष्ठाता देवता ।

**अधिपः,** (त्रि.) राजा । प्रभु । अधिपति ।

**अधिपतिः,** (पुं.) प्रभु । स्वामी ।

**अधिभूः,** (पुं.) प्रभु । नायक । स्वामी ।

**अधिग्राहका,** (पुं.) दन्तरोगविशेष । दाँत का एक रोग ।

**अधिमासः,** (पुं.) मलमास । अधिक मास । संक्रान्तिरहित देश ।

**अधियज्ञः,** (पुं.) परमेश्वर । “अधियज्ञोहमेवान देहे देहभृतां वर” (गीता) ।

**अधियोग,** (पुं.) यात्रा का योगविशेष ।

**अधिरथ,** (पुं.) कर्ण के पिता का नाम ।

**अधिराज,** (पुं.) राजा ।

**अधिरोहिणी,** (स्त्री.) बाँस या लकड़ी की बनी सीढ़ी । ऊपर चढ़ने या ऊपर से नीचे उतरने का साधन ।

**अधिवचनम्,** (न.) नाम । संज्ञा ।

**अधिवासः,** (पुं.) सुगन्धित करना । पांसना । निवास । रहना । ठहरना ।

**अधिवासनम्,** (न.) यज्ञ प्रारम्भ का पहला दिन । जिस दिन देवता आदि की स्थापना होती है । गन्ध माल्य आदि से पूजा करना ।

**अधिविज्ञा,** (स्त्री.) प्रथम व्याही स्त्री । जिसको सौति न आयी हो ।

**अधिभ्रयणम्,** (न.) भात आदि बनाने के लिये बर्तन को चूल्हे पर रखना ।

**अधिभ्रयणी,** (स्त्री.) चूल्हा ।

**अधिष्ठाता,** (त्रि.) अध्यक्ष । प्रवृत्ति और निवृत्ति करने वाला । स्वामी । प्रभु ।

**अधिष्ठानम्,** (न.) वेदान्तशास्त्र के प्रासिद्ध आसिप का अधिकरण । पहिया । नगर । प्रभाव । स्थान । अध्यासन ।

**अधीन,** (त्रि.) पठित । कृताध्ययन । पढ़ा हुआ ।

**अधीतिः,** (स्त्री.) अध्ययन । पठन । पढ़ना ।

**अधीन,** (त्रि.) आयत्त । वश में आया हुआ । अधिकार में वर्तमान ।

**अधीयानः,** (त्रि.) पढ़ने वाला । वेदपाठी ।

**अधीरः,** (त्रि.) चञ्चल । कातर । घबड़ाया हुआ ।

**अधीरा,** (स्त्री.) विद्युत् । बिजली । नायिका-विशेष ।

**अधीशः,** (त्रि.) प्रभु । स्वामी । ईश्वर ।

**अधीश्वरः,** (पुं.) बुद्ध भगवान् । (पुं.स्त्री.) चक्रवर्ती सम्राट् जिसको सामन्त गण कर देते हैं ।

**अधीष्टः**, ( पुं. ) सत्कारपूर्वक व्यापार । ( त्रि. ) सत्कार करके व्यापार में नियुक्त किया गया । आदर के साथ किसी काम के लिये किसी को आज्ञा देना ।

**अधुना**, ( अ. ) सम्प्रति । इस समय ।

**अधुनातन**, ( त्रि. ) इस समय का । इस काल में होने वाला ।

**अधृष्टः**, ( त्रि. ) लज्जाशील । विनयी ।

**अधृष्यः**, ( त्रि. ) तिरस्कार करने के अयोग्य । प्रगल्भ । धृष्ट । जो किसी से न दबे ।

**अधृष्या**, ( स्त्री. ) एक नदी का नाम ।

**अधोशुकम्**, ( न. ) पहनने का कपड़ा । नीचे पहनने का कपड़ा । धोती आदि ।

**अधोक्षज**, ( पुं. ) विष्णु । जो इन्द्रियसम्बन्धी ज्ञान का विषय न हो । परब्रह्म । जिसने इन्द्रिय जन्य ज्ञान को तिरस्कृत कर दिया है । कृष्ण भगवान् । ज्ञानी । जीविभुक्त ।

**अधोगतिः**, ( स्त्री. ) नरक । अधुनात । नीचे की ओर गति ।

**अधोजिह्विका**, ( स्त्री. ) छोटी जीभ । जो तालु के मूल में रहती है ।

**अधोदृष्टिः**, ( त्रि. ) अपना विनय जनाने के लिये सदा नीचे की ओर देखने वाला । विनीत । विनयी ।

**अधोभुवन**, ( न. ) पाताललोक । नागलोक ।

**अधोमुख**, ( त्रि. ) नीचे की ओर मुखवाला । नक्षत्रविशेष । मूल, अश्लेषा, कृतिका, विशाखा, भरणी, मघा और तीनों पूर्वा ये अधोमुख नक्षत्र कहे जाते हैं ।

**अधोमुखा**, ( स्त्री. ) गोजिह्वा नामक पौधा ।

**अधोलोकः**, ( पुं. ) पाताल । अधःस्थित सप्तलोक ।

**अधोवायुः**, ( पुं. ) अपान वायु । हवा खुलना ।

**अध्यक्ष**, ( पुं. ) क्षीरिका वृक्ष ( त्रि. ) किसी विषय का अधिकारी । किसी काम की देख रेल करने के लिये नियत । आयन्य-

निरीक्षक । व्यापक । विस्तृत । चारों ओर फैला हुआ । ( ग.स. ) प्रत्यक्ष ज्ञान । इन्द्रियों के द्वारा जानने योग्य ।

**अध्यग्नि**, ( न. ) क्षीधन । जो विवाह के समय अग्नि को साक्षी करके पिता आदि देते हैं ।

**अध्यधीनम्**, ( न. ) अधिक अधीन । जन्म का दास । बिका हुआ दास ।

**अध्ययनम्**, ( न. ) पढ़ना । गुरु के मुख से उपदेश ग्रहण करना । गुरु की कही हुई बातों का दुहराना । अर्थ सहित अक्षरों का ग्रहण करना ।

**अध्यर्जम्**, ( त्रि. ) आधे के साथ एक और आधा । उद्द ।

**अध्यवसाय**, ( पुं. ) निश्चय । निश्चरण । युक्तियों के द्वारा किसी बात को निश्चित करना । उत्साह । बुद्धिसम्बन्धी व्यापार । किसी पदार्थ के ज्ञान होने के समय रजोगुण और तमोगुण की न्यूनता होने के कारण जो सत्त्वगुण का प्रादुर्भाव होता है वह अध्यवसाय है । बुद्धि । बुद्धि का प्रधान व्यापार ।

**अध्यशनम्**, ( न. ) अधिक भोजन करना । अजीर्ण पर खाना ।

**अध्यस्तः**, ( त्रि. ) कृताध्यास ।

**अध्यात्म**, ( अ. ) आत्मा । देह । मन । “स्वभावोऽध्यात्ममुच्यते” इस गीता के श्लोक में स्वभाव को अध्यात्म कहा गया है । “स्वभाव” का अर्थ टीकाकारों ने इस प्रकार किया है । कार्य कारण के समूह रूप देह का अवलम्बन कर के आत्मा विषय भोग करता है, उसी को “ अध्यात्म ” कहते हैं । ( मधुसूदनसरस्वती ) प्रत्येक देह में परब्रह्म का जे अंश वर्तमान है, वह अध्यात्म कहा जाता है ( श्रीधर ) ।

**अध्यात्मज्ञानम्**, ( न. ) आत्मा और अनात्मा का विवेक ।

**अध्यात्मयोगः**, (पुं.) चित्त को विषयों से हटा कर आत्मा में लगाना ।

**अध्यात्मविद्या**, (स्त्री.) अध्यात्मतत्त्व । न्याय और वैशेषिक के मत से देह भिन्न आत्मा के स्वरूप को बतलाने वाली विद्या अध्यात्म-विद्या कही जाती है । सांख्य मत से प्रकृति से भिन्न आत्मा के रूप को बतलाने वाली विद्या अध्यात्मविद्या कही जाती है । और वेदान्तियों के मत से आत्मा और ब्रह्म में अभेद बतलाने वाली विद्या अध्यात्मविद्या है ।

**अध्यापक**, (त्रि.) अध्यापन कराने वाला । उपाध्याय । पढ़ाने वाला ।

**अध्यापन**, (न.) ब्राह्मण का मुख्य कर्म । ब्रह्मयज्ञ । पढ़ाना । विद्यादान करना ।

**अध्यायः**, (पुं.) अध्ययन । प्रकरण । ग्रन्थों का भागविशेष । जो एक विषय की समाप्ति बतलाता है । सर्ग । वर्ग । परिच्छेद । काण्ड ।

**अध्यारूढ**, (त्रि.) समारूढ । चढ़ाहुआ ।

**अध्यारोप**, (पुं.) दूसरी वस्तु के धर्म को दूसरी वस्तु में लगाना । मिथ्या ज्ञान । भ्रम-वश दूसरी वस्तु को दूसरी वस्तु समझना, यथा-रस्सी को साँप समझ लेना ।

**अध्यावीहनिक**, (न.) पिता के घर से पति के घर जाने के समय स्त्री को मिला हुआ धन । स्त्रीधन ।

**अध्याशन**, (न.) भोजन पर भोजन । एक बार भोजन करने पर भोजन करना ।

**अध्यास**, (पुं.) अन्य वस्तु में दूसरी वस्तु के धर्म का आरोप करना । अध्यारोप । मिथ्या ज्ञान । बैठने का स्थान । आसन ।

**अध्यासित**, (त्रि.) अधिष्ठित । आश्रित । सहारा दिया गया । भरोसा दिया गया । निवेशित । स्थापन किया गया ।

**अध्याहार**, (पुं.) तर्क । ऊह । साक्षात् वाक्य को पूर्ण करने के लिये दूसरे शब्दों का अनुसन्धान करना । अपूर्व उत्प्रेक्षा ।

**अध्युषितः**, (त्रि.) ठहरा हुआ । स्थित ।

**अध्युष्टः**, (पुं.) उद्युक्त रथ । ऊँटगाड़ी ।

**अध्युद्धः**, (पुं.) ईश्वर । प्रसु । धनी । चढ़ने वाला ।

**अध्युद्धा**, (स्त्री.) अनेक व्याह करने वाले की पहली स्त्री ।

**अध्येषणम्**, (न.) प्रार्थना । याचना के लिये प्रार्थना ।

**अध्येष्यमाणः**, (त्रि.) वह मनुष्य, जो अध्ययन करने वाला है ।

**अध्रुवः**, (त्रि.) चञ्चल । विकाराला । अन्नित्य । अस्थिर । विनाशी ।

**अध्वग**, (पुं.) पथिक । मार्ग चलने वाला । (त्रि.) गुर्य । ऊँट । मार्गगामी ।

**अध्वभोग्य**, (पुं.) पथिकों को सरलता से प्राप्त होने योग्य वृक्षविशेष । अमङ्ग नामक वृक्ष ।

**अध्वजा**, (स्त्री.) मार्ग में उत्पन्न होने वाला एक प्रकार का पौधा । स्वर्णपुष्पी ।

**अध्वन**, (पुं.) मार्ग । रास्ता । राह ।

**अध्वनेन**, (त्रि.) पथिक । मार्ग चलने वाला । चलने का काम करने वाला ।

**अध्वन्य**, (त्रि.) पथिक । अधिक मार्ग चलने वाला ।

**अध्वर**, (पुं.) यज्ञ । क्रतु । सावधान । वसु-विशेष ।

**अध्वरथ**, (पुं.) मार्ग चलने वाला । दूत । हरकारा । मार्ग में जाने के उपयोगी रथ ।

**अध्वर्यु**, (पुं.) यजुर्वेद को जानने वाला । यज्ञ कराने वाला । ऋत्विक् । पुरोहित ।

**अध्वर्युः**, (स्त्री.) अध्वर्युशाखा पढ़ने वाली । अध्वर्युशाखाध्यायी के वंश में उत्पन्न स्त्री ।

**अध्वशल्यः**, (पुं.) अपामार्ग ।

**अध्वानशात्रव**, (पुं.) वृक्षविशेष । स्योनाक नामक वृक्ष ।

**अन्**, (भा. पर.) प्राण धारण करना । जीना ।

**अनंशुमत्फला**, (स्त्री.) कदली वृक्ष ।

अनक्षम्, (त्रि.) चक्ररहित। बिना पहिये की गाड़ी।	कहते हैं। शेषनाथ। बलभद्र।
अनक्षरम्, (न.) दर्पण। गूढ विषाकर दोष प्रकाश करना। अवाच्य। विगदानचन। गाली।	अनन्तविन्दुः, (पुं.) पृथ्वीशिव। जैतियों के विवासेयं जिन। विष्णु।
अनक्षि, (न.) मन्द नेत्र। (त्रि.) मन्द नेत्रवाला। अन्धा।	अनन्तभास्वः, (त्रि.) अपरिचित। जिसकी इशता न हो।
अनगारः, (पुं.) शक्ति। मुनि। तपस्वी। (त्रि.) गृह-रहित।	अनन्तसूक्तिः, (पुं.) सात्विमा। परमात्मा।
अनग्निः, (पुं.) श्रौत स्मार्त कर्म हीन अग्निहोत्ररहित। संन्यासी।	अनन्तसूतः, (पुं.) कराला नामकी श्रोपधि। वच का एक भेद।
अनग्निका, (स्त्री.) रजोवती कन्या। जिसको भासिक धर्म हुआ हो।	अनन्तरम्, (न.) आनेवाला काल। पश्चात्। पश्चात् का काल। (त्रि.) परमात्मा। विश्वेश्वर। सन्निहित। अत्यन्त-रहित। सदा श्रुत्या।
अनघः, (त्रि.) निर्मल। पापरहित। रमणीय। दुःखरहित।	अनन्तरम्, (पुं.) भगवान्। विश्वरूप। (त्रि.) अनन्तरुप युक्त। जिसके अनन्तरुप हैं।
अनङ्गम्, (न.) आकाश। मन। (पुं.) मदन। कामदेव।	अनन्तलोकः, (पुं.) अविनाशी लोक। स्वर्गलोक।
अनङ्गशेखर, (पुं.) दण्डक नामक एक प्रकार का छन्द। इसमें क्रमशः लक्ष और गुरु अक्षर रखे जाते हैं।	अनन्तविजयः, (पुं.) राजा सुषिधिर के शत्रु का नाम।
अनङ्गसुहृत्, (पुं.) शिव। महर्षि।	अनन्तवीर्यः, (पुं.) आर्हतविराज। आग्निवाले कल्प में होने वाले जीवियों का तैरसर्गो तीर्थहर।
अनच्छुः, (त्रि.) कलुष। अप्रसन्न, मैला।	अनन्तव्रत, (न.) व्रतविशेष। इस व्रत में अनन्त की उपासना कीजाती है। यह व्रत भादोंकी शुक्ल चतुर्दशीको होता है।
अनक्षनम्, (न.) व्योम। आकाश। तत्त्व। (पुं.) नारायण।	अनन्तशीर्षा, (स्त्री.) वासुकी नाम की पत्नी।
अनङ्गुह, (पुं.) तर्क। वृषभ। बैल।	अनन्ता, (स्त्री.) विशाल्या नाम की श्रोपधि। एक प्रकार की जड़। जिसका नाम “अनन्त मूल” है। पार्यती। पृथिवी। कुश। हरीतकी। आंगुलीकी। गुहची। अग्नि-मन्थ वृक्ष।
अनङ्गुही, (स्त्री.) गौ।	अनन्तात्मा, (पुं.) परब्रह्म। विष्णु। देश। काल और वस्तु से अपरिच्छिन्न।
अनतिरेक, (पुं.) अभेद।	अनन्यः, (त्रि.) सर्वभोगिःस्पृह। सब को अद्वैत दृष्टि से देखनेवाला। आत्मा और ब्रह्मको अभिन्न दृष्टि से देखने वाला। एक-तान। किसी एक विषय में लगा हुआ।
अनघः, (पुं.) सफेद सरसों।	
अनध्यक्षः, (त्रि.) अप्यक्षभिन्न। अप्रत्यक्ष।	
अनध्यायः, (पुं.) अध्ययन के अनुपयुक्त समय। पढ़ने के लिये निषिद्ध काल।	
अननुगतम्, (न.) आत्मतत्त्व। (त्रि.) अनिश्चित। अपरिभाषित। जिसकी कोई परिभाषा न हो।	
अनन्तः, (पुं.) केशव। विष्णु। नारायण। देवता। मनुष्य आदि उसके अन्त को नहीं प्य सकते। इस कारण विष्णुको “अनन्त”	



**अनन्यगतिक**, (त्रि.) एकाश्रय । गत्यन्तर-  
रहित ।

**अनन्यचेता**, (त्रि.) एक में जिसका चित्त  
लगा हो । एक में आसक्त ।

**अनन्यजः**, (पुं.) कामदेव । अन्य से उत्पन्न  
नहीं । केवल एकही से उत्पन्न ।

**अनन्यभवः**, (त्रि.) किसी एक के द्वारा  
साधन होने योग्य कर्म । दूसरे के द्वारा  
असाध्य ।

**अनन्यभावः**, (त्रि.) एकान्त भक्त । जिसका  
भाव एक के अतिरिक्त दूसरे में न हो ।

**अनन्यवृत्ति**, (त्रि.) इष्टदेव के अतिरिक्त  
जो दूसरे का ध्यान न करे । एकाग्र । एक-  
तान । एकाग्रचित्त ।

**अनन्वक्**, (त्रि.) अननुगत । अधीन नहीं ।  
जो वश में न हो ।

**अनन्वयः**, (पुं.) अर्थात्तद्गारविशेष । जहाँ  
एकही उपमान और उपमेय हो । वहाँ यह  
अलङ्कार होता है । (त्रि.) अन्वयशून्य ।  
सम्बन्धरहित ।

**अनपायी**, (त्रि.) अपायशून्य । अनश्वर ।  
अविनाशी । निश्चल ।

**अनपेक्षः**, (त्रि.) निरपेक्ष । निःस्पृह । अपेक्षा  
वर्जित । हेय ।

**अनभिज्ञः**, (त्रि.) अविद्वान् । मूर्ख । अभिज्ञ नहीं ।

**अनभियुक्तः**, (त्रि.) अनादृत । असत  
तिरस्कृत ।

**अनभिलापः**, (पुं.) अरुचि । अनिच्छा ।

**अनन्यः**, (पुं.) अशुभभाग्य । विपत्ति ।  
व्यसन । अनीति ।

**अनर्गल**, (त्रि.) वे रोकटोक । प्रतिबन्धक  
शून्य । यथेच्छ ।

**अनर्ह्य**, (त्रि.) अमूल्य । जिसका मूल न हो ।

**अनर्थः**, (पुं.) अप्रयोजन । प्रयोजन का  
अभाव । अनिष्ट । अननीप्सित । नहीं  
चाहा गया । जिसका कुछ अर्थ या प्रयोजन  
न हो ।

**अनर्थक**, (न.) अर्थशून्य । प्रलाप । अर्थ के  
बिना । सम्बन्धरहित वाक्य ।-

**अनर्थबूलम्**, (न.) आत्मज्ञान का अभाव ।  
अपने बलाबल का न जानना ।

**अनर्थान्तरम्**, (न.) अभिन्न । समान ।  
भेद नहीं ।

**अनलः**, (पुं.) जिसकी तृप्ति न हो । अनेक  
पदार्थों के जलाने पर भी जिसकी तृप्ति न  
हो । अग्नि । अष्ट वसुमें का पञ्चम वसु ।  
कृत्तिका नामक नक्षत्र । क्योंकि इसका देवता  
अग्नि है । वृक्षाविशेष । जो चिता नामसे  
प्रसिद्ध है । (पुं.) भिलावा नामक वृक्ष ।  
शरीरस्थ पित्त । नल नामक तृष्णसे भिन्न ।  
साठ वर्षों में पचासवाँ वर्ष ।

**अनलाद्**, (पुं.) जल । चिताप को शान्त  
करनेवाला ।

**अनलप्रभा**, (स्त्री.) जिसकी प्रभा अग्नि के  
समान हो । अतीतिष्मती नामक लता ।

**अनलि**, (पुं.) वृक्षाविशेष ।

**अनवः**, (त्रि.) प्राचीन । नवीन नहीं ।

**अनवधानम्**, (न.) प्रमाद । मन न लगाना ।

**अनवधानता**, (स्त्री.) प्रमाद । विना विचार  
के किया गया कर्म । चित्तवृत्तिविशेष ।

**अनवनः**, (त्रि.) रक्षा नहीं करना । मारना ।

**अनवमः**, (त्रि.) समान । सदृश ।

**अनुवरः**, (त्रि.) प्रधान । श्रेष्ठ । बड़ा । छोटा नहीं ।

**अनवरतम्**, (न.) अविरत । निरन्तर । उत्कृष्ट ।  
अच्छा ।

**अनवल्लोभन**, (न.) संस्कारविशेष ।  
सामन्तोद्ययन के पश्चात् चौथे मास में बालक  
के किये जाने वाला संस्कार ।

**अनवसरः**, (त्रि.) जिसका ठीक समय न  
हो । बेमौका । निरवकाश ।

**अनवस्करम्**, (त्रि.) मलयहित । ताक ।  
रथेच्छ । निमल । विमल ।

**अनवस्थः**, (त्रि.) अवस्थितिरहित । अप्र-  
तिष्ठित । दरिद्र । निर्धन ।

- अनवस्था**, ( वि. ) तर्कविशेष । किसी विषय की युक्तियों के द्वारा सिद्ध करना तर्क है । जिरा तर्क में प्रयोजित करने वाली युक्तियों का अस्त न हो वह अनवस्था कहा जाता है । स्थिति का अभाव ।
- अनवस्थान**, ( न. ) अवस्थिति का अभाव । कहीं नहीं ठहरना । व्युत्प. चञ्चल ।
- अनवास्थिति**, ( स्त्री. ) चपलता । मत्सस्ता । राग, द्वेष आदि से उत्पन्न चपलता ।
- अनशनम्**, ( न. ) भोजन का अभाव । उपवास । ( वि. ) उपवासी । नहीं भोजन करने वाला ।
- अनशन्य**, ( वि. ) उपवासी । न खानेवाला ।
- अनश्वरः**, ( वि. ) शाश्वत । सनातन ।
- अनसू**, ( न. ) शकट । रथ । माता । भात ।
- अनसूया**, ( स्त्री. ) अत्रि मुनि की स्त्री । कर्दम प्रजापति की कन्या । ये बड़ी प्रतिभता थी । असूया का अभाव ।
- अनसूयुः**, ( वि. ) अनिन्दक । निन्दा न करने वाला ।
- अनहंवादी**, ( वि. ) गवाँकहान । जो अपना गर्व प्रकाशित न करे ।
- अनहङ्कारः**, ( वि. ) अहङ्कारशून्य ।
- अनहङ्कृति**, ( स्त्री. ) गर्व का अभाव ।
- अनाकुल**, ( वि. ) अव्यग्रचित्त । एकग्रचित्त । स्थिर । एकाम ।
- अनाक्रान्तः**, ( वि. ) अपराजित । अजेय ।
- अनाक्रान्ता**, ( स्त्री. ) कष्टकारी । भट-कटयी ।
- अनागत**, ( वि. ) नहीं आया हुआ काल । भविष्यत् काल । अतुपस्थित । अज्ञात ।
- अनागतातृचा**, ( स्त्री. ) मासिकधर्मशून्य ।
- अनाचार**, ( पुं. ) निन्दित आचार । आचारहीन ।
- अनातपः**, ( पुं. ) धूप का अभाव । छाया ।
- अनात्मा**, ( पुं. ) शरीर । निकृष्ट शरीर ।
- अनात्म्यम्**, ( वि. ) रागादिदोषरहित ।
- अनाथः**, ( वि. ) नाथरहित । दीन । स्वतन्त्र ।
- अनादरः**, ( पुं. ) तिरस्कार । परिभव ।
- अनादिः**, ( पुं. ) परमेश्वर । चतुर्भुज । ब्रह्मा । ( वि. ) आदिरहित ।
- अनादित्वम्**, ( न. ) जिसकी आदि किसी को मालूम न हो ।
- अनादिनिधनः**, ( वि. ) 'आद्यन्तशून्य' परमेश्वर । जन्ममरणरहित ।
- अनादृतम्**, ( वि. ) अवज्ञात । तिरस्कृत ।
- अनापन्नः**, ( वि. ) अप्राप्त ।
- अनासकम्**, ( न. ) अरिरीग ( पुं. ) मलमास ।
- अनामय**, ( न. ) आरोग्य । मोक्ष नामक पुरुषार्थ । पङ्भाव विकाररहित परमात्मा । ( वि. ) नीरोग । रोगरहित ।
- अनामा**, ( स्त्री. ) छोटी अङ्गुली के पास की अङ्गुली । कहते हैं इस अङ्गुली ने ब्रह्मा के सिर काटे जाने में सहायता पहुँचायी थी इसी कारण इसका नाम नहीं लिया जाता ।
- अनामिका**, ( स्त्री. ) मध्यमा और कनिष्ठा के बीच की अङ्गुली ।
- अनायास**, ( पुं. ) अपरिश्रम । अक्षेश । कष्ट का अभाव । यत्न का अभाव । विना परिश्रम ।
- अनायासकृतम्**, ( वि. ) विना यत्न किया हुआ । अल्प परिश्रमसे किया हुआ काम ।
- अनारतम्**, ( न. ) सतत । सदा सर्वदा । अविरत । लगातार ।
- अनारम्भ**, ( पुं. ) अगल्लघान । आरम्भ का अभाव ।
- अनार्जुनः**, ( पुं. ) रोग । कुटिलता । सरलता का अभाव ।
- अनार्तवम्**, ( न. ) पौष आदि चार महीनों में होने वाली वृष्टि का जल ।
- अनार्यः**, ( वि. ) दुर्जन । दुःशील । अधम । दस्यु ।



**अनार्यकम्,** ( न. ) आर्यावर्त से भिन्न देश ।  
 अयुरु काठ । अनार्य देश में उत्पन्न ।  
**अनार्यजुष्टम्,** ( त्रि. ) निन्दित आचार ।  
 अनार्यों का सेवित मार्ग ।  
**अनार्यतिक्रमः,** ( पुं. ) भूमिम्ब । चिरायता ।  
**अनाविद्ध,** ( त्रि. ) अनभिभूत । अस्पृष्ट । न  
 छुआ हुआ ।  
**अनाविलः,** ( त्रि. ) निर्मल । विमल । मल-  
 रहित ।  
**अनावृत,** ( त्रि. ) प्रथम । आवरणरहित ।  
 विना ढका हुआ ।  
**अनावृत्ति,** ( स्त्री. ) नहीं लौटना ।  
**अनावृष्टि,** ( स्त्री. ) वर्षा का अभाव । उपद्रव  
 विशेष । खेती को नारा करने वाला उपद्रव ।  
 ईतिविशेष ।  
**अनाशकम्,** ( न. ) काम का अभाव । इच्छा  
 का न होना ।  
**अनाशकायनम्,** ( न. ) उपवासपरायण ।  
 उपवास करने वाला ।  
**अनाशी,** ( पुं. ) अपरिच्छिन्न । आत्मा ।  
**अनाश्रितः,** ( त्रि. ) फल की इच्छा न रखने  
 वाला । जिसको आश्रय न हो ।  
**अनाश्वान्,** ( त्रि. ) भोजन न करने वाला ।  
**अनासिकः,** ( त्रि. ) नासिकारहित ।  
**अनास्था,** ( स्त्री. ) अनादर । अश्रद्धा ।  
**अनाहत,** ( न. ) नया कपड़ा । नहीं फटा  
 हुआ कपड़ा । तन्त्रशास्त्र प्रसिद्ध हृदय  
 स्थित द्वादश दल कमल । शब्दविशेष ।  
 मध्यमा वाक् । आघातरहित वस्तु ।  
**अनिकेत,** ( त्रि. ) नियत निवास शून्य ।  
 नियम से एक स्थान पर न रहने वाला ।  
 संन्यासी ।  
**अनिर्गणः,** ( त्रि. ) अतुक्त । अकथित ।  
**अनित्यः,** ( त्रि. ) अधुक् । विनाशी । नश्वर ।  
 व्यक्त ।  
**अनिभृतः,** ( त्रि. ) चपल । अविनीत ।  
**अनिमिष,** ( पुं. ) स्पन्दनशून्य नेत्र । जिसकी

आँसू बन्द न हों । देवता । मूछली । विष्णु ।  
**अनिमिषक्षेत्र,** ( न. ) एक तीर्थ का नाम ।  
 नैमिषारण्य नामक क्षेत्र ।  
**अनिमिषाचार्यः,** ( पुं. ) गुरु । बृहस्पति ।  
 देवताओं के आचार्य ।  
**अनिमेष,** ( पुं. ) देवता । जिसके निमेष न  
 हो । मूछली ।  
**अनिषतः,** ( त्रि. ) अनैकान्तिक । अनित्य ।  
 विनाशी । अस्थायी ।  
**अनियन्त्रितः,** ( त्रि. ) उच्छृङ्खल । अनिय-  
 मित । नियमविरुद्ध ।  
**अनिरुक्तः,** ( त्रि. ) वचनों के अभाव । जो  
 वचन से प्रकट न किया जाय ।  
**अनिरुद्धः,** ( पुं. ) प्रद्युम्न का पुत्र । कृष्ण  
 का पौत्र । ऊषा का पति । मन के अधि-  
 ष्टाता । पशु आदि को बाँधने की रस्ती ।  
 ( त्रि. ) अप्रतिरुद्ध । चर । नहीं रुका हुआ ।  
**अनिरुद्धपथम्,** ( न. ) आकाश । गगन ।  
 ( त्रि. ) किता रोक का मार्ग ।  
**अनिरुद्धभाभिनी,** ( स्त्री. ) स्वैरिणी । बाण  
 की कन्या । ऊषा ।  
**अविरोधः,** ( पुं. ) अप्रतिबन्ध । स्वतन्त्र ।  
**अनिर्देश्य,** ( त्रि. ) निर्देश करने के अयोग्य । जो  
 शब्दों के द्वारा प्रकाशित न किया जाय ।  
 परमेश्वर ।  
**अनिर्वचनीय,** ( पुं. ) जो शब्द द्वारा प्रका-  
 शित न हो । जिस वस्तु का लक्षण न  
 किया जा सके ।  
**अनिर्विण्णः,** ( त्रि. ) विपादरहित । निर्वेद  
 रहित ।  
**अनिर्विण्णःचेता,** ( त्रि. ) अविरक्तचित्त ।  
 धीर । कभी न कभी सिद्ध होंगीगा, शीघ्रता  
 से क्या लाभ ऐसा समझने वाला ।  
**अनिल,** ( पुं. ) वायु । जिससे मनुष्य प्राण  
 धारण करते हैं । स्वाती नक्षत्र इसका अधि-  
 ष्टाता देवता वायु है । वसुभेद ।  
**अनिलघ्नक,** ( पुं. ) बहेड़ा का वृक्ष ।

अनिलसखः, ( पुं. ) अग्नि ।  
 अनिलान्तक, ( पुं. ) वायुरोग को दूर करने  
 वाला औषध । इङ्गदीवृक्ष ।  
 अनिलामयः, ( पुं. ) वातरोग ।  
 अनिवार, ( त्रि. ) जिसका निवारण न हो ।  
 सतत । निरन्तर । अनिवार्य । न टरने योग्य ।  
 अनिशम्, ( न. ) सदा अविरत । सर्वदा ।  
 अनिष्टम्, ( न. ) दुःख । कष्ट । प्रतिक्ल ।  
 पापफल, ( त्रि. ) अनभिलाषित ।  
 अनिष्टा, ( स्त्री. ) नागवला नाम की औषधि ।  
 अनीकः, ( पुं. न. ) रण । सेना ।  
 अनीकस्थ, ( पुं. ) युद्ध में तत्पर । हस्तिशिक्षा  
 में निपुण । रक्षक । राजाओं के अङ्गरक्षक ।  
 चिह्न । वीरमर्दननामक बाजा ।  
 अनीकाधिकृतः, ( त्रि. ) सेनापति ।  
 अनीकिनी, ( स्त्री. ) सेना । जिसका युद्ध  
 करना प्रयोजन हो । इस सेना में २२७  
 हाथी । २२७ रथ । ६२५ घोड़े  
 और १०६३५ पैदल होते हैं ।  
 अनीचिदर्शी, ( पुं. ) बुद्धिविशेष ।  
 अनीशः, ( पुं. ) विष्णु । अनाथ । दीन ।  
 सहायकहीन ।  
 अनीशा, ( स्त्री. ) दीनभाव । दीना स्त्री ।  
 अनीश्वरः, ( त्रि. ) नास्तिक । शुभाशुभ कर्मों का  
 फल करने वाला ईश्वर नहीं है ऐसा कहने वाला ।  
 अनीहः, ( त्रि. ) फलाशारहित । फल की  
 इच्छा न रखनेवाला । निश्चेष्ट । अनिच्छुक ।  
 अनु, ( अ. ) उपसर्गविशेष । हीन । सहार्थक,  
 पश्चादर्थके । सादृश्य । लक्ष्य । भाग ।  
 वीप्सा । इत्यंभूताख्यान ।  
 अनुकः, ( त्रि. ) कामी । कामना करनेवाला ।  
 इच्छुक ।  
 अनुकम्, वितर्क । युक्ति ।  
 अनुकम्पा, ( स्त्री. ) दया । करुणा । नृशं-  
 सता का अभाव ।  
 अनुकम्प्यः, ( त्रि. ) कृपा करने के योग्य ।  
 दयनीय ।

अनुकम्प्यः, ( न. ) अनुकृती । समानता-  
 करण । गलत करना । चेष्टा शब्द आदि  
 से किसी की समानता करना ।  
 अनुकर्ष, ( पुं. ) रथ के नीचे रहनेवाली  
 लकड़ी । जिसके बल पर पहिये रहते हैं ।  
 अनुकर्षणम् ( न. ) आकर्षण । ऊपर खींचना ।  
 अनुकल्पः, ( पुं. ) गौणकल्प । मुख्य के  
 अभाव में उसकी प्रतिनिधि को कल्पना  
 करना । प्रतिनिधि ।  
 अनुकामिनः, ( त्रि. ) इच्छापूर्वक चलने  
 वाला । यथार्थगमनशील ।  
 अनुकारः, ( पुं. ) समानताकरण । अनुकरण ।  
 समान काम करना ।  
 अनुकूल, ( पुं. ) नायकविशेष । जो एक नायिका  
 में अनुरक्त रहे । ( त्रि. ) सहायक ।  
 साथी । साथ चलने वाला । सहचर ।  
 अनुकूलता, ( स्त्री. ) दक्षता ।  
 अनुकूला, ( स्त्री. ) छन्दविशेष । इस छन्द के  
 प्रत्येक पाद में ११ ग्यारह अक्षर होते हैं ।  
 अनुकृतिः, ( स्त्री. ) अनुकरण ।  
 अनुक्रमः, ( पुं. ) परिपाटी । क्रम । यथाक्रम ।  
 सिलसिला ।  
 अनुक्रमणिका, ( स्त्री. ) भूमिका । ग्रन्थों  
 का मुखबन्ध । परिपाटी बतलाने वाली ।  
 जिसमें किसी ग्रन्थ का विषय संक्षेप से  
 दिखाया जाय ।  
 अनुमयी, ( स्त्री. ) भूमिका । ग्रन्थों का मुखबन्ध ।  
 अनुक्रान्त, ( त्रि. ) अनुक्रम से कहा गया ।  
 अनुक्रोश, ( पुं. ) दया । कृपा ।  
 अनुगतः, ( त्रि. ) अनुगत । पीछे जाने वाला ।  
 सहचर ।  
 अनुगत, ( त्रि. ) शरणागत । पीछे पीछे  
 चलने वाला । अधीन । आश्रित ।  
 अनुगमः, ( पुं. ) पीछे चलना । सहायक होना ।  
 अर्धान होना । सामान्य धर्म से समस्त  
 विशेष धर्मों का संग्रह करना । नैयायिकों  
 के मत से, जिस पदार्थ का जैसा रूप ज्ञान

- इत्या है वह रूपज्ञान ही उस पदार्थ का अनुगमक है ।
- अनुगमन,** ( न. ) पश्चाद्गमन । सहगमन । सहमरण । पति के साथ सती होना ।
- अनुगवीनः,** ( पुं. ) गोप । गोपाल । खाला ।
- अनुगामी,** ( त्रि. ) अनुवर्ती । पश्चाद्गमनशील ।
- अनुगुण,** ( त्रि. ) अनुकूल । अनुगत । अपने मत के अनुकूल ।
- अनुग्रहः,** ( पुं. ) प्रसन्नता । प्रसन्न हो कर मनोरथ की पूर्ति करना । इष्टसम्पादन करने की इच्छा । दुःख दूर करके इष्टसाधन करना । तारा । नक्षत्र ।
- अनुग्राहकः,** ( त्रि. ) समर्थक । अनुग्रह करने वाला ।
- अनुचर,** ( त्रि. ) सहाय । दास । सेवक ।
- अनुचिन्तनम्,** ( न. ) अनुप्यान । उत्कण्ठापूर्वक स्मरण ।
- अनुजः,** ( पुं. ) पीछे उत्पन्न हुआ सहोदर भाई । छोटा भाई । प्रपौगडरीक नामक सुगन्धिद्रव्य ।
- अनुजन्मा,** ( पुं. ) छोटा भाई ।
- अनुजा,** ( स्त्री. ) जिसकी रक्षा क्ली गयी हो । छोटी बहिन ।
- अनुजिघृक्षा,** ( स्त्री. ) अनुग्रह करने की इच्छा ।
- अनुजीवीः,** ( पुं. ) सेवक । आश्रित । भृत्य । नौकर ।
- अनुज्ञा,** ( स्त्री. ) अनुमति । आज्ञा देना ।
- अनुज्ञातः,** ( त्रि. ) अनुमत । आज्ञास ।
- अनुतर्षः,** ( न. ) मद्य पीने का पात्र । कटोरा या प्याला । मद्यपान । पीने की इच्छा । अभिलाष ।
- अनुताप,** ( पुं. ) पश्चात्ताप । कर्म करने के अनन्तर दुःख ।
- अनुत्तमः,** ( न. ) जिससे उत्तम और न हो । श्रेष्ठ । उत्तम । मुख्य । ईश्वर । उत्तम नहीं । अधम । नीच । निकृष्ट ।
- अनुत्तरः,** ( त्रि. ) श्रेष्ठ । निरुत्तर । उत्तर देने का अभाव । दक्षिण दिशा । अधम । स्थिर । अनतिशय ।

- अनुदात्तः,** ( पुं. ) स्वरविशेष । उदात्तस्वर से भिन्नस्वर ।
- अनुदितः,** ( पुं. ) कालविशेष । सूर्योदय के पहले का काल । ब्राह्मणपूर्त ।
- अनुद्घात,** ( त्रि. ) प्रतिबन्ध की निवृत्ति । प्रतिघातरहित ।
- अनुद्भुतः,** ( त्रि. ) आवित । दौड़ाया हुआ । अनुगत । अनुगामी । ( न. ) तालविशेष । मात्रा का चौथा भाग ।
- अनुद्विग्नमनाः,** ( त्रि. ) स्वरथचित्त । जिसका मन उद्विग्न न हो ।
- अनुद्वेगकरः,** ( त्रि. ) किसी को दुःख न पहुँचाने वाला ।
- अनुधावन,** ( न. ) पीछे दौड़ना । अनुसन्धान करना । किसी की टोह लगाना ।
- अनुध्यानम्,** ( न. ) अनुचिन्तन । अनुग्रह । आसक्ति । बारम्बार सोचना । कृपा करना । एक बात में लग जाना । किसी विषय में तत्पर रहना ।
- अनुनय,** ( पुं. ) विनय । प्रणिपात । सान्त्वन । प्रार्थना ।
- अनुनासिक,** ( पुं. ) मुख सहित नासिका से उच्चरित होने वाले वर्ण ।
- अनुनेय,** ( त्रि. ) अनुनय करने योग्य ।
- अनुन्नः,** ( त्रि. ) कटा हुआ नहीं । अविद्ध ।
- अनुपकारी,** ( त्रि. ) उपकार न करने वाला । अपकारी । प्रत्युपकार करने में असमर्थ ।
- अनुपद,** ( न. ) अनुगत । पश्चाद्गमन करने वाला ।
- अनुपदी,** ( त्रि. ) अन्वेषा । ढूँढ़ने वाला । पैरों के चिह्न के सहारे ढूँढ़ने वाला ।
- अनुपदीना,** ( स्त्री. ) खड़ाऊँ विशेष ।
- अनुपपत्तिः,** ( स्त्री. ) अभाव । असंगति । युक्ति का अभाव ।
- अनुपम,** ( त्रि. ) उत्तम । अनुलनीय । जिसकी उपमा न हो ।
- अनुपमा,** ( स्त्री. ) कृपुदनामक दिग्गज की हथिनी ।

**अनुपरत,** (त्रि.) अथिरत । सन्तत । लगा हुआ । जिसकी इच्छा निवृत्त न हो ।

**अनुपलब्धि,** ( स्त्री. ) प्राप्ति का अभाव । ज्ञानाभाव, इन्द्रियजन्य ज्ञान का अभाव ।

**अनुपसंहारी,** ( पुं. ) हेत्वाभास विशेष । दुष्टहेतु । जिसमें अन्वय या व्यतिरेक का कोई दृष्टान्त न मिले ।

**अनुपस्कृत,** ( त्रि. ) अतिकृत । विकाररहित । अनिन्दित । अविगर्हित ।

**अनुपहित,** ( त्रि. ) अक्षर । विद्वत्प्रता ।

**अनुपकृत,** ( पुं. ) असंस्कृत यज्ञीय पशु ।

**अनुपात,** ( पुं. ) त्रैराशिक गणित । पीछे गिरना ।

**अनुपातक,** ( न. ) पातकविशेष । महापातक के समान पाप ।

**अनुपानम्,** ( न. ) औषध का अङ्गविशेष । औषध के साथ पीने योग्य ।

**अनुपूर्व,** ( पुं. ) परिपाटी । यज्ञक्रम ।

**अनुपेत,** ( त्रि. ) अयुक्त । पृथक् पृथक् ।

**अनुप्रास,** ( पुं. ) शब्दात्मक विशेष । स्वरो की विषमता होने पर भी व्यञ्जनों की समानता से यह अलङ्कार होता है ।

**अनुसूच,** ( पुं. ) संबोधित करनेवाला । सहायक । अनुचर । अनुगामी ।

**अनुबन्ध,** ( पुं. ) इच्छा से अपराध करना । वात पित्त आदि दोषों की अप्रधानता । निभाशी । व्याकरण में प्रकृति, प्रत्यय आगम आदेश आदि में कार्य के लिये जो वर्ण लगा दिये जाते हैं वे भी अनुबन्ध कहे जाते हैं । पिता माता आदि का अनुवर्तन करनेवाला पुत्र । प्रारम्भ किये हुए किसी काम का अनुवर्तन करना । सम्बन्ध । भावी अशुभ परिणाम । फल साधन ।

**अनुबन्धी,** ( त्रि. ) सहचारी । सतत, व्यापकशील ।

**अनुबोध,** ( पुं. ) पुनः उद्दीप्त करना । उत्तेजित करना । पीछे से जानना ।

**अनुभव,** ( पुं. ) स्मरण भिन्न ज्ञान । प्रीथमिक ज्ञान । वह दो प्रकार का होता है यथार्थ और अयथार्थ । यथार्थानुभव ही का नाम प्रमात्मक ज्ञान है ।

**अनुभाव,** ( पुं. ) राजाओं का तेज विशेष । कांष और दण्ड से उत्पन्न तेज । प्रभाव । सामर्थ्य । निश्चय । हृद्भूय स्थित भाव को प्रकाशित करने वाली चेष्टा ।

**अनुभावंय,** ( त्रि. ) अनुभव का विषय ।

**अनुभूतः,** ( त्रि. ) परिमित । जाना हुआ ।

**अनुभूतिः,** ( स्त्री. ) ज्ञान विशेष । अनुभवन ।

**अनुमत,** ( त्रि. ) अनुज्ञात । किसी काम के लिये आज्ञा पाया हुआ । सम्मत । स्वीकृत ।

**अनुमतिः,** ( स्त्री. ) अनुज्ञा । आज्ञा देना । श्रद्धा की कन्या का नाम । एक पूर्णिमा का नाम । जिस पूर्णिमा को उदय काल में प्रतिपदा होने के कारण चन्द्रमा कक्षाहीन हो ।

**अनुमन्ता,** ( त्रि. ) आज्ञा देने वाला । दूसरों को कार्य में उत्साहित करने वाला ।

**अनुमरण,** ( न. ) किसी के मरण के पश्चात् का मरण । सती होना । मृत पति का साथ देना ।

**अनुमा,** ( स्त्री. ) अनुमिति । अनुमान ।

**अनुमान,** ( न. ) कल्पना । सांख्य कथित प्रधान । न्याय के मत से प्रमाण विशेष ।

**अनुमितिः,** ( स्त्री. ) अनुभवविशेष । परामर्श से उत्पन्न ज्ञान । हेतु वा तर्क से किसी वस्तु का जानना ।

**अनुमेय,** ( त्रि. ) अनुमान करने के योग्य ।

**अनुमोद,** ( पुं. ) स्वीकार करना । एवमस्तु । तथास्तु ।

**अनुमोदित,** ( त्रि. ) अनुज्ञात । अनुमोदन किया हुआ । अनुमत ।

**अनुयाज,** ( पुं. ) यज्ञ का अङ्गविशेष । प्रयाज आदि पाँच यज्ञ ।

**अनुयायी,** ( त्रि. ) अनुचर । सदृश । पश्चात्  
गमन करनेवाला ।

**अनुयुक्तः,** ( पुं. ) वेतन लेकर पढ़ानेवाला ।

**अनुयोग,** ( पुं. ) प्रश्न पूछना ।

**अनुयोगकृत्,** ( पुं. ) आचार्य ।

**अनुरक्तः,** ( त्रि. ) अशुरागी । अनुकूल ।

**अनुराग,** ( पुं. ) अत्यन्त प्रीति । परस्पर प्रेम ।

**अनुरागी,** ( त्रि. ) अनुरक्त । प्रीतियुक्त ।

**अनुराधा,** ( स्त्री. ) सत्रहवां नक्षत्र ।

**अनुदङ्गः,** ( त्रि. ) रोगागया निबद्ध ।

**अनुरूपम्,** ( अ. ) समान । सदृश । योग्य ।  
जैसे का तैसा ।

**अनुरोध,** ( पुं. ) अनुवृत्ति । अनुवर्तन ।  
अनुसरण । पीछा करना । आराध्य का इष्ट  
सम्पादन करना ।

**अनुलाप,** ( पुं. ) बारबार बात करना । बार  
बार बोलना ।

**अनुलिप्तः,** ( त्रि. ) कृताञ्जलेप । लेप लगाया  
हुआ ।

**अनुलेप,** ( पुं. ) अङ्गलेप । चन्दन आदि ।

**अनुलेपनम्,** ( न. ) चन्दन आदि शरीर में  
गन्धद्रव्य आदि का लगाना ।

**अनुलोम,** ( पुं. ) क्रमिक । यथाक्रम । क्रमा-  
नुसार ।

**अनुलोमज,** ( पुं. ) ऊंचे वर्ष के औरस से  
निकृष्ट वर्ष की स्त्री के गर्भ से उत्पन्न पुत्र ।

**अनुवर्तनम्,** ( न. ) स्वामी आदि बड़ों की  
इच्छा को पूर्ण करना । अनुकूलता-सरण ।

**अनुवर्तित,** ( त्रि. ) सेवित । आराधित ।  
पूजित ।

**अनुवर्ती,** ( त्रि. ) अनुकूल । अनुवर्तन करने  
वाला । आज्ञाकारी ।

**अनुवाक,** ( पुं. ) नहीं गाने योग्य ।  
ऋग्विशेष । ऋग्यजुः समूह ।

**अनुवाक्या,** ( स्त्री. ) देवता के आवाहन  
करने का मन्त्र विशेष । जिसका ज्ञान  
प्रशास्ता करता है ।

**अनुवातः,** ( पुं. ) वायुविशेष । जो शिथ्य  
की ओर से गुरु की ओर वायु आता है वह  
“ अनुवात ” कहा जाता है ।

**अनुवादः,** ( पुं. ) जानी हुई बात को कहना ।  
हुई बात को कहना । अन्य प्रमाणां से  
जानी हुई बात को शब्दों से प्रकाशित  
करना ।

**अनुवास,** ( पुं. ) सुगन्ध । सौरभ ।

**अनुवासन,** ( न. ) धूप आदि से सुगन्धित  
करना ।

**अनुविद्ध,** ( त्रि. ) संचित । जड़ा हुआ ।  
पिरोया गया ।

**अनुवृत्तः,** ( त्रि. ) प्रविष्ट । व्याप्त । पालित ।

**अनुवृत्ति,** ( स्त्री. ) लगातार पीछा करने  
वाला । अनुरोध । तेरा दूसरे की इच्छा  
पर निर्भर रहना । अनुकूलता । व्याकरण  
में पहले सूत्र के पद को आगे के सूत्र में  
लेजाना ।

**अनुव्रजनम्,** ( न. ) घर आये हुए शिष्टों के  
जाने के समय कुछ दूर तक उनको  
पूँजने के लिये जाना । शिष्टाचारविशेष ।

**अनुव्रज्या,** ( स्त्री. ) अनुगमन करना ।  
अनुव्रजन ।

**अनुशयः,** ( पुं. ) द्वेष । पश्चात्ताप ।  
शास्त्रोक्त कर्म विशेष । भारी वैर ।

**अनुशयी,** ( त्रि. ) पश्चात्तापी । पछतावा  
करनेवाला ।

**अनुशरः,** ( पुं. ) राक्षस ।

**अनुशायी,** ( पुं. ) जीव ।

**अनुशासनम्,** ( न. ) शासन । आज्ञा ।  
उपदेश । व्युत्पत्ति करना ।

**अनुशासित,** ( त्रि. ) अनुशिष्ट । अनुशिक्षित ।  
सिलाया हुआ ।

**अनुशासिता,** ( त्रि. ) नियन्ता । नियमन  
करनेवाला ।

**अनुशिष्टः,** ( त्रि. ) ज्ञापित । अनुमत ।  
शिक्षित ।

**अनुशिष्टः**, ( स्त्री. ) निवारपूर्वक कर्तव्या-  
कर्तव्य का निरूपण करना ।

**अनुशीलन**, ( न. ) आलोचन । बार बार  
देखना । विशेष रूप से अध्ययन ।

**अनुशोचन**, ( न. ) शोक ।

**अनुशब्दः**, ( पुं. ) गुरुपरम्परा से उच्चारण  
द्वारा जो केवल सुनी जाय । वेद ।

**अनुपङ्गः**, ( पुं. ) दया । करुणा । एकत्र  
अन्वीत अर्थ का दूसरे अर्थ में अन्वय  
करना । आक्षेप । न्याय । अनायास प्राप्त ।

**अनुपटुप्**, ( स्त्री. ) सरस्वती । छन्द विशेष ।  
इसके प्रत्येक पाद में आठ अक्षर होते हैं ।

**अनुष्ठानम्**, ( न. ) क्रिया का प्रारम्भ  
करना ।

**अनुष्ठितः**, ( वि. ) किया हुआ । सम्पादित ।

**अनुष्ठाः**, ( वि. ) अलस । मन्द । शीतल ।

**अनुष्ठावल्लिका**, ( स्त्री. ) नीली दूध ।

**अनुसंस्था**, ( स्त्री. ) अनुमरण ।

**अनुसञ्चरन्**, ( वि. ) आना जाना करनेवाला ।

**अनुसन्धानम्**, ( न. ) अन्वेषण । लोष ।  
पता लगाना । हुंकार ।

**अनुसमुद्रम्**, ( थ. ) समुद्र के समीप ।

**अनुसरण**, ( न. ) अनुवर्तन ।

**अनुसारः**, ( पुं. ) पहले के अनुरूप । अनु-  
सरण अनुक्रम ।

**अनुसारी**, ( वि. ) अनुसार चलने वाला ।

**अनुसृतः**, ( वि. ) सेवित । आराधित ।  
उपासित ।

**अनुस्मृतिः**, ( स्त्री. ) ध्यान । अनुस्मरण ।

**अनुस्यूतम्**, ( वि. ) ग्रथित । मिला हुआ ।  
निरन्तर संसक्त । खूब मिला हुआ ।

**अनुस्वारः**, ( पुं. ) स्वर के आश्रय से उच्चा-  
रण किया जानेवाला ।

**अनुहरण**, ( न. ) अनुकरण ।

**अनुहारः**, ( पुं. ) अनुकार । समानताकरण ।  
दूसरे के समान रूप भाषा आदि का  
आविष्कार करना ।

**अनूकः**, ( पुं. ) पूर्वजन्म । बीता हुआ जन्म ।  
( न. ) कुल । शील ।

**अनूस्वानः**, ( पुं. ) साक्षात् पढ़ने वाला ।  
वेदों का अर्थ करनेवाला । ( वि. ) विनय  
युक्त । सविनय ।

**अनूचानमानी**, ( वि. ) अपने को वेदार्थ  
का ज्ञाता समझने वाला ।

**अनूहः**, ( वि. ) अविवाहित । क्लारा ।

**अनूद्यम्**, ( वि. ) न कहने योग्य । गुरु आदि  
का नाम ।

**अनूय**, ( वि. ) अर्हता । भरा ।

**अनूपः**, ( पुं. ) महिष । शकर । ( वि. )  
जलप्रायदेश । अधिक जलवाला देश ।  
निस देश के चारों ओर जल है ।

**अनूपनम्**, ( न. ) अदरल । आदी । ( वि. )  
जल में उत्पन्न होनेवाला ।

**अनूरुः**, ( पुं. ) अस्थ गामक सूर्य का  
सारथि । यह विभक्ता का उद्येष्ट पुत्र था ।  
इसके ऊरु आदि अङ्ग नहीं थे ।

**अनूरुसारथिः**, ( पुं. ) सूर्य ।

**अनूचः**, ( पुं. ) बालक । जिसने वेदों का  
अभ्यास नहीं किया है ।

**अनूजुः**, ( वि. ) शठ । कुदिल । दुष्टाराय ।

**अनूगी**, ( वि. ) शृणुयुक्त । शृणुपरहित ।

**अनृतम्**, ( न. ) असत्य । बिना देशे हुए  
भूठ कहना । असत्य कथन ।

**अनेक**, ( वि. ) एक से अधिक । बहुत ।

**अनेकधा**, ( अ. ) अनेक प्रकार । बहुत तरह ।

**अनेकप**, ( पुं. ) हाथी । वृक्ष ।

**अनेकरूपम्**, ( वि. ) जिसके अनेक रूप हैं ।

**अनेकान्तः**, ( वि. ) अनियत । अनिश्चित ।  
जो एक रूप न हों । जिसके विषय में  
कुछ निश्चित नहीं कहा जा सक ।

**अनेकान्तवादी**, ( वि. ) है या नहीं । जो  
यह निश्चित नहीं बतला सके । बौद्ध ।  
जैन विशेष । सात पदार्थों का माननेवाले  
नाशितक विशेष ।



**अनेङ्मूकः**, (त्रि.) शठ । मूक । बधिर ।  
गंगा । बहुरा । बोलने और सुनने की  
शक्ति से रहित ।

**अनेनस**, (त्रि.) निर्दोष । दोषरहित ।

**अनेहा**, (पुं.) काल । समय ।

**अनेकान्तिक**, (पुं.) व्यभिचारी हेतु । हेतु  
का एक प्रकार का अभाव । इसके तीन  
भेद हैं । साधारण । असाधारण और  
अनुपसंहारी ।

**अनेक्यम्**, (त्रि.) एकता का अभाव ।  
विरोध ।

**अनेपुण्यम्**, (न.) अनिपुणता । दक्षता  
का अभाव ।

**अनेश्वर्यम्**, (न.) असामर्थ्य । अशक्ति ।

**अनोकह**, (पुं.) वृद्ध । पेड़ ।

**अनौचित्य**, (स्त्री.) उचित नहीं । मर्यादा  
को अतिक्रम करना । लौकिक मर्यादा का  
उल्लङ्घन करना ।

**अन्तम्**, (न.) स्वरूप । स्वभाव । (पुं.)  
नाश । (न.पुं.) अवसान । समाप्ति ।  
(त्रि.) समीप । प्रदेश । अत्यन्त मनोहर ।  
शुभिर । अवयव निर्णय । अवधि । सीमा ।

**अन्तःकरणम्**, (न.) मन । बुद्धि । अहङ्कार  
और चित । हृदयस्थित ज्ञान का साधन ।

**अन्तःकुटिलः**, (पुं.) शङ्क । (त्रि.) कुटिल-  
हृदय । वक्रान्तःकरण ।

**अन्तःपुरम्**, (न.) राजाओं का रनिवाम ।  
राजमहल । शुद्धान्त ।

**अन्तःपुराध्यक्ष**, (पुं.) राजाओं के अन्तःपुर  
का अध्यक्ष । रनिवाम का कारबारी ।

**अन्तःसत्त्वा**, (स्त्री.) गमिणी । जिसके पेट  
में प्रार्थी हो ।

**अन्तःस्वेदः**, (पुं. स्त्री.) गज । हार्था ।

**अन्तकः**, (पुं.) नाश करनेवाला । यगराज ।  
भरणीनक्षत्र ।

**अन्तकरः**, (त्रि.) नाशक । नाश करनेवाला ।

**अन्तः**, (न.) नाशन । गंगा । मन्थ ।

**अन्तकाल**, (पुं.) अन्तमय मरणकाल ।

**अन्तगः**, (त्रि.) पार जानेवाला । पारण ।  
कार्य की सिद्धि तक जानेवाला । अन्तगत ।

**अन्तगतः**, (त्रि.) समाप्तहुआ । अयसान  
प्राप्त ।

**अन्ततः**, (अ.) सम्भावना । अवयव ।

**अन्तः**, (अ.) मध्य । बीच । प्रान्त । अन्तु-  
पगम । चित ।

**अन्तरम्**, (न.) अवकाश । अवधि । पहलने  
का बपटा न लिपार भेद । विशेष ।  
अन्तर । आत्मिय । विना । अन्तर-  
मध्य । बीच । आत्मा । सदृश ।

**अन्तरङ्गः**, (त्रि.) अन्त का मध्य । आत्मिय ।  
अपना । आकरण । अन्तरङ्ग उसको  
कहते हैं जिसका निम्न दृष्टि की अपेक्षा  
थोड़ा हो ।

**अन्तरङ्गः**, (त्रि.) छोटे बड़े का भेद  
जानेवाला ।

**अन्तरप्रमत्तः**, (त्रि.) सर्काण जाति । अन्तु-  
लोभ अतिलोमज सङ्गर ।

**अन्तरात्मा**, (अ.) निकट । मध्य । रहित ।  
विना ।

**अन्तरात्मा**, (पुं.) अन्तःकरण । हृदयस्थित  
आत्मा । सर्वान्तर्यामी परमात्मा । अन्तः-  
करण का अधिष्ठाता जीवात्मा ।

**अन्तरापत्त्या**, (स्त्री.) गमिणी ।

**अन्तराय**, (पुं.) विघ्न । बाधा । रुकावट ।  
चित्तविध्वंस ।

**अन्तर्गामः**, (त्रि.) योगी, जीवन्मुक्त ।  
वासना नाश होने के कारण जिसने सासा-  
रिक सुत्रों का त्याग किया है ।

**अन्तरालम्**, (न.) अन्तर्तर । मध्य । बीच ।

**अन्तरिक्षम्**, (न.) अम्बर । आकाश ।  
पृथी और मेघों के धूपने का मार्ग । मूलोक  
और सूर्यलोक के मध्य का स्थान ।

**अन्तरित**, (त्रि.) तिरस्कृत । व्यपदित  
अपमान किया गया । बर्बरः ।

अन्तरिन्द्रियम्, ( न. ) अन्तःकरण ।  
 अन्तरिक्षम्, ( न. ) आकाश । ज्योम ।  
 अन्तरीपः, ( न. पुं. ) वह स्थान जिसके बीच में जल हो । द्वीप । दो आब ।  
 अन्तरीप, ( न. ) पहिने का कपड़ा । नीचे पहनने का वस्त्र । धोती ।  
 अन्तरे, ( अ. ) मध्य । बीच ।  
 अन्तरेण, ( अ. ) विना । रहित । मध्य । बीच ।  
 अन्तर्गडु, ( त्रि. ) निरर्थक । गले की गिलटी जिस प्रकार निरर्थक होती है उमी प्रकार का निरर्थक । प्रहेलिका । पहेली ।  
 अन्तर्गतम्, ( त्रि. ) मध्यप्राप्त । अन्तर्भूत । विस्मृत ।  
 अन्तर्गृहम्, ( न. ) बीच का घर, घर के भीतर का घर ।  
 अन्तर्घनः, ( पुं. ) देशविशेष ।  
 अन्तर्जठर, ( न. ) कोठा । पेट के बीच का एक कोठा ।  
 अन्तर्जलम्, ( न. ) जल के मध्य में अचमर्षण मन्त्र का जप करना ।  
 अन्तर्ज्योतिः, ( न. ) भीतर ज्योति के समान प्रकाश करनेवाला । अन्तरात्मा ।  
 अन्तर्दाहः, ( पुं. ) भीतर का सन्ताप । हृदय का पहे ।  
 अन्तर्द्वारं, ( पुं. ) भीतर का द्वार । घर के भीतर का द्वार । खिड़की । गुप्त दर्शना ।  
 अन्तर्द्वानम्, ( न. ) छिपना । गुप्त होना । तिरोधान । अदृश्य होना । शरीर त्याग ।  
 अन्तर्द्धि, ( पुं. ) व्यवधान । छिपाव । लुकाव ।  
 अन्तर्भूत, ( त्रि. ) मध्यस्थित । अन्तर्गत । बीच में आया हुआ ।  
 अन्तर्मना, ( त्रि. ) व्याकुल चित्त । एकाग्र चित्त । खिन्न चित्त । योगी । जिसका मन बाह्य विषयों से निरक्त होकर भीतर अवस्थित रहता है ।  
 अन्तर्यामी, ( पुं. ) वायु । प्राणु वायु । जो

प्राणियों के हृदय में प्रविष्ट होकर इन्द्रियों को अपने अपने काम में लगाता है । ईश्वर । ( त्रि. ) मनोगत बातों को जाननेवाला । हृदयज्ञ ।  
 अन्तर्वेशिकः, ( पुं. ) राजाओं के अन्तःपुर के अधिकारी । वामन । कुब्ज । नपुंसक आदि ।  
 अन्तर्वह्नी, ( स्त्री. ) गर्भिणी । गर्भवती स्त्री ।  
 अन्तर्वाणि, ( त्रि. ) शास्त्रज्ञ । विद्वान् । प्रसिद्धत ।  
 अन्तर्वेदी, ( स्त्री. ) देशविशेष । हरिद्वार से लेकर प्रयाग तक का देश । मक्ष्वावर्त नाम से प्रसिद्ध देश ।  
 अन्तर्हासः, ( पुं. ) उद्धर्षण । गुद हास्य । गुसकाना ।  
 अन्तर्हितम्, ( त्रि. ) संवीत । तिरोभूत । छिपा हुआ ।  
 अन्तवत्, ( त्रि. ) विनाशी । नाशवान् ।  
 अन्तयासी, ( पुं. ) समीप रहनेवाला । जो स्वभावसे ही समीप रहे । शिष्य ।  
 अन्तशय्या, ( स्त्री. ) मरण । भूमिशय्या । मरण के लिये भूमिशय्या ।  
 अन्तसद्, ( पुं. ) शिष्य । विद्यार्थी ।  
 अन्तःस्थ, ( पुं. ) स्पर्श और ऊष्मा के मध्य का वर्ण । य, व, र, ल, आदि ।  
 अन्तावसायी, ( पुं. ) य क च । नाई । नल केश आदि का काटनेवाला । एक मुनि, जिसने वृद्धावस्था में तत्त्व ज्ञान प्राप्त किया था । द्विसक । चरडाल ।  
 अन्तिक, ( त्रि. ) निकट । समीप । पास ।  
 अन्तिका, ( स्त्री. ) श्लेषविशेष । नाटक में जेठी बहिन को कहते हैं ।  
 अन्तिकाश्रयः, ( सं. ) पास रहने वाला । विद्यार्थी ।  
 अन्तिमः, ( त्रि. ) चरम । अन्त में होने वाला ।  
 अन्तेवासी, ( पुं. ) शिष्य । विद्यार्थी ।



अन्त्य (पुं.) सव से पीडे का । चण्डाल ।  
 (त्रि.) अधम । अन्त में होनेवाला चरमस्थ ।  
 (न.) रेवती नक्षत्र । मीन राशि । संख्या  
 विशेष । १००००००००००००००० ।  
 अन्त्यजः, (पुं.) नीच जाति विशेष ।  
 अन्त्यजन्मा, (पुं.) जिस का जन्म अन्त में  
 हुआ हो । शूद्र ।  
 अन्त्यजाति, (पुं.) चाण्डाल आदि सांत  
 जाति ।  
 अन्त्यवर्णः, (पुं.) शूद्र । अन्तिम वर्ण ।  
 अन्त का अक्षर ।  
 अन्त्यावसायी, (पुं.) चाण्डाल के औरस  
 और निषाद जाति की स्त्री के गर्भ से उत्पन्न  
 पुत्र ।  
 अन्त्येष्टिः, (स्त्री.) मृतक का अन्तिम  
 • संस्कार । श्राद्ध । पिण्ड दानादि किया ।  
 अन्नम्, (न.) शरीर के अवयवों को बांधने  
 वाली शिरा अंतर्ही । पुरीतत नाम की  
 नाड़ी ।  
 अन्नवृद्धिः, (स्त्री. पुं.) रोगविशेष । अण्ड-  
 कोश की वृद्धि ।  
 अन्दुक, (पुं.) हाथी के पैर की बेड़ी ।  
 सिक्कड़ । जिस से हाथी बंधे जाते हैं ।  
 अन्दुः, (स्त्री.) निगड़ । बेड़ी । पैर का  
 भूषण विशेष ।  
 अन्ध, (धा. प.) नदिखना । दर्शन का  
 अभाव ।  
 अन्धः, (पुं. न.) तिमिर । अन्धकार ।  
 अदर्शनात्मक । अज्ञान । (त्रि.) अक्षि  
 रहित । नेत्रहीन । (पुं.) भिक्षुक ।  
 अन्धक, (पुं.) देश विशेष । एक मुनि का  
 नाम । यदुवंशी एक राजा का नाम । एक  
 दैत्य का नाम । हिरण्यशत्रु पुत्र ।  
 अन्तकरिपुः, (पुं.) अन्धक नामक दैत्य का  
 शत्रु । शिव । महादेव ।  
 अन्धकारः, (पुं.) प्रकाश का अभाव ।  
 तम । अंधेरा ।

अन्धकूपः, (पुं.) अंधेरा कुआ । एक नरक  
 का नाम ।  
 अन्धतमस, (न.) बड़ा अंधेरा ।  
 अन्धतामिस्र, (पुं.) नरक विशेष ।  
 अन्धमूषिका, (स्त्री.) औषध विशेष । देव-  
 ताड का वृक्ष । वैद्यकशास्त्र में लिखा है कि  
 इस के उपयोग से अन्धों की आँखें अच्छी  
 हो जाती हैं ।  
 अन्धस, (न.) भात । ओदन । चावल ।  
 अन्धिका, (स्त्री.) युति-विशेष । सिद्धा नाम  
 की औषधि । नेत्ररोग विशेष ।  
 अन्धुः, (पुं.) कूप । कुआ ।  
 अन्धुल, (पुं.) शिरीष का वृक्ष ।  
 अन्ध, (पुं.) चाण्डाल विशेष । देश विशेष ।  
 तेलङ्ग देश ।  
 अन्न, (न.) भात । ओदन । पकेहुए चावल ।  
 कच्चा धान । जौ । चना आदि । पृथिवी ।  
 अन्न उत्पन्न करने के सम्बन्ध से पृथिवी  
 भी अन्न कही जाती है ।  
 अन्नकाष्ठक, (पुं.) अन्न रखने का छोटा  
 कोठा । कोठी । गोला । मण्डी । जहां  
 अन्न विकता है ।  
 अन्नगन्धिः, (पुं.) रोगविशेष । उदररोग ।  
 अतिसार ।  
 अन्नदः, (त्रि.) अन्नदाता । अन्न देनेवाला ।  
 अन्नदा, (स्त्री) काशी की अन्नपूर्णा देवी ।  
 अन्नदाता, (पुं.) स्वामी । प्रभु ।  
 अन्नपूर्णा, (स्त्री.) अपने नाम से प्रसिद्ध  
 देवी । ये काशी में हैं ।  
 अन्नप्राशनम्, (न.) संस्कार विशेष । प्रथम  
 अन्न भक्षण । छठवें या आठवें महीने बालक  
 को पांचवें या सातवें महीने बालक को  
 जो पहले अन्न दिया जाता है ।  
 अन्नमयः, (पुं.) स्थूल शरीर । मन्त्रकोशों  
 में का पहला कोश ।  
 अन्नविकारः, (पुं.) अन्न के विकार से  
 उत्पन्न । रेत । शुक्र । वर्य ।

**अन्नाद्:**, ( त्रि. ) अन्न के भोक्ता । प्रदीप्त अग्नि । नीरोग । ( पुं. ) विष्णु ।  
**अन्नाशनम्**, ( न. ) विधि पूर्वक अन्न का खाना । अन्नप्राशन ।  
**अन्यः**, ( त्रि. स. ) असदृश । भिन्न । दूसरा ।  
**अन्यतम**, ( त्रि. ) समूह से एक को निश्चित करना । बहुतां में का एक ।  
**अन्यतर**, ( त्रि. ) दो में से एक को निर्धारण करना ।  
**अन्यतः**, ( अ. ) अन्यत्र । दूसरी ओर ।  
**अन्यत्र**, ( अ. ) व्यतिरेक । दूसरा । विना । अन्यस्थान ।  
**अन्यथा**, ( अ. ) असत्य । प्रकारान्तर । दूसरा प्रकार । पश्चान्तर ।  
**अन्यथासिद्धि**, ( स्त्री. ) कार्य की उत्पत्ति के पहले वर्तमान रहने पर भी जो कारण न हो ।  
**अन्यदा**, ( अ. ) कालान्तर । अन्य काल में । दूसरे समय में । अन्य समय । पश्चात् । फिर ।  
**अन्यपूर्वा**, ( स्त्री. ) एक बार व्याह के पश्चात् दूसरी बार व्याही कपी स्त्री ।  
**अन्यभृत्**, ( पुं. ) एक । यह कोशल को पोसता है ।  
**अन्यवादी**, ( पुं. ) असत्यवादी । उलट पलट बोलने वाला ।  
**अन्यदृश**, ( त्रि. ) अन्य प्रकार । दूसरेके सदृश ।  
**अन्याय**, ( पुं. ) अविचार । दूसरे का धन आदि हरण करना । अनुचित कार्य ।  
**अन्याय्यम्**, ( त्रि. ) अयोग्य । अनुचित ।  
**अन्येद्युः**, ( अ. ) दूसरे दिन ।  
**अन्योदर्यः**, ( त्रि. ) वैमत्रिय । सौतेला भाई ।  
**अन्योन्यम्**, ( त्रि. ) परस्पर । आपस में । अर्थालङ्कार विशेष । दो वस्तुओं को एक क्रिया के द्वारा परस्पर उपकार्य और उपकारक भाव का जहाँ वर्णन हो वहाँ यह अलङ्कार होता है ।

**अन्योन्याभावः**, ( पुं. ) आपस में एक दूसरे का अभाव । परस्पर अभाव । यथा—घट का पट में और पट का घट में अभाव ।  
**अन्योन्याश्रय**, ( त्रि. ) जो एक दूसरे के आश्रय से वर्तमान हो । तर्क विशेष । एक पदार्थ की सिद्धि दूसरे पदार्थ की सिद्धि के आपेक्षिक हो । जैसे—एक पदार्थ का ज्ञान होना दूसरे पदार्थ के अर्थानि है और उस दूसरे पदार्थ का ज्ञान पहले पदार्थ के अधीन है । इसीको अन्योन्याश्रय कहते हैं । यह एक दोष है ।  
**अन्वक्षम्**, ( त्रि. ) अनुपद । पीछा करना । दौड़ना । प्रत्यक्ष । इन्द्रियजन्य ज्ञान ।  
**अन्वक्**, ( त्रि. ) अनुक् । अनुपद । अनुगामी । पीछा करनेवाला ।  
**अन्वय**, ( पुं. ) सन्तति । कुल । पदों का परस्पर सम्बन्ध । अनुगम । अनुवृत्ति । एक पदार्थ की सत्ता के अधीन दूसरे पदार्थ की सत्ता ।  
**अन्वयबोधः**, ( पुं. ) पदों से उपरिथत अर्थों के सम्बन्ध का ज्ञान । नैयायिक मत से शाब्द प्रमाण । वैशेषिक मत से शब्द से उत्पन्न अनुमान ।  
**अन्वयव्यतिरेकी**, ( त्रि. ) हेतुनिर्देश । सत् हेतु । जिस हेतु में अन्वय और व्यतिरेक वर्तमान हो ।  
**अन्वयव्याप्तिः**, ( स्त्री. ) हेतु विशेष । अन्वय के साथ नियम से रहना । जहाँ भूय है वहाँ अग्नि इस प्रकार की व्याप्ति ।  
**अन्ववस्मर्गः**, ( पुं. ) इच्छानुसार काम करने की आज्ञा देना ।  
**अन्ववायः**, ( पुं. ) वृंश । सन्तान । कुल ।  
**अन्वष्टका**, ( स्त्री. ) अग्निहोत्रियों का श्राद्ध विशेष । पूत माष फागुन और आश्विन के कृष्णपक्ष की नवमी को होने वाला श्राद्ध ।  
**अन्वहम्**, ( अ. ) अन्वह । अतिशय ।

**अन्वाचयः**, ( पुं. ) मुख्य कार्य की सिद्धि के साथ साथ जहां अप्रधान कार्य की भी सिद्धि हो । यथा किसी काम के लिये जाते हुए को दूसरा एक और काम बतला देना ।

**अन्वादेश**, ( पुं. ) एक काम के लिये कहने पर भी पुनः दूसरे काम के लिये कहना ।

**अन्वाधेय**, ( न. ) स्त्री धन विशेष । पिता के अनन्तर पति कुल से स्त्रियों को जो धन प्राप्त होता है वह अन्वाधेय है ।

**अन्वासनम्**, ( न. ) उपासना । सेवा करना । पश्चात्ताप । पश्चात्ताप । शुश्रूषा । आराधना ।

**अन्वाहार्य**, ( न. ) मासिक श्राद्ध । प्रतिमास किया जानेवाला श्राद्ध । दर्शश्राद्ध जो अमावस्या को होता है ।

**अन्वाहार्यपचन**, ( पुं. ) जिस से श्राद्ध का अन्न पकाया जाता है । दक्षिणाग्नि । ऋग्वेदोक्त विधि से स्थापित अग्नि ।

**अन्वितम्**, ( त्रि. ) मिलित । युक्त । संबन्ध प्राप्त ।

**अन्वीक्षा**, ( स्त्री. ) सुनी हुई बात का पुनः युक्तयुक्त विवेचन करना । तर्क के द्वारा यथार्थ अर्थ का निर्णय करना ।

**अन्वेपणम्**, ( न. ) अनुसन्धान । गवेपण विधि हुई बात को प्रकट करने का प्रयत्न करना ।

**अन्वेपणा**, ( स्त्री. ) खोज । मरीच । अनुसन्धान । तर्कादि द्वारा शास्त्रोक्त तर्कों का पता लगाना ।

**अन्वेष्टव्यः**, ( त्रि. ) ज्ञातव्य । जानने योग्य ।

**अन्वेष्टा**, ( त्रि. ) अन्वेपण करनेवाला । अनुसन्धानकारी । खोज करनेवाला ।

**अपू**, ( स्त्री. ) जल । रंसतन्मात्रा से उत्पन्न शीतस्पर्शवान् पदार्थ को अपू कहते हैं । व्यापनशाल पदार्थ विशेष ।

**अप**, ( उप. अ. ) अपकृष्ट । वर्जन । वियोग ।

विपर्यय । विकार । चौर्य । निर्देश । हर्ष ।

**अपकर्म**, ( न. ) दुष्कर्म । दुश्चारा । दुष्टाचरण ।

**अपकर्षः**, ( पुं. ) विद्यमान धर्म की हानि ।

**अपकारः**, ( पुं. ) द्वेष । अनिष्ट । शत्रुता । वैर । विरोध ।

**अपकारक**, ( त्रि. ) अनिष्टकर्ता । अनिष्ट करनेवाला ।

**अपकारगीः**, ( स्त्री. ) भर्त्सन वाक्य । तिरस्कार वचन । अपकारार्थक वचन ।

**अपकारी**, ( त्रि. ) धूर्त । शठ । अपकारक । अपकार करनेवाला ।

**अपकुशः**, ( पुं. ) दन्तरोग विशेष ।

**अपकृतः**, ( त्रि. ) अपकार किया हुआ । अपकारी । ( न. ) अपकार ।

**अपकृष्टः**, ( त्रि. ) हीन । अधम । नीच ।

**अपक्रमः**, ( पुं. ) पतन । भागना ।

**अपक्रिया**, ( स्त्री. ) द्रोह । अपकार । वैर । द्वेष ।

**अपक्रोशः**, ( पुं. ) निन्दन । जुगुप्सन । तिरस्कार ।

**अपक्रम**, ( त्रि. ) अपरिणत । नहीं बढ़ा हुआ । कच्चा ।

**अपक्षेपणम्**, ( न. ) क्रिया विशेष । जिस से किसी वस्तु का संयोग अपने स्थान से अधोदेश से होता है ।

**अपगतः**, ( त्रि. ) मृत । पलायित । दूरीभूत । गया ।

**अपगमः**, ( पुं. ) अपगमन । निकल जाना । भाग जाना ।

**अपघन**, ( त्रि. ) देह । शरीर ।

**अपघातः**, ( पुं. ) अपहनन । निर्दयतापूर्वक मारना ।

**अपचयः**, ( पुं. ) हानि । व्यय । अवनति । अपहार । चौर्य । स्वर्च ।

**अपचायितम्**, ( त्रि. ) पूजित । आराधित । पूजागया ।

**अपचारः**, ( पुं. ) अहित । आचरण । दुरा-  
 चार ।  
**अपचारिणी**, ( स्त्री. ) व्यभिचारिणी ।  
 अपचार करनेवाली स्त्री ।  
**अपचारी**, ( त्रि. ) अपचार करनेवाला ।  
**अपचितम्**, ( त्रि. ) अर्चित । पूजित ।  
 हीन । बढ़ा हुआ ।  
**अपचितिः**, ( स्त्री. ) पूजा । आराधना ।  
 व्यय । निष्कृति । निस्तार । हानि ।  
 न्यूनता । घटाव ।  
**अपटान्तरम्**, ( त्रि. ) आसक्त । अव्यवहित ।  
 नीच रहित । खुला हुआ । संसक्त । लगा  
 हुआ । फँसा हुआ ।  
**अपटी**, ( स्त्री. ) छोटा वस्त्र । कायडपट ।  
 कनात । कपड़े का पड़दा ।  
**अपटुः**, ( त्रि. ) अचतुर । कार्य के अयोग्य ।  
 रोगी । काम करने में असमर्थ ।  
**अपतर्पणम्**, ( न. ) रोग आदि में भोजन न  
 करना ।  
**अपत्यम्**, ( न. ) पुत्र । कन्या ।  
**अपत्यदा**, ( स्त्री. ) गर्भ आरण करनेवाली  
 ओषधि । वह क्रिया जिस से गर्भ  
 रहता है ।  
**अपत्यशत्रुः**, ( पुं. ) कुलीर । कर्कट । केंकड़ा  
 नामक एक जन्तु ।  
**अपत्र**, ( त्रि. ) जिसके पत्ते न हों । करीर  
 वृक्ष । ( त्रि. ) अक्षुर ।  
**अपत्रप**, ( त्रि. ) लज्जाहीन । निर्लज्ज ।  
**अपत्रपिच्युः**, ( त्रि. ) लज्जाशील । स्वभाव  
 से लज्जा ।  
**अपथम्**, ( न. ) अमार्ग । कुत्सित मार्ग ।  
 निन्दित पथ ।  
**अपन्था**, ( पुं. ) अपथ । मार्ग का अभाव ।  
**अपथ्यम्**, ( त्रि. ) अहितकर भोजन । रोगी  
 के न खाने योग्य वस्तु ।  
**अपदस्थः**, ( त्रि. ) स्वकर्मच्युत । पदच्युत ।  
**अपदानम्**, ( न. ) शोधन करना । साफ करना ।

**अपदिशम्**, ( न. ) दो दिशाओं का मध्य ।  
 विदिक् । कोन ।  
**अपदिष्टः**, ( त्रि. ) किया हुआ । प्रयुक्त ।  
**अपदेशः**, ( पुं. ) लक्ष्य । निशाना । स्वरूप  
 को आच्छादन करना । छल । बहाना ।  
 निमित्त । स्थान ।  
**अपध्वंसज**, ( पुं. ) वर्षासङ्कर । भिन्न भिन्न  
 वर्षों के समागम से उत्पन्न सङ्कीर्ण वर्ष ।  
**अपध्वस्त**, ( त्रि. ) परित्यक्त । निन्दित ।  
 छोड़ा हुआ । विनष्ट ।  
**अपनयनम्**, ( न. ) दूर करना । तरङ्गन  
 करना । हटाना । अपहरण । स्थान परि-  
 वर्तन ।  
**अपनीत**, ( त्रि. ) विनीत । हत । हटाया हुआ ।  
**अपनेयः**, ( त्रि. ) अपनयन करने योग्य ।  
 हटाने योग्य । निरसनीय ।  
**अपनोदन**, ( न. ) दूर लेजाना । हटाना ।  
 तोड़ देना । प्रतीकार करना ।  
**अपभ्रंश**, ( पुं. ) अपशब्द । अशास्त्रीय  
 शब्द । असंस्कृत शब्द । ग्राम्यभाषा ।  
**अपमानम्**, ( न. ) अवज्ञा । निरादर । अना-  
 दर । तिरस्कार ।  
**अपमित्यक**, ( न. ) ऋण्य । उधार । कर्ज ।  
**अपमृत्यु**, ( पुं. ) अपकृतमृत्यु । रोग आदि के  
 बिना मरना । अपघातजन्य मृत्यु ।  
**अपयानम्**, ( न. ) निकलना । भागना ।  
 पलायन करना ।  
**अपर**, ( न. ) हाथी का पिछला भाग ।  
 ( त्रि. ) दूसरा । अन्य । भिन्न । नवीन ।  
 निकृष्ट । कार्य । सन्निकृष्ट । पश्चिमादिशा ।  
**अपरऋः**, ( त्रि. ) विरक्त । जो अनुकूल  
 न हो ।  
**अपरतिः**, ( स्त्री. ) विराग । हट जाना ।  
 विरक्त भाव ।  
**अपरत्र**, ( अ. ) परलोक । पंखे । दूसरे समय ।  
**अपरत्वम्**, ( न. ) छोटाई के व्यवहार का  
 कारण । जिस के द्वारा वह छोटा और वह

वह ऐसा व्यवहार होता है । कालिक और देशिक भेद से वह दो प्रकार का होता है ।

**अपरपक्षः**, ( पुं. ) दूसरा पक्ष । कृष्णपक्ष ।

**अपररात्र**, ( पुं. ) रात्रिशेष । रात का पिछला भाग । रात का पिछला पहर ।

**अपरवक्रम्**, ( न. ) छन्दविशेष । वेतालीय नामक छन्द ।

**अपरवैराग्यम्**, ( न. ) वैराग्य विशेष ।

**अपरस्परः**, ( नि. ) क्रियासातत्य । काम का नैरन्तर्य । सतत काम करना ।

**अपरा**, ( स्त्री. ) जटायु । पश्चिम दिशा । विन्नाविशेष ।

**अपरागः**, ( पुं. ) अप्रीति । द्वेष ।

**अपराङ्गः**, ( पुं. ) गुणीभूत व्यङ्ग्य का भेद ।

**अपराजितः**, ( पुं. ) शिव । विष्णु । एक ऋषि का नाम । ( नि. ) दूर्वा । लता विशेष । जयन्तीवृक्ष ।

**अपराजिता**, ( स्त्री. ) जया । उमा । जुही नाम की लता ।

**अपराद्धः**, ( नि. ) अपराधी । अपराध करने वाला ।

**अपराद्धपुषत्क**, ( नि. ) वद्ध धनुर्धारी जिसका बाण लक्ष्य से च्युत हो ।

**अपराधः**, ( पुं. ) पातक । पाप । गुनाहू भूल । न करने योग्य काम करना ।

**अपराधी**, ( नि. ) कृतापराध । जिस ने अपराध किया हो ।

**अपरान्तः**, ( नि. ) पाश्चात्य देश । पश्चिमी देश । समुद्र मध्यवर्ती देश ।

**अपराह्णः**, ( पुं. ) दिन के तीन भागों का अन्तिम भाग । दिन का तीमरा भाग । दिन का शेष भाग ।

**अपराहृतनः**, ( नि. ) अपराह्ण में होने वाली वस्तु ।

**अपरिकलितः**, ( नि. ) अज्ञात । अदृष्ट ।

**अपरिग्रहः**, ( पुं. ) असंभ्रह । पास कुछ न

रखना । अस्वीकार । संन्यस्ती । ( नि. ) परिग्रहहीन ।

**अपरिच्छद**, ( नि. ) परिच्छदरहित । हरिद्र । निर्धन ।

**अपरिच्छिन्नः**, ( नि. ) परिच्छेदरहित । असीम । इयत्तारहित ।

**अपरिसङ्ख्यानम्**, ( न. ) आनन्द । असीम ।

**अपरिहार्यम्**, ( नि. ) छोड़ने योग्य नहीं । अथाध्य । जो रोक न जाय ।

**अपरेशुः**, ( अ. ) दूसरा दिन । परसौ ।

**अपरोक्षम्**, ( नि. ) प्रत्यक्ष । विषय और इन्द्रियों के संयोग से जो ज्ञान होता है ।

**अपर्णा**, ( स्त्री. ) पार्वती । हिमालय की कन्या । ( नि. ) पर्णरहित । पत्रशून्य ।

**अपर्याप्तम्**, ( नि. ) असमर्थ । असम्पूर्ण । शक्तिरहित । ज्ञान पूर्ण न हो ।

**अपलम्**, ( न. ) कीलक । ( नि. ) मांस हीन ।

**अपलाप**, ( पुं. ) प्रेम । अपहव । छिपाव । सच्ची बात को भी झूठ कहना ।

**अपवट्टक**, ( न. ) वासगृह । रहने का घर ।

**अपवर्गः**, ( पुं. ) त्याग । मोक्ष । कार्यों की सफलता । कर्म का फल । दुःखों का अत्यन्त नाश ।

**अपवर्गगुरु**, ( पुं. ) सदाशिव । हरि ।

**अपवर्जनम्**, ( न. ) दान । त्याग । मोक्ष । निर्जन ।

**अपवर्जितः**, ( नि. ) परिहृत । भ्यक्त ।

**अपवर्तनम्**, ( न. ) परिपत । बक्र होना । लौटना । टेढ़ा करना । गणितशास्त्र में

प्रसिद्ध भाज्य भाजक दोनों को किसी एक समान अङ्क से बाँटना । संक्षिप्त

करना । अल्प करना ।

**अपवादः**, ( पुं. ) निन्दा । आज्ञा । प्रेम । विश्वास । विशेष नियम । व्याकरण

शास्त्रानुसार अपवाद शाल ।

**अपधारण**, ( न. ) अन्तर्धान । लपना ।  
 न्यषधान ।  
**अपधिद्धः**, ( वि. ) त्यक्त । छोड़ दिया  
 गया । प्रत्याख्यात । तिरस्कार किया  
 हुआ । पुत्रविशेष—जो पिता माता के  
 द्वारा परित्यक्त हो ।  
**अपविषा**, ( स्त्री. ) \*ओषधिविशेष । जिस  
 से दूर होजाय ।  
**अपवृत्त**, ( पुं. ) पराङ्मुख । किसी की न  
 माननेवाला । दुराचारी ।  
**अपशब्दः**, ( पुं. ) अपभ्रंश शब्द । असंस्कृत  
 शब्द । बिगड़ा हुआ शब्द । •  
**अपशुक्**, ( पुं. ) आत्मा ।  
**अपशोक**, ( पुं. ) अशोक नामक वृक्ष ।  
**अपहु**, ( पुं. ) काल । ( वि. ) वाम । प्रति-  
 कूल । विरोध ।  
**अपसद्**, ( पुं. ) अधम । नीच । अपकृष्ट ।  
 नीचजातिविशेष ।  
**अपसरः**, ( पुं. ) अपसरण । हटना ।  
**अपसरणम्**, ( न. ) एक स्थान से दूसरे  
 स्थान पर जाना ।  
**अपसर्जन**, ( न. ) परिवर्जन । दान ।  
 छोड़ना । निष्पन्न । मोक्ष ।  
**अपसर्षः**, ( वि. ) गुप्तचर । छिपा हुआ  
 दूत । ( पुं. ) एक प्रकार का  
 सर्प ।  
**अपसव्य**, ( वि. ) शरीर का दक्षिण भाग ।  
 प्रतिकूल । विरुद्धार्थ । पितृतीर्थ ।  
**अपसिद्धान्तः**, ( पुं. ) माने हुए सिद्धान्त से  
 गिरना ।  
**अपस्करः**, ( पुं. ) रथाङ्ग । पहिये को छोड़  
 कर रथ का अङ्ग ।  
**अपस्नात**, ( वि. ) निन्दित स्नान । मृतक  
 के लिये स्नान करनेवाला ।  
**अपस्नान**, ( न. ) भ्रष्टानिमित्तक स्नान ।  
**अपस्मार**, ( पुं. ) रोगविशेष । भूतविकार ।  
 मिरगी रोग ।

**अपस्मारी**, ( वि. ) अपस्माररोगी ।  
**अपहतः**, ( वि. ) अपनीत । गष्ट । ताड़ित ।  
 पाड़ित ।  
**अपहतपाप्मा**, ( पुं. ) जिसके समस्त  
 पाप दूर होगये हों । वेदान्तवाक्यों द्वारा  
 जानने योग्य आत्मा ।  
**अपहतिः**, ( स्त्री. ) विनाश । उच्छेद ।  
**अपहन्ता**, ( पुं. ) विनाशक । नाश करने  
 वाला ।  
**अपहर्ता**, ( वि. ) अपहरण करने वाला ।  
 विनाशक ।  
**अपहस्तित**, ( वि. ) गिरस्त । हटाया  
 हुआ । गले में हाथ देकर निकाल दिया  
 हुआ ।  
**अपहारः**, ( पुं. ) हानि । धोरी । छिपाना ।  
 लुटाना । अपचय । हानि । अपहरण ।  
**अपहारक**, ( वि. ) अपहरण करने वाला ।  
**अपहारी**, ( वि. ) अपहरण शील । अपहरण  
 करने वाला ।  
**अपहासः**, ( पुं. ) अकारण हंसी । निरर्थक हास्य ।  
**अपहतः**, ( वि. ) अपनीत ।  
**अपहवः**, ( पुं. ) स्नेह । अपलाप । सत्यको  
 छिपाना ।  
**अपह्वतिः**, ( स्त्री. ) अपलाप अर्थात् द्वार  
 विशेष । प्रकृत बात को छिपाकर उस को  
 दूसरे रूप से वर्णन करने से यह अलङ्कार  
 होता है ।  
**अपांनार्थः**, ( पुं. ) समुद्र । सागर । वक्रण ।  
**अपाक**, ( पुं. ) अजीर्ण होना । नहीं पकना ।  
 कच्चा ।  
**अपाकरण**, ( न. ) निराकरण । दूर करना ।  
 हटाना ।  
**अपाकशाकम्**, ( न. ) अदरस ।  
**अपाकृत**, ( वि. ) न्यक्त । दूरीकृत । हटाया  
 हुआ ।  
**अपाङ्गैः**, ( वि. ) पङ्क्ति में भोजन करने के  
 अयोग्य । पतित । अधम । जातिशुभ्र ।



**अपाङ्ग**, ( पुं. ) नेत्रका अन्तभाग । कटाक्ष ।  
**अपाङ्गकः**, ( पुं. ) अपामार्ग नामक पौधा ।  
 कटाक्ष । ( त्रि. ) अङ्गहीन ।  
**अपाङ्गदर्शनम्**, ( न. ) कटाक्ष । कटाक्ष से  
 देखना ।  
**अपाटवम्**, ( न. ) रोग । पटुताका अभाव ।  
 चतुराई के बिना । बेवकूफी ।  
**अपात्रम्**, ( न. ) अयोग्य । योग्यताहीन ।  
 निन्दित । दुराचारी ।  
**अपात्रीकरणम्**, ( न. ) नवविध पापों में से  
 एक पाप का नाम । यह चार प्रकार का  
 होता है । ( १ ) निन्दित से धन लेना  
 ( २. ) व्यापार करना ( ३ ) शूद्रसेवा  
 ( ४ ) असत्य बोलना ।  
**अपादान**, ( न. ) छः कारकों में का पाँचवां  
 कारक । जिस वस्तु से दूसरी वस्तु का  
 विभाग होता है वह अपादान कहा जाता है ।  
**अपानः**, ( पुं. ) नीचे जाने वाला शरीर का  
 वायु ।  
**अपाप**, ( त्रि. ) पापरहित । निष्पाप ।  
**अपापविद्धः**, ( त्रि. ) धर्माधर्मरहित ।  
**अपामार्गः**, ( पुं. ) औषधविशेष । एक पौधे  
 का नाम । चिचड़ा ।  
**अपास्पतिः**, ( पुं. ) समुद्र । वरुण ।  
**अपायः**, ( पुं. ) वियोग । नाश । हटना  
 दुःख आपत्ति ।  
**अपारः**, ( पुं. ) समुद्र । जिसका परिण हो ।  
 जिस की अवधि न हो । सागर ।  
**अपार्थः**, ( त्रि. ) अर्थ शून्य । निरर्थक । अर्थ-  
 रहित ।  
**अपावृतः**, ( त्रि. ) खुला हुआ । स्वतन्त्र ।  
 उद्घाटित ।  
**अपाश्रयः**, ( पु. ) आश्रयशून्य । आश्रय  
 रहित । चन्दवा ।  
**अपासनम्**, ( न. ) मागण ।  
**अपास्तः**, ( त्रि. ) निरस्त । अर्थभारिन ।  
 निरस्कृत । हटाया हुआ ।

**अपि**, ( अ. ) सम्भावना । प्रश्न । शङ्का ।  
 गर्हा । समुच्चय । अनुज्ञा । अवधारण ।  
**अपिर्गारम्**, ( न. ) स्तुत । प्रशंसित । जिसकी  
 स्तुति की गयी हो ।  
**अपि तु**, ( अ. ) किन्तु । यदि । यद्यपि । एक  
 अव्यय है ।  
**अपिधान**, ( न. ) आच्छादन । ढकना ।  
**अपिनद्धः**, ( त्रि. ) पहना हुआ वस्त्र ।  
**अपीच्यम्**, ( त्रि. ) अत्यन्त सुन्दर ।  
**अपीनम्**, ( त्रि. ) पीनसरोगरहित । नासिका  
 के एक रोग का पीनस कहते हैं उससे रहित ।  
 दुबला ।  
**अपुच्छा**, ( स्त्री. ) शिखरहीन । शिशापा  
 वृक्ष । ( त्रि. ) पुच्छहीन ।  
**अपुनरावृत्ति**, ( स्त्री. ) जहाँ से पुनः आवृत्ति  
 न हो । श्रुक्ति । मोक्ष ।  
**अपुनर्भवः**, ( पुं. ) पुनः जन्म का अभाव ।  
 मोक्ष । श्रुक्ति । ससारबन्धन का नाश ।  
**अपुष्पफलः**, ( पुं. ) वनस्पति । जो बिना  
 फूल के भी फल दे ।  
**अपूपः**, ( पुं. ) पिष्टक । पूआ । मालपूआ ।  
**अपूप्यम्**, ( न. ) जिसके पूआ बनते हैं । आटा ।  
**अपूरणी**, ( स्त्री. ) शालमालिवृक्ष । सेमल का पेंड ।  
**अपूर्वः**, ( त्रि. ) पहले का नहीं देखा गया ।  
 अद्भुत । अविदित । अज्ञात । आश्चर्य ।  
 ( पुं. ) आत्मा । कारणशून्य ।  
**अपूर्वाविधि**, ( पुं. ) अन्य प्रमाणों से  
 अप्राप्त अर्थ का विधान करने वाला ।  
**अपेक्षणीयः**, ( त्रि. ) अपेक्षा के योग्य ।  
**अपेक्षा**, ( स्त्री. ) आकांक्षा कार्य और कारण  
 का परस्पर संबन्ध ।  
**अपेक्षाबुद्धि**, ( स्त्री. ) अनेक विषयक बुद्धि ।  
 जो बुद्धि अनेक विषय की हो ।  
**अपेक्षितः**, ( त्रि. ) ईप्सित । अर्माष्ट ।  
**अपेतः**, ( त्रि. ) रहित ।  
**अपेतकृत्यः**, ( त्रि. ) कार्यशून्य । कृतकृत्य ।  
 जिसके कोई काम न हो ।

**अपोगण्डः**, ( वि. ) अतिभीम । उरने वाला । अवस्थाविशेष । बाल्यावस्था ।  
**अपोढ**, ( वि. ) निररत । न्यक्त । निकाला गया ।  
**अपोदका**, ( स्त्री. ) शाकविशेष । पूति नामक शाक ।  
**अपोनपात्**, ( पुं. ) इस नाम से प्रसिद्ध एक देवता ।  
**अपोह**, ( पुं. ) तर्क का निराकरण । जयी कल्पना । तर्क । त्याग । निषेध ।  
**अप्पतिः**, ( पुं. ) जल का स्वामी । वरुण । शमुद्र ।  
**अप्रकाण्डः**, ( पुं. ) शास्ता हीन वृक्ष । सुथ ।  
**अप्रकाशः**, ( वि. ) प्रकाश का अभाव । न समझने योग्य । जनान्तिक । गोपन ।  
**अप्रकृष्टगुण**, ( वि. ) जिसके उत्तमगुण न हों । व्याकुल । घबड़ाया हुआ ।  
**अप्रखरः**, ( वि. ) खरतरहित ।  
**अप्रगुण**, ( वि. ) व्याकुल । प्रकृष्टगुणहीन ।  
**अप्रणयः**, ( पुं. ) अप्रीतिः । प्रीति का अभाव ।  
**अप्रतर्क्यः**, ( वि. ) तर्क के अयोग्य । मन के अगोचर ।  
**अप्रतिकरः**, ( वि. ) विश्वस्त । विश्वासपात्र ।  
**अप्रतिपक्षः**, ( वि. ) अप्रतियोगी विपक्ष-शून्य । सन्तुरहित ।  
**अप्रतिभन्तिः**, ( स्त्री. ) यथार्थ का अज्ञान ।  
**अप्रतिभः**, ( वि. ) अधृष्ट । ललित । अप्रत्युत्पन्न भक्ति । अप्रगल्भ । प्रतिमाहीन ।  
**अप्रतिमः**, ( वि. ) असदृश । असमान । जिस के तुल्य दूसरा न हो ।  
**अप्रतिरथम्**, ( न. ) युद्धका यात्रा । युद्धार्थ यात्रा के लिये किया गया मङ्गल । सामवेद का एक भाग । जिसके समान दूसरा योधा न हो । विष्णु ।  
**अप्रतिरूपकथा**, ( स्त्री. ) वैसा वचन जिस का उत्तर न हो । उत्तरहीन वचन ।

**अप्रतिष्ठः**, ( वि. ) अप्रतिष्ठित । प्रतिष्ठारहित ।  
**अप्रतिहतः**, ( वि. ) आनानशून्य । विघ्नो से आंभभूत नहीं । निविघ्न ।  
**अप्रत्यक्षम्**, ( न. ) प्रत्यक्ष भिन्न । प्रत्यक्ष का अभाव । इन्द्रियों के अगोचर ।  
**अप्रत्ययः**, ( पुं. ) अतिश्वास ।  
**अप्रधान**, ( न. ) प्रधान का अभाव । गौण ।  
**अप्रधृष्यः**, ( वि. ) अविचलनीय । तिरस्कार करने के अयोग्य ।  
**अप्रमत्तः**, ( वि. ) प्रमादरहित । सावधान ।  
**अप्रमेय**, ( वि. ) अचिन्त्य प्रभाव । यह ऐसा ही है । इस प्रकार जिसका निश्चय न किया जा सके । प्रमेयरहित ।  
**अप्रशस्तम्**, ( वि. ) अश्रेष्ठ । अविहित ।  
**अप्रसङ्गः**, ( पुं. ) अव्यतिकर । प्रसङ्ग का अभाव ।  
**अप्रस्तुतः**, ( वि. ) अनुपस्थित । प्रकरणा से अप्राप्त ।  
**अप्रस्तुतप्रशंसा**, ( स्त्री. ) अर्थालङ्कारविशेष । अप्राकरणीक अर्थ के कहने से प्राकरणीक अर्थ का बोध होना ।  
**अप्रहत**, ( वि. ) अनाहत । विना जोती हुई भूमि ।  
**अप्राकृतः**, ( वि. ) सामान्य । जनताधारण ।  
**अप्राग्न्यम्**, ( वि. ) अप्रधान । मुख्य नहीं ।  
**अप्राप्तः**, ( वि. ) अलब्ध । नहीं पाया गया ।  
**अप्राप्तकाल**, ( न. ) घबड़ा कर विपरीत कहना ।  
**अप्राप्तव्यवहारः**, ( वि. ) व्यवहार से अनभिज्ञ । अवयस्क । नावालिग ।  
**अप्राप्तिः**, ( स्त्री. ) लाभ का अभाव । न मिलना । कुण्डली का द्वादश स्थान ।  
**अप्रामाणिकः**, ( वि. ) प्रमाण न जानने वाला । वह वस्तु जो प्रामाणिक न हो । अविश्वसनीय ।  
**अप्रामाण्यम्**, ( न. ) प्रमाण का अभाव ।  
**अप्रियम्**, ( वि. ) अपिष्ट । अहित । कड़ ।

**अप्सरसः**, ( स्त्री. ) देवाङ्गना । उर्वशी आदि स्वर्ग की वेश्या ।

**अफलः**, ( पुं. ) फलरहित । ( वि. ) फलरहित वृक्ष । निष्फल । व्यर्थ ।

**अफलप्रेप्सुः**, ( वि. ) फलाभिलापरहित ।

**अफला**, ( स्त्री. ) धँकुआर । एक प्रकार की औषधी ।

**अफेनम्**, ( न. ) अहिफेन । अफयून । इसके चार भेद होते हैं । ( १ ) श्वेत । ( २ ) काला । ( ३ ) पीला । ( ४ ) मटमैला रङ्ग ।

**अवद्धम्**, ( न. ) समुदायार्थशून्य वाक्य । निरर्थक वचन । परस्पर संबन्धहीन वाक्य ।

**अवद्धमुख**, ( वि. ) दृष्टवन्धन बोलने वाला । दुर्वचन वक्ता । वाचाल । मुहफट ।

**अवध्यम्**, ( वि. ) बध के अयोग्य । मारने के अयोग्य । दण्ड के अयोग्य ।

**अबन्ध्यम्**, ( वि. ) सफल । निष्फल नहीं । जिसके फल न रुके ।

**अबलः**, ( पुं. ) वरुण नामक वृक्ष । ( वि. ) दुर्बल । बलरहित । अबला ( स्त्री. ) स्त्रीजाति ।

**अबाधः**, ( वि. ) पीडाशून्य । पीडा-रहित ।

**अबिन्धनः**, ( पुं. ) वडवाग्नि ? विशुद्ध । निजली ।

**अब्ज**, ( न. ) कमल । चन्द्र । संख्याविशेष । अरब । १०००००००००० ।

**अब्जजः**, ( पुं. ) विष्णु के नभिकमल से उत्पन्न । ब्रह्मा । प्रजापति ।

**अब्जभोगः**, ( पुं. ) कौडी । कमलकन्द ।

**अब्जवाहन**, ( पुं. ) शिव । महादेव ।

**अब्जहस्तः**, ( पुं. ) सूर्य । दिवाकर ।

**अब्जिनी**, ( स्त्री. ) नलिनी । कमलिनी । कमलकी लता । पद्मसमूह । कुहिरी ।

**अब्जिनीपतिः**, ( स्त्री. ) मूर्ध्नि ।

**अब्दः**, ( पुं. ) मेष । बादल । मोथा । एक वर्षा का भाग । वर्ष । सरल ।

**अब्धिः**, ( पुं. ) समुद्र । सागर । सिन्धु ।

**अब्धिकफः**, ( पुं. ) समुद्र की साग । समुद्रफेन । एक प्रकार की औषधी ।

**अब्धिद्वीपा**, ( स्त्री. ) पृथिवी ।

**अब्धिनवनीतम्**, ( न. ) समुद्र के नवनीत ( मक्खन ) समान । चन्द्रमा ।

**अब्धिफेन**, ( पुं. ) समुद्रफेन ।

**अब्धिमण्डूकी**, ( स्त्री. ) शुकुति । सीप ।

**अब्धिशयनः**, ( पुं. ) विष्णु । नारायण । शेषशायी भगवान् ।

**अब्धम्**, ( न. ) मेष । बादल । जो जल धारण करता है ।

**अब्ध्रंलिह**, ( पुं. ) वायु । पवन । जो मेघों को उड़ा लेजाता है । ऊँचे पर्वत-पहाल-वृक्ष आदि ।

**अब्ध्रक**, ( न. ) जो मेघों के समान बड़े धानुविशेष । अबरक ।

**अब्ध्रपुष्प**, ( पुं. ) जल । वेतवृक्ष । वेतसका पेड़ ।

**अब्ध्रमातङ्ग**, ( पुं. ) ऐरावत नाम का हाथी ।

**अब्ध्रमु**, ( स्त्री. ) इन्द्र के हाथी ऐरावत की स्त्री । पूर्व दिशा की हथिनी ।

**अब्ध्रमुचल्लभ**, ( पुं. ) ऐरावत हाथी ।

**अब्ध्ररोहस**, ( पुं. ) वैदूर्य नामक मणि । प्रवाल । मूंगा ।

**अब्रह्मण्यम्**, ( न. ) अवध्योक्ति । “ न मारो ” इस अर्थ में इस का प्रयोग नाटकों में होता है । ( पुं. ) ब्राह्मण भक्तिहीन ।

**अब्राह्मणः**, ( पुं. ) नीच ब्राह्मण । अधम ब्राह्मण । गैर ब्राह्मण ।

**अभश्यः**, ( वि. ) खाने के अयोग्य । न खाने योग्य ।

**अभद्रः**, ( वि. ) दुःख । दृष्ट । अशुभ ।

**अभयम्**, ( न. ) भय का न होना । भय-रहित । परमात्मा । परमात्मा का ज्ञान । ( अभयं वै जनकप्राप्तोऽसि ) “ श्रुतिः ” शास्त्र में कही हुई विधियों को बिना सन्देह अनुष्ठान करनेवाला । यात्रा का योगविशेष ।

**अभयडिरिङ्गमः**, ( पुं. ) युद्धवाद्य । रण-  
पटह ।

**अभया**, ( स्त्री. ) हरीतकी । हड़ ।

**अभवः**, ( पुं. ) मोक्ष । मुक्ति ।

**अभव्यः**, ( त्रि. ) अविनीत । अभागी ।

**अभावः**, ( पुं. ) मरण । अस्तत्ता । न होना ।  
अदर्शन । यह चार प्रकार का होता है ।  
प्रागभाव । प्रध्वंसाभाव । अत्यन्ताभाव ।  
और अन्योन्याभाव ।

**अभि**, ( अ. ) निश्चित कथन । अभिपूर्य्य ।  
श्रुतिलाप । वीप्सा । लक्षण एक उपसर्ग ।

**अभिकः**, ( त्रि. ) कामुक अभिलाषी ।

**अभिक्रमः**, ( पुं. ) आरम्भ । चढ़ना ।  
सङ्ग्रह । शत्रु का सामना करना ।

**अभिष्या**, ( स्त्री. ) नाम । शोभा । यश ।

**अभिग्रहः**, ( पुं. ) लूट । देखते देखते ले  
लेना ।

**अभिघातः**, ( पुं. ) प्रहार । अभिहनन ।  
आघात । चोट विशेष । क्रिया के द्वारा  
एक वस्तु का दूसरी वस्तु से संबन्ध ।

**अभिघाती**, ( पुं. ) शत्रु प्रहार करनेवाला ।  
मारनेवाला ।

**अभिघारः**, ( पुं. ) शोभ । हवन । अग्नि में  
घी डालना ।

**अभिचारः**, ( पुं. ) अथर्ववेद और तन्त्र में  
प्रसिद्ध मारण, उच्चाटन, स्तम्भन आदि  
क्रिया । तान्त्रिक क्रिया । शत्रु नाशकारी  
अनुष्ठान ।

**अभिजन**, ( पुं. ) कुल । वंश । प्रसिद्धि ।

**अभिजात**, ( त्रि. ) कुर्बान । प्रसिद्ध ।  
कुलवाला । न्याय्य । पण्डित ।

**अभिजित्**, ( न. ) नक्षत्रविशेष । उत्तराषाढ़  
का चौथा भाग और श्रवण का पहला  
पन्द्रहवां भाग अभिजित् कहा जाता है ।  
यान्त्रा का सुहृत् विशेष । विजयसुहृत् । दिन  
का आठवां भाग । जो कुतुप नाम से  
प्रसिद्ध है ।

**अभिज्ञः**, ( त्रि. ) चतुर । पण्डित । विशारद ।

**अभिज्ञा**, ( स्त्री. ) प्राथमिक ज्ञान । पहला  
ज्ञान ।

**अभिज्ञानम्**, ( न. ) ज्ञानविशेष । चिह्न ।  
किसी वस्तु के पहचानने का साधन ।

**अभितप्तः**, ( त्रि. ) पीड़ित । गृब तपाया हुआ ।

**अभितः**, ( अ. ) शीघ्र । समीप । सामना ।  
दोनों ओर ।

**अभिद्रवणम्**, ( न. ) वेग से चलना ।  
आक्रमण ।

**अभिद्रोहः**, ( पुं. ) आक्रोश । निन्दा ।  
अतिप्रचिन्तन ।

**अभिधा**, ( स्त्री. ) शब्दों के अर्थ बोधन  
करनेवाली शक्ति । वाचक शब्द ।  
मीमांसक भाट्ट के मत में शाब्दी  
भावना ।

**अभिधानम्**, ( न. ) नाम । संज्ञा । कथन ।  
शब्दकोश ।

**अभिधायक**, ( त्रि. ) वाचक । अर्थ-  
बोधक ।

**अभिधेयम्**, ( न. ) अभिधा शक्ति द्वारा  
बोधित अर्थ । शब्दबोध्य अर्थ ।

**अभिध्या**, ( स्त्री. ) ग्रहणेच्छा । दूसरे का  
धन लेने की इच्छा ।

**अभिनन्दः**, ( पुं. ) सन्तोष । प्रशंसा ।

**अभिनन्दनः**, ( पुं. ) बुद्ध विशेष । जैनियों  
का चौथा तीर्थङ्कर । ( न. ) स्तुति । सब  
प्रकार से आनन्द देनेवाला । (-पत्र) पृष्ट ।

**अभिनयः**, ( पुं. ) हृदय के भाव को प्रकट  
करनेवाली क्रिया नाटक । अनुकरण ।

**अभिनवः**, ( पुं. ) नव । नवीन ।

**अभिनवोद्भिद्**, ( पुं. ) शङ्कर ।

**अभिनहनम्**, ( न. )

**अभिनिर्मुक्तः**, ( पुं. ) सूर्यास्त के समय  
संनेवाला ब्राह्मण ।

**अभिनिर्वाणम्**, ( न. ) जीतने की इच्छा  
से जाना । शत्रु के प्रति लड़ाई करना ।

**अभिनिविष्ट**, ( वि. ) अभिनिवेश युक्त ।  
 दुराग्रही । प्रवेश करनेवाला ।  
**अभिनिवेश**, ( पुं. ) अन्धतामिष । योग-  
 शास्त्र प्रसिद्ध पाँचवाँ केश । आग्रह ।  
**अभिनिष्पत्तिः**, ( स्त्री. ) सिद्धि । समाप्ति ।  
 उत्पत्ति ।  
**अभिनीतः**, ( वि. ) ताप्य । क्रोधन ।  
 अमर्षी । अभिनय किया हुआ ।  
**अभिनेता**, ( वि. ) नाटक का अभिनय  
 करनेवाला । नाटक खेलेवाला । नट ।  
**अभिपन्नः**, ( वि. ) अपराधी । आपत्ति  
 युक्त । स्वीकृत ।  
**अभिप्रायः**, ( पुं. ) आशय । सम्मति ।  
 इच्छा ।  
**अभिप्रेत**, ( वि. ) सम्मत । अभीष्ट ।  
 इच्छित । इरादा ।  
**अभिभव**, ( पुं. ) पराजय । तिरस्कार ।  
 अनादर । अप्रतिष्ठा ।  
**अभिभूत**, ( वि. ) कर्तव्यज्ञानशून्य । आक्रान्त ।  
 ज्ञानरहित । व्याकुल ।  
**अभिमत**, ( वि. ) सम्मत । आदत्त । अभीष्ट ।  
**अभिमन्त्रणम्**, ( न. ) निमन्त्रण । आह्वान ।  
 मन्त्रद्वारा शुद्ध करना ।  
**अभिमन्थः**, ( पुं. ) नेत्ररोगविशेष ।  
**अभिमन्युः**, ( पुं. ) अर्जुन का पुत्र । यह  
 सुभद्रा के गर्भ से उत्पन्न हुआ था ।  
**अभिमरः**, ( पुं. ) युद्ध । लड़ाई ।  
**अभिमर्दः**, ( पुं. ) मद्य । मदिरा । युद्ध । लड़ाई ।  
**अभिमानः**, ( पुं. ) दर्प । अहङ्कार । धन  
 आदिका अहङ्कार । अपने को बड़ा भारी  
 प्रतिष्ठित समझना ।  
**अभिमुखः**, ( वि. ) सम्मुख । सामना ।  
**अभिमृष्टः**, ( वि. ) संसृष्टः । संबन्धयुक्त ।  
 मिला हुआ ।  
**अभियुक्तः**, ( वि. ) रोका हुआ । तत्पर ।  
 ज्ञानी । प्रतिवादी । मुद्दाअखेह । मुलाजिम ।  
**अभियोक्ता**, ( वि. ) अर्थाँ । वादी । करयादी । मुद्दाई ।

**अभियोग**, ( पुं. ) नालिश करना । मुकदमा आग्रह ।  
 शपथ । उद्योग । किसी से विरोध होनेपर  
 अपना पक्ष न्यायालय में प्रकट करना ।  
**अभिराम**, ( वि. ) सुन्दर । प्रिय । मनोहर ।  
**अभिरूप**, ( पुं. ) शिव । विष्णु । कामदेव ।  
 ( वि. ) बुध । पंडित । सुन्दर । मनोहर ।  
 सदृश ।  
**अभिलषित**, ( वि. ) अभीप्सित ।  
**अभिलाषः**, ( पुं. ) संकल्प । किसी काम के  
 लिये निश्चय करण ।  
**अभिलाषः**, ( पुं. ) इच्छा । लोभ । अन्वर्थ ।  
**अभिलाषुक**, ( वि. ) लुब्धा लोभी । इच्छा करनेवाला ।  
**अभिवादः**, ( पुं. ) प्रणाम । अभिवादन ।  
**अभिवादन**, ( न. ) शिष्टाचारविशेष । पैर  
 छूकर प्रणाम करना ।  
**अभिविधि**, ( पुं. ) व्याप्ति । मर्यादा । सीमा ।  
**अभिव्यक्त**, ( वि. ) प्रत्यक्ष । प्रकाशित ।  
 प्रकटित ।  
**अभिव्यक्ति**, ( स्त्री. ) प्रत्यक्ष । उद्भव । प्रकाश ।  
**अभिव्यक्तिः**, ( स्त्री. ) विस्तार । सब प्रकार का  
 संकल्प । फैलाव ।  
**अभिषयनम्**, ( न. ) अभिशाप । अनिष्ट-  
 चिन्ता ।  
**अभिषप्तः**, ( वि. ) शापप्राप्त । शापित ।  
 जिस के अनिष्टकी चिन्ता की गयी हो ।  
**अभिषस्तः**, ( पुं. ) नृप । अति प्रशंसित ।  
 ( वि. ) मिथ्या अपवाद युक्त ।  
**अभिशाप**, ( पुं. ) मिथ्या अपवाद । अनिष्ट  
 चिन्तन ।  
**अभिषङ्गः**, ( पुं. ) तिरस्कार । निन्दा ।  
**अभिषवः**, ( पुं. ) अवभृथ स्नान । यज्ञ संबन्धी  
 स्नान । यज्ञ । नहवाना । पीडादेना ।  
 मद्य बनाना । बलि देना ।  
**अभिषवण**, ( न. ) स्नान करना । यज्ञसंबन्धी  
 स्नान करना । बलिदान । सोमलताका कूटना ।  
**अभिषेक**, ( पुं. ) मन्त्रपूर्वक स्नान । मार्जन ।  
 ( राज्य- ) राज्यतिलकहोना ।

**अभिषिक्तः**, (त्रि.) अभिषेक किया हुआ । मन्त्र द्वारा जिसका अभिषेक किया गया हो ।  
**अभिषेकन**, (न.) सेना लेकर शत्रु पर चढ़ जाना । शत्रुपर आक्रमण करना । युद्ध यात्रा ।  
**अभिषुट्ट**, (त्रि.) स्तुत । प्रशंसित । स्तुति किया गया । वर्णित । जिसका वर्णन किया गया हो ।  
**अभिस्पन्दः**, (पुं.) अतिवृद्धि । जल आदि तरल पदार्थों का बहना । अतिरोध विशेष ।  
**अभिसन्ताप**, (पुं.) दुःख । क्लेश । अधिक क्लेश । चारों ओर से क्लेश ।  
**अभिसन्धः**, (पुं.) सत्य का अभिमान ।  
**अभिसन्धान**, (न.) वञ्चन । प्रतारण ठगना । अपने मत में कर लेना ।  
**अभिसम्पात**, (पुं.) युद्ध । शाप देना । विरुद्ध चिन्ता न करना ।  
**अभिसरः**, (त्रि.) अनुचर । सहचर । मृत्यु । नौकर ।  
**अभिसर्जनम्**, (न.) दान । वध । मारण ।  
**अभिसार**, (पुं.) बल युद्ध । सहाय, साधन । स्त्री पुरुषों के सम्पर्क किये हुए संकृत स्थान को जाना ।  
**अभिसारिका**, (स्त्री.) नायिका विशेष । जो संकृत स्थान पर स्वयं आप अथवा नायक की मुलावे । वह शुक्ला और कृष्णा भेद से दो प्रकार की होती है ।  
**अभिसारिणी**, (स्त्री.) अभिसारिका नायिका ।  
**अभिसृष्टः**, (त्रि.) त्यक्त । छोड़ा हुआ । दिया हुआ ।  
**अभिहत**, (त्रि.) ताड़ित । मारा हुआ ।  
**अभिहारः**, (पुं.) अभियोग । जाकर आक्रमण करना । चोरी । देखते देखते चोरी करना ।  
**अभिहितम्**, (त्रि.) कथित । प्रोक्त । कहा हुआ ।  
**अभीकः**, (त्रि.) काण्डुक । चाहनेवाला । अभी-लाभी । क्रूर । निर्भय । निडर ।

**अभीक्षणम्**, (अ.) नियम । शपथ । पुनः पुनः । बार-बार ।  
**अभीप्सितम्**, (त्रि.) वाञ्छित । अभीष्ट ।  
**अभीरुः**, (त्रि.) निर्भय । निडर । (स्त्री.) शतमूला ।  
**अभीषङ्गः**, (पुं.) आक्रोश । शाप ।  
**अभीषुः**, (पुं.) किरण । मोड़ों की लगाव ।  
**अभीष्टः**, (त्रि.) ईषित । प्रिय । वाञ्छित ।  
**अभुक्तः**, (त्रि.) उपवासी । अकृतभोजन । भूला ।  
**अभुक्तमूल**, (पुं.) ज्येष्ठा के अन्त की चार भङ्गियों के साथ मूल की पहली चार भङ्गी । ज्येष्ठा की अन्तिम एक भङ्गी और मूल की पहली दो भङ्गी । ज्येष्ठा की अन्तिम आधी भङ्गी और मूल के आदि की आधी भङ्गी । ज्येष्ठा की अन्तिम पाँच भङ्गी और मूल की पहली नौ भङ्गी । मूलकी अधिकदोषदायी भङ्गियाँ ।  
**अभूतः**, (त्रि.) अविद्यमान ।  
**अभूताभिनिवेशः**, (पुं.) असत्य वस्तु में सत्य का ज्ञान ।  
**अभेदः**, (पुं.) भेद का अभाव । एकरूप । एकता ।  
**अभेद्यम्**, (न.) दृढ । भेदन करने अयोग्य । हीरा । जो कटा न जासके ।  
**अभ्यङ्गः**, (पुं.) तैलमर्दन । तेल लगाया ।  
**अभ्यञ्जनम्**, (न.) तैल । अभ्यङ्ग । शरीर में लगाने की स्नेहयुक्त वस्तु । उपटन ।  
**अभ्यधिकः**, (त्रि.) सर्वोत्कृष्ट । उत्तमोत्तम । सब से बड़ा ।  
**अभ्यनुज्ञा**, (स्त्री.) अनुमति । प्रसन्नतापूर्वक आशा ।  
**अभ्यन्तरम्**, (न.) मध्यभाग । बीच का भाग । अन्तर्गत ।  
**अभ्यमित**, (त्रि.) रोगवाला । रोगी ।  
**अभ्यमित्रीण**, (त्रि.) वीरविशेष । वीरतापूर्वक शत्रु का सामना करने वाला ।  
**अभ्यर्णम्**, (त्रि.) समीप । निकट । पास ।  
**अभ्यर्द्धित**, (त्रि.) पीडित ।



**अभ्यर्हणीयः**, (त्रि.) पूजनीय । पूज्य । श्रेष्ठ माननीय ।

**अभ्यर्हित**, (त्रि.) पूजित । सेवित । श्रेष्ठ । उत्तम । उचित ।

**अभ्यवकर्षणम्**, (न.) शरीर में चुभे हुए बाण आदि का निकालना । भीतर गये हुए पदार्थ का निकालना ।

**अभ्यवस्कन्दः**, (पुं.) शत्रु पर प्रहार करना ।

**अभ्यवहार**, (पुं.) भोजन । खाना ।

**अभ्यसनम्**, (न.) अभ्यास करना । बार बार चिन्ता करना ।

**अभ्यस्या**, (स्त्री.) दुर्गुण विशेष । गुणों में दोष निकालना ।

**अभ्याकाङ्क्षितम्**, (न.) मिथ्या अभियोग । झूठा दावा । (त्रि.) ईप्सित ।

**अभ्यागत**, (त्रि.) अतिथि । पाहुना ।

**अभ्यागम**, (पुं.) विरोध । शत्रुता । समीप । अभिघात । भोग । स्वीकार ।

**अभ्यागारिक**, (पुं.) कुटुम्बपालन में तत्पर । घर का काम काज करनेवाला ।

**अभ्यादानम्**, (न.) आरम्भ ।

**अभ्यामर्द्दः**, (पुं.) रण्य । समर । युद्ध ।

**अभ्याशः**, (पुं.) अवश्य । ऐकान्तिक । अति-प्रयोजनीय । निकट । समीप ।

**अभ्यासः**, (पुं.) अभ्यसन । आवृत्ति । विद्या का अर्जन करना । वह पाँच प्रकार का है ।

सुनना । विचार करना । आवृत्ति करना ।

शिष्यों को पढ़ाना और स्वयं अनुशीलन करना । निशाना लगाना । सीखना । बाण चलाना सीखना । मानसिक संस्कार ।

(त्रि.) समीप ।

**अभ्यासयोगः**, (पुं.) योगविशेष । एक आलम्बन में चित्त को स्थापित करना अभ्यास कहा जाता है । अभ्यास सहित समाधि ।

**अभ्यासादन**, (न.) शस्त्र आदि से शत्रु को हीनवीर्य करना । शत्रु का सामना करना ।

**अभ्याहारः**, (पुं.) आहार । भोजन खाना । देखते देखते चुरा लेना ।

**अभ्याहितः**, (त्रि.) उपचित । वृद्ध । बड़ा हुआ ।

**अभ्युच्चयः**, (पुं.) अभ्युदय । समूह । समूहालम्बन ज्ञान । लक्ष्मा ।

**अभ्युत्थानम्**, (न.) शिष्टाचार विशेष । गौरव दिखाने के लिये उठना । उठकर आगे से लेने जाना ।

**अभ्युदयः**, (पुं.) पराक्रम । वृद्धिश्चाह । उन्नति । वृद्धि ।

**अभ्युदितः**, (पुं.) सूर्योदय के समय सोने वाला वृद्ध ब्रह्मचारी जिसने सूर्योदय के समय सोने के कारण मातःकृत्य छोड़ दिया हो ।

**अभ्युद्यत**, (त्रि.) विना याचना के मिला हुआ अन्न आदि प्रस्तुत । उद्यत ।

**अभ्युपगत**, (त्रि.) स्वीकृत । माना हुआ ।

**अभ्युपगमः**, (पुं.) स्वीकार । अङ्गीकार । समीप जाना ।

**अभ्युपगमसिद्धान्तः**, (पुं.) न्याय का एक सिद्धान्त-विशेष । नहीं कहे हुए को मान कर विशेष धर्म का कहना । विशेष धर्म के कहने से सूत्रकार के अभिप्राय को जानना ।

**अभ्युपपत्तिः**, (स्त्री.) अनुग्रह । हितसाधन और अहित का निवारण ।

**अभ्युपायः**, (पुं.) स्वीकार । उपाय ।

**अभ्युपायनम्**, (न.) उपहार । भेंट ।

**अभ्युपेतः**, (पुं.) उपगत । स्वीकृत ।

**अभ्यूहः**, (पुं.) तर्क । युक्ति ।

**अभ्यूहितः**, (त्रि.) ज्ञात । विदित ।

**अभ्रम्**, (न.) मेघ । बादल । जिससे जल न गिरे ।

**अभिः**, (स्त्री.) काष्ठकुद्दाल । जो लकड़ी का बनता है । जिस से जहाज आदि का मूल साफ किया जाता है ।

**अभ्रेपः**, ( पुं. ) औचित्य । न्याय्य । न्यायानु-  
मोदित ।  
**अभ्रम्**, ( धा. उभ. ) पीडा । रोग ।  
**अभ्रमः**, ( पुं. ) वृद्धि का अभाव । रोग । विना  
पका फल ।  
**अभ्रङ्गलः**, ( पुं. ) एरण्डवृक्ष । ( वि. ) मङ्गल-  
हीन । अशुभसूचकः ।  
**अभ्रमतः**, ( पुं. ) मृत्यु । काल । रोग । ( वि. )  
अभ्रमत । अविज्ञात । अतर्कित । नहीं जाना  
हुआ ।  
**अभ्रभ्रम्**, ( न. ) भाजना । भाग्य । वर्जन ।  
भोजन करने का पात्र ।  
**अभ्रमनस्कः**, ( वि. ) जिसका मन वश में न  
हो ( पुं. ) योग के एक ग्रन्थ का नाम ।  
**अभ्रमन्दः**, ( वि. ) धृष्ट । मन्द नहीं ।  
**अभ्रममः**, ( पुं. ) हाने वाले एक जैन तीर्थंकर ।  
( वि. ) ममताहीन । ममतारहित ।  
**अभ्रमरः**, ( पुं. ) देवता । सुर । एक शिवाकरणा  
स्तुतीवृक्ष । पारद । पारा । हड्डियों का  
समूह । कौशकार विशेष ।  
**अभ्रमरदारु**, ( पुं. ) देवदारु वृक्ष ।  
**अभ्रमरडिज**, ( पुं. ) देवपूजक भाषण ।  
पुजारी ।  
**अभ्रमरा**, ( स्त्री. ) शुकच । अभ्रमरावती । इन्द्रपुरी ।  
द्व । विरायु । इन्द्रवारुणीवृक्ष । गर्भ की  
नदी । षिकुआर ।  
**अभ्रमरार्द्रः**, ( पुं. ) छमेक । देवताओं का  
पर्वत ।  
**अभ्रमरालयः**, ( पुं. ) स्वर्ग । देवताओं का  
नगर ।  
**अभ्रमरावती**, ( स्त्री. ) जिसमें देवता रहें ।  
इन्द्रपुरी ।  
**अभ्रमर्त्यः**, ( पुं. ) मरणहीन । देवता ।  
**अभ्रमर्त्यनदी**, ( स्त्री. ) गङ्गा । देवताओं की  
नदी ।  
**अभ्रमर्त्यभुवनम्**, ( न. ) देवताओं का लोक ।

**अमर्ष**, ( पुं. ) कोप । क्रोध । दूसरे का उत्कर्ष  
न सहना । किया हुआ अपराध । असमर्ष  
का द्वेष ।  
**अमर्षण**, ( वि. ) क्रोधी । क्रोध करने वाला ।  
**अमलम्**, ( न. ) अशकम् ( वि. ) निर्मल ।  
साफ । स्वच्छ ।  
**अमला**, ( स्त्री. ) लक्ष्मी । भूम्यामलकी । गुग्गु-  
नाल ।  
**अमा**, ( अ. ) साथ । समीप । पास ।  
**अमा**, ( स्त्री. ) अमावास्या तिथि । दर्श ।  
साथ । समीप ।  
**अमास**, ( वि. ) दुर्बल । बलहीन ।  
**अमासाशी**, ( वि. ) मांस न खाने वाला ।  
**अमात्यः**, ( पुं. ) मन्त्री । सचिव । ( वि. )  
बन्धु । साथ उत्पन्न होने वाला ।  
**अमावास्या**, ( स्त्री. ) अमावास्या नाम की तिथि ।  
इस तिथि को चन्द्रमा और सूर्य दोनों  
साथ रहते हैं । दर्श ।  
**अमितौजाः**, ( वि. ) अतिवीर्यवान् । अत्यन्त  
शक्तिशाली ।  
**अमित्रः**, ( पुं. ) शत्रु । मित्र नहीं ।  
**अमी**, ( वि. ) रोगी । रोगयुक्त ।  
**अमुञ्च**, ( अ. ) दूसरा लोक । परलोक ।  
**अमुष्यपुत्रः**, ( पुं. स्त्री. ) प्रसिद्ध वंश में  
उत्पन्न । कुलीन ।  
**अमूर्तः**, ( वि. ) अवयवरहित । वायु ।  
अन्तरिक्ष । मूर्तिहीन पदार्थ । आकाश ।  
काल । दिक् और आत्मा ।  
**अमूलकम्**, ( वि. ) मूलरहित । प्रमाण  
शून्य । जिस में प्रमाण न हो ।  
**अमूला**, ( स्त्री. ) अग्निशिखारहित । ओषधि-  
विशेष ।  
**अमृणालम्**, ( न. ) नलद । उशीर । खस ।  
**अमृतम्**, ( न. ) मोक्ष । शक्ति । हवन शेष  
द्रव्य । सुधा । पीयूष । सलिल । जल ।  
घृत । अन्न । काञ्चन । आनन्द ।  
रसायन । मगोहर । पारद । धन । स्वादु

द्रव्य । ( त्रि. ) सुन्दर । मरणराहित ।  
 ( स्त्री. ) दूब । तुलसी । ( न. ) परब्रह्म ।  
**अमृतजटा**, ( स्त्री. ) जटामासी ।  
**अमृततिलका**, ( स्त्री. ) छन्दोविशेष । वर्षा  
 वृत्त । इसके प्रत्येक पाद में दस अक्षर  
 होते हैं ।  
**अमृतत्वम्**, ( न. ) मरण का अभाव । मोक्ष ।  
 मुक्ति ।  
**अमृतदीधिति**, ( पुं. ) चन्द्रमा ।  
**अमृतफला**, ( स्त्री. ) जिसका फल अमृत के  
 समान मीठा हो । दाख । आंवला ।  
**अमृतयोगः**, ( पुं. ) ज्योतिषशास्त्र का योग  
 विशेष । रविवार को मूल, सोमवार को  
 श्रवण, मङ्गलवार को उत्तराभाद्रपद,  
 बुधवार को कृत्तिका, गुरुवार को पुनर्वसु,  
 शुक्रवार को पूर्वाफाल्गुनी और शनिवार  
 को स्वाती नक्षत्र के होने से अमृतयोग  
 होता है इसी को अमृत भी कहते हैं ।  
**अमृतरसा**, ( स्त्री. ) पक्वान्निविशेष । अंदरसा ।  
**अमृतवल्ली**, ( स्त्री. ) गुरुच ।  
**अमृतसंयाघः**, ( पुं. ) पक्वान्निविशेष ।  
**अमृतसिद्धियोगः**, ( पुं. ) योगविशेष ।  
**अमृतसूः**, ( पुं. ) विद्यु । चन्द्रमा । ( स्त्री. )  
 अदिति ।  
**अमृतसोदरः**, ( पुं. ) घोड़ा । उच्चैःश्रवा ।  
**अमृता**, ( स्त्री. ) औषधविशेष । यह विस्मय  
 में प्रशस्त है । गुरुच ।  
**अमृतान्धा**, ( पुं. ) देवता । जिसका अमृत  
 ही अन्न हो ।  
**अमृत्यमाणः**, ( त्रि. ) नहीं सहन करने  
 वाला ।  
**अमेधाः**, ( त्रि. ) निर्बुद्धि । बुद्धिरहित । मूर्ख ।  
**अमेध्य**, ( न. ) विषा । मल । यज्ञ के  
 अयोग्य । अशुद्ध । मांस आदि । ( त्रि. )  
 अपवित्र ।  
**अमोघः**, ( पुं. ) नद विशेष । ( त्रि. )  
 सफल । अव्यर्थ । परमेश्वर । पूजा और

स्तुति किये जाने पर जो समस्त फलों को  
 दे । जिसकी कृपा निष्फल न हो ।  
**अम्बु**, ( धा. पर. ) जाना । पहुँचना ।  
**अम्बक**, ( न. ) नेत्र । आँख । पिता ।  
 जनक ।  
**अम्बरम्**, ( न. ) शब्द का आश्रय । आकाश ।  
 सिद्ध विद्याधर आदि के घूमने का स्थान ।  
 स्वनामख्यात सुगन्धि द्रव्य विशेष ।  
 वस्त्र । कार्पास । केशर ।  
**अम्बरीषः**, ( पुं. ) राजाविशेष । ये राजा  
 मान्धाता के पुत्र थे । सूर्यवंशी राजा  
 नाभाग के पुत्र । नरकविशेष । केशोर ।  
 भास्कर । सूर्य । महादेव । ( न. ) रण ।  
 युद्ध । आष्ट । भसार ।  
**अम्बष्ठः**, ( पुं. ) देशविशेष । ब्राह्मण के  
 औरस से और वैश्य कन्या के गर्भ से उत्पन्न  
 पुत्र । इस जाति के लोग चिकित्सा करते  
 और वैद्य कह जाते हैं । इस्तिपक ।  
 महावत । कन्यस्थ जाति का एक भेद ।  
**अम्बा**, ( स्त्री. ) माता । दुर्गा । राजा पाण्डु  
 की पौसी का नाम ।  
**अम्बालिका**, ( स्त्री. ) माता । जननी । काशि-  
 राज की कन्या । राजा पाण्डु की माता  
 का नाम ।  
**अम्बिका**, ( स्त्री. ) माता । काशिराज की  
 कन्या । यह राजा विचित्रवीर्य की स्त्री थी  
 और धृतराष्ट्र की माता । दुर्गा । भगवती ।  
**अम्बु**, ( न. ) जल । कुण्डली का चौथा भवन ।  
 रासना नाम की लता ।  
**अम्बुकणा**, ( स्त्री. ) जलविन्दु । पानी की बूंद ।  
**अम्बुचामरम्**, ( न. ) शैवाल ।  
**अम्बुज**, ( पुं. न. ) कमल । चन्द्रमा ।  
 जल से पैदा होने वाला शङ्ख ।  
**अम्बुदः**, ( पुं. ) मेघ । बादल । मगथा ।  
**अम्बुधरः**, ( पुं. ) मेघ । मुस्ता । मोथा ।  
**अम्बुधिः**, ( पुं. ) समुद्र । सागर ।  
**अम्बुपतिः**, ( पुं. ) वरुण । समुद्र ।

अम्बुपत्रां, ( स्त्री. ) उच्छटा नामक पौधा । यह जल में उत्पन्न होता है और सुगन्धित होता है ।

अम्बुप्रसादनम्, ( न. ) कतक । निर्मली नामक फल । जिससे जल साफ हो जाता है ।

अम्बुप्रायम्, ( न. ) अत्रूप । जल के समीप का देश ।

अम्बुभृत्, ( पुं. ) मेघ । समुद्र । सागर ।

अम्बुरुह, ( न. ) कमल । पद्म ( त्रि. ) जल में उत्पन्न होने वाला । जोक ।

अम्बुवाची, ( स्त्री. ) रजस्वला भूमि । आर्द्रा नक्षत्र के पहले तीन दिन । इसी कारण ये तीन दिन अच्छे कामों के लिये और अन्न आदि बोनने के लिये निषिद्ध हैं ।

अम्बुवाह, ( पुं. ) अम्बुद । मेघ । मोथा ।

अम्बुसर्पिणी, ( स्त्री. ) जलौका । जाक । एक प्रकार का जलकृमि ।

अम्बुकृत, ( त्रि. ) थूक युक्त वस्त्र । ऐसा बालना जिसमें थूक निकले ।

अम्भः, ( न. ) जल । स्वता । मनुष्य । पिता । असुर । लाने से चौथी राशि ।

अम्भःसार, ( न. ) मूत्रा । मोती ।

अम्भोज, ( न. ) अम्बुज । कमल । ( पुं. ) चन्द्रमा । ( त्रि. ) जल से उत्पन्न पदार्थ ।

अम्भोजखण्डम्, ( न. ) कमलसमूह ।

अम्भोजनी, ( स्त्री. ) कमलसमूह । कमल युक्त देश । पद्मलता ।

अम्भोदः, ( पुं. ) मेघ । बादल ।

अम्भोधरः, ( पुं. ) अम्बुधि । समुद्र । मेघ ।

अम्भोधिः, ( पुं. ) समुद्र । सिन्धु ।

अम्भोनिधिः, ( पुं. ) अम्बिध । समुद्र ।

अम्भोरुहम्, ( न. ) अम्बुज । कमल ।

अम्भयम्, ( न. ) जल का विकार । आग । फेन आदि ।

अम्भः, ( पुं. ) आम का वृक्ष । जिसकी गन्ध दूर दूर तक फैलती हो ।

अम्भः, ( पुं. ) रसविशेष । खट्टा रस । जल

और अग्नि की अधिकता से यह शुष्क उत्पन्न होता है ।

अम्भकः, ( पुं. ) थोड़ा खट्टा । वृक्ष विशेष ।

अम्भकेशरः, ( पुं. ) बीजपूरक । चकोतरा ।

अम्भफल, ( न. ) त्रिंतिडीफल । इमली ।

अम्भानः, ( पुं. ) महासहा । कटसैरैया वृक्ष । ( त्रि. ) निर्मल । स्नानिरहित ।

अम्भ, ( धा. आत्म. ) जाना । गमन करना । गति ।

अम्भ, ( पुं. ) पूर्वजन्मकृत शुभभाग्य । सौभाग्य ।

अम्भःपानम्, ( न. ) नरकविशेष । जहाँ दूषित जोड़ा पीना पड़ता है ।

अम्भः, ( पुं. ) दैवादि यज्ञ से भिन्न यज्ञ । ( त्रि. ) यज्ञरहित । यज्ञहीन ।

अम्भक्षियः, ( त्रि. ) जो यज्ञ के लिये उपयुक्त न हों ।

अम्भथा, ( प्र. ) अनुचित । अयोग्य ।

अम्भथार्थानुभवः, ( पुं. ) मिथ्या अनुभव । अन्य वस्तु में अन्य वस्तु का ज्ञान । वह संशय विपर्यय और तर्क भेद से तीन प्रकार का है ।

अम्भनम्, ( न. ) मार्ग । रास्ता । सूर्य की दक्षिणोत्तरगति । स्थानः आश्रय । मकर और कर्क की संक्रान्ति ।

अम्भनांश, ( पुं. ) सूर्य आदिकों के दृश्य बनाने का एक संस्कार विशेष जिसकी वार्षिक गति इस समय ५० पल है । गतिविशेष का भाग ।

अम्भन्वितः, ( त्रि. ) अनर्गल । अनियन्त्रित । अशुद्धलित ।

अम्भशः, ( न. ) अधर्म से उत्पन्न लोकनिन्दा । अकीर्ति ।

अम्भस, ( न. ) लोहा ।

अम्भस्काञ्च, ( पुं. ) लोह चुम्बक पत्थर ।

अम्भस्कारः, ( पुं. ) लौहकार । लुहार ।

अम्भचितम्, ( न. ) अयत नामक वृत्ति विशेष । ( त्रि. ) विना माँगे मिली हुई वस्तु ।

अम्भचितव्रतम्, ( न. ) विना माँगे स्वयं मिलने पदार्थ से जीविकागर्वाह ।

**अयोज्यः**, ( वि. ) ब्राह्मण । पतित । नहीं यज्ञ कराने योग्य ।

**अयि**, ( अ. ) प्रश्न । अनुनय । सम्बोधन ।  
अतुराग ।

**अयुग्मः**, ( पुं. ) विषम । असमान ।

**अयुग्मच्छुदः**, ( पुं. ) सप्तपर्यं नामक वृक्ष ।  
जिसके विषम पत्ते हैं ।

**अयुत**, ( वि. ) असंयुक्त असंबद्ध । नहीं मिला हुआ । संख्याविशेष । दस हजार । १०००० ।

**अयुतसिद्धि**, ( पुं. ) जिन दो पदार्थों में एक दूसरे के आश्रय से रहे । यथा अवयव अवयवी । गुण गुणी । क्रिया क्रियावान् । जाति और व्यक्ति ।

**अये**, ( अ. ) क्रोध । विषाद । सम्भ्रम । स्मरण । सम्बुद्धि ।

**अयोगः**, ( पुं. ) विचुर । दुःख । कूट । विश्लेष । कठिन उद्यम । वपन विरेचन आदि की प्रतिकूल वृत्ति ।

**अयोगवः**, ( पुं. ) वर्षसङ्कर । जातिविशेष । शूद्र के औरस और वैश्य कन्या के गर्भ से उत्पन्न पुत्र ।

**अयोगवाहः**, ( पुं. ) अनुस्वर और विसर्ग ।

**अयोधन**, ( पुं. ) हथौड़ा । हथौड़ी जिससे लोहा पीटा जाता है ।

**अयोध्या**, ( स्त्री. ) इस नाम से प्रसिद्ध नगरी । साकेतपुर । उत्तरकोशात् ।

**अयोनिज**, ( पुं. ) हरि । जो माता के गर्भ से उत्पन्न न हुआ हो । जिसकी उत्पत्ति न हो । ( स्त्री. ) सीता । जानकी ।

**अयोमुखः**, ( पुं. ) अस्त्रविशेष । असुर विशेष ।

**अरम्**, ( न. ) शीघ्र । चक्राङ्ग । पहिये की नाभि और नेमि के बीच की लकड़ी ।

**अरग्वध**, ( पुं. ) वृक्षविशेष । राजवृक्ष ।

**अरघट्टः**, ( पुं. ) बड़ा भारी कूप । पानी निकालने का यन्त्र ।

**अरजाः**, ( स्त्री. ) कन्या । जिसे मासिक धर्म न हुआ हो ।

**अरणिः**, ( पुं. ) सूर्य । गणियारी नाम का वृक्ष । यज्ञ के लिये आग निकालने की लकड़ी ।

**अरण्यम्**, ( न. ) वन । जंगल । तपोवन ।

**अरण्यानी**, ( स्त्री. ) बड़ा भारी वन ।

**अरतिः**, ( स्त्री. ) क्रोध । चित्त का स्थिर न होना । प्रेम का अभाव । ध्वराहट । इष्ट वियोग से व्याकुलता ।

**अरत्निः**, ( पुं. ) फैलाया हुआ हाथ । मुट्टी बँधा हुआ हाथ । निमूँठ हाथ । कलहनी ।

**अरम्**, ( अ. ) पर्याप्त । वरा ।

**अररम्**, ( वि. ) कपाट । किवाड़ ।

**अरविन्दम्**, ( न. ) कमल । पद्म । बगला । ताँबा । नील कमल ।

**अरसिकः**, ( वि. ) असज्ज । मूर्ख । अविदग्ध । ( अ. ) जो न जानने वाला ।

**अराजक**, ( वि. ) राजशून्य देश । जिस देश का कोई राजा न हो । उपद्रवयुक्त देश ।

**अरतिः**, ( पुं. ) शत्रु ।

**अराल**, ( पुं. ) सर्ज का रस । मतवारा हाथी । राल ।

**अराला**, ( स्त्री. ) वेश्या ।

**अरिः**, ( पुं. ) शत्रु । लग्न से बठा स्थान । पहिया । चक्र । खैरभेद ।

**अरित्रम्**, ( न. ) कान । हाली, जिससे नाव चलायी जाती है ।

**अरिन्दम्**, ( पुं. ) शत्रु को जीतने वाला ।

**अरिमर्दः**, ( पुं. ) खाँसी को दूर करने वाला एक वृक्ष । शत्रु का जीतने वाला ।

**अरिभेद**, ( पुं. ) वृक्षविशेष । देशविशेष ।

**अरिषडष्टक**, ( न. ) ज्योतिषशास्त्र का एक योग । यह योग वर अथवा कन्या की साशि से बठा या आठवाँ घर शत्रु के होने पर होता है । यह योग विवाह में निषिद्ध माना जाता है ।

**अरिषड्वर्ग**, ( पुं. ) काम क्रोध आदि छः शत्रुओं का समूह । काम, क्रोध, लोभ, मांह, मद, ईर्ष्या ये छः अरिषड्वर्ग हैं ।

**अरिष्ट**, ( पुं. ) कन्दविशेष । लशुन । नीम । सौरधर । असुरविशेष । ( न. ) मद्य का एक भेद । कौवा । रीठा । अशुभ । अमङ्गल ।

**अरिष्टताति**, ( पुं. ) मङ्गल की कामना । आशीर्वाद के अर्थ में इस शब्द का प्रयोग किया जाता है । इसका प्रयोग वेदों में अधिकता से किया गया है ।

**अरिष्टसूदन**, ( पुं. ) अरिष्ट नामक असुर का मारने वाला । विष्णु । ( त्रि. ) अशुभ को हटाने वाला । मङ्गलमय ।

**अरुचि**, ( पुं. ) जिसके कारण रुचि ( इच्छा ) न हो । रोगविशेष । अजीर्ण रोग । अतृप्ति । सन्तोष का अभाव ।

**अरुचिर**, ( त्रि. ) मनोहर नहीं । अशुभ । अमङ्गल ।

**अरुज**, ( पुं. ) वृक्षविशेष । ( त्रि. ) नीरोग । रोगरहित ।

**अरुण**, ( पुं. ) सूर्य । सूर्य के सारथिकों का नाम । शुद्ध । सन्ध्या समय की आकाश की लाली । शब्दरहित । रोगविशेष । रोग-विशेष । कोदरेता का एक भेद । ( न. ) लाल रंग । वेसु । सिन्दूर । ( स्त्री. ) मजीठ ।

**अरुणलोचन**, ( पुं. ) जिसके नेत्र लाल रङ्ग के हों । कन्नूर । कोइल ।

**अरुणित**, ( त्रि. ) लाल किया हुआ । लाल रङ्ग से रंगा हुआ ।

**अरुणिमा**, ( पुं. ) रक्तता लालाई । लाल रङ्ग । रक्तवर्ण ।

**अरुणोदय**, ( पुं. ) काल विशेष । सूर्य के उदय होने के चार घड़ी पहले का समय ।

**अरुन्तुद**, ( त्रि. ) मर्मपीडक ।

**अरुन्धती**, ( स्त्री. ) महर्षि वसिष्ठकी स्त्री का नाम । यह प्रजापति कर्दम मुनि की कन्या थी । इस

नाम की एक तारा जो सप्तर्षिमण्डल में सब से छोटी आठवीं तारा है और वासिष्ठ के समीप रहती है ।

**अरुन्धतीदर्शनम्**, ( देखो "न्याय" ) ।

**अरुस्**, ( पुं. ) सूर्य । रक्तलदिर । वटलदिर ( न. ) मर्म । शरीर का कोमल स्थान ।

**अरुष्क**, ( पुं. ) एक वृक्ष का नाम, ( भक्ष्यातक ) नाम से जाना ।

**अरुसिका**, एक प्रकार का रोग जिसमें खोपड़ी की खाल पर पुंसियाँ हो जाती हैं और उनमें बड़ी बुरी पांशु होती है ।

**अरुहा**, एक वृक्ष का नाम अर्थात् भूम्यामलकी ।

**अरुक्ष**, ( पुं. ) जो कड़ा न हो । मृदायम । गरम ।

**अरूप**, ( यु. ) रूपरहित । अकारण्य । मूर्ख ।

**अरूपः**, सूर्य । एक प्रकार का सर्प ।

**अरे**, ( अव्य. ) अपमानपूर्वक सम्बोधन अथवा क्रोधपूर्वक किसी को बुलाना हो तब अरे का प्रयोग किया जाता है ।

**अर्क**, तपना और स्तुति करना ।

**अर्क**, ( पुं. ) सूर्य । इन्द्र । तांबा । बिलौर । विष्णु । पण्डित । आकन्द वृक्ष । अर्कौत्रा । मदार ।

**अर्कचन्दन**, ( पुं. ) लालचन्दन ।

**अर्कतनय**, ( पुं. ) सुग्रीव । कर्ण । ( स्त्री. ) यमुना ।

**अर्कव्रत**, ( पुं. ) सूर्य का व्रत । यथा माधुशुक्ला सप्तमी आदि ।

**अर्काशमन्**, ( पुं. ) सूर्यकान्तमणि । आतशी शीशा । अरुणापल ।

**अर्गलः**, ( पुं. ) बेंडा जो किवाड़ों में उन्हें बन्द करने समय अटक़ाया जाता है । दूर्गापाठ का एक स्तोत्रविशेष ।

**अर्घ**, ( त्रि. ) मोल लेना ।

**अर्घ**, ( पुं. ) पूजाविधि । मूस्य । दाम ।

**अर्घ्य**, ( न. ) अर्घ के लिये जल ।

**अर्घ्यम्**, ( न. ) राख ।

**अर्च**, ( त्रि. ) पूजा करना ( यु. ) चमकदार ।

**अर्चा**, ( स्त्री. ) प्रतिमा । मूर्ति । चित्र ।



**अग्नि**, (धी.) आग की लपट । किरण । चमक ।

**अग्निष्मत्**, (पुं.) सूर्य । अग्नि ।

**अर्ज**, (क्रि.) उपार्जन करना । कमाना ।

**अर्जक**, (पुं.) वृक्षविशेष । बावुई वृक्ष जिस के सूतों से रस्सी बनती है । उपार्जन करने वाला । एकत्र करने वाला ।

**अर्जुन**, (पुं.) वृक्षविशेष । राजा पाण्डु का तीसरा पुत्र । कर्तवीर्य राजा । तृण । नेत्र । रोग । मोर । चित्ता रङ्ग । नेत्र का एक रोग ।

**अर्णव**, (पुं.) समुद्र । छन्दविशेष ।

**अर्णस**, (न.) जल । पानी । नीर । समुद्र ।

**अर्त्तन**, (न.) निन्दा । तिरस्कार । जुगुप्सा ।

**अर्त्ति**, (स्त्री.) पीड़ा । धनुष की नोक या सिरा ।

**अर्त्तिका**, (स्त्री.) बड़ी बहिन ।

**अर्त्तुक**, (गु.) लड़ाकू । भगडालू । स्पर्धक ।

**अर्थ** (क्रि.) माँगना ।

**अर्थ** विषय । नाम । धन । वस्तु । निवृत्ति । हटाव । प्रकार । प्रयोजन । हेतु । अभिलाषा । उद्देश्य ।

**अर्थदुषण**, (न.) धन की चोरी । दुर्व्यसनोंमें जैसे लुब्धा वेश्यागमनादि में धन का व्यय करना ।

**अर्थना**, (स्त्री.) भिक्षा माँगना । प्रार्थना । विनती ।

**अर्थपति**, (पुं.) राजा । कुबेर ।

**अर्थप्रयोग**, (पुं.) वृद्धि के अर्थ धनप्रदान । सूद पर रुपये लगाना ।

**अर्थवाद**, (पुं.) प्रशंसा गुणों का कहना । प्रशंसा ।

**अर्थव्ययज्ञ**, (त्रि.) कौन कैसे कहाँ कितना धन किमके लिये व्यय करना उचित है इन बातों का जाननेवाला ।

**अर्थशास्त्र**, (न.) सम्पत्तिशास्त्र । धनसम्बन्धी नीति को बताने वाला शास्त्र । अभिचार अर्थान् मारण आदि कर्म को प्रतिपादन

करनेवाला शास्त्र । दण्डनीति । आन्वीक्षिकी । खेती की विद्या ।

**अर्थागम**, (पुं.) धन का आना । आय । आमदनी धनागम ।

**अर्थान्तरन्यास**, (पुं.) प्रकृत अर्थ की सिद्धि के लिये अन्य अर्थ को लाना । अर्थालङ्कार का एक भेद ।

**अर्थापत्ति**, (स्त्री.) अनकहे अर्थ का समझना । भीमांसक इसे अनुमान से भिन्न बतलाते हैं और नैयायिक व्यतिरेक व्यास ज्ञान से उपजे हुए अनुमान ही को समझते हैं ।

**अर्थात्** (अव्य.) या । अथवा । वस्तुतः ।

**अर्थिक**, (पुं.) सोये हुए बड़े धन । प्रतुष्यों को जगाने के लिये स्तुति करने वाला । वैतालिक । भिक्षुक । भाट । भित्तारी । मँगता ।

**अर्थिन्**, (त्रि.) याचक । भिक्षुक । मँगता । भित्तारी । सेवक । सहायक । धनी । वादी । धनरहित ।

**अर्थ्य**, (त्रि.) न्याय्य । उचित । उचित रीति से कमाया । पण्डित ।

**अर्द्ध**, (क्रि.) मारना ।

**अर्द्धक**, (क्रि.) पाँड़ा पहुँचाना । मारना । कष्ट देना ।

**अर्द्धनिः**, माँग । भिक्षा । बीमारी । अग्नि ।

**अर्द्ध**, (पुं.) खण्ड । टुकड़ा । आधा ।

**अर्द्धगङ्गा**, (स्त्री.) कावेरी नदी । अर्थात् वह नदी जिसमें स्नानादि करने से गङ्गा की अपेक्षा आधा फल हो ।

**अर्द्धचन्द्र**, (पुं.) चन्द्रार्द्ध । अष्टमी का चाँद । चाँद के आकार के नख का घाव । गलहस्त । गरदनिया । सातुनासक चिह्न (°)

**अर्द्धनारीश्वर**, (पुं.) महादेव । शिव पार्वती की मूर्ति विशेष । हरगौरी रूप शिव ।

**अर्द्धपारावत**, (पुं.) जिसकी आधी देह कबूतर जैसी हो । चित्रकण्ठ । कपोत । तीतर ।

**अर्द्धरात्र**, (पुं.) आधीरात ।

अर्द्धचीक्षण, ( न. ) आधा देखना । पूरा न देखना ।  
 अर्द्धासन, ( न. ) आधा आसन । आसन का आधा भाग । स्नेह अथवा प्रेमप्रकाशक ।  
 अर्द्धौदय, ( पुं. ) माघ मास । अमावस तिथि । श्रवण नक्षत्र और व्यतीपात होने पर एक योगविशेष ।  
 अर्द्धोरुक, ( न. ) पदों के नीचे तक शरीर को ढाकने वाला कपड़ा । श्रेष्ठ रमणियों के पहिनेने का वस्त्र जो आङ्गिया जैसा होता है । लहूंगा । बाँधरा । साड़ी ।  
 अर्पण, ( क्रि. ) देना । भेंट करना । सौंपना ।  
 अर्पित, ( त्रि. ) दिया गया । सौंपा हुआ । भेंट किया हुआ ।  
 अर्पिस, ( पुं. ) हृदय । हृदय का मांस ।  
 अर्ष, ( क्रि. ) मारना । एक और जाना ।  
 अर्षुद, ( न. ) रोगविशेष । दस कर्मों की संख्या । ( पुं. ) पर्वतविशेष जो भारतवर्ष के पश्चिम में है ।  
 अर्भक, ( पुं. ) बालक । मूर्ख । दुबला । लडा । निर्बल । अशक्त । थोड़ा । यथा—  
 “ श्रुतस्य यायादयन्तमर्भकः ” ।  
 अर्भग, ( यु. ) युवा । जवान । ( इसका प्रयोग वैदिक साहित्य में होता है ) ।  
 अर्भः, आँसू का एक रोग ।  
 अर्भक, ( यु. ) सङ्कीर्ण । पतला ।  
 अर्भण, ( त्रि. ) लालविशेष । द्रोण ।  
 अर्भ्य, ( त्रि. ) स्वामी । सर्वोत्तम । प्रतिष्ठित । अतुरक्त । सत्य ।  
 अर्भ्यमन्, ( पुं. ) सूर्य । पितरों के अधिपति । उत्तराफालगुनी नक्षत्र की स्वामी देवता । अर्क नामक पौधा । द्वादश आदित्यों में से एक । परम प्रिय मित्र । साथ खेलेने वाला ।  
 अर्भ्यम्य, सूर्य । प्राणोपम मित्र ।  
 अर्ष, ( क्रि. ) मारना ।  
 अर्षटम्, ( न. ) राख । रवे ।

अर्वन्, ( पुं. ) घोड़ा । इन्द्र । ( यु. ) नील । अयोग्य ।  
 अर्वश, ( यु. ) फुर्तीला । तेज ।  
 अर्वाच, ( अव्य. ) पूर्व । पर । निकट । पहिले । पीछे । समीप ।  
 अर्वाके, ( यु. ) समीप । निकट ।  
 अर्वाचीन, ( त्रि. ) प्रतिकूल । विरुद्ध । वर्तमान समय का उत्पन्न । नूतन । नया ।  
 अर्बुक, एक जाति के लोगों का नाम जिनके विषय में महाभारत में लिखा है कि सहदेव ने ज्ञाता था ।  
 अर्शस, ( न. ) रोगविशेष । बवासीर । अश्लील । चोट ।  
 अर्षण, ( यु. ) जङ्गम । चलनेवाला ।  
 अर्ह, ( यु. ) योग्य । पूज्य । इन्द्र । ईश्वर ।  
 अर्ह, ( क्रि. ) पूजा करना ।  
 अर्हण, ( पुं. ) पूजा का साधन । पूज्य । बुद्ध ।  
 अर्हत, ( पुं. ) बौद्धों में सब से उच्च पद । जैनियों के एक पूज्य देवता ।  
 अर्ल, ( क्रि. ) सजाना । योग्य होना । रोकना ।  
 अर्लम्, ( अव्य. ) भूषण । पर्याप्ति । वारण । निवारण । शक्ति ।  
 अर्लक, ( पुं. ) कुन्तल । घुँघराले बाल । उन्मत्त कुत्ता ।  
 अर्लका, ( स्त्री. ) आठ से लेकर दस वर्ष की अवस्था वाली लड़की । कुबेर की राजधानी का नाम ।  
 अर्लकम्, व्यर्थ । निरर्थक ।  
 अर्लक, ( पुं. ) लाक्षारस । लाख का रङ्ग । वृक्ष का रस विशेष ।  
 अर्लक्षण, ( त्रि. ) जिसका अनुमान न हो सकें । अच्छे चिह्न से शून्य ।  
 अर्लङ्कार, ( पुं. ) भूषण । साहित्य शास्त्र का एक अङ्ग । काव्य के गुण दोष को बतलाने वाला शास्त्र । गहना ।

**अलंबुषः**, (पुं.) वमन, बर्दि, हथेली, रावण का मंत्री प्रहस्त । एक राक्षस जिसे घटोत्कच ने मारा था ।  
**अलंबुषा**, एक देश का नाम ।  
**अलर्क**, (पुं.) पागल कुत्ता । श्वेतार्क । एक राजा का नाम ।  
**अलपस्**, (सं.) गुण ।  
**अलवातं**, (सं.) पेड़ की जड़ का लोड्डा जिसमें जल भरा जाता है ।  
**अलस**, (शु.) चमकरहित । मन्दा ।  
**अलस**, (त्रि.) निरुद्योग । सुस्त । (स्त्री.) हंसपदी लता । (पुं.) सुस्त । पैर का रोग ।  
**अलायडुः**, (सं.) एक विषैले कीड़े अथवा जन्तु का नाम ।  
**अलात**, (पु. न.) अधजली लकड़ी । अहार । कोयला ।  
**अलायु-वू**, (स्त्री.) तुम्बी । कद्दू । लता विशेष ।  
**अलार**, (सं.) द्वार ।  
**अलास**, (पुं.) जिह्वा के नीचे की सूजन या फुङ्गिया । रोगविशेष ।  
**अलि**, (पुं.) भ्रमर । कौवा । कोइल । मदिरा । विच्छू ।  
**अलिन्**, (पुं.) विच्छू ।  
**अलिक**, (न.) मत्था । झूठ । भाषा में अलिक की जगह "अलीक" शब्द का प्रयोग होता है ।  
**अलिक्वः**, (पुं.) एक प्रकार का पक्षी ।  
**अलिगर्दः**, (पुं.) एक प्रकार का साँप ।  
**अलिञ्जरः**, (पुं.) पानी का घड़ा ।  
**अलिन**, (शु.) तपोभिरति वृद्ध ।  
**अलिन्द**, (पुं.) घर के द्वार के सामने का चबूतरा ।  
**अलिपकः**, (पुं.) कोइल । शहद की मक्खी । कुत्ता ।  
**अलीक**, (शु.) अप्रसन्नकर । अरुचिकर । मिथ्या ।

**अलीगर्द**, (पुं.) एक प्रकार का सर्प ।  
**अलुः**, (पुं.) छोटा पानी का बरतन ।  
**अलुक्ष**, (शु.) कोमल । नम्र ।  
**अलौकिक**, (त्रि.) जिसे लोग न देख सकते हैं । जिसका हस्त संसार से सम्बन्ध न हो । लोक से बाहिर । चमत्कारी । आश्चर्ययुत ।  
**अल्कः**, (पुं.) एकवृक्ष । शरीर का एक अङ्ग ।  
**अल्प**, (त्रि.) थोड़ा । जरासा ।  
**अल्ला**, (स्त्री.) माता । माँ । देवी ।  
**अव**, (क्रि.) बचाना । जाना । चाहना । तृप्त होना । सुनना । फैलना । मिलना । माँगना । प्रवेश करना । होना । बढ़ना । लेना । मारना । करना ।  
**अवकर**, (पुं.) झाड़ू से उड़ती हुई गर्द अथवा धूलि ।  
**अवका**, (सं.) शैवाल । सितार ।  
**अवकाश**, (पुं.) भीतर का स्थान । अवसर । कुरसत ।  
**अवकीर्ण**, (त्रि.) फैलाया हुआ । पीसा हुआ । विक्षिप्त ।  
**अवकीर्ण**, (त्रि.) धर्मभ्रष्ट । अपने धर्म से च्युत ।  
**अवक्षेप**, (पुं.) निन्दा ।  
**अवगणित**, (त्रि.) तिरस्कृत । असम्मानित किया हुआ । जिसकी कुछ गिनती न हो ।  
**अवगत**, (त्रि.) ज्ञात । जाना हुआ । नीचे गया ।  
**अवगाद**, (सं.) काठ का बना एक छोटा बरतन जिससे नाव का पानी उल्टाचा जाता है ।  
**अवगाढ**, (त्रि.) नहाया हुआ । गाढ़ा ।  
**अवगाह**, (पुं.) स्नान । स्नानगृह । नहाना । नहाने का कमरा ।  
**अवगीत**, (त्रि.) दुष्ट । कलङ्कित । निन्द्य । (सं.) जनापवाद । निन्दा । अभिशाप ।  
**अवगुण्ट**, (शु.) ढक्का हुआ । (सं.) कफन । मुर्दा लपेटने का कपड़ा । शव-परिधान ।

**अवगुण्डित**, ( गु. ) पिसा हुआ ।  
**अवगुण्णित**, ( गु. ) धुना हुआ ।  
**अवगुर**, ( कि. ) भमकाना । मारने को अव  
उठाना ।  
**अवगुण**, ( पुं. ) दोष ।  
**अवगुण्ठन**, ( कि. ) घूँघट निकालना । घूँघ  
टापना । ( सं. ) घूँघट ।  
**अवघ्रा**, ( पुं. ) तर्पण का रुकना । बाधा ।  
रोक । स्वभाव । आदत ।  
**अवघट्ट**, ( कि. ) टकलना या बहार कर  
हटाना । धारणा । काटना ।  
**अवघट्टः**, ( सं. ) पृथिवी का छेद । गुहा ।  
गुहा । चपटी । गड्ढारी ।  
**अवघात**, ( पुं. ) अपमृत्यु । धान आदि का  
कूटना ।  
**अवच**, ( गु. ) गीर्ष का ।  
**अवचय**, ( पुं. ) राशय । फल अथवा पुत्र  
का तोड़ना ।  
**अवचनीय**, ( गु. ) न कहने योग्य । अश्लील  
अथवा अनुचित ।  
**अवचि**, ( कि. ) पूजा करना । सम्मान  
करना ।  
**अवचूड**, ( सं. ) शरीर पर बधा हुआ  
वस्त्र ।  
**अवचूलक**, ( न. ) मधुरचामर । चर्वर ।  
चोरी । मखिल ।  
**अवच्छेद**, ( कि. ) टाँकना । विछाना ।  
विपन्न । अन्धकार में डाल देना ।  
**अवच्छेदः**, ( पुं. ) खोल । गिलाफ ।  
ढकन ।  
**अवच्छिद्**, ( कि. ) काटना । पृथक् करना ।  
टुकड़े टुकड़े करना । पहचानना । परि-  
भाषा करना । सीमाबद्ध करना । काटना ।  
नाधा डालना ।  
**अवच्छिन्न**, ( वि. ) सङ्कुचित । सिकुड़ा  
हुआ । मिला हुआ । विशिष्ट । न्याय  
शास्त्र में “ अवच्छेदकतानिरूपक ” उसे

कहते हैं जिससे किसी वस्तु में उसके  
विशेष गुणों के कारण अन्य समस्त  
वस्तुओं से भेद प्रकाश किया जाय । कदा  
हुआ । पृथक् किया हुआ ।  
**अवच्छेदक**, ( वि. ) काटने वाला । विशेषण ।  
श्रीरों से पृथक् करने वाला । गुण । रूप ।  
शब्द ।  
**अवच्छुरित**, ( गु. ) मिला हुआ । मिश्रित ।  
**अवजि**, ( कि. ) निगाड़ना । जीतना । जीत  
कर ले लेना—“ अवजित्य च तद्गन्म् ” ।  
**अवजितिः**, ( सं. ) जय । विजय ।  
**अवज्ञा**, ( मी. ) अनादर ।  
**अवज्ञा**, ( पुं. ) गर्त । गड्ढा । कुहकजीवी ।  
राजीगर । इन्द्रजाल से जीविका करने हारा ।  
**अवटीट**, ( वि. ) अननता नासिका । चपटी  
नाक वाला ।  
**अवट्ट**, ( सं. ) पृथिवी का छेद । कुप ।  
गरदन का पिछला भाग एक प्रकार का वृक्ष ।  
**अवडङ्गकः**, ( सं. ) बाजार । हाट ।  
**अवडीनं**, ( सं. ) धिक्कियों का उड़ान । नीचे  
की ओर उड़ना ।  
**अवतः**, ( पुं. ) एक कृष्ण । होज । कुण्ड ।  
**अवतंस**, ( पुं. न. ) काठ का भूषण । मुकुट ।  
ताज ।  
**अवतमस**, ( न. ) मन अन्धकार ।  
**अवतरणम्**, ( न. ) पानी में स्नान के  
लिये धसना ।  
**अवतरणिका**, ( स्त्री. ) मन्थारम्भ में संक्षिप्त ।  
उपोद्घात । भूमिका ।  
**अवतरणी**, ( सं. ) देखो अवतरणिका ।  
**अवतार**, ( पुं. ) पार होना । भगवान् का शरीर  
धारण करना अवतार कहलाता है ।  
**अवतीर्ण**, ( कि. ) उतरा हुआ ।  
**अवदात**, ( पुं. ) सफेद । पीला । सुन्दर ।  
चितरङ्गा ।  
**अवदान**, ( न. ) देवता को बलिदान । टुकड़े  
टुकड़े करना । अच्छा काम ।

**अवदारण**, ( न. ) कुदाल ।  
**अवदोहः**, ( पुं. ) दुहना । दूध ।  
**अवद्य**, ( यु. ) निन्दा के योग्य । दोषपूर्ण ।  
**अवधान**, ( न. ) मनोयोग ।  
**अवधारण**, ( न. ) निश्चयकरण । पका-  
 इत करना ।  
**अवधिः**, ( पुं. ) सीमा । हृद । काल । गर्त ।  
 अवसान । अन्त ।  
**अवधूत**, ( त्रि. ) त्याग किया । त्यक्त । तिरस्कार  
 किया हुआ । वर्षाश्रम धर्म को त्यागने  
 वाला । संन्यासी ।  
**अवन**, ( न. ) प्रीणन । दमदिलासा । रक्षण ।  
 प्रीति ।  
**अवनत**, ( त्रि. ) नम्र । झुका हुआ ।  
**अवनद्ध**, ( त्रि. ) बाँधा हुआ । मृदङ्गादि बाजा ।  
 ( न. ) कपड़े और गहनों का पहनना ।  
**अवभिनी**, ( स्त्री. ) भूमि । धरती । पृथिवी ।  
**अवन्तिका**, ( स्त्री. ) उज्जैन । मालवा प्रान्त  
 की राजधानी ।  
**अवपात**, ( पुं. ) विल । ( क्रि. ) नीचे  
 गिरना ।  
**अवसृत**, ( त्रि. ) चारों ओर से सींचा गया ।  
**अवभास्**, ( पुं. ) प्रकाश । मायक ।  
**अवभिद्**, ( क्रि. ) तोड़ डालना । हिला  
 डालना ।  
**अवभुज्**, ( क्रि. ) झुका देना । टेढ़ा कर  
 डालना ।  
**अवभृथ**, ( पुं. ) प्रधान यज्ञ की न्यूनाधिक  
 शान्ति के लिये कर्त्तव्य होम । यज्ञान्त  
 स्नान ।  
**अवभ्रः**, ( पुं. ) उड़ान । लोपकरण ।  
**अवभ**, ( यु. ) पापी । दुष्ट । नीच ।  
**अवमत**, ( त्रि. ) असम्मानित किया हुआ ।  
**अवमर्द्**, ( पुं. ) पीड़न । कष्ट ।  
**अवमृश**, ( क्रि. ) विचारना । सोचना ।  
**अवमर्श**, ( क्रि. ) झूना । विचारना ।

प्रायश्चित्त करना । भ्रगाना । दूर करना ।  
**अवयवः**, ( पुं. ) शरीर का एक अङ्ग । एक  
 टुकड़ा । एक भाग ।  
**अवया**, ( क्रि. ) नीचे जाना । हट जाना ।  
 झुड़ जाना । जानना । समझना । रोकना ।  
 हटाना ।  
**अवर**, ( त्रि. ) छोटा । चरम । अन्तिम ।  
 नीच । ( पुं. ) पिछले देश व समय में  
 होने वाला । ( न. ) हाथी की जङ्घ का  
 पिछला भाग । पिछला (समय व देश का)  
**अवरति**, ( स्त्री. ) ठहरना । विराम । अन्त ।  
 हटना ।  
**अवरहस**, ( यु. ) वियाबाद निर्जन ।  
 वीरान ।  
**अवरुग्ण**, ( यु. ) टूटा । फटा । रोगी ।  
 बीमार ।  
**अवरुद्ध**, ( त्रि. ) रुका हुआ । आच्छादित ।  
 ढाँका हुआ । बाँधा हुआ । ( स्त्री. ) अन्तः-  
 पुर में पड़ने वाली दासी रानी ।  
**अवरुद्ध**, ( त्रि. ) अवतीर्थ । उतरा हुआ ।  
 अपने स्थान से उठा ।  
**अवरोध**, ( पुं. ) निरोध । रोक । रनिवास ।  
 ( स्त्री. ) रानी ।  
**अवरोपित**, ( त्रि. ) उत्पाटित । उखाड़ा हुआ ।  
**अवरोह**, ( पुं. ) अवतरण । उतरना ।  
 आरोह । चढ़ना । लता जो वृक्ष की जड़  
 से ऊपर को चिपटती है । स्वर्ग ।  
**अवलक्ष**, ( त्रि. ) सफेद रङ्ग । चित्ता रङ्ग ।  
 मूर्त् । इसी अर्थ में " वलक्ष " भी  
 आता है ।  
**अवलग्न**, ( पुं. ) देह का मध्यभाग । कमर ।  
 ( त्रि. ) लगा हुआ ।  
**अवलम्ब**, ( पुं. ) आश्रय । शरण ।  
 पकड़ने का साधन । दण्ड आदि ।  
**अवल्लिप**, ( क्रि. ) तेल लगाना । चिकनाना ।  
**अवल्लिप्त**, ( त्रि. ) बमयडी । अहङ्कारी । क्रोधी ।

अवलीढ, ( क्रि. ) ख़ाया हुआ । भक्षित । चाटा हुआ । चखा हुआ ।	अधन्नाद्, ( पुं. ) अघनाश । विपाद ।
अवलीला, ( स्त्री. ) अनायास । अनादर । खेल । आसानी ।	अवसान, ( न. ) विराम । समाप्ति । अन्त । सीमा । मृत्यु ।
अवलेप, ( न. ) अहङ्कार । लेपन । दूषण । सम्बन्ध ।	अवसित, ( त्रि. ) समाप्त । ज्ञात । जाना गया ।
अवलेपन, ( न. ) मलना । राङ्गरूप । चन्दन आदि ।	अवस्कन्द, ( पुं. ) शिविर । छावनी । आक्रमण ।
अवलेह, ( पुं. ) जीभ से चाटना । चटनी । रस ।	अवस्कन्दन, ( न. ) तोड़ना । छीनना । जाना । उतरना ।
अवलोकन, ( न. ) दर्शन । देखना । छूड़ना । आलोक । नेत्र ।	अवस्कर, ( पुं. ) बुहारी से उड़े हुए कङ्कर मन्थी आदि । विष्टा । गू । गुब्ब । लिङ्ग ।
अवल्गुली, ( सं. ) एक विपैला वीक्षा ।	अवस्कर, ( शु. ) विपैला । हानिकारक ।
अवश, ( त्रि. ) पराधीन । परवश । बेवस । कामादि से पराधीन ।	अवस्तार, ( पुं. ) ज्वनिका । परदा । कनात । दरी ।
अवशिष्ट, ( त्रि. ) अतिरिक्त । भिन्न । पृथक् । परिशिष्ट । शेष । अधिक ।	अवस्था, ( स्त्री. ) दशा । आय ।
अवश्य, ( अव्य. ) सर्वथा । जरूर ।	अवस्थान, ( न. ) स्थित । रहायश । स्थान ।
अवश्याय, ( पुं. ) शिशिर । पाला । धुन्द । अभिमान ।	अवस्थ्यन्दन, ( न. ) मारना । हिंसा करना ।
अवष्कयणी, ( स्त्री. ) गौ जो बहुत दिनों बाद ब्याती है ।	अवस्त्रसन, ( न. ) अधःपतन । नीचे गिरना ।
अवष्टब्ध, ( त्रि. ) समाप्त । निकट । विरा हुआ । रुका हुआ । बँधा हुआ ।	अवहेल, ( न. स्त्री. ) अनादर । असम्मान ।
अवष्टम्भ, ( क्रि. ) सहारा लेना । रोकना । ( पुं. ) सोना । खम्भा । प्रारम्भ ।	अवाक्शिरस, ( त्रि. ) अधोमुख । नीचामुख ।
अवस्त, ( त्रि. ) साहाय्य । रक्षा । यश । कीर्ति । भोजन । धन । गमन । सन्तोष । इच्छा । सङ्कल्प । अभिलाषा ।	अवाङ्मुख, ( त्रि. ) अधोमुख ।
अवसथ, ( पुं. ) निलय । घर । कुटिया । आम ।	अवाच, ( त्रि. ) नीचे की ओर छोटा देश ( स्त्री. ) दक्षिण दिशा । गुँगा । पिछला समय ।
अवसर, ( पुं. ) प्रस्ताव । प्रसङ्ग । मौका ।	अवाच्य, ( न. ) न कहने योग्य ।
अवसर्प, ( पुं. ) दूत । राजप्रतिनिधि । एलची ।	अवान्, ( क्रि. ) साँत लेना ।
अवसव्य, ( शु. ) अपसव्य । बायें नहीं ।	अवान, ( शु. ) सूला ।
अवसृज, ( क्रि. ) फेंकना । डालना । खो- लना । दीला करना । भेजना । बनाना । खना । छोड़ना । त्यागना ।	अवान्तर, ( त्रि. ) भीतरी । बीच का सम्पि- लित । अधीन । अतिरिक्त ।
	अवारपार, ( पुं. ) दोनों टटवाला । महोदधि । समुद्र ।
	अवारपारीण, ( त्रि. ) दूसरे पार जाने वाला ।
	अवासस्, ( त्रि. ) नङ्गा । ( स्त्री. ) रजस्वला । बुद्ध का नाम ।
	अधि, ( पुं. ) सूर्य । बकरा । पर्वत । स्वामी । पति । कम्बल । दुशाला । ( स्त्री. ) रजस्वला स्त्री । भेड़ ।



**अविकल,** (गु.) नितान्त । सम्पूर्णा । ज्यों का त्यों ।

**अविज्ञ,** (गु.) न जानने वाला । अशिक्षित ।

**अवितथ,** (न.) सत्य । सच्चा ।

**अवित्त,** (गु.) अप्रासिद्ध । अज्ञात । निर्धन ।

**अविदित,** (गु.) अज्ञात ।

**अविद्या,** (स्त्री.) विद्या का अभाव । अज्ञान जो अहङ्कार का कारण है । माया ।

**अविनाभाव,** (पुं.) जो विना व्यापक अर्थात् कारण के न रहसके । व्याप्ति ।

**अविरत,** (त्रि.) विराम । शून्य । लगातार ।

**अविरल,** (त्रि.) मिलाहुआ । घन । निविड । सघन ।

**अविवेक,** (पुं.) अज्ञानता ।

**अविस्पष्ट,** (न.) जो स्पष्ट अर्थात् साफ साफ न हो ।

**अवीचि,** (पुं.) नरकविशेष ।

**अवीर,** (त्रि.) पतिपुत्ररहित । बलहीन ।

**अवेक्षण,** (न.) देखना । मन लगाना । विचारना ।

**अव्यक्त,** (पुं.) विष्णु । कामदेव । शिव । मूर्ख । प्रधान । आत्मा । परमात्मा । सूक्ष्म शरीर ।

**अव्यङ्गरागु,** (पुं.) थोड़ा लाल । अरुणवर्ण ।

**अव्यञ्जन,** (पुं.) विना साँग का पशु । शुभलक्षणशून्य । चिह्नरहित ।

**अव्यथ,** (पुं.) साँप । पीडारहित ।

**अव्यथिन्,** (पुं.) घोड़ा । जो बहुत चलने पर भी व्यथित न हो ।

**अव्यभिचारिन्,** (त्रि.) कैसा भी प्रतिकूल कारण क्यों न हो पर जो हटे नहीं । न हटने वाला । न रुकने वाला । न्यायमतानुसार । शुद्ध हेतु ।

**अव्यय,** (पुं.) सब विभक्तियों और वचनों में एकसा रहने वाला । शिव । विष्णु । आदि अन्त रहित । विकारशून्य ।

**अव्ययीभाव,** (पुं.) व्याकरण का एक समास विशेष ।

**अव्यर्थ,** (गु.) जो व्यर्थ न जाय । अचूक । लाभकर । प्रभावोत्पादक ।

**अव्यवस्था,** (स्त्री.) अविधि । नियम के विरुद्ध व्यवस्था “ किमव्यवस्थां चक्षितोऽपि केशवः । ”

**अव्यवस्थित,** (गु.) जो व्यवस्थित न हो । चञ्चल । अस्थिर । जो नियमानुकूल न चलता हो ।

**अव्यवहार्य,** (त्रि.) जो व्यवहार करने योग्य न हो । जो अपने धर्म से गिर गया हो ।

**अव्यवहित,** (त्रि.) साथ । लगा हुआ ।

**अव्याकृत,** (त्रि.) वेदान्त मत में बीजरूप जगत् का कारण अर्थात् अज्ञान । साङ्ख्य में प्रधान ।

**अव्याप्यवृत्ति,** (त्रि.) जो अपने आश्रम में न हो ।

**अश,** (क्रि.) भीतर घुसना । व्याप्त होना । पहुँचना । पाना । अतुल्य करना । खाना ।

**अशान,** (पुं.) पीला साल वृक्ष । पौधा । व्याप्ति । फैलना । भोजन (न.) अन्न ।

**अशान्या,** (स्त्री.) अतिलोभ के वशवर्ती । जो खोना चाहै ।

**अशानायित,** (त्रि.) भूखा । भुधातुर ।

**अशानि,** (पुं.) वज्र । विजली ।

**अशास्त्र,** (न.) नास्तिक दर्शन ।

**अशित,** (त्रि.) खाया हुआ । भक्षित ।

**अशितङ्गवीन,** (त्रि.) गौओं के चरने का स्थान ।

**अशितम्भव,** (त्रि.) अन्न । खाने के पदार्थ । जिनसे तृप्ति हो ।

**अशिश्वी,** (स्त्री.) सन्तानहीन स्त्री ।

**अशीति,** (स्त्री.) अस्सी की सङ्ख्या = ८० ।

**अशुभ,** (न.) अमङ्गल ।

**अशेष,** (त्रि.) अन्तरहित । शेषहीन । सम्पूर्णा ।

**अशोक,** (पुं.) अशोक वृक्ष ।

बहुल वृक्ष । पारा । कडुकवृक्ष । एक राजा का नाम । ( स्त्री. ) शांकरहित ।  
**अशोच्य**, ( न. ) जो शोक करने योग्य न हो ।  
**अशौच**, ( न. ) अशुद्ध । शुचिरहित । सूतक ।  
**अश्म**, ( सं. ) पहाड़ । बादल । पत्थर ।  
**अश्मगर्भ**, ( पुं. ) मरकतमणि । पत्ता ।  
**अश्मघ्न**, ( पुं. ) पाषाणि फोड़ने वाला वृक्ष ।  
**अश्मन्**, ( पुं. ) पर्वत । मेघ । पत्थर । ( न. ) लोहा ।  
**अश्मन्तक**, ( पुं. न. ) पत्ता । एक प्रकार का वृक्ष विशेष । अम्लोद नामक वृक्ष ।  
**अश्मभाल**, ( न. ) लोहे का श्मामदस्ता । खल और लोड़ा ।  
**अश्मरी**, ( स्त्री. ) पथरी का रोग ।  
**अश्मरीघ्न**, ( पुं. ) वरुण वृक्ष । पथरी रोग को हटाने वाला ।  
**अश्मसार**, ( पुं. न. ) लोहा ।  
**अश्र या श्र**, ( न. ) नेत्रजल । आँसू । लोह ।  
**अश्रान्त**, ( वि. ) सन्तत । सदैव । निरन्तर । लगातार ।  
**अश्रि-श्री**, ( स्त्री. ) अश्रुति का अग्रभाग । धार । श्रीहीन । सुभारहित ।  
**अश्रु-श्र**, ( पुं. ) शरीर ।  
**अश्रुत**, ( वि. ) अनसुना ।  
**अश्लील**, ( न. ) लजाने वाली गँवारू बोली । धृष्ट । गाली गलौज । अपशब्द ।  
**अश्लेषा**, ( स्त्री. ) एक नक्षत्र का नाम । यह नवां नक्षत्र है । अनमिल ।  
**अश्लोन**, ( शु. ) जो लहड़ा न हो ।  
**अश्व**, ( पुं. ) घोड़ा । तुरङ्ग । घोटक ।  
**अश्वकर्णी**, ( पुं. ) सालवृक्ष । घोड़े का कान अथवा जिसका कान घोड़े के कान जैसा हो ।  
**अश्वखरज**, ( पुं. ) खरहर ।  
**अश्वखुर**, ( पुं. ) अपराजिता लता ।  
**अश्वघ्न**, ( पुं. ) करवीर का पेड़ । इसे यदि घोड़ा खाए तो वह मर जाय । कनैल ।

**अश्वतर**, ( पुं. ) दृष्ट्या । छोटा घोड़ा । खरहर । इस नाम का एक नाग भी हो गया है ।  
**अश्वत्थः**, ( पुं. ) पीपल । गर्भभाण्डक वृक्ष ।  
**अश्वत्थामन्**, ( पुं. ) द्रोणाचार्य का पुत्र यह भी बड़ा वीर था और इसने भी युद्ध में बड़ी वीरता दिखलाई थी ।  
**अश्वपाल**, ( पुं. ) सारिस । घोड़ों का पालने वाला ।  
**अश्वपाल**, ( पुं. ) घोड़े के रेश ।  
**अश्वमुख**, ( पुं. ) किन्नर । देवता विशेष ।  
**अश्वमेध**, ( पुं. ) यज्ञ जिसमें घोड़े का बलिदान किया जाता है ।  
**अश्वरोधक**, ( पुं. ) करवीर वृक्ष । घोड़े को रोकने वाला ।  
**अश्ववार**, ( पुं. ) घोड़े को रोकने अथवा स्वीकार करने वाला । घुड़सवार । चाणुक सवार ।  
**अश्वस्तन**, ( वि. ) एक दिन के गिर्वाह के लिये र्थदादि ।  
**अश्वामिधानी**, ( स्त्री. ) जिससे घोड़ा पकड़ा जाय । घोड़ा बाँधने की रस्सी । घोड़े की आगे पिछाड़ी की रस्सी ।  
**अश्वारिः**, ( पुं. ) महिष भैंसा । घोड़े का शत्रु ।  
**अश्वारोह**, ( पुं. ) घुड़सवार । ( अश्वगन्धा ) ।  
**अश्विन**, ( पुं. ) जिनके घोड़े हैं । स्वर्गवासी । वैद्य । अश्विनीकुमार ।  
**अश्विनीकुमार**, ( पुं. ) सूर्य की घोड़ी रूपिणी स्त्री । घोड़ेरूपी सूर्य से उत्पन्न हुए यमज पुत्रों का नाम अश्विनीकुमार है ।  
**अश्वोरस**, ( न. ) अञ्जा घोड़ा ।  
**अश्व**, ( कि. ) चमकना । लेना । जाना । हिलना ।  
**अषट्क्षीण**, ( वि. ) छः आँसुओं से नहीं देखा गया अथवा केवल दो ही पुत्रों की मन्त्रणा या विचार ।

**अषाढः**, ( पुं. ) वर्षाऋतु का प्रथम मास ।  
**अषा-शा-ढा-ङ्गा**, ( स्त्री. ) पूर्वाषाढ और उत्तराषाढ-दोनों नक्षत्र । मासविशेष ।  
**अष्टक**, ( न. ) पाणिनिरचित अष्टाध्यायी व्याकरण सम्बन्धी ग्रन्थ । आठ अध्यायों का ऋग्वेद का प्रत्येक भाग । ऋग्वेद में ऐसे आठ भाग हैं ।  
**अष्टको**, ( स्त्री. ) बौध । माष और फाल्गुन की कृष्णाष्टमी ।  
**अष्टन**, ( त्रि. ) आठ सङ्ख्या ।  
**अष्टधा**, ( अव्य. ) आठ प्रकार से ।  
**अष्टधातु**, ( न. ) आठ धातुवें; अर्थात् १ सोना । २ चाँदी । ३ ताँबा । ४ पीतल । ५ काँसा । ६ जस्ता । ७ राँगा और ८ लोहा ।  
**अष्टपाद**, ( पुं. ) आठ पैर वाला । मृगविशेष । मकड़ी का जाला । शरभ ।  
**अष्टमङ्गल**, ( पुं. ) आठ माङ्गलिक द्रव्यों का समूह । अर्थात् १ ब्राह्मण । २ गौ । ३ अग्नि । ४ सोना । ५ घी । ६ सूर्य । ७ जल । ८ राजा । मतान्तरे-सिंह । बैल । हाथी । कलसा । पंखा । माल्य । नगाडा और दीपक । शुभ घोड़ा जिसके आठ अङ्ग सफेद हों—अर्थात् चारों खुर । छाती । पूंछ । मुख और पीठ ।  
**अष्टमान**, ( न. ) तौलविशेष । आठ मुट्ठी भर । बत्तीस तोले भर ।  
**अष्टमी**, ( स्त्री. ) आठों को पूर्ण करने वाली । पन्द्रह कलावाले चन्द्रमा की आठवीं कला की क्रिया । तिथि आठों ।  
**अष्टमूर्ति**, ( पुं. ) पृथिवी आदि आठ मूर्ति वाले शिव ।  
**अष्टलौहक**, ( न. ) आठ धातुओं का समुदाय ।  
**अष्टाकपाल**, ( पुं. ) आठ मट्टी के पात्रों में शुद्ध किया गया चरु । इसी चरु के द्वारा यज्ञ किया जाता है । यज्ञ । सरयूपारी ब्राह्मणों का एक भेद ।  
**अष्टाङ्ग**, ( पुं. ) आठ अङ्गवाला । योगविशेष ।

यम । नियम । आसन । प्राणायाम । प्रत्याहार । ध्यान । धारणा और समाधि—ये आठ योग के अङ्ग हैं । जानु । पैर । हाथ । छाती । बुद्धि । शिर । वचन और दृष्टि से किया गया प्रणाम । जल । दूध । कुशाम्ब । दही । घी । चाँवल । जौ और सिद्धार्थक से बनाया हुआ पूजन का अर्घ ।

**अष्टादशन्**, ( त्रि. ) अठारह । अठारहवाँ ।

**अष्टादशाङ्ग**, ( पुं. ) अठारह अङ्ग वाला ।

**अष्टादश-पुराण**, ( पुं. ) अठारह पुराण ।

अर्थात् १ ब्राह्म । २ पञ्च । ३ विष्णु ।

४ शिव । ५ भागवत । ६ नारदीय ।

७ मार्कण्डेय । ८ अग्नि । ९ भविष्य ।

१० ब्रह्मवैवर्त । ११ लिङ्ग । १२ वा-

राह । १३ स्कन्द । १४ वामन ।

१५ कौर्म । १६ मत्स्य । १७ गारुड ।

१८ ब्रह्माण्ड ।

**अष्टावक्र**, ( पुं. ) एक प्रसिद्ध पौराणिक ऋषि जो कहाँ के पुत्र थे ।

**अष्टिः**, ( स्त्री. ) खेलने का पांसा । एक वार्षिक छन्द जिसमें चौंसठ वर्ष हों । सोलह । बीज ।

**अष्ट**, ( सं. ) गोरू हाँकने की कालदार छड़ी । चातुक । रथ के पहिये का एक भाग ।

**अष्टिः**, ( स्त्री. ) पत्थर । बीज । गरी । गुदा ।

**अष्टीला**, ( स्त्री. ) गोल पत्थर । एक प्रकारकी बीमारी—जिसमें नाभि के नीचे गोलाकार सूजन हो जाती है । मूत्रसम्बन्धी रोग । चोट का नीला चिह्न । बीज ।

**अष्टीलिका**, ( स्त्री. ) एक प्रकार की फुड़िया । कंकड़ी ।

**अस**, ( क्रि. ) लेना और जाना । ह्रीनाम् ।

**असंस्कृत**, ( त्रि. ) गर्भाधान संस्कारों से रहित । व्याकरण के संस्कार से शून्य । अपशब्द । बिगड़ा हुआ शब्द ।

**असकृत्**, ( अव्य. ) बार बार ।

**असक्त**, (त्रि.) कलाभिलाष से रहित । जो किसी में सक्त न हो ।  
**असङ्कुल**, (त्रि.) जो परस्पर विरुद्ध न हो । आम्रादि का प्रशस्त मार्ग । चौड़ा मार्ग ।  
**असङ्क्रान्त**, (पुं.) जिस चान्द्र मास में सूर्य दूसरी राशि पर नहीं जाता । मलमास । लौंदा का महीना ।  
**असङ्ख्य**, (त्रि.) जिसकी गिनती न हो सके । अनन्त संख्यावाला ।  
**असङ्ग**, (पुं.) परमात्मा । महादेव । पुत्र । धन । लौभवासनालयक वैराग्य । सङ्ग-विवर्जित ।  
**असङ्गत**, (त्रि.) जो किसी से मिला जुला न हो । अयुक्त । विरुद्ध । अनुचित । गँवार । अशिष्ट ।  
**असङ्गति**, (स्त्री.) सङ्गतिविहीन । मेल का न होना ।  
**असत्**, (त्रि.) असाधु । विश्वास छोड़ कर किया हुआ होमानुष्ठानादि व्यभिचारिणी स्त्री जिसका अस्तित्व न हो । मिथ्या । अनुचित । अशुद्ध । अवैश्याव ।  
**असद्व्यग्रह**, (पुं.) न होने वाले काम में हठ । बालहठ । दुष्टग्रह ।  
**असम्भ्य**, (त्रि.) जो सभ्य अर्थात् शिक्षित तथा शिष्ट न हो । जो किसी सभा में बैठने की योग्यता न रखता हो । खल । कुद । नीच । बर्बर ।  
**असम्भ्रस**, (न.) जो युक्तियुक्त न हो । जो ठीक न हो । अस्ङ्गत । अनुचित । जो बोधगम्य न हो । वाहियात ।  
**असमयः**, (पुं.) दुष्ट काल । अप्राप्त काल । कुम्भ्रवसर । विपरीतकाल । प्रतिकूल समय ।  
**असमर्थ**, (यु.) अशक्त । निर्बल । दुर्बल ।  
**असमवायिन्**, (यु.) जो सम्बन्धयुक्त अथवा परम्परागत न हो । आकस्मिक पृथक् होने योग्य ।

**असमाति**, (यु.) बेजोड़ । समाप्तता रहित असमान ।  
**असमाप्त**, (यु.) असम्पूर्ण । अपूर्ण । जो पूरा न किया गया हो । जो अधूरा छोड़ दिया गया हो ।  
**असमावृत्तः-कः**, (पुं.) ब्रह्मचारी जिसका विद्याध्ययन काल पूर्ण नहीं हुआ है ।  
**असमाहार**, (यु.) अनमिल । जो मिला हुआ नहीं है ।  
**असमीक्ष्य**, विना विचारा हुआ । असमीक्ष्य-करिन्, (त्रि.) विना विचारे काम करने वाला । मूर्ख ।  
**असम्प्रज्ञात**, (यु.) अच्छे प्रकार न देखा हुआ या पहचाना हुआ । एक की समाधि । निर्विकल्प समाधि ।  
**असम्बन्ध**, (यु.) जो परस्पर सम्बन्ध युक्त न हो । बेमेल । जो अर्थ का न बतलाता हो । सम्बन्ध-रहित वाक्य ।  
**असम्बन्ध**, (यु.) जो सकीर्ण न हो । प्रशस्त लोगों की भीड़ भाड़ से रहित । एकान्त । खुला हुआ । पीड़ारहित ।  
**असम्भव**, (यु.) जो सम्भव न हो । जो न हो सके ।  
**असम्मत्त**, (यु.) अनभिमत । प्रतिकूल ।  
**असहनः**, (पुं.) शत्रु । (न.) शमाश्रय । न सहने वाला ।  
**असहाय**, (यु.) सहायक रहित । जिसका कोई मित्र न हो ।  
**असाधारण**, (यु.) जो साधारण न हो । अपूर्व । विलक्षण । न्याय में सपक्ष और विपक्ष । दोनों में न रहनेवाला दुष्ट हेतु ।  
**असाधु**, (यु.) बुरा । जो साधु न हो । असच्चरित्र । अपभ्रंश । अशुद्ध ।  
**असाध्य**, (यु.) जो साध्य न हो । जिस पर बरा न चले । सिद्ध न होने योग्य ।  
**असामयिक**, (यु.) कृतसमय का । बेअवसर का ।

- असामान्य**, (त्रि.) असाधारण । विलक्षण ।  
**असाम्प्रतम्**, (अर्थ.) अयुक्त । अतुषित ।  
 कालान्तर ।  
**असार**, (त्रि.) सारहीन । रेंडी का रूख ।  
**असि**, (पुं.) खड्ग । तलवार ।  
**असिक**, (सं.) नीचे के होठ और ठोड़ी के  
 बीच का भाग ।  
**असिक्री**, (स्त्री.) अन्तःपुरचारिणी दासी ।  
 रात । पञ्जाब की एक नदी का नाम ।  
**असिगरड**, (पुं.) जहाँ कपोल रखा जाय ।  
 गाल का सिहाना ।  
**असित**, (त्रि.) काला । (सं.) शनिग्रह ।  
 कृष्णपक्ष । मुनि विशेष ।  
**असिद्ध**, (स्त्री.) असम्पूर्णा । असमाप्त । फल-  
 विवर्जित । न्याय शास्त्र में आश्रमसिद्धि  
 प्रभृति हेतु के तीन दोष ।  
**असिर**, (सं.) किरन । तीर । चटखनी ।  
**असिधेनुका**, (स्त्री.) छुरी ।  
**असिपत्रक**, (पुं.) इक्षु । गन्ना । तलवार  
 की म्यान । एक नरक का नाम ।  
**असि**, (पुं.) खड्ग । तलवार ।  
**असी**, (स्त्री.) एक नदी का नाम ।  
**असु**, (पुं.) स्वांस । आध्यात्मिक जीवन ।  
 जल । गर्भों । प्राणादि पाँच वायु ।  
**असुख**, (न.) दुःख ।  
**असुधारण**, (न.) जीवन ।  
**असुर**, (पुं.) सूर्य । सूरज । देवों के विरोधी  
 दैत्य । रात ।  
**असुररिपुः**, (पुं.) विष्णु ।  
**असूयक**, (त्रि.) गुणों में दोष बतलाने  
 वाला ।  
**असूया**, (स्त्री.) गुणों में दोष लगाना ।  
 ईर्ष्या । दूसरों को सुख में देख कर जलना ।  
**असूर्यम्पश्या**, (स्त्री.) राजप्रासाद की स्त्रियां ।  
 रनवासे की नारियां, जिन्हें सूरज तक के  
 दर्शन मिलने दुष्कर हैं ।  
**असृज्**, (न.) जिसे नाड़ियां इधर उधर
- फेंकती हैं अर्थात् स्त । लौहू । कुङ्कुम ।  
 केसर । मङ्गल ग्रह । सत्ताइस योगों में से  
 सोलहवां योग ।  
**असेचनक**, (त्रि.) अत्यन्त प्रिय । जिसे  
 देखते देखते मन न भरे ।  
**अस्खलित**, (त्रि.) स्थिर । जो न हिले ।  
 दृढ़ । स्थायी ।  
**अस्त**, (पुं.) पश्चिमाचल । अस्ताचल । (गु.)  
 फेंका गया । समाप्त हुआ । (त्रि.) मृत्यु ।  
 लग्न का सातवां स्थान ।  
**अस्तम्**, (अव्य.) अन्तर्द्धान । छिप जाना ।  
 नष्ट होना ।  
**अस्तमन**, (न.) सूर्य आदि का न दीखना ।  
**अस्ताघ**, (त्रि.) बहुत गहरा ।  
**अस्ताचल**, (पुं.) पश्चिमाचल । वह पर्वत  
 जिस पर सूर्य अस्त होते हैं ।  
**अस्ति**, (अव्य.) है । स्थिति । विद्यमानता ।  
 रहना ।  
**अस्तु**, (अव्य.) अतुज्ञा । ऐसा हो । ऐसा  
 ही उही । पीड़ा । असूया । अकीर्ति ।  
**अस्त्यान**, (न.) भर्त्सन करना । दोषी ठह-  
 राना । (त्रि.) एकत्र न हुआ ।  
**अस्त्र**, (न.) फेंकने योग्य बाण आदि हथियार ।  
**अस्त्र+आगार**, (न.) अस्त्र रखने का स्थान ।  
 अस्त्रभण्डार ।  
**अस्त्रचिकित्सा**, (स्त्री.) जराही ।  
**अस्त्र-विद्या-शास्त्र**, (स्त्री.न.) अस्त्र चलाने की  
 विद्या ।  
**अस्त्रिन**, (त्रि.) धनुष उठाने वाला । किसी  
 प्रकार का अस्त्र उठाने वाला ।  
**अस्थि**, (न.) हड्डी । हाड ।  
**अस्थिधन्वन्**, (पुं.) शिव । महादेव ।  
**अस्थिपञ्जर**, (पुं.) हड्डियों का पिञ्जर ।  
 ठठरी ।  
**अस्थिमालिन**, (पुं.) शिव । महादेव ।  
**अस्नाविर**, (त्रि.) शिरो रहित । बेनस वाला ।  
**अस्निग्ध**, (पुं.) रूखा । जो चिकना न हो ।

**अस्मव्**, ( शर्व. ) आत्मवाची सर्वनाम  
 अर्थात् मैं । हम । देहाभिमानी जीव ।  
**अस्मदीय**, ( वि. ) हमारा ।  
**अस्माकं**, ( सर्व. ) हमारा ।  
**अस्मि**, ( अव्य. ) मैं ।  
**अस्मिता**, ( स्त्री. ) अहङ्कार । दृष्टा और  
 दर्शन को एक रूप समझना ।  
**अस्त्र**, ( न. ) कौना । सिर के केश । आँसू ।  
 रक्त ।  
**अस्त्रज**, ( न. ) मांस ।  
**अस्वैरिन्**, ( पुं. ) परतंत्र । पराधीन ।  
**अद्**, ( क्रि. ) मिल कर गाना । बनादि । सङ्क-  
 लन करना । जाना । चमकना ।  
**अद्**, ( अव्य. ) प्रशंसा । फेंकना । रोकना ।  
**अर्धयु**, ( वि. ) अहङ्कारी ।  
**अहङ्कार**, ( पुं. ) अभिमान । घमण्ड ।  
**अहत**, ( न. ) नया वस्त्र । अनाहत । बिना  
 चोट के ।  
**अहन**, ( न. ) जो सदा धूमता रहता है ।  
 दिन ।  
**अहं**, ( सर्व. ) मैं । आत्मसम्बन्धी । अभिमान ।  
 अहङ्कार । घमण्ड ।  
**अहमस्ति**, ( स्त्री. ) अन्योन्यात्मस्तुति ।  
 आत्मशलावा । आत्मप्रशंसा ।  
**अहंपूर्विका**, ( स्त्री. ) आगे बढ़ बढ़ कर  
 लड़ना अथवा पहले लड़ने के लिये परस्पर  
 लड़ना ।  
**अहम्मति**, ( स्त्री. ) अविद्या । अन्य में अन्य  
 के धर्म को दिखाने वाला । अज्ञान ।  
**अहर्गण**, ( पुं. ) दिनों का समूह । तीस दिन  
 का मास ।  
**अहर्दिव**, ( न. ) प्रतिदिन । नित्य ।  
**अहर्मुख**, ( पुं. ) दिन का पहला भाग ।  
 प्रातःकाल । सवेरा । भोर ।  
**अहस्कर**, **अहस्पति**, ( पुं. ) सूर्य । दिवा-  
 कर । दिनमणि । मदार का पौधा ।  
**अहह**, ( अव्य. ) सम्बोधन । विस्मय । खेद ।

**अहार्थ**, ( पुं. ) पर्यंत । पहाड़ । जो चुराया न  
 जाय । जो तोड़ा न जाय ( वि. )  
**अहि**, ( पुं. ) साँप । वृत्र नामक दैत्य । सूर्य ।  
 सीसक । राहु । योगी । नीच । अश्लेषा  
 नक्षत्र । दुष्ट मनुष्य । जल । पृथिवी । दुधार  
 गौ । नाभि । बादल ।  
**अहिक**, ( पुं. ) ध्रुव । अन्धा-सर्प । जो निर्दिष्ट  
 संख्यक दिनों तक रहे ।  
**अहिका**, ( स्त्री. ) शाल्मली वृक्ष ।  
**अहिना**, ( स्त्री. ) चीनी । शकर । मेपशुकी ।  
 पोषा  
**अहिना**, ( वि. ) मन । वच । कर्म से प्राणि  
 को पीडा न देना । शास्त्रविरुद्ध जीवों  
 को पीडा न देना ।  
**अहिजित**, ( पुं. ) विष्णु । इन्द्र ।  
**अहित**, ( पुं. ) शत्रु । जो हितैषी न हो ।  
 अपथ्य । अभङ्गल ।  
**अहितुरिडक**, ( पुं. ) सर्प पकड़ने काजा ।  
**अद्विचिद्धि**, ( पुं. ) गरुड़ । इन्द्र । मोर ।  
 नेवला । विष्णु ।  
**अद्विफेन**, ( न. पुं. ) जो साँप के भाग के  
 समान हो । अर्धमीम ।  
**अद्विर्दुष्य**, ( पुं. ) शिव । चन्द्रमा रुद्र विशेष ।  
 उतराभाद्रपद नक्षत्र ।  
**अदिभुज**, ( पुं. ) साँप खाने वाला । गरुड़ ।  
 मोर । नेवला ।  
**अहिलता**, ( स्त्री. ) पान की बेल ।  
**अहीर**, ( पुं. ) ग्वाला ।  
**अहीरणि**, ( सं. ) कुचलेंड । द्रमुखा साँप,  
 इसको देखकर और साँप भाग जाते हैं ।  
 पर इसमें विष नहीं होता ।  
**अहीशुचः**, ( पुं. ) शत्रु । वैरी ।  
**अहु**, ( पुं. ) सङ्कीर्ण । व्याप्त ।  
**अहुत**, ( पुं. ) जहां हवन नहीं किया गया । धर्म  
 का साधन होने पर भी होमरहित वेदपाठ ।  
 ध्यानयोग । ब्रह्मयज्ञ । अनाहुत ।  
**अहैतुक**, ( वि. ) बिना हेतु के । बिना किसी



कारण के । फल की इच्छा से रहित । छल विना ।

**अहो**, (अव्य.) शोक । करुणा । विकार । विषाद । सम्बोधन । निन्दा । दया । विस्मय । प्रशंसा । अनुया । वितर्क । तिरस्कार ।

**अहोबत**, (अव्य.) दया । श्रम । कृपा । थकावट । शोक प्रकट करने वाला सम्बोधन ।

**अहोरात्र**, (न.) दिन रात ।

**अन्हाय**, (अव्य.) शीघ्र । तुरन्त ।

**अह्वय**, **अह्वयाण**, (शु.) निर्लज्ज । अभिमानी ।

**अह्वि**, (त्रि.) मोटा । विपयी । बुद्धिमान् । कवि ।

**अह्वीक**, (पुं.) एक बौद्ध संन्यासी ।

## आ

**आ**, (अव्य.) (१) वर्षामाला का द्वितीय अक्षर तथा स्वर है ।

(२) जब केवल “आ” का प्रयोग किया जाता है तब इसका अर्थ होता है—अनुमति । हाँ । सचमुच । यह अक्षर अनुकम्पा, दया, वाक्य, समुच्चय, घोड़ा, सीमा, व्याप्ति, अवधि से और तक के अर्थ में भी प्रयुक्त किया जाता है । किन्तु जब “आ” क्रिया अथवा संज्ञावाचक शब्दों के पूर्व लगाया जाता है, तब यह—समीप, सम्मुख, चारों ओर से आदि अर्थ को व्यक्त करता है । “आ” वैदिक साहित्य में सप्तम्यन्त शब्द के पहले—में और आदि अर्थव्यञ्जक होता है ।

**आ**, (पुं.) महादेव । लक्ष्मी ।

**आकत्थनं**, (क्रि.) बड़ाई बचाना । डींग हाँकना ।

**आकम्पित**, (त्रि.) कम्पमुक्त, काँपता हुआ । लोभ को प्राप्त । थोड़ा कम्प युक्त ।

**आकत्थ्यं**, (क्रि.) किसी वस्तु को अपवित्र कर डालना ।

**आकर्ण**, (क्रि.) सुनना । कान देना ।

**आकर**, (पुं.) समूह । श्रेष्ठ । श्रद्धा । रत्नादि के निकलने का स्थान । खान ।

**आकल**, (क्रि.) पकड़ना । धरना । विचारना । देखना । बाँधना । रोकना । समर्पण करना । नापना । घिनना ।

**आकल्पः**, (पुं.) भूषण । शृङ्गार । परिच्छद । बीमारी । वृद्धि । बढ़ती ।

**आकल्प**, (पुं.) बीमारी । रोग ।

**आकष**, (पुं.) कसौटी । चकमक पत्थर । पारसः जुआं । इन्द्रिय ।

**आकपक**, (पुं.) काटना । घिसना । कसौटी पर रखना ।

**आकर्षणी**, (स्त्री.) जँचाई पर स्थित फूल, फल, पत्ती तोड़ने की लकड़ी । डण्डी ।

**आकर्षिक**, (पुं.) अक्षक नाम अयस्कान्त पत्थर । खींचने वाला ।

**आकस्मिक**, (अव्य.) अकस्मात् । सहसा हुआ । पशिल जो न सोचा विचारा अथवा देता गया हो ।

**आकांक्षा**, (स्त्री.) अभिलाषा । चाह । सम्बन्ध । अभिलाष ।

**आकाय**, (पुं.) निवास । घर । शमशान का अग्नि ।

**आकार**, (पुं.) मूर्ति । स्वरूप । मन का अभिप्राय ।

**आकारगुप्ती**, (स्त्री.) अपने मन के भाव को गुप्त रखना । स्वरूप को छिपाना ।

**आकारण**, (क्रि.) बुलाना ।

**आकालः**, ठीक समय । बे ठीक समय ।

**आकालिक**, (त्रि.) बे फसल की वस्तु । शीघ्र नष्ट होने वाली । (स्त्री.) विजली ।

**आकाश**, (पुं. न.) अकाश । गगन ।

आसमान । पोला स्थान । पञ्चमूर्तों अथवा तत्त्वों में से एक तत्त्व । सूर्य, चन्द्र ताराओं के देदीप्यमान होने का स्थान । ब्रह्म । बिन्दु । शून्य ।

**आकाशदीप,** ( ० पुं. ) आकाशदीपक  
अर्थात् वह दीपक जो विष्णु भगवान की  
प्रीति के लिये कार्तिक मास में एक बखी  
पर आकाश में रात के समय लटकाया  
जाता है ।

**आकाशवल्ली,** ( स्त्री. ) अमरवेल ।

**आकाशवाणी,** ( स्त्री. ) देवता की बोली ।  
आकाशवाणी, वह वाणी जिसका बोलने  
वाला न दीख पड़े ।

**आकिञ्चनं, आकिञ्चन्यं,** ( न. ) धर्महीनता ।  
गरीबी । निर्धनता ।

**आकीर्ण,** ( त्रि. ) व्याप्त । फैला हुआ ।

**आकुञ्चन,** ( न. ) सिकोड़ना । समेटना ।  
फैले हुए को एकत्र करना ।

**आकुल,** ( त्रि. ) व्याकुल । घबड़ाया हुआ ।  
व्यग्र ।

**आकृत,** ( न. ) अभिप्राय । आशय ।

**आकृ,** ( क्रि. ) समीप लाना । नीचे लाना ।  
सम्पूर्ण प्रस्तुत करना । बुनाना । चिन्तोती  
देना । उत्पन्न करना । किसी से कोई वस्तु  
माँगना ।

**आकृति,** ( स्त्री. ) अकार । जाति । रूप ।  
देह । बानधन ।

**आकृतिच्छत्रा,** ( स्त्री. ) धोषा नाम की एक  
लता ।

**आकेन्द्र,** ( स्त्री. ) दृष्टि विशेष । आधी  
खुली, आधी मुँदी ।

**आकेनिप,** ( अव्य. ) समीपवर्ती । बुद्धिमान ।

**आक्रन्द,** ( क्रि. ) रोना । दहाड़ मार कर  
रोना । चीख मारना । चिल्लाना । गरजना ।  
( सं. ) शब्द । युद्ध का शब्दविशेष ।  
मित्र । त्राता । भाई । घोर युद्ध । रोने  
का स्थान । राजा जो अपने मित्र राजा को  
दूसरे को सहायता देने से रोकता है ।

**आक्रम,** ( पुं. ) चढ़ाई करना । धावा  
करना । समीप जाना । अधिकृत कर  
लेना । ढक देना ।

**आक्रमण,** ( न. ) धावा । चढ़ाई ।

**आक्रीड,** ( पुं. ) खेल की जगह या मैदान ।

**आक्रोश,** ( पुं. ) निन्दे । चीख । चिल्लाहट ।  
हल्लागुल्ला । कोलाहल । शपथ । किरिया ।  
गाली गलौज ।

**आक्षयतिक्र,** ( न. ) पाँसे के खेल में उत्पन्न  
विरोध या वैर ।

**आक्षय्यं,** ( न. ) व्रत । उपवास । झौड़ा वारी ।

**आक्षपारिक,** ( पुं. ) पाँसे का खेल देखने  
वाला न्यायकर्ता । शासक ।

**आक्षपद्,** ( पुं. ) अक्षपाद या गौतम का  
सिखलाया हुआ । न्यायशास्त्र का  
अनुययी ।

**आक्षर्,** ( क्रि. ) गाली देना । झूठा दोष  
लगाना ।

**आक्षार,** ( पुं. ) व्यभिचार अथवा लम्पटता  
सम्बन्धी पुरुष या स्त्री का दोष । पर-  
पुरुष अथवा स्त्री के साथ सम्भोग करने  
का दोष ।

**आक्षि,** ( क्रि. ) रहना । ठहरना । वास  
करना । स्थितशिल होना । अधिकार करना ।

**आक्षीव,** ( पुं. ) मत्त । मतवाला । मस्त ।

**आक्षेप,** ( पुं. ) घुड़कना । कल्लू लगाना ।  
खेंचना । धनादि की अमानत रखना ।  
अर्थालङ्कारभेद ।

**आक्षोट-ड,** अखरोट का वृक्ष ।

**आख,** ( पुं. ) कुदाली । फावड़ा ।

**आखण,** ( न. ) कड़ा । सख्त ।

**आखण्डल,** ( पुं. ) पर्वतों को तड़काने या  
फाड़ने वाला । इन्द्र ।

**आखनिक,** ( पुं. ) चोर । सुअर । भूँसा ।  
चूहा । खोदने वाला ।

**आखर,** ( पुं. ) कुदाली । फावड़ा । कुल्हाड़ी ।  
तबेला या किसी भी जानवर के रहने  
का घर ।

**आखत,** ( न. ) अपने आप बना हुआ जला-  
शय । खाड़ी ।

**आखु,** ( पुं. ) मूँसा । चोर । सूम । सुअर ।  
**आखुकर्णी,** ( स्त्री. ) मूँसे के कान जैसे पत्ते वाली उन्दरकारणी नामक एक बेल ।  
**आखुग,** ( पुं. ) चूहावाहन । गणपति । गणेश ।  
**आखुभुज,** ( पुं. ) बिह्ला । बिलौटा ।  
**आखुविषहा,** ( स्त्री. ) देवताड वृक्ष जो मूँसे के विष को दूर करता है । देवताली लता । वनस्पति विशेष ।  
**आखेट,** ( पुं. ) मृगया । शिकार । अहेर ।  
**आखेटिक,** ( पुं. ) शिकारी । आखेट करने वाला । भयानक । डराने वाला ।  
**आखोट,** ( पुं. ) अखरोट का वृक्ष ।  
**आख्या,** ( स्त्री. ) संज्ञा । नाम । जिससे प्रसिद्ध हो ।  
**आख्यातृ,** ( त्रि. ) कहने वाला । पढ़ाने वाला । उपदेशक ।  
**आख्यान,** ( न. ) उपाख्यान । कथा । सच्ची कहानी । प्रसिद्ध इतिहास । बोलना । समझना ।  
**आख्यायिका,** ( स्त्री. ) प्रसिद्ध कहानी । गद्यपद्यमयी रचना । जैसे “ हर्षचरित ” या, “ कादम्बरी ” ।  
**आगत,** ( त्रि. ) आया हुआ । उपस्थित । विद्यमान ।  
**आगन्तु,** ( त्रि. ) अतिथि । आगमनशील । अनियमित रहने वाला । आया हुआ ।  
**आगम,** ( न. पुं. ) तन्त्रशास्त्र । वेदादि शास्त्र । आना । सन्दिग्ध अर्थ को सिद्ध करने वाला । व्यवहार । शिवजी के मुख से आया, पार्वती के कान में गया, और जिसे विष्णु ने माना अतः आगम हुआ । यथा “ आगतं शिववक्त्रेभ्यो गतञ्च गिरिजासुतं । मतञ्च वासुदेवस्य, तस्मादागममुच्यते ॥ ”  
**आगरः,** ( पुं. ) अमावास्या ।  
**आगलित,** ( त्रि. ) सुस्त । उदास । दुःखी । मालिन ।

**आगवीन,** ( त्रि. ) वह मनुष्य जो गोधूलि के समय तक कार्य में संलग्न रहै ।  
**आगस,** ( न. ) अपराध । चूक । पाप । भूल । दण्ड ।  
**आगस्ती,** ( स्त्री. ) दक्षिण दिशा ।  
**आगाध,** ( यु. ) बहुत गहरा । अथाह ।  
**आगार,** ( न. ) घर । छिपा हुआ स्थान ।  
**आगुः,** ( क्रि. ) स्वीकार करना । सम्मत होना । प्रतिज्ञा करना ।  
**आगू,** ( स्त्री. ) यह अवश्य कर्तव्य है—इसको अङ्गीकार करना । प्रतिज्ञा ।  
**आगै,** ( क्रि. ) सङ्गीत द्वारा पाना ।  
**आग्नापौष्ण,** ( यु. ) आग्नि और पूषा सम्बन्धी ।  
**आग्नीध्र,** ( पुं. ) होम करनेवालेका ग्रह । मनु-वंशोद्भव महाराज प्रियव्रत का ज्येष्ठ पुत्र ।  
**आग्नेय,** ( न. ) अग्नि देवता वाला । जिसका अग्नि देवता ही । सुवर्ण । सोना । धी । लाल रङ्ग । अग्नि पुराण । आग वाला । एक नगर । अगस्त्य मुनि ।  
**आग्नेयी,** ( स्त्री. ) पूर्व और दक्षिण के बीच वाली विदिशा । अग्नि की पत्नी स्वाहा । प्रतिपदा तिथि । अग्निदेव का मंत्र ।  
**आग्न्याधानिकी,** ( स्त्री. ) दक्षिणा विशेष । जो ब्राह्मण को दी जाती है ।  
**आग्रयण,** ( न. ) एक प्रकार का यज्ञ जो नया अन्न अथवा नये फल आदि खाने के पूर्व किया जाता है । अग्नि का स्वरूप । नया अन्न ।  
**आग्रहायणिक,** ( पुं. ) मार्गशिर का मास । पूर्णमासी वाला महीना ।  
**आग्रहायणी,** ( स्त्री. ) मृगशिर नक्षत्र वाली पूर्णिमा । मार्गशीर्ष महीने की पूर्णमासी ।  
**आग्रहारिक,** ( पुं. ) नियम से पहला भाग पाने वाला । प्रथम भाग पाने योग्य । ब्राह्मण । श्रेष्ठ ब्राह्मण । उत्तम ब्राह्मण ।  
**आघट्ट,** ( पुं. ) लाल रङ्ग । अपामार्ग अथवा

अज्जाभारि का वृक्ष ( क्रि. ) मारना ।  
छूना ।  
आघात, ( पुं. ) आहनन । चोट । मारने  
का स्थान । यधस्थान । कसाईखाना ।  
आघार, ( पुं. ) घी । मंत्र विशेष से किसी  
विशेष देव को घृत प्रदान ।  
आघूर्णित, ( त्रि. ) झिलाया डलाया हुआ ।  
आघृ, ( क्रि. ) उड़ेलना । छिड़कना ।  
आघृणि, ( त्रि. ) गर्मी से चमकने वाला ।  
प्रकाशमान । अधिक धन वाला । सूर्य ।  
आघ्रा, ( क्रि. ) सूँघना ।  
आघ्रातण, ( त्रि. ) सूँघा हुआ । छुआ हुआ ।  
दबाया हुआ । लौंथा हुआ ।  
आङ्गिक, ( त्रि. ) भागों को प्रकाश करने  
वाला । भौ का चढ़ाव उतार । मृदङ्ग बाजा ।  
शरीर सम्बन्धी ।  
आङ्गिरस, ( पुं. ) अक्रिरा के पुत्र बृहस्पति ।  
आङ्गुष, ( पुं. ) प्रशंसा । स्तव ।  
आचक्ष, ( क्रि. ) बोलना । कहना । शिक्षा  
देना ।  
आचमन, ( न. ) अभिमंत्रित जल पान ।  
मुल आदि का धोना । उपासण । विहित  
कर्म के पूर्व देहशुद्धि के अर्थ तीन बार  
दक्षिण हथेली पर जल कर जल पीना ।  
आजमनक, ( न. ) आचमन का जल ।  
पीकदान । उपासदान ।  
आचमनीय, ( न. ) मुँह धोने या कुहवा  
करने योग्य जल ।  
आचार्यः, ( पुं. ) एकत्र करना । ( सं. )  
ढेर । राशि ।  
आचर, ( क्रि. ) व्यवहार करना । आचरण  
करना । अभ्यास करना । समीप आना ।  
धूमना । फिरना । व्यवहार रखना । भक्षण  
कर जाना ।  
आचार, ( पुं. ) चरित्र । आचरण । मनु  
आदि महर्षियों द्वारा बतलाया हुआ  
स्तानादि व्यवहार । कर्तव्य कर्म ।

आचार्य, ( पुं. ) आचार्य संज्ञा उस पुष्य  
की है जो अपने शिष्य का यज्ञोपवीत  
संस्कार कर के कल्प और उपनिषद् सहित  
वेदाभ्ययन करावे । जो किसी सम्प्रदाय  
को स्थापन करते हैं वे भी आचार्य कहलाते  
हैं जैसे शङ्कराचार्य । श्रीरामानुजाचार्य  
प्रभृति । आचार्य की स्त्री "आचार्याणी"  
कहलाती है ।  
आचार्यक, ( पुं. ) आचार्य पना । आचार्य  
के करने योग्य काम ।  
आचि, ( क्रि. ) एकत्र करना । बटोरना ।  
ढेर लगाना । जमा करना । संग्रह करना ।  
लुप्त करना । ढकना ।  
आचिन, ( पुं. ) संगृहीत । एकत्र किया हुआ ।  
फैला हुआ । ( सं. ) वाक्य । वचन । एक  
रथ का वचन अर्थात् पञ्चीस मन ।  
आच्छन्न, ( त्रि. ) ढका हुआ । ढँदा हुआ ।  
रखा हुआ ।  
आच्छाद, ( पुं. ) वस्त्र । कपड़ा ।  
आच्छादन, ( न. ) कपड़ा । परदा । गिलाफ ।  
उद्वोना । षीगा ।  
आच्छिन्न, ( त्रि. ) बलपूर्वक पकड़ा गया ।  
काट गया । खोया हुआ ।  
आच्छुरित, ( न. ) जोर से हँसना । खिल  
खिला कर हँसना । नखों का घिसना ।  
आच्छोटनं, ( क्रि. ) उड़लियां चटकाना ।  
आच्छोदनं, ( न. ) आखेट । शिकार ।  
आजनिः, ( स्त्री. ) हाँकने की लकड़ी ।  
आज, ( क्रि. ) आना । बकरे से उत्पन्न या  
बकरे से सम्बन्ध युक्त । फेंकना ।  
आजकं, ( न. ) बकरियों का गण्ड ।  
भुण्ड ।  
आजकारः, ( पुं. ) शिवजी का नौदिया ।  
आजगवं, ( न. ) शिवधनुष या शिवधनुष  
के समान मुदद धनुष ।  
आजन, ( क्रि. ) उत्पन्न होना । जन्म ग्रहण  
करना ।

**आत्मघातिन्,** (त्रि.) जो वृथा ही जल में डूब कर अथवा अग्नि में जल कर अपने प्राण गँवावे । आत्मघाती । अपनी हत्या करने वाला ।

**आत्मघोष,** (पुं.) स्वयं अपने को बुलाने वाला । कौवा । कुकुर ।

**आत्मज,** (पुं.) स्वयं उत्पन्न होने वाला अथवा अपने से उत्पन्न वाला अर्थात् पुत्र । यथा—“आत्मा वै जायते पुत्रः ।” आत्मजन्मा का प्रयोग भी इसी अर्थ में होता है । लड़की । कन्या । मन से उत्पन्न हुई बुद्धि ।

**आत्मदर्श,** (पुं.) दर्पण । शीशा । आरसी । बट्टा ।

**आत्मन्,** (पुं.) आत्मा । प्राण । परमात्मा । मन । बुद्धि । मनन शक्ति । मूर्ति । पुत्र “आत्मा वै पुत्रनामासि” । स्वरूप । यज्ञ । देह । वृत्ति । सूर्य । अग्नि । वायु । जीव । ब्रह्म ।

**आत्मबान्धव,** (पुं.) अपने भाई बन्धु । मौसी के लड़के, बुआ के लड़के, ममेरे भाई—ये सब अपने बन्धु हैं ।

**आत्मभू,** (पुं.) जो मन से अथवा देह से उत्पन्न होता है । ब्रह्मा । कामदेव ।

**आत्मनीन,** (न.) अपना । पुत्र । साला । विदूषक । अपना हित चाहने वाला । स्वहितकारी ।

**आत्मनेपद,** (न.) अपने लिये पद । संस्कृत व्याकरण में दो पद वाली धातुएँ होती हैं—एक आत्मनेपद की दूसरी परस्मैपद की ।

**आत्मम्भरि,** (त्रि.) पेट । अपना ही पेट भरने वाला । स्वार्थी । लोभी । लालची । अपना ही पालन करने वाला ।

**आत्मयोनि,** (पुं.) विष्णु । शिव । ब्रह्मा । कामदेव ।

**आत्मरक्षा,** (स्त्री.) निज रक्षा । अपनी रक्षा ।

**आत्महन,** (पुं.) अपने को मरने वाला ।

आत्मा न तो कर्ता है, न भोक्ता है और न स्वयं प्रभु है, किन्तु जो इसे कर्ता भोक्ता आदि माने । जिसे यथार्थ आत्मज्ञान नहीं है । मूर्ख । अज्ञानी । आत्मघाती । अपने को मारने वाला मनुष्य ।

**आत्माधीन,** (पुं.) अपने वश । अपने अधीन । पुत्र । साला । प्राणाश्रय ।

**आत्माश्रय,** (पुं.) अपना आश्रय लेने वाला । तर्क का एक दोष अर्थात् जिसे अपनी अपेक्षा आप ही हो ।

**आत्मसात्,** (अव्य.) अपने वश में । (क्रि.) हड़प जाना । दूसरे का धन बिना धनी की अनुमति के अपने काम में ले आना ।

**आत्मीय,** (त्रि.) अपना अपना सम्बन्धी ।

**आत्म्य,** (त्रि.) अपना । व्यक्तिगत । निज का ।

**आत्यन्तिक,** (त्रि.) अनन्त । अविरत । स्थायी । अविनाशी । बहुत । अतिशय ।

**आत्ययिक,** (त्रि.) नाशकारी । उपद्रवी । अभागा । कष्टदायी । शीघ्र नाशशील । विलम्ब न सहने वाला । असाधारण । विशेष ।

**आत्रेय,** (पुं.) अत्रि मुनि का सन्तान । शरीर सम्बन्धी रस भातु । अत्रि वंशोद्भव । शिव जी का नाम । एक नदी का नाम जो उत्तर में है ।

**आत्रेयी,** (स्त्री.) रजस्वला स्त्री । ऋतुमती स्त्री । तिष्ठा नाम की एक नदी । अत्रि मुनि की भार्या ।

**आथर्वण,** (पुं.) वेद जो अथर्व मुनि को मिला । जो अथर्ववेद को जानता हो । अथर्व वेदविहित अभिचार आदि धर्म । अथर्व वेद के अनुसार क्रिया करने वाला पुरोहित ।

**आदर,** (पुं.) सम्मान । प्रतिष्ठा ।

**आदर्श,** (पुं.) दर्पण । बट्टा । टीका । प्रतिरूप । बानगी । पुस्तक ।

**आदान,** (न.) ग्रहण करना । लेना । घोंके के गहने ।

**आदि,** (पुं.) प्रथम । कारण । निकट । प्रकार । भाग । प्रधान ।

**आदिकवि,** (पुं.) ब्रह्मा और वाल्मीकि मुनि ।

**आदितेय,** (पुं.) अदिति के सन्तान अर्थात् देवता ।

**आदित्य,** (पुं.) सूर्य । देवता । आक का वृक्ष । सूर्यमण्डल में रहने वाले सूर्य । आदित्य बारह हैं । पुनर्वसु नक्षत्र ।

**आदित्यसूनु,** (पुं.) सूर्य का पुत्र, सुग्रीव । यमराज । शनि । सावर्णिनाम मनु । वैवस्वत मनु । कर्ण नामक राजा ।

**आदिदेव,** (पुं.) प्रथम क्रीड़ा करने वाला । आप ही प्रकाशमान । नारायण ।

**आदिपुरुष,** (पुं.) पहले शरीर में रहने वाला । सारे जगत् को आप ही पूर्ण करने वाला । हिरण्यगर्भ । नारायण ।

**आदिम,** (त्रि.) पहले हुआ । आदि का । पहला ।

**आदिचाराह,** (पुं.) विष्णु । इन्होंने सब से पहले वाराहरूप में अवतार धारण किया था ।

**आदिष्ट,** (न.) आज्ञा । हुक्म । अनुमति ।

**आदीनव,** (पुं.) दोष । अवशुण्य । दुःख । दुर्दमन जिसे वश में लाना कठिन है ।

**आदृत,** (घ.) आदर किया हुआ । पूजा किया ।

**आदेश,** (पुं.) निर्देश । आज्ञा । हुक्म ।

**आदेष्टु,** (पुं.) यजमान जो अपने पुरोहित से कहता है कि "मेरा इष्ट सन्वादन सम्बन्धी कर्म कीजिये ।"

**आद्य,** (त्रि.) पहले हुआ । प्रथम जात ।

**आद्यन्,** (त्रि.) आदि शून्य । जिसका आरम्भ न हो । पेट्ट । मरझुला । बुभुक्षित ।

**आद्योतः,** (पुं.) प्रकाश । चमक ।

**आद्रिसार,** (पुं.) लोहे का बना हुआ ।

**आधमन,** (न.) बन्धक । हुण्डी । धरोहर ।

**आधमर्थ,** ऋणी । ऋणदार ।

**आधर्मिक,** (त्रि.) अन्यायी । न्याय न करने वाला । धर्म न करने वाला ।

**आधार्थित,** (त्रि.) अन्याय से आक्रमण किया गया । जिसका अपराध देख लिया गया हो । अन्यायपूर्वक दबाया गया हो ।

**आधान,** (न.) धरोहर । मंत्र द्वारा अग्नि-स्थापन गर्भाधान ।

**आधार,** आश्रय । आसरा । अधिकरण । आड़ । वृक्ष का खोड्डा । पुल ।

**आधि,** (पुं.) मन की पीड़ा । बड़ी आशा । आश्रय । धरोहर । व्यसन । ँड़ी । शाप ।

**आधिक्य,** (न.) बहुतायत । अधिक ।

**आधिज्ञ,** (त्रि.) वक्र । टंढा । कष्ट दिया गया । पीड़ा अनुभव करने वाला ।

**आधिदैविक,** (त्रि.) अधिदैव सम्बन्धी । सुश्रुत के अनुसार कई तीन प्रकार के होते हैं आध्यात्मिक, आधिभौतिक और आधिदैविक । १ आध्यात्मिक पीड़ा अर्थात् ज्वरादि रोग २ आधिभौतिक पीड़ा अर्थात् सर्पादि दुष्ट जन्तुओं से क्लेश । ३ आधिदैविक पीड़ा अर्थात् मन आदि इन्द्रियों के क्लेश । प्रारब्ध से उत्पन्न ।

**आधिपत्य,** (न.) स्वामी होना । शक्ति । अधिकार प्राप्ति । राजा के कर्तव्य कर्म ।

**आधिभौतिक,** (त्रि.) क्लेश जो सर्पादि दुष्ट जन्तुओं से उत्पन्न हुए हों । प्राणि-सम्बन्धी । तत्त्वों से उत्पन्न ।

**आधिराज्य,** (न.) राजकीय । आधिपत्य । सर्वश्रेष्ठ शासन ।

**आधिवेदनिक,** (न.) सम्पत्ति । वह धन जिसे पुरुष अपनी प्रथम स्त्री को, अपना दूसरा विवाह करते समय देता है ।

**आधु,** (क्रि.) हिलाना । आन्दोलन करना ।

**आधुनिक,** (त्रि.) अब का । नवीन । इदानीन्तन ।

**आधृ,** (क्रि.) धरना । पकड़ना । रखना । सहारा देना । लाना । देना ।

**आधेय,** (त्रि.) आश्रित । एक वस्तु में



दूसरी वस्तु, जैसे लोटे में दूध। यहाँ दूध  
 आधेय और लोटा आधार है।  
**आधोरण**, (पुं.) हाथी के चलागे की विद्या  
 में पट्ट। महावत। हरितपत्र।  
**आध्मात**, (त्रि.) फूंकना। फूंक कर फुलाना।  
 हवा या फूंक से मारना। शब्द।  
**आध्मान**, (पुं.) लुहार की धौकनी। फूलना।  
 बढ़ना। वायु की बीमारी।  
**आध्यात्मिक**, (त्रि.) मोह। ज्वरादि  
 शारीरिक क्लेश। शोक। दुःख।  
**आध्यान**, (न.) निन्ता। सोच। क्रि।  
 उत्कण्ठा। सोत्कण्ठ। स्मरण। नदी उत्कण्ठा  
 के साथ किसी को स्मरण करना।  
**आध्वनिक**, (त्रि.) यात्री। यात्रा करने  
 वाला। यात्रा करने में चतुर।  
**आध्वरिक्**, (त्रि.) यज्ञ कराना जानने वाला  
 पुरोहित। सोमयज्ञ का विधान अतलाने  
 वाला ग्रन्थ।  
**आध्वर्यव**, यज्ञ में अध्वर्यु का करने वाला।  
 यज्ञवेद जानने वाला।  
**आन**, (पुं.) मुख। मुँह। नाक। भीतर के  
 वायु का नाक होकर बाहिर निकलना।  
 स्वांस लेना।  
**आनक**, (पुं.) मारु बाजा। लड़ाई का  
 बाजा। बड़ा ढोल। मृदङ्ग। गरजने वाला  
 बदन। उत्साही।  
**आनकदुन्दुभिः**, (पुं.) वसुदेव का नाम।  
 श्रीकृष्ण के पिता। बड़ा ढोल।  
**आनत्**, (त्रि.) प्रणाम करने वाला। निम्न  
 मुख। विनम्र। टिढ़ाई।  
**आनति**, (स्त्री.) सन्तोष। नम्रता। (क्रि.)  
 झुकना। नीचा होना। आतिथ्य करना।  
 सम्मान करना।  
**आनद्ध**, (न.) चर्माच्छादित बाजा। चाम  
 से मड़ा हुआ बाजा। अर्थात् मृदङ्ग।  
 नगाड़ा। तबला। ढोलक। (क्रि.) केशों  
 को सँवारना। गुँथा हुआ। फैला हुआ।

बधा हुआ। परिच्छद धारण करना।  
 वस्त्रों पर गहनों का लालना।  
**आनन**, (न.) मुँह। मुख भाग। अध्याय।  
 परिच्छेद। ग्रन्थ।  
**आनन्तर्य**, (न.) अन्तर। अनन्तर। समीप।  
 निकट। पास।  
**आनन्त्य**, (न.) बाहुल्य। बहुतायत।  
 असंख्यत्व। अनगिनती। अनन्तत्व।  
 असीमत्व। अमरत्व। परलोक। स्वर्ग।  
 भावी सुख।  
**आनन्द**, (पुं.) प्रसन्नता। हर्ष। सुख। ब्रह्म।  
 आनन्द बाला। शिव। विष्णु। बृहदेव के  
 एक चंचरे भाई और उनके एक अनुयायी  
 का नाम जिसने सूत्रों का संग्रह किया था।  
**आनन्दन**, (न.) आनं जानने के समय कुशल पूछ  
 कर, आनन्द उत्पन्न करना। आति जाते  
 समय भिन्नो से मिलना। प्रसन्न करने  
 वाला। आनन्द उपजाने वाला।  
**आनन्दमय**, (पुं.) वेदान्तानुसार सुषुप्ति का  
 साक्षी, प्राज्ञ जीव। सुख से पूर्ण। शरीर  
 के पाँच कोषों में से एक कोष।  
**आनन्दार्यव**, (पुं.) आनन्द का समुद्र।  
 अर्थात् परमात्मा। ज्योतिष में यात्रा समय  
 का लग्न विशेष।  
**आनन्दिन्**, (पुं.) हर्ष, कौतुक, प्रसन्नता,  
 आश्चर्य से युक्त।  
**आनपत्यं**, (सं.) असन्तानत्व। अपुत्रत्व।  
**आनम्**, (क्रि.) झुकना। प्रणाम करना।  
 नवना।  
**आनर्त**, (पुं.) नाचघर। नृत्यशाला। रत्न।  
 जल। द्वारका के समीप का ग्रन्थ अर्थात्  
 काठियावाड़। युद्ध। लड़ाई। सूर्यवंशी।  
 एक राजा का नाम।  
**आनाय**, (पुं.) जाल। बन्धोपवीत संस्कार।  
 जनेऊ धारण करना।  
**आनव**, (पुं.) मानवी। दयालु। मानव।  
 विदेशी जन।

**आनस,** ( पुं. ) गाड़ी या छकड़े का । पिता सम्बन्धी ।  
**आनाह,** ( पुं. ) अर्ज । कपड़े की चौड़ाई । मलमूत्र अवरोधक रोग विशेष । दस्त पेशाब को रोकने वाली बीमारी । दस्त न होने की बीमारी । कोष्ठवद्धता ।  
**आनिल,** ( पुं. ) वायु से उत्पन्न । वातल । जिस पर वायु का आधिपत्य हो । हनुमान जी अथवा भीम का नाम ।  
**आनी,** ( क्रि. ) लाना । उत्पन्न करना । संमिश्रण करना । फेरना ।  
**आनीतिः,** ( स्त्री. ) पास लाना । समीप लाना ।  
**आनुकूल्य,** ( न. ) अनुकूलता । आपस में मिल कर रहना । आपस में दया दिखाना ।  
**आनुगत्य,** ( न. ) जान पहचान । हेलमेल ।  
**आनुगण्य,** ( न. ) समानता । बराबरी । दयालु होना । कृपा करना ।  
**आनुपूर्वी,** ( स्त्री. ) शैली । परिपाटी । क्रम । रीति । आदि से क्रम । यथार्थ जाति क्रम । मूल से लेकर क्रम ।  
**आनुमानिक,** ( न. ) केवल अनुमान पर निर्भर । अटकलपच्चू । अनुमान प्रमाण से सिद्ध होने वाला । सांख्य शास्त्र में कहा गया प्रधान ।  
**आनुयात्रिक,** ( पुं. ) अनुयायी । पिछला ।  
**आनुरक्ति,** ( स्त्री. ) प्रीति । अनुराग ।  
**अनुलोमिक,** ( त्रि. ) क्रमानुयायी । क्रम से और नियमपूर्वक काम करनेवाला । अनुकूल । उपयुक्त ।  
**अनुविधित्सा,** ( स्त्री. ) कृतधनता ।  
**अनुवेश्यः,** ( सं. ) पड़ोसी जो अपने घर के पास वाले पड़ोसी के घर के पास रहता हो ।  
**आनुशासनिक,** ( पुं. ) निर्देश सम्बन्धी ।  
**आनुश्रविक,** ( पुं. ) वेद में विधान किया हुआ । स्वर्गप्राप्ति का साधन होने से वैदिक कर्मानुष्ठान ।

**आनृत,** ( पुं. ) सदैव मिथ्या बोलने वाला । झूठा । झूठ बोलने वाला ।  
**आनृशंस्य,** ( न. ) दयालु । कृपालु । नम्रता । दयालुता ।  
**आन्तर,** ( न. ) मध्यवर्ती । भीतरी । छिपा हुआ ।  
**आन्तरतम्य,** ( न. ) मादृश्य । समानता ।  
**आन्तिका,** ( स्त्री. ) बड़ी बहिन ।  
**आन्त्र,** ( न. ) नखसम्बन्धी । ( सं. ) कोष्ठ । आंत ।  
**आन्दोल,** ( क्रि. ) इधर उधर हिलना । हिलना । काँपना ।  
**आन्दोलन,** ( न. ) बार बार हिलना । झूलना । हूँड़ना ।  
**आन्ध्रस्तिक,** ( पुं. ) रसाहिया । पाचक । अन्न रीधेन वृत्ति ।  
**आन्ध्य,** ( न. ) अन्धापन । अंधेरा ।  
**आन्वयिक,** ( त्रि. ) कुलीन । अर्च्य कुल में उत्पन्न ।  
**आन्वयिक,** ( त्रि. ) नित्य कर्म । नित्य होने वाले काम ।  
**आन्वीक्षिकी,** ( स्त्री. ) तर्कविद्या । न्याय शास्त्र । अध्यात्मविद्या । आत्मविद्या ।  
**आन्वीपिक,** ( पुं ) अनुकूल ।  
**आप्,** ( क्रि. ) पाना । प्राप्त करना । पहुँचना । पकड़ना । मिलना । भेंट करना । अधिकार करना । परवानगी देना । बराबर करना । अष्ट वस्तुओं में से एक । आकाश ।  
**आपगा,** ( स्त्री. ) नदी ।  
**आपणिक,** ( पुं. ) व्यापारी जो खेच और बेचे ।  
**आपन्न,** ( त्रि. ) प्राप्त । पाया हुआ । सङ्कट में फँसा हुआ ।  
**आपन्नसत्त्वा,** ( स्त्री. ) गर्भवती स्त्री ।  
**आपरान्हिक,** ( त्रि. ) अपरान्ह सम्बन्धी । दोपहर के बाद के कर्म आद्यादि ।  
**आपस,** ( न. ) जल । पाप । एक धर्मानुष्ठान ।

आपस्कार, ( पुं. ) वृक्ष या शरीर का धङ्ग ।	आप्याम्बन, ( न. ) तृप्ति । प्रीति । तसल्ली । सुशी । प्रसन्न करना ।
आपस्तम्भ, ( पुं. ) धर्मशास्त्र सम्बन्धी सूत्रों के रचयिता एक मुनि ।	आप्रदिवं, ( अव्य. ) सदैव ।
आपस्तम्भिनी, ( स्त्री. ) पानी को रोकने वाली । तिगिनी नाम की एक लता ।	आप्रपदं, ( अव्य. ) पाँच तक । एक प्रकार की पोशाक जो पैर तक लम्बी हो । पाँच तक पहुँचने वाला ।
आपात, ( पुं. ) अवा । तन्दूर । रास्ता । ( कि. ) सहसा भिरना ।	आप्रपदीन, ( त्रि. ) पाँचों तक लटकने वाला वस्त्र । “आप्रपदिन ” भी इसी अर्थ में प्रयुक्त होता है ।
आपाततः, ( अव्य. ) अधुना । अभी । फट । विना । शीघ्र ।	आप्त, ( कि. ) कूदना । नाचना । उछलना । नहाना । घोना । डूबकी मारना । पानी के दूध में डूब जाना ।
आपान, ( न. ) वह स्थान जहाँ लोग एकत्र हो मदिरा पान करें । चक्र । मद्यपों की गण्टली ।	आप्तुत, ( त्रि. ) स्नान किया हुआ । नहाया हुआ ।
आपिञ्जर, ( न. ) थोड़ा थोड़ा लाल सोना ।	आप्तव्रत, ( पुं. ) वेद पढ़ा हुआ । ब्रह्मचारी- भेद जो गृहस्थाश्रम में नहीं है । स्नातक व्रत की पूरा करके घरमें आया हुआ । ब्राह्मण ।
आपीड, ( न. ) सीसफूल । सिर का भूषण । ( कि. ) दवाना । निचोड़ना । तर्क करना ।	आप्वन, ( पुं. ) पवन । वायु ।
आपीत, ( न. ) कृद्ध कृद्ध पीला । थोड़ा थोड़ा पिया हुआ । सोनाभस्ती ।	आप्वा, ( स्त्री. ) गरदन ।
आपीन, ( न. ) कूप । कुआ । थोड़ा थोड़ा मोटा ।	आफुकं, ( सं. ) अफीम । अहिकेन ।
आपूपिक, ( पुं. ) पूआ या मोठा पूड़ी बनाने वाला । पुआ खाने का आदी । पुआ बेचने वाला । खमीर ।	आवंध, ( कि. ) बाँधना । बनाना । विप- टाना । भक्तभूती से पकड़ना ।
आपूप्य, ( पुं. ) सिर । भिगोया हुआ आटा । जिससे पुआ बनाये जायें ।	आबल्यं, ( सं. ) निर्बलता । कमजोरी ।
आपोक्किमं, ( न. ) लग्न से तीसरी, छठवीं, नवमी और बारहवीं राशि ।	आबाध्, ( कि. ) रोकना । बाधा डालना । चिढ़ाना ।
आपुच्छा, ( स्त्री. ) आलाप । बातचीत । वि- दाई । विवक्षयता ।	आबाध्, ( पुं. ) दुःख । चोट । कष्ट । हानि ।
आप्त, ( त्रि. ) विश्वस्त । विश्वास के योग्य । प्राप्त । सत्य । रागद्वेषादिशून्य । सत्यो- पदेश करने वाला । अमादिरहित । सत्य ज्ञाता ।	आबिल, ( शु. ) गेंदीला । मैला ।
आप्तकाम, ( त्रि. ) अपनी इच्छा पूरी करने वाला । अपना मनोरथ सिद्ध करने वाला । सन्देहयुक्त विषय का निर्विषय करने के अर्थ । किसी सिद्धान्ती का वचन । यथार्थ- जानने वाले का वचन ।	आबुद्ध, ( न. ) जानना । समझना । प्रेम । अतुराग । भूषण । बँधा हुआ । रुका हुआ ।
	आब्दिन, ( शु. ) वार्षिक । सालाना ।
	आभरणम्, ( न. ) भूषण । गहना ।
	आभा, ( स्त्री. ) चमकना । दमकना । दिखलाई पड़ना । प्रकाश । चमक दमक । रङ्ग । स्वरूप । सुन्दरता । समानता । कान्ति । दीप्ति । शोभा । उपमान । वायु—जन्य एक रोग विशेष ।

**आभासाक,** ( सं. ) एक प्रचलित कहावत या लोकोक्ति ।  
**आभाष,** ( क्रि. ) सम्बोधन करना । बातचीत करना । नाम लेना । जोर से बोलना ।  
**आभाषण,** ( न. ) बातचीत । परस्पर कथोपकथन ।  
**आभास,** ( पुं. ) चमकना । दीखना । असत्य प्रतीत होना । ( स्त्री. ) चमक । दीप्ति । प्रभा । प्रतिबिम्ब । ग्रन्थारम्भ की प्रस्तावना । भूमिका । सादृश्य । समानता ।  
**आभास्वर,** ( पुं. ) चौसठ वा बारह देवगण ।  
**आभिजन,** ( पुं. ) जन्म सम्बन्धी । जन्मकाल में किया गया सम्बन्धी । कुलीन ।  
**आभिजात्य,** ( न. ) कौलीन्य पाण्डित्य । चतुराई । अच्छी समझ ।  
**आभिस्त्री,** ( स्त्री. ) शब्द । नाम । वर्णन ।  
**आभीक्ष्ण्य,** ( न. ) बार बार होना । पुनः पुनः ।  
**आभीर,** ( पुं. ) गोप । ग्वाल । देश भेद ( स्त्री. ) गोपी । अहीरिन । ब्राह्मण पिता और अम्बुजा जाति की स्त्री से उत्पन्न जाति ।  
**आभीरपत्नी,** ( स्त्री. ) अहीरों के गाँव ।  
**आभील,** ( न. ) भयानक । भयङ्कर । डरावना । चोट । शारीरिक क्लेश ।  
**आभोग,** ( पुं. ) मोड़ । टिढ़ाई । मोलाई । परिपूर्णता । गान की समाप्ति ।  
**आभ्युदयिक,** ( त्रि. ) चूड़ा आदि । शुभ कर्मों की वृद्धि के सिरे आदि । धन देने वाला । आनन्द का अवसर ।  
**आम,** ( त्रि. ) कच्चा । अपक । दुर्बल नामक सेग ।  
**आमगन्धि,** ( न. ) कच्चे मांस जैसी गन्धिवाला । चिता के धुएँ की गन्धि ।  
**आमनस्य,** ( न. ) डूरे मन वाला । दुःख । शोक । पीड़ा ।  
**आमंत्रण,** ( न. ) अभिनन्दन । न्योता । बुलावा । आह्वान ।

**आमय,** ( पुं. ) रोग । जिससे रोग उत्पन्न हो ।  
**आमयाचिन्,** ( पुं. ) रोगयुक्त । रोगी ।  
**आमर्शन,** ( न. ) छूना । स्पर्श करना । विचारना ।  
**आमर्ष,** ( पुं. ) क्रोध । रोष ।  
**आमलक-की,** ( पुं. ) वासक वृक्ष । आँवला । आँवले का पेड़ । आँवले का फल ।  
**आमाशय,** ( पुं. ) नाभि और स्तनों के मध्य का भाग । अपाक स्थान । न पकने का स्थान । कच्ची जगह ।  
**आमिक्षा,** ( स्त्री. ) फटा हुआ वृक्ष । झाना ।  
**आमिष,** ( न. पुं. ) मांस । खाने । पीने और पहनने की वस्तु । धूस । सुन्दरता । अति लोभ । लालच । कामदेव का गुण । भोजन । विषय । निबन्ध । जम्बीर वृक्ष का फल ।  
**आमुक्त,** ( त्रि. ) छोड़ा गया । पहिने हुए । सजा हुआ । कवच धारण किये हुए पुरुष ।  
**आमुष्य,** ( न. ) प्रारम्भ । नाटकीय प्रस्तावना । नटी । सूत्रधार । विदूषक और पारिपार्वक की परस्पर वह बातचीत जिसमें संक्षिप्त नाटकीय कथा आजाय ।  
**आमुष्मिक,** ( त्रि. ) परलोक में होने वाली बात । अगले जन्म की घटना ।  
**आमुष्यायण,** ( त्रि. ) अच्छे वंश के कारण अथवा अच्छे कर्मों द्वारा प्रसिद्धिप्राप्त पुरुष का सन्तान । सद्रंशोद्भव का पुत्र ।  
**आमोद,** ( पुं. ) गन्धमात्र । हर्ष । प्रसन्नता ।  
**आमोदिन्,** ( त्रि. ) चित्त प्रसन्न करने वाले कर्पूरादि पदार्थ । सुगन्ध ।  
**आम्नाय,** ( पुं. ) वेद । आगम । निगम । गुरुपरम्परा से प्राप्त उपदेश । कुल की रीति भाँति । जातीय चाल या व्यवहार ।  
**आम्बिकेयः,** ( पुं. ) धृतराष्ट्र और कार्तिकेय का नाम ।  
**आम्भस,** ( पुं. ) पनीला । रसीला । पतला ।  
**आम्भसिकः,** ( पुं. ) मछली ।

**आम्रः**, (पुं.) आम्र का पेड़ । आम्र का वृक्ष ।  
**आम्रकूटः**, (पुं.) एक पर्वत का नाम ।  
**आम्रतकः**, (पुं.) आम्रके का वृक्ष ।  
 आम्रके का फल । मिलावा ।  
**आम्रेड**, (क्रि.) दुहराना ।  
**आम्रेडित**, (त्रि.) उन्मत्त की तरह एक  
 बात को बारबार कहना । पुनः पुनः  
 कहा गया । व्याकरण की एक संज्ञा ।  
**आम्ला**, (स्त्री.) बड़े खट्टे रस वाला । फल ।  
 इमली का वृक्ष ।  
**आयः**, (पुं.) आम्रदानी । प्राप्ति । धनागम ।  
 कुण्डली का एकादश घर । शिष्यों के  
 घर की रखवाली करने वाला पहरेदार ।  
**आयत**, (त्रि.) लम्बा । खींचा हुआ । उद्योगी ।  
 चौड़ा ।  
**आयतन**, (न.) देवालय । मन्दिर । आश्रम ।  
 बैठक । विश्रामस्थान । यज्ञस्थान ।  
**आयतीगवम्**, (न.) गौश्रों के लौटने का  
 समय । गोधुली ।  
**आयति-ती**, (स्त्री.) आने का समय ।  
 भावी काल । उत्तरकाल । प्रभाव । फल  
 देने का समय । मेल । लग्नाई । पहुँचना ।  
**आयत्त**, (त्रि.) अधीन । पराधीन । अव-  
 लम्बित । वश में ।  
**आयत्ति**, (स्त्री.) अज्ञह । प्रीति । सामर्थ्य ।  
 बल । सीमा । मर्यादा । दिन । शयन ।  
 विस्तार ।  
**आयस**, (न.) लोहे का बना पात्र । लोह ।  
 लोहे से बना ।  
**आयस्त**, (त्रि.) फेंका गया । दुःख दिया  
 गया । मारा गया । तेज किया गया ।  
**आयाम**, (पुं.) लम्बाई । रोकना ।  
**आयास**, (पुं.) मिहनत । बड़ा यत्न ।  
 दुःख । उद्यम । क्लेश । चिन्ता ।  
**आयु**, (पुं. न.) उम्र । जीवनकाल । उमर ।  
 वी । पवन । पुत्र । वंशज । सन्तान ।  
 पुरूरवा और उर्वशी के पुत्रगण ।

**आयुज**, (क्रि.) जोड़ना । बाँधना । जुआँ  
 रखना । नियुक्त करना । बनाना ।  
**आयुत**, (त्रि.) मिला हुआ ।  
**आयुध**, (क्रि.) लड़ना । आक्रमण करना ।  
 सामना करना । (न.) हथियार । ढाल ।  
 आयुध तीन प्रकार के होते हैं । यथा—  
 (१) प्रहरण, जैसे तलवार (२)  
 हस्तशुक्त, जैसे चक्र (३) यंत्रशुक्ति,  
 जैसे तीर बरतन ।  
**आयुधधर्मिणी**, (स्त्री.) जयन्ती वृक्ष ।  
**आयोधनम्**, (न.) लड़ाई । युद्ध । रणस्थल ।  
 वध करना । मारना ।  
**आयुष्म**, (सं.) जीवन । जीवनकाल । भोजन ।  
 दीर्घजीवी होने के लिये आयुष्टोम नामक  
 अनुष्ठान ।  
**आयुष्मत्**, (न.) दीर्घजीवी । बहुत दिनों  
 तक जीनेवाला । (पुं.) विषकुम्भ आदि  
 योगों में से तीसरा योग ।  
**आयुष्य**, (त्रि.) बड़ी उम्र करने वाला ।  
 पथ्य । हितकारी । अच्छा ।  
**आयोग**, (पुं.) गन्धमाल्योपहार । काम,  
 फूल चन्दन आदि चढ़ाने की सामग्री ।  
 तट । किनारा ।  
**आयोगव**, (पुं.) शूद्र का पुत्र जो वैश्या के  
 गर्भ से उत्पन्न हुआ हो । बर्द्ध प्रतिश्लोम  
 वर्षसङ्कर से उत्पन्न एक जातिविशेष ।  
**आयोजन**, (न.) उद्योग । आहरण ।  
 इकट्ठा करना या लेना । लगाना । जोड़ना ।  
**आयोधन**, (न.) लड़ाई की जगह । युद्ध-  
 स्थान । (क्रि.) लड़ना । मारना ।  
 युद्ध । वध ।  
**आर**, (पुं.) पीतल । मङ्गलग्रह । शनिग्रह ।  
 मधुराम्रफल । खटमिठ्ठा फल । वृक्षभेद ।  
 अन्तर । फासला । अन्तभाग । सन्तरे का  
 पेड़ । चाकू । आरा ।  
**आरकूट**, (पुं. न.) पीतल का बना भूषण ।  
 पीतल का गहना ।

**आरेक्षकः**, ( पुं. ) सन्तरी । चौकीदार ।  
**आरेटः**, ( पुं. ) नट । नाटक का एक पात्र ।  
**आरहः**, ( पुं. ) एक देश का नाम जो पञ्जाब के उत्तर-पूर्व में है और जो घोड़ों के लिये प्रसिद्ध है । गुजरात के लोग अब भी इस प्रान्त को हैरात या ऐरात • देश कहते हैं । इस देश के लोग या घोड़े ।  
**आरखं**, ( न. ) गहराई । खाल ।  
**आरखिः**, ( पुं. ) भँवर । चक्र ।  
**आरख्य**, ( न. ) जङ्गली, बनैला । वन । एक प्रकार का अनाज जो बिना बोये अपने आप उत्पन्न होता है । राशि विशेष गोबर । महाभारत के पर्वों में से एक का नाम ।  
**आरख्यक**, ( पुं. ) बनैला या जङ्गली मार्ग । अध्याय । न्याय । विहारस्थान । हाथी । वेद का एक अंशविशेष ।  
**आरखिः**, ( स्त्री. ) उपरम । हटना । निवृत्ति । ठहराव ।  
**आरखः**, ( पुं. ) रथ जिसमें एक बैल अथवा एक घोड़ा जोता जाता है ।  
**आरख**, ( त्रि. ) आरम्भ किया गया ।  
**आरभटी**, ( स्त्री. ) नटों की कलाकञ्जी । एक प्रकार की रचना । खेल । नाच ।  
**आरम्भ**, ( पुं. ) त्वरा । उद्यम । यत्न । प्रारम्भ । मारना । अहङ्कार । प्रस्तावना ।  
**आर—रा**, ( पुं. ) शब्दमात्र । इस प्रकार का शब्द ।  
**आरा**, ( स्त्री. ) चमड़ा चारने का लोखर । लोहे का एक औजार ।  
**आरात्**, ( अव्य. ) दूर । समीप । पास । तुरन्त । सीधा ।  
**आरातिः**, ( पुं. ) शत्रु । बैरी ।  
**आरात्रिक**, ( न. ) प्रकृश दिखाना या आरती जो रात्रि के समय प्रतिमाविशेष के सन्मुख की जाती है । आरती । नीराजन कर्म ।  
**आराधन**, ( न. ) उपासना । पूजन । प्रसन्न करना । प्राप्ति । सेवाकरना । पकाना ।

**आराम**, ( पुं. ) उपवन । नोटिका । क्रीडार्थ बनाया गया वशीचा ।  
**आरालिकः**, जो टेढ़ा बरताव करे । भातके गुण ।  
**आरिच**, ( कि. ) रीता करना । खाली करना ।  
**आरू**, ( पुं. ) केकड़ा । सूअर । एक प्रकार का वृक्ष ।  
**आरुच**, ( कि. ) चुनना । पसन्द करना ।  
**आरुध**, ( कि. ) रोकना । बन्द करना ।  
**आरुषी**, ( स्त्री. ) मनु की पुत्री और और्व की माता ।  
**आराह**, ( कि. ) चढ़ना ।  
**आरु**, ( पुं. ) साँवले अथवा धीरे रङ्ग का । धोरा या साँवला रङ्ग । सूअर । हिमालय पर उत्पन्न होने वाला एक वनस्पति का नाम ।  
**आरूढ**, चढ़ा हुआ । बैठा हुआ । सवार ।  
**आराद्**, दूर । अन्तर । पास । समीप ।  
**आरेह्यम्**, चाटना । चूमना ।  
**आरोग्य**, ( न. ) रोग का अभाव । रोग से छुटकारा ।  
**आरोप**, ( पुं. ) अन्य धर्म में अन्य धर्म का प्रतीत होना ( जैसे रस्सी में सर्प का ) । संस्थापन । रूपना । मान लेना । धनुष भुक्ताना ।  
**आरोह**, ( पुं. ) चढ़ना । लम्बाई । उत्तम स्त्रियों का नितम्ब देश या चूतड़ । ऊँचाई । परिमाण विशेष ।  
**आर्जव**, ( पुं. ) सरलता । सीधापन ।  
**आर्त्त**, ( त्रि. ) अस्वस्थ । पीड़ित । कष्ट प्राप्त ।  
**आर्त्तव**, ( न. ) ऋतु वाला । स्त्रीधर्म या रज जो प्रतिमास स्त्रियों को होता है ।  
**आर्त्तिज्य**, ( न. ) ऋत्विग के करने योग्य काम ।  
**आर्थिक**, ( त्रि. ) अर्थमाही । पण्डित । दाना । अर्थ से आया हुआ । निशान । धनी । धनवान् । सच्चा । यथार्थ ।  
**आर्द्र**, ( त्रि. ) गीला । ( र ) ( स्त्री. ) आर्द्रा नामक छठवाँ नक्षत्र ।



**आर्द्रक,** (न.) अदरक । आदी । आर्द्रा नक्षत्र में उत्पन्न ।

**आर्य्य,** (त्रि.) स्वामी । गुरु । सुहृद । मित्र । श्रेष्ठ । वृद्ध । योग्य । कुलीन । पूज्य । मान्य । उदारचरित । शान्त चित्तवाला । नाटकों में यह सम्बोधन प्रायः श्रेष्ठ पुरुषों के प्रति प्रयुक्त होता है ।

**आर्य्यपुत्र,** (पुं.) ससुर का बेटा । पति । गुरु का पुत्र । भर्ता । मालिक ।

**आर्य्यमिश्र,** (त्रि.) श्रेष्ठ । मानने के योग्य ।

**आर्य्यावर्त्त,** (पुं.) पवित्र भूमि । विन्ध्याचल और हिमालय के बीच की भूमि । आर्यों के बसने का स्थान । पूर्व सागर से आरम्भ कर, पश्चिम सागर के मध्य का भूखण्ड ।

**आर्य्य,** (त्रि.) ऋषिसम्बन्धी । ऋषिप्रणीत शास्त्र ।

**आर्य्यविवाह,** (सं.) विवाह विशेष । जिसमें बौ गौ लेकर कन्या दी जाती है ।

**आर्हत,** (पुं.) जैन सम्प्रदाय का ।

**आर्त्त,** (न.) सजाना । (सं.) विशा । फरफन्द । पीत सङ्घिया ।

**आर्त्तगर्दः,** (पुं.) पतिहा साँप ।

**आर्त्तम्,** (क्रि.) स्पर्श करना । छूना । पाना । मार डालना । पकड़ना । धामना । जीत लेना । आरम्भ करना ।

**आर्त्तम्ब,** (पुं.) अवलम्ब । आश्रय ।

**आर्त्तम्भ,** (न.) पकड़ना । स्पर्श करना । यज्ञ में बलि के लिये पशु का हनन करना । यथा “अश्वालम्भं गवालम्भम् ।”

**आर्त्तय,** (पुं.) घर । गृह । (अव्य.) मृत्यु तक । यथा “पिबत भागवतं रसमालयम् ।”

**आर्त्तयविज्ञान,** (न.) लय तक रहने वाला विज्ञान । बौद्ध दर्शनानुसार अहङ्कार का स्थान विज्ञान ।

**आर्त्तवात्स,** (न.) जो चारों ओर से जल को ग्रहण करता है । खोङ्कआ । वृक्षमूल के चारों ओर जल भरने का स्थान ।

**आर्त्तस्य,** (न.) आलस । शक्ति होने पर भी अवश्य कर्तव्य में उत्साह न करना ।

**आर्त्तान,** (न.) हाथी के बाँधने का थम्भा । रस्ता । बंधन ।

**आर्त्ताप,** (पुं.) बातचीत । कथोपकथन । बोलचाल । सम्भाषण । सङ्गीत के सप्त स्वर ।

**आर्त्तलि-ली,** (स्त्री.) व्यर्थ, निरर्थक । छस्त । अर्थशून्य । विच्छू । मधुमक्खी । सखी । पंक्ति । अवली । पुल । भ्रमर । भौरा ।

**आर्त्तलिङ्ग,** (न.) प्रीतिपूर्वक परस्पर मिलना ।

**आर्त्तलिङ्गर,** (पुं.) मटका । डहर । कुँड़ा । नाँद ।

**आर्त्तलिम्पन,** (न.) मङ्गलार्थ लेपन । दीवाल्लों को सक्रेदी से पोतना । अद्दा ।

**आर्त्तलीढ,** चाय । स्नाया । आहत किया । घायल किया । बन्द ।

**आर्त्तलीनक,** (न.) ऐसा कोमल जो आग देखते ही पिघल जाय ।

**आर्त्तलेख्य,** (न.) चित्रपट । लेख । मूर्ति । शीशा । नक्शा । (क्रि.) लिखना ।

**आर्त्तलुङ्ग,** (क्रि.) आन्दोलन करना । हिलवाना । भलीभाँति जांच पड़ताल करना ।

**आर्त्तलुः,** (न.) उल्लू । धुग्घू । काली आबनूस की लकड़ी ।

**आर्त्तलुख,** (पुं.) हिलने डुलने वाला । निर्बल ।

**आर्त्तलोक,** (पुं.) देखना । पहचानना । विचारना । सोचना । बधाई देना ।

**आर्त्तलोचन,** (क्रि.) किसी काम को कार्यरूप में परिणत करने का निश्चय करना । विचार । सोचना । सांख्य दर्शन के अनुसार निर्विकल्पक शुद्ध विषयक प्रथम उत्पन्न ज्ञान ।

**आर्त्तलोल,** (पुं.) मन्द मन्द हिलता हुआ । हिला हुआ । आन्दोलित ।

**आर्त्तवत्,** (अव्य.) सामीप्य । निकटत्व ।

**आधनेयः**, (पुं.) पृथिवीपुत्र । मङ्गल का एक नाम ।

**आवपन**, (न.) धान रखने का पात्र । बाली । परात ।

**आवरक**, (न.) छिपाना । ढाकना । ढाकने वाला कपड़ा आदि ।

**आवरण**, (न.) ढाल । परदा । छिपाना । लुकाना । ज्ञान का परदा ।

**आवर्त्त**, (पुं.) चक्र का गोलाकार हो कर चक्कर खाना । भँवर । एक देश का नाम । आसविह । चिन्ता । माक्षिक धातु ।

**आवर्त्तन**, (न.) दूध आदि का मथना । बिलोना ।

**आवश्यक**, (त्रि.) निश्चय कृत्य । जरूरी काम ।

**आवसथ**, (पुं.) रहने का स्थान । घर । कुटी । एक विशेष वृत्त ।

**आवाप**, (पुं.) खोड्डना । फियारी । बोना । फेंकना । अन्य के राज्य की चिन्ता । नीची ऊँची भूमि । ऊबड़ खाबड़ भूमि । प्रधान होना ।

**आवास**, (पुं.) वासस्थान । घर आदि ।

**आवाहन**, (न.) देवताओं को निकट बुलाना । पास लाना । बुलाना ।

**आविक**, (न.) भेड़ के वालों का बना । ऊनी । (सं.) कम्बल । लोई ।

**आधिग्न**, (पुं.) उद्विग्न । घबराया हुआ । वृक्ष विशेष ।

**आविद्**, (क्रि.) जतलाना । बतलाना । प्रकट करना । घोषणा करना (पुं.) एक फलदार वृक्ष का नाम ।

**आविद्ध**, (त्रि.) बेधा गया । टेढ़ा । हराया गया । फेंका गया । दबाया गया । मूर्ख ।

**आविल**, (पुं.) बँदला । कुत्तित । मैला ।

**आविस्**, (अभ्य.) प्रकाश । प्रकट ।

**आविश**, (क्रि.) प्रवेश करना । घुसना । भीतर जाना । अधिकार जमाना । समीप जाना ।

**आवी**, (स्त्री.) रजस्वला । स्त्री । गर्भिणी स्त्री । प्रसवपीडा ।

**आवुक**, (पुं.) (ज्ञात्वोक्ति में) पिता । जनक ।

**आवुत्त**, (पुं.) बहनोई । भगिनीपति ।

**आवृत**, (न.) ढकना । छिपाना । भरना । चुनना । पसन्द करना । घेरना । रोकना । बन्द करना ।

**आवृत्त**, (त्रि.) हेटा हुआ । निवृत्त । लौटा हुआ । अभ्यस्त ।

**आवृत्ति**, (स्त्री.) बेर बेर पाठ करना या गुणन करना ।

**आवेश**, (पुं.) अहङ्कार । रोष । अभिनिवेश । हठी प्रवेश होना । मूढपना । भूत प्रेतादि का डर ।

**आवेग**, (पुं.) घबराहट । चिन्ता । अस्वस्थता । शोक । दुःख । भय । त्वरा । विवृद्धदण्ड का पेड़ । जिसको "विधारा" कहते हैं ।

**आवेशिक**, (त्रि.) घर वाला । निज सम्बन्धी । अतिथि । महमान । पूज्य । आदरणीय ।

**आवेष्टक**, (पुं.) ढकन । ढाँपने वाला । बेडा ।

**आश**, (क्रि.) खाना । भोजन करना ।

**आशंसा**, (स्त्री.) अभिलाषा । आशा । (विशेष कर ऐसी वस्तु के जो प्राप्त नहीं हो सकती) ।

**आशंसु**, (स्त्री.) इच्छा वाला । अभिलषित वस्तु को प्राप्त करने की इच्छा । कहने वाला । आशावान् ।

**आशङ्का**, (स्त्री.) भय । घास । डर । सङ्कोच । सन्देह । संशय ।

**आशय**, (पुं.) अभिप्राय । अभिप्रेत । आसरा । ऐश्वर्य । धन । पनस का वृक्ष । अजीर्ण स्थान । कर्म से उत्पन्न वासनारूप संस्कार । धर्माधर्म रूप अदृष्ट । शयन । सोना । स्थान ।

**आशा**, (स्त्री.) आस । दिशा । आकांक्षा । बड़ी इच्छा । तृष्णा । साक्षात् । चाह ।

**आशित**, (त्रि.) भुक्त । खाया । भोजन द्वारा तृप्त ।

**आशीर्वाद**, (पुं.) भलाई की प्रार्थना । शुभेच्छा । आशीर्वाद ।

**आशीविष**, (पुं.) जहरीली दाढ़ वाला । सर्प । साँप ।

**आशुग**, (पुं.) वायु । हवा । पवन । बाण । सूर्य । शीघ्र चलने वाला ।

**आशुतोष**, (त्रि.) शीघ्र प्रसन्न होने वाला । महादेव । शिव ।

**आशुशुक्ष्णि**, (पुं.) अग्नि । आग । पवन । वायु ।

**आशु**, (अव्य.) तेज । शीघ्र ।

**आशोकुरिन्**, (पुं.) पहाड़ । पर्वत ।

**आशौच**, (न.) वैदिक कर्म के अयोग्य दशा । अशुद्धि । सूतक । “ दशाहं आप-  
माशौचं ब्राह्मणस्य विधीयते ” मनु ।

**आश्रयान**, (त्रि.) किञ्चित् एकत्र हुआ । सूता हुआ ।

**आश्रम**, (अव्य.) आँसू ।

**आश्रम**, (पुं.) ब्रह्मचर्यदि चार आश्रम, अर्थात् अवस्था । गृहियों के रहने का स्थान । कुटी । मठ । विद्यार्थियों के रहने की जगह । तपवन । विष्णु का नाम ।

**आश्रय**, (पुं.) आसरा । समीप । समीपी । आधार । धर । प्रबल । बलवान् शत्रु का सहारा लेना । सन्धि आदि छः में एक गुण ।

**आश्रयश**, (पुं.) जो अपने आश्रय को ला डाले । अर्थात् अग्नि, आग ।

**आश्रव**, (पुं.) नदी । नाला । दोष । अप-  
राध । आज्ञाकारी ।

**आश्रित**, (त्रि.) शरणागत । शरण में आ पड़ने वाला । अधीन । आसरे पर रहने वाला । चाकर । मृत्यु । नौकर । अनुयायी रहने वाला ।

**आश्रिः**, (स्त्री.) तलवार की धार । खड्ग की वाढ़ ।

**आश्रु**, (क्रि.) धुनना । प्रतिज्ञा करना । वचन देना । स्वीकार करना । खींचना । जपना ।

**आश्रुत**, (त्रि.) सुना । प्रतिज्ञात । स्वीकृत ।

**आश्लेष**, (क्रि.) आश्लिष्यन् करना । गले लगाना । चिपकना ।

**आश्लेष**, (पुं.) एक ओर से जुड़ा हुआ ।  
(१) नवौ नक्षत्र ।

**आश्र**, (न.) घोड़ों का समूह । घोड़ों का रथ या गाड़ी ।

**आश्रयुक्त**, (पुं.) महीना जिसमें अश्विनी नक्षत्रयुक्त पूर्णिमा हो, अर्थात् अश्विन या कार का मास ।

**आश्वलायन**, (पुं.) एक सूत्रकार । जिनका ग्रन्थ आश्वलायन सूत्रों के नाम से प्रसिद्ध है ।

**आश्वत्स**, (पुं.) आश्रयहीन । भयभीत का भय दूर करने के लिये दाढ़स बँधाना ।

**आश्विन**, (पुं.) आसोज । कार का मास ।

**आश्विनेय**, (पुं.) देवताओं के चिकित्सक नकुल और सहदेव । बोंडे की एक दिन की मञ्जिल । सूर्यपत्नी संज्ञा के पुत्र । अश्विनी कुमार ।

**आश्वीन**, (पुं.) बोंडे की एक दिन की मञ्जिल ।

**आषाढ़**, (पुं.) वर्षा ऋतु का प्रथम मास । आषाढ़ मास । पलारा वृद्ध का दण्ड जो संन्यासियों के पास रहता है । ब्रह्मण को यज्ञोपवीत संस्कार में ब्रह्मचर्य का चिह्न दिया जाता है ।

**आस**, (क्रि.) बैठना । खेटना । आराम करना ।

**आस**, (अव्य.) स्मरण । दूर करना । कोप । सन्ताप । गर्व से झुड़कना ।

**आसक्त**, (त्रि.) कैसा हुआ । अनुरक्त । निरत । सव धन्धा छोड़कर एक में अनु-  
रक्त होना । निरन्तर । नित्य ।

**आंसङ्ग**, ( न. ) अभिनिवेश । एक बात का इठ । भोग की अभिलाषा । कोई काम करने का अभिमान । बचाना । सङ्ग ।

**आसत्ति**, ( स्त्री. ) संसर्ग । मेल । लाभ । समीप । न्यायशास्त्र में दो अन्वय योग्य । दोनों पदार्थों को बिना फरक बोलना ।

**आसन**, ( न. ) उपवेशन । बैठना । ( सं. ) चौकी । हाथी का स्कन्ध । राजाओं के छे:शुषों में से एक, शत्रु । आराम करना । जीरक का पेड़ ।

**आसन्न**, ( त्रि. ) समीपस्थ । उपस्थित । निकट का ।

**आसव**, ( पुं. ) हर प्रकार की मदिरा । अपक इक्षु रस ।

**आसादन**, ( न. ) रस देना । आक्रमण करना । मिलना । सम्मुख जाना । पाना । पूर्ण करना ।

**आसार**, ( पुं. ) धमाधम बरसना । मूसल धार वर्षा । फैलना । सेनाओं का चारों ओर फैलना । मित्र का बल ।

**आसुति**, ( स्त्री. ) मद्य निकालना । प्रसव उत्तेजन ।

**आसुर**, ( पुं. ) असुर सम्बन्धी । दैत्य । यज्ञ न करने वाला । आठ प्रकार के विवाहों में से एक प्रकार का विवाह, जिसमें बर कन्या पिता वा उसके सम्बन्धियों को धन दे कर, वधू लेता है ।

**आसुरिः**, ( पुं. ) कपिल के एक शिष्य का नाम ।

**आसेव**, ( क्रि. ) अभ्यास करना । प्रसन्नता में मग्न होना ।

**आसेचन**, ( त्रि. ) छिड़काव । सींचना । जहाँ मग्न न लगे । बहुत सुन्दर दर्शन ।

**आसेध**, ( पुं. ) राजाज्ञा से अन्वय जाने का निषेध । बन्दी ।

**आसेवा**, ( स्त्री. ) अभिलाषा सहित किसी कार्य को वारंवार करने की प्रवृत्ति । किसी

कार्य को वारंवार करना । वारंवार अच्छे प्रकार सेवा करना ।

**आस्कन्दन**, ( न. ) अनादर करना । आक्रमण करना । चढ़ना । गाली देना । धोड़े की चाल । युद्ध ।

**आस्तर**, ( पुं. ) बिछौना । हाथी की पीठ की झूल ।

**आस्तिक**, ( त्रि. ) जो परलोक को मानता हो । जो वेदशास्त्र और ईश्वर को माने । पवित्र । सच्चा । एक धुनि का नाम, देखो आस्तीक शब्द ।

**आस्तीक**, ( पुं. ) बरकाह ऋषि के पुत्र का नाम जिसने जन्मजय का सर्पयज्ञ बन्द करवा कर नाम की रक्षा की थी । आस्तिक ऋषि ।

**आस्तीर्ण**, ( त्रि. ) फैला हुआ । विस्तीर्ण ।

**आस्था**, ( स्त्री. ) ध्यान । आदर । आशा । सहारा । विश्वास । भरोसा । स्थिति । यत्न ।

**आस्थान**, ( न. ) जहाँ बैठते हैं । सभा । सहारा । चढ़ना । यत्न । विश्राम स्थान ।

**आस्थित**, ( त्रि. ) निवास किया । ठहरा । रहा । चढ़ा । पहुँचा । मान गया । बड़े यत्न से किसी काम में संलग्न होना । घिरा हुआ । फैला हुआ ।

**आस्पद**, ( न. ) स्थान । जगह । आधार । प्रतिष्ठा । पद । स्थान । कृत्य । काम । प्रभुत्व । बड़प्पन । कमरा । लग्न से दसवाँ स्थान ।

**आस्पर्धा**, ( स्त्री. ) प्रतिद्वन्द्वता । ईर्ष्या । बदाबदी । होड़ाहोड़ी ।

**आस्फालन**, ( न. ) रगड़ना । मलना । चलना । दवाना । पछाड़ना । गर्व । अभिमान ।

**आस्फुजित**, ( पुं. ) शुक्र ग्रह का नाम ।

**आस्फोट**, ( पुं. ) मदार का पेड़ । ताल मारना या ठोंकना । पहलवानों का भुजाओं पर ताल ठोंकना । ताल । कम्पन । नलमल्लिका का वृक्ष ।

**आस्य**, ( न. ) मुख सम्बन्धी ।  
**आस्यपत्र**, ( न. ) पक्ष । कमल । पङ्कज ।  
 जिसका मुख ही पत्र हो ।  
**आस्या**, ( स्त्री. ) स्थिति । आसन । उहरना ।  
 निवास ।  
**आस्यासव**, ( पुं. ) थूक । खखार । लार ।  
**आश्रव**, ( पुं. ) पीड़ा । दुःख । क्लेश ।  
 बहना । भागना । निकास । अपराध ।  
**आस्वाद**, ( पु. ) रस । स्वाद । चखना ।  
**आह**, ( अव्य. ) यह कष्टसूचक अव्यय है ।  
**आहकः**, ( पुं. ) एक विलक्षण नाक का रोग ।  
**आहन**, ( क्रि. ) मारना । पीटना ।  
**आहत**, ( वि. ) ताड़न किया गया । घटीला ।  
 ज्ञात । जाना हुआ । ढका । बाजा । ( पुं. )  
 पुराना या नया कपड़ा ।  
**आहव**, ( न. ) स्थान जहाँ रात्रि बुजायी  
 जायँ । लड़ाई । युद्ध । यज्ञ । होम ।  
**आहवनीय**, ( पुं. ) गृहस्थी के अग्नि से लेकर  
 होम के लिये संस्कार किया हुआ अग्नि ।  
 हवन के योग्य ।  
**आहार**, ( पुं. ) लाना । हर लाना । किसी वस्तु  
 को गले के नीचे करना । भोजन । अन्नादि ।  
**आहार्य्य**, ( वि. ) ग्रहणीय । भोजन के  
 योग्य । लाने योग्य । आगन्तुक । अतिथि ।  
 नेपथ्य । रक्षणीय । कृत्रिम । बनावटी ।  
 रसादि की प्रकाश करने वाले आभूषणादि ।  
**आहाव**, ( पुं. ) कूप की मेंड़ के पास गौ  
 आदि के पानी पीने के लिये पकी चरी ।  
 हौद या छोटा कुण्ड । चोहबच्चा ।  
 लड़ाई । बुलाना । आह्वान ।  
**आहित**, ( वि. ) रखा गया । स्थापित । टिकाया  
 गया । डाला हुआ । किया हुआ ।  
 संस्कारित ।  
**आहितुरिडक**, ( वि. ) मदारी । सपेरा ।  
**आहुति**, ( स्त्री. ) देवता के उद्देश्य से मंत्र  
 पढ़ कर अग्नि में धी डालना । देवता के  
 लिये होम में धी प्रदान करना ।

**आहुकः**, ( पुं. ) श्रीकृष्ण के बाबा का नाम ।  
**आहुल्यं**, ( न. ) तगर । तरवट नामक  
 वनस्पति ।  
**आहेय**, ( वि. ) साँप का विष । विष ।  
**आहो**, ( अव्य. ) प्रश्न । विकल्प । विचार ।  
 सन्देह ।  
**आहोपुरुषिका**, ( स्त्री. ) अहङ्कार से  
 उत्पन्न अपने महत्त्व का विचार । दर्पजन्य  
 आत्मोत्कर्ष । सम्भावना ।  
**आहोस्वित्**, ( अव्य. ) विकल्प । सन्देह ।  
 प्रश्न । जानने की इच्छा । दैनिक ।  
**आहिक**, ( वि. ) नित्य का काम । स्नान,  
 स्नान्या तर्पणादि । भोजन । ( न. )  
 समूह । ग्रन्थ का भाग । सदैव करने  
 का काम ।  
**आह्लाद**, ( पुं. ) आनन्द । हर्ष । प्रसन्नता ।  
**आह्वय**, ( पुं. ) नाम । जूआ ।  
**आह्वान**, ( न. ) आहुति । बुलाना ।

## इ

**इ**, देवनागरी वर्णमाला का तीसरा अक्षर ।  
 कामदेव का नाम । क्रोधावेश में कहा हुआ  
 वचन । तिरस्कार । दया । खेद । विस्मय ।  
 निन्दा । कुरता । सम्बोधन । ( क्रि. ) जाना ।  
 गिरना । प्राप्त करना ।  
**इक्**, ( प्रत्य. ) याद करना । स्मरण करना ।  
**इकटा**, ( स्त्री. ) चटाई बुनने की एक प्रकार  
 की घास ।  
**इकवालः**, ( पुं. ) ज्योतिष में वर्षफल के सोलह  
 योगों में का एक योग सौभाग्य । सम्पत्ति ।  
**इक्षु**, ( पुं. ) गन्ना । ऊख । पौड़ा । कौकिला  
 नामक दूसरा एक वृक्ष । इच्छा । अभिलाष ।  
**इक्षुकारण्ड**, ( पुं. ) काँस और मूँज तृण । कहीं ।  
 गन्ना ।  
**इक्षुदर्भा**, ( स्त्री. ) एक प्रकार घास ।  
**इक्षुपत्र**, ( पुं. ) घास जिसका पत्ता गन्ना जैसा  
 हो । जुआर । अन्न भेद ।

**इक्षुमतीः**, ( स्त्री. ) गन्ने जैसे रसवाली । एक नदी का नाम ।  
**इक्षुमेह**, ( पुं. ) मधुमेह रोग ।  
**इक्षुर**, ( पुं. ) तालमखाना । कोकिल वृक्ष ।  
**इक्षुसार**, ( पुं. ) शुद्ध गन्ने का सत्व ।  
**इक्ष्वाकु**, ( पुं. ) कद्रुतुम्बी । वैवस्वत मनु का बेटा सूर्यवंश का प्रथम राजा ।  
**इक्ष्वालिका**, ( स्त्री. ) काँस । काही ।  
**इक्षु**, ( क्रि. ) जाना । डोलना ।  
**इग्**, ( क्रि. ) जाना । डिलना । डोलना ।  
**इङ्ग**, ( क्रि. ) पढ़ना । अद्भुत ।  
**इङ्गः**, ( पुं. ) सङ्केत । ज्ञान ।  
**इङ्गित**, ( न. ) सङ्केत । मन के भाव को प्रकाश करने वाली शारीरिक क्रिया । मनोभिप्राय । आशय । इशारा ।  
**इङ्गुः**, ( पुं. ) एक प्रकार का रोग ।  
**इङ्गुदः**—**दी**, ( पुं. स्त्री. ) इङ्गुलः हिंगोट । तापस्तरु । तपस्वियों का वृक्ष, आहार में इसका फल काम आता है ।  
**इचिकिलः**, ( पुं. ) कच्चा तालाबू । कीचड़ ।  
**इच्छा**, ( स्त्री. ) अभिलाष । सुख और उसका साधन । आत्मा का धर्म । चाह ।  
**इच्छुकः**, ( पुं. ) वृक्ष विशेष ।  
**इच्छुलः**, ( पुं. ) छोटा वृक्ष जो जल के समीप उगता है । हिङ्गुल ।  
**इज्य**, ( पुं. ) बृहस्पति । सुर्यरु । नारायण । परमात्मा । पूज्य ।  
**इज्या**, ( स्त्री. ) यज्ञ । दान । मिलन । प्रतिमा । गौ । कुटिनी । भेंट । पुरस्कार ।  
**इञ्जाक**, ( पुं. ) जलवृश्चिक । पनबीबी ।  
**इट्**, ( क्रि. ) जाना ।  
**इटः**, ( पुं. ) एक प्रकार की घास । चटोई ।  
**इट्चरः**, ( पुं. ) साँड़ या हिरन जो स्वतंत्र छोड़ दिया जाय ।  
**इट्**, ( स्त्री. ) ( वैदिक प्रयोग ) इल, बलि । प्रार्थना । धाराप्रवाह वकृता । पृथिवी । भोजन सामग्री । वर्षा ऋतु । पञ्च ऋणों में से

तीसरा प्रयोग ( इडोजयति ) प्रजा ।  
**इट्स्पति**, ( पुं. ) विष्णु का नाम ।  
**इट्**, ( पुं. ) अग्नि का नाम ।  
**इटाला**, ( स्त्री. ) पृथिवी । वाणी । बलिप्रदान । गौ । स्वर्ग । बुध की पत्नी । शरीर के दहिने भाग की टेढ़ी नाड़ी । एक देवी । मनु की पुत्री । इसका दूसरा नाम मैत्रावाक्यी भी है । इसीके गर्भ से पुरूरवा का जन्म हुआ था । दुर्गा का नाम ।  
**इट्चिका**, ( स्त्री. ) बर । बँट्या ।  
**इटिका**, ( स्त्री. ) धरती । पृथिवी ।  
**इट्**, ( क्रि. ) जाना ।  
**इत**, ( त्रि. ) गया । स्मरण किया हुआ । गत । प्राप्त ।  
**इतर**, ( त्रि. ) नीच । समर । निम्न श्रेणी का । दूसरा । भिन्न ।  
**इतरथा**, ( अव्य. ) अन्यथा । अन्य रीति से । और तरह से । और प्रकार से ।  
**इतरेतर**, ( त्रि. ) अन्योन्य । परस्पर । आपस में ।  
**इतस**, ( अव्य. ) यहाँ से । मुझ से । यहाँ । इस ओर । इधर । इसमें । अबसे ।  
**इतरद्युः**, दूसरे दिन । अन्य दिवस ।  
**इतस्ततः**, ( अव्य. ) इधर उधर । इसमें उसमें ।  
**इति**, ( अव्य. ) समाप्ति । हेतु । निदर्शन । निकटता । मत । प्रत्यक्ष । अवधारण । व्यवस्था । मान । परामर्श । शब्द के यथार्थ रूप को प्रकट करने वाला । वाक्यके अर्थ का प्रकाशक ।  
**इतिकर्तव्यता**, ( स्त्री. ) अवश्य करने योग्य काम करने का क्रम । जिसके अनुसार एक काम के अनन्तर दूसरा काम किया जाय ।  
**इतिमध्ये**, ( अव्य. ) इतने में ।  
**इतिह**, ( अव्य. ) उपदेशपरम्परा । देर से सुना जाने वाला उपदेश । सुना सुनाया अच्छा वचन ।  
**इतिहास**, ( पुं. ) ग्रन्थ जिसमें धर्म अर्थ



और काम मोक्ष का उपदेश प्राचीन कथानकों से युक्त हो। पुरावृत्तान्त का प्रकाशक। संस्कृत में पुराने इतिहास ग्रन्थ दो ही हैं। अर्थात् महाभारत और वाल्मीकीय रामायण।

**इत्थम्,** (अव्य.) इस तरह। इस प्रकार। ऐसे।

**इत्थशालः,** (पुं.) ज्योतिष में वर्षफल के तीसरे योग का नाम।

**इत्थर,** (त्रि.) निष्ठुर कर्म करने वाला। क्रूर कर्म। नीच। पथिक। बटोही।

**इत्थरी,** (स्त्री.) अभिसारिका। अपने प्रणयी द्वारा निश्चित स्थान पर अपने प्रणयी से जो मिलने जाय। व्यभिचारिणी। कुलटा स्त्री।

**इत्थ,** (त्रि.) प्राप्य। पहुँचने के योग्य जाने योग्य।

**इद्,** (क्रि.) ऐश्वर्य होना।

**इदम्,** (त्रि.) किसी ऐसी वस्तु की बतलाने वाला। जो कहने वाले के समान हो। यह। यहाँ।

**इदानीम्,** (अव्य.) सम्प्रति। अब। इस समय। अभी।

**इन्द्र,** (न.) धूप। धाम। आतप। दीप्ति। प्रकाश। अग्निवर्ष। बृद्ध। निर्मल। साफ।

**इधम्,** (न.) समिध्। समिधा। काष्ठ। लकड़ी।

**इन्ः,** (पुं.) योग्य। सुदृढ़। बलवान्। साहसी। प्रतापी। सूर्य। प्रभु। नृप विशेष। राजा।

**इन्क्षति,** (क्रि.) पहुँचने का. यत्न करना। पाने की चेष्टा करना।

**इन्द्रिया,** (स्त्री.) लक्ष्मी। कमला। धन की अधिष्ठात्री देवी। विष्णु की स्त्री।

**इन्द्रिवर,** (न.) लक्ष्मी का प्रिय। नीलोत्पल। नीला कमल। इन्दीवर।

**इन्दु,** (पुं.) चन्द्रमा। मृगशिर नक्षत्र। एक संख्या। कपूर। चाँदनी से पृथिवी को गीला करने वाला।

**इन्दुकलिका,** (स्त्री.) केतकी। निवाड़ी केवड़े का फूल।

**इन्दुकान्त,** (पुं.) चन्द्रकान्तमणि। यह मणि चन्द्रमा के सामने पिघलती है।

**इन्दुजनक,** (पुं.) चाँद को पैदा करने वाला समुद्र। अत्रिऋषि। (इनके नेत्र से भी चन्द्र की उत्पत्ति किसी कल्प में होही है)।

**इन्दुजा,** (स्त्री.) चन्द्र से निकली नर्मदा नदी। चाँदनी।

**इन्दुपुत्र,** (पुं.) चन्द्रपुत्र अर्थात् बुध।

**इन्दुभृत्,** (पुं.) शिव। शङ्कर। महादेव।

**इन्दुवती,** (स्त्री.) पूर्णिमा। राजा अज की स्त्री।

**इन्दुरत्न,** (न.) मुक्ता। मोती।

**इन्दुलेखा,** (स्त्री.)। चाँद की कला। सोमलता। अमृतलता।

**इन्दुवासर,** (सं.) चन्द्रमा का वार। सोमवार।

**इन्द्र,** (पुं.) देवताओं का स्वामी। परमेश्वर। ज्येष्ठा नक्षत्र। द्वादश सूर्यों में से एक। चाँदह की संख्या।

**इन्द्रक,** (न.) सभाभवन। कमेटी घर।

**इन्द्रकील,** (पुं.) मन्दर पर्वत।

**इन्द्रगोप,** (पुं.) पटबीजना। वर्षाती लाल रङ का कीड़ा।

**इन्द्रजालिक,** (त्रि.) मदारी। जादूगर। जलिया।

**इन्द्रजित्,** (पुं.) इन्द्र को जीतनेवाला। मेघनाद। रावण का पुत्र।

**इन्द्रधनुष्,** (न.) सूर्य की किरणों जो धनुषाकार बादलों पर पड़ कर विविध रङ धारण करती हैं।

**इन्द्रनील,** (पुं.) मरकत मणि। नीलम।

**इन्द्रनेत्र,** (न.) एक हजार की गिनती।

**इन्द्रपर्वत,** (पुं.) महेन्द्र पर्वत।

**इन्द्रपुरोहित,** (पुं.) वृहस्पति।

**इन्द्रप्रस्थ,** (न.) दिल्ली नगर।

इन्द्रभेषज, सोंठ । शुपटी ।

इन्द्रवंशा, ( स्त्री. ) जिसके प्रति पाद में बारह अक्षर हों—वह छन्द ।

इन्द्रवज्रा, ( स्त्री. ) ग्यारह अक्षरों के पाद वाला छन्दविशेष ।

इन्द्रशत्रु, ( पुं. ) वृत्रासुर ।

इन्द्राण्णी, ( स्त्री. ) राची । सिन्धुवार वृक्ष । बड़ी इलायची । षोडशमातृकाओं में से प्रथम माता । लता विशेष ।

इन्द्रायुध, ( न. ) वज्र । इन्द्र-धनुष ।

इन्द्रिय, ( न. ) ईश्वर-प्रणीत ज्ञान और कर्म के साधन अर्थात् हाथ पैर कान नाक आदि ।

इन्द्रियार्थ, ( पुं. ) इन्द्रियों के विषय । यथा—शब्द, स्पर्श, रूप, रस, और गन्ध ।

इन्द्रियायतन, ( न. ) शरीर ।

इन्ध, ( क्रि. ) जलना । चमकना । आग का जलना ।

इन्धन, ( न. ) लकड़ी । इन्धन ।

इभ, ( पुं. ) हाथी । निर्भीक । शक्ति । नौकर । अधीनस्थ । आठ की गिनती ।

इभकणा, ( स्त्री. ) बड़ी पीपल । गज-पिप्पली ।

इभनिमिलिका, ( स्त्री. ) वनस्पति विशेष जिसके सेवन से हाथी भी सो जाय । भाङ्ग । किज्या । बूटी ।

इभपालक, ( पुं. ) हस्तिपक । कर्कशान । महादंत ।

इभपोटा, ( स्त्री. ) युवा हथिनी ।

इभपोतः, ( पुं. ) हाथी का बच्चा ।

इभमाचल, ( पुं. ) शेर । केशरी ।

इभया, ( स्त्री. ) स्वर्णक्षीरी ।

इभ्य, ( त्रि. ) बड़ा धनी । धनवान् । मालिक ।

इभ्या, ( स्त्री. ) हथिनी । हस्तिनी ।

इभ्यक, ( पुं. ) धनी ।

इभत्, ( त्रि. ) इतना । एतान्त् ।

इयत्ता, ( स्त्री. ) सीमा । माप । गिनिती ।

इरम्मद, ( पुं. ) बिजली । वज्राग्नि । समुद्र की आग । बड़वानल ।

इरा, ( स्त्री. ) धरती । भूमि । वाणी । सुरा । मद्य । जल । अन्न । कश्यप की स्त्री ।

इरावती, ( स्त्री. ) एक नदी का नाम । यह नदी पञ्जाब में है और इसका प्रसिद्ध नाम रावी है । दुर्ग ।

इरिण, ( न. ) ऊसर भूमि । आश्रयशून्य । सूना ।

इरेश, ( पुं. ) वरुण । बृहस्पति । राजा । विष्णु ।

इर्वारु-लु, ( स्त्री. ) कर्कटी । शूल ।

इल, ( क्रि. ) धोना । फेंकना ।

इलविला, ( स्त्री. ) कुबेरजननी । पुलस्त्य की स्त्री । माता का नाम इलविला होने से कुबेर का नाम एलविल है ।

इला, ( स्त्री. ) भूमि । पृथिवी । गौ । वाणी । जम्बूद्वीप के नव वर्षों में से एक । वैवस्वत धेनु की कन्या । बुध की स्त्री ।

इलाद्वीप, ( न. ) जम्बूद्वीप के नव वर्षों में से एक । चार सीमा वाला देश । जगत् के नव खण्डों में से एक ।

इली, ( स्त्री. ) छोटा खड्ग । छुरी । करकालिक ।

इलीचिलः, ( पुं. ) एक दैत्य जिसे इन्द्र ने परास्त किया था ।

इल्वल, ( पुं. ) अति चञ्चल । एक प्रकार का मच्छ । एक दैत्य जो अगस्त्य द्वारा मारा गया था ।

इव, ( क्रि. ) फैलना । (अव्य.) जैसा । थोड़ा । मनों । बराबरी । थोड़ा । वाक्यालङ्कार ।

इष, ( क्रि. ) चाहना । पसन्द करना । चुनना । माँगना । प्रार्थना करना । सरकना । जाना ।

इष, ( पुं. ) आश्विन मास । जिस मास में जय की इच्छा करने वाले यात्रा करते हैं ।

इषु, ( पुं. ) बाण । तीर । पाँच की संख्या ।

इष्टुभिः, ( पुं. ) तरकस । बाण रखने का स्थान ।  
 इष्ट, ( त्रि. ) आदर किया गया । पूज्य । अभिलाषित । चाहा गया । प्रिय । यज्ञादि कर्म । रेडों का पेड़ । ( पुं. ) संस्कार ( न. ) चाह । धर्म कार्य ।  
 इष्टका, ( स्त्री. ) मिट्टी आदि का बना हुआ । एक प्रकार का मिट्टी का खण्ड । अर्थात् ईंट । खपरैल ।  
 इष्टा, ( स्त्री. ) शमी वृक्ष ।  
 इष्टापूर्ति, ( न. ) अग्निहोत्र तप । सत्य । यज्ञ । दान । वेदरक्षा । आदित्य । वैश्वदेव । ध्यानादि कर्म । बावली । कुआ । तालाब । देवालय । अन्नदान । वाटिका रोपना आदि इष्टों की पूर्ति ।  
 इष्टि, ( स्त्री. ) यज्ञ । दर्श पौर्णमास यज्ञोपवीत अभिलाषा । इच्छा । चाह ।  
 इष्वासन, ( पुं. ) धनुष ।  
 इह, ( अव्य. ) यहाँ । इस समय । इस देश में । इस जगत् में । अब ।  
 इहलः, ( पुं. ) चेदि देश का नाम ।  
 इहामुत्र, ( अव्य. ) यहाँ वहाँ । इस लोक और परलोक में ।  
 ई, ( स्त्री. ) लक्ष्मी तथा कामदेव का नाम । अस्तु । पीड़ा । शोक । क्रोध । अनुकम्पा । कृपा । प्रत्यक्ष । पुकारना ।  
 ई, ( क्रि. ) जाना । चमकना । फैलना । इच्छा करना । फेंकना । माँगना । गर्भ धारण करना ।  
 ईक्ष, ( क्रि. ) देखना । ताकना । जानना । विचार करना ।  
 ईक्षण, ( न. ) देखना । दृष्टि । आँख ।  
 ईक्षणिक, ( त्रि. ) मनुष्य के शारीरिक चिह्न अथवा जन्मकुण्डली को देख कर शुभाशुभ फल बतलाने वाला । दैवज्ञ ।

सापुद्रक जानने वाला । सयुनीतिया । सयुन उठाने वाला । ज्योतिषी ।  
 ईक्षा, ( स्त्री. ) दर्शन । देखना ।  
 ईरव, ( क्रि. ) डोलना । झूलना । हिलना ।  
 ईजू, ( क्रि. ) जाना । भर्त्सना करना । दोषारोप करना ।  
 ईड, ( क्रि. ) स्तुति करना । सराहना ।  
 ईडा, ( स्त्री. ) स्तुति । प्रशंसा । सराहना ।  
 ईरमत्, ( पुं. ) जिसका कोई स्वामी या प्रभु हो ।  
 ईति, ( स्त्री. ) उत्पन्न हुआ । खेती सम्बन्धी छः प्रकार के उपद्रव यथा—१ अतिवृष्टि । २ अनावृष्टि । ३ मकड़ी । ४ चूहे । ५ तोता । और ६ राजाओं का दौरा । यात्रा करना । कष्ट ।  
 ईडक्ष, ( त्रि. ) इसके समान । ऐसा । इसके बराबर । इसके सदृश ।  
 ईप्सित, ( त्रि. ) अपेक्षित । चाहा हुआ । इष्ट ।  
 ईर, ( क्रि. ) जाना ।  
 ईर्म, ( न. ) ब्रण । घाव । फोड़ा । जखम ।  
 ईर्ष्य, ( क्रि. ) डाह करना । होड़ करना ।  
 ईर्ष्या, ( स्त्री. ) डाह । दूसरे की बढ़ती को देख कर जलना । बैर ।  
 ईला, ( स्त्री. ) पृथिवी । वाषी । गौ । स्तुति ।  
 ईलिः-ली, ( स्त्री. ) हथियार । छुरी । करवालिका ।  
 ईवत्, ( अव्य. ) इतना लम्बा । ऐसा भड़कदार ।  
 ईश, ( क्रि. ) शासन करना । शक्तिमान् होना । स्वामी के समान बर्ताव करना । परवानगी देना ।  
 ईशान, ( पुं. ) महादेव । परमेश्वर । धनी । प्रभु । आर्द्रा लक्षत्र । शिव की अष्ट मूर्तियों में सूर्य की मूर्ति । शमी वृक्ष । विष्णु । दुर्गा ।  
 ईशिता, ( स्त्री. ) अष्ट ऋद्धियों पर प्रभुत्व ।

**ईश्वरं,** ( पुं. ) महादेव । कामदेव । चैतन्य आत्मा । परमेश्वर । पातञ्जल के मतानुसार क्लेश कर्मविपाकाशयों से अस्पृश्य पुरुष विशेष । पहिला । स्वामी । लताभेद ।

**ईश,** ( पुं. ) स्वामी । मालिक । महादेव । परमेश्वर ।

**ईषत्,** ( अव्य. ) अल्प । थोड़ा । कुछ ।

**ईषत्कर,** ( पुं. ) क्लेशमात्र, थोड़े से यत्न या प्रयास से सिद्ध हो जाने वाला ।

**ईषदुष्ण,** ( पुं. ) गुनगुना । कुछ कुछ गर्म । मन्क्षोष्ण ।

**ईषा,** ( स्त्री. ) हलदण्ड । हल की नोक । हल की फाल ।

**ईषिका,** ( स्त्री. ) हाथी की आँसू की पतली । चित्रकार की कुँची । तीर । अस्त्र ।

**ईह,** ( क्रि. ) अभिलाषा करना । चाहना । वस्तु पाने के लिये प्रयत्नशील होना ।

**ईहा,** ( स्त्री. ) चेष्टा । उद्योग । प्रयत्न । वाञ्छा ।

**ईहित,** ( त्रि. ) हूँदा हुआ । खोजा हुआ । प्रार्थित ( सं. ) अभिलाषा चाह, इच्छा किया हुआ ।

## उ

**उ,** हिन्दी वर्णमाला का पाँचवाँ अक्षर ।

**उ,** ( क्रि. ) शब्द करना । कोलाहल मचाना । धौंकना । गरजना । मँगना । तगादा करना ।

**उः,** ( सं. ) शिव का नाम । ब्रह्म का नाम । चन्द्र का विम्ब । सम्बोधन का शब्द । क्रोध । दया । अनुकम्पा । आज्ञा । विस्मय । हैरानी ।

**उकानहः,** ( सं. ) लाल और पीले रङ्ग का घोड़ा ।

**उकुर्याः,** ( पुं. ) खटमल । खटकीरा ।

**उक्त,** ( त्रि. ) कथित । कहा गया । कथन । कहना । एक अक्षर के पाद का चिह्न ।

**उक्ति,** ( स्त्री. ) कहना । कथन ।

**उक्त्य,** ( न. ) नव प्रकार के सामवेद का एक भाग । सामवेद का प्रधान अङ्ग । महा-व्रताख्य यज्ञ । प्राण्य । कथन । वाक्य । स्तोत्र । प्रशंसा ।

**उक्ष्,** ( क्रि. ) छिड़कना । सींचना । भिगोना । नम करना । उड़ेलना । फैलाना । साफ करना ।

**उक्षतर,** ( पुं. ) तीसरी अवस्था को पहुँचा हुआ बैल । बड़ा बैल ।

**उक्षन्,** ( पुं. ) बड़ा । सोम-मरुत । अग्नि । ऋषभौषधि ।

**उक्षाल,** ( पुं. ) तेज । भ्रमानक । ऊँचा । बड़ा । सर्वोत्तम । बन्दर ।

**उख्,** ( क्रि. ) जाना । हिलना । डोलना ।

**उखः,** ( पुं. ) पाँकपात्र । किसी वस्तु को उबालने का पात्र । बटलोई । भगोना । तसला । वेदा । शरीर का अङ्ग ।

**उग्र,** ( त्रि. ) मयानक । निष्ठुर । बनेला । बली । दृढ़ । तीक्ष्ण । तेज । क्रुद्ध ।  
° क्षत्रिय पिता और शूद्रा माता के गर्भ से उत्पन्न सन्तान । वायु की मूर्ति धारण करने वाले शिव । विष विशेष । नक्षत्र-समूह ।

**उग्रकारण्ड,** ( पुं. ) करेला । कारवेल्स अर्थात् करेला का वृक्ष ।

**उग्रगन्ध,** ( त्रि. ) तेज गन्धवाला । चम्पा । चमेली । अर्जक वृक्ष । लशुन । हींग ।

**उग्रधन्वन्,** ( त्रि. ) जिसका धनुष बड़ा तेज हो । महादेव । इन्द्र ।

**उग्रश्रवस्,** ( पुं. ) रोमहर्षण का पुत्र । सुनी हुई बात को तुरन्त अवधारण करने वाला ।

**उग्रसेन,** ( पुं. ) कंस का पिता । यह यदुवंशी था और इसका दूसरा नाम आहुक था । धृतराष्ट्र का पुत्र ।

**उच्च,** ( क्रि. ) एकत्र करना । योग्य होना ।

**उच्चित,** ( त्रि. ) योग्य । मुनासिब ।

उच्च, ( वि. ) ऊँचा । उन्नत ।  
 उच्चतर, ( पुं. ) नारियल का वृक्ष ।  
 उच्चश्रुत्, ( पुं. ) श्रौंख उठाए हुए ।  
 उच्चाटन, ( न. ) उत्पाटन । उखाड़ना ।  
 अपनी जगह से अलग करना । किसी मन्त्र  
 प्रयोग से पागल कर देना ।  
 उच्चरड, ( पुं. ) बड़ा उम्र । बलवान् ।  
 उच्चार, ( पुं. ) उच्चारण । कहना । विद्या । मल ।  
 उच्चावच, ( वि. ) बड़े छोटे । ऊँचे नीचे ।  
 उच्चूलन, ( पुं. ) ऊँची चोटी वाला । भण्डे  
 के ऊपर वाला । भूषण । भण्डा ।  
 उच्चैःश्रवस, ( पुं. ) ऊँचे कान वाली । इन्द्र  
 का घोड़ा ।  
 उच्चैर्घृष्ट, ( न. ) दण्डोरा । डौंड़ी । घुनादी ।  
 उच्चैस्, ( अव्य. ) ऊँचा । बड़ा । लम्बा ।  
 उच्छिख, ( वि. ) आगे से ऊँचा । पाँटे  
 उठी हुई ।  
 उच्छित्ति, ( स्त्री. ) उच्छेद । नाश । विनाश ।  
 उच्छिष्ट, ( वि. ) जूँटा । भोजन करने से  
 बचा हुआ । छोड़ा हुआ ।  
 उच्छिषिक, ( न. ) तकिया । भाक्षिण ।  
 उच्छुष्क, ( न. ) सूखा हुआ ।  
 उच्छून, ( वि. ) घुला हुआ । बड़ा हुआ ।  
 उच्छुङ्खल, ( वि. ) विनयरहित । निरातङ्ग ।  
 बेकाबू । बलगाम ।  
 उच्छेत्त, ( पुं. ) नष्ट करने वाला ।  
 उच्छेत्, ( क्रि. ) छेदन करना । तोड़ना ।  
 उच्छ्राय, ( पुं. ) सृजन ।  
 उच्छ्रोषण, ( वि. ) सुखाने वाला । सन्तापक ।  
 उच्छ्रसन, ( न. ) छस्त पड़ जाना ।  
 उच्छ्रासन, ( न. ) साँस लेना । प्राण ।  
 उच्छ्राय, ( पुं. ) उँचाई ।  
 उच्छ्रित, ( वि. ) ऊँचा । बड़ा हुआ ।  
 उच्छ्रास, ( पुं. ) भीतर जाने वाली श्वास ।  
 आख्यायिका का अध्याय । प्राण ।  
 उच्छ, ( क्रि. ) दानों का बटोरना । बाँधना ।  
 समाप्त करना ।

उज्जयिनी, ( स्त्री. ) उज्जैन नगरी । अवंती  
 पुरी । विक्रमादित्य की राजधानी ।  
 उज्जागर, ( पुं. ) भड़का हुआ । उत्तेजित ।  
 उज्जासन, ( न. ) मारण । मारना ।  
 उज्जिजति, ( स्त्री. ) जीत ।  
 उज्जृम्भ, ( पुं. ) खिलना । फूटना । विकास ।  
 जमुहाई ।  
 उज्ज्वल, ( पुं. ) चमकदार । चमकीला ।  
 दमकता हुआ । शृङ्गार ।  
 उज्ज, ( क्रि. ) छोड़ना । भूलना ।  
 उज्ज्वन, ( पुं. न. ) हाट आदि में गिरे हुए  
 अनाज के बचे और जमीन पर पड़े दानों  
 को बीनना ।  
 उज्ज, ( पुं. न. ) पत्रकुटी । पर्यशाखा ।  
 उह, ( क्रि. ) इकट्ठा करना ।  
 उहु, ( स्त्री. न. ) तारा । नक्षत्र । जल ।  
 उहुप, ( पुं. न. ) चन्द्र । चाँद । चन्द्रमा ।  
 उहुपति, ( पुं. ) तारों का पति । चन्द्रमा ।  
 जल का स्वामी । वरुण ।  
 उहुमर, ( वि. ) अतिप्रचण्ड । बड़े जोर  
 का । सब से ऊँचा ।  
 उहुयन, ( न. ) उद्यान ।  
 उत, ( अव्य. ) विकल्प । और । भी । क्या ।  
 अथवा । या तो । प्रश्न । अत्यर्थ ।  
 उतथ्य, ( पुं. ) अक्षिरा से श्रद्धा में उत्पन्न ।  
 बृहस्पति के बड़े भाई का नाम ।  
 उताहो, ( अव्य. ) विकल्प । सन्देह । प्रश्न ।  
 ऐसा या ऐसा । विचार ।  
 उत्क, ( वि. ) अन्यमनस्क । उत्कथित ।  
 उत्कञ्चक, ( पुं. ) चोली का बन्द । कुर्ता  
 आदि पहने हुए ।  
 उत्कट, ( पुं. ) अत्यधिक । अतीव । बहुत ।  
 तेज । ( सं. ) नाथ । दारचीनी । मत्त  
 हस्ती ।  
 उत्कण्ठकित, ( पुं. ) कौंटे या बालदार ।  
 उत्कराठ, ( पुं. ) उठी हुई गर्दन वाला ।  
 उत्कराठा, ( स्त्री. ) चाही हुई वस्तु को जल्दी

पाने की चिन्ता । किकिर । दुःख । विकलता ।  
 किसी प्रिय वस्तु को पाने की इच्छा ।  
**उत्कर,** ( पुं. ) धानादि का एकत्र करना ।  
 फैलाना । हाथ पाँव पसारना । घास का  
 बिखेरना । टीला ।  
**उत्कर्ण,** ( न. ) कान छेदना ।  
**उत्कर्ष,** ( पुं. ) अतिशय । अत्यधिक । बहुत  
 अधिक । उन्नति ।  
**उत्कल,** ( पुं. ) उड़ीसा प्रदेश । शिकारी ।  
 भारवाहक । बोझ ढोने वाला । ब्राह्मणों  
 की एक जाति ।  
**उत्कलिका,** ( स्त्री. ) उत्कण्ठा । कली । लहर ।  
**उत्कार,** ( पुं. ) धानों को एकत्र करना  
 और ऊपर उछालना । फेंकना ।  
**उत्किर,** ( पुं. ) गुफना की तरह बुमाना ।  
**उत्कीर्ण,** ( त्रि. ) फैलाया गया । फेंका गया ।  
 बेधा गया । गढ़ा गया । उल्लिखित ।  
**उत्कीलित,** ( न. ) खुला हुआ ।  
**उत्कुण,** ( पुं. ) जूँ । चीलहर । केशों में  
 उत्पन्न होने वाले कीड़े ।  
**उत्कुल,** ( पुं. ) पतित ।  
**उत्कूर्दन,** ( न. ) फलाङ्ग । छलाङ्ग ।  
**उत्कूल,** ( त्रि. ) किनारे तक भरा हुआ ।  
**उत्कृति,** ( स्त्री. ) एक छन्द विशेष ।  
**उत्कृष्ट,** ( पुं. ) श्रेष्ठतर ।  
**उत्कोच,** ( पुं. ) घुँस । रिशवत ।  
**उत्क्रम,** ( पुं. ) उलटा क्रम । विद्वानों का नियम-  
 विरुद्ध । उल्लाना ।  
**उत्क्रोश,** ( पुं. ) कूज । चिह्लाह । कुररी पक्षी ।  
**उत्क्रुति,** ( पुं. ) उल्लाल । फेंक । लुकान ।  
**उत्खात,** ( त्रि. ) उत्पाटित । उखाड़ा हुआ ।  
**उत्तंस,** ( पुं. ) कान में पहरने का गहना ।  
 कलगी । शिरोभूषण । हार ।  
**उत्तप्त,** ( त्रि. ) सन्तप्त । तपा हुआ । गरम ।  
 स्नान किया हुआ । सूखा मांस ।  
**उत्तम,** ( पुं. ) बहुत अच्छा ।  
**उत्तमर्ण,** ( पुं. ) महाजन । ऋणदाता ।

**उत्तमाङ्ग,** ( न. ) मस्तक । सब से अच्छा अङ्ग ।  
**उत्तमम,** ( कि. ) ठहरना । पकड़ना । रोकना । भ-  
 रोसा देना । कुत्सा से हटना । आराम करना ।  
**उत्तर,** ( न. ) जवाब । उत्तर नाम की दिशा ।  
 उदीची । विराटराज के पुत्र का नाम ।  
 पीछे । योग्य । ऊँचा । अच्छा । अन्तिम ।  
**उत्तरकोशला,** ( स्त्री. ) अयोध्या नगरी ।  
**उत्तरकाय,** ( पुं. ) शरीर का ऊपरी भाग ।  
**उत्तरङ्ग,** ( पुं. ) ऊँची लहरों वाला । दवाँजे  
 के ऊपर की लकड़ी ।  
**उत्तरच्छद,** ( पुं. ) ढकना । बिछौट्टे की  
 चादर । अँगोछ ।  
**उत्तरमीमांसा,** ( स्त्री. ) अगला विचार ।  
 फ़ैसले की बात । वेदवेत्त दर्शन ।  
**उत्तरा,** ( स्त्री. ) प्रणयिणीकरण के अनन्तर  
 की क्रियाएँ । उत्तर दिशा । काल । देश ।  
 राजा परीक्षित की माता ।  
**उत्तरात्,** ( अव्य. ) उत्तर दिशा । उत्तर की  
 ओर । उत्तर काल ।  
**उत्तराधिकारिन्,** ( त्रि. ) एक स्वत्वाधिकारी  
 के अनन्तर जो दूसरा स्वत्वाधिकारी हो  
 सकता है, वह उत्तराधिकारी कहलाता  
 है । पीछे का अधिकारी । वारिस ।  
**उत्तराभास,** ( पुं. ) दुष्ट उत्तर । बुलजवाब ।  
**उत्तरायण,** ( न. ) उत्तरी मार्ग । वह समय  
 जब सूर्य उत्तर की ओर झुकते हैं । मकर  
 संक्रान्ति से ले कर मिथुन तक छः महीने ।  
 मकर संक्रमण का दिन ।  
**उत्तरीय,** ( न. ) ऊपर का कपड़ा ।  
 दुपट्टा । अङ्गा । चुगा ।  
**उत्तरेण,** ( अव्य. ) उत्तर । उत्तर की ओर ।  
**उत्तान,** ( त्रि. ) विस्तारहित । ऊपर की  
 ओर घुँह किये हुए ।  
**उत्तानशय,** ( त्रि. ) ऊपर को घुँह कर के सोने  
 वाला । झोटा बच्चा । शिशु ।  
**उत्ताप,** ( पुं. ) उष्णता । गरमी । दुःख ।  
 सन्ताप ।



उत्तार, ( द्वि. ) तारा । बहुत ऊँचा । अच्छे तारे वाला । उतार ।  
 उत्ताल, ( त्रि. ) प्रतिष्ठित । प्याला । ऊँचा । भयङ्कर । बन्दर । अत्युत्तम ।  
 उत्तीर्ण, ( त्रि. ) मुक्त । सफलीभूत । पार हुआ । छूट गया ।  
 उत्तुङ्ग, ( त्रि. ) बड़ा ऊँचा ।  
 उत्सुष, ( पुं. ) धान की खीलें ।  
 उत्तेजना, ( स्त्री. ) प्रेरणा । तेज करना । घबगाना । जमकाना । उत्साहित करना । पैना करना ।  
 उत्थान, ( त्रि. ) उठ खड़े होगी । उद्यम । लडाई । मन्दिर । बेडा । सेना । मैदान ।  
 उत्पत्, ( पुं. ) पक्षी । बिड़िया ।  
 उत्पत्ति, ( स्त्री. ) जन्म । उद्भव । जीव का शरीर से संयोग । आविर्भाव ।  
 उत्पल, ( न. ) नीला कमल । दुर्बल । मांसरहित । कृमि रोग की दवा ।  
 उत्पाटन, ( न. ) उन्मूलन । उखाड़ना ।  
 उत्पात, ( पुं. ) उपद्रव ।  
 उत्पादक, ( पुं. ) पैदा करने वाला ।  
 उत्पादशय, ( पुं. ) ऊपर का पैर कर के सोने वाला । टिट्टिभर्षा । टिट्टहरा ।  
 उत्पासं, ( पुं. ) सैन्य । उपहाम ।  
 उत्प्रेक्षा, ( स्त्री. ) समानता । अर्थोलङ्कार भेद जिसमें मुख्य विषय को छोड़ कर अन्य के साथ एक ही होने का विचार किया जाय ।  
 उत्सव, ( न. ) फलाङ्गना । क्रुद जाना । छलाङ्ग भरना ।  
 उत्सवा, ( स्त्री. ) नौका । डोंगी ।  
 उत्सुप्त, ( त्रि. ) खिला हुआ ।  
 उत्स, ( पुं. ) भरना । सोता ।  
 उत्सङ्गः, ( पुं. ) झोड़ । गोद । गोदी ।  
 उत्सर्ग, ( पुं. ) फेंक देना । त्यागना । अर्पण करना । देना । न्याय ।  
 उत्सव, ( पुं. ) आनन्ददायी कार्य । विवाहादि कर्म । प्रसन्नता । पर्व । त्योहार ।

उत्सादन, ( न. ) निकालना । नाश करना । सुगन्धि लगाना । चढ़ना । खेत में दुबारा हल चलाना । मैला साफ करना । उबटना लगाना ।  
 उत्सारण, ( न. ) निकालना । दूर हटाना । चालना । हिलाना । किसी वस्तु को हटा कर दूसरी जगह कर देना ।  
 उत्साह, ( पुं. ) रथम । राजाओं का विशेष गुण । किसी कार्य को अवश्य करने का यत्न । सुख । इच्छा ।  
 उत्सिक्त, ( त्रि. ) घमण्डी । गर्वीला । उद्धत । स्वप्न किया हुआ । बड़ा हुआ । नियम भङ्ग करने वाला ।  
 उत्सुक, ( त्रि. ) उत्कण्ठित । व्याकुल । उद्विग्न ।  
 उत्सृष्ट, ( त्रि. ) छोड़ा हुआ । दिया गया ।  
 उत्सेक, ( पुं. ) अहङ्कार । आधिक्य । उठा कर बाहर सींचना ।  
 उत्सेध, ( पुं. ) ऊँचाई । शरीर । लम्बा ।  
 उद्, ( अव्य. ) ऊपर । बाहिर ।  
 उद्, ( न. ) पानी ।  
 उद्क, ( न. ) जल । पानी ।  
 उद्काञ्जलि, ( स्त्री. ) अन्नली भरू जल ।  
 उद्क्या, ( स्त्री. ) जो खी चौथे दिन नहा कर शुद्ध हो ।  
 उद्गद्रि, ( पुं. ) उत्तर का पहाड़ हिमालय ।  
 उद्गयन, ( न. ) उत्तर का आश्रय लेना । सूर्य का उत्तर की ओर जाना । उत्तरायण ।  
 उद्ग्र, ( पुं. ) उठा हुआ ।  
 उद्ङ्क, ( पुं. ) कृपा । चमड़े का बना पात्र ।  
 उद्ञ्च, ( पुं. ) ऊपर की ओर । उत्तर की ओर ।  
 उद्ञ्चन, ( न. ) ढकना । डोल ।  
 उद्ध्य, ( पुं. ) पूर्व का पर्वत । उगना । ऊँचा होना ।  
 उद्धि, ( पुं. ) घट । घड़ा । समुद्र ।  
 उद्न्त, ( पुं. ) बात । वृत्तान्त । साधु ।

उदन्या, ( स्त्री. ) प्यासा । प्यास ।  
 उदन्वत्, ( पुं. ) मत्स्य । समुद्र ।  
 उदपान, ( पुं. ) चोवच्चा । हाँदी । खात ।  
 गदा ।  
 उदधान, ( पुं. न. ) पानी का कुण्ड ।  
 उदन्, ( न. ) लहर । पानी ।  
 उदन्त, ( पुं. ) संवाद ।  
 उदर, ( न. ) पेट । जठर । नाभि और स्तनों  
 के बीच के शरीर का भाग । युद्ध । लड़ाई ।  
 पेट का रोग ।  
 उदरम्भरि, ( पुं. ) पेट । मरभुक्का ।  
 उदरावर्त, ( पुं. ) नाभि ।  
 उदरिणी, ( स्त्री. ) गर्भवती ।  
 उदर्क, ( पुं. ) अन्त । भविष्य । परिणाम ।  
 फल ।  
 उदर्चिस, ( पुं. ) अग्नि । कामदेव । शिव ।  
 ऊँची लाट ।  
 उद्वसित, ( न. ) वासपुह । घट ।  
 उद्वहार, ( पुं. ) पानी जाकर लाना ।  
 उदात्त, ( पुं. ) ऊँचे स्वर से उच्चारण किया  
 गया स्वर । ऊँचा । मनोहर । बड़ा ।  
 अलङ्कारभेद । ऊँचा शब्द । अच्छा ।  
 चमकने वाला । बड़ा बाजार ।  
 उदान, ( पुं. ) शरीर के पाँच पवनों में से  
 एक प्राण वायु । गले की हवा । नाभि ।  
 सर्पभेद ।  
 उदार, ( पुं. ) दाता । व्ययी । पविती ।  
 चतुर । गर्भीर । असाधारण ।  
 उदासीन, ( त्रि. ) वीतरागी । संन्यासी ।  
 उपदेशक । किसी से सम्बन्ध न रखने वाला ।  
 उदास्थित, ( पुं. ) व्रतभङ्ग । यती ।  
 उदाहरण, ( न. ) दृष्टान्त । मिसाल । प्रत्यन्तर ।  
 पटतर ।  
 उदाद्घृत, ( त्रि. ) दृष्टान्तरूप से दिखाया  
 गया ।  
 उदित, ( त्रि. ) कहा गया । उठा । निकला ।  
 डेग । बढ़ा ।

उदितोदित, ( न. ) विद्वान् ।  
 उदीक्षा, ( स्त्री. ) ऊपर देखना ।  
 उदीच्य, ( त्रि. ) उत्तरकाल में होने वाली  
 वस्तु । उत्तरीय । सरस्वती नदी का उत्तर-  
 पश्चिमी भाग । बाला नामी गन्धद्रव्य ।  
 उदीरण, ( न. ) कहना । उच्चारण करना ।  
 बोलना ।  
 उदीर्ण, ( त्रि. ) उदार । बड़ा ।  
 उदुम्बर, ( पुं. ) गूलर का वृक्ष या फल ।  
 उदुम्बल, ( यु. ) तोंबे जैसा रङ्ग वाला ।  
 उदूढ, ( त्रि. ) व्याहा हुआ ।  
 उद्गत, ( त्रि. ) उदय हुआ । उगा हुआ ।  
 ऊँचा गया ।  
 उद्गम, निकलना । चढ़ना ।  
 उद्गमनीय, ( न. ) दो-साफ सुथरे कपड़े ।  
 उद्गाढ, ( न. ) अतिशय । अत्यन्त । बहुतही ।  
 उद्गातृ, ( पुं. ) सामवेद गाने वाला ।  
 उद्गार, ( पुं. ) उगाल । वमन । शब्द । थूक ।  
 उद्गीथ, ( पुं. ) सामवेद का एक भाग ।  
 उद्गुणी, ( त्रि. ) उद्यत । तत्पर । हथियार  
 धराना ।  
 उद्ग्राह, ( पुं. ) स्वागत ।  
 उद्ग्राव, ( पुं. ) गर्दन उठाये हुए ।  
 उद्ग्रहन, पीटना । मारना । ढोना ।  
 उद्घर्षण, ( न. ) पीसना । रगड़ना ।  
 खुजलाना ।  
 उद्घाटक, ( पुं. न. ) गिरीं । चरखी । अरघट ।  
 घूरना । सकावट दूर करना । खोलना । कुञ्जी ।  
 उद्घात, ( पुं. ) आरम्भ । पाँव का फिसलना ।  
 प्राणायाम भेद । ऊँचा । मुद्गर । शस्त्र ।  
 ग्रन्थ का भाग विशेष ।  
 उद्घोष, घोषण ।  
 उद्दण्ड, ( पुं. ) असाधारण कार्य करने  
 वाला, उजड्ड ।  
 उद्दर्प, ( पुं. ) क्रोधी । रिसहा ।  
 उद्दलन, ( न. ) चीरना । फाड़ना । मलना ।  
 मसलना ।

**उद्दाम,** ( न. ) खुला हुआ । चुली । समुद्र की आग ।  
**उद्दामन,** ( त्रि. ) बन्धनरहित । खुला हुआ । स्वतंत्र । वरुण का नाम ।  
**उद्दिष्ट,** ( त्रि. ) उपदिष्ट । चाहा गया । छन्दशास्त्र में प्रस्तार के विशेष ज्ञान का साधन ।  
**उद्दीपन,** ( न. ) प्रकाशन । रोशनी । भड़काना । उत्तेजित ।  
**उद्देश,** ( पुं. ) अतुसन्धान । हूँदना । खोजना । इच्छा । चाह । निशान । लिये । संक्षेप । वस्तु का नाम लेना । निर्मात्त लक्ष ।  
**उद्द्राव,** ( पुं. ) भागना । दौड़ना ।  
**उद्योत,** ( पुं. ) प्रकाश । धूप ।  
**उद्दत्त,** ( पुं. ) राजाओं का पहलवान । बोलने में बड़ा चञ्चल । अनविचारे बोलने वाला । अविनीत । अनसिखा । अहङ्कारी । उठा हुआ । अतिानन्दुर । उत्तेजनपूर्ण ।  
**उद्दरण,** छुटकारा । वमन । उन्नयन होना । उखाड़ना ।  
**उद्दर्ष,** ( न. पुं ) उत्सव । आनन्द । पर्व । तीज त्योहार । शरदोत्सव ।  
**उद्दर्षण,** ( न. ) रोमाञ्च । शरीर के रोओं का खड़ा होना ।  
**उद्दव,** ( पुं. ) अग्नि । श्रीकृष्ण के प्रिय यादव विशेष । उत्सव ।  
**उद्दार,** ( पुं. ) जो उठाया जावे । जिसे शोधन करना पड़े । ऋण । छुटकारा । सन्तदा । खींच कर बाहर निकालना ।  
**उद्दधृत,** ( त्रि. ) उठाया गया । छुड़ाया गया । पृथक् किया गया । रक्षा किया गया । प्रातःलिपि करना । खींच लेना ।  
**उद्दबन्धन,** ( न. ) अपने गले में रस्ती बाँधना । फाँसी लगाना ।  
**उद्दबाहु,** ( यु. ) बाँह उठाये हुए ।  
**उद्दबुद्ध,** ( त्रि. ) विकसित । खिला हुआ । जागा हुआ ।

**उद्बोध** ( पुं. ) थोड़ी समझ । पहचान । स्मरण ।  
**उद्भट,** ( पुं. ) असाधारण ग्रन्थ से बाहर का श्लोक । फुटकल । सूर्य । प्रसिद्ध ।  
**उद्भव,** ( पुं. ) उत्पत्ति । जन्म । निकलना । पैदा होना ।  
**उद्भिज्ज,** ( त्रि. ) अंकुर । भूमि फाड़ कर उत्पन्न हुआ वृक्ष । वनस्पति । स्थावर ।  
**उद्भिद्,** ( त्रि. ) वृक्ष । भाड़ी । लता । यज्ञ ।  
**उद्भूत,** ( त्रि. ) उत्पन्न । प्रकट हुआ । प्रत्यक्ष जिसे हम देख सकें ।  
**उद्भेद,** ( पुं. ) फुहारा । देह पर रोओं का खड़ा होना । जन्म । उत्पत्ति ।  
**उद्भ्रम,** ( पुं. ) उद्वेग । व्याकुलता । घबराहट । भूल । चिन्ता । घूमना ।  
**उद्भ्रमण,** ( न. ) उड़ना ।  
**उद्भ्रान्त,** ( न. ) तलवार घुमाना । निकलना ।  
**उद्यत,** ( त्रि. ) तयार हुआ । ऊँचा किया गया । ग्रन्थ का अध्याय ।  
**उद्यम,** ( पुं. ) उद्योग । हिम्मत । कोशिश । तयारी ।  
**उद्यान,** ( न. ) जाना । सैर करना । उपवन । बगीचा । आशय ।  
**उद्योग,** ( पुं. ) यत्न । उपाय । चेष्टा । उस्ताह ।  
**उद्भ्रिक्,** ( त्रि. ) अधिक । बढ़ा हुआ ।  
**उद्भेक,** ( पुं. ) नाद । उपक्रम । प्रारम्भ । नीम का पेड़ ।  
**उद्भत्,** ( स्त्री. ) उचान । उँचाई ।  
**उद्भर्तन,** ( न. ) उबटना । उबटन लगाना । चन्दन लगाना । घिसना । उछलना ।  
**उद्भ्रान्त,** ( पुं. ) वमन करना । बाहर निकालना ।  
**उद्भासन,** मारना । विसर्जन । बिदा करना । छोड़ना ।  
**उद्वाह,** ( पुं. ) विवाह । परिणय ।  
**उद्वाहु,** ( त्रि. ) भुजा ऊपर किये हुए ।

**उद्विग्न**, (त्रि.) विकल । घबड़ाया हुआ ।  
 उद्वेग युक्त ।  
**उद्वृत्त**, (त्रि.) दुर्वृत्त, दुराचारी ।  
**उद्वेग**, (पुं.) बिबोह से दुःखी होना ।  
 निश्चल । शीघ्र जाने वाला ।  
**उद्वेल**, (त्रि.) मर्यादा भङ्ग करने वाला ।  
**उद्वेष्टन**, (न.) पैर हाथ का बन्धन । दस्ताने ।  
 पगड़ी । खुला हुआ । मुक्त ।  
**उन्द**, (क्रि.) गीला करना ।  
**उन्दुरु**, (पुं.) मूसा । चूहा ।  
**उन्न**, (त्रि.) आर्द्र । गीला ।  
**उन्नति**, (स्त्री.) उदय । बढ़ती । वृद्धि ।  
 गरुड़ की स्त्री ।  
**उन्नद्ध**, (त्रि.) बढ़ा हुआ । भली प्रकार  
 बँधा हुआ ।  
**उन्नमन**, (न.) सीधा खड़ा करना ।  
**उन्नमित**, (त्रि.) उठाया गया । ऊँचा किया गया ।  
**उन्नस**, (न.) ऊँची नोक वाला ।  
**उन्निद्र**, (त्रि.) खिला हुआ । निद्राशून्य ।  
 निद्रा न आने का एक रोगविशेष ।  
**उन्मत्त**, (पुं.) पागल । धतूरा । मुचकुन्द  
 का पेड़ । ग्रहपीडित ।  
**उन्मद्**, (त्रि.) पागल । जिसे नशा चढ़ा  
 हो । मादक द्रव्य ।  
**उन्मनस**, (त्रि.) घबड़ाया हुआ । जिसका  
 मन ढँवाडोल हो ।  
**उन्मथ**, (पुं.) वध करना । मार डालना ।  
 हत्या करना ।  
**उन्माथ**, (पुं.) मांस का टुकड़ा रत्न कर  
 बनेले पशुओं को फँसाने का जाल या  
 फन्दा । मारना । नष्ट भ्रष्ट करना । विवश  
 करना ।  
**उन्माद**, (पुं.) पागलपन । सिङ्गीपन ।  
**उन्मान**, (न.) तोल । तोला माशा आदि ।  
**उन्मिषित**, (त्रि.) प्रस्फुटित । खिला हुआ ।  
**उन्मीलन**, (न.) खोलें हुए । उन्मेष ।  
 नेत्र का खोलना ।

**उन्मुख**, (त्रि.) ऊँचे मुख वाला । किसी  
 कार्य में लगा हुआ ।  
**उन्मूलन**, (न.) जड़ से उखाड़ डालना । समूल  
 नष्ट कर डालना ।  
**उन्मेष**, (पुं.) नेत्र आदि का खोलना । थोड़ा  
 सा प्रकाश ।  
**उन्मोचन**, (न.) खोलना । मुक्त करना । स्वतंत्र  
 करना ।  
**उन्मोटन**, (न.) तोड़ डालना ।  
**उप**, (अव्य.) सामीप्य । अधिक । सादृश्य ।  
 आरम्भ । न्यून ।  
**उपकरट**, (त्रि.) निकट । गले के समीप । गाँव  
 का पिछवाड़ा । घोड़े की छलने की चाल ।  
**उपकरण**, (न.) सामग्री । साधन ।  
**उपकार**, (पुं.) कृपा । अनुकूलता । सहा-  
 यता । फैलाए हुए पुष्पादि ।  
**उपकूल**, (न.) किनारे पर उत्पन्न हुआ ।  
**उपक्रम**, (पुं.) आरम्भ । उद्योग । तयारियाँ ।  
 भ्रमण । बल ।  
**उपक्रोश**, (पुं.) निन्दा । लगभग एक  
 कोस । कोसभर । चिड़कना । कोसना ।  
**उपकोष्ठ**, (पुं.) गधा । निन्द्रक । चिखाना ।  
**उपक्षय**, (पुं.) अवनति । कमी ।  
**उपक्षेप**, (पुं.) सूचना ।  
**उपगत**, (त्रि.) स्वीकृत । माना गया । पहुँचा ।  
 जाना गया ।  
**उपगम**, (पुं.) समीप जाना । अङ्गीकार ।  
 मालूम करना ।  
**उपगीति**, (स्त्री.) गाना । आर्या छन्द का  
 एक भेद ।  
**उपगुह्य**, (त्रि.) मिलने योग्य ।  
**उपगूहन**, (न.) आलिङ्गन । मिलना । पकड़ना ।  
**उपग्रह**, (पुं.) जलखाना । कारागृह । धूम-  
 केत्वादि उपग्रह ।  
**उपग्राह्य**, (न.) खंड भेंट । नजराना । कृपा  
 का पात्र ।  
**उपग्र**, (न.) सहारा ।

- उपघात**, ( पुं. ) नाश । अपकार । रोग ।  
घोट ।
- उपचय**, ( पुं. ) उपति । वृद्धि । बढ़ती ।  
ज्योतिष मतानुसार लग्न से तीसरा ।  
छठवाँ और ग्यारहवाँ स्थान ।
- उपचार**, ( पुं. ) चिकित्सा । सेवा । व्यवहार ।  
धूस । झूठी प्रशंसा से किसी का प्रसन्न  
करना ।
- उपचित**, ( त्रि. ) दग्ध । सड़ा हुआ ।  
इकट्ठा किया हुआ ।
- उपजाति**, ( स्त्री. ) एक प्रकार का छन्द ।
- उपजाप**, ( पुं. ) भेद । पृथक् होना । धीरे  
धीरे जाप करना ।
- उपजीविका**, ( स्त्री. ) जीविका । रोजी ।
- उपजीवक**, ( पुं. ) अधीन । आश्रित । नौकर ।
- उपज्ञा**, ( स्त्री. ) स्वयं उपार्जित ज्ञान ।  
प्रथम ज्ञान ।
- उपदौकन**, ( न. ) उपहार । भेंट ।
- उपत्यका**, ( स्त्री. ) पहाड़ की तराई की  
भूमि ।
- उपदंश**, ( पुं. ) रोग विशेष । गर्मी की बीमारी  
चरती । बसना । डङ्क मारना ।
- उपदर्शक**, ( पुं. ) दरवान । द्वारपाल ।
- उपदा**, ( स्त्री. ) धूस ।
- उपदेश**, ( पुं. ) सिखावन । शिक्षा । गुप्त बात  
का बहना । मन्त्र आदि देना ।
- उपदम**, ( पुं. ) उत्पात । विघ्न ।
- उपदुत**, ( त्रि. ) विकल । सङ्कट में पड़ा हुआ ।
- उपधा**, ( स्त्री. ) छल । प्रवचन ।
- उपधातु**, ( पुं. ) स्वर्णादि सात धातुओं के  
समान धातु । यथा—स्वर्णमाक्षिक । तार-  
माक्षिक । तुल्य । कांस्य । रीति । सिन्दूर ।  
शिलाजीत ।
- उपधान**, ( न. ) सिरहाना । तकिया । प्रणय ।  
विष । एक प्रकार का व्रत ।
- उपधि**, ( पुं. ) कपट । छल । रथ का  
पहिया ।
- उपधूपित**, ( त्रि. ) मरने के निकट । दुःखित ।  
सन्तप्त ।
- उपनत**, ( त्रि. ) उपस्थित । आस ।
- उपनय**, ( पुं. ) उपनयन । जगेऊ । पास लै  
जाया गया । न्याय का एक अवयव । ज्ञान  
लक्षण से उत्पन्न ज्ञान का भेद ।
- उपनयन**, ( न. ) संस्कार विशेष । यस्सूत्र-  
धारण संस्कार । जगेऊ पहनना । द्विजत्व  
का प्रधान चिह्न ।
- उपनाह**, ( पुं. ) बीन बाजे में तार बाँधने की  
जगह । धाव । फोड़ा शान्त करने की वस्तु ।
- उपनिधि**, ( पुं. ) अमानत । धरोहर ।
- उपनिक्षेप**, ( पुं. ) अमानत धरोहर ।
- उपनिमंत्रण**, ( न. ) न्याता ।
- उपनिषद्**, ( स्त्री. ) वेद का वह भाग जिसे  
शिरोभाग कहते हैं और जिसमें ब्रह्म और  
जीव के स्वरूप का वर्णन पाया जाता है ।  
वेद के गुप्तार्थप्रकाशक ग्रन्थ । ब्रह्मविद्या ।  
वेदान्त । परविद्या । धर्म । पास पहुँचना ।
- उपनेत्र**, ( न. ) चश्मा । ऐनक ।
- उपन्यास**, ( पुं. ) वाक्य रचना । सूचना ।  
विचार । छल । भूमिका ।
- उपपति**, ( स्त्री. ) पति के समान माना गया ।  
जार । गौण पति । रखेला ।
- उपपत्ति**, ( स्त्री. ) युक्ति । सिद्धि । संगति ।  
भिलावट । साधन । सफलता ।
- उपपद**, ( न. ) पास या पीछे बोला गया पद ।
- उपपन्न**, ( त्रि. ) युक्तियुक्त । यथार्थ ।
- उपपातक**, ( न. ) छोटा पाप ।
- उपपादन**, ( न. ) युक्ति पूर्वक किसी विषय  
को समझाना ।
- उपपुराण**, ( न. ) पुराणों के पीछे के ग्रन्थ ।  
इनकी संख्या भी अठारह ही है ।
- उपस्रव**, ( पुं. ) उल्कापात । चन्द्र । सूर्य-  
ग्रहण । गोलमाल ।
- उपप्लुत** ( पुं. त्रि. ) पीड़ित । मुसीबत में  
फँसा हुआ । जलमग्न । उपदुत ।

**उपमर्द,** ( पुं. ) पहिले धर्म को छिपा कर दूसरे धर्म को स्थापन करना । आलोडन । मारना रलना ।

**उपमेय,** ( त्रि. ) सर्वोच्च । सब से ऊँचा ।

**उपमन्यु,** ( पुं. ) एक ऋषि जिनका गोत्र शुक्र यजुर्वेद में विशेष है । डाही ।

**उपमन,** ( स्त्री. ) समानता । सादृश्य । बराबरी । अर्थात्कार भेट । उपमेय ।

**उपमान,** ( न. ) समानता सूचक । जिससे उपमा दी जाय जैसे “ सिंह के समान कटि ” में जैसे सिंह उपमान है । उपमा ।

**उपमिति,** ( स्त्री. ) उपमा । बराबरी का ज्ञान ।

**उपमेय,** ( त्रि. ) सादृश्य या उपमा का अवलम्ब । बराबरी का आश्रय । जैसे “ सिंह के समान कटि ” में कटि उपमेय है ।

**उपयानु,** ( पुं. ) स्त्री के साथ विहार करने वाला । पति ।

**उपैयम,** ( पुं. ) विवाह । परिणाम ।

**उपयुक्त,** ( त्रि. ) ठीक ठीक । न्याय्य । स्थाया हुआ । उपयोग में लाया गया । भोगा गया ।

**उपयोग,** ( पुं. ) भला आचरण । भोजन । जोड़ना । लगाना । प्रयोग करना ।

**उपयोगिता,** ( स्त्री. ) योग्यता । आवश्यकता । कृपा । अभिप्राय ।

**उपरक्त,** ( पुं. ) रक्षित । राहुग्रस्त चन्द्र सूर्य । सङ्कट में फँसा हुआ ।

**उपरत,** ( त्रि. ) विरत । निहत्त । भरा हुआ । सब कामनाओं से शून्य । ठहर गया ।

**उपरति,** ( स्त्री. ) विषयों से इन्द्रियों को हटाना । जीवन । प्रभुत्व और विषय भोगादि की सामग्री और साधन प्रस्तुत होने पर भी उनमें आसक्त न होना । विरति । हटना । मृत्यु जिस बुद्धि द्वारा मनुष्य को यह ज्ञान उत्पन्न होता है कि कर्म से पुष्प का अर्थ सिद्ध नहीं हो सकता उस बुद्धि को उपरति कहते हैं ।

**उपरंग,** ( पुं. ) सूर्य और चन्द्रग्रहण । राहु उपद्रव । निन्दा । व्यसन । कष्ट ।

**उपराम,** ( पुं. ) निवृत्ति । हटना । विषयों से वैराग्य । आराम । शान्ति ।

**उपरि, उपरिष्ठात्,** ( अव्य. ) ऊपर ।

**उपरुदित,** विलाविलाना ।

**उपरुद्ध,** ( त्रि. ) निजकु कमरा ।

**उपरूपक,** ( न. ) द्वितीयश्रेणी का अभिनय ।

**उपरोध,** ( पुं. ) अनुरोध । अपने पक्ष में करने के अर्थ रुकावट । रोकना । बढ़ाई । सहायता । आसरा ।

**उपल,** ( पुं. ) पत्थर । रत्न ।

**उपलब्धि,** ( स्त्री. ) प्राप्ति । ज्ञान । जानना ।

**उपवन,** ( न. ) वन के समान । उद्यान । बनावटी वन । बाड़ीचा ।

**उपवर्ह,** ( पुं. न. ) ताकिया । सिरहाना ।

**उपवास,** ( पुं. ) आठ पहर तक विना कुछ खाये रहना । लङ्घन । अनाहार । उपोषण । व्रत ।

**उपवह्नि,** ( पुं. स्त्री. ) राजा की सवारी का हाथी । हथिनी अथवा पालकी ।

**उपविष्ट,** ( त्रि. ) आसन पर बैठा हुआ ।

**उपवीत,** ( न. ) बाएँ कन्धे पर रखा हुआ यज्ञ-सूत्र अथवा जनेऊ । यज्ञोपवीत । द्विजत्व का प्रधान चिह्न ।

**उपबृंहित,** ( त्रि. ) वर्धित । पढ़ा हुआ ।

**उपवेद,** ( पुं. ) वेदों से भिन्न किन्तु वेदों के समान जैसे—आयुर्वेद । धनुर्वेद । गान्धर्ववेद और स्थापत्यवेद । भागवत के स्कं० ३ के अ० १२ में इनका निरूपण है ।

**उपवेशन,** ( न. ) बैठना ।

**उपशम,** ( पुं. ) संयतता । इन्द्रियों को वश में करना । शान्ति । तृष्णा का नाश । रोग का प्रतीकार ।

**उपशल्य,** ( न. ) प्रान्त । मैदान ।

**उपश्रुति,** ( स्त्री. ) अक्षीकार । प्रतिज्ञा । भाग्य सम्बन्धी प्रश्न । ख्याति । सुनी बात ।



**उपश्लेष**, ( पुं. ) एक और की मिलावट ।  
 आधार और आधेय का एक और मिलना ।  
**उपष्टम्भक**, ( न. ) खूँटा । खम्भा । धूनी । टंक ।  
 अधिकता । रोक ।  
**उपसंग्रह**, ( पुं. ) पैर छूना । झुक कर  
 नमस्कार करना । पाँलागन ।  
**उपसंयम**, ( पुं. ) रूपसंहार । खींचना । समाप्त  
 करना । पूरा करना । रोकना । बाँधना ।  
 जगत् का नाश ।  
**उपसंख्यान**, ( न. ) धोती । पहिरने का वस्त्र ।  
**उपसंहार**, ( पुं. ) अन्तिमभाग । समाप्ति । इकट्ठा  
 करना । खींचना ।  
**उपसत्ति**, ( स्त्री. ) सेवा । मिलना ।  
 पूजा ।  
**उपसर्ग**, ( पुं. ) रोग का निकार । उपद्रव ।  
 शुभाशुभ की सूचना देने वाला । महाभूत  
 विकाररूप उत्पात । व्याकरण का एक  
 शब्द विशेष ।  
**उपसर्जन**, ( न. ) अग्रधान । गौण ।  
 विशेषण । छोड़ना । प्रतिनिधि । एक के  
 स्थान पर काम करने वाला ।  
**उपसृष्ट**, ( न. ) मिलावट । दबाया हुआ ।  
 मैथुन । भोग ।  
**उपसेक**, ( पुं. ) सींच कर मुलायम करना ।  
**उपस्कर**, ( पुं. ) मसाला । सामान । सामग्री ।  
 भूषण । निन्दा । कलङ्क । दोष ।  
**उपस्थ**, ( पुं. ) स्त्री की योनि । पुरुष का लिङ्ग ।  
 देवता का नाम ।  
**उपस्थान**, ( वि. ) सेवक । नौकर । पुरोहित ।  
 भेद । पहुँच गया ।  
**उपस्थान**, ( न. ) निकट होना । नमस्कार ।  
 प्रार्थना । प्राप्ति । बहुत लोग ।  
**उपस्पर्श**, ( पुं. ) छूना । स्नान । आचमन ।  
**उपस्पर्शनी**, ( न. ) छूना । विधि से आचमन  
 करना ।  
**उपस्पृष्ट**, ( वि. ) स्नान किया हुआ । आचमन  
 किया हुआ ।

**उपहस्तिका**, ( स्त्री. ) पानदान ।  
**उपहर**, ( पुं. ) युद्ध । लड़ाई । एकान्त । निर्जन ।  
 निकट ।  
**उपहार**, ( पुं. ) भेंट । नजर । पुरस्कार ।  
**उपहास**, ( पुं. ) हास्य । ठट्टा ।  
**उपह्वर**, ( न. ) उतार ।  
**उपाकरण**, ( न. ) जनेऊ पहन कर वेद पढ़ना ।  
 श्रावणी पूर्णिमा का वैदिक कर्म संस्कार  
 कर छुकने पर यज्ञ में पशुहवन । प्रारम्भ ।  
**उपाख्यान**, ( न. ) प्राचीन वृत्तान्त ।  
**उपागम**, ( पुं. ) स्वीकार । मान लेना । पहुँच  
 चना । निकट आना ।  
**उपाङ्ग**, ( न. ) अङ्ग के समान । मुख्य का  
 साहाय्य ।  
**उपात्त**, ( वि. ) प्राप्त । लिया गया । मद  
 प्रकट न हुआ हाथी ।  
**उपादान**, ( न. ) पकड़ना । लेना । कार्य के  
 साथ मिला हुआ कारण ।  
**उपादेय**, ( वि. ) उत्कृष्ट । उत्तम । लेने  
 योग्य । मुख्य । मनोहर ।  
**उपाधि**, ( पुं. ) पदवी । धर्म की चिन्ता ।  
 जल । चिह्न । नाम । कुटुम्ब के भरण  
 पोषण की चिन्ता से उत्पन्न धनराहत ।  
**उपाध्याय**, ( पुं. ) अध्यापक । जीविका के  
 लिये वेद अथवा वेदाङ्ग को पढ़ाने वाला ।  
**उपानह**, ( स्त्री. ) जूते ।  
**उपान्त**, ( पुं. ) निकट । समीप । प्रान्त ।  
 सिरा । आँख की कोर ।  
**उपाय**, ( पुं. ) उपगम । साधन । उद्योग ।  
 शत्रु को वश में करने के चार उपाय—यथा  
 साम, दाम, दण्ड और भेद ।  
**उपाजन**, ( क्रि. ) पैदा करना ।  
**उपालम्भ**, ( पुं. ) निन्दापूर्वक दुष्ट वचन ।  
 दोष । उल्लङ्घन ।  
**उपासक**, ( वि. ) उपासना करने वाला ।  
 सेवक । भक्त ।  
**उपास्ति**, ( स्त्री. ) उपासना । देवता की सेवा ।

**उपेक्षक**, ( त्रि. ) उदासीन । प्रतीकार लेने के लिये उद्यत न हाने वाला ।

**उपेक्षा**, ( स्त्री. ) त्याग । उदासीनता ।

**उपेन्द्र**, ( पुं. ) विष्णु । वामन ।

**उपेन्द्रवज्रा**, ( स्त्री. ) ग्यारह अक्षर के पाद वाला एक छन्द विशेष ।

**उपोद्**, ( पुं. ) विवाहित । समीपी ।

**उपोद्घातः**, ( पुं. ) आरम्भ । चिन्ता जिससे प्रकृति की सिद्धि हो ।

**उपोषण**, ( न. ) उपवास । व्रत । कड़ाका ।

**उप्त**, ( त्रि. ) बोया हुआ धान्य । बीज जाला हुआ ।

**उब्ज**, ( क्रि. ) रोकना । कोमल होना ।

**उभ**, ( त्रि. द्वि. ) दो । यह समास में उभय शब्द बन जाता है ।

**उभय**, ( त्रि. द्वि. ) दोनों ।

**उभयतस्**, ( अव्य. ) दोनों ओर ।

**उभयत्र**, ( अव्य. ) दोनों जगह ।

**उभयथा**, ( अव्य. ) दोनों प्रकार ।

**उम्**, ( अव्य. ) रोप । क्रोध । स्वीकृति । प्रश्न ।

**उमा**, ( स्त्री. ) पार्वती । शिव की पत्नी । हल्दी अलसी । कीर्ति । यश । कान्ति । सौन्दर्य । शान्ति । सुख ।

**उमाध्रुव**, ( पुं. ) महादेव । उमाकान्त । उमेश ।

**उमासुत**, ( पुं. ) उमापुत्र । कार्तिकेय । गणपति ।

**उम्भ**, ( क्रि. ) भरना । पूर्ण करना ।

**उर्**, ( क्रि. ) जाना ।

**उरग**, ( पुं. ) छाती के बल चलने वाला अर्थात् साँप ।

**उरगाशन**, ( पुं. ) सर्पभक्षी । गरुड़ ।

**उरण**, ( पुं. ) मेढ़ा । मेष ।

**उरभ्र**, ( पुं. ) बादल । मेढ़ा । बहुत घूमने वाला ।

**उररी**, ( अव्य. ) अङ्गीकार । स्वीकार ।

**उरच्छद**, ( पुं. ) कवच । छाती ढकने वाली वस्तु ।

**उरस्**, ( न. ) छाती । वक्षःस्थल ।

**उरसिज**, ( पुं. ) छाती पर उगने वाला । कुच । स्तन । छाती के बाल ।

**उरा**, ( स्त्री ) भेड़ ।

**उरुक्रम**, ( पुं. ) बड़ी शक्ति वाला । विष्णु ।

**उरु**, ( न. ) चौड़ा औड़ा ।

**उरुक**, **उलुक**, ( पुं. ) उल्लू । घुग्घू ।

**उरुणस्**, ( शु. ) चौड़ी नाक वाला ।

**उरोज**, ( पुं. ) स्तन । कुच । चूची । छाती के बाल ।

**उरुनाभ**, ( पुं. ) मकड़ी । शरीर के भीतर जाले वाली ।

**उरुणा**, ( स्त्री. ) भेड़ के बाल । ऊन ।

**उरु**, ( क्रि. ) मारना ।

**उर्वरा**, ( स्त्री. ) उपजाऊ । शस्यपूर्ण भूमि ।

**उर्वशी**, ( स्त्री. ) विषम वासना । उत्कट अभिलाष । एक कम्परा का नाम ।

**उर्विया**, ( अव्य. ) दूर । अन्तर पर ।

**उर्वी**, ( स्त्री. ) भूमि । पृथिवी ।

**उल्**, ( त्रि. ) देना ।

**उलप**, ( पुं. ) बेल । लता ।

**उलखल**, ( न. ) उखली । ऊखल । खल ।

**उल्का**, ( स्त्री. ) रेखा के आकार में आकाश से गिरा हुआ तेज का समूह । टूट कर गिरता हुआ तारा ।

**उल्कामुखी**, ( स्त्री. ) गहड़नी । गीदड़नी ।

**उल्मुक**, ( न. ) अङ्गार ।

**उल्लङ्घन**, ( न. ) भङ्ग करना । मर्यादा तोड़ना ।

**उल्लाप**, ( पुं. ) कराहना । गालियाँ ।

**उल्लास**, ( पुं. ) प्रकाश । चमक । प्रसन्नता ।

**उल्लिखित**, ( त्रि. ) ऊपर लिखा हुआ । खुदा हुआ । चित्रकारी किया हुआ ।

**उल्लेख**, ( पुं. ) उच्चारण । बोलना । लिखना ।

**उल्लोच**, ( पुं. ) चन्द्र का प्रकाश । चाँदनी ।

**उल्लोल**, ( पुं. ) बड़ी लहर । बड़ी तरङ्ग ।

**उल्व**, ( न. ) गर्भाशय ।

उल्बण, ( त्रि. ) स्पष्ट । प्रकट । आधिक्य ।  
 उशनस्, ( पुं. ) भृगुपुत्र शुक्र । शुक्राचार्य ।  
 दैत्यगुरु ।  
 उशिन, ( शु. ) उद्यत । तत्पर । राजी ।  
 उशीर, ( पुं. न. ) खस ।  
 उष्, ( क्रि. ) मारना । जलाना ।  
 उप, ( स्त्री. ) सवेर । तड़का । मुकमुका ।  
 उप, ( पुं. ) गुगुल । खारी मिट्टी । कामी ।  
 उषण, ( न. ) तीत चीज जैसे मिर्च, पीपल,  
 सोंठ इत्यादि ।  
 उपगणा, ( स्त्री. ) पीपल ।  
 उपवृध, ( पुं. ) अग्नि । चित्रक वृक्ष ।  
 उपस्, ( न. ) प्रत्युप । प्रातःकाल ।  
 उपसी, ( स्त्री. ) दिन को नाश करने वाली ।  
 संभ्रा । सन्ध्या ।  
 उषा, ( स्त्री. ) सवेरा । वाष्पाक्षर की कल्प ।  
 अग्निरुद्ध की स्त्री ।  
 उषापति, ( पुं. ) अग्निरुद्ध । प्रद्युम्न का पुत्र ।  
 श्रीकृष्ण का पौत्र । सूर्य ।  
 उषित, ( त्रि. ) नासी । रखा हुआ । जला हुआ ।  
 स्थित । ठहरा । रहा ।  
 उष्ट्र, ( पुं. ) ऊँट ।  
 उष्ण, ( शु. ) गरम । धूप । पियाज । नरकभेद ।  
 दक्ष । चतुर ।  
 उष्णांशु, ( पुं. ) सूर्य । गरम किरन वाला ।  
 उष्णीष, ( पुं. ) गरमी नाश करने वाली ।  
 पट्टका । पगड़ी । मुकुट । किर्रीट ।  
 उष्ण, ( पुं. ) निदाष । गरमी । आतप । धूप ।  
 उष्मपा, ( पुं. ) भृगुपुत्र । पितरों में से एक ।  
 उस्त्र, ( पुं. ) रस वाली । किरनें । बैल । गाय ।  
 चमकदार ।  
 उस्त्रि, ( स्त्री. ) प्रातः बेला । ज्वभक । प्रकाश ।  
 उस्त्रिक, ( पुं. ) नाटा बैल ।

## ऊ

ऊ, नागरी वर्षामाला का छठवाँ अक्षर ।  
 ऊ, ( अव्य. ) सम्बोधन । वाक्य का आरम्भ ।  
 दया । रक्षा ।

ऊ, ( पुं. ) महादेव । चन्द्रमा । बचानेवाला ।  
 ऊत, ( त्रि. ) सूत से गुथा हुआ । बुना हुआ ।  
 ऊढ़, ( त्रि. ) विवाहित । उठाया हुआ । ले  
 जाया गया ।  
 ऊति, ( स्त्री. ) सीना । बचाना ।  
 ऊधन्, ( सं. ) छाती । दिल । धन । ऐन ।  
 मेष । बादल ।  
 ऊधस्, ( न. ) मेड़ । लेवा । धन ।  
 ऊन, ( त्रि. ) हीन । असमाप्त । निर्बल ।  
 कम । अधूरा ।  
 ऊम, ( अव्य. ) प्रश्न । निन्दा । क्रोधवाक्य ।  
 ऊरु, तातों को फैलाना । बुगना ।  
 ऊरसी, ( अव्य. ) अङ्गीकार । विस्तार । फैलाव ।  
 ऊरव्य, ( पुं. ) भगवान् की ऊरु से उत्पन्न  
 वैश्य ।  
 ऊरु, ( पुं. ) घुटने के ऊपर का भाग । जङ्घ ।  
 जाँघ ।  
 ऊरुपर्वन्, ( पुं. ) घुटना । जानु ।  
 ऊर्जाजीना, ( क्रि. ) जोर करना ।  
 ऊर्ज, ( पुं. ) कातिक का महीना । बल ।  
 उरताह । दिलेरी ।  
 ऊर्जास्थल, ( त्रि. ) बलवान् ।  
 ऊर्जित, ( त्रि. ) प्रसिद्ध । पडा नली ।  
 वर ।  
 ऊर्णनाभि, ( पुं. ) मकड़ी । भौ के बीच का  
 गोलाकार रोम समूह जो महापुरुष होने का  
 चिह्न है ।  
 ऊर्णा, ( त्रि. ) ऊन । पशम । भँवर । दोनों  
 भौ के बीच का रोम समूह “ ऊर्णासनाथं ”  
 कादम्बरी ।  
 ऊर्णायु, ( पुं. ) मेष । कम्बल । मकड़ी ।  
 क्षय भर में टूटने वाला ।  
 ऊर्ण, ( क्रि. ) ढाकना ।  
 ऊर्ध्व, ( त्रि. ) ऊपर की ओर । ऊँचा ।  
 ऊर्ध्वकण्ठी, ( स्त्री. ) महारातावरी लता ।  
 बेल ।

**ऊर्ध्वपाद**, ( पुं. ) शरभ नामक जीव जो हाथी का शत्रु है । इसके आठ पाँव होते हैं ।

**ऊर्ध्वपुण्ड्र**, ( पुं. ) ऊँचा √ दण्डाकार या गन्धे जैसा सीधा तीन रेखा वाला टीका । तिलक जिसे वैष्णव लोग धारण करते हैं और धार्मिक प्रधान चिह्न मानते हैं ।

**ऊर्ध्वरेतस**, ( पुं. ) जिसका वीर्य ऊपर रहता हो । नीचे न गिरता हो । अस्त्रण्ड ब्रह्मचारी जैसे महादेव । सनकादि । संन्यासी । भीष्म पितामह ।

**ऊर्ध्वलिङ्ग**, ( पुं. ) महादेव ।

**ऊर्ध्वलोक**, ( पुं. ) स्वर्ग ।

**ऊर्मि**, ( पुं. ) तरङ्ग । लहर । प्रकाश । वेग । पीड़ा । चाह । भूल आदि छः ऊर्मियाँ हैं ।

**ऊर्मिका**, ( स्त्री. ) अंगूठी ।

**ऊर्मिमालिन**, ( पुं. ) समुद्र ।

**ऊर्मिमला**, ( स्त्री. ) लक्ष्मण जी की पत्नी का नाम ।

**ऊर्म्या**, ( स्त्री. ) रात्रि । रात ।

**ऊष**, ( पुं. ) प्रभात । चन्दन । खारी नदी ।

**ऊषण**, ( त्रि. ) परिष । पीपलामूल । चीता । मयू । साँटा ।

**ऊषर**, ( त्रि. ) ऊसर भूमि । जिसमें कोई चीज उत्पन्न न हो ।

**ऊष्मन्**, ( पुं. ) ग्रीष्म । गरमी ।

**ऊह**, ( क्रि. ) वितर्क करना ।

**ऊह**, ( पुं. ) तर्क वितर्क । अध्यापन । अध्याहार । छूटे हुए शब्दों को लगा कर वाक्य पूरा करना । जोड़ ।

**ऊहवत्**, ( यु. ) बुद्धिमान् । तीव्र ।

**ऊहिनी**, ( स्त्री. ) सेना । ढेर ।

**ऊहा**, ( स्त्री. ) अध्याहार । जोड़ । वाक्य में लुप्त वाक्यों को जोड़ कर अर्थ पूरा करना ।

## ऋ

**ऋ**, नागरी वर्षामाला का सातवाँ अक्षर ।

**ऋ**, ( क्रि. ) हिंसा करना । मारना । प्राप्ति होना ।

**ऋकथ**, ( न. ) धन । सोना । धर्मशास्त्रानुसार दायरूप धन । बड़ों को बाँटने योग्य धन ।

**ऋकथ**, गाना । चिह्नाना ।

**ऋक्ष**, ( पुं. ) रीछ । नक्षत्र । मेषादि राशि । गञ्जा ।

**ऋक्षगन्धा**, ( स्त्री. ) महाश्वेता । क्षीर-विदारी ।

**ऋक्षराज**, ( पुं. ) जाम्बवान् । चाँद ।

**ऋग्वेद**, ( पुं. ) वेद जिसमें प्रधान विषय देवताओं की स्तुति है अथवा जिसमें परमात्मा की स्तुति का वर्णन है । भारत की सबसे पुरानी धर्मपुस्तक ।

**ऋघाय**, ( न. ) तरकस । कौपना । क्रोध ।

**ऋघावत्**, ( न. ) तुफानी ।

**ऋच**, ( क्रि. ) स्तुति करना । प्रशंसा करना ।

**ऋच**, ( स्त्री. ) सूक्त । गीत । ऋग्वेद का मंत्र । स्तुति । पूजन । वेदों की ऋचा ( मन्त्र ) ।

**ऋच्छि**, ( क्रि. ) मोह करना । मूर्च्छित होना । बे सुध हो जाना ।

**ऋज**, ( क्रि. ) जाना और कमाना ।

**ऋजीक**, ( न. ) चमकदार । भड़कीला ।

**ऋजीष**, ( न. ) कढ़ाई । धन । एक नरक ।

**ऋजु**, ( त्रि. ) सरल । सीधा ।

**ऋज्र**, ( त्रि. ) ललोहों । सुखों माइल ।

**ऋण**, ( न. ) कर्जा । देना । जल । दुर्ग । दुर्ग की भूमि । देव, ऋषि और पितरों के उद्देश से यथाक्रम यज्ञ करना । वेद का अध्ययन और सन्तानोत्पत्ति नामक अवश्यमेव कर्तव्य कर्म ।

**ऋणमार्गण**, ( न. ) प्रतिभू । जामिन्दार ।

**ऋणादान**, ( न. ) कर्ज लेना । अड्डारह प्रकार व्यवहारों में से एक ।

**ऋणिन**, ( पुं. ) ऋण लेने वाला । उधार का देने वाला ।

**ऋत्**, ( क्रि. ) जाना ।

**ऋत**, ( न. ) ब्राह्मण की उपजीव्य वृत्ति ।  
 ब्राह्मण के भोजन करने योग्य भोजन ।  
 मोक्ष । कर्म का फल । प्रिय वचन । सत्य  
 जो कायिक, वाचिक, मानसिक हो ।  
 चमकता हुआ । पूज्य । सच्चा । ईमानदार ।  
**ऋतधामन्**, ( पुं. ) विष्णु । नारायण ।  
 जिसका सत्य घर है ।  
**ऋतम्**, ( अव्य. ) सत्य । सच्चा ।  
**ऋतम्भरा**, ( स्त्री. ) योगशास्त्रानुसार सत्य  
 को धारण और पुष्ट करने वाली चित्त की  
 वृत्ति का एक भेद ।  
**ऋति**, ( स्त्री. ) सौभाग्य । कल्याण । मार्ग ।  
 स्पर्धा । निन्दा । जाना । डराना ।  
**ऋतु**, ( पुं. ) वसन्तादि छः ऋतु । मौसम ।  
 स्त्रियों का मासिक समय जब रजोवर्धयुक्त  
 हो शुद्ध होती हैं । चमक । ठीक समय  
 जैसे-चैत्र से दो दो मासों में एक एक  
 ऋतु होती है ।  
**ऋतुमती**, ( स्त्री. ) रजस्वला ।  
**ऋतुराज**, ( पुं. ) ऋतुओं का राजा  
 अर्थात् वसन्त ।  
**ऋते**, ( अव्य. ) विना । सिन्धु ।  
**ऋतेजा**, नियमानुकूल राजा ।  
**ऋतेरक्षस्व**, ( न. ) ऋतु प्रेतां को भगाना ।  
**ऋतोक्ति**, ( स्त्री. ) सत्य वचन ।  
**ऋत्वन्त**, ( पुं. ) ऋतु का अन्त । वसन्तादि  
 एक ऋतु का समाप्त होना । स्त्री के रजो-  
 धर्म से १६ वीं रात्रि ।  
**ऋत्विज्**, ( पुं. ) जो निरन्तर यज्ञ करता हो ।  
 यज्ञकर्ता । पुरोहित ।  
**ऋत्विज्य**, ( पुं. ) नियमानुसार । निरन्तर ।  
 ऋत्विक् कर्म को जानने वाला ।  
**ऋद्ध**, ( न. ) पका और मीजा हुआ अन्न ।  
 समृद्ध । सम्पत्तिशाली । सिद्धान्त । बढ़ा हुआ ।  
**ऋद्धि**, ( स्त्री. ) बढ़ती । देवभेद । औषध  
 विशेष । दुर्गा ।  
**ऋधक**, ( क्रि. ) देना । मारना । निन्दा  
 करना । लड़ना ।

**ऋभु**, ( पुं. ) देव । देवता । चतुर । चालाक ।  
 जो स्वर्ग में या अदिति में हुए हों ।  
**ऋभुक्ष**, ( पुं. ) स्वर्ग । वज्र । इन्द्र ।  
**ऋभ्वन्**, ( पुं. ) पट्ट । दक्ष ।  
**ऋष**, ( क्रि. ) जाना । गति ।  
**ऋष्य**, ( पुं. ) एक प्रकार का बारहसिंहा ।  
**ऋषभ**, ( पुं. ) बैल । एक औषधि । जैद्वियों  
 का मान्य पहला अवतार ऋषभदेव मुनि  
 विशेष । अच्छा ।  
**ऋषभतर**, ( पुं. ) कमजोर बैल ।  
**ऋषभध्वज**, ( पुं. ) शिवजी । महादेव ।  
**ऋषभा**, ( स्त्री. ) पुरुष के रूपवाली स्त्री ।  
 शिवा लता ।  
**ऋषि**, ( पुं. ) वेद । मंत्रद्रष्टा मुनि । अजुष्टा-  
 नादि कर्म बतलाने वाले सूत्रों के रचयिता ।  
 आचार्य । गोत्र और प्रवर के प्रवर्तक ।  
 मत्स्यविशेष ।  
**ऋषियज्ञ**, ( पुं. ) ब्रह्मयज्ञ । वेदाध्ययन ।  
**ऋषु**, गर्मा । अज्ञारा ।  
**ऋष्य**, ( पुं. ) मृगभेद । एक प्रकार का हिरन ।  
**ऋष्टि**, ( स्त्री. ) दुधारा खङ्ग । दोनों ओर धार  
 वाली तलवार । भाला ।  
**ऋष्यमूक**, ( पुं. ) पम्पा सरोवर के समीप  
 फूले हुए वृक्षों से लदा हुआ पर्वत ।  
**ऋष्यशृङ्ग**, ( पुं. ) विभाण्डक मुनि के पुत्र  
 जिन्होंने लोमपाद राजा को शान्ता नामक  
 कन्या के साथ विवाह किया था और  
 राजा परीक्षित को सर्प काटने का शाप  
 दिया था ।  
**ऋष्व**, ( पुं. ) बड़ा । ऊँचा । अच्छा । देखने  
 योग्य । इन्द्र और अग्नि का नाम ।

## ऋ

**ऋ**, नागरी वर्णमाला का आठवाँ अक्षर ।  
**ऋ**, ( स्त्री. पुं. ) जाना ( अव्य. ) बचाना ।  
 रक्षा । निन्दा । डरना । छाती ; दैत्य  
 और देवताओं की माता । स्मरणशक्ति ।  
 जाना । भैरव । दैत्य । दया ।

## लृ

**लृ**, नागरी वर्षामाला का नवाँ अक्षर । अव्यय में इसका अर्थ होता है । देवता और दैत्यों की माता । पृथिवी । पर्वत ।

## लृ

**लृ**, नागरी वर्षामाला का दसवाँ अक्षर ।

**लृ**, ( अव्य. ) देवताओं की माता । देवकी । महादेव ( पुं. ) दैत्यों की माता ( स्त्री. ) विष्णु ( पुं. ) संस्कृत का कोई भी शब्द ल या लृ से आरम्भ नहीं होता ।

## ए

**ए**, नागरी वर्षामाला का ग्यारहवाँ अक्षर ।

**ए**, ( अव्य. ) दया । स्मरण करना । वृणा करना । बुलाना । ( पुं. ) विष्णु ।

**एक**, ( त्रि. ) संख्या एक । मुख्य । केवल । और । सच्चा । एक ही । समान । थोड़ा ।

**एकक**, ( त्रि. ) असहाय । अकेला ।

**एकचक्र**, ( न. ) एक पहिये वाला सूर्य का रथ । एक पुरी का नाम । जहाँ रह कर पाण्डवों ने बकासुर को मारा था । चक्रवर्ती राजा ।

**एकचर**, ( त्रि. ) अकेला घूमने वाला ।

**एकजाति**, ( पुं. ) जिसका एक ही वाक्यजन्म होता है । शत्रु ।

**एकजातीय**, ( त्रि. ) एक प्रकार का । एक जाति का । बराबर ।

**एकतम**, ( त्रि. ) अनेकों में एक ।

**एकतर**, ( त्रि. ) दो के बीच एक । दो में से एक ।

**एकतस**, ( अव्य. ) एक ओर से ।

**एकतान**, ( क्रि. ) श्रद्धा करना । भरोसा करना । एक पर विश्वास करने वाला । एक ही ओर ध्यान नाला । एक ही ओर ध्यान लगाने वाला ।

**एकत्र**, ( अव्य. ) एक जगह । एक स्थान पर । एक जगह में ।

**एकत्व**, ( न. ) अभेद । एक । बराबर । सायुज्य मुक्ति । ध्येय और जीव की अभेद दशा ।

**एकदण्डिन**, ( पुं. ) एकमात्र दण्ड को धारण करने वाला । शिखा यज्ञोपवीतादि रहित । संन्यासी ।

**एकदन्त**, ( पुं. ) एकदाँत वाला । गणेश ।

**एकदा**, ( अव्य. ) एक बार । किसी समय ।

**एकदृक्**, ( त्रि. ) एक नेत्रवाला । काना । काक । अभिन्न भाव वाला । शिव ।

**एकधा**, ( अव्य. ) एक प्रकार का ।

**एकपत्नी**, ( स्त्री. ) पतिव्रता । सच्ची औरत ।

**एकपदी**, ( स्त्री. ) छोटा पद । पगडंडी ।

**एकपदे**, ( अव्य. ) सहसा । अकस्मात् । अचानक । एक ही बेर ।

**एकपिङ्ग**, ( पुं. ) पीली एक आँसु वाला कुवेर ।

**एकभङ्गमय**, ( पुं. न. ) आधा दिन बीतने पर भोजन करने वाला और फिर रात में न खाने वाला ।

**एकयष्टिका**, ( स्त्री. ) इकलरी । एक तरकी ।

**एकराज**, ( पुं. ) सार्वभौम । चक्रवर्ती । बारह मण्डल का अधिपति ।

**एकत्रिंशति**, ( स्त्री. ) इकतीस । संख्या विशेष । २१ ।

**एकवीर**, ( पुं. ) बड़ा वीर । एक प्रकार का वृक्ष ।

**एकाशफ**, ( पुं. ) एक खुर वाले । गधा । घोड़ा । खच्चर आदि ।

**एकशेष**, ( पुं. ) द्वन्द्व समास का एक भेद जिसमें एक ही वच रहै ।

**एकश्रुति**, ( स्त्री. ) प्रातिशाख्य में प्रसिद्ध उदात्त, अनुदात्त और स्वरित का विभाग किये विना बोलना ।

**एकसर्ग**, ( त्रि. ) एक ओर मन वाला । एकाग्रचित्त ।

**एकाकिन**, ( त्रि. ) अकेला । असहाय ।



**एकाक्ष**, ( त्रि. ) काना । कौआ । एक  
शौंख वाला ।

**एकाग्र**, ( त्रि. ) एकमन । एकचित्त ।

**एकादशी**, ( स्त्री. ) प्रत्येक पक्ष की ग्यारहवीं  
तिथि । वैष्णवों के उपवास का दिन ।

**एकान्त**, ( त्रि. ) अत्यन्त । आवश्यक ।  
अकेला । दृढ़ ।

**एकान्ततस्**, ( अव्य. ) अव्यभिचारी । जरूर  
होने वाला । केवल ।

**एकाग्र**, ( त्रि. ) एक बार खाने का व्रत ।

**एकाब्दा**, ( स्त्री. ) एक वर्ष की अवस्था  
की गौ ।

**एकाग्र**, ( त्रि. ) एक ही विषय में लगा  
हुआ । एकाग्रमन । संसार वृक्ष ।

**एकावली**, ( स्त्री. ) एक लर का हार ।  
अर्थालङ्कार का भेद ।

**एकाग्र**, ( त्रि. ) अनन्यगति ।

**एकाह**, ( पुं. ) एक दिन ।

**एकाहार**, ( पुं. ) दिन भर में एक बार भोजन  
करने वाला ।

**एकीभाव**, ( पुं. ) एकत्व । एक्य ।

**एकीय**, ( त्रि. ) एक का सहायक । एक  
पक्ष का ।

**एकोद्दिष्ट**, ( न. ) एक के उद्देश से किया  
हुआ श्राद्ध । वार्षिक श्राद्ध वाला ।

**एकोनविंशति**, ( स्त्री. ) उन्नीस । १९ ।

**एज**, ( त्रि. ) काँपना । चमकना ।

**एङ्**, ( पुं. ) मेढा । बहिरा । झोरा ।

**एङ्क**, ( पुं. ) भेड़ । बड़े सींगों वाला  
भेड़ा । भेड़ ।

**एङ्मूक**, ( त्रि. ) गूंगा । और नहरा  
आदमी ।

**एण**, ( पुं. ) काले रङ्ग का हिरन ।

**एणतिलक**, ( पुं. ) हिरन के चिह्न वाला ।  
मृगाङ्क । चन्द्रमा ।

**एणाजिन**, ( न. ) हिरन का चमड़ा । मृग-  
चर्म ।

**एन**, ( त्रि. ) हिरन । चितकबरा रङ्ग ।

**एतद्**, ( त्रि. ) सामने । यह ।

**एतर्हि**, ( अव्य. ) अब ।

**एतवे**, ( क्रि. ) टहलना ।

**एध्**, ( क्रि. ) बढ़ना ।

**एधस्**, ( न. ) आग भड़काने वाली वस्तु ।  
लकड़ी । इन्धन ।

**एधित**, ( त्रि. ) वृद्धि युक्त । बढ़ा हुआ ।

**एनस्**, ( न. ) पाप । अपराध । दोष ।

**एना**, ( अव्य. ) यहाँ वहाँ ।

**एनी**, ( स्त्री. ) बारहसिंही ।

**एन**, ( पुं. ) मार्ग । रास्ता ।

**एनका**, ( स्त्री. ) गाँठ रहित तुष । एक प्रकार  
की घास ।

**एरण्ड**, ( पुं. ) एक पेड़ ।

**एर्वाक**, ( पुं. स. ) ककड़ी ।

**एला**, ( स्त्री. ) इलायची ।

**एव**, ( अव्य. ) सादृश्य । समानता । परिभव ।  
तिरस्कार । निश्चय । ही ।

**एवम्**, ( अव्य. ) इस प्रकार । और । स्वीकार ।  
प्रश्न । निश्चय ।

**एष**, ( क्रि. ) जाना ।

**एषण**, ( पुं. ) लोहे का नाथ । इच्छा । ( स्त्री. )  
पुत्र, लोह और धन की कामना । सुनार  
का काँटा ।

ऐ

**ऐ**, नागरी वर्णमाला का बारहवाँ अक्षर । ( अव्य. )  
स्मरण । बुलाना । शिव । सम्बोधन-  
सूचक ।

**ऐकमत्य**, ( न. ) एक आशय । एकमत ।

**ऐकागारिक**, ( पुं. ) चोर ।

**ऐकाग्र**, ( त्रि. ) ध्यान । एक ही और  
मन लगा हुआ ।

**ऐकात्म्य**, ( न. ) एका करना । अद्वितीय  
आत्मा का होना ।

**ऐकाङ्क**, ( पुं. ) अक्षरक्षक एक सिपाही ।

**ऐकीन्तिक**, (त्रि.) न रुकने वाला । नितान्त ।  
दृढ़ । अव्यभिचारी ।

**ऐकाहिक**, (त्रि.) एक दिन में होने वाला ।  
एक दिन का ।

**ऐक्य**, (न.) अभेद । मेल । एकत्व ।

**ऐक्ष्व**, (त्रि.) गन्ने का रस । गुड़ ।

**ऐश्वीक**, (पुं.) इक्ष्वाकुवंशसम्भूत । सूर्य-  
वंशी राजा ।

**ऐङ्गुद**, (न.) इङ्गुदी वृक्ष का फल (लसाढ़ा) ।  
हिंगोट का फल ।

**ऐतिहासिक**, (त्रि.) इतिहाससम्बन्धी ।

**ऐतिहास्य**, (न.) इतिहासी ।

**ऐदपद्य**, (पुं.) मुख्य विषय । झोर ।

**ऐन्दव**, (पुं.) चन्द्र-सम्बन्धी मृगशिरा नक्षत्र ।

**ऐन्द्रजाल**, (न.) जादू । दोटबन्ध ।

**ऐन्द्र**, (पुं.) काक । कौआ ।

**ऐन्द्रिय**, (पुं. न.) विषय भोग ।

**ऐरावण**, (पुं.) इन्द्र के हाथी का नाम ।

**ऐरावत**, (पुं.) एक सर्प का नाम । इन्द्र-  
धनुष । समुद्र से निकला इन्द्र का हाथी ।

**ऐरिण**, (न.) संधा नोन । पहाड़ी नोन ।

**ऐरेय**, (न.) अन्नसम्भूत । मदिरा ।

**ऐल**, (पुं.) इला का बेटा । बुध का पुत्र ।  
राजा पुरूरवा ।

**ऐलव**, (पुं.) शोर । कोलाहल । हल्ला गुल्ला ।

**ऐलविल**, (पुं.) कुबेर । इलविला का पुत्र ।

**ऐश**, (गुं.) महादेव जी का । शिव जी का ।

**ऐशान**—**ी**, (न. स्त्री.) जिसका शिव देवता  
है । उत्तर और पूर्व की दिशा ।

**ऐश्य**, (न.) शक्ति । सामर्थ्य ।

**ऐश्वर्य**, (न.) विभव । आठ प्रकार की  
विभूतियाँ ।

**ऐषमस्**, (अव्य.) वर्तमान वर्ष ।

**ऐषीक**, (पुं.) नरकुल का बना हुआ ।

**ऐष्टिक**, (पुं.) ईंट का बना हुआ ।

**ऐहलौकिक**, (त्रि.) इस लोक में होने वाला ।  
इस लोक का ।

**ऐहिक**, (न.) इस लोक का ।

## ओ

**ओ**, नागरी वर्णमाला का तेरहवाँ अक्षर ।  
(अव्य.) स्मरण । सम्बोधन । दया । बुलाना ।

**ओ**, (न.) ब्रह्मा । जगत्पति ।

**ओक**, (पुं.) पक्षी । वृषल । शूद्र ।

**ओकस्**, (न.) घर । सुख ।

**ओकोदनी**, (स्त्री.) केशकीट । जूँ । लीख ।

**ओख**, (क्रि.) सुलाना । सजाना । हटाना ।  
सामर्थ्य रखना ।

**ओघ**, (पुं.) पानी की धार । शोध नाचना ।  
गाना । बजाना ।

**ओङ्कार**, (पुं.) ओं । प्रणव ।

**ओज**, (क्रि.) बल करना । जोर करना ।  
(सं.) ऊना ।

**ओजस्**, (न.) दीप्ति । चमक । प्राणबल ।  
सामर्थ्य । शक्ति । ज्योतिष शास्त्रानुसार  
१ ली, ३री, ५वीं, ७ वीं आदि  
विषमराशि । धातुपुष्ट करने वाली ओषधि ।

**ओजिष्ठ**, (त्रि.) बहुत तेज वाला । अति  
बल वाला । बड़ा बली ।

**ओण**, (क्रि.) निकालना । हटाना ।

**ओत**, (त्रि.) अन्तर्व्याप्त । घुना हुआ ।

**ओतु**, (त्रि.) ताने बाने के सूत । विझाल ।  
विलला ।

**ओदन**, (पुं.) भात । गीला अन्न ।

**ओम्**, (अव्य.) प्रणव । ओंकार । प्रश्न का  
स्वीकार करना । हाँ कहना । ओङ्कार  
वाचक ब्रह्म । आरम्भ । स्वीकार । हटाना ।  
मङ्गल । ब्रह्म । जानने योग्य । निकालना ।

**ओमन्**, (पुं.) कृपा । सहायता ।

**ओष**, (क्रि.) दाह । जलाना ।

**ओषधि**, (स्त्री.) दाह को धारण करने  
वाली । वृक्ष जो फलों को पकने तक ही  
रहते हैं । धान । जौ । दवाई । खररी  
वनस्पति ।

शोषधिप्रस्थ, ( पुं. न. ) हिमालय ।

शोषम्, ( अव्य. ) शीघ्रता से ।

शोष्ठ, ( पुं. ) हीठ । दाँतों का परदा ।

शोष्ठी, ( स्त्री. ) विम्बफल नामी वृक्ष । तेल-  
कृचा । कुंदुरु ।

शोष्ण्य, ( पुं. ) अक्षर जिनका उच्चारण होठों  
की सहायता से होता है ।

शोष्ठपमफला, ( स्त्री. ) विम्ब की लता ।  
कुंदुरु की बेल ।

### औ

औ, देवनागरी वर्णमाला का चौदहवाँ अक्षर ।

औक्ष, ( न. ) वृषसमूह । बैलों की हड्डि ।  
बेलसम्बन्धी ।

औश्य, ( त्रि. ) बटलोई या तसले में रींभी  
हुई वस्तु ।

औग्रथ, ( न. ) उग्रता । तीव्रता ।

औघ, ( पुं. ) जल की बाढ़ ।

औचि ती-औचित्य, ( स्त्री. न. ) न्यायत्व ।  
रायत्व । योग्यता ।

औञ्जेश्वर, ( पुं. ) इन्द्र के घोड़े का नाम ।

औज्ज्वल्य, ( न. ) चमक । उजलापन ।

औडुम्बर, ( पुं. ) चतुर्दश यमों में से एक  
प्रकार का यम । कुष्ठरोगभेद । गूलर का ।  
ताँबे का । शृत्यु का देवता ।

औडुम्ब, ( त्रि. ) नक्षत्रसम्बन्धी । तारों का ।

औडुम्ब्य, ( पुं. ) उत्कण्ठा । इच्छा ।  
सद ।

औत्तानपादी, ( पुं. ) उत्तानपाद राजा की  
सन्तति । ध्रुव नामी राजा । न हिलने  
वाला तारा । ध्रुवतारा ।

औत्तमि, ( पुं. ) तीसरे मनु का नाम । उत्तम  
का पुत्र ।

औत्पत्तिक, ( पुं. ) प्राकृतिक । प्रकृति-  
सम्बन्धी ।

औत्पातिक, ( पुं. ) असाधारण । विशेष ।

औत्सर्गिक, ( त्रि. ) सामान्य विधि के योग्य ।

प्राकृतिक । त्याज्य । स्वाभाविक । छोड़ने  
योग्य ।

औत्सुक्य, ( न. ), उत्कण्ठा । इच्छा ।  
अभिलाषा ।

औदक, ( न. ) जलोद्भव । जल में उत्पन्न  
होने वाला ।

औदनिक, ( त्रि. ) रसोदया जो भात बनाना है ।

औदरिक, ( पुं. ) खाऊ । पेट । केवल पेट  
भरने की चिन्ता वाला ।

औदार्य, ( न. ) उदारता । महत्त्व । बहूपन ।

औदासीन्य, ( न. ) उपेक्षा । उदासीनता ।

औदास्य, ( न. ) वैराग्य । विरक्ति । मन न  
लगाना ।

औडुम्बर, ( पुं. ) गूलर की लकड़ी का बना हुआ ।

औद्धत्य, ( न. ) उद्वेगता । अविनीतत्व ।

औद्गादिक, ( न. ) विवाह के समय मिली  
हुई वस्तु ।

औपचारिक, ( पुं. ) उपचारसम्बन्धी ।

औपश्रम्य, ( न. ) झूठा सिद्धान्त ।

औपधिक, ( पुं. ) धोखा । छल । प्रपञ्च ।

औपनिषद्, ( पुं. ) उपनिषदों द्वारा ही  
जानने योग्य ।

औपनीषिक, ( त्रि. ) धोती की गाँठ के पास  
लगा हुआ ।

औपम्य, ( न. ) सादृश्य । समानता ।

औपयिक, ( त्रि. ) उपाय से प्राप्त । ठीक ।  
न्याय से प्राप्त वस्तु ।

औपवस्तक, ( पुं. न. ) आरम्भिक । आरम्भ का ।

औपवाह्य, ( न. ) सवारी के योग्य ।

औपसर्गिक, ( पुं. ) दात आदि सन्निपात से  
उत्पन्न रोग ।

औपहारिक, ( पुं. ) भेंट या पुरस्कार सम्बन्धी ।

औपाकरण, ( न. ) वेदाध्ययन का आरम्भ ।

औरभ्र, ( न. ) कुम्बल, जन का बना ।

औरभ्रक, ( न. ) भेड़ों का झुण्ड ।

औरस, ( पुं. ) ब्याही हुई स्त्री के गर्भ से  
उत्पन्न सन्तान । सच्चा पुत्र ।

श्रीर्ष, (पुं.) ऊनी ।  
 श्रीध्वदेहिक, (त्रि.) श्राद्धादि कर्म । प्रेत-  
 कर्म । मरने के बाद प्रेतसंस्कार से लगा कर  
 मङ्गल श्राद्ध पर्यन्त की जाने वाली क्रिया ।  
 दशगात्रविधि ।  
 श्रीर्व, (पुं.) उर्व की औलाद । वाङ्मनल ।  
 ऋषी नमक् । पृथिवी का ।  
 श्रीर्वशेय, (पुं.) उर्वशी से उत्पन्न ।  
 श्रीलूक, (न.) उल्लुओं का समूह ।  
 श्रीलूक्य, (पुं.) वैशेषिक दर्शनकार कणाद  
 मुनि ।  
 श्रीशनस्, (न.) शुक से कही हुई राज-  
 नीति ।  
 श्रीशरि, (न.) शौर की डण्डी । शय्या और  
 पीठ । शयन । विस्तर । आसन ।  
 श्रीषध-धी, (न. स्त्री.) दवाई । सिद्ध की हुई  
 दवा ।  
 श्रीषस, (गु.) प्रातःकाल का ।  
 श्रीष्ट, (गु.) ऊँट से उत्पन्न दूध ।  
 श्रीष्टक, (गु.) ऊँटों का गिरोह ।  
 श्रीष्ठ्य, (त्रि.) होठों की सहायता से  
 उच्चारित अक्षर ।  
 श्रीष्ठ्य, (न.) गरम । गरमी । धूप ।  
 सन्ताप ।  
 श्रीष्ठ्य, (न.) सन्ताप । उष्णता ।

क

क, व्यञ्जनों में प्रथम अक्षर । पञ्चों वर्गों में  
 प्रथम अक्षर ।  
 क, (पुं. न.) कौन । क्या । जल । ब्रह्म ।  
 वायु । आत्मा । यम । दक्ष प्रजापति ।  
 सूर्य । अग्नि । विष्णु । काल । राजा ।  
 भोर । शरीर । मन । धन । प्रकाश । शब्द ।  
 सुख । शिर । रोग ।  
 कंस, (पुं.) उग्रसेन का पुत्र राजा कंस ।  
 तेज बढ़ाने वाली वस्तु । काँसा धातु ।  
 सोने व चाँदी का बना हुआ मदिरा-

पान के लिये बरतन । कटोरा । घाढ़क के  
 नाम से प्रसिद्ध तौल ।  
 कंसक, (न.) नेत्र रोग के लिये हीराकस  
 नामक एक विशेष औषधि । जस्त का  
 सार । कौसीस ।  
 कंसकार, (पुं.) कसेरा । बरतन बनाने वाली  
 एक जाति ।  
 कंसजित्, (पुं.) श्रीकृष्ण ।  
 कंसाराति, (पुं.) श्रीकृष्ण ।  
 कक्, (क्रि.) चाहना । जाना ।  
 ककुत्स्थ, (पुं.) सूर्यवंशी एक राजा ।  
 जिसने सन्तान ने बैल की हड्डी पर बैठ  
 कर शत्रु विजय करने के कारण ककुत्स्थ  
 उपाधि धारण की थी । इश्वाकु का  
 पोता । इसी कुल में श्रीरामावतार  
 हुआ था ।  
 ककु, (क्रि.) हँसन ।  
 ककुद्, (स्त्री.) ब्याता आदि राजचिह्न ।  
 प्रधान पर्वत की चोटी । बैल के कन्धे  
 का मांस ।  
 ककुब्ध, (पुं.) बैल । कुब्ध वासा । पर्वत ।  
 कमर ।  
 ककुब्धती, (स्त्री.) रेवत राजा की कन्या  
 रेवती, जिसको साथ ले कर राजा ब्रह्मा  
 से पूछने गया और लौट कर बलदेव जी को  
 ब्याही । कमर ।  
 ककुब्ध, (न.) कूपक । खूआ । रॉन ।  
 ककुभ, (स्त्री.) दिशा । शोभा । चम्पे के  
 फूलों की माला । शास्त्र । रागिनीभिद ।  
 पहाड़ की चोटी । वृक्षविशेष ।  
 ककुब्जय, (पुं.) दिग्विजय ।  
 ककुल, (पुं.) गन्धद्रव्य । वनकपूर ।  
 शीतलचीनी ।  
 कक्ष, (पुं.) स्त्रियों के डुपट्टे के पीछे का  
 आँचल । लता । समीप का भाग । राजा  
 का अन्तःपुर । भुजाओं का मूल । कन्ध ।  
 आँचल । हाथी बाँधने का रस्सा । काँची ।

पाप । वन । घर की दीवार । काँच निकलने का रोग । तड़ागी । तह । परत ।  
 कक्षोत्था, ( स्त्री. ) नागरमोथा ।  
 कक्ष्या, ( स्त्री. ) हाथी बाँधने का चमड़े का रस्ता । राजप्रासाद का बड़ा कमरा । बराबरी । साहस । ( स्त्री. ) उत्तरीय वस्त्र । ऊपर का कपड़ा । तराजू ।  
 कक्षु, ( क्रि. ) क्रिया करना । चलना ।  
 कक्षु, ( पुं. ) काक नामक एक पक्षी, इसी पक्षी के परों से बाथों के पुञ्ज बनाये जाते हैं । मुधिष्ठिर का वह नाम जो उन्होंने विराटागार में पहुँचने पर स्नान रस्ता था ।  
 कक्षुट, ( पुं. ) कवच । वर्म ।  
 कक्षुण, ( न. ) विवाह के समय स्त्री पुरुष दोनों के हाथ में बाँधा जाने वाला सन गोंटों का सूत्र । करभूषण । हाथ का भूषण । ककना । ककनी ।  
 कक्षुत, ( न. ) कंधी । बालों को साफ करने वाली ।  
 कक्षुतिका, ( स्त्री. ) नामबला । कंधी ।  
 कक्षुती, ( स्त्री. ) कंधी ।  
 कक्षुपत्र, ( पुं. ) तार । बाण ।  
 कक्षुमुख, ( पुं. ) सटांसी । सड़सी । कक्षुपक्षी के मुख जैसा ।  
 कक्षुल, ( पुं. ) हथियों का पिछर । खट्टई ।  
 कक्षुलिमालिनः, ( पुं. ) अस्थिपिञ्जर की माला वाला । इन्द्र । रुद्र ।  
 कक्षु, ( पुं. ) कशुनी—एक प्रकार का अनाज ।  
 कक्षु, ( क्रि. ) शब्द करना । बाँधना । बँद करना ।  
 कक्ष, ( पुं. ) बाल । बृहस्पति का पुत्र । सुखा घाव । मेघ । बादल । हथिनी । सजावट ।  
 कक्षु, ( स्त्री. ) कचूर । हल्दी ।  
 कक्षर, ( त्रि. ) मशिन । मैला । छात्र ।

कक्षित्, ( अव्य. ) हर्ष । मङ्गल । 'इष्ट प्रश्न ।  
 कक्षु, ( पुं. ) स्थान जहाँ पानी ही पानी हो । तट । खाल । कछवा । पुष्पागुद्रम । केसर का पेड़ । काछनी ।  
 कक्षुप, ( पुं. ) कूर्म । कछवा । कुनेर का धनागार । मदिरा निकालने की कला ।  
 वृक्षविशेष । मलयुद्ध ।  
 कक्षुर, ( त्रि. ) लम्पट । व्यभिचारी । व्यभिचारिणी स्त्री ।  
 कक्ष, ( व. ) कमल । पद्म ।  
 कक्षु, ( न. ) अञ्जन । काजल । बादल । मच्छी विशेष ।  
 कक्षुलोचक, ( पुं. ) बीवट । दीपक की बैठकी । कक्षल को चमकाने वाला ।  
 कक्षुक, ( पुं. ) लोहे का वर्म । केंडली । चोली । अङ्गिया । कुर्ता ।  
 कक्षुकिन्, ( पुं. ) ब्योदीदार । दरवान । साँप । जार । जौ । वर्मधारी । रनवास-रक्षक । चणक नामक मुनि । अन्नरखा पहरने वाला ।  
 कक्षक, ( पुं. ) मैना । कोयल ।  
 कक्षार, ( पुं. ) सूर्य । ब्रह्मा । उदर । पेट ।  
 कक्ष, ( क्रि. ) जाना । बरसना । हस्तिगण्ड-स्थल । बहुत । काल । चटाई । मुर्दे की रथी । तरुता । औषध । मरघटा । कमर । कमर का मांस ।  
 कक्षक, ( स्त्री. ) सेना । पर्वत का मध्यभाग । जोशान । हाथीदाँत । पहिया । राजधानी । समुद्र का नमक । वृत्त । भूमि ।  
 कक्षुट, ( पुं. ) शिवजी का नाम ।  
 कक्षुपूतन, ( सं. ) राक्षसविशेष ।  
 कक्षु, ( पुं. ) महादेव । विद्याधर । मायावी राक्षस । पाँसा खेलने वाला । कीड़ा । कुम्भारी ।  
 कक्षभङ्ग, ( पुं. ) सेना के हारने से राजा का नाश । हाथ से धान को निकाना ।

कटोयन, ( न. ) तृण जिनकी चटाई बनाई जाती है । खस ।  
 कटाह, ( पुं. ) भैंस का बच्चा । पड़ा । पड़वा । कढ़ाई । खप्पर । नरक ।  
 कटि, ( स्त्री. ) कमर । चूतड़ ।  
 कटिञ्ज, ( न. ) कटिवेख । करवेड़ ।  
 कटिस्त, ( पुं. ) करेला ।  
 कटिसूत्र, ( न. ) करधनी । मेखला । गोटे ।  
 कटु, ( न. ) कड़वा । तीता । दुर्गन्ध । कटुकी लता । चम्पक । चीनकपूर । पटोल । नीम ।  
 कटुकन्द, ( पुं. ) कड़वी जड़वाला । सैजना । अदरक । लहसन ।  
 कटुकीटक, ( पुं. ) मच्छर ।  
 कटुकाण, ( पुं. ) तेज आवाज वाला । तीतर । टटीरा । परिन्दा ।  
 कटुग्रन्थि, ( पुं. ) पिप्पलीमूल । पीपल की जड़ । सोंठ की जड़ ।  
 कटुच्छद, ( पुं. ) तगर का पेड़ ।  
 कटुत्रय, ( न. ) कड़वी तीन चीजें । सोंठ, पीपल, काली मिरच ।  
 कटुदला, ( स्त्री. ) कर्कटी । कंडियारी बूटी ।  
 कटुर, ( न. ) मठा । छाछ । लस्ती ।  
 कटुरस, ( पुं. ) मेंढक । तेज शब्द वाला ।  
 कटुवीजा, ( स्त्री. ) पीपल । कड़वे बीज वाली ।  
 कटुर, ( न. ) मठा । छाछ । चटनी ।  
 कठ, ( क्रि. ) बड़े चाव से याद करना ।  
 कठिन, ( शु. ) कूर । बेरहम । कठोर । रोका हुआ । ( स्त्री. ) थाली ।  
 कठिनी, ( स्त्री. ) खड़िया ।  
 कठोर, ( त्रि. ) कठिन । पूर्ण । भरा हुआ ।  
 कड़, ( क्रि. ) फाड़ना । भेदना । रक्षा करना । बचाना । प्रसन्न होना । खाना ।  
 कड, ( पुं. ) गूजा ।  
 कडङ्गर, ( न. ) भूसा । घास ।  
 कडङ्गरीय, ( त्रि. ) भुस खाने वाले पशु आदि ।

कडार, ( पुं. ) पीला रङ्ग । दास्त ।  
 कडु, ( क्रि. ) कड़ा होना ।  
 कण, ( क्रि. ) जाना । ( पुं. ) अणु । कणिका । अनाज का दाना । बहुत थोड़ा । वन का जीरा ।  
 कणजीरक, ( न. ) छोटा जीरा ।  
 कणभक्ष, ( पुं. ) काली चिड़िया । कणाद मुनि, इन्हींने वैशेषिक दर्शन की रचना की है ।  
 कणिक, ( पुं. ) आटा । कुनिक । अति सूक्ष्म । अंश ।  
 कणिश, ( पुं. ) अनाज की बाल ।  
 कणेर, ( पुं. ) कनेर का पेड़ । वेश्या । हथिनी ।  
 कणटक, ( पुं. ) सूई की नोक । काँटा । रोमाञ्च । मच्छी की हड्डी । लगन से ४ था, १०वाँ और सातवाँ स्थान । क्षुद्र । शत्रु ।  
 कणटकद्रुम, ( पुं. ) शालमली वृक्ष ।  
 कणटकायन, ( पुं. ) ऊँट अर्थात् जो काँटों का साथ ।  
 कण्टकत, ( त्रि. ) रोम लड़े हुए हैं जिसके प्रसन्न ।  
 कण्टकिन, ( पुं. ) मछली विशेष । लज्जर का पेड़ । गुलरू का पेड़ । बाँस । बेरी ।  
 कण्टपत्रफला, ( स्त्री. ) ब्रह्मदण्डी । काँटेदार फल और पत्ते वाली ।  
 कण्टफल, ( पुं. ) गुलरू । धतूरा । कटहरा ।  
 कण्टालु, ( पुं. ) करील । बैंगन ।  
 कण्ट, ( पुं. ) गरदन का अग्रला भाग । गला । समीप । होमकुण्ड के बाहिर की अङ्गुल भर भूमि ।  
 कण्टारक, ( पुं. ) खुर्जी । यात्रा का सामान रखने का थैला ।  
 कण्टाल, ( पुं. ) लाज । लड़ाई । ऊँट । नाव । गौ आदि पशुओं के गरदन के नीचे लटकने वाला चमड़ा ।  
 कण्टिका, ( स्त्री. ) इकठारा । कण्टी । मण्ड



कण्ठीरव, (पुं.) सिंह । शेर । मत्तगज ।  
कबूतर ।

कण्ठेकाल, (पुं.) महादेव का नाम ।

कण्ठन, (न.) फटकना । कूटना । छरना ।

कण्ठनी, (स्त्री.) उखली । उलूखल ।

कण्ठिका, (स्त्री.) वेद का एक भाग ।

कण्ठु, (स्त्री.) अर्धों को खुजाना ।

कण्ठुघ्न, (पुं.) सफेद सरसों ।

कण्ठुति, (स्त्री.) खुजलाना ।

कण्ठोल, (पुं.) डलिया । कण्ठी । ऊँट ।  
डोल ।

कणव, (पुं.) एक छुनि का नाम जिन्होंने  
शकुन्तला को पाला था । पाप । अपराध ।

कतक, (पुं.) निर्मली वृक्षविशेष । पानी  
साफ करने वाली वस्तु ।

कतम, (त्रि.) बहुतों में से एक या कौन ?

कतर, (त्रि.) दो में से कौन ?

कति, (त्रि.) कितने ?

कतिपय, (त्रि.) कितने । कुछ ।

कत्तोय, (न.) शराव । मन्दिर । बुरा  
पानी ।

कत्थ, (क्रि.) सराहना । अभिमान करना ।

कथ, (क्रि.) कहना । बोलना ।

कथन, (न.) घमण्ड करना ।

कतपयम्, (अव्य.) किसी प्रकार ।

कथक, (पुं.) कहने वाला । कथकड़ ।

कथल, (न.) वर्णन ।

कथलन, (अव्य.) किसी प्रकार ।

कथञ्चित्, (अव्य.) कठिनता । बड़ी सावधानी से ।

कथम्, (अव्य.) किस प्रकार ।

कथमपि, (अव्य.) बड़े प्रयत्न से । किसी  
तरह ।

कथंभू, (अव्य.) किस प्रकार । कैसे ।

कथंभूत, (त्रि.) किस प्रकार । कैसा ।

कथा, (स्त्री.) कहानी । प्रबन्धरचना ।  
वादरूप वाक्य ।

कथानक, (सं.) छोटी कहानी । किरसा ।

कथाप्रसङ्ग, (पुं.) कथा में जितकी  
चर्चा हो । बहुत बोलने वाला । उन्मत्त ।  
सिद्धी ।

कद्, (क्रि.) रोना । घबड़ाना । घबड़ा जाना ।

कदन, (न.) पाप । लड़ाई ।

कदन्न, (सं.) बुरा अन्न । रामदाना ।  
सिंघाड़ा ।

कदम्ब, (पुं.) एक पेड़ ।

कदर्थ, (पुं.) नीच प्रयोजन । दुष्ट  
मतलब ।

कदर्थन, (न.) पीड़ित करना । अत्याचार करना ।

कदर्थ्य, (त्रि.) क्षुद्र । नीच । कञ्जूस ।  
धन के सामने स्त्री पुत्रादि को भी तुच्छ  
समझने वाला ।

कदर्थ्य, (पुं.) दरिद्री । लालची ।

कदली, (स्त्री.) केला । हिरणी विशेष ।  
भण्डी ।

कदा, (अव्य.) किस समय । कब ।

कदाख्य, (पुं.) कूट वृक्ष ।

कदाचन, (अव्य.) किसी समय । कभी ।

कदापि, (अव्य.) किसी समय भी ।  
कभी भी ।

कदुष्ण, (न.) गुनगुना । कुछ कुछ  
गरम ।

कद्रु, (पुं.) पीला रङ्ग । नागों की माता  
का नाम । पृथिवी ।

कद्रु, (स्त्री.) कश्यप की स्त्री और नागों की  
माता ।

कद्रुद, (त्रि.) गाली गलौज करने वाला ।

कन्, (क्रि.) प्यार करना । प्रसन्न होना ।  
सन्तुष्ट होना ।

कनक, (न.) सोना । धतूरा । किशुक पेड़ ।

कनकक्षार, (पुं.) सहागा ।

कनकरस, (पुं.) हरताल ।

कनकाचल, (पुं.) सुमेरु पर्वत ।

कनकारक, (पुं.) कोविदार वृक्ष । कङ्कनार  
का वृक्ष ।

**कनकल,** ( पुं. ) हरिद्वार के समीप गङ्गातट पर बसा हुआ एक तीर्थ ।  
**कना,** ( स्त्री. ) लड़की ।  
**कानिष्ठ,** ( त्रि. ) अतिछोटा ।  
**कनी,** ( स्त्री. ) लड़की ।  
**कनीयस्,** ( त्रि. न. ) ताँवा । दो में छोटा ।  
**कन्द,** ( पुं. ) सुखा । कामदेव ।  
**कन्धा,** ( स्त्री. ) मिट्टी की दीवाल । कन्दः चीथड़ों की गुथी शुद्धी ।  
**कन्द,** ( पुं. ) गाजर । एक प्रकार की जड़ विशेष । बादल ।  
**कन्दर,** ( पुं. ) युवा ।  
**कन्दराकर,** ( पुं. ) अनेक युवाओं वाला स्थान । पहाड़ ।  
**कन्दराल,** ( पुं. ) पाकुड़ । अखरोट ।  
**कन्दर्प,** ( पुं. ) कामदेव । बुरा अहङ्कार उत्पन्न करने वाला ।  
**कन्दर्प-वृक्ष,** ( पुं. ) स्त्री का चिह्न । योनि । कुत्त ।  
**कन्दर्पमूषल,** ( पुं. ) पुरुषचिह्न । लिङ्ग ।  
**कन्दली,** ( स्त्री. ) हिस्साविशेष । वृक्षविशेष । पताका । भ्रुपड । पञ्चवीज ।  
**कन्दु,** ( पुं. स्त्री. ) कढ़ाई । ताँवा ।  
**कन्दुक,** ( पुं. ) गेन्द ।  
**कन्धर,** ( पुं. ) बादल । कन्धा । मीवा ।  
**कन्धि,** ( स्त्री. ) गला । गरदन ।  
**कन्न,** ( न. ) पातक । पाप । मूर्च्छा । बेहोशी ।  
**कन्य,** ( पुं. ) सबसे छोटा ।  
**कन्यका,** ( स्त्री. ) लड़की । कुमारी ।  
**कन्या,** ( स्त्री. ) अविवाहिता लड़की । कुमारी । दस वर्ष की क्वारी लड़की । राशि का नाम । देवी । बड़ी इलायची ।  
**कन्याकुब्ज,** ( पुं. ) एक देश । कन्नौज । यहाँ पर वायु ने सौ कन्याओं को कुबड़ी बना दिया था ।  
**कन्याट,** ( पुं. ) स्थान जहाँ लड़कियाँ खेलें । वासभवन ।

**कप्,** ( क्रि. ) चलना । हिलना ।  
**कप,** ( पुं. ) देवताविशेष ।  
**कपट,** ( पुं. न. ) छल । प्रवचन । ठगी ।  
**कपटिन्,** ( त्रि. ) छली । लुच्चा । गुपडा ।  
**कपर्द,** ( पुं. ) कौड़ी । शिव की जटा ।  
**कपर्दिन्,** ( पुं. ) महादेव । शिव ।  
**कपाट,** ( स्त्री. ) किवाड़ ।  
**कपाल,** ( पुं. न. ) खोपड़ी । तप्पर ।  
**कपालभृत्,** ( पुं. ) शिव । महादेव ।  
**कपालमालिन्,** ( पुं. ) शिव । दुर्गा ।  
**कपालिका,** ( स्त्री. ) टीकरी ।  
**कपि,** ( पुं. ) बन्दर । लाल बन्दर । सुअर । विष्णु । धूप ।  
**कपिकेतन,** ( पुं. ) अर्जुन । कपिभवन ।  
**कपिञ्जल,** ( पुं. ) गोपी तीतर । पपीहा ।  
**कपित्थ,** ( पुं. ) कैथ । वृक्षभेद ।  
**कपित्थास्य,** ( पुं. ) एक प्रकार का बन्दर ।  
**कपिप्रिय,** ( पुं. ) कैथ का वृक्ष । ग्राम का वृक्ष ।  
**कपिरथ,** ( पुं. ) रामचन्द्र । अर्जुन ।  
**कपिल,** ( पुं. ) अग्नि । साङ्ख्यशास्त्र के निर्माता मुनिविशेष । वासुदेव । दैत्य विशेष । पीला रङ्ग । सोने के रङ्ग की एक गौ । एक नदी । धूप । पुण्डरीक नामक दिग्गज की हथिनी ।  
**कपिलधारा,** ( स्त्री. ) स्वर्गनदी । मन्दाकिनी । काशी का एक प्रसिद्ध तीर्थ ।  
**कपिलाश्व,** ( पुं. ) पीले रङ्ग के घोड़े वाले इन्द्र । देवराज ।  
**कपिलोह,** ( न. ) पीतल धातु ।  
**कपिचक्र,** ( पुं. ) बानर के समान मुख वाला । नारद ।  
**कपिवल्ली,** ( स्त्री. ) गजपिप्पली ।  
**कपिश,** ( पुं. ) नदीविशेष । माधवी लता ।  
**कपिशीर्ष,** ( न. ) कोट के कँगुरे ।  
**कर्पाज्य,** ( पुं. ) एक पौधा । क्षीरका वृक्ष ।  
**कपीन्द्र,** ( पुं. ) बन्दरों का इन्द्र या राजा । सुमीव ।

**कपीष्ट**, (पुं.) कैया का पेड़ ।  
**कपूय**, (त्रि.) कुत्सित । निन्दित । कुरूप ।  
**कपोत**, (पुं.) कबूतर । पक्षी ।  
**कपोतपालिका**, (स्त्री.) पक्षियों के बैठने का मकान या छतरी ।  
**कपोतवर्णी**, (स्त्री.) छोटी इलायची ।  
**कपोतारि**, (पुं.) बाज पक्षी ।  
**कपोल**, (पुं.) गाल ।  
**कफ**, (पुं.) श्लेष्मा । बलगम ।  
**कफ-कूर्चिका**, (स्त्री.) लार । धुक ।  
**कफाण**, (पुं.) कोहनी । बांह के बीच की गाँठ ।  
**कफविरोधिन्**, (पुं. न.) कफ का शत्रु । काली मिरच । गोख मिरच ।  
**कफारि**, (पुं.) सोंठ । कफ का वैद्य । अदरक ।  
**कबन्ध**, (पुं.) धड़ । विना सिर के शरीर । वायु द्वारा रुकने वाला । उदर । पेट । धूमकेतु । राहु । जल । राक्षसविशेष ।  
**कम्**, (क्रि.) चाहना । (अव्य.) अवश्य । पादपूरण । पानी । मुख । मस्तक । निन्दा । मङ्गल ।  
**कमठ**, (पुं.) कछवा । कमण्डलु अर्थात् एक प्रकार का पात्र जिसमें संन्यासी पानी रखते हैं ।  
**कमण्डलु**, (पुं. न.) संन्यासियों का पानी रखने का पात्र । सश्व वृक्ष । चतुष्पाद जन्तुविशेष ।  
**कमन**, (त्रि.) कामी । सुन्दर । अशोक वृक्ष ।  
**कमनच्छद**, (पुं.) बगुला । सुन्दर पत्ते वाला ।  
**कमनीय**, (यु.) मनोहर । चाहने योग्य । सुन्दर । बहुत उत्तम ।  
**कमल**, (न.) जल को सजाने वाला । पद्म । कमल फूल । ताँबा । दवाई । हिरनविशेष । सारस पक्षी । (न.) जल ।  
**कमलख**, (न.) कमलों का समूह ।  
**कमला**, (स्त्री.) लक्ष्मी । सुन्दरी स्त्री ।

**कमलालया**, (स्त्री.) कमलों में रहने वाली । लक्ष्मी ।  
**कमलासन**, (पुं.) कमल के आसन वाले । ब्रह्मा । (१) लक्ष्मी ।  
**कमलिनी**, (स्त्री.) कमलों का समूह । कमलों वाली लता ।  
**कमलोत्तर**, (न.) कुसुम्भ का पुष्प ।  
**कमित्**, (त्रि.) कामी । चाहने वाला ।  
**कम्प**, (पुं.) कपकपी । वेपथु ।  
**कम्पिल**, (पुं.) करञ्ज । ग्रामविशेष । रोचनी । कमलागुण्ड ।  
**कम्प**, (त्रि.) कम्पित । काँपा हुआ ।  
**कम्ब**, (क्रि.) गति । जाना ।  
**कम्बल**, (पुं.) ऊनी मोटा वस्त्र जो ओढ़ने विछाने का काम देता है । हिरनविशेष । साँप का छोटा बच्चा । आसन ।  
**कम्बु**, (पुं. न.) शङ्ख । गज । हाथी । घोषा । चित्रविचित्र ।  
**कम्बुपुष्पी**, (स्त्री.) शङ्खपुष्पी । शङ्ख के आकार के पुष्प वाली ।  
**कम्बोज**, (पुं.) एक देश का नाम जो भारतवर्ष के उत्तर में है । एक प्रकार का हाथी । एक प्रकार का शङ्ख ।  
**कम्प**, (त्रि.) कामी । सुन्दर । भोग की इच्छा करने वाला ।  
**कर**, (पुं.) हाथ । किरन । वह रुपया जो राजा अपना स्वत्व समझ कर लेता है । राजस्व । महसूल । ओला । हाथी की सूँड़ । ग्यारहवें नक्षत्र का नाम ।  
**करक**, (पुं.) करञ्ज का पेड़ । पक्षी । अनार का पेड़ । बकुल वृक्ष । शरीर । नारियल की खोपड़ी । नरेरी । कमण्डलु । ओला । गढ़ा ।  
**करकण्टक**, (पुं.) नख । नौह ।  
**करकाजल**, (न.) बरफ । ओले का पानी ।  
**करकाम्भस्**, (पुं.) ओले के समान जल वाला । नारियल । नारिकेल ।

करग्रह, ( पुं. ) पाणिग्रहण । विवाह ।  
 करङ्क, ( पुं. ) पात्रभेद । डब्बा । कमण्डलु ।  
 लोपड़ी । खोल ।  
 करच्छद, ( पुं. ) सिंहोद्गा । सिन्दूरपुष्पी ।  
 करज, ( पुं. ) नख । सिर अथवा पानी को  
 रङ्गने वाला । कञ्ज । करंजुआ ।  
 करञ्ज, ( पुं. ) वृक्षविशेष । करंजुआ का  
 पेड़ ।  
 करट, ( पुं. ) कौआ । काक । गजगरड ।  
 कुसुम्भ वृक्ष ।  
 करटिन्, ( पुं. ) हाथी ।  
 करण, ( न. ) व्याकरण का एक कारक ।  
 वर्ण । हेतु । क्षेत्र । इन्द्रिय । शरीर ।  
 वैश्य पुरुष द्वारा शूद्रा स्त्री में उत्पन्न सन्तान ।  
 दोगला । फायस्थ । डलिया ।  
 करणाधिप, ( पुं. ) जीव । आत्मा । इन्द्रियों  
 का स्वामी ।  
 करण्ड, ( पुं. ) बाँस की डलिया या छोटी  
 पेटी । मधुमक्खी का छत्ता । बतक जैसा  
 एक पक्षी । यकृत ।  
 करताल, ( न. ) भौंफ । मञ्जीरा\* ।  
 करताली, ( स्त्री. ) करतलध्वनि । ताली ।  
 करतोया, ( स्त्री. ) कामरूप देश की एक  
 नदी का नाम ।  
 करपत्र, ( न. ) झरा । पानी का एक खेप ।  
 करपत्रवत्, ( पुं. ) ताड़ का पेड़ ।  
 करपल्लव, ( पुं. ) अङ्गुली ।  
 करपात्र, ( न. ) स्नान करते समय पानी के  
 छँटे मारना । अञ्जली । हाथ का पात्र ।  
 करपीडन, ( न. ) विवाह । हाथ मरोड़  
 देना ।  
 करपुट, ( पुं. ) अञ्जली ।  
 करभ, ( पुं. ) हाथ का विशेष भाग । हाथी  
 का बच्चा । ऊँट का बच्चा ।  
 करमालः, ( पुं. ) धुवाँ । धूम ।  
 करमुक्त, ( सं. ) एक प्रकार का हथियार ।  
 करम्बित, ( घ. ) मिश्रित । मिला हुआ ।

करम्भः-बः, ( पुं. ) दधिभिश्चित सत्तू या  
 दही से बना हुआ कोई भोजन का पदार्थ ।  
 कीचड़ ।  
 कररुह, ( पुं. ) नोह । नख ।  
 करवाल, ( पुं. ) तलवार । नख ।  
 करवीरः-कः, ( सं. ) तलवार । अस्ति ।  
 कवस्थान । भारत के दक्षिण भाग में एक  
 नगर का नाम ।  
 करहाटः, ( पुं. ) देशविशेष । कमल की  
 जड़ । मदन वृक्ष ।  
 कराङ्गणः, ( पुं. ) हाट । बाजार । पैठ ।  
 राजस्व उगाहने का स्थान ।  
 करायिका, ( स्त्री. ) पक्षी । छोटी जाति का  
 सारस ।  
 कराल, ( पुं. ) भयानक । चौड़ा । लुकीला ।  
 असम । विस्तृत कुरूप । वृक्षविशेष ।  
 करालिका, ( स्त्री. ) तलवार । वृक्षभेद ।  
 करास्फोट, ( पुं. ) ताल टाँकना । वृक्षःस्थल ।  
 करिका, ( स्त्री. ) हाथ के नखों से किया  
 हुआ धाव ।  
 करिणी, ( स्त्री. ) हथिनी ।  
 करिदारक, ( पुं. ) सिंह ।  
 करिन्, ( पुं. ) हाथी । आठ की संख्या ।  
 करीर, ( पुं. ) बाँस का अशुआ ।  
 करील का भाड़ । भिखी । हस्तिदन्त-  
 मूल ।  
 करीषः, ( पुं. ) सूखा गोबर ।  
 करीषंकशा, ( स्त्री. ) आँधी । तूफान ।  
 करीषिणी, ( स्त्री. ) लक्ष्मी । धन की  
 अधिष्ठात्री देवी ।  
 करुण, ( पुं. ) दीन । अनाथ । करुणा वाला ।  
 दया ।  
 करुणा, ( स्त्री. ) दया । मया । छोह ।  
 करुष, ( पुं. ) एक देश का नाम ।  
 करेटः, ( सं. ) हाथ की अङ्गुली का नोह ।  
 करेणु, ( पुं. ) हाथी । हथिनी ।  
 करेणु, ( पुं. ) हाथी । हथिनी ।

करोट, ( पुं. न. ) भिर की हड्डी । खोपड़ी ।  
 कर्क, ( क्रि. ) हंसना । ( पुं. ) आग ।  
 चिता । घोड़ा । दर्पण । शिक्षा । केकड़ा ।  
 कर्कट पेड़ । काँटा । मेघ से चौथी  
 राशि । षड् ।  
 कर्कट, ( पुं. ) केकड़ा । चौथी राशि ।  
 शालमली वृक्ष । एक प्रकार का गन्ना ।  
 कर्कटि-टी, ( स्त्री. ) ककड़ी ।  
 कर्कटु, ( पुं. ) सारसविशेष ।  
 कर्कन्धुः-धूः, ( स्त्री. ) बर । उगाव । काँटेदार  
 • पेड़ ।  
 कर्कर, ( पुं. ) कड़ा । दृढ़ । हड्डी । खोपड़ी  
 के टूटे हड्डे । चमड़े की रास्तियाँ । तस्मा ।  
 कर्कराः, ( पुं. ) करज । स्पर्श । तीव्र हुआ  
 गया । खड्ग । कठोर । गाहसी । निर्दय ।  
 कर्कसार, ( न. ) दधिमिश्रित भोजन का  
 पदार्थ ।  
 कर्कतनः, ( पुं. ) एक प्रकार का बहुमूल्य  
 रत्न ।  
 कर्कोट, ( पुं. ) एक प्रकार का उग्र सर्प  
 जिसके देखने ही से विष चढ़ता है ।  
 गन्ना । बेल का वृक्ष ।  
 कर्चूर, ( पुं. ) कचूर । एक गन्धद्रव्य ।  
 कर्चूरकः, ( पुं. ) इमली ।  
 कर्ज, ( क्रि. ) दुःख देना । कष्ट देना । विकल  
 करना ।  
 कर्ण, ( क्रि. ) फाड़ना । छेद करना ।  
 सुनना ।  
 कर्ण, ( पुं. ) कान । सूर्यपुत्र । राजा कर्ण ।  
 त्रिभुज क्षेत्र । डाँड़ ।  
 कर्णकोटी, ( स्त्री. ) कनखजूरा ।  
 कर्णगूथं, ( न. ) कान का ठेठ या मेल ।  
 कर्णधार, ( पुं. ) नाविक । मल्लाह ।  
 कर्णपाली, ( स्त्री. ) कान का गहना । बाली ।  
 बाला ।  
 कर्णपूरक, ( पुं. ) कान का गहना । कदम्ब  
 वृक्ष । अशोक वृक्ष । नील कमल ।

कर्णफलः, ( पुं. ) एक प्रकार की मखली ।  
 कर्णवेधः, ( पुं. ) कनखिदावन । संस्कार  
 विशेष ।  
 कर्णाट, ( पुं. ) रामेश्वर से ले कर श्रीरङ्ग  
 तक का देश । काव्य की एक रीति । एक  
 राग का नाम ।  
 कर्णै-र्णी, ( पुं. ) एक प्रकार का तीर ।  
 चोरी आदि विद्या के पिता मूलदेव की  
 माता का नाम ।  
 कर्णिका, ( स्त्री. ) मध्यमा अङ्गुली । हाथी  
 की सूँड़ का नोक । कर्णाभरण । पञ्चाबीज  
 कोष । लेखनी । कुट्टिनी ।  
 कर्णिकार, ( पुं. ) कनेर का फूल । कनेर  
 का पेड़ ।  
 कर्तः, ( क्रि. ) शिथिल होना । ढीला पड़ना ।  
 हटाना ।  
 कर्तः, ( पुं. ) छेद । गुफा । चीर फाड़ ।  
 कर्तन, ( न. ) काटना । सूई से सूत निकलाने  
 का व्यापार । कातना ।  
 कर्तरी, ( स्त्री. ) कैची । कतरनी । बरछी ।  
 छुरी ।  
 कर्तव्य, ( त्रि. ) करने योग्य ।  
 “ हीन सेवा न कर्तव्या  
 कर्तव्यो महदाश्रयः । ”  
 कर्तु, ( त्रि. ) कर्ता । करने वाला । क्रिया का  
 स्वतंत्र आश्रय । ब्रह्मा, विष्णु और शिव  
 का भी नाम है । पुरोहित ।  
 कर्तुक, ( पुं. ) करने वाला ।  
 कर्त्र, ( पुं. ) जादू । इन्द्रजाल का खेल ।  
 कर्तका, ( स्त्री. ) छोटा खड्ग । चाकू ।  
 कर्द, ( क्रि. ) ( पेट का ) गड़गड़ना ।  
 गुड़बुड़ करना । ( काक की तरह ) काउ  
 काउ करना ।  
 कर्दः-कर्दरः, ( मं. ) कीच । कीचड़ ।  
 कर्दम, ( पुं. ) कीचड़ । पाप । एक प्रजापति  
 का नाम । भगवान् कपिल के पिता ।  
 मांस ।

**कर्दमैक**, ( सं. ) फलविशेष । सर्पविशेष ।  
**कर्पट**, ( पुं. न. ) चिथड़ा । कपड़े की  
धुँजी । रूमाल । गेरुआ रङ्ग का कपड़ा ।  
उपरना ।

**कर्पण**, ( पुं. ) एक प्रकार का शस्त्र ।

**कर्परः**, ( पुं. ) कड़ाही । खपरा । कपार ।  
रुद्रविशेष । भेरुदण्ड । रीढ़ की हड्डी ।

**कर्पास**, ( पुं. न. ) कपास ।

**कर्पूर**, ( सं. ) कपूर । सुगन्धद्रव्य ।

**कर्परः**, ( सं. ) दर्पण । शीशा । बट्टा ।

**कर्बु**, ( कि. ) जाना । डोलना । समाप  
होना ।

**कर्बु-कर्बूर**, ( पुं. ) चित्तीदार । भूरा ।  
( सं. ) पाप । भूत प्रेत । धतूरे का पौधा ।  
जल के भीतर उत्पन्न चावल । साठी के  
चावल । सोना । जल । हरताल ।

**कर्म**, ( न. ) काम ।

**कर्मकर**, ( पुं. ) मजदूर । नौकर ।

**कर्मकाण्ड**, ( पुं. ) क्रियाकर्म । वेद  
का वह भाग जो कर्म का प्रतिपादन  
करता है ।

**कर्मकार**, ( पुं. ) कोई सा काम करने वाला ।  
कारीगर । यह शब्द विशेष कर बेगार  
में काम करने वालों के लिये आता है ।

**कर्मठ**, ( पुं. ) कार्य करने में कुशल ।  
क्रियाकुशल । काम करने में पट्ट ।

**कर्मण्य**, ( पुं. ) काम में योग्य । काम में  
चतुर । पट्ट । मजदूरी ।

**कर्मधारय**, ( पुं. ) एक प्रकार का समास ।

**कर्मन्**, ( न. ) क्रिया ।

**कर्ममीमांसा**, ( स्त्री. ) कर्मकाण्डसम्बन्धी  
वेद भाग पर विचार करने वाला और  
जैमिनि द्वारा रचा गया ग्रन्थविशेष ।

**कर्मविपाक**, ( पुं. ) शुभाशुभ कर्म का  
फल रूप सुख और दुःख । जाँव के  
कर्मांतुसार उसकी दशा को बताने वाला एक  
ग्रन्थ ।

**कर्मसंन्यासिन्**, ( पुं. ) विवानपूर्वक वेद-  
विहित कर्मों को त्यागने वाला । संन्यासी ।  
यती ।

**कर्मसिद्धि**, ( स्त्री. ) इष्ट अनिष्ट फल की  
उपलब्धि या प्राप्ति ।

**कर्मार**, ( पुं. ) कारीगर । लुहार । वृक्ष  
विशेष । एक प्रकार का बाँस ।

**कर्म्मिष्ठ**, ( त्रि. ) क्रियाकुशल । कार्य में  
संलग्न । काम करने में पट्ट या चतुर ।

**कर्मैन्द्रिय**, ( न. ) वे इन्द्रियों जिनसे क्रिया  
सिद्ध हो यथा—हाथ, पैर, नाक, कान  
आदि ।

**कर्बु**, ( कि. ) अभिमान करना । धमण्ड करना ।

**कर्बु**, ( सं. ) प्रेम । इच्छा । एक प्रकार का  
मूसा ।

**कर्बट**, ( पुं. ) दो सी ग्रामों में प्रधान स्थान,  
जहाँ बाजार या पैठ लगती हो । पुर ।  
नगर । पहाड़ का उतार या ढालूना ।

**कर्बुर**, ( पुं. ) राक्षस । पाप । रङ्गबिरहा ।  
चीता । ( १ ) दुर्गा का नाम । रात्रि । एक  
राक्षसी । चीता की मादा ।

**कर्बु**, ( कि. ) खींचना । आकर्षण करना ।  
जोतना ।

**कर्प**, ( पुं. ) हल । सोलह माशे की एक  
माप । तोला ।

**कर्पक**, ( पुं. ) खींचने वाला । किमान ।  
कसौटी ।

**कर्पफल**, ( पुं. ) वहड़ा । आमलकी वृक्ष  
विशेष ।

**कर्पिणी**, ( स्त्री. ) औषधविशेष । लगाम ।

**कर्पूः**, ( स्त्री. ) हल । नदी । नहर । ( पु. )  
कण्डे की आग । कृषिकर्म । आजीविका ।

**कर्हि**, ( अव्य. ) किस समय । कब ।

**कर्हिचित्**, ( अव्य. ) किसी समय ।

**कल**, ( कि. ) गिनना । प्रेरण करना ।  
बजाना । पकड़ना । डोना । ले जाना ।  
रखना ।



कल, ( पुं. ) मधुर और अस्पष्ट । धीमी, कोमल, आनन्ददायिनी ( आवाज ) । अनपच । साल वृक्ष ।  
 कलकराठ, ( पुं. ) कोकिल । हंस । पारावत । कबूतर । मधुर कराठ वाला ।  
 कलकल, ( पुं. ) होहो । कोलाहल । हल्ला गुल्ला । गुलगुलाई ।  
 कलघोष, ( पुं. ) मीठे कराठ वाला । कोइल ।  
 कलङ्क, ( पुं. ) दोंग । धब्बा । चिह्न । अपयश । दोष । जुष्टि । लोहे की जङ्ग । काई ।  
 कलञ्ज, ( पुं. ) पक्षी । विषैले अन्न से मारा हुआ हिरन या कोई अन्य जन्तु । तमाखू । ताम्रकूट । दस रुपये भर का माप ।  
 कलत, ( शु. ) गञ्जा ।  
 कलत्र, ( न. ) चूतड़ । भार्या । पत्नी । स्त्री ।  
 कलचौत, ( पुं. ) चाँदी ।  
 कलध्वनि, ( पुं. ) मधुर धीमा शब्द । कबूतर । मोर । कोइल ।  
 कलन, ( पुं. ) बेत का झाड़ । चिह्न । एक मास का गर्भ । पकड़ना । विना । सिम-भना । जानना ।  
 कलभ, ( पुं. ) हाथी का बच्चा जो पाँच वर्ष का हो चुका हो । धतूरे का पेड़ ।  
 कलम, ( पुं. ) कलम, जो मई जून में बोये जाते और दिसम्बर जनवरी में काटे जाते हैं । चाली । नरकुल । चोर । गुण्डा । बद-माश ।  
 कलम्ब, ( पुं. ) तीर । कदम्ब का वृक्ष ।  
 कलरव, ( पुं. ) मधुर धीमे शब्द । पिङ्गकिया । कोइल ।  
 कलल, ( पुं. न. ) गर्भ की भिल्ली । स्त्री का गुप्त अङ्ग ।  
 कलचिङ्ग, ( पुं. ) गौरइया पक्षी । इन्द्रजौ । चिह्न । धब्बा ।  
 कलश, ( पुं. ) कलसा । घड़ा । मापविशेष जिसमें चौतीस सेर हो ।  
 कलह, ( पुं. ) झगड़ा । तकरार । विवाद । लड़ाई ।

तलवार रखने की मियान । छल । झूठ । मार्ग ।  
 कलहंस, ( पुं. ) राजहंस । परमात्मा । सर्वो-त्तम । राजा ।  
 कला, ( स्त्री. ) किसी वस्तु का एक छोटा अंश । चन्द्रमण्डल का सोलहवाँ भाग । राशि के तीसवें भाग का सठवाँ अंश । चातुर्य । कापट्य । छल । विभूति । सामर्थ्य । नौका । गिनती । मराचि की स्त्री । कला चौसठ होती है—गाना, बजाना आदि ।  
 कलाद्, ( पुं. ) अंश लेने वाला । सुनार ।  
 कलाधि, ( पुं. ) चन्द्रमा ।  
 कलामुनादिन्, ( पुं. ) भौरा । गौरइया पक्षी ।  
 कलाप, ( पुं. ) समूह । मोर की पूँछ । गहना । भेलला । तर्कस । चाँद । एक गाँव । व्याकरणविशेष ।  
 कलापक, ( पुं. ) जिसमें चार श्लोक का एक ही अन्वय हो ।  
 कलापिन्, ( पुं. ) वट जिसकी शाखा मरिपङ्क के समान हो—बोड़ । कोइल ।  
 कलाभृत्, ( पुं. ) चन्द्र । चाँद । कलाधारी । अमीर मनुष्य ।  
 कलावत्, ( पुं. ) कला वाला । चन्द्रमा । कलाधारी । बड़ा आदमी ।  
 कलाविकः, ( पुं. ) मुर्गा ।  
 कलाहकः, ( पुं. ) काहिली । एक प्रकार का मुँह से बजने वाला वाजा ।  
 कलि, ( पुं. ) झगड़ा । युद्ध । चार युगों में से चौथा युग । बहेड़े का वृक्ष । पाँसे का वह पहल जिस पर १ का चिह्न हो । शरवीर । तीर । ( स्त्री. ) कली ।  
 कलि-कारक, ( पुं. ) कलि=कलह । कराने वाला=नारद । भ्रूणपट पक्षी ।  
 कलिङ्ग, ( शु. ) चतुर । चालाक । करंजुए का पेड़ । शिरीष वृक्ष । लक्ष वृक्ष । कृष्ण के दूसरे तीर तक और जगन्नाथ के पूर्व भाग वाला देश ।

कलित, ( त्रि. ) प्राप्त । ज्ञात । कथित ।  
विचारा हुआ । बाँधा गया ।  
कलिन्द, ( पुं. ) सूर्य । विभीतक वृक्ष ।  
कलिन्दकन्या, ( स्त्री. ) यमुना । जमुना ।  
कलिल, ( त्रि. ) सवन वन । मिश्रित ।  
गहन ।  
कलुष, ( पुं. स्त्री. ) महिष । भैंसा । पाप ।  
पापी ।  
कलेवर, ( न. ) शरीर । देह ।  
कलक, ( पुं. न. ) विभीतक । पेड़ । विद्या ।  
कान का मैल । ठेठ । फीट । मैल । पाप ।  
पाखण्ड । घी तेल आदि का अवशिष्ट अंश ।  
कल्कि, ( पुं. ) विष्णु भगवान् का होने वाला  
दसवाँ अवतार । अन्तिम अवतार ।  
कल्पिन्, ( पुं. ) भगवान् का दसवाँ अवतार  
जो कलि के अन्त में सम्भल नामक  
नगर में होगा ।  
कल्प, ( पुं. ) वेदाङ्ग का भेद । वौधायन कृत  
अनुष्ठेय क्रम विधान । स्वरूप में कर्मा-  
नुष्ठान पद्धति । ब्रह्मा का दिन । प्रलय ।  
कल्पवृक्ष । न्यायशास्त्र । विकल्प ।  
कल्पक, ( पुं. ) नाई । कल्पना करने वाला ।  
काटने वाला । नउआ ।  
कल्पतरु, ( पुं. ) नन्दन कानन का एक वृक्ष,  
जो माँगने वाले की इच्छानुरूप फल  
देता है । कल्पवृक्ष ।  
कल्पन, ( न. ) काटना । रचना ।  
कल्पना, ( स्त्री. ) रचना । उपाय । सजाना ।  
बाँटना । अनुमितिभेद ।  
कल्पान्त, ( पुं. ) कल्प का अन्त । प्रलय ।  
नाश ।  
कल्पाष, ( पुं. ) राक्षस । चित्रवर्ण । काला  
रङ्ग । काला पीला रङ्ग ।  
कल्पाषकरण्ड, ( पुं. ) काले गले वाला ।  
शिव जी ।  
कलय, ( न. ) सबेरा । भिसारा । प्रातःकाल ।  
प्रभात । राहद । बीता हुआ दिन । तयार ।

रोगरहित । चतुर । सुखी जैन । बहुरा और  
गूँगा । शिक्षाप्रद । सुखसंवाद ।  
कल्या, ( स्त्री. ) हरीतकी । हर्र । बधाई ।  
कलयजग्धि, ( स्त्री. ) कलेवा । कलेऊ ।  
प्रातःकाल का भोजन ।  
कल्याण, ( न. ) हेम । सुवर्ण । सोना ।  
मङ्गल । खुशी ।  
कल्याणकृत, ( त्रि. ) लाभकारी । शास्त्रा-  
सार कार्य करने वाला ।  
कल्ल, ( कि. ) कूजना । चिल्लाना । शब्द  
करना । ( पुं. ) बधिर । बहिर ।  
कल्लोल, ( पुं. ) बड़ी लहर । हर्ष । खुशी ।  
वैरी । “ आयुः कल्लोलोत्थितम् । ”  
कल्लोलिनी, ( स्त्री. ) नदी ।  
कलहार, ( पुं. ) सुन्द कमल । पानी में  
उगने वाले पेड़ का सफेद फूल ।  
कव, ( कि. ) मसता करना । वर्णन करना ।  
सङ्कलित करना । चित्रित करना ।  
कवक, ( पुं. ) मुहभर ।  
कवचः, ( पुं. ) वर्म । फौजी बाजा । जिरह-  
वस्त्र । सज्जोया । भोजपत्रादि पर लिख  
कर शरीर पर धारण किया हुआ यंत्र ।  
कवटी, ( पुं. ) चौखटा ( द्वार का या तस-  
वीर का ) ।  
कवडः, ( पुं. ) कुल्ला के लिये जल ।  
कवट्टु, ( पुं. ) दुष्कर्म । बुरा काम ।  
कचनम्, ( पुं. ) जल । पानी ।  
कव, ( पुं. ) लवण । नोन । अलकें ।  
कवरी, ( स्त्री. ) युथी हुई चोटी ।  
कवरकी, ( पुं. ) कैदी । बन्धुआ ।  
कवर्ग, ( पुं. ) “ क ” से ले कर “ ङ ” तक  
पाँच अक्षर ।  
कवल, ( पुं. ) प्राप्त । मत्तयभेद । कैर ।  
कवलिका, ( स्त्री. ) पट्टी । घाव या चोट पर  
बाँधने का कपड़ा ।  
कवलित, ( त्रि. ) खाया हुआ । निगला  
हुआ । चवाया हुआ । फैला हुआ । व्यास ।

कवष्-कवष, ( पुं. ) किवाड़ों के खुलने का चरचराहट का शब्द । ढाल ।  
 कवसः, ( पुं. ) वर्म । कवच । कटीली झाड़ी ।  
 कवाट, ( न. ) कपाट । किवाड़ । हवा रोकने के लिये काठ के टुकड़े ।  
 कवार, ( पुं. ) कमल । पद्म ।  
 कवारि, ( न. ) स्वार्थी । क्षुद्र और तिरस्कार के योग्य शत्रु ।  
 कवि, ( पुं. ) शुक । कविता रचने वाला । भास्कर । काव्यकर्ता । ब्रह्मा । आगे पीछे का हाल जानने वाला । सूक्ष्म अर्थ देखने वाला । लगाम । पण्डित ।  
 कविका, ( स्त्री. ) लगाम ।  
 कविता, ( स्त्री. ) पद्यरचना ।  
 “ सुकविता यद्यरित राज्येन किं । ”  
 कवेलं, ( न. ) कमल । पद्म ।  
 कवोष्णः, ( न. ) गुनगुना । कुछ कुछ वर्म ।  
 कव्य, ( न. ) पितरों के लिये तय किया हुआ अन्न ।  
 कश, ( कि. ) शब्द करना ।  
 कश-शा, ( स्त्री. ) कोड़ा । चाबुक । मुख । गुण । रस्ती ।  
 कशस्, ( न. ) जल । पानी ।  
 कशिकः, ( पुं. ) न्योला ।  
 कशिपु, ( पुं. ) भक्त । अन्न । कपड़ा । खाट । विस्तर ।  
 “ सत्यां क्षितौ किं कशिपोः प्रयासैः । ”  
 कशेरु, ( पुं.न. ) पीठ की हड्डी । मेरुदण्ड । ब्रह्मदण्ड । जल में उत्पन्न मूलभेद ।  
 कश्मल, ( न. ) मूर्च्छा । मोह । पाप । मैल ।  
 कश्मीर, ( पुं. ) कश्मीर नामक एक देश जो भारतवर्ष के उत्तर पश्चिम में है ।  
 कश्मीरज, ( पुं. ) कुङ्कुम । केसर । इसे कश्मीरजन्मा और कश्मीरजन्मा भी कहते हैं ।  
 कश्यप, ( पुं. ) एक मूनि का नाम । जो

दिति और अदिति के पति और देवता तथा दैत्यों के पिता हैं । एक प्रकार का मृग । कच्छप । मछली ।

कष्, ( कि. ) मलना । मारना । खरोटना । खोंचा मारना । जाँच करना । कसौटी पर सोने को मलना ।

कषण, ( पुं.न. ) कच्चा विसुना । खुलना ।

कषाक, ( पुं. ) अग्नि । सूर्य ।

कषाय, ( पुं. ) श्योनाक वृक्ष । राग । क्रोध । कसैला । रसविशेष । लाल पीला मिश्रित रङ्ग । काढ़ा । गोंद । मैल । सस्ता । मूर्खता । सांसारिक पदार्थों में अतुराग । नाश । कलियुग ।

कषाथित, ( त्रि. ) रङ्गा हुआ । ललोहाँ । कसैले रङ्ग का किया हुआ । रोशनी रङ्गा हुआ ।

कषिका, } ( स्त्री. ) पक्षी । चिड़िया ।  
 कषीका, } पक्षी विशेष ।

कषे ( शे ) रुका, ( स्त्री. ) पीठ की हड्डी । मेरुदण्ड ।

कवकषः, ( पुं. ) एक प्रकार का जहरीला कीड़ा ।

कष्ट, ( न. ) पीड़ा । दुःख । चिन्तित । उपद्रवी ।

कस्त, ( कि. ) हिलना । चलना । समीप जाना । नष्ट करना ।

कस्त, ( पुं. ) कसौटी । पत्थर जिस पर खरे खोटे सोने की परीक्षा की जाती है ।

कसना, ( स्त्री. ) एक विधैली मकड़ी ।

कसिपुः, ( सं. ) आहार । भोजन ।

कसेरुः, ( पुं. ) एक प्रकार की घास । सुअरों के खाने का प्यारा जलकन्द । ( कसेरु ) ।

कस्तम्भी, ( स्त्री. ) गाड़ी के बन्ध की लकड़ी जिस पर बन्ध रखा जाता है ।

कस्तीर, ( पुं. न. ) टीन । राक्षा ।

कस्तूरिका, ( स्त्री. ) कस्तूरी । मुश्क । मृगमद । मृगनाभि ।

- कहाहः**, ( पुं. ) भैंसा ।  
**कह्वः**, ( पुं. ) एक प्रकार का वेत ।  
**कांशे**, ( पुं. ) प्याला । कथोरा । बेला ।  
**कांसीयं**, ( न. ) कांसा । सफेद ताँबा ।  
**कांस्य**, ( न. ) पीना का पात्र । ताँबा और  
 राक्षा के मेल से बना हुआ धातुविशेष ।  
**कांस्यर्क**, ( न. ) पीतल ।  
**कांस्यकार**, ( पुं. ) कसेरा । धातु के बरतन  
 बनाने वाला ।  
**काक**, ( पुं. ) कौआ । खज्ज । लङ्गड़ा ।  
**काकचिञ्चा**, ( स्त्री. ) गुञ्जा । रत्ती ।  
**काकच्छद**, ( पुं. ) खज्जन खग । ममोला ।  
**काकतालीय**, ( न. ) न्यायविशेष । कौए  
 के जाते ही फल का अचानक गिरना ।  
**काकतिन्दुक**, ( पुं. ) कुचला ।  
**काकपक्ष**, ( पुं. ) कौआ के पङ्क । लड़कों  
 की दोनों कनपुटियों के बालों को काक-  
 पक्ष कहते हैं । पट्टे ।  
 “ काकपक्षधरमेत्ययाचितः ”  
**काकपुष्ट**, ( पुं. ) कोइल ।  
**काकभीरु**, ( पुं. ) उल्लू । घुम्बू ।  
**काकली**, ( स्त्री. ) सूक्ष्म मधुर शब्द ।  
**काकलीक**, मधुर धीमा शब्द ।  
**काकलीरव**, ( पुं. ) कोइल ।  
**काकाक्षिगोलकन्याय**, ( पुं. ) कौए की  
 एक ही आँख का बिन्दु दोनों ओर चला  
 जाता है, इसी तरह का उभयसम्बन्धा  
 दृष्टान्त ।  
**काकिणी**, ( स्त्री. ) एक माशे का चौथाई  
 भाग । बीस कौड़ी । एक दमड़ी ।  
 “ काकिनी ” भी काकिणी ही के अर्थ में  
 आता है ।  
**काकिलः**, ( पुं. ) हार । गले का गहना ।  
 गरदन का ऊपरी भाग ।  
**काक्रीः**, ( स्त्री. ) मादा कौआ । कौए  
 जैसा रङ्ग वाली वायसी लता । एक प्रकार  
 की बेल ।
- काकु**, ( स्त्री. ) वक्रोक्ति । भय, क्रोध, शोक  
 के उद्वेग में स्वर की बदलौअल ।  
 गुनगुनाहट । जिह्वा ।  
**काकुत्स्थ**, ( पुं. ) ककुत्स्थ की सन्तान ।  
 सूर्यवंशी राजाओं का नाम ।  
 “ काकुत्स्थमालोक्यतां नृपाणाम् । ”  
 इक्ष्वाकु राजा । रामचन्द्र ।  
**काकुद**, ( न. ) तालु । जिह्वा का आश्रय-  
 स्थान । तलुआ ।  
**काकेष्ट**, ( पुं. ) निम्बोरी । नीम । नीम  
 की निम्बोरी कौआ को बड़ी प्रिय है ।  
**काकोदर**, ( पुं. ) सोंप । सर्प ।  
**काकोल**, ( पुं. ) पहाड़ी काक । सोंप ।  
 एक प्रकार का सुश्रुत । नरकभेद ।  
 विषभेद । ( स्त्री. ) अश्वगन्धा ।  
 वायसी ।  
**काक्ष**, ( क्रि. ) माहना ।  
**काक्ष**, ( वि. ) बुरी आँख वाला ।  
 भेड़ । चंचलता । कनआँखियों से देखना ।  
**काक्षी**, ( स्त्री. ) एक प्रकार की सुगन्धियुक्त  
 वृक्ष । दुष्टदृष्टि वाला ।  
**काक्षीव**, ( पुं. ) सहाजन का पेड़ ।  
**काङ्क्षा**, ( स्त्री. ) इच्छा । चाह ।  
**काक्षोरुः**, ( पुं. ) वथला ।  
**काचः**, ( पुं. ) एक प्रकार की मणि । चक्षु  
 रोगविशेष । रेत और एक प्रकार के  
 खार से उत्पन्न एक पदार्थ । मोम । खार ।  
 भिट्टी ।  
**काचलवण**, ( न. ) कालानोन । शोरा ।  
**काचित**, ( वि. ) छीके पर रखी हुई वस्तु ।  
**काञ्चन**, ( पुं. न. ) एक वृक्ष । चम्पा । नाग-  
 केसर । उदुम्बर । धत्तरा । सोना । दीप्ति ।  
 चमक ।  
**काञ्चनक**, ( पुं. ) काविदार का पेड़ । पक्षी  
 विशेष । कचनार का पेड़ । हरताल ।  
**काञ्चनाल**, ( पुं. ) काविदार वृक्ष । कचनार  
 वृक्ष ।

**काश्चि-ञ्ची**, (ञ्ची.) करधनी । इकलरा हार । बुँवची । रती । दक्षिण की एक पुरी का नाम जिसकी गणना सप्त पुरियों में है ।

**काटः**, (पुं.) कूप । कुआ ।

**काडुकं**, (न.) क्षारापन । कट्टता ।

**काठ**, (पुं.) चट्टान । मत्थर ।

**काठिनं-न्यं**, (न.) कठोरता । कड़ापन ।

“काठिन्यमुत्प्लवनम्”

निष्कुरता । काठेनाई ।

**काणः**, (पुं.) काना । कौआ ।

**काणुकः**, (पुं.) काक । मुर्गा । हंसभेद । बया जो ताल वृक्ष पर लटकता हुआ घोंसला बनाती है ।

**काण्यः-रः**, (पुं.) कानी स्त्री का पुत्र ।

**काण्वी**, (स्त्री.) दुराचारिणी अथवा विश्वा

सघातिनी स्त्री । अविवाहिता स्त्री ।

**काण्ड**, (पुं.) अश्याय । शाखा ।

तिनके आदि का गुच्छा । तार । अक्सर ।

पत्थर । नाडियों का समूह । निम्न स्थान

अखरोट का वृक्ष । जल । बाँह या टाँग

का हड्डी । मापाविशेष । चापलूसी ।

घोड़ा । बुरा । पापी ।

**काण्डकटुक**, (पुं.) करंला ।

**काण्डकार**, (पुं.) तार बनाने वाला ।

सुपारी ।

**काण्डगोचर**, (पुं.) लोहे का तार ।

**काण्डपटः**, (पुं.) पर्दा । कनात ।

**काण्डमुष्टः**, (त्रि.) योद्धा । सैनिक ।

वैश्या स्त्री का पति । औरस पुत्र को छोड़

किसी का भी दत्तक पुत्र । अकुलान ।

जाति, धर्म अथवा अपने कर्म से च्युत ।

**काण्डवत्**, (पुं.) धनुषधारी ।

**काण्डालः**, (पुं.) नरकुल की डलिया ।

**काण्डोर**, (पुं.) तीरन्दाज । बाण धारण

करने वाला (न.) अपामार्ग (स्त्री.)

कारबेल । गन्ध ।

**काण्डोलः**, (पुं.) कण्डी । नरकुल की टोकरी ।

**काण्डेक्षु**, (पुं.) तृणभेद । तालमखाना ।

**काण्व**, (पुं.) कण्व का शिष्य या विद्यार्थी ।

यजुर्वेद की एक शाखाविशेष । कण्व

का पुत्र ।

**कात्**, (क्रि.) तिरस्कृत करना । अपमानित करना ।

“यन्मयैश्वर्यमत्तेन गुरुः सदसि कात्कृतः”

**कात्त्र**, (न.) एक व्याकरण ग्रन्थ का नाम ।

**कात्तर**, (त्रि.) अधीर । भीरु । डरपोक ।

दरपी । शोकान्वित । डरा हुआ । आन्दो-

क्षित । घबड़ाया हुआ । बेबस । पानी

पर बहुत तैरने वाला और न डूबने

वाला । एक प्रकार की बड़ी मछली ।

नाव । बेड़ा ।

**कात्तृण**, (न.) बुरी घास । बुरा तृण ।

खराब तिनका ।

**कात्यायन**, (पुं.) कात्यायन सूत्र नामक

धर्मशास्त्र के निर्माता एक मुनिविशेष ।

वररुचि नामक व्याकरण के वार्तिक के

बनाने वाले ।

**कात्यायनी**, (स्त्री.) अथेड या वृद्धा

विधवा (जो लाल वस्त्र धारण किये हो) ।

याज्ञवल्क्य की पत्नी का नाम । पार्वती

जी का नाम ।

**कातुः**, (पुं.) कूप । कुआँ ।

**काथञ्चित्क**, (पुं.) बड़ी कठिनाई से पूरा

होने वाला । किसी तरह का ।

**काथिकः**, (पुं.) कथा कहानी कहने वाला ।

कथकड़ ।

**कादम्ब**, (पुं.) कलहंस । बाण । गन्ना ।

कदम्बवृक्ष । कदम्बवृक्ष का फूल ।

**कादम्बकः**, (पुं.) तीर ।

**कादम्बिनी**, (स्त्री.) मेघमाला । बादलों की

श्रेणी । “मद्दीयमतिचुम्बनी भवतु कापि

कादम्बिनी ।”

**कादम्बरी**, ( स्त्री. ) नशीली मादक वस्तु जो कदम्ब के वृक्ष से निकाली जाती है । सुरा । मदिरा । हाथी के गरुडस्थल का मद् । विद्या की अधिष्ठात्री देवी सरस्वती का नाम । कोइलिया । वर्षा का जल जो गदों में एकत्र होना है । सारिका ।

**कादम्बिक**, ( त्रि. ) कर्मी कर्मी होने वाला ।

**काद्रवेय**, ( पुं. ) कश्यप की स्त्री कद्रू को सन्तान । कालिय नाग जिसको श्रीकृष्ण ने नाथा था । सर्प ।

**कानक**, ( पुं. ) सुनहला । जयपाल बीज ।

**कानन**, ( न. ) वन । घर । ब्रह्मा का मुख ।

**काननाग्नि**, ( पुं. ) शमी वृक्ष । वन की आग ।

**कानिष्ठिक**, ( न. ) छगुनिया । सबसे छोटी हाथ की अङ्गुली ।

**कानिष्ठिनेयः-यो**, ( पुं. ) सबसे छोटे पुत्र की सन्तान या औलाद ।

**कानीन**, ( पुं. ) अविवाहिता स्त्री का पुत्र । व्यास का नाम । कर्ण का नाम ।

**कान्त**, ( पुं. ) प्यारा । प्रिय । पति । चन्द्रमा । वसन्त ऋतु । एक प्रकार का लोहा । चन्द्र अथवा सूर्यकान्तमणि । कार्तिकेय और कृष्ण का नाम । केसर । मनोहर । प्रियङ्गु वृक्ष । नारी ।

**कान्तलौह**, ( पुं. ) अयस्कान्त । चुम्बक पत्थर । लौहसार ।

**कान्ता**, ( स्त्री. ) प्रेयसी । पत्नी । प्रियङ्गु लता । बड़ी इलायची । एक प्रकार की गन्धवस्तु । भूमि । पृथिवी ।

**कान्तार**, ( पुं. ) सघन और बड़ा वन । सुरा मार्ग । छेद । खुखाल । लाल रङ्ग के गन्ने । बाँस । कोविदार । कचनार । उपद्रव ।

**कान्ति**, ( स्त्री. ) सुन्दरता । मनोहरता । चमक । दीप्ति । अभिवाष । चाह । शोभा । दुर्गा का नाम ।

**कान्तिदा**, ( स्त्री. ) शोभा देने वाली । सोमराज्ञी स्त्रता ।

**कान्दव**, ( न. ) कढ़ाई या चूल्हे में राँधी गई वस्तु । मिठाई आदि ।

**कान्दचिक**, ( त्रि. ) हलवाई । मिठाई बँचने वाला ।

**कान्दिशीक**, ( त्रि. ) भय से पलायित । डर से भागा हुआ ।

**कान्यकुब्जः**, ( न. ) वह देश जहाँ वायु द्वारा सौ कन्या कुबड़ी हो जाती थी । देश भेद । कन्नौज । ब्राह्मणविशेष । कन्नौजिये ब्राह्मण ।

**कापटिक**, ( त्रि. ) कपटी । छद्मी । झूठ । चापलूस । धर्मघट्ट । विद्यार्थी ।

**कापथ**, ( पुं. ) बुरा मार्ग । निन्द्य पथ ।

**कापाल-कापालिक**, ( पुं. ) खोपड़ी सम्बन्धी । शैवियों की संप्रदाय के अन्तर्गत एक सम्प्रदायविशेष, जो सदा खोपड़ी अपने पाम रखते और उरुमें राँध कर अथवा ख कर खाते पाते हैं । एक प्रकार की कोठ । वामाचारी ।

**कापालिन्**, ( पुं. ) शिव जी का नाम ।

**कापाली**, ( स्त्री. ) खोपड़ी की माला । पड़ी चतुर स्त्री ।

**कापिक**, ( पुं. ) बन्दर जैसे आकार वाला । या बन्दर जैसा व्यवहार करने वाला ।

**कापिल**, ( पुं. ) पीत रङ्ग । पीले रङ्ग वाला । कपिल कथित शास्त्र धो पढ़ने वाला । सांख्य शास्त्र का ज्ञाता ।

**कापिश**, ( न. ) मदिरा । मद्य ।

**कापुरुष**, ( पुं. ) बुरा आदमी । डरपोक मनुष्य ।

**कापोत**, ( न. ) कवूतरो का भुण्ड । सुरमा । कवूतर जैसे रङ्ग वाला ।

**काफल**, ( सं. ) कड़ुआ बीज ।

**काम**, ( न. ) वैषयिक अभिलाषा का नाम काम है । विषयवासना । सम्भोगलिप्सा । कामदेव । अत्यन्त लालसेता ।



**कामकला,** ( स्त्री. ) काम की स्त्री रति का नाम । कामधिया ।  
**कामकार,** ( त्रि. ) स्वेच्छाचारी । स्वतंत्र ।  
**कामकेलि,** ( पुं. ) सुरतक्रिया । कामक्रीड़ा । सम्भोग ।  
**कामचार,** ( पुं. ) यथेच्छाचारी । अपनी मनमानी करने वाला ।  
**कामद,** ( त्रि. ) अभीष्ट पूरा करने वाला ।  
**कामदुघा,** ( स्त्री. ) सुरभी गौ । कामधेतु । स्वर्ग की गौ ।  
**कामदुह,** ( स्त्री. ) कामधेतु ।  
**कामध्वंसिन,** ( पुं. ) काम के ध्वंस करने वाले । शिव जी ।  
**कामपाल,** ( पुं. ) बलराम । बलभद्र । कामनाओं की रक्षा करने वाला ।  
**कामस्,** ( अव्य. ) अनुमति । सम्मति । प्रकाम । चोखा । पर्याप्त । स्वीकार । होना चाहे ।  
**कामरूप,** ( पुं. ) इच्छानुसार रूप धारण करने वाला । एक देश का नाम जो आसाम के अन्तर्गत है । मनोहर रूप वाला ।  
**कामल,** ( पुं. ) कामी । एक प्रकार का रोग ।  
**कामस्तुत,** ( पुं. ) अचिरद्व ।  
**कामसख्वा,** ( पुं. ) कामदेव का मित्र । ऋतुराज वसन्त । काम को प्रदीप्त करने वाला चन्द्रमा ।  
**कामसूत्र,** ( न. ) वात्स्यायन सूत्र जिसमें कामशास्त्र प्रतिपादन किया गया है ।  
**कामान्ध्र,** ( पुं. ) काम से अंधा । जो अपने शब्द से दूसरों को अंधा कर दे । कोइल । विचारहीन ।  
**कामिन्,** ( पुं. ) चकवा । कवृतर- । सारस । कामी । भीरु स्त्री । मदिरा ।  
**कामुद्र,** ( त्रि. ) अशोक वृक्ष । माधवी लता । चटक । चिड़िया । बहुत सम्भोग की इच्छा रखने वाला । द्रव्य कमाने की इच्छा रखने वाली स्त्री ।

**काम्पिल्य,** ( पुं. ) कम्पिला नदी का तटवर्ती देश । गुरडरोचना नामी लता ।  
**काम्बाविक,** ( पुं. ) शङ्ख का काम करने वाला । शङ्खकार ।  
**काम्बोज,** ( पुं. ) कम्बोज देश का घोड़ा । पुत्राग वृक्ष । कम्बोजदेशवासी । स्लेच्छ- विशेष । हयपुच्छी ।  
**काम्य,** ( न. ) फलकामना से किया गया कर्मास्तुछान, यथा-तप, यज्ञ, पाठ, पूजनादि । कार्य जिसके करने में बड़ा केश हो । सुन्दर ।  
**काम,** ( पुं. ) अन्नादि से बढ़ने वाला । शरीर । वृक्ष का धड़ । समुदाय । मुख्य । प्रधान । घर । चिह्न । ब्राह्मतीर्थ । मूलधन । ब्रह्मा ।  
**कायस्थ,** ( पुं. ) शरीर में स्थित । परमात्मा । लेखक का काम करने वाला । जाति- विशेष । हरीतकी । आमलकी । लेखक जाति जिनकी उत्पत्ति क्षत्रिय पिता और शूद्रा माता से है ।  
**कायिक,** ( त्रि. ) शारीरिक । जो देह से किया जाय ।  
**कार,** ( पुं. ) मारने योग्य । निश्चय । उपाय । काम । पति । स्वामी । प्रभु । दृढ़ विचार । शक्ति । सामर्थ्य । कर । महसूल । बर्फ का ढेर । हिमालय । ओले का पानी । मारना । यति ।  
**कारक,** ( त्रि. ) करने वाला । क्रियाजनक । व्याकरण में कारक उसे कहते हैं जिसका क्रिया से सम्बन्ध हो । कर्ता, कर्म, अपादान आदि सात कारक हैं ।  
**कारणदीपक,** ( न. ) अलङ्कारशास्त्र का अर्थालङ्कारभेद ।  
**कारज,** उल्लियों से सम्बन्धयुत ।  
**कारण,** ( न. ) हेतु । विना जिसके कार्य की उत्पत्ति न हो सके । साधन । इन्द्रिय । शरीर । तत्त्व । किसी नाटक की मूल

धटना । चिह्न । प्रमाण । प्रमाणपत्र ।  
 पीड़ा । ( क्रि. ) मारना । हनन करना ।  
 कारणमाता, ( स्त्री. ) अर्थालङ्कारभेद ।  
 कारणोत्तर, ( न. ) कुछ अभिप्राय मन में  
 रख कर उत्तर देना । वादी की कही बात  
 को स्वीकार कर के उसका खण्डन करना  
 जैसे—“मैं मानता हूँ कि यह पुस्तक जो मेरे  
 पास है, राम की है, पर राम ने मुझे  
 यह पुस्तक उपहार में दे डाली है ” ।  
 कारण्डव, ( पुं. ) हंसविशेष ।  
 कारमिहिका, ( स्त्री. ) कपूर । काफूर ।  
 कारम्भा, प्रियङ्गु वृक्ष ।  
 कारवः, ( पुं. ) काक । कौआ ।  
 कारस्करः, ( पुं. ) किम्बाल वृक्ष ।  
 कारा, ( स्त्री. ) कारागार । बन्दीगृह । वीणा की  
 तून्बी । सुनारिन । पीड़ा । कष्ट । दूती । शब्द ।  
 वीणा की गूँज को कम करने का औजार ।  
 कारापथ, ( पुं. ) देशभेद ।  
 कारि, ( स्त्री. ) क्रिया । काम । शिल्पी । कारीगर ।  
 कारिका, ( स्त्री. ) काम । क्रिया । नटी ।  
 अल्पाक्षर युक्त बहुत अर्थ \*बताने वाला  
 श्लोक । कारीगरी । यातना । नाई  
 आदि का कार्य । व्याज । वृद्धिविशेष ।  
 भर्तृहरि की रची कारिका व्याकरण पर  
 है । सांख्यकारिका सांख्यदर्शन पर है ।  
 कारीर, ( न. ) बाँस अथवा नरकूल के  
 अँखुओं की बनी ।  
 कारीरी, ( स्त्री. ) वृष्टि के लिये यज्ञ की क्रिया ।  
 पानी बसाने वाली यज्ञक्रिया ।  
 कारीर, ( न. ) सूखे गोबर का ढेर ।  
 कारु, ( त्रि. ) शिल्पी । कारीगर । कवि ।  
 गवैया । भयानक । विश्वकर्मा का नाम ।  
 कारुज, ( पुं. ) कल का कोई सा पुर्जा । हार्थी  
 का बच्चा । पहाड़ी । फेन । गेरू । तिल ।  
 मस्ता । नागकेसर ।  
 कारुणिक, ( पुं. ) दयालु स्वभाव वाला ।  
 कारुण्य, ( न. ) दया । अनुकम्पा ।

कारुण्डिका, कारुण्डी, ( स्त्री. ) जोंक ।  
 कार्कीक, ( पुं. ) सफेद अश्व जैसा ।  
 कार्तवीर्यः, ( पुं. ) हैहयराज कृतवीर्य का  
 पुत्र । सहस्रबाहु । सहस्राहुर्न ।  
 कार्तस्वर, ( न. ) स्वर्ण । सोना । धतूरा ।  
 काञ्चन वृक्ष ।  
 कार्तिक, ( पुं. ) कृत्तिका नक्षत्र में उत्पन्न ।  
 स्वामिकार्तिक । कार्तिकी पूर्णिमा ।  
 कार्तिकेय, ( पुं. ) शिवपुत्र । स्कन्द । स्वामि-  
 कार्तिक ।  
 कार्तिकोत्सव, ( पुं. ) दीपोत्सव, जो कार्तिकी  
 शुक्ला प्रतिपदा को होता है ।  
 कात्स्न्य, ( न. ) सार असार । सम्पूर्णता ।  
 समुच्चापन ।  
 कार्दम, कीचड़युक्त । कोर से सना या भरा ।  
 कर्दम प्रजापति सम्बन्धी ।  
 कार्पटः, ( पुं. ) पानी । उम्भेदवार ।  
 कार्पटिक, ( त्रि. ) तीर्थयात्री, जो तीर्थोदक  
 से निर्वह करता है । तीर्थयात्रियों का  
 समूह । अनुभवी मनुष्य । पिछलग्गू ।  
 कार्पण्य, ( न. ) समपन । कञ्जसपन ।  
 दीनता । अधीनता । वित्त का हल्कापन ।  
 कार्पाण, ( पुं. ) खड्गयुद्ध ।  
 कार्पास, ( पुं. ) रई । कपास ।  
 कार्पासी, ( स्त्री. ) वृक्षभेद । कपा । कपास ।  
 कार्म, ( पुं. ) परिश्रमी । मेहनती ।  
 कार्मण, ( त्रि. ) क्रिया में चतुर । योगविद्या ।  
 मंत्रविद्या ।  
 कार्मुक, ( पुं. ) धन्वा । धनुष । कमान । बाँस ।  
 कार्य में पट्ट । महानिम्ब । सफेद खदिर ।  
 कार्य, ( न. ) कर्तव्य कर्म । काम । पेशा ।  
 व्यवसाय । धार्मिक अनुष्ठान । विनश्चर ।  
 अवयव वाला । भगड़ा । करने योग्य ।  
 कार्शान्व, ( पुं. ) अग्निपुत्र । गरम ।  
 कार्श्य, ( न. ) निर्बलता । दुबलापन । कमी ।  
 थोड़ापन ।

**कार्षापण**, ( पुं. न. ) सोलह पैसा । सोलह पण । कृषक । सोना । मुद्रा ।  
**कार्षिक**, ( पुं. ) एक तोले भर ।  
**काल**, ( पुं. ) काले रङ्ग वाला । कृष्णवर्ण । समय । किसी कार्य या वस्तु के लिये उपयुक्त समय । भाग्य । नेत्र में जो काला भाग होता है । कोइल । शनैश्चर ग्रह । शिव । रक्तचित्रक । कासमर्द । क्षण घड़ी आदि समय ।  
**कालकञ्ज**, ( न. ) नीला कमल ।  
**कालकण्ठ**, ( पुं. ) मोर । नीलकण्ठ । पक्षी । शिव जी का नाम । खड्गना । दाल्यूह । कलविद्ध ।  
**कालकूट**, ( पुं. ) विष । विष जो समुद्रमन्थन के समय निकला था और जिसे शिव जी ने पान कर लिया था ।  
**कालनेमि**, ( पुं. ) १ राक्षस का नाम । हिरण्यकशिपु का पुत्र । दैत्य ।  
**कालपर्ण**, ( पुं. ) तगर का वृक्ष । काले पत्ते वाला वृक्ष ।  
**कालपुच्छ**, ( पुं. ) काली पूँक वाला । बारहसिंहा ।  
**कालपृष्ठ**, ( पुं. ) मृगभेद । काली पीठ वाला । कङ्कपक्षी । धतूरा ।  
**कालरात्रि**, ( स्त्री. ) कलानात् रात्रि । कार्तिक की अमावस्या की रात्रि ।  
**काललौह**, ( न. ) काला लोहा ।  
**कालमेघ**, ( न. ) नरकविशेष ।  
**कालस्कन्ध**, ( पुं. ) काली शाखा वाला । तमाल वृक्ष । उदुम्बर ।  
**काला**, ( स्त्री. ) नीला । मजीठ । काला जीरा । अश्वगन्धा ।  
**कालागुरु**, ( न. ) अगुरु चन्दन ।  
**कालाग्नि**, ( पुं. ) मृत्यु को देने वाली आग । प्रलयान्नि । कालानल ।  
**कालिक**, ( पुं. ) बगला पक्षी । कृष्ण चन्दन ।  
**कालिङ्ग**, ( पुं. ) हार्थी । सर्प । राजकर्कटी ।

**कालिन्दी**, ( स्त्री. ) यमुना नदी ।  
**कालिन्दीभेदन**, ( पुं. ) बलपत्र ।  
**कालिमन्**, ( पुं. ) कालापन । कृष्णता ।  
**काली**, ( स्त्री. ) काले रङ्ग वाली । देवीभेद । मत्स्यगन्धा । सत्यवती । नये बादलों की माला । गाली गलौज । रात्रि । कालाञ्जनी ।  
**कालेय**, ( पुं. ) कुत्ता । हल्दी ।  
**कालपनिक**, ( त्रि. ) कल्पित । बनावटी ।  
**काल्या**, ( स्त्री. ) गौ, जिसके गर्भ धारण का समय आ पहुँचा हो ।  
**कावेरी**, ( स्त्री. ) दक्षिण की एक नदी का नाम । वेश्या । हल्दी ।  
**काव्य**, ( पुं. ) पद्यमयी रचना । कविता के गुणयुक्त ग्रन्थ । दैत्यों का गुरु । शुक ।  
**काव्यलिङ्ग**, ( न. ) एक प्रकार का अर्थालङ्कार ।  
**काश**, ( कि. ) चमकना ।  
**काश**, ( पुं. ) फेफड़े का रोग । तुण्यपुष्प ।  
**काशिराज**, ( पुं. ) दिवोदास । धन्वन्तरि ।  
**काशी**, ( स्त्री. ) वाराणसी पुरी । बनारस ।  
**काश्मीर**, ( न. ) कुङ्कुम । कमल की जड़ । सुहागा । एक देश । कश्मीरदेशवासी ।  
**काश्यप**, मुनिविशेष । मृगविशेष । एक प्रकार की मच्छी । गोत्रभेद । कश्यप का वंशधर ।  
**काश्यपि**, ( पुं. ) गरुड़ के ज्येष्ठ भ्राता अरुण । ( सूर्य का सारथि अनूरुह ) ।  
**काश्यपी**, ( स्त्री. ) पृथिवी ।  
**काष्ठ**, ( न. ) काठ । लकड़ी । इंधन ।  
**काष्ठकदली**, ( स्त्री. ) बनैला केला ।  
**काष्ठकीट**, ( पुं. ) घुन ।  
**काष्ठतक्ष**, ( पुं. ) रथ बनाने वाला । दोगला ।  
**काष्ठलेखक**, ( पुं. ) देखो काष्ठकीट ।  
**काष्ठा**, ( स्त्री. ) दिशा । पर्यवसान । सीमा । चिह्न । समय का परिमाणविशेष । कला का तीसवाँ भाग । जल । सूर्य ।  
**कास**, ( पुं. ) फेफड़े का रोग । काही ।

कासग्री, ( स्त्री. ) कण्टकारी । कण्डभारी ।  
 कासरः, ( पुं. ) भैंसा ।  
 कासारः, ( पुं. ) तालाव । हृद । तरोवर ।  
 कासिका, ( स्त्री. ) खँसी ।  
 कासीस, ( न. ) हीराकस । एक प्रकार की धातु । कौसीस ।  
 कास्य, ( स्त्री. ) पत्तराहट का बोल । चमक । बुद्धि । रोग ।  
 काहल, ( न. ) सूखा । मुर्झाया हुआ । उपद्रवी । बड़ा । विस्तृत । बहुत । मुर्गा । कौआ । नगाड़ा । बाजा विशेष ।  
 काहलिः, ( पुं. ) शिव जी का नाम ।  
 किंवत्, ( अव्य. ) दीन । लुच्छ । नीच ।  
 किंवदन्ती, ( स्त्री. ) जनश्रुति । लोकापवाद ।  
 किंवा, ( अव्य. ) विकल्प । अथवा । या । वा ।  
 किंशारु, ( पुं. ) धान की बाल । तीर । कङ्कपक्षी ।  
 किंशुक, ( पुं. ) वृक्ष जिसमें सुन्दर लाल पुष्प लगते हैं, पर उन पुष्पों में महक नहीं होती । पलाश पुष्प । टाँके के फूल ।  
 “ विद्याहीना न शोभन्ते निर्गन्धा इव किशुकाः ” ।  
 किंकिः, ( पुं. ) नारियल का वृक्ष । चातक । पक्षी ।  
 किंकिशः, ( पुं. ) एक प्रकार का कीड़ा ।  
 किङ्करः, ( त्रि. ) नाकर ।  
 किङ्किणी, ( स्त्री. ) करधनी । क्रोध । वरुणी ।  
 कुँवुरु ।  
 किङ्किर, ( पुं. ) कोयल । भौरा । घोड़ा । कामदेव ।  
 किङ्किरात्, ( पुं. ) अशोक वृक्ष । तोता । रक्तभांशी । कामल । कामदेव ।  
 किञ्च, ( अव्य. ) आरम्भ । समुच्चय । कुछ और ।  
 किञ्चन, ( अव्य. ) थोड़ा । अपूर्ण ।  
 किञ्जलक, ( पुं. ) केसर । फूल की धूरी । नाग-केसर ।

किट्ट, ( कि. ) समीप जाना । डरना ।  
 किटिः, ( पुं. ) सुअर ।  
 किटिभः, ( पुं. ) खटमल ।  
 किटिमः, ( पुं. ) एक प्रकार की कीड़ ।  
 किट्टं, ( न. ) लोहे की जङ्ग या मैल ।  
 किण्ण, ( पुं. ) मांस की गाँठ । गूत । तिल । लकड़ी का कीड़ा ।  
 किण्वन्, ( पुं. ) घोड़ा ।  
 कित्, ( कि. ) सन्देह करना ।  
 कितव, ( पुं. ) ज्वारी । ठग । नीच । धनुरा । उन्मत्त या सनकी आदमी ।  
 किंघिन, ( पुं. ) घोड़ा ।  
 किन्तु, ( पुं. ) आठ पाँव का कीड़ा । मकरी । बहुत छोटे शरीर वाला ।  
 किन्तु, ( अव्य. ) लेकिन । पर । परन्तु ।  
 किन्नर, ( पुं. ) देवताओं का गवैया, जिसका मुख थोड़े देता और शरीर मनुष्य जैसा होता है ।  
 किन्नरेश, ( पुं. ) किन्नरों का स्वामी । कुनेर । धन का दाता ।  
 किन्तु, ( अव्य. ) प्रश्न । वितर्क । रथान । सादृश्य । क्या ?  
 किनाट, ( स्त्री. ) पेड़ की भीतरी छल्ल ।  
 किम्, ( अव्य. ) क्या । वितर्क । निन्दा ।  
 किमु, ( अव्य. ) सम्भावना । सन्देह । विमर्ष ।  
 किमुत, ( अव्य. ) प्रश्न । वितर्क । सन्देह । विकल्प । अनिश्चय । फिर क्या ?  
 किम्पच, ( त्रि. ) सूम । कृपण ।  
 किंपुरुष, ( पुं. ) देवयोनिभेद । हिमालय और हेमकूट के बीच । नववर्ष नामी जम्बु-द्वीप का एक वर्ष । बुरा आदमी ।  
 किंभूत, किस प्रकार का ? किस तरह का ।  
 कियत्, ( त्रि. ) कितना ?  
 कियाहः, ( पुं. ) लाल रङ्ग का घोड़ा ।  
 किर, ( पुं. ) शकर । सुअर ।  
 किरण, ( पुं. ) किरन । सूर्य ।  
 किरणमय, चमकीला । प्रकाशयुक्त ।

किरणमालिन्, (पुं.) सूर्य ।  
 किरात, (पुं.) छोटे शरीर वाला । भील ।  
 बनैला पुरुष । सईस । शिव जी का नाम ।  
 किरातार्जुनीय, (न.) भारवि रचित एक  
 उच्च काव्य का नाम जिसमें अर्जुन और  
 भीलरूपधारी शिव जी के युद्ध का वर्णन  
 किया गया है ।  
 किरातिः, (स्त्री.) गङ्गा । दुर्गा का नाम ।  
 भिखनी । मोरछल या चौरी लेने वाली स्त्री ।  
 कुटनी । आकाशगङ्गा ।  
 किरिः, (पुं.) सुअर ।  
 किरिटिः, (पुं.) छुहारे के वृक्ष का फल ।  
 किरोटः, (पुं.) मुकुट । पगड़ी । मुकुट के  
 नीचे की टोपी ।  
 किरोटिन्, (पुं.) मुकुटधारी । अर्जुन ।  
 किर्मिः या किर्मि, (स्त्री.) बड़ा कृमि ।  
 इमारत । सोने या लोहे की प्रतिमा ।  
 पलाश वृक्ष ।  
 किर्मार, (पुं.) राक्षसविशेष । जसे भीम ने  
 मारा था । रङ्गविरङ्गा । नारकी का वृक्ष ।  
 किर्याणी, (पुं.) बनैला शूकर ।  
 किरा, (क्रि.) सफेद होना । जम जाना ।  
 खेलना । सुसुप्ति करना । फेंकना ।  
 भेजना ।  
 किर, (अव्य.) निश्चय । पछताना । प्रसिद्ध ।  
 सत्य । कारण । सूठ ।  
 किराञ्चित, (न.) स्त्रियों का विलासभेद ।  
 किराकिला, (स्त्री.) किलकारी । प्रसन्नता  
 का बोल ।  
 किलाट, (पुं.) जमा हुआ दूध ।  
 किलाटकः, (पुं.) पके हुए दूध का पिण्ड ।  
 दूध का विकार । मलाई । मावा । लोया ।  
 किलाटिन्, (पुं.) बाँस ।  
 किलास, (पुं.) कोढ़ी । कोढ़ का सफेद  
 चकत्ता ।  
 किलिञ्जम्, (स्त्री.) चटाई । हरी लकड़ी का  
 तन्त्रा ।

किलिमं, (न.) अज्जीर का वृक्ष ।  
 किलिन्, (पुं.) घोड़ा ।  
 किलिषं, (न.) अपराध । पाप । रोग ।  
 धर्म और अधर्म का फल । अनिष्ट । संसार ।  
 किशलय, (पुं.न.) पल्लव । पत्र । पत्ता ।  
 किशोरः, (पुं.) हाथी का बच्चा । बालक,  
 जिसकी अवस्था पाँच वर्ष से अधिक और  
 पन्द्रह वर्ष से कम हो । दस वर्ष से १५ वर्ष  
 तक की उम्र वाला किशोरावस्था का कहा  
 जाता है । सूर्य ।  
 किष्क, (क्रि.) मारना ।  
 किष्कन्धन्धेय, (पुं.) ओड़ देश का एक  
 पहाड़ । वहाँ की गुफा ।  
 किष्कु, (पुं. स्त्री.) बारह अङ्गुल का माप ।  
 बाँह । हाथ का परिमाण ।  
 किसल-किसलय, (पुं.न.) नवपल्लव ।  
 कोमल पत्र । अङ्कुर ।  
 कीकट, (पुं.न.) दीन । दरिद्र । घोड़ा । विहार  
 देश का नाम । “ कीकटेषु गया पुण्या ” ।  
 कीकस्त, (पुं.) कड़ा । दढ़ । हड्डी ।  
 कीकिः, (पुं.) नीलकण्ठ ।  
 कीचकः, (पुं.) पोला बाँस । बाँस की, हवा  
 के लगने से सनसनाहट या खड़खड़ाहट ।  
 जातिविरोध । विराट राजा का साला और  
 और उनकी सेना का प्रधान सेनापति  
 केकय देश का राजा ।  
 कीचकजित्, (पुं.) भीमसेन ।  
 कीज, (पुं.) अदभुत । विलक्षण ।  
 कीट, (क्रि.) रङ्गना । बाँधना ।  
 कीट, (पुं.) कड़ा । दढ़ । कीड़ा ।  
 कीटम्, (पुं.) कीड़ों को विनाश करने वाला ।  
 गन्धक ।  
 कीटजा, (स्त्री.) कीड़ों से निकली हुई ।  
 लाल ।  
 कीटमणि, (पुं.) खद्योत । खड्डू ।  
 कीटश, (क्रि.) किस प्रकार । कैसे । कैसा ?  
 कीर्न, (न.) मांस ।

कीनारः, ( पुं. ) अधम पुरुष । नीच मनुष्य ।  
 कीनाश, ( पुं. ) यम । वानरविशेष । खितहर ।  
 बापुरा । छोटा । कम ।  
 कीरः, ( पुं. ) तोता । देशविशेष । मांस ।  
 काश्मीर देश और वहाँ के निवासी ।  
 कीरइष्टः, ( पुं. ) धाम का पेड़ ।  
 कीरिः, प्रशंसा । भजन । गीत ।  
 कीर्यं, ( त्रि. ) विलरा हुआ । ढका हुआ ।  
 भरा हुआ । रखा हुआ । धायल ।  
 कीर्तना, ( स्त्री. ) यश । नेकनामी ।  
 कीर्त्ति, ( स्त्री. ) यश ।  
 कीर्त्तित, ( त्रि. ) कहा गया । प्रसिद्ध किया  
 गया ।  
 कीर्त्तेशेष, ( पुं. ) मरण । मौत ।  
 कील, ( क्रि. ) बाँधना । खोसना ।  
 कील, ( पुं. स्त्री. ) आग की लाट । शस्त्र ।  
 खम्भा । लेश । कील । माला । टिहुनी ।  
 शिव का नाम । अणु । घूपघड़ी का काँटा  
 व कील ।  
 कीलक, ( पुं. ) कील । मेल । गऊ का  
 खूँटा ।  
 कीलाल, ( न. ) जल । रक्त । अमृत । पशु ।  
 मधु ।  
 कीलालजम्, ( न. ) मांस ।  
 कीलालधिः, ( पुं. ) समुद्र ।  
 कीलालधः, ( पुं. ) राक्षस । देव ।  
 कीशः, ( पुं. ) नङ्गा । ( सं. ) लंगूर । बन्दर ।  
 सूर्य । एक पक्षी ।  
 कु, ( क्रि. ) शब्द करना । दुःख से शब्द  
 करना ।  
 कु, ( अव्य. ) पाप । निन्दा । धोड़ा । हटाना ।  
 भूमि । त्रिभुज का आधार ।  
 कुकभ, एक प्रकार की मदिरा ।  
 कुकीलः, ( पुं. ) पर्वत ।  
 कुकुद, ( पुं. ) आदरपूर्वक अलंकृत कन्या को  
 देने वाला ।  
 कुकुन्दर, ( पुं. ) जघनकृप ।

कुकुर, ( पुं. ) दर्राई देश । यदुवंश का एक  
 राजा जिसे ययाति के शाप से राज्य नहीं  
 मिला था ।  
 कुकुट, ( पुं. ) आग की चिनगारी । मुर्गी पक्षी ।  
 कुकुटव्रत, ( न. ) व्रतविशेष । यह व्रत  
 सन्तानप्राप्ति के लिये जेठ और भादों की  
 शुक्ला सप्तमी के दिन किया जाता है ।  
 कुकुटी, ( स्त्री. ) मुर्गी । धरेलू छोटी छिपकली ।  
 वृक्षविशेष ।  
 कुकुभः, ( पुं. ) जङ्गली मुर्गी । वारनिश ।  
 कुकुरः, ( पुं. ) कुत्ता ।  
 कुक्षः, ( पुं. ) पेट ।  
 कुक्षिः, ( पुं. ) उदर । पेट । गर्भस्थ । किसी  
 वस्तु का भीतरी भाग । युक्त । तलवार  
 की म्यान । खाड़ी । पेट का बायाँ और  
 दाहिना भाग ।  
 कुक्षिम्भरिः, ( पुं. ) देवता और अतिथियों  
 को ठग कर केवल अपना पेट भरने वाले ।  
 स्वार्थी । विद्र ।  
 कुकुम्, ( न. ) केसर ।  
 कुकुमादिः, ( पुं. ) एक पर्वत का नाम ।  
 कुच, ( क्रि. ) चिड़िया की तरह सीटी बजाना ।  
 चिकनाना । मोड़ना । रोकना । बन्द करना ।  
 लिखना । टेढ़ा हो कर चलना । गुस्सा  
 करना । मिलना । तिरछा होना ।  
 कुच, ( पुं. ) स्तन । चूची । चूची के ऊपर  
 की घुण्डी या बौड़ी ।  
 कुचफल, ( पुं. ) अनार का फल । या जो  
 फल कुचों जैसा हो ।  
 कुचर, ( त्रि. ) अन्य के दोषों को कहने वाला ।  
 कुचर्या, ( स्त्री. ) कुव्यवहार । कुचाल ।  
 कुचल्यं, ( न. ) कमलभेद ।  
 कुज, ( क्रि. ) डराना ।  
 कुज, ( पुं. ) मंगल ग्रह । नरकाक्षर । वृश्मात्र ।  
 सीता । कान्यायनी ( स्त्री. ) ।  
 कुजम्भलः, ( पुं. ) घर फोड़ कर चोरी करने  
 वाला चोर । नकल खगाने वाला चोर ।



कुम्भटि, कुम्भटिका, कुम्भटी, ( स्त्री. )  
 कुहासा । नीहार । पाला । कुहर ।  
 कुञ्चन, ( न. ) कुटिलता । अनादर । नेत्ररोग ।  
 कुञ्चि, ( पुं. ) कुटिल होना । आठ मूठ का नाम ।  
 कुञ्चिक, ( पुं. ) काला जीरा । मच्छी का भेद ।  
 कुञ्जी । ताली । बाँस की शाखा । रूती ।  
 कुञ्चित, ( न. ) सिकुड़ा हुआ । तगर का फूल ।  
 कुञ्ज, ( पुं. ) हाथी । ठोड़ी । लताओं से आच्छा-  
 दित और बीच में खुला हुआ स्थान ।  
 लतागृह । लतावितान । हाथीदाँत ।  
 कुञ्जर, ( पुं. ) हाथी ।  
 कुञ्जरच्छाया, ( पुं. ) योगविशेष जो त्रयो-  
 दशी के दिन मघा नक्षत्र के होने पर  
 होता है ।  
 कुञ्जराशन, ( पुं. ) बड़ का वृक्ष ।  
 कुट, ( क्रि. ) तिरछा होना । कुटिल होना ।  
 कुट, ( पुं. ) धड़ा । दुर्ग । गढ़ । हथौड़ा ।  
 वृक्ष । घर । पर्वत ।  
 कुटक, ( पुं. ) विना बाँस का कल । ( : )  
 खम्भा जिसमें मथानी की रस्सी लट्टी  
 जाती है ।  
 कुटङ्क, ( पुं. ) छत्त । छप्पर ।  
 कुटङ्कः, ( पुं. ) छोटा घर । भोपड़ी । कुटी ।  
 कुटपः, ( पुं. ) कुट्ट । तौलविशेष । घर के समीप  
 का बाग । कृषि । तपस्वी । कमल ।  
 कुट्टरः, ( पुं. ) देखो कुटकः ।  
 कुट्टरः, ( पुं. ) मुर्गा । खीमा ।  
 कुट्टनी, ( न. ) छत्त । छप्पर ।  
 कुट्टिः, ( पुं. ) शरीर । वृक्ष । कुटी । भोपड़ी ।  
 सुमाव ।  
 कुट्टिरम्, ( न. ) भोपड़ी । कुटी ।  
 कुट्टिल, ( त्रि. ) टेढ़ा । धोखेबाज ।  
 कुट्टिलिका, ( स्त्री. ) चुपके चुपके जैसे  
 शिकारी अपनी शिकार की ओर जाता है,  
 जाना । लुहार की मट्टी ।  
 कुटी, ( स्त्री. ) सुमाव । भोपड़ी । मुरा ।  
 मदिरा । कुट्टिनी ।

कुटुङ्कः, ( पुं. ) बेलों अथवा लताओं से  
 आच्छादित गृह या कुटी । किसी वृक्ष पर  
 चढ़ी हुई बेल । लता । छप्पर । छत्त ।  
 भोपड़ी । खत्ती ।  
 कुट्टनी, ( स्त्री. ) कुट्टनी । वह दुराचारिणी  
 स्त्री जो अन्य स्त्रियों को चुपके चुपके व्यभि-  
 चार के लिये अन्य पुरुषों के पास पहुँचावे ।  
 कुट्टम्ब, ( न. ) गृहस्थी । पोष्यवर्ग । नाते-  
 दार । सन्तान ।  
 कुट्ट, ( क्रि. ) काटना । विभक्त करना ।  
 पीसना । दोषारोपण करना । जलाना ।  
 मड़ाना ।  
 कुट्टक, ( पुं. ) अन्नभोज जिसका वर्णन लाला-  
 वती में दिया हुआ है ।  
 कुट्टनी, ( स्त्री. ) देखो कुट्टनी ।  
 कुट्टमित, ( न. ) मित्र के साथ मिलने की  
 इच्छा रहते हुए भी, न मानने के लिये  
 हाथ हिलाना । विलासभेद ।  
 कुट्टमल, ( पुं. न. ) खिलाने पर आई हुई  
 कली । नरकविशेष ।  
 कुट्टारः, ( पुं. ) पहाड़ । सम्भोग विलास ।  
 ऊनी कम्बल । अकेलापन ।  
 कुट्टिम, ( पुं. ) छोटे पत्थरों से जड़ा हुआ ।  
 रत्नों की खान । अनार । कुटी ।  
 कुट्टिहारिका, ( स्त्री. ) दासी । टहलुनी ।  
 कुट्टीरः, ( पुं. ) पहाड़ी ।  
 कुट्टीरकं, ( न. ) भोपड़ी ।  
 कुट्ट, ( क्रि. ) धवराना । आलस्य करना ।  
 लुड़ाना ।  
 कुठः, ( पुं. ) वृक्ष ।  
 कुठाकुः, ( पुं. ) चिड़िया विशेष ।  
 कुठाटङ्कः-का, ( पुं. स्त्री. ) कुल्हाड़ी ।  
 कुठारः-री, ( पुं. स्त्री. ) एक प्रकार की  
 कुल्हाड़ी । वृक्ष ।  
 कुठारः, ( पुं. ) वानर । पेड़ । शस्त्र  
 बगाने वाला ।  
 कुठिः, ( पुं. ) वृक्ष । पहाड़ ।

**कुटेरुः**, (पुं.) अग्नि ।  
**कुटेरुः**, (पुं.) पल्लवा या चौरा से उत्पन्न हवा ।  
**कुड**, (क्रि.) जलाना । धबड़ाना । बचाना ।  
 लाना । बालक होना ।  
**कुडङ्गः**, (पुं.) कुञ्ज । लतागुह ।  
**कुडप-व**, (पुं.) एक पाव । सेर का  
 चौथयाई भाग ।  
**कुडमल**, (पुं. नं.) खिलने के समय की  
 प्राप्त हुई कली । नरकविशेष ।  
**कुडिः**, (सं.) शरीर । देह ।  
**कुडिका**, (स्त्री.) कठौती या पथरौटी ।  
**कुडी**, (स्त्री.) कुटी । भोपड़ी ।  
**कुड्यं**, (नं.) दीवार । कौतूहल । व्यसन ।  
**कुण**, (क्रि.) सहारा देना । सहायता देना ।  
 शब्द करना । सलाह देना । बातचीत करना ।  
 आमंत्रण देना । नमस्कार करना ।  
**कुणकः**, (पुं.) किसी जीवजन्तु का हाल  
 का जन्मा बच्चा ।  
**कुणप**, (पुं.) प्राणरहित । मृत शरीर । घुरदा ।  
 दुर्गन्धयुक्त । भाला ।  
**कुणरु**, (यु.) विल्लाता हुआ ।  
**कुणिः**, (पुं.) विसहरी । फोड़ा जो हाथ के  
 उजली के नाखूनों के किनारे होता है ।  
**कुण्टक**, (पुं.) मोटा । चर्बीला ।  
**कुण्ठ**, (पुं.) मौथरा । ढीला । मूख । मूख  
 बुद्धि । निर्बल ।  
**कुण्ठकः**, (पुं.) मूख ।  
**कुण्ड**, (क्रि.) जलाना । खाना । ढेर  
 लगाना । रक्षा करना ।  
**कुण्डलिन्**, (पुं.) घेरा देने वाला । सर्प । साँप ।  
**कुण्डलिनी**, (स्त्री.) तांत्रिक शक्तिविशेष ।  
 साँपिन ।  
**कुरिडका**, (स्त्री.) घड़ा । कमण्डलु ।  
**कुरिडन्**, (पुं.) शिव जी का नाम । वर्ण-  
 सङ्कर । घोड़ा । मुनिविशेष ।  
**कुरिडनं**, (नं.) विदर्भों की राजधानी का  
 नाम । मुनिविशेष ।

**कुरिडर-कुरडीर**, (पुं.) उड़ । मजबूत  
 मनुष्य ।  
**कुतपः**, (पुं.) सूर्य । अग्नि । ब्राह्मण ।  
 अतिथि । गौ । भाञ्जा । दौहित्र । बाजा ।  
 नैपाली कम्बल । कुशातृण । दिन के दोपहर  
 की पिछली घड़ी से तीसरे पहर की पहली  
 घड़ी तक का समय ।  
**कुतस्**, (अव्य.) प्रश्न । कहाँसे । कबसे ।  
 कहाँ । किस स्थान पर । क्यों । किस  
 कारण से । कैसे ।  
**कुतुकं**, (नं.) इच्छा । अभिलाष । कौतुक ।  
**कुतुप**, (पुं.) छोटा सा चमड़े का कुप्पा ।  
 धी रखने का बरतन । दिन का आठवाँ  
 मुहूर्त ।  
**कुतूहल**, (नं.) अदभुत विलक्षण । अपूर्व ।  
**कुत्र**, (अव्य.) कहाँ । कब ।  
**कुत्स**, (क्रि.) गाली देना । निन्दा करना ।  
**कुत्सा**, (स्त्री.) निन्दा । परिवाद ।  
**कुत्सित**, (क्रि.) निन्दित । निन्दा किया हुआ ।  
 बुरा कइ गया । कमीना । क्षुद्र ।  
**कुथ**, (क्रि.) सड़ना । दुर्गन्ध निकलना ।  
 फफूदी लगाना ।  
**कुथ**, (पुं. स्त्री.) हाथी की भूल । (ः) कुरा  
 तृण ।  
**कुहारः-लः-लकः**, (पुं. नं.) कोविदार वृक्ष ।  
 कचनार का पेड़ । काकानासा । कुदाली ।  
 थावे का धड़ा ।  
**कुद्रङ्गः-गः**, (पुं.) चौकीदार का घर । मकान  
 जिसमें किसी वस्तु का ताकने वाला  
 रहता है ।  
**कुध्रः**, (पुं.) पहाड़ । पर्वत ।  
**कुनकः**, (पुं.) काका । कौआ ।  
**कुनखः**, (पुं.) नखों का रोग जिसमें नखों  
 का रङ्ग बदल जाता है । कुनख रोग वाला  
 मनुष्य ।  
**कुनालिका**, (स्त्री.) कोदल ।  
**कुन्तः**, (पुं.) प्राप्त नामी शस्त्र । भाला । एक

छोटा जातवर । कीट । अन्नविशेष । भल ।  
 गवेधुका धान्य । सहन । क्रोध । प्रेम ।  
**कुन्तलः**, ( पुं. ) केश । पीने का पात्र । हाथ ।  
 देशविशेष । हल । जौ । गन्धद्रव्य ।  
**कुन्ति**, ( पुं. ) देशविशेष । राजा ऋथ के पुत्र  
 का नाम ।  
**कुन्ती**, ( स्त्री. ) शरसेन राजा की औरसी पुत्री  
 जिसका नाम पृथा था, और कुन्तिभोज ने  
 उसे निज सन्तान की तरह ग्रहण किया ।  
 पाण्डु की पटरानी ।  
**कुन्थ**, ( क्रि. ) घायल करना । पीड़ित होना ।  
**कुन्द**, ( पुं. ) फूलदार एक वृक्ष । कुन्दरू नामक  
 गन्धद्रव्य । विष्णु भगवान् का नाम । कुबेर  
 के नौ धनागारों में से एक । नौ की संख्या ।  
 कमल । खराद । भूमियंत्र । करवीर वृक्ष ।  
**कुन्दमः**, ( पुं. ) विल्ली ।  
**कुन्दरः**, ( पुं. ) विष्णु का नाम । दूषण या  
 घासविशेष ।  
**कुन्दुः**, ( पुं. ) बूढ़ा । बूँस ।  
**कुप्**, ( क्रि. ) कुद्व होना । कुम्प होना । उन्ने-  
 जित होना । आन्दोलित होना । चमकना ।  
 बोलना ।  
**कुपाणि**, ( त्रि. ) रेढ़े साथ वाला ।  
**कुपिन्द**, ( पुं. ) पाँत । ललाहा ।  
**कुपिनिन्**, ( पुं. ) मल्लवा । धीमर ।  
**कुपिनी**, ( स्त्री. ) एक प्रकार का छोटा जाल  
 जिसमें छोटी मछलियाँ पकड़ी जाती हैं ।  
**कुपूर**, ( त्रि. ) दुष्टाचरण वाला । बुरे चाल-  
 चलन वाला । नीच । अकुलीन । वृषित ।  
**कुप्य**, ( न. ) उपधातु । जस्ता धातु । चाँदी  
 और सोने को छोड़ कर कोई धातु ।  
**कुबेरः**, ( पुं. ) यक्षराज । मूर्ख । बुरे शरीर  
 वाला ।  
**कुब्जः**, ( पुं. ) थोड़ी कोमलता वाला ।  
 कुबड़ा । तलवार । अपामार्ग ।  
**कुब्र**, ( पुं. त्रि. ) वन । हवनकुण्ड । छल्ला ।  
 बाली । सूत । अकड़ा । गाड़ी ।

**कुभृत**, ( पुं ) पहाड़ । राजा ।  
**कुमारः**, ( पुं. ) बालक । जिसकी उम्र पाँच  
 वर्ष के नीचे हो । युवराज । कार्तिकेय,  
 जो युद्ध के अधिष्ठाता देवता हैं । अग्नि ।  
 तोता । ब्रह्मचारी । सिन्धुनद । वरुण  
 वृक्ष ।  
**कुमारकः**, ( पुं. ) बालक । आँख की  
 • पुतली ।  
**कुमारिका**, **कुमारी**, ( स्त्री. ) दस से बारह  
 वर्ष की अविवाहिता कन्या । अविवाहिता  
 लड़की । कारी लड़की । दुर्गा । कई एक  
 पौधों के नाम । सीता । बड़ी इलायची ।  
 भारतवर्ष की दक्षिणी अन्तिम सीमा पर  
 स्थित अन्तरीप । श्यामा पक्षी । नव-  
 मल्लिका । घृतकुमारी । नदीविशेष । वरुण  
 का फूल ।  
**कुमुद**, ( पुं. ) अकृपालु । अमित्र । लालची ।  
 कुमुदनी का सफेद फूल । कैरव । कल्हार ।  
 वारनभेद । दैत्यविशेष ।  
**कुमुदिनी**, ( स्त्री. ) कमलसमूह । तड़ाग  
 जिसमें कमलों की बहुतायत हो । कुमुदलता ।  
**कुमुद-नाथ-पति-बन्धु-बान्धव-सुहृद-  
 नायक**, ( पुं. ) चन्द्रमा । कपूर ।  
**कुमोदक**, ( पुं. ) विष्णु का नाम ।  
**कुम्बः**, ( पुं. ) स्त्रियों के सिर पर ओढ़े जाने  
 वाला वस्त्रविशेष । लाठी अथवा डण्डे  
 का ऊपरी भाग । मोटे कपड़े की कुर्ती ।  
 यज्ञकुण्ड के चारों ओर का अहाता ।  
**कुम्भः**, ( पुं. ) षड् । हाथी के माथे पर के  
 दो मांसपिण्ड । हृदय का रोग । कुम्भकर्ण  
 का पुत्र । वेश्यापति । प्राणायाम का एक  
 अङ्ग जिसमें स्वाँस रोकी जाती है । चौसठ  
 सेर की तौल । ज्योतिषमतानुसार ग्यारहवीं  
 राशि । शुगुल ।  
**कुम्भक**, ( पुं. ) प्राणायाम का अङ्गविशेष ।  
**कुम्भकर्ण**, ( पुं. ) षडे के समान कान  
 वाला । रावण का छोटा भाई ।

कुम्भंकार, (पुं.) जातिविशेष, जो घड़ा आदि बनावे अर्थात् कुम्हार । कुकुभ नामक पक्षी ।  
 कुम्भयोनि, (पुं.) कुम्भज । अगस्त्य मुनि । द्रोणाचार्य । द्रोणपुत्री ।  
 कुम्भसम्भव, अगस्त्य मुनि का नाम ।  
 कुम्भदासी, (स्त्री.) कुटनी ।  
 कुम्भिका, (स्त्री.) छोटा वरतन । हृदिड्या । वेश्या । नेत्ररोग ।  
 कुम्भिन्, (पुं.) हाथी । नक्र । मञ्जली । एक प्रकार का विषैला कीड़ा । गुग्गुल ।  
 कुम्भिलः, (पुं.) चोर । श्लोकार्थ चुराने वाला । साला । गर्भमास पूर्ण होने के पहले ही उत्पन्न हुआ बालक ।  
 कुम्भी, (पुं.) छोटा जलपात्र । मिट्टी के रसोई के वरतन । अनाज के तौलने का एक बाँट । अनेक पौधों का नाम ।  
 कुम्भीधान्य, (न.) छः दिन के खर्च के योग्य वड़ों में संगृहीत अनाज ।  
 कुम्भीधान्यकः, (पुं.) गृहस्थ जो धान्य एकत्र करता है ।  
 कुम्भीनसः, (पुं.) एक प्रकार का विषैला सर्प ।  
 कुम्भीपाकः, (पुं.) नरक, जहाँ तेल के तपे हुए घड़े में पकाये जाते हैं । या जहाँ कुम्हार के घड़े की तरह पापी जीव तपाये जाते हैं ।  
 कुम्भीकः, पुच्छाग वृक्ष । गाड़ू ।  
 कुम्भीरः, (पुं.) जल का जन्तु । बड़ी मछली । तेंदुआ ।  
 कुम्भीरकः, कुम्भीलः, कुम्भीलकः, (पुं.) चोर । मगर । नक्र ।  
 कुम्, (क्रि.) शब्द करना । बजाना ।  
 कुरङ्करः, कुरङ्करः, (पुं.) सारस ।  
 कुरङ्गः, (पुं.) हिरन, विशेष कर वह जिसका रङ्ग ताम्रवर्ण का हो ।  
 कुरचिल्लः, (पुं.) कंकड़ा । कर्कराशि । बनैले सेव ।  
 कुरटः, (पुं.) मोची । चमार । जूते बनाने वाला ।

कुरण्डः, (पुं.) फोते बढ़ने की बीमारी ।  
 कुरर, (पुं.) उत्क्रोश पक्षी । चकवा ।  
 कुरुः, (पुं.) वर्तमान दिल्ली के समीप का देश । इस देश के राजा । पुरोहित । भात । कण्टकारिका । जम्बुद्वीप का वर्षभेद ।  
 कुरुक्षेत्र, (न.) पाप दूर करने वाला स्थान । वह स्थान जहाँ कौरव पाण्डवों का लोक-क्षयकारी इतिहास प्रसिद्ध हुआ था ।  
 कुरुवक, (पुं.) कुड़की । पुष्पवृक्ष ।  
 कुरविस्त, (पुं.) तौलविशेष । चार तौले सोने की तौल ।  
 कुरुटिन्, (पुं.) एक फोड़ा ।  
 कुरुरी, (स्त्री.) एक प्रकार की पण्डिया ।  
 कुरुलः, (पुं.) चौटी । माथे पर की अलकें ।  
 कुरुवं, (सं.) एक प्रकार की नारङ्गी ।  
 कुरुविन्दः, (पुं.) नील, काला नमक । दर्पण ।  
 कुरुवृद्ध, (पुं.) भीष्म पितामह । कौरवों में बूढ़े ।  
 कुरुप्य, (न.) राँगा धातु ।  
 कुरपरः, (पुं.) घुटना । कोहनी ।  
 कुरास, (पुं.) चोली । कंबुकी ।  
 कुर्वन्, (त्रि.) काम करने वाला । कौकर ।  
 कुल, (न.) वंश । धराना । देश । समूह ।  
 कुलक, (न.) समूह । ऐसे दो तीन चार श्लोकों का समूह जो एक में मिले हुए हों ।  
 कुलकुरण्डलिनी, (स्त्री.) तान्त्रिकों की उपास्य शक्ति । शिवशक्तिविशेष ।  
 कुलघ्न, (त्रि.) कुल को नाश करने वाला । वर्षाकर ।  
 कुलज, (त्रि.) खानदानी । अच्छे धराने का । कुलान ।  
 कुलञ्जन, (पुं.) वृक्षविशेष ।  
 कुलटा, (स्त्री.) बदचलन औरत । घर घर घूमने वाली ।  
 कुलत्थ, (पुं.) कुल्या नाम से प्रसिद्ध अन्न विशेष ।

कुलतन्तु, (पुं.) वंश को चलाने वाला ।  
 कुलतिथि, (स्त्री.) चौथ। अष्टमी । द्वादशी ।  
 चतुर्दशी । वह तिथि जिस दिन कुलदेवता  
 की विशेष पूजा की जाने का नियम हो ।  
 कुलधर्म, (पुं.) वंशपरम्परा में आम्नाय से  
 प्रचलित धर्म । कुलाचार । रीति ।  
 कुलपति, (पुं.) १०००० छात्रों का अन्न  
 वस्त्र दे कर विद्या पढ़ाने वाला मुनि । धराने  
 का मुखिया । सेनापति ।  
 कुलपर्वत, (पुं.) सात बड़े २ पर्वत ।  
 कुलधिप्र, (पुं.) पुरोहित ।  
 कुलाट, (पुं.) एक प्रकार की छोटी मछली ।  
 कुलाय, (पुं.) घोंसला । शरीर । यज्ञविशेष ।  
 कुलायिका, (स्त्री.) पक्षीशाला । चिड़िया-  
 खाना ।  
 कुलाल, (पुं.) कुम्हार । उल्लू पक्षी ।  
 कुलाह, (पुं.) हल्के पीले रंग का आली  
 जोंबो वाला घोड़ा ।  
 कुलाहक, (पुं.) गिरगिट ।  
 कुलिक, (पुं.) एक नाग । एक साग । एक योग ।  
 कुलिंग, (पुं.) गौरैया । चिड़िया । (त्रि.)  
 बुरे चिह्न वाला ।  
 कुलिंगी, (स्त्री.) ककरासिंगी ।  
 कुलिश, (पुं. न.) वज्र । एक मछली ।  
 कुलिशद्रुम, (पुं.) धूहर का वृक्ष ।  
 कुलिशभ्रम, (पुं.) शाक्यमुनि ।  
 कुली, (स्त्री.) गोलरू । बड़ी साली ।  
 कुलीन, (त्रि.) खानदानी । प्रतिष्ठित ।  
 कुलीनस, (न.) जल ।  
 कुलीर, (पुं.) काँकड़ा नाम का जलजीव ।  
 कर्कट । केंकड़ा ।  
 कुलुक, (न.) जीम का मैल ।  
 कुल्लुक भद्र, (पुं.) मनुस्मृति पर टीका  
 लिखने वाले पण्डित । इनका समय ईसा  
 की सोलहवीं शताब्दी कहा जाता है ।  
 कुलेश्वर, (पुं.) महादेव । धराने का  
 मालिक । वंश का मालिक ।

कुल्फ, (पुं.) एक रोग । पैरों के गुल्फ (गट्टे) ।  
 कुल्मल, (न.) पाप ।  
 कुल्माष, (पुं.) घुने उड़द । लपसी ।  
 कुल्य, (न.) हड्डी । एक प्रकार की अन्न की  
 माप । सूर्य । मांस । मान्य पुरुष ।  
 कुल्या, (स्त्री.) नहर । कृत्रिम नदी ।  
 कुवल्य, (न.) श्वेत कमल । कौकबेली ।  
 नीला कमल । पृथ्वीमण्डल ।  
 कुवलयादित्य, (न.) एक राजा ।  
 कुवलयानन्द, (न.) अप्यथ्य दीक्षित रचित  
 एक अलङ्कार ग्रन्थ ।  
 कुचलयापीड, (न.) कंस का हाथी, जिसे  
 श्रीकृष्ण ने मारा ।  
 कुवाद, (पुं.) बुरी बातचीत । अफवाह ।  
 कुविन्द, (पुं.) छलाहा । कपड़ा बनाने  
 वाला ।  
 कुविवाह, (पुं.) निन्दनीय व्याह । बे-मेल  
 व्याह ।  
 कुवृत्ति, (स्त्री.) बुरी प्रवृत्ति । खराब  
 जीविका ।  
 कुवेणी, (स्त्री.) मछली रखने की टोकनी ।  
 कुश, (पुं. न.) तृणविशेष । रामचन्द्र के  
 बड़े पुत्र । द्वीपविशेष । जल । पापी ।  
 मतवाला ।  
 कुशध्वज, (पुं.) राजा जनक के छोटे भाई ।  
 कुशप, (पुं.) पानपात्र । प्याला ।  
 कुशल, (न.) कल्याण । मंगल । (त्रि.)  
 चतुर ।  
 कुशस्थल, (न.) कबौज ।  
 कुशस्थली, (स्त्री.) द्वारकापुरी ।  
 कुशलप्रश्न, (पुं.) खैर खबर पूछना ।  
 कुशली, (पुं.) कुशलयुक्त । (स्त्री.) पथर-  
 चटा का वृक्ष ।  
 कुशा, (स्त्री.) लपाम । रस्ती ।  
 कुशाग्र, (पुं.) बहुत महीन । कुशे की नोक  
 के समान । कुशे की नोक ।—बुद्धि (त्रि.)  
 तीक्ष्ण बुद्धि वाला ।

**कुशारणि,** ( पुं. ) दुर्गासा ऋषि ।  
**कुशावती,** ( स्त्री. ) रामचन्द्र के पुत्र कुश की राजधानी ।  
**कुशिक,** ( पुं. ) जमदग्नि मुनि के पिता । विश्वामित्र के पिता । काही । बहेड़ा । सर्जवृक्ष ।  
**कुशिव्य,** ( त्रि. ) बुरा शिष्य ।  
**कुशी,** ( पुं. ) वाल्मीकि मुनि । ( स्त्री. ) हल की फाल । लोहविकार ।  
**कुशीद,** ( न. ) लाल चन्दन । व्याज । सूद ।  
**कुशीलव,** ( पुं. ) वाल्मीकि मुनि । रामचन्द्र के पुत्र लव कुश । चारण । भाट । याचक । नाचने गाने की वृत्ति वाले, कथिक । ( त्रि. ) बुरे शील वाला ।  
**कुशल,** ( पुं. ) धान की भूसी की आग । अन्न भरने की कोठार ।  
**कुशेशय,** ( न. ) कमल । सारस पक्षी । कनैर का वृक्ष ।  
**कुषाकु,** ( पुं. ) बन्दर । अग्नि । सूर्य । ( त्रि. ) पर-सन्तापी ।  
**कुषीद,** ( न. ) व्याज । सूद ।  
**कुष्ठ-कुष्ठ,** ( न. ) कोढ़ का रोग । एक प्रकार का विष ।  
**कुष्ठकेतु,** ( पुं. ) खेखसा का साग ।  
**कुष्ठगन्धिनी,** ( स्त्री. ) अश्वगन्धा । असंगंध ।  
**कुष्ठारि,** ( पुं. ) कर्था । पर्वल । गन्धक ।  
**कुष्ठी,** ( त्रि. ) कोढ़ी ।  
**कुष्माण्ड,** ( पुं. ) कुम्हड़ा । शिव का एक गण ।  
**कुष्माण्डी,** ( स्त्री. ) अम्बिका । एक औषध । कुम्हड़ा । एक यज्ञ का कर्म ।  
**कुसित,** ( पुं. ) शहर । बसी हुई बस्ती ।  
**कुसिम्बी,** ( स्त्री. ) सेम की तर्कारी ।  
**कुसीद,** ( न. ) सूद । ब्धाज ।  
**कुसुम,** ( न. ) फूल । फल । स्त्रियों का रज । नेत्ररोग । फुल्ली ।  
**कुसुमकार्मुक,** ( पुं. ) कामदेव ।

**कुसुमपुर,** ( न. ) पटना । बिहार की पुरानी राजधानी ।  
**कुसुमशर,** ( पुं. ) कामदेव ।  
**कुसुमाकर,** ( पुं. ) वसन्त ऋतु ।  
**कुसुमाञ्जलि,** ( पुं. ) पुष्पाञ्जलि ।  
**कुसुमाधिप,** ( पुं. ) फूलों का राजा गुलाब अथवा चम्पे का फूल ।  
**कुसुमाल,** ( पुं. ) चोर ।  
**कुसुमासव,** ( न. ) शहद । फूलों के रस का मद्य ।  
**कुसुमेषु,** ( पुं. ) कामदेव ।  
**कुसुमोच्चय,** ( पुं. ) फूलों का गुच्छा । फूलों का ढेर ।  
**कुसुम्भ,** ( न. ) बहुत फूलों वाला वृक्ष । कुसुम का वृक्ष । कमण्डलु । सत्ता ।  
**कुस्तति,** ( स्त्री. ) ठगी । दुष्टता । जादू-टोना ।  
**कुस्तुभ,** ( पुं. ) विन्दु । सागर ।  
**कुस्तुम्बरी,** ( स्त्री. ) धनिया ।  
**कुह,** ( पुं. ) कुहर । आश्चर्य । ( अव्य. ) क, कुह 'कहाँ' के अर्थ में ।  
**कुहक,** ( न. ) इन्द्रजाल । माया । छल । धूर्तता । ( त्रि. ) धूर्त ।  
**कुहकस्वन,** ( पुं. ) घुर्या ।  
**कुहक,** ( पुं. ) तालविशेष ।  
**कुहन,** ( पुं. ) मूसा । साँप । ( न. ) मिट्टी का एक प्रकार का बर्तन । काँच का पात्र । ( त्रि. ) ईर्ष्या करने वाला ।  
**कुहर,** ( पुं. ) नागविशेष । गुफा । छिद्र । बिल ।  
**कुहा,** ( स्त्री. ) कुहासा । कुहरा ।  
**कुह,** ( स्त्री. ) अमावास्या तिथि । कोयल का शब्द ।  
**कुहकराठ,** ( पुं. ) कोयल ।  
**कुहेलिका,** ( स्त्री. ) आकाश की धूल । कुहासा ।  
**कू,** ( क्रि. ) शब्द करनम् ।  
**कूकुद्,** ( पुं. ) गहना कपड़ा पहना कर कन्या-दान करने वाला । चिह्न । पहचान ।



**कूच**, ( पुं. ) स्तन ।  
**कूचिका**, ( स्त्री. ) चित्र बनाने की कूची ।  
**कूजन**, ( न. ) पक्षियों का शब्द । अस्पष्ट शब्द ।  
**कूट**, ( पुं. ) अगस्त्य ऋषि । पर्वत का शिखर । घर । निश्चल । ढेर । लोहे का मृद्गर । पाखण्ड । माया । असल बात को या चीज को छिपाना । तुच्छ । मूर्ख । मृग को फँसाने की कला । पुरंदार ।  
**कूटयुद्ध**, ( न. ) छिप कर लड़ना ।  
**कूटरचना**, ( स्त्री. ) जालसाजी ।  
**कूटसाक्षी**, ( पुं. ) झूठा गवाही ।  
**कूटस्थ**, ( पुं. ) आत्मा । आकाश आदि तत्त्व । व्याघ्रनख नाम का सुगन्ध पदार्थ ।  
**कूटागार**, ( न. ) क्रीडाभवन । नकली घर । चौखण्डी ।  
**कूणिका**, ( स्त्री. ) शिखर । फूल की कली । वीणा की लंबी लकड़ी ।  
**कूप**, ( पुं. ) कुआ । नाव बाँधने का खंभा । तेल का कृष्ण । मस्तूल ।  
**कूपखानक**, ( पुं. ) कुआ खोदने वाला ।  
**कूपार**, ( पुं. ) समुद्र ।  
**कूर**, ( पुं. न. ) अन्न । भात ।  
**कूर्च**, ( पुं. न. ) दाढ़ी-मूछ । भौंह का मध्य । छल । मोर की पूँछ । दम्भ । चरण । मुट्टर भर कुश । शिर । आसनविशेष । कर्ची ।  
**कूर्चशीर्ष**, ( पुं. ) नारियल ।  
**कूर्चिका**, ( स्त्री. ) दुग्धविकार । चित्र लिखने की कूची । कली । गहना साफ करने की कूची ।  
**कूर्दन**, ( न. ) खेलना । कूदना ।  
**कूर्प**, ( न. ) भौंह का बीच ।  
**कूर्पर**, ( पुं. ) कुहनी ।  
**कूर्पास**, ( पुं. ) चोली । अँगिया ।  
**कूर्म**, ( पुं. ) कछुआ । एक प्रकार की मुद्रा । एक प्राणवायु का नाम ।

**कूर्मचक्र**, ( न. ) ज्योतिष में प्रसिद्ध एक प्रकार का चक्र । कछुए के आकार का चक्र ।  
**कूर्मपुराण**, ( न. ) १८ पुराणों में एक पुराण ।  
**कूर्मवृष्टं**, ( पुं. ) हरा भरा वृक्ष । कछुए की पीठ । ( न. ) सकोरा । सरवा ।  
**कूल**, ( न. ) नदी का किनारा । तालाब ।  
**कूलंकष**, ( पुं. ) समुद्र ।  
**कूलंकषा**, ( स्त्री. ) नदी ।  
**कूवर**, ( पुं. ) कुबड़ा । कूजा नाम से प्रसिद्ध पुष्प । गाड़ी का धुरा । ( वि. ) रम्य । सुन्दर ।  
**कूष्माण्ड**, ( पुं. ) ककड़ी । पेठा । कुम्हड़ा । शिव का एक गण ।  
**कूष्माण्डवाटिका**, ( स्त्री. ) कुम्हड़ौरी ।  
**कूहा**, ( स्त्री. ) कुहासा । कुहरा ।  
**कूक**, ( पुं. ) गला ।  
**कूकण**, ( पुं. ) कयार नाम का पक्षी । केकड़ा नाम का कीड़ा ।  
**कूकर**, ( पुं. ) शिव । एक प्राणवायु । कनैर का वृक्ष ।  
**कूकला**, ( स्त्री. ) पीपल ।  
**कूकलास**, ( पुं. ) गिरगिट ।  
**कूकवाकु**, ( पुं. ) मोर । मुर्गी ।  
**कूकवाकुध्वज**, ( पुं. ) शिव के पुत्र स्वामि-कार्तिकेय ।  
**कूकाटिका**, ( स्त्री. ) घटी । गर्दन का ऊँचा हिस्सा ।  
**कूच्छ**, ( न. ) कष्ट । दुःख । दुःख के कारण । एक प्रकार का व्रत । पाप । संकट । मूत्र-कूच्छ रोग । कठिन ।  
**कूच्छसान्तपन**, ( न. ) एक व्रत ।  
**कूच्छातिकूच्छ**, ( पुं. ) अत्यन्त कष्ट । कठिन से कठिन । एक प्रकार का व्रत ।  
**कूण**, ( पुं. ) चितेरा । चित्र बनाने वाला ।  
**कूट**, काटना ।

**कृत**, ( न. ) सत्ययुग । पूरा । ( त्रि. ) किया गया । फल । विहित ।  
**कृतक**, ( न. ) बनावटी ।  
**कृतकर्मा**, ( त्रि. ) निपुण । चतुर । शिक्षित । पुण्यात्मा । जो काम पूरा कर चुका ।  
**कृतकृत्य**, ( त्रि. ) कृतार्थ । धन्य । विद्वान् । जो काम पूरा कर चुका ।  
**कृतकोटि**, ( पुं. ) एक मुनि का नाम ।  
**कृतक्षण**, ( त्रि. ) प्रतिज्ञा करने वाला । वादा करने वाला । जिसे अवकाश मिला हो ।  
**कृतज्ञ**, ( त्रि. ) किसी के किये उपकार को भूल जाने वाला ।  
**कृतज्ञ**, ( पुं. ) विष्णु । आत्मा । कृत्ता । ( त्रि. ) दूसरे के किये उपकार को जानने-मानने वाला ।  
**कृतज्ञता**, ( त्रि. ) दूसरे के किये उपकार को जानना और मानना ।  
**कृतदास**, ( पुं. ) पन्द्रह प्रकार के दासों में से एक प्रकार का दास ।  
**कृतधी**, ( त्रि. ) उत्तम पण्डित । शास्त्राभ्यास से निर्मल अन्तःकरण वाला ।  
**कृतनाश**, ( पुं. ) अपना नाश आप करने वाला । किये हुए का नाश ।  
**कृतमाल**, ( पुं. ) कनैर का वृक्ष ।  
**कृतमाला**, ( स्त्री. ) एक नदी ।  
**कृतवर्मा**, ( पुं. ) एक क्षत्रिय ।  
**कृतविद्य**, ( त्रि. ) जिसने भली भाँति विद्या का अभ्यास किया हो ।  
**कृतवीर्य**, ( पुं. ) सहस्रबाहु अर्जुन का पिता ।  
**कृतवेदी**, ( त्रि. ) कृतज्ञ । उपकार को मानने वाला ।  
**कृतस्वर**, ( पुं. ) सुवर्ण की खान ।  
**कृतहस्त**, ( त्रि. ) बाण चलाने में सिद्धहस्त ।  
**कृताकृत**, ( न. ) कार्य-कारण । किये गये और न किये गये कर्म ।  
**कृताञ्जलि**, ( त्रि. ) हाथ जोड़े हुए । लज्जावती स्त्रिया ।

**कृतात्मा**, ( पुं. ) साफ हृदय वाला । शुद्धान्तःकरण ।  
**कृतात्यय**, ( पुं. ) कर्म का नाश ।  
**कृतान्त**, ( पुं. ) दैव । पाप । यमराज ।  
**कृताय**, ( पुं. ) पाँसा ।  
**कृतार्थ**, ( त्रि. ) जो काम कर चुका । जिसकी कामना पूर्ण हो गयी ।  
**कृतार्थता**, ( स्त्री. ) सफलता ।  
**कृति**, ( स्त्री. ) करतूत । पुष्प का उद्योग । २० अक्षर के चरण वाला एक छन्द ।  
**कृती**, ( त्रि. ) पण्डित । योग्य । जानकार । पुण्यात्मा । साधु । कृतार्थ ।  
**कृत्त**, ( त्रि. ) काटा गया ।  
**कृत्ति**, ( त्रि. ) मृगञ्जाल । खाल । भोजपत्र । कृत्तिका नक्षत्र ।  
**कृत्तिका**, ( स्त्री. ) २७ तारों में से एक नक्षत्र ।  
**कृत्तिकासुत**, ( पुं. ) चन्द्रमा । कार्तिकेय ।  
**कृत्तिवासा**, ( पुं. ) जर्म ओढ़ने वाले । वाघ-म्बरधारी । शिव ।  
**कृत्य**, ( न. ) कर्म । करने लायक । प्रयोजन ।  
**कृत्यवित**, ( त्रि. ) कर्तव्य को जानने वाला । विधि का ज्ञाता ।  
**कृत्या**, ( स्त्री. ) जादू टोना की देवता ।  
**कृत्रिम**, ( न. ) गोद लिया गया लड़का । एक प्रकार का नमक । ( त्रि. ) बनावटी । नकली ।  
**कृत्स्न**, ( न. ) जल । कौल । ( त्रि. ) सारा । सम्पूर्ण ।  
**कृत्स्नचित्**, ( त्रि. ) सब जानने वाला । परमात्मा ।  
**कृन्तन**, ( न. ) काटना ।  
**कृप**, ( पुं. ) शरद्वान् के पुत्र और द्रोणाचार्य के साले । व्यासदेव ।  
**कृपण**, ( पुं. ) कीड़ा । दीन । सूम । डुरा । ओढा । मूर्ख ।  
**कृपा**, ( स्त्री. ) दया । बदले की इच्छा न रख कर दूसरों पर अनुग्रह ।

कृपाण, ( पुं. ) खन्न । तर्वार ।  
 कृपाणी, ( स्त्री. ) छुरी । कैंची ।  
 कृपालु, ( त्रि. ) कृपा से युक्त । कृपापूर्ण ।  
 कृपी, ( स्त्री. ) द्रोणाचार्य की स्त्री ।  
 कृपीट, ( न. ) पेट । पानी । जंगल । ईंधन ।  
 कृपीटयोनि, ( पुं. ) काष्ठ से उत्पन्न होने  
 वाला, अग्नि ।  
 कृमि, ( पुं. ) कीड़ा । लाल । गधा । पेट का  
 कृमिरोग ।  
 कृमिकण्टक, ( न. ) गूलर । विडंग ।  
 कृमिकोषोत्थ, ( न. ) रेशम । रेशमी वस्त्र ।  
 कृमिघ्न, ( पुं. ) प्याज । कोलकन्द । बहेड़ा ।  
 विडंग ।  
 कृमिघ्ना, ( स्त्री. ) हल्दी ।  
 कृमिला, ( स्त्री. ) बहुत बच्चे जनने वाली स्त्री ।  
 कृमिशैल, ( पुं. ) बाँधी ।  
 कृवि, ( पुं. ) ताँत ।  
 कृश, ( त्रि. ) थोड़ा । सूक्ष्म । दुबला ।  
 कृशानु, ( पुं. ) अग्नि । चित्रक मूल ।  
 कृशानुरेता, ( पुं. ) शिव जी ।  
 कृष्, खींचना ।  
 कृषक, ( पुं. ) समय । किसान । हल की  
 फाल ।  
 कृषि, ( स्त्री. ) खेती । वैश्य का काम ।  
 कृषीवल, ( त्रि. ) खेती करने वाला । खेति-  
 हर ।  
 कृष्ट, ( त्रि. ) खींचा गया । जुता हुआ खेत ।  
 कृष्ण, ( पुं. ) काला । विष्णु का एक अवतार ।  
 श्रीकृष्ण । वेदव्यास । अर्जुन । कौआ ।  
 कोयल । लोहा । अञ्जन । कञ्जल ।  
 कृष्णकर्मा, ( त्रि. ) दुराचारी । पापी ।  
 कृष्णकाय, ( पुं. ) भैंसा । ( त्रि. ) काले रंग  
 के शरीर वाला ।  
 कृष्णजटा, ( स्त्री. ) जटामांसी ।  
 कृष्णपक्ष, ( पुं. ) अँधेरा पाल ।  
 कृष्णपर्णी, ( स्त्री. ) श्यामा तुलसी ।  
 कृष्णपुच्छ, ( पुं. ) लोमड़ी ।

कृष्णाला, ( स्त्री. ) घुँघची ।  
 कृष्णवक्त्र, ( पुं. ) लंगूर । ( त्रि. ) काले  
 घुँह वाला ।  
 कृष्णवर्त्मा, ( पुं. ) अग्नि । राहु । बुरी राह  
 पर चलने वाला । चीते का वृक्ष ।  
 कृष्णसार, ( पुं. ) मृगविशेष ।  
 कृष्णा, ( स्त्री. ) द्रौपदी । यमुना । दाख । काला  
 जीरा ।  
 कृष्णाजिन, ( न. ) काले चितकबरे मृग का  
 चमड़ा ।  
 कृष्णिक, ( स्त्री. ) राई ।  
 कृष्णोत्तर, ( त्रि. ) जो काला न हो । ( पुं. )  
 शुक्लपक्ष ।  
 कृष्या, ( स्त्री. ) जोतने लायक पृथ्वी ।  
 कृसरान्न, ( न. ) खिचड़ी ।  
 क्लृप्त, ( त्रि. ) रचित । बनाया गया ।  
 केकय, ( पुं. ) एक देश ।  
 केकयी, ( स्त्री. ) दशरथ की छोटी रानी ।  
 भरत की माता ।  
 केकर, ( पुं. ) ढेरा । ऊँची नीची आँसू की  
 पुतली वाला पुरुष ।  
 केका, ( स्त्री. ) मोर की वाणी ।  
 केचन, ( अ. ) कोई ।  
 केचित्, ( अ. ) कोई ।  
 केणिका, ( स्त्री. ) कपड़े की कुटी । तम्बू ।  
 कनात ।  
 केतक, ( पुं. ) क्यौड़ा । केतकी ।  
 केतन, ( न. ) मकान । घर । भण्डा । चिह्न ।  
 निमन्त्रण ।  
 केतु, ( पुं. ) भण्डा । रोग । काप्ति । चमक ।  
 चिह्न । शत्रु । नवग्रहों में से एक ग्रह ।  
 केतुमाल, ( न. ) जम्बूद्वीप के नव खण्डों में  
 से एक खण्ड ।  
 केदार, ( पुं. ) एक पर्वत । एक शिवलिंग ।  
 पानी भरे खेत । पृथ्वी का स्थानविशेष ।  
 खेत की क्यारी ।  
 केन्द्र, ( न. ) मध्यस्थल । मुख्य स्थान ।

जन्मपत्र के लग्न, चतुर्थ, सप्तम और दशम स्थान ।  
**केमद्रुम**, ( पुं. ) ज्योतिष के अनुसार जन्म-काल में पड़ने वाला योगविशेष ।  
**केयूर**, ( न. ) बाजूबंद ।  
**केरल**, ( पुं. ) मलावार देश । पतित क्षत्रिय जातिविशेष । एक सम्प्रदाय । एक 'ग्रन्थ' का ग्रन्थ ।  
**केलि**, ( पुं. ) क्रीडा । हँसी-मजाक । ( स्त्री. ) पृथ्वी ।  
**केलिकला**, ( स्त्री. ) सरस्वती की वीणा । रति-कला ।  
**केवल**, ( त्रि. ) एक । अकेला । सिर्फ । ज्ञान-भेद । शुद्ध ।  
**केश**, ( पुं. ) बाल । वरुण देवता ।  
**केशकलाप**, ( पुं. ) केशकलाप । बालों का जूड़ा ।  
**केशपर्णी**, ( स्त्री. ) लटजीरा ।  
**केशमार्जक**, ( न. ) कषा ।  
**केशर**, ( पुं. ) सिंह के कन्धे पर की जटाएँ । वृक्षविशेष । घोड़े की गर्दन पर के बाल । सुपारी का पेड़ ।  
**केशरी**, ( पुं. ) सिंह । घोड़ा । तर्बूज । हनुमान के पिता ।  
**केशव**, ( पुं. ) विष्णु का नाम । जो ब्रह्मद्रादिकों पर दया करता हो । केशी दैत्य को मारने वाला श्रीकृष्ण । ( त्रि. ) जिसके केश अच्छे हों । सूर्य ।  
**केशवेश**, ( पुं. ) बालों की सजावट । चोटी बाँधना ।  
**केशिका**, ( स्त्री. ) सतावर ।  
**केशी**, ( पुं. ) एक दैत्य । विष्णु । शेर । घोड़ा ।  
**केशिनिषूदन**, ( पुं. ) केशी दैत्य को मारने वाले कृष्णचन्द्र ।  
**केसर**, ( पुं. ) केसर । बकुल वृक्ष । सिंह और घोड़े के कन्धे के बाल । कसीस । सुवर्ण । कमल के फूल के भीतर की छड़ियाँ ।

**केसररी**, ( पुं. ) सिंह । घोड़ा । हनुमान के पिता ।  
**कैकेयी**, ( स्त्री. ) दशरथ की छोटी रानी । भरत की माता ।  
**कैटभ**, ( पुं. ) एक दैत्य ।  
**कैटभारि**, ( पुं. ) विष्णु ।  
**कैटर्य**, ( पुं. ) कायफल । नीम । मदन वृक्ष ।  
**कैतव**, ( न. ) कपट । छल । छुआ । वैदूर्य-मणि । धतूरे के फूल और फल ।  
**कैमुतिक**, ( पुं. ) एक प्रकार का न्याय । जैसे- "युधि ऐसा न होता तो ऐसा होता" ।  
**कैरव**, ( पुं. ) शत्रु । कपटी । ( न. ) कोका-बेली ।  
**कैरवी**, ( पुं. ) चन्द्रमा । ( स्त्री. ) चाँदनी ।  
**कैलास**, ( पुं. ) चूड़ों के रंग का पहाड़, जिस पर शिव और कुबेर जी रहते हैं ।  
**कैलासपति**, ( पुं. ) महादेव । कुबेर ।  
**कैवर्त**, ( पुं. ) मल्लाह । माँझी ।  
**कैवल्य**, ( न. ) मुक्तिभेद । अकेले होना ।  
**कैशिकी**, ( स्त्री. ) नाट्यशास्त्र की एक वृत्ति ।  
**कैशोर**, ( न. ) किशोर अवस्था, जो दस से पन्द्रह वर्ष तक रहती है ।  
**कोक**, ( पुं. ) चकवा पक्षी । भेड़िया-खजूर का वृक्ष । मेंढक । कामशास्त्र का ग्रंथ ।  
**कोकनद**, ( न. ) लाल कमल ।  
**कोकबन्धु**, ( पुं. ) सूर्य ।  
**कोकाह**, ( पुं. ) सफेद घोड़ा ।  
**कोकिल-ला**, ( पुं. स्त्री. ) कोयल ।  
**कोकिलाक्ष**, ( पुं. ) तालमखाना ।  
**कोकिलावास**, ( पुं. ) आम का पेड़ ।  
**कोङ्कण**, ( पुं. ) देशविशेष, सब पर्वत और समुद्र के बीच की भूमि ।  
**कोच**, ( पुं. ) एक वर्षासंकर जाति । एक देश ।  
**कोट**, ( पुं. ) गढ़ । कोट । कुटिलता ।  
**कोटर**, ( पुं. ) वृक्ष का बड़ा छेद । समूह । कुटी ।  
**कोटरा**, ( स्त्री. ) बाल-म्ह । बायाघर की माता ।

कोटवी, ( स्त्री. ) चरिडका । नंगी स्त्री ।  
 कोटि, ( स्त्री. ) धनुष का अग्रभाग । हथि-  
 यारों की नोक । एक करोड़ की संख्या ।  
 कोटिर, ( पुं. ) न्यौला । इन्द्र । वीरवहूठी ।  
 कोटिशः, ( अ. ) करोड़ों । अग्रभागमान भी ।  
 किञ्चित् भी ।  
 कोटीश, ( त्रि. ) करोड़पती ।  
 कोण, ( पुं. ) कोना । सारंगी बजाने की  
 कमान सी लकड़ी । छाठी । मंगल ग्रह ।  
 लग्न से नवम और पञ्चम स्थान ।  
 शनैश्चर ।  
 कोणकुण्ड, ( पुं. ) खटमल ।  
 कोदण्ड, ( पुं. ) भौह । ( न. ) धनुष ।  
 कोद्रव, ( पुं. ) कोदौ नाम का अन्न ।  
 कोप, ( पुं. ) क्रोध । रिस ।  
 कोपन, ( त्रि. ) क्रोधी ।  
 कोमल, ( न. ) जल । ( त्रि. ) नरम ।  
 कोम्यष्टि, ( पुं. ) जल पर उड़ने वाला पक्षी ।  
 कोरक, ( पुं. न. ) कली । कमल की डंडी ।  
 कोल, ( पुं. ) सुअर । चीता । शनैश्चर ।  
 गोद । डोंगी । भील । मिर्च । बेर का  
 फल ।  
 कोला, ( स्त्री. ) पण्डल नाम की औषध ।  
 राजा सुरथ की राजधानी ।  
 कोलापुर, ( न. ) कोल्हापुर दक्षिण दिशा में  
 प्रसिद्ध लक्ष्मी देवी का स्थान ।  
 कोलविश्वंसी, ( पुं. ) एक पहाड़ी स्लेच्छ  
 जाति ।  
 कोलाहल, ( पुं. ) शोरगुल । कलकल । हौरा ।  
 कोविद, ( पुं. ) पण्डित । विवेकी ।  
 कोविदार, ( पुं. ) लाल कचनार ।  
 कोश, ( पुं. ) खजाना । तर्वार की म्यान ।  
 मद्यपान का प्याला । अण्डकोष । जायफल ।  
 कली । गुप्तस्थान । शब्दसंग्रह ग्रन्थ । सुवर्ण ।  
 सन्दूक ।  
 कोशल, ( पुं. ) अयोध्या प्रदेश ।  
 कोशलिक, ( न. ) पुंस । रिश्वत ।

कोशातकी, ( स्त्री. ) तुरई ।  
 कोष, ( पुं. न. ) कोश शब्द देलो ।  
 कोष्ठ, ( पुं. ) कोठरी । खोदी । अन्न भरने की  
 कोठार । पेट । कोठा ।  
 कोष्ण, ( न. ) गुनगुना ।  
 कोसल, ( पुं. ) कोशल शब्द देखो ।  
 कोहल, ( पुं. ) एक प्रकार का बाजा । नाट्य  
 शास्त्र के आचार्य एक मुनि । मद्य ।  
 कौकटिक, ( पुं. ) पाखण्डी । संन्यासी ।  
 कौक्षेयक, ( पुं. ) तर्वार ।  
 कौटल्य, ( पुं. ) वात्स्यायन मुनि का एक नाम,  
 जिन्हें चाणक्य कहते हैं ।  
 कौटिल्य, ( पुं. ) चाणक्य मुनि । ( न. )  
 कुटिलता ।  
 कौण्ड, ( पुं. ) राक्षस ।  
 कौरिडन्य, ( पुं. ) एक मुनि ।  
 कौतुक, ( न. ) अपूर्व वस्तु या कार्य देखने-  
 सुनने का चाव । तमाशा । उत्सव ।  
 कौतूहल, ( न. ) कौतुक । चाव ।  
 कौन्तेय, ( पुं. ) कुन्ती के पुत्र पाण्डव । अर्जुन ।  
 कौपीन, ( न. ) लँगोटी । गुप्त अंग । पाप ।  
 कौमार, ( न. ) जन्म से पाँच वर्ष तक की  
 अवस्था । कुञ्जोरपान । लडकपन ।  
 कौमारिकेय, ( पुं. ) कुञ्जोरी स्त्री का लडका ।  
 कौमारी, ( स्त्री. ) देवीविशेष ।  
 कौमुद, ( पुं. ) कार्तिक का महीना ।  
 कौमुदी, ( स्त्री. ) चाँदनी । व्याकरण का एक  
 ग्रन्थ ।  
 कौमोदकी, ( स्त्री. ) विष्णु की गदा ।  
 कौरव, ( पुं. ) राजा कुरु की सन्तति । दुर्योधन  
 आदिक ।  
 कौरव्य, ( पुं. ) कौरव ।  
 कौल, ( त्रि. ) कुलीन । खानदानी । ब्रह्मशानी ।  
 तान्त्रिक ।  
 कौलटिनेय, } सती भील माँगने वाली स्त्री  
 कौलेटेय, } का लडका । व्यभिचारिणी  
 कौलेटेर, } स्त्री का लडका ।

**कौलिक**, (पुं.) छलाहा। कुलाचार। (त्रि.) शक्ति का उपासक। पाखंडी।  
**कौलीन**, (न.) निन्दा। लोकापवाद। शुद्ध। छिपाने योग्य। कुकर्म। कुलीनता। सर्प, पशु और पक्षियों का युद्ध। प्राणियों का युद्ध।  
**कौलीन्य**, (न.) कुलीनता।  
**कौवेरी**, (स्त्री.) कुवेर की पुरी। उत्तर दिशा। कुवेर की।  
**कौशल**, (न.) काम करने की चतुराई। भलाई। माङ्गल्य।  
**कौशल्या**, (स्त्री.) महाराजा दशरथ की पटरानी। श्रीरामचन्द्र जी की माता।  
**कौशाम्बी**, (स्त्री.) वत्स राजा की नगरी।  
**कौशिक**, (पुं.) विश्वामित्र मुनि। न्यौला। साँप को पकड़ने वाला। मदारी। गूगल। इन्द्र। उल्लू पक्षी। खजांची।  
**कौशिकी**, (स्त्री.) दुर्गा। एक नदी। नाट्य शास्त्र की एक वृत्ति।  
**कौशीतकी**, (स्त्री.) एक उपनिषद्। अगस्त्य मुनि की स्त्री।  
**कौशेय**, (त्रि.) रेशमी कपड़ा।  
**कौसुम्भ**, (न.) कुसुम का रंगा कपड़ा।  
**कौस्तुभिक**, (त्रि.) मायावी।  
**कौस्तुभ**, (पुं.) समुद्र से निकली हुई श्रीविष्णु के हृदय का भूषण। एक माणिक्य।  
**क्रकच**, (पुं.) आरा। नाठदार वृक्ष विशेष।  
**क्रकचच्छद**, (पुं.) क्यौड़ा।  
**क्रकचपात्**, (पुं.) गिरगिट।  
**क्रकर**, (पुं.) करील का वृक्ष। मारीच।  
**क्रतु**, (पुं.) यज्ञ। संकल्प। मुनिविशेष। इन्द्रियाँ। विष्णु।  
**क्रतुद्विष**, (पुं.) असुर। नास्तिक। शिव।  
**क्रतुभुज**, (पुं.) देवता।  
**क्रतुराज**, (पुं.) राजसूय यज्ञ। अश्वमेध यज्ञ।

**क्रथन**, (न.) मारना।  
**क्रन्दन**, (न.) रोना।  
**क्रम**, (पुं.) तरीका। सिलसिला। नियम। हमला। पैर रखना। ढब।  
**क्रमशः**, (अ.) क्रम से।  
**क्रमागत**, (त्रि.) क्रम से आया हुआ। सिलसिलेवार। क्रम क्रम से।  
**क्रमुक**, (पुं.) सुपारी। लोध का पेड़। कपास का फल।  
**क्रमेल**, (पुं.) ऊँट।  
**क्रय**, (पुं.) खरीदना। मोल लेना।  
**क्रयविक्रय**, (पुं.) बिक्री। खरीद-फरोकत।  
**क्रय्य**, (न.) मांस।  
**क्रव्याद**, (पुं.) राक्षस। भिड़। शेर। (त्रि.) मांस खाने वाला।  
**क्रशित**, (त्रि.) कुर्बल।  
**क्रशिमा**, (स्त्री.) दुर्बलता।  
**क्रान्त**, (पुं.) घोड़ा। (त्रि.) दबाया हुआ। लीच। धिगा हुआ।  
**क्रान्तदर्शी**, (त्रि.) बीती बातों को जानने वाला। कवि।  
**क्रान्ति**, (स्त्री.) चढ़ाई करना। आक्रमण। आकाशगोलक में सूर्य के चलने की कुछ टेढ़ी गोल रेखा।  
**क्रिमि**, (पुं.) कीड़ा। सूक्ष्म जीव। लाल। रोगविशेष।  
**क्रियमाण**, (न.) किया जा रहा।  
**क्रिया**, (स्त्री.) करना। पूरा करना। कार्याभ्युत्थ। चेष्टा। मृतकसंस्कार।  
**क्रियाफल**, (न.) कर्म का फल।  
**क्रियायोग**, (पुं.) कर्मयोग।  
**क्रीडनक**, (न.) खिलौना।  
**क्रीडा**, (स्त्री.) खेल। अनादर।  
**क्रीडोपस्कर**, (न.) खेल की सामग्री।  
**क्रीत**, (त्रि.) खरीदा हुआ। मोल लिया गया।  
**क्रु**, (पुं. स्त्री.) क्रौञ्चपक्षी।



**क्रुद्ध**, (त्रि.) खफा ।  
**क्रुष्ट**, (न.) शब्द करना । बुलाना । रोना ।  
**क्रूर**, (त्रि.) कठिन । घोर । गर्म । लाल  
 कनैर । बाज पक्षी । कंक पक्षी । पाप-  
 ग्रह ।  
**क्रूरकर्मा**, (त्रि.) क्रूर-निष्ठुर काम करने वाला ।  
**क्रेता**, (त्रि.) खरीदार ।  
**क्रेय**, (त्रि.) खरीदने की चीज ।  
**क्रोड़**, (पुं.) शकर । शनिग्रह । (स्त्री.)  
 गोद ।  
**क्रोड़ाङ्घ्रि**, (पुं.) कछुआ ।  
**क्रोध**, (पुं.) गुस्सा ।  
**क्रोधन**, (त्रि.) क्रोधी ।  
**क्रोश**, (पुं.) एक कोस । सुहृत् ।  
**क्रोष्टा**, (पुं.) सियार ।  
**क्रौञ्च**, (पुं.) कुरुर पक्षी । एक पर्वत । एक  
 दैत्य । एक द्वीप ।  
**क्रौञ्चदारण**, (पुं.) कार्तिकेय । इन्द्र ।  
**क्रौञ्चादन**, (न.) कमल की बच्चा । पीपल ।  
 कमल के बीज ।  
**क्लम**, (पुं.) ग्लानि करना । आयास ।  
 परिश्रम ।  
**क्लान्त**, (त्रि.) थका हुआ । घुरभाया हुआ ।  
**क्लान्ति**, (स्त्री.) थकावट । घुरभा जाना ।  
**क्लिन्न**, (त्रि.) पीला ।  
**क्लिष्ट**, (त्रि.) केश को प्राप्त । कठिन ।  
**क्लिष्टि**, (स्त्री.) केश । सेवा ।  
**क्लिब्ध**, (पुं.) नपुंसक । हिजड़ा । पराक्रम-  
 हीन । कायर ।  
**क्लृप्त**, (न.) रचित । कल्पित । निर्मित ।  
**क्लेद**, (पुं.) पसीना । गीलापन । कष्ट ।  
 उपद्रव । कफ ।  
**क्लेश**, (पुं.) दुःख । व्यथा ।  
**क्लेशपह**, (पुं.) पुत्र । (त्रि.) केश मिटाने  
 वाला ।  
**क्लैव्य**, (न.) कायरपना । पौरुष न होना ।  
 दीनता । नपुंसकता ।

**क्ल**, (अ.) कहीं ।  
**क्वचित्**, } (अ.) कहीं ।  
**क्वचन**, }  
**क्लृण**, (पुं.) वीणा का शब्द । हर एक शब्द ।  
**क्वथित**, (त्रि.) पकाया गया ।  
**क्वथिता**, (स्त्री.) कढ़ी ।  
**क्वाथ**, (पुं.) काढ़ा । बहुत पकाई गई वस्तु ।  
**क्वण**, (पुं.) पर्व । उत्सव । अक्षर । मध्य ।  
 घड़ी । लहजा । छिन ।  
**क्वणद**, (पुं.) ज्योतिषी । पानी ।  
**क्वणदा**, (स्त्री.) रात्रि ।  
**क्वणपभा**, (स्त्री.) विजली ।  
**क्वणमंगुर**, (त्रि.) छिन भर में नष्ट हो जाने  
 वाला ।  
**क्वणिक**, (त्रि.) दम भर का ।  
**क्वणिकबुद्धि**, (त्रि.) जिसकी बुद्धि छिन २  
 भर पर बदला करती है ।  
**क्वत**, (न.) घाव । (त्रि.) खण्डित । नष्ट ।  
**क्वतघ्न**, (पुं.) कुकरौंठा । घाव को पूरने वाला ।  
 मरहम ।  
**क्वतज**, (न.) रधिर । पीव ।  
**क्वति**, (स्त्री.) घटी । हानि ।  
**क्वत्ता**, (पुं.) शत्रु से क्षत्रिया में उत्पन्न ।  
 द्वारपाल । सारथी । दासीपुत्र । विदुर ।  
 ब्रह्मा । मछली । खजांची ।  
**क्वत्र**, (पुं.) क्षत्रिय । (न.) तगर । शरीर ।  
 क्षत्रिय जाति के कर्म ।  
**क्वत्रबन्धु**, (पुं.) अधम क्षत्रिय । अपने कर्म  
 न करने वाला क्षत्रिय ।  
**क्वत्रविद्या**, (स्त्री.) धनुर्वेद । युद्धविद्या ।  
**क्वत्रिय**, (पुं.) दूसरा वर्ष ।  
**क्वत्रिया**, } (स्त्री.) क्षत्रिय जाति की स्त्री ।  
**क्वत्रियाणी**, }  
**क्वत्रियी**, (स्त्री.) क्षत्रिय की स्त्री ।  
**क्वन्तव्य**, (त्रि.) क्षमा करने योग्य ।  
**क्वन्ता**, (त्रि.) क्षमा करने वाला ।  
**क्वण**, (त्रि.) निर्लेख ।  
**क्वणक**, (पुं.) नौद्विध । संन्यासी ।

क्षी, ( स्त्री. ) रात्रि । हल्दी ।  
 क्षपाकर, ( पुं. ) चन्द्रमा । कपूर ।  
 क्षपाचर, ( पुं. ) राक्षस । ( त्रि. ) रात को घूमने वाला ।  
 क्षपाट, ( पुं. ) राक्षस । ( त्रि. ) रात को घूमने वाला ।  
 क्षपित, ( त्रि. ) दूर हुआ । नष्ट हुआ । विस्मृत ।  
 क्षम, ( न. ) उपयुक्त । ( त्रि. ) समर्थ ।  
 क्षमता, ( स्त्री. ) सामर्थ्य । योग्यता । शक्ति ।  
 क्षमा, ( स्त्री. ) भूमि । शक्ति होने पर भी दूसरे के अपराध को टाल देना । माफी ।  
 क्षमी, ( त्रि. ) क्षमा करने वाला ।  
 क्षय, ( पुं. ) विनाश । एक रोग । तपेदिक ।  
 क्षयपक्ष, ( पुं. ) कृष्ण पक्ष । अंधेरा पाल ।  
 क्षयिष्णु, ( त्रि. ) क्षय होने वाला ।  
 क्षर, ( पुं. ) मेष । ( त्रि. ) नाश होने वाला ।  
 क्षरण, ( न. ) चूना । टपकना ।  
 क्षात्र, ( न. ) क्षत्रिय का धर्म या कर्म ।  
 क्षान्त, ( त्रि. ) निवृत्त । क्षमा करने वाला ।  
 क्षान्ति, ( स्त्री. ) क्षमा । सन्न ।  
 क्षाम, ( त्रि. ) डबला । कमजोर ।  
 क्षार, ( पुं. ) खार । धूर्त । नमक । काँच । भस्म । जवाखार । सज्जी ।  
 क्षारकर्म, ( पुं. ) एक नरक ।  
 क्षालन, ( न. ) धोना । साफ करना ।  
 क्षालित, ( त्रि. ) धोया हुआ । साफ किया ।  
 क्षिति, ( स्त्री. ) पृथ्वी । निवास । क्षय ।  
 क्षितिज, ( पुं. ) रसविशेष । मंगल ग्रह । वृक्ष । आकार के मध्यस्थल से ६० अंशान्तर पर की आड़ी रेखा । ( त्रि. ) पृथ्वी से उत्पन्न ।  
 क्षितिधर, ( पुं. ) पहाड़ । शेषनाग । दिग्गज ।  
 क्षितिपाल, ( पुं. ) राजा ।  
 क्षितिरुह, ( पुं. ) वृक्ष ।  
 क्षिपणि, ( स्त्री. ) नाव चलाने के ढाँड़ । शस्त्र । मछली फँसाने का काँटा ।  
 क्षिप्त, ( त्रि. ) फेंका गया । अनादत । ( न. ) पागला सिंघी ।

क्षिप्र, ( न. ) जल्दी । वेग वाला । नक्षत्र-विशेष । वारविशेष ।  
 क्षिप्रकारी, ( त्रि. ) जल्दी करने वाला ।  
 क्षीण, ( त्रि. ) डबला । कमजोर । नाजुक । गरीब । खोया हुआ । मरा हुआ । नष्ट हुआ ।  
 क्षीयमाण, ( त्रि. ) क्षीण हो रहा । नष्ट हो रहा ।  
 क्षीर, ( न. ) दूध । जल । खीर ।  
 क्षीरकण्ठ, ( पुं. ) बालक । दुग्धहा ।  
 क्षीरपर्णी, ( स्त्री. ) पीपल । बर्गद । मदार । जिन वृक्षों या वनस्पतियों के पत्तों में दूध हो ।  
 क्षीरसार, ( पुं. ) मक्खन । घी ।  
 क्षीरसागर, ( पुं. ) दूध का सागर, जिसमें नारायण शेषशय्या पर शयन करते हैं ।  
 क्षीराब्धितनया, ( स्त्री. ) क्षीरसागर की कन्या लक्ष्मी ।  
 क्षीव, ( त्रि. ) मृत्युवाला ।  
 क्षुरण, ( त्रि. ) उखासीन । अभ्यास किया गया । मारा गया । चूर्ण किया गया । पीसा गया ।  
 क्षुत्, ( स्त्री. ) भूख ।  
 क्षुत्, ( न. ) खीक ।  
 क्षुद्र, ( त्रि. ) क्रूर । कृपण । छोटा । ओछा । नीच । दरिद्र ।  
 क्षुद्रघण्टिका, ( स्त्री. ) घुंघरू ।  
 क्षुद्रता, ( स्त्री. ) ओछापन । नीचता । क्रूरता ।  
 क्षुधा, ( स्त्री. ) भूख ।  
 क्षुधित, ( त्रि. ) भूखा ।  
 क्षुप, ( पुं. ) छोटी शाखा और जड़ वाला एक वृक्ष । भाड़ी । एक पर्वत । एक क्षत्रिय ।  
 क्षुब्ध, ( पुं. ) मथानी । ( त्रि. ) क्षोभ को प्राप्त । मथा गया । कंपित । व्याकुल । घबड़ा गया ।  
 क्षुभित, ( त्रि. ) हिलाया गया । आन्दोलित ।  
 क्षुमा, ( स्त्री. ) अलसी । सन ।  
 क्षुर, ( पुं. ) अस्तुरा । छुर । गोखरू । बाण । छुरा । उस्तरा ।  
 क्षुरम्, ( पुं. ) एक प्रकार का बाण । छुरा ।  
 क्षुरिका, ( स्त्री. ) छुरी । पल्लकी का साग ।  
 क्षुल्ल, ( त्रि. ) थोड़ा । हल्का । छोटा ।

क्षुल्लक, (त्रि.) नीच। थोड़ा। दुःखित। दुष्ट।  
 क्षेत्र, (न.) शरीर। खेत। स्त्री। तीर्थस्थान।  
 मेष आदि राशियाँ।  
 क्षेत्रज, (पुं.) अपनी स्त्री में दूसरे से उत्पन्न  
 कराया गया पुत्र। (त्रि.) जो खेत में  
 उपजा हो।  
 क्षेत्रज्ञ, (पुं.) जीवात्मा। (त्रि.) निपुण।  
 किसान।  
 क्षेत्रपाल, (पुं.) भैरव। (त्रि.) खेत की  
 रखवाली करने वाला।  
 क्षेत्राजीव, (पुं.) किसान।  
 क्षेत्रत्रिय, (पुं.) असाध्य रोग। \*परस्त्रीगामी  
 पुरुष।  
 क्षेत्रेष्ठ, (पुं.) जुआर।  
 क्षेत्रप, (पुं.) अक्षेप। निन्दा। अहंकार।  
 विलम्ब। फेंकना। विताना।  
 क्षेत्रपक, (त्रि.) फेंकने वाला। विलम्ब करने  
 वाला। घमण्डी। शुष्का। (न.) पुस्तकों  
 में ऊपर से मिलाया गया पाठ।  
 क्षेत्रण, (न.) प्रेरणा। गोफ। नमक यन्त्र,  
 जिसमें रत्न कर कंकड़ दूर तक फेंके जाते हैं।  
 फेंकना। विताना।  
 क्षेम, (न.) कल्याण। भाँख।  
 क्षेमकरी, (स्त्री.) कल्याण करने वाली।  
 भवानी।  
 क्षेमेन्द्र, (पुं.) कश्मीर का एक भारी पण्डित  
 ग्रन्थकार।  
 क्षेमेन्, (न.) लप्सी। (त्रि.) दूध में पकाया  
 गया।  
 क्षोड, (पुं.) हाथी बाँधने की जंजीर।  
 क्षोली, (स्त्री.) पृथ्वी। जमीन।  
 क्षोणीप्राचीर, (पुं.) समुद्र।  
 क्षोद, (पुं.) धूल। चूर्ण। खोदविनोद।  
 क्षोभ, (पुं.) चित्त की चञ्चलता। घबड़ाहट।  
 क्षौद्र, (न.) शहद। पानी (पुं.) धूल।  
 चम्पा का वृक्ष। एक वर्षासंकर जाति।  
 क्षौद्रज, (न.) मोक्ष।

क्षौम, (पुं. न.) रेशमी कपड़ा  
 कपड़ा।  
 क्षौर, (न.) हजामत।  
 क्षौरिक, (पुं.) नाई।  
 क्षुण्ण, (त्रि.) सान धरा हुआ। पैना।  
 क्ष्मा, (स्त्री.) पृथ्वी। धरती।  
 क्ष्मातल, (न.) पृथ्वीतल।  
 क्ष्मापति, (पुं.) राजा।  
 क्ष्माभृत्, (पुं.) पहाड़। राजा।  
 क्ष्वेड, (पुं.) विष। अक्षरों की ध्वनि। फल-  
 भेद। पुष्पभेद। (त्रि.) दुर्लभ। कूटिल।  
 क्ष्वेडन्, (न.) त्याग करना। छोड़ना।  
 तिहनाद।

क्ष्वेलिका, (स्त्री.) क्रीड़ा। खेल।

## ख

ख, (न.) आकाश। शून्य। स्वर्ग। इन्द्रिय।  
 सूर्य। पुर। शरीर। बिन्दु। मेष। सुख।  
 लग्न से दशम राशि। अबरख।  
 खग, (पुं.) सूर्य आदि ग्रह। पक्षी। वाण।  
 देवता। वायु। राक्षस। (त्रि.) आकाश  
 में चलने वाला।  
 खगपति, (पुं.) गरुड।  
 खगासन, (पुं.) विष्णु। उदयाचल।  
 खगेन्द्र, (पुं.) गरुड।  
 खगोल, (पुं.) आकाशमण्डल।  
 खचर, (पुं.) खग शब्द देखो।  
 खचित, (त्रि.) व्याप्त। बँधा हुआ। मिला  
 हुआ।  
 खज, (पुं.) कलझी। चिमचा। मथानी।  
 खजिका, (स्त्री.) खाज। खुजली।  
 खज्योति, (पुं.) जुगनु।  
 खञ्ज, (पुं.) लँगड़ा।  
 खञ्जन, (पुं.) खड्गैचा पक्षी।  
 खञ्जरीट, (पुं.) खञ्जन।  
 खट, (पुं.) अन्धा कुआ। कफ। हल।  
 बास। टॉकी।

खटका, ( स्त्री. ) खडिया मिट्टी । कान का  
 छेद । घास ।  
 खटिक, ( पुं. ) खटिक । चिड़ीमार ।  
 खटिका, ( स्त्री. ) छोटी खाट । रत्नी ।  
 खट्टा, ( स्त्री. ) पलंग । खाट । मचान ।  
 खट्टाङ्ग, ( पुं. ) एक सूर्यवंशी राजा, जिसने  
 अपनी आयुष्य दो षड्डी शेष जान कर  
 स्वर्ग से वर माँग अयोध्या में आ सर्वत्यागी  
 हो कर मुक्त हुआ । मनुष्य की हड्डियों का  
 ढाँचा । रीढ़ । एक शस्त्र ।  
 खट्टाङ्गधारी, ( पुं. ) शिव ।  
 खट्टारुद्ध, ( त्रि. ) खाट पर चढ़ा हुआ ।  
 निषिद्ध कार्य करने वाला ।  
 खड्गिका, ( स्त्री. ) खड्गी ।  
 खड्गी, ( स्त्री. ) खडिया ।  
 खड्ग, ( न. ) लोहा । ( पुं. ) गैडा । खँडा ।  
 खड्गपिधान, ( न. ) म्यान ।  
 खण्ड, ( पुं. ) टुकड़ा । खँड । नपुंसक ।  
 रत्न का ऐव ।  
 खण्डकर्ण, ( पुं. ) शकरकन्द ।  
 खण्डताल, ( पुं. ) एक प्रकार की ताल ।  
 खण्डधारा, ( स्त्री. ) कैंची ।  
 खण्डन, ( न. ) तोड़ना । टुकड़े २ करना ।  
 काट डालना ।  
 खण्डपरशु, ( पुं. ) शिव ।  
 खण्डित, ( त्रि. ) तोड़ा गया । काटा गया ।  
 खण्डिता, ( स्त्री. ) वह स्त्री, जिसका पति  
 रात भर अन्य स्त्री के यहाँ रहे ।  
 खतमाल, ( पुं. ) मेष । धुआँ ।  
 खदिर, ( पुं. ) खैर । कथा । इन्द्र । चन्द्र ।  
 खदिरिका, ( स्त्री. ) लाल ।  
 खद्योत, ( पुं. ) उगनु । सूर्य ।  
 खधूप, ( पुं. ) हवाई । नन्दूक ।  
 खलक, ( पुं. ) मूसा । संध लगाने वाला ।  
 चोर । ( त्रि. ) पृथ्वी को खोदने वाला ।  
 खलन, ( न. ) खोदना ।

खलयित्री, ( स्त्री. ) कुदार । फावड़ा ।  
 खनि, ( स्त्री. ) खान ।  
 खनित्र, ( न. ) कुदार । खोदने का औजार ।  
 खन्नान्ति, ( पुं. ) चील्ह ।  
 खमण्डि, ( पुं. ) सूर्य ।  
 खर, ( पुं. ) गधा । जनस्थान-निवासी राक्षस ।  
 कामदेव । कौआ । तक्षिण । वह घर,  
 जिसका द्वार पश्चिम मुख हो ।  
 खरदूषण, ( पुं. ) धतूरा । खर और दूषण  
 नाम के राक्षस । ( त्रि. ) उग्र दोष वाला ।  
 खरध्वंसी, ( पुं. ) रामचन्द्र ।  
 खरी, ( स्त्री. ) गधी ।  
 खरु, ( पुं. ) घमंड । शिव । खोड़ा । दाँत ।  
 श्वेत वर्ण । कामदेव । मूस । क्रूर ।  
 खर्जन, ( न. ) खुजलाना ।  
 खर्जू, ( स्त्री. ) खनखरूरी कीड़ा । खजूर का  
 पेड़ । खुजली ।  
 खर्जून, ( पुं. ) मदार । धतूरा ।  
 खर्जूर, ( पुं. ) बिच्छू । खजूर का फल । चाँदी ।  
 खर्जूरी, ( स्त्री. ) वनखजूर ।  
 खर्पेट, ( पुं. ) चोर । धूर्त । खप्पर । ( न. )  
 एक धातु ।  
 खर्ब, ( पुं. ) बौना । कुबड़ा । एक निधि ।  
 सहस्रकोटि संख्या ।  
 खर्बेट, ( पुं. न. ) चलना । पहाड़ के पास  
 का ग्राम । वह ग्राम जिसके पास शहर हो  
 नदी तथा पर्वत भी वहाँ हो । मंडी लगने  
 वाला ग्राम । चार सौ गाँव के बीच की  
 जगह ।  
 खर्बशाखः, ( त्रि. ) छोटा । टेंगना । छोटी  
 डाल के वृक्ष ।  
 खल, चलना । हिलना ।  
 खल, धान कूटने का स्थान । ओखरी । काँड़ी ।  
 पृथ्वी । तिल का चूर्ण । नीच । अधम ।  
 निर्दय । बेरहम ।  
 “ सर्पः क्रूरः खलः क्रूरः सर्पात् क्रूरतरः खलः ।  
 मन्त्रौषधिवशः सर्पः खलः केन निवार्यते ॥ ”

**खर्बा**, ( स्त्री. ) छोटे अंगों की स्त्री । बवनी ।  
 नाटी स्त्रीविशेष ।  
**खर्बुरा**, ( स्त्री. ) तरदी वृक्ष ।  
**खर्बुजम्**, ( न. ) खर्बूजा । प्रसिद्ध लताफल ।  
**खलपूः**, ( त्रि. ) जगह का साफ करने वाला ।  
 फरोस । भाङ्ग देने वाला ।  
**खलः**, ( पुं. ) सूर्य । तमाल का पेड़ । धतूरा ।  
 भूमी । स्थान । पीसी हुई गीली लुवदी ।  
**खलता**, ( स्त्री. ) दुष्टता । आकाशबेल ।  
**खलतिः**, ( पुं. ) चंदुला । गंजा ।  
**खलु**, ( अव्य. ) निश्चय । पूँछना । वचन के  
 शोभा करने वाला । विशेष इच्छा । निषेध  
 करना । शब्द को पूरा करने वाला । कारण ।  
**खर्मम्**, ( न. ) पुरुषार्थ । रेशमी वस्त्र ।  
**खलमूर्तिः**, ( पुं. ) पारा । दुष्टमूरत ।  
**खलकपोत**, ( पुं. ) धान छोटने की जगह ।  
 यथा कबूतर एक ही बार आ कर धान गिरते  
 हैं तथा विशेषणों का एक स्थान में अन्वय  
 होना इसी तरह एक न्यायभेद ।  
**खल्या**, ( स्त्री. ) खलों का जो समुदाय । धान  
 छोटने का समुदाय । स्थान ।  
**खल्ल**, ( पुं. ) एक तरह का कपड़ा । काम ।  
 गढ़ा । चातक पक्षी । पपीहा । मसा ।  
 दवाई । मसूने का पात्र । खल । ओस ।  
**खवाष्प**, ( न. ) रात्रि को बहने वाला आकाश  
 से । ओस । बरफ ।  
**खम्ब**, ( पुं. ) हिमालय के पास का देश । देश  
 विशेषभेद । पतित । क्षत्रियभेद ।  
**खसखस**, ( पुं. ) पोस्ते का बीज वृक्षभेद ।  
 जिसका दूध अफीम है ।  
**खजिक**, ( पुं. ) लावा । खील । जो तनिक  
 वायु लगने से उड़ने लगते हैं ।  
**खटि**, ( पुं. स्त्री. ) रथी । मुर्दा ले जाने की वस्तु ।  
**खांडव**, ( पुं. ) इन्द्रप्रस्थ । देहली शहर ।  
 नगर के पास का वन ।  
**खलाधारा**, ( स्त्री. ) तेल पीने वाली । तिल-  
 चट्टा भाषा है ।

**खलिः**, ( पुं. ) तेल का कीट । खरी जो चौपायों  
 को खिलाई जाती है ।  
**खलिनः**, ( पुं. न. ) कविकामे । घोड़े वास्ते देय ।  
**खात**, ( न. ) गढ़ा । तलैया आदि ।  
 “ पूरत खातादि कर्म च इति स्मृतिः ” ।  
**खातक**, ( पुं. ) परिखा । खौई । ऋषी ।  
 कर्जदार ।  
**खाद्**, ( क्रि. ) खाना ।  
**खादक**, ( पुं. ) कर्जदार । खाने वाला । ( त्रि. )  
 खादिका स्त्री ।  
**खादिर**, ( त्रि. ) खैर । खैर की लकड़ी का  
 बना हुआ यज्ञस्तंभादि ।  
**खारी**, ( स्त्री. ) अनाज के नाप का प्रमाण ।  
 तौल अर्थात् १२ मन ३२ सेर जो होता है ।  
**खारीक**, ( त्रि. ) खारी । १६ द्रोण परिमाण ।  
 धान के बोने का खेत ।  
**खाकार**, ( पुं. ) गदहे का बोलना । जो दूर से  
 शंख के समान मालूम हो ।  
**खिद्**, ( क्रि. ) भयभीत होना ।  
**खिद्**, ( क्रि. ) दीन होना ।  
**खिन्न**, ( त्रि. ) दुःख में पड़ा हुआ । आलसी ।  
 खेदयुक्त ।  
**खिल**, ( क्रि. ) किनकियों को झुंगना । दाना २  
 लेना ।  
**खिल**, ( त्रि. ) हल नहीं चला हुआ खेत  
 आदि । थोड़े में तत्त्व । प्रथम न कहे गये  
 का परिशिष्ट अंश वर्णन ।  
**खु**, ( क्रि. ) शब्द । आवाज करना ।  
**खुज्**, ( क्रि. ) चोराना ।  
**खुङ्**, ( क्रि. ) फाड़ना । टुकड़े २ करना ।  
**खुर**, ( पुं. ) पशु के खुर । नख । नखला ( भाषा में )  
 गन्धद्रव्य । नहणी । नाई का शस्त्र नख  
 काटने वाला । छुरा बार बनाने का । पल्लंग  
 का पाया इत्यादि ।  
**खुरणस**, ( त्रि. ) जिसकी नाक खुर के समान  
 हो । त्रिपटी नाक वाला या चौड़ी नाक  
 वाला ।

**खुरालिक**, ( पुं. ) जो खुरों की कतारों से चमकता है । नाऊ के शङ्ख रखने का स्थान । संज्ञाह । शुष्त्री । नाराचाल । बाण । तकिया ।

**खुर्द**, ( क्रि. ) खलना ।

**खेचर**, ( पुं. ) जो आकाश में विचरै । शिव जो । सूर्यादि ग्रह । विद्याधर । मुद्राभेद ( स्त्री. ) खेचरी मुद्रा योगशास्त्र में ।

**खलिनी**, ( स्त्री. ) तालमूली । दुष्टों का समूह । धानों के खल ।

**खलिवर्द्धनः**, ( पुं. ) दाँत के रोगविशेष । मासंतनाधिकोदन्तो जायते ताववेदनः । खलिवर्द्धनसंज्ञोऽसौ जाते रुक् च प्रशाम्यति ॥

**खलिशः**, ( पुं. ) खलिरामाच्च इति गौडभाषा प्रसिद्ध मत्स्य । कंकपक्षी के चाँच को भी कहते हैं ।

**खलीकारः**, ( पुं. ) अपकार । द्रोह करना ।

**खल्लः**, ( पुं. ) निन्दा करने वाला ।

**खलीनः**, ( पुं. न. ) घोड़े के मुख में जो छिप जावै । लगाम ।

**खलु**, ( अ. ) वाक्य के सजाने में । पूछना । शान्ति में । कहने की इच्छा में । मान में । वर्जन में । पदों की पूर्ति में । वाक्यपूरण में । विनती करने में । निश्चय में ।

**खलुक**, ( पुं. ) अन्धकार ।

**खलुरेषः**, ( पुं ) हरियों के जातिभेद ।

**खलुरिका**, ( स्त्री. ) शस्त्रान्यास करने की जगह ।

**खलेवाली**, ( स्त्री. ) बैलों के बाँधने का गाड़ा हुआ काष्ठ अर्थात् खूँटा बैलों का ।

**खलेशः**, **खलेशयः**, ( पुं ) दुष्ट आशय ।

**खल्या**, ( स्त्री. ) दुष्टा स्त्री । खलों का समुदाय ।

**खल्लः**, ( पुं. ) कपड़ों का भेद । गहड़ा ।

निम्न । चमड़ा । मपीहा । दवा घोटने का पात्र । खल । मसक “ भिस्ती के कामवाली ” ।

**खल्ली**, ( स्त्री. ) कस्ती चढ़ना हाथ पाँव की ।

प्रायः हैजे की बीमारी में होती है उसकी दवा कूट सेंधानमक चूक तिल का तेल पका कर माखिश करना सहती हुआ अधिक गर्म नहीं मखना ।

**खलवाटः**, ( पुं. ) इन्द्रलुप्त रोग । मर भड़ा हुआ सिर ।

**खल्विका**, ( स्त्री. ) पिसान वगैरह भूजने का बरतन । कड़ाही । तसला ।

**खल्वरी**, ( स्त्री. ) आकाशवेल ।

**खल्वी**, ( स्त्री. ) अमरवेल जो पेड़ों पर ही रहती है । इसका शुष्क वैद्यनिघण्टु में ऐसा लिखा है—

खल्वी ग्राहिणी तिक्ता पिच्छिन्नाभ्यामयापहा ।

• तुवराग्नि करी हृद्या पित्तक्षयनामनाशिनी ॥

**खल्वरि**, ( न. ) आकाश का जल ।

**खलशा**, ( स्त्री. ) तालपत्ता । मुरा नाम सुगन्धि पदार्थ । कश्यप ऋषि की स्त्री । दक्ष प्रजापति की कन्या । दक्ष राक्षस की माता ।

**खलवास्**, ( पुं. ) वायु । हवा ।

**खलपः**, ( पुं. ) क्रोध । बल से करना ।

**खलकन्दः**, ( पुं. ) क्षीरकंदुकी का वृक्ष ।

**खलमः**, ( पुं. ) बौद्धमतावलम्बी । बुध्न ।

**खलम्भवा**, ( स्त्री. ) बुद्ध जातिविशेष ।

**खलसा**, ( स्त्री. ) राक्षसों की माता ।

**खलसात्मजः**, ( पुं. ) राक्षसी का पुत्र ।

**खलसूमः**, ( पुं. ) विप्रचित्ति का बेटा ।

**खलखसः**, ( पुं. ) पोस्ते का दाना ।

**खलखसरसः**, ( पुं. ) अफीम ।

**खलस्तनी**, ( स्त्री. ) जमीन ।

**खलफटिक**, ( पुं. ) चन्द्रकान्तमणि । सूर्य-कान्तमणि ।

**खलखलः**, ( पुं. ) खलखल का दाना ।

प्रमाण वैद्यनिघण्टुः । उक्तं च—

स्यात् खलखलफलोद्भूतं वल्कलं शीतलं लघुः ।

ग्राहि तिलं कषायं च वातकृत् कफकासहृत् ॥

धातूनां शोषकं रुक्षं मदकृच्चान्निवर्धनम् ।

मुहुर्मोहकरं कथं सेवनीत् पुंस्त्वनाशनम् ॥



खाङ्गाहः, ( पुं. ) सफेद और पीला रंग का घोड़ा मिश्रित रंग का ।  
 खाजिकः, ( पुं. ) लावा धान इत्यादिक का ।  
 खाटिः, ( स्त्री. ) खराब ग्रह । शराब का सत्त ।  
 खाटिका, ( स्त्री. ) } उपरोक्त अर्थ में ।  
 खाटी, ( स्त्री. ) }  
 खांडवम्, ( न. ) चूर्णविशेष । यथा—  
 कोलामलकजं चूर्णं शुण्ठ्येलाशर्करान्वितम् ।  
 मातुलुङ्करसेनप्लवं शोषितं सूर्यरश्मिभिः ॥  
 एवं तु बहुशोभ्यक्तं शोषितं च पुनः पुनः ।  
 ईषल्लवणसंयुक्तं चूर्णं खाण्डवमुच्यते ॥ गुणाः ॥  
 खाण्डवं मुखवैशद्यकारकं रुचिधारणम् ।  
 हृद्रोगशमनं चेति मुखवैरस्यनाशनम् ॥  
 भोजनान्ते विशेषेण भोक्तव्यं खाण्डवं सदा ॥  
 खांडवः, ( पुं. ) देवराज इन्द्र का वन ।  
 अर्थात् नन्दन नाम का वन ।  
 खांडवी, ( स्त्री. ) पुरीविशेष ।  
 खांडिकः, ( पुं. ) खंडपालक । खंडजीवनी ।  
 खंडराज्य । खंडियों का समूह ।  
 खातकः, ( पुं. ) ऋषी । खँई कुँयें के पास जो गड्ढा जल का ही प्रतिकूप कहते हैं ।  
 खेटक, ( पुं. ) दाल । फलक । दुर्गा के ध्यान में है—खेटकं पूर्णचापं ।  
 खेद, ( पुं. ) दुःख । शोक । हृदय की घबराहट ।  
 खेय, ( न. ) खँई । परिखा । खोदने लायक ।  
 खेल, ( क्रि. ) हिलाना । जाना ।  
 खेलन, ( न. ) क्रीड़ा । खेल । खेलना ।  
 खेला, ( स्त्री. ) क्रीड़ा । खेल खेलना ।  
 खेद, ( क्रि. ) सेवा करना ।  
 खेसर, ( पुं. ) शीघ्र चलने से मानो आकाश में चलती है । अश्वतर । खच्चड़ । अस्तर ।  
 एक तरह का पशु ।  
 खोड, ( क्रि. ) चाल की रुकावट ।  
 खोटि, ( स्त्री. ) चतुर स्त्री । बुद्धिमती । और खचरी स्त्री ।  
 खोड, ( क्रि. ) लंगड़ा । लूला । खंज ।

खोड, ( क्रि. ) चाल की रुकावट । चाल का टूटना ।  
 ख्यात, ( त्रि. ) जाहिरात । प्रसिद्धि वाला । मशहूर । कथित । कहा गया ।  
 ख्या, ( क्रि. ) कहना ।  
 ख्याति, ( स्त्री. ) स्तुति । प्रशंसा । तारीफ । मशहूरी । कहना ।  
 ख्यापक, ( त्रि. ) प्रकाश करने वाला । प्रसिद्ध करने वाला ।  
 खातम्, ( न. ) पुष्करिणी । तलैया । गड्ढा ।  
 खातक, ( पुं. ) कर्जदार । परिखा । खँई ।  
 खान, ( न. ) खन्ती । फरहा । कुदार । जमीन खोदने के शख ।  
 खातभूः, ( स्त्री. ) खँई । कुँयें के समीप जल रुकने की जगह । गड्ढा ।  
 खादकः, ( त्रि. ) खाने वाला । भक्षक । जैसा—  
 विक्रियैर्गोविनिमयैर्दत्त्वा गोमांसखादके ।  
 व्रतं चान्द्रायणं कुर्याद्वधे साक्षाद्गधी भवेत् ॥  
 इति गोभिलः ।  
 खादनः, ( पुं. ) दाँत । आहार । खाना ।  
 खादितः, ( त्रि. ) लील जागा । निगलना । खा गया ।  
 खादिरः, ( पुं. ) यज्ञ का खंभा । खैर का विकार ।  
 खादिरसारः, ( पुं. ) खैर या खैरसार ।  
 खादुकः, ( त्रि. ) जीवघात की इच्छा वा श्रद्धा ।  
 खाद्यः, ( त्रि. ) खाने लायक चीज ।  
 खानः, ( पुं. ) हिंदूधर्म लोप करने वाले म्लेच्छजातिविशेष ।  
 खानिः, ( स्त्री. ) खान । धातु और जवाहिरात निकलने की खान जगह को कहते हैं ।  
 खानिकम्, ( न. ) भीत में छेदने योग्य अर्थात् आला । ताख । ताखा ।  
 खानोदकः, ( पुं. ) नारियल । श्रीफल ।  
 खापगा, ( स्त्री. ) गंगा नदी ।  
 खारः, ( पुं. ) खारी परिमाण ।

**खारिंपचः**, (त्रि.) खारी परिमाण अन्न की जो रसोई करने वाला । रसोईदार । कडाही ।

**खारीवापः**, (त्रि.) बोरा । थैला ।

**खार्कारः**, (पुं.) भ्रदहे के जाती शब्द ।

**खाज्जूरः**, (पुं.) खाज्जूर योग ज्योतिषशास्त्र में है । यथा—

योगे विरुद्धे त्वभिजित्समेते

खाज्जूरमर्कात् विषमे शशी चेत् ।

**खार्बुज्यम्**, (न.) खर्बूजे का बनता है इसे रसाला का भेद माना है । यथा—

मधुरदधिनि मध्ये शर्करां सन्नियोज्य

शुचि विदलितखण्डं प्रक्षिपेत् खार्बुज्यम् ।

करविलुलितमण्यैर्वासितं नाभिगन्धै—

जिगमिषु जठराग्निं स्थापयत्येव नूनम् ॥

रसालं खार्बुजस्येदं विष्टम्भि रुचिकारकम् ।

हृद्यं च कफदं बल्यं पित्तध्नं मूत्रकृद्वरम् ॥

**खिखिः**, (स्त्री.) लोखरी । स्यार की छोटी जाति होती है लोमड़ी कही जाती है ।

**खिङ्गिरः**, (पुं.) लोमड़ी । खड्गवाह शिव जी का शस्त्र एक प्रकार का है । हीनेर अर्थात् हाऊवेर भा० ।

**खिदिरः**, (पुं.) चंद्रमा । कुमुदवन्यु ।

**खिद्यमानः**, (त्रि.) खेदसहित । दीनता प्रसित । उपतापसहित ।

**खिद्रः**, (पुं.) रोंगी । दरिद्री । थकाई से युक्त ।

**खिन्नः**, (स्त्री.) आलसी । खेदयुक्त । हीनावस्था वाला जो है ।

**खिरहिट्टी**, (त्रि.) धव का वृक्ष । चिचिड़ी । अपामार्ग ।

**खिलम्**, (त्रि.) हर से जोती हुई जमान । ब्रह्मा । सूना । खाली । कम् । पहिले न कहा गया से बाकी जो कहा जाय । श्रीसूक्त । शिवसंकल्पादिक ।

**खिलीकृतः**, (त्रि.) कठिन कृति ।

**खुङ्गाहः**, (पुं.) काले रंग का घोड़ा ।

**खुज्जाकः**, (पुं.) देवताङ्क का पेड़ ।

**खुरली**, (स्त्री.) तीर चलाना सिखना । अभ्यास करना ।

**खुराका**, (पुं.) पशु को कहते हैं ।

**खुरालकः**, (पुं.) लोहे का बाण ।

**खुरालिकः**, (पुं.) नई का संजोह । बाण ।

**खुरासानः**, (पुं.) देशविशेष । खुरासान देश है । यथा—

हिङ्गुपीठं समारम्य मकेशान्तं महेश्वरि ।

खुरासानाभिधो देशो म्लेच्छमार्गपरायणः ॥

**खुल्लम्**, (न.) नख नाम का सुगंधद्रव्य । नीच में । शल्प ।

**खुल्लकः**, (पुं.) नीच । स्वल्प । थोड़ा ।

**खुल्लमः**, (पुं.) मार्ग । रास्ता ।

**खेखीरकः**, (पुं.) शब्द सहित लाठी या छड़ी ।

**खेगमनः**, (पुं.) कालकंठ नाम का पक्षी ।

**खेचर**, (पुं.) आकाश में बिचरने वाला । शिव । सूर्यादि ग्रह । विद्याधर । मुद्रा विशेष ।

**खेद**, (क्रि.) खाना । भोजन करना ।

**खेद**, (पुं.) जो आकाश में घूमे । सूर्यादि ग्रह । कफ । ग्रामभेद । मृगया । (शु.) नीच ।

**खेटक**, (पुं.) ढाल । फलक ।

**खेल्**, (क्रि.) जाना । हिलाना ।

**खेलन**, (न.) खेल । क्रीड़ा ।

**खेला**, (स्त्री.) खेल । क्रीड़ा ।

**खेल्**, (क्रि.) सेवा करना ।

**खेसर**, (पुं.) खचर । अश्वतर ।

**खोद्**, (क्रि.) चाल का रकना ।

**खोटि-टी**, (स्त्री.) चतुरा स्त्री ।

**खोड**, (क्रि.) चाल का रकना ।

**खोड**, (त्रि.) खज्ज । लड़ड़ा । पङ्क ।

**खोर-ल**, (त्रि.) खज्ज । लड़ड़ा । लूला ।

**ख्यात**, (त्रि.) प्रसिद्ध । कहा गया । कथित ।

**ख्या**, (क्रि.) कहना ।

**ख्याति**, (स्त्री.) प्रशंसा । प्रसिद्धि । स्तुति ।

**ख्यापक,** ( वि. ) प्रकाश करने वाला ।  
प्रसिद्ध करने वाला ।

**ग**

**ग,** ( त्रि. ) तीसरा व्यञ्जन । कवर्ग का तीसरा अक्षर । यह केवल समास में पीछे आता है । जो, जाता है । जाने वाला । हिलना । होना । ठहरना । रहना । गन्धर्व । गणपति का नाम । छन्दशास्त्र में शुरु अक्षर के लिये चिह्न । ( पुं. ) गीत ।

**गगन,** ( न. ) आकाश । शून्य । स्वर्ग ।

**गगनध्वज,** ( पुं. ) मेष । सूर्य ।

**गगनेचर,** ( पुं. ) सूर्यादि ग्रह । नक्षत्र । तारा । पक्षी । देवता । राशिचक्र ।

**गग्घ,** ( क्रि. ) हँसना । चिढ़ाना ।

**गङ्गा,** ( स्त्री. ) जाह्नवी । त्रिपथगा । भागीरथी । दुर्गा । देवी ।

**गङ्गाज,** ( पुं. ) गङ्गा का पुत्र । भीष्म । कार्तिकेय ।

**गङ्गाधर,** ( पुं. ) शिव । समुद्र ।

**गङ्गापुत्र,** ( पुं. ) भीष्म । कार्तिकेय । दोगला । वर्षसङ्कर । घाटिया ।

**गङ्गासागर,** ( पुं. ) वह पवित्र तीर्थस्थान जहाँ पर गङ्गा सागर में मिलती है ।

**गङ्गोल,** ( पुं. ) रत्नविशेष । गोमेद ।

**गच्छ,** ( पुं. ) वृक्ष । पेड़ । गणित में अङ्क-भेद ।

**गज,** ( क्रि. ) मद से शब्द करना । मस्त होना । दहड़ना । गरजना ।

**गज,** ( पुं. ) हाथी । गिनतीविशेष । आठ । मनुष्य के ३० अङ्गुल तक का परिमाण । एक दैत्य जो महादेव द्वारा मारा गया था ।

**गजकूर्माशिन,** ( पुं. ) गरुड़ का नाम ।

**गजगामिनी,** ( स्त्री. ) गज के समान श्रूम कर चलने वाली स्त्री ।

**गजच्छाया,** ( स्त्री. ) श्राद्ध करने का समय विशेष । सूर्यग्रहण का समय । कुश्नौर के

श्राद्धपक्ष में हस्त नक्षत्र लग जाने के बाद का समय ।

सैहिकेयो यदा भाउं असते पर्वसन्धिषु ।

गजच्छाया तु सा प्रोक्ता श्राद्धं तत्र प्रकल्पयेत् ॥

**गजता,** ( स्त्री. ) हाथियों का समूह । हाथी-पन । मस्ती ।

**गजदन्त,** ( पुं. ) हाथीदाँत । गणेश जी का नाम ।

**गजपुट,** ( पुं. ) हाथ भर का गड़ा ।

**गजप्रिया,** ( स्त्री. ) शलकी नामक वृक्ष ।

**गजबन्धिनी,** ( स्त्री. ) हाथी बाँधने का घर ।

**गजाजीव,** ( पुं. ) महावत । हाथी पालने वाला । हस्तिपालक ।

**गजारि,** ( पुं. ) सिंह ।

**गजानन,** ( पुं. ) गणेश जी का नाम ।

**गजाह्वय,** हस्तिनापुर का नाम ।

**गञ्ज,** ( पुं. ) भायडागार । कान । गोशाला । नीचों का घर । मदिरापान । कलारी ।

( स्त्री. ) दूकान । हाट । मण्डी । बाजार ।

**गड्,** ( क्रि. ) साँचना । बाहिर निकालना । रस निकालना ।

**गड,** ( पुं. ) मच्छलीविशेष । बिष्णु । अटक-काव । खौई । व्यवधान । अन्तर । बीच में पड़ गया । देशभेद ।

**गड्ढि,** ( पुं. ) बच्छा । कामचोर । बैल ।

**गड्ड,** ( पुं. ) मांसवर्द्धक रोग । गलगण्ड । कुबड़ा । बर्झा ।

**गडुरि-लि-का,** ( स्त्री. ) भेड़ों की पंक्ति ।

**गख,** ( क्रि. ) गिनना ।

**गण,** ( पुं. ) शिव जी का अतुचर । संख्या । गिनती । सैन्यसंख्याविशेष जिसमें १३२ पैदल, ८२ घोड़े, २७ रथ और २७ हाथी होते हैं । धातुओं का समूह । तारा ।

छन्दोग्रन्थ का शब्दविशेष । गणेश जी का नाम ।

**गणक,** ( पुं. ) दैवज्ञ । ज्योतिषी । गिनने वाला ।

गणदेवता, ( स्त्री. ) देवसमूह । यथा—१२ आदित्य, १० विश्वेदेवा, ८ वसु, ४६ वायु, १२ साध्य, ११ रुद्र, ३६ त्रुषित, ६४ आभास्वर, २२० महाराजिक । आदित्यविश्ववसुस्तुषिता भास्वरानिलाः । महाराजिकसाध्याश्च रुद्राश्च गणदेवताः ॥

गणानाथ, ( पुं. ) गणेश । शिव । गण का मालिक । सेनापति ।

गणरूप, ( पुं. ) अर्क का पेड़ । मदार । अकउवा ।

गणान्न, ( त्रि. ) बहुतों के लिये दिया हुआ अन्न ।

गणिका, ( स्त्री. ) वह स्त्री जिसके बहुतसे पति हों । वेश्या । रगडी । हथिनी ।

गणित, ( न. ) अङ्कशास्त्र ।

गणेरु, ( त्रि. ) कनेर का वृक्ष । हथिनी । वेश्या ।

गणेश, ( पुं. ) गणों का स्वामी । स्वनाम स्वयंत देवता ।

गण्ड, ( पुं. ) हाथी का गाल । गैडा । चिह्न । वीर । घोड़े का भूषण । बुलबुला । स्फोटक । कोड़ा । पिटारा । योगविशेष ।

गण्डक, ( पुं. ) पशुविशेष । गैडा । चार की गिन्ती ( गण्डा ) । रुकावट । अङ्क निशान ।

गण्डकी, ( स्त्री. ) एक नदी जिसमें शालग्राम की शिलाएँ मिलती हैं ।

गण्डगात्र, ( न. ) सीताफल । चेचक ।

गण्डमाला, ( स्त्री. ) फोड़ों की पंक्ति । रोग विशेष ।

गण्डशैल, ( पुं. ) पर्वत से गिरे हुए मोटे पत्थर । ललाट । मस्तक ।

गण्डु, ( पुं. स्त्री. ) गाँठ । उपधान । तकिया ।

गण्डुपद, ( पुं. ) केंचुआ ।

गण्डुष, ( पुं. ) सुँह भर पानी । हाथी की सूँड़ की नोक । हाथ की अङ्गुली ।

गत, ( त्रि. ) जाना गया । लाभ किया गया । गिर गया । समाप्त हुआ ।

गतागत, ( न. ) गया और आया । पक्षी की चाल विशेष ।

गतार्त्तवा, ( स्त्री. ) बाँक स्त्री । गर्भ धारण न करने वाली स्त्री । जिसका रजोधर्म बन्द हो गया हो ।

गति, ( स्त्री. ) जाना । पथ । ज्ञान । पहुँचना । दशा । यात्रा । उपाय । कर्म-फल ।

गद, ( पुं. ) रोग । श्रीकृष्ण के छोटे भाई का नाम । विष । कहना ।

गदा, ( स्त्री. ) लोहे का अस्त्र । पाटला पेड़ ।

गदाग्रज, ( पुं. ) गद का एक भाई । श्रीकृष्ण ।

गदाधर, ( पुं. ) श्रीकृष्ण ।

गदाराति, ( पुं. ) दवाई ।

गद्गद, ( पुं. ) अव्यय और अस्फुट शब्द । गिड़गिड़ाना ।

गद्य, ( त्रि. ) यह रचना जिसमें कविता न हो ।

गंज्री, ( स्त्री. ) बैलों की गाड़ी । जाने वाली ।

गन्ध, ( त्रि. ) वैर करना ।

गन्ध, ( पुं. ) लेश । गन्धक । अहङ्कार । सुहृंजना । महक । घिसाहुआ चन्दनादि ।

गन्धकचूर्ण, ( पुं. ) बरूद ।

गन्धकाष्ठ, ( न. ) अशुश चन्दन ।

गन्धज्ञा, ( स्त्री. ) नासिका । नाक ।

गन्धतैल, ( न. ) अतर आदि ।

गन्धत्वच्, ( स्त्री. ) इलायची ।

गन्धदत्ता, ( स्त्री. ) अजमोद । अजवाइन ।

गन्धन, ( न. ) उत्साह । दिलेरी । प्रकाशन । जुगली । हिंसा । मारना ।

गन्धपाषाण, ( पुं. ) गन्धक ।

गन्धबन्धु, ( पुं. ) आम का पेड़ ।

गन्धमांसी, ( स्त्री. ) जटामांसी ।

गन्धमादन, ( पुं. न. ) पर्वतविशेष । भौरा । बन्दर । गन्धक ।

गन्धमादिनी, ( स्त्री. ) लाल । सुरा ।

**गन्धमुखा**, ( स्त्री. ) छल्लूंदर ।  
**गन्धमृग**, ( पुं. ) कस्तूरी मृग ।  
**गन्धराज**, ( न. ) चन्दन । गुग्गुलु । वृक्ष विशेष ।  
**गन्धर्व**, ( पुं. ) मृगभेद । घोड़ा । स्वर्ग के गायक ।  
**गन्धर्वलोक**, ( पुं. ) शुद्धलोक के ऊपर और विद्याधरों के लोक के नीचे का लोक ।  
**गन्धर्ववेद**, ( पुं. ) सामवेद का उपवेद । सङ्गीतविद्या ।  
**गन्धवती**, ( स्त्री. ) व्यासदेव की माता । पृथिवी । वायु और वरुण की नगरी । मद्य ।  
**गन्धवल्कल**, ( न. ) दारचीनी । गन्धदान छिलके वाली ।  
**गन्धवह**, ( पुं. ) वायु । नामक ।  
**गन्धवाह**, ( पुं. ) हवा । नासिका ।  
**गन्धवीजा**, ( स्त्री. ) मैथी का माग ।  
**गन्धशाली**, ( पुं. ) चावल जिनमें बड़ी सुगन्धि होती है ।  
**गन्धसार**, ( पुं. ) चन्दन का वृक्ष ।  
**गन्धसोम**, ( न. ) कुमुद का फूल ।  
**गन्धा**; ( स्त्री. ) चर्म की कली ।  
**गन्धाजीव**, ( पुं. ) गन्धी । गन्ध पदार्थ बेच कर आजीविका करने वाले ।  
**गन्धाक्ष**, ( पुं. ) चन्दन वृक्ष । नागरङ्ग वृक्ष ।  
**गन्धार**, ( पुं. ) राग । सिन्दूर । देशभेद ।  
**गन्धिनी**, ( स्त्री. ) मद्य ।  
**गन्धोत्तमा**, ( स्त्री. ) मदिरा । शराब ।  
**गभस्ति**, ( पुं. ) किरण । सूर्य ।  
**गभस्तिमत्**, ( पुं. ) सूर्य । प्रभाकर । तेजस्वी ।  
**गभस्तिहस्त**, ( पुं. ) सूर्य । दिवाकर ।  
**गभीर**, ( त्रि. ) बहुत गहरा । गहन ।  
**गम्**, ( क्रि. ) जाना ।  
**गम**, ( पुं ) बुद्धि विशेष । जाना । मार्ग ।

**गमक**, ( त्रि. ) बोधक । सम्मानने वाला । प्रमाण । जताने वाला ।  
**गम्भीर**, ( त्रि. ) नीचे का स्थान । मन्द । गहरा । जम्बीर । कमल । ऋग्वेद का मंत्रविशेष ।  
**गम्भीरवेदिन**, ( पुं. ) धिरकाल से शिक्षित । हाथी ।  
**गम्य**, ( पुं. ) एक दैत्य का नाम । एक बन्दर । राजा विशेष ।  
**गया**, ( स्त्री. ) तीर्थविशेष जो मगध देश में है ।  
**गद्**, ( क्रि. ) भिगलना । बोलना । पुकारना ।  
**गदुलाना** ( पुं. ) विष । रोग । पाँचवों करण ।  
**गदुल**, ( न. ) विष । तिनकों का मूल ।  
**गदुरिमन्**, ( पुं. ) गौरव । बड़ाई ।  
**गदुष्टि**, ( त्रि. ) बहुत बड़ा ।  
**गरुड**, ( पुं. ) विनता के गर्भ से उत्पन्न । कश्यप-पुत्र । विष्णुवाहन । सर्पों का बैरी पक्षिराज ।  
**गरुडध्वज**, ( पुं. ) विष्णु ।  
**गरुडपुराण**, ( न. ) अष्टादश पुराणों में से एक ।  
**गरुत्**, ( पुं. ) पर । पक्ष ।  
**गरुत्सत्**, ( पुं. ) पर वाला । गरुड । प्रत्येक पक्षी ।  
**गर्ग**, ( पुं. ) ब्रह्मा का पुत्र । सुनिविशेष । गर्गाचार्य यदुवंश के प्रसिद्ध पुरोहित ।  
**गर्गरि**, ( स्त्री. ) कलश । घड़ा । मच्छ विशेष । ( पुं. ) जवान पशु । गगरी ।  
**गर्ज**, ( क्रि. ) बड़े ज़ोर का शब्द करना ।  
**गर्जर**, ( न. ) गाजर ।  
**गर्जित**, ( न. ) मेघ का शब्द । मत्त हस्ती । गरजना ।  
**गर्त्त**, ( पुं. ) गढ़ा । स्त्रियों का नितम्ब देश । रोगविशेष ।  
**गर्ह**, ( क्रि. ) शब्द करना ।  
**गर्हभ**, ( पुं. ) गधा । खर । चिट्टा । कुमुद ।  
**गर्हभी** ( स्त्री. ) गधी ।  
**गर्हभागड**, ( पुं. ) पाकर का वृक्ष ।

**गर्ह**, ( क्रि. ) लाभ करने की इच्छा करना ।  
**गर्ह**, ( पुं. ) बड़ी चाह । अतिशय स्पृहा ।  
 वृक्षविशेष ।  
**गर्हन**, ( त्रि. ) लोभी ।  
**गर्भ**, ( क्रि. ) जाना । गति ।  
**गर्भ**, ( पुं. ) मांसपिण्ड । कुक्षि । बच्चा ।  
 नाटक में सन्धि का भेद । अन्न । आग ।  
 पुत्र । गङ्गा आदि नदियों के पास का  
 स्थान ।  
**गर्भक**, ( पुं. ) केशों के बीच की माला ।  
**गर्भगृह**, ( न. ) घर के बीच का कोठा ।  
 गर्भाशय ।  
**गर्भव**, ( पुं. ) वृक्षविशेष ।  
**गर्भवती**, ( स्त्री. ) गर्भ वाली स्त्री ।  
**गर्भस्त्राव**, ( पुं. ) प्रसूतिकाल उपस्थित होने  
 के पहले ही किसी कारण से गर्भस्थ  
 बालक का बाहर गिरना ।  
**गर्भाधान**, ( न. ) गर्भ का ठहराना । सोलह  
 संस्कारों में से एक संस्कारविशेष ।  
**गर्भाशय**, ( न. ) गर्भ की फिल्ली ।  
**गर्भिणी**, ( स्त्री. ) गर्भवती स्त्री ।  
**गर्व**, ( क्रि. ) अभिमान करना ।  
**गर्व**, ( पुं. ) घमण्ड । अभिमान । अहङ्कार ।  
**गर्वाट**, ( पुं. ) चौकीदार । दरवान । द्वार-  
 पाल ।  
**गर्ह**, ( क्रि. ) निन्दा करना ।  
**गर्ह**, ( यु. ) निन्दा के योग्य । नीच ।  
 अयोग्य ।  
**गर्हवादिन्**, ( पुं. ) निन्दा वाक्य बोलने  
 वाला ।  
**गल्**, ( क्रि. ) खाना ।  
**गल**, ( पुं. ) कण्ठ । गला । बाजा । मच्छी ।  
 धूना ।  
**गलकम्बल**, ( पुं. ) गौ के गले के नीचे  
 लटकता हुआ चमड़ा ।  
**गलगण्ड**, ( पुं. ) रोगविशेष ।  
**गलग्रह**, ( पुं. ) गला पकड़ना । एक प्रकार

का रोग । कृष्णपक्ष की ४थी, ७मी,  
 ८मी, ९मी, १३शी आदि दिन गलग्रह  
 कहे जाते हैं । ऐसा दिवस जिसमें अर्ध-  
 यन आरम्भ हो किन्तु अगले दिन ही अन-  
 ध्याय हो जाय । अपने आप बिसाई  
 विपत्ति । मछली की चटनी ।  
**गलस्तनी**, ( स्त्री. ) बकरी । जिसके गले में  
 धन हों ।  
**गलहस्त**, ( पुं. ) अर्द्धचन्द्र । गलहत्या ।  
 गरदनिया ।  
**गलित**, ( त्रि. ) पिघला हुआ । पतित ।  
**गल्या**, ( स्त्री. ) गलों का समूह ।  
**गल्ल**, ( पुं. ) गाल । गण्ड । कपोल ।  
**गल्लक**, ( पुं. ) पानपात्र । शराव का  
 प्याला ।  
**गवच**, ( पुं. ) वानरविशेष ।  
**गवल**, ( पुं. ) बनैला भैंसा ।  
**गवाक्ष**, ( पुं. ) भगेली । लिङ्की ।  
**गवेष**, ( क्रि. ) खोजना । ढूँढ़ना ।  
**गवेषणा**, ( स्त्री. ) अन्वेषण । खोज ।  
**गव्य**, ( यु. ) गौ सन्वन्धी । दूध । दही ।  
 भूतलन । गोबर । गोमूत्र । पीला ।  
**गव्यपति**, ( स्त्री. ) क्रोशयुग । दो कोस ।  
 जिस स्थान पर गौएँ मिलें ।  
**गह**, ( क्रि. ) गाढ़ा होना । कठिनता से प्रवेश  
 करना ।  
**गहन**, ( न. ) जङ्गल । गहर । दुःख ।  
 दुर्गम ।  
**गहर**, ( पुं. ) निकुञ्ज । गुफा । वन । रोना ।  
 पाखण्ड । कठिन स्थान ।  
**गा**, ( क्रि. ) जाना । स्तुति करना ।  
**गाङ्गेय**, ( पुं. ) भीष्म । गङ्गापुत्र । सोना ।  
 धतूरा ।  
**गाढ**, ( यु. ) अतिशय । दृढ़ । पक्का । सेवित ।  
**गाणिक्य**, ( न. ) वेश्या । रण्डी ।  
**गारिड**, ( यु. ) गाँठ वाला ।  
**गारिडव**, ( पुं. ) अर्जुन । धनुषधारी  
 अर्जुन वृक्ष ।



गात्र, ( किं. ) शायिल पढ़ना । दीला पढ़ना ।  
 गात्र, ( न. ) देह । शरीर । हाथी के आगे की जड़ा ।  
 गाथा, ( स्त्री. ) प्राकृत । देशी भाषा में रचा हुआ श्लोक अथवा गीत ।  
 गाध, ( किं. ) ठहरना । शुथना । पाने की इच्छा करना ।  
 गाध, ( पुं. ) स्थान । लिप्ता । छुछ कूछ गहरा ।  
 गाधि, ( पुं. ) कन्नौज का चन्द्रवंशी एक राजा । विश्वामित्र के पिता का नाम ।  
 गाधिज, ( पुं. ) विश्वामित्र ।  
 गाधेय, ( पुं. ) विश्वामित्र ।  
 गान, ( न. ) गीत । ध्वनि । सुर ।  
 गान्दिनी, ( स्त्री. ) गङ्गा । यादववंश में अक्रर की जननी ।  
 गान्धर्व, ( पुं. ) गन्धर्वसम्बन्धी । विवाह, विवाह जो वर कन्या की इच्छासुसार हुआ हो । -वेद, सामवेद का एक उपवेद । सङ्गीतशास्त्र ।  
 गान्धार, ( पुं. ) समविरोष । कन्धार देश में उत्पन्न । ( न. ) गन्धक ।  
 गान्धारराज, ( पुं. ) दुर्योधन का नाना सुवस, इसका पुत्र शकुनि, दुर्योधन का मामा ।  
 गान्धारी, ( स्त्री. ) दुर्योधन की माता । वृतराष्ट्र की स्त्री ।  
 गान्धक, ( पुं. ) गन्धी । इत्र, तेल बेचने वाला ।  
 गायत्री, ( स्त्री. ) जो गाते हुए को बचावे । वेद का मंत्रविशेष । छः वा आठ अक्षरों के पाद का छन्द ।  
 गायन, ( त्रि. ) गानोपजीवी । गान द्वारा पेट पासने वाला ।  
 गारुड, ( न. ) मरकतमथि । विष का मंत्र । स्वर्ण ।  
 गारुडिक, ( पुं. ) विषवैद्य ।

गारुत्मत्, ( न. ) जिसका देवता गरुड हो । मरकतमथि ।  
 गार्हपत्य, ( पुं. ) एक प्रकार के यज्ञ का अग्नि ।  
 गार्हस्थ्य, ( यु. ) गृहस्थों का अनुष्ठेय कर्म । गृहस्थों का धर्म ।  
 गालव, ( पुं. ) लोध का पेड़ । एक मुनि का नाम ।  
 गालि, ( पुं. ) शाप । निन्दा । बुरा वचन ।  
 गाह, ( किं. ) बिलोना । भली भौंति देसना ।  
 गारि, ( स्त्री. ) वाक्य । वचन । वाणी ।  
 गारि, ( पुं. ) पहाड़ । पर्वत । दसनामी गुसाईं संन्यासियों में से एक की उपाधि । ( स्त्री. ) बालमूषिका ।  
 गारिज, ( न. ) बादल । लोहा । शिलाजीत । गौरी । पार्वती ।  
 गारिदुर्ग, ( न. ) पहाड़ी गढ़ ।  
 गारिभिद्र, ( पुं. ) इन्द्र ।  
 गारिश, ( पुं. ) पर्वत पर सोने वाला । शिव ।  
 गारिसुत, ( पुं. ) पर्वत का पुत्र । मैनाक नामक पहाड़ । ( स्त्री. ) पार्वती ।  
 गारिश, ( पुं. ) महादेव । शिव ।  
 गारिलित, ( यु. ) लाया हुआ ।  
 गीत, ( न. ) गाना ।  
 गीता, ( स्त्री. ) गुरु और शिष्य की कल्पना से उपदेश के रूप में दी हुई शिक्षा ।  
 गीति, ( स्त्री. ) गाना । आर्या छन्द विशेष ।  
 गीर्षि, ( स्त्री. ) खाना । स्तुति । नडाई ।  
 गीर्वाण, ( पुं. ) वाणी ही जिसका शर है । देव ।  
 गीष्पति, ( पुं. ) वाणियों का स्वामी । देव-गुरु बृहस्पति ।  
 गु, ( किं. ) शब्द करना । मल का छोड़ना ।  
 गुग्गुल, ( पुं. ) गन्धद्रव्य । यह धूनी देने के काम में लाया जाता है । साल सुहृंजना ।

**गुच्छ**, ( पुं. ) गुच्छा । स्तवक । बाहस लडियों का हार । मोर का पर । मोतियों का हार ।  
**गुत्स**, ( पुं. ) ताल वृक्ष । इसका प्रत्येक पत्ता गुच्छे जैसा होता है ।  
**गुच्छफल**, ( सं. ) रीठा । करञ्जा । इमली । अग्निदमनी । केला । दाख । आवाज करना । गूजना । रूकना ।  
**गुञ्जा**, ( स्त्री. ) लताविशेष । मापभेद । नगाड़ा । मीठी और भीमी आवाज । कलारी । रती ।  
**गुटी**, ( स्त्री. ) गोली । बटी । मूर्ति ।  
**गुट्**, ( क्रि. ) लपेटना ।  
**गुड**, ( क्रि. ) लपेटना । तोड़ना । रोकना ।  
**गुड**, ( पुं. ) गोल । हाथी का फन्दा । गुड़ ।  
**गुडत्वक्**, ( सं. ) मीठी छाल वाला । दालचीनी ।  
**गुडपक्ष**, ( पुं. ) मधूक । महुआ ।  
**गुडाकेश**, ( पुं. ) नौद को वश में करने वाला । शिव । अर्जुन ।  
**गुडुची**, ( स्त्री. ) गिलोय । गुर्च ।  
**गुण**, ( पुं. ) रोदा । प्रत्यक्षा । धनुष खींचने की रस्ती । तन्दु । दुहराना । दूर्वा घास ।  
**गुणक**, ( पुं. ) वह राशि जिसके साथ गुणा जाता है ।  
**गुणवृक्षक**, ( पुं. ) मस्तूल ।  
**गुणित**, ( यु. ) चोटिल । पूरित ।  
**गुणित्**, ( पुं. ) धनुष ।  
**गुणीभूतव्यङ्ग्य**, ( न. ) अलङ्कार में कहा हुआ मध्यम काव्य ।  
**गुरिडक**, ( पुं. ) पिसे हुए चावल आदि ।  
**गुड्**, ( क्रि. ) खेलना ।  
**गुद**, ( न. ) गुदा । मलद्वार ।  
**गुदकील**, ( पुं. ) बवासीर रोग ।  
**गुध्**, ( क्रि. ) रोकना । लपेटना ।  
**गुप्**, ( क्रि. ) निन्दा करना । बचाना । धवराना ।  
**गुप्त**, ( यु. ) रक्षित । छिपाया हुआ । वैश्य की संज्ञा ।

**गुप्ति**, ( स्त्री. ) किसी राजा का निज नगर । दूसरे का नगर । रक्षा । पहरा । बन्दीगृह । पृथिवी का गढ़ा । मैला डालने का स्थान । यम ।  
**गुफ्**, ( क्रि. ) ग्रन्थ । गाँठना ।  
**गुम्फ**, ( पुं. ) बाहु का भूषण । बाजू । जोशान । डाढ़ी ।  
**गुम्फित**, ( यु. ) गुथा हुआ ।  
**गुर्**, ( क्रि. ) मारना । जाना । यत्न करना । कष्ट देना । हानि पहुँचाना ।  
**गुरु**, ( पुं. ) जो अज्ञान को दूर कर, धर्मोपदेश करता है । पिता । वेद पढ़ाने वाला आचार्य । शास्त्र पढ़ाने वाला । सम्प्रदाय चलाने वाला । बृहस्पति । गुरुतारा । दो मात्रा । दीर्घस्वर वाला । विन्दु और विसर्ग वाला एकमात्र द्राणाचार्य । बलवान् । भारी । पूजने योग्य । माननीय । बड़ा ।  
**गुरुतल्पग**, ( पुं. ) गुरु की सेज पर जाने वाला । सौतेली माँस के पास जाने वाला ।  
**गुर्जर**, ( पुं. ) गुजरात देश ।  
**गुर्विणी**, ( स्त्री. ) गर्भवती स्त्री ।  
**गुर्वी**, ( स्त्री. ) गर्भवती । बड़ी स्त्री । आदर योग्य स्त्री ।  
**गुल्फ**, ( पुं. ) पावों की गाँठें । गढ़ा । गिट्टा ।  
**गुल्म**, ( पुं. ) प्रधान पुरुषों से युक्त रक्षकों का दल जिसमें ६ हाथी, ६ रथ, २७ घोड़े, ४५ पैदल हों । रोगविशेष । झाड़ी । तिखी का रोग ।  
**गुल्ममूल**, ( न. ) अदरक ।  
**गुल्मवल्ली**, ( स्त्री. ) सोमलता ।  
**गुवाक**, ( पुं. ) छुपारी । पूगीफल ।  
**गुह**, ( क्रि. ) संवरण करना । छिपाना ।  
**गुह**, ( पुं. ) कार्तिकेय । घोड़ा । शृङ्गवेरपुर के निषादों का राजा और श्रीरामचन्द्र जी का मित्र । गढ़ा । विष्णु । सिंहपुच्छी बेल ।  
**गुहाशय**, ( पुं. ) अज्ञान । सिंह । हृदय । जीव । ईश्वर अर्थात् जो गढ़े में सोता है ।

**गुह्य**, ( त्रि. ) पाखण्ड । परमात्मा । एकान्त । भग । लिङ्ग । ( न. ) रहस्य । छिपाने के योग्य ।  
**गुह्यक**, ( पुं. ) मुख जिसका छिपा हुआ हो । देवयानिविशेष । कुबेर के धन को बचाने वाले ।  
**गू**, ( क्रि. ) मल त्यागना ।  
**गूढ**, ( त्रि. ) गुप्त । छिपा हुआ । ढका हुआ । गहन । एकान्त ।  
**गूढज**, ( पुं. ) छिपा कर पैदा हुआ । बारह प्रकार के पुत्रों में से एक ।  
**गूढपाद**, ( पुं. ) सर्प । साँप ।  
**गूढपुरुष**, ( पुं. ) जासूस । भेदिया ।  
**गूढमैथुन**, ( पुं. ) काक ।  
**गूढाङ्ग**, ( पुं. ) कच्छप । कछुआ ।  
**गूथ**, ( पुं. न. ) विष्ठा । मल ।  
**गूर**, ( क्रि. ) उद्योग करना । मारना । जाना ।  
**गृ**, ( क्रि. ) सींचना ।  
**गृज्**, ( क्रि. ) शब्द करना ।  
**गृञ्ज**, ( पुं. ) गाजर । विषिके पशु का मांस ।  
**गृध्**, ( क्रि. ) लोभ करना । लालच दिखाना ।  
**गृध्नु**, ( यु. ) लोभी ।  
**गृध्**, ( पुं. ) गीध । शकुनि । लोभी ।  
**गृधराज**, ( पुं. ) गरुडपुत्र जटायु । पक्षियों का राजा ।  
**गृष्टि**, ( स्त्री. ) एक बार ब्याने वाली गौ । ब्राह्मकान्ता । काश्मरी ।  
**गृह**, ( क्रि. ) ग्रहण करना । लेना । पकड़ना ।  
**गृह**, ( न. ) घर । कलत्र । स्त्री । नाम । जब यह शब्द एक घर के अर्थ में प्रयुक्त होता है तब यह नपुंसक लिङ्ग होता है और जब एकसे अधिक घरों के अर्थ में प्रयुक्त किया जाता है; तब यह पुलिङ्ग होता है ।  
 गथा मेघदूत में—  
 “ तत्रागारं धनपतिगृहान् । ”  
**गृहपति**, ( पुं. ) घर का स्वामी । मंत्री । धर्म ।

**गृहमणि**, ( पुं. ) प्रदीप । दीपक । दीवा ।  
**गृहसृग**, ( पुं. ) कुत्ता ।  
**गृहमेधिन**, ( पुं. ) गृहस्थ ।  
**गृहमेधीय**, ( पुं. ) गृहस्थों के धर्म ।  
**गृह्यालु**, ( त्रि. ) लेने वाला ।  
**गृहस्थ**, ( पुं. ) घर में रहने वाला । गृही ।  
 द्वितीय आश्रम वाला ।  
**गृहागत**, ( पुं. ) अतिथि । आगन्तु पाहुना ।  
**गृहावग्रहणी**, ( स्त्री. ) देहली । देहरी । देहरी । डेवड़ी ।  
**गृहिणी**, ( स्त्री. ) घर वाली । पत्नी । घर-सम्बन्धी कार्य में चतुरा स्त्री ।  
**गृहिन**, ( पुं. ) गृहस्थ ।  
**गृहीत**, ( त्रि. ) स्वीकृत । प्राप्त । जाना हुआ । पकड़ा गया ।  
**गृहनर्दिन**, ( पुं. ) घर में डींगें मारने वाला और युद्धक्षेत्र में पीठ दिखाने वाला । भीरु । डरपोक ।  
**गृह्य**, ( पुं. ) घर में फैसा हुआ । पशु । पक्षी । मलद्वार । वेदविहित कर्मों के प्रयोगों को बताने वाला ग्रन्थविशेष । पराधीन । घर का ।  
**गृ**, ( क्रि. ) जताना । शब्द करना । निगल जाना ।  
**गेन्दुक**, ( पुं. ) गेन्द । गद्दा ।  
**गेय**, ( त्रि. ) गवैया । गान । गीत ।  
**गेह**, ( न. ) घर ।  
**गै**, ( क्रि. ) गाना ।  
**गैरिक**, ( न. ) गेरू । सीना ।  
**गो**, ( पुं. ) बैल । स्वर्ग । किरन । वज्र । जल । पशु । चन्द्रमा । वायु । सूर्य । औषध विशेष । गाय । दृष्टि । तीर । दिशा । माता । वाणी । भूमि ।  
**गोकर्ण**, ( पुं. ) गौ जैसे कान वाला । बछड़ा । खचर । एक तीर्थ का नाम । पशुभेद । गणदेवता का भेद ।

**गोकौल**, (पुं.) मूसल । हल ।  
**गोकुल**, (न.) वह स्थान जहाँ गौओं का समुदाय हो । गोष्ठ । गौशाला । यमुना के समीप नन्द गोप का निवासस्थान ।  
**गोघ्न**, (पुं.) कसाई । अतिथि ।  
**गोचर**, (पुं.) गौओं के चरने की भूमि ।  
**गोचर**, (पुं.) इन्द्रियों के विषय । जन्मराशि प्रहास्य, स्थान में सूर्यादि ग्रहों का जाना ।  
**गोजिह्वा**, (स्त्री.) लताविशेष ।  
**गोणी**, (स्त्री.) पुराना पात्र । आवपन पात्र । एक प्रकार का माप ।  
**गोतम**, (पुं.) ब्रह्मा का पुत्र । मुनिविशेष ।  
**गोत्र**, (पुं.) पृथिवी को बचाने वाला । पर्वत । वन । खेत । घर । वंश । नाम । रास्ता । छाता । जातिसमूह । मनुकथित शाखिडल्यादि चौबीस आदिपुरुष ।  
**गोत्रभिद्**, (पुं.) पहाड़ों को फोड़ने वाला । इन्द्र ।  
**गोत्रा**, (स्त्री.) पहाड़ों वाली । धरती । धरा । गौओं का हेड़ ।  
**गोदन्त**, (न.) हरिताल । गौ के दाँतों के समान अवयव वाला । गौ का दाँत ।  
**गोदारण**, (न.) लाङ्गल । हल । कुदाल ।  
**गोदावरी**, (स्त्री.) दक्षिण भारत की एक नदी जिसके तट पर बसे हुए मुख्य नगरों में से एक नासिक है ।  
**गोधा**, (स्त्री.) भुजा को बचाने के लिये चमड़े का पट्टा जिसे धनुषधारी भुजा पर बाँधते हैं ।  
**गोधूम**, (पुं.) कनक । गेहूँ । एक प्रकार का धान ।  
**गोधूलि**, (पुं.) गोचर भूमि से गौओं के आने की बेला । सूर्यस्त का समय । साँझ ।  
**गोनदीय**, (पुं.) गोनर्द देश के समीप उत्पन्न हुआ । व्याकरणकर्ता पाणिनि मुनि ।

**गोनस**, (पुं.) जिसकी नासा गौ के समान है । एक प्रकार का साँप ।  
**गोपति**, (पुं.) गौओं का पति । बैल । सायड । शिव । पृथिवीपति । श्रीकृष्ण । सूर्य । इन्द्र । ऋषभ नाम औषध ।  
**गोपा**, (स्त्री.) श्यामा लता ।  
**गोपानसी**, (स्त्री.) छज्जा । परदा डालने के लिये दीवार पर गड़ी हुई लकड़ी ।  
**गोपाल**, (पुं.) गोप । अहीर । राजा । नन्द-राजा का पुत्र ।  
**गोपुर**, (न.) पुरद्वार । शहर का द्वार ।  
**गोप्य**, (यु.) रक्षा के योग्य । छिपाने योग्य । (पुं.) गोपीसमूह ।  
**गोमती**, (स्त्री.) नदीविशेष । वेद का मंत्र विशेष ।  
**गोमय**, (पुं. न.) गोबर । गौ जैसा ।  
**गोमायु**, (पुं.) श्यमल । गीदड़ । सियार । गन्धर्व ।  
**गोमिन**, (त्रि.) गौओं का स्वामी । गीदड़ ।  
**गोमुख**, (पुं.) यक्षविशेष । नक्र । तेंदुआ । तिरछा घर । एक प्रकार का बाजा । लेपन । जपमाला की गोमुली । गुप्ती । गङ्गोत्री ।  
**गोमुञ्जिका**, (स्त्री.) लताविशेष । काव्य की रचनाविशेष । गणित में ग्रहस्पष्ट की एक रेखा ।  
**गोमेद**, (पुं.) मणिविशेष । जवाहर । द्रौप भेद । टापू ।  
**गोमेध**, (पुं.) यज्ञविशेष जिसमें पशु के स्थान पर गौ रखी जाती है ।  
**गोरोचना**, (स्त्री.) हल्दी जो गौ से उत्पन्न हुई हो । गौ के मस्तक से निकला पीले रङ्ग का पदार्थ ।  
**गोल**, (पुं.) चारों ओर से गोल । मदन का पेड़ । पति के मरने पर जार से उत्पन्न हुआ पुत्र । भूगोल । आकाशमण्डल । एक राशि पर छः ग्रहों का एकत्र होना । गोलक । लकड़ी की रेंद ।

**गोलाङ्गल**, ( पुं. ) गौ के समान काली पूँज वाला । लङ्गर । वानरविशेष ।  
**गोलोक**, ( पुं. न. ) वैकुण्ठ की दहिनी ओर का स्थान । लोकविशेष ।  
**गोवर्द्धन**, ( पुं. ) व्रज का एक पर्वतविशेष । गौओं को बढ़ाने वाला ।  
**गोवर्द्धनधर**, ( पुं. ) पर्वत उठाने वाला । श्रीकृष्ण । गोवर्द्धननाथ । गिरिधारी ।  
**गोविन्द**, ( पुं. ) श्रीकृष्ण । बृहस्पति । गौओं का स्वामी ।  
**गोष्ठ**, ( क्रि. ) इकट्ठा होना ।  
**गोष्ठ**, ( न. ) गौशाला । ग्वाल । गृजर ।  
**गोष्ठी**, ( स्त्री. ) सभा । समिति ।  
**गोष्पद**, ( न. ) गौ के खुर का चिह्न जो नम धरती पर बन जाता है । देश जिसे माँह सेवन करती हों ।  
**गोसेव**, ( पुं. ) गोमैध यज्ञ ।  
**गोस्तन**, ( पुं. ) गौ के स्तन से निकलने वाला । गौ का स्तन । चार दिनों का हार ।  
**गोस्तनी**, ( स्त्री. ) एक प्रकार की दास ।  
**गोस्थानक**, ( न. ) देखो गोष्ठ ।  
**गौड**, ( पुं. ) नगरविशेष । जो बङ्गाल से भुवनेश तक है । उस देश के अधिवासी । विन्ध्याचल के उत्तर जो देश है उसमें बसने वाले ब्राह्मणविशेष ।  
**गौडी**, ( स्त्री. ) मद्यविशेष । मिठाई । अलङ्कार में एक रीतिविशेष ।  
**गौरी**, ( त्रि. ) अमुख्य । छोटा । दूसरा । व्याकरण में प्रधान का विरोधी ।  
**गौरापक्ष**, ( पुं. ) निर्बल पक्ष ।  
**गौरिक**, ( त्रि. ) छोटा । लघु । तीन गुणों ( सत्त्व, रज, तम ) वाला ।  
**गौतम**, ( पुं. ) गौतम के वंशधर अथवा उनकी शिष्यपरम्परा के लोग । नचिकेता का पिता जिसका नाम शतानन्द था । शाक्यसिंह । भरद्वाज ऋषि । बुद्धदेव का नाम । न्यायशास्त्र के प्रणेता ।

**गौतमी**, ( स्त्री. ) गौतमसम्बन्धी । गौतम-रचित सोलह पदार्थों वाली विद्या । गोदावरी नदी । राक्षसीविशेष । द्रोण की स्त्री कृपी । बुद्धदेव की विद्या । गोरोचना । कश्यप मुनि की बहिन । दुर्गा ।  
**गौधार**, ( पुं. ) गोधापुत्र । गिरगिट ।  
**गौर**, ( पुं. ) सफेद वर्षा । ~~सफेद धुनि का~~ चन्द्र । धव वृक्ष । विशुद्ध । साफ । स.।  
**गौरव**, ( न. ) बड़प्पन । मान ।  
**गौरी**, ( स्त्री. ) पार्वती । शिवपत्नी । रज-रहित आठ वर्ष की अविवाहिता कन्या की सजा । हल्दी । गोरोचना । नदी । मजीठ । तुलसी । सुवर्ण कदली । आकाश-माँसी । रागिनीविशेष ।  
**गौरीशिखर**, ( न. ) हिमालय की एक चोटी । जहाँ पर गौरी ने तप किया था ।  
**गौष्ठीन**, ( न. ) पुरानी गौशाला ।  
**ग्रथ**, ( क्रि. ) टेढ़ा करना । तिरछा करना । गूँथना । रचना ।  
**ग्रथित**, ( त्रि. ) गुम्फित । मारा गया । दबाया गया ।  
**ग्रन्थ**, ( पुं. ) गुम्फन । धन । शास्त्र । अतुष्टपृष्ठ छन्द वाला पद्य । पुस्तकरचना ।  
**ग्रन्थि**, ( पुं. ) गाँठ । वृक्षविशेष । बंधन । रोगविशेष । थैली । धन । पोशाक । शरीर के जोड़ । टिठाई । झूठ ।  
**ग्रन्थिभेद**, ( पुं. ) गठकटा । चोर ।  
**ग्रन्थिमूल**, ( न. ) गाजर ।  
**ग्रन्थिल**, ( न. ) गठीला । पिंपलीमूल । मद्य । अदरक ।  
**ग्रस**, ( क्रि. ) खाना ।  
**ग्रस्त**, ( न. ) खाया गया । आधा बोला हुआ वाक्य ।  
**ग्रह**, ( क्रि. ) पकड़ना ।  
**ग्रह**, ( पुं. ) सूर्यादि नवग्रह । हटके वर्षावर्तों होकर पकड़ना । अतुग्रह । बुद्ध का उद्यम । बालकों को दुःखदायी पूतनादि बालग्रह ।

**ग्रहण**, ( न. ) स्वीकृति । मान लेना । लेना ।  
 आदर । बन्धन । चन्द्र व सूर्य का आस ।  
 इन्द्रिय ।  
**ग्रहिणीहर**, ( न. ) लौंग । ग्रहणी रोग को-  
 दूर करने वाली ।  
**ग्रहपति**, ( पुं. ) ग्रहों का स्वामी । सूर्य ।  
**ग्रहाधार**, ( पुं. ) ग्रहों का आधार । भ्रुव  
 नामक नक्षत्रविशेष ।  
**ग्राम**, ( पुं. ) गाँव । समूह । स्वरभेद । राग का  
 उठान । ब्राह्मणादि वर्णों का वासस्थान ।  
 वह स्थान जहाँ खेत हों और जहाँ विशेष  
 कर श्रद्ध रहते हों ।  
**ग्रामगृह्या**, ( स्त्री. ) ग्राम की रक्षा के लिये  
 ग्राम के बाहिर रहने वाली सेना ।  
**ग्रामणी**, ( पुं. ) नापित । नाई । पति ।  
 प्रधान । कोतवाल । वेश्या । नीतिका ( स्त्री ) ।  
**ग्रामधर्म**, ( पुं. ) गाँव का धर्म । मैथुन ।  
**ग्रामयाजक**, ( पुं. ) ग्रामवासी अनेक वर्षों  
 को यज्ञ कराने वाला नीचभेदि का ब्राह्मण ।  
**ग्रामीण**, ( पुं. ) गाँव का । कुत्ता । काक ।  
 ग्राम का शकर । ग्रामोत्पन्न ।  
**ग्राम्य**, ( त्रि. ) ग्रामोत्पन्न । गाँव का । प्राकृत ।  
 गँवार । नीच । मूढ़ । मिथुनादि राशिभेद ।  
 भाण्ड आदि का गालीसूचक वचन ।  
**ग्राचन्**, ( पुं. ) पत्थर । बादल । दृढ़ ।  
**ग्रास**, ( पुं. ) कवर । कौर ।  
**ग्राह**, ( पुं. ) पकड़ना । लेना । जतना ।  
 मगर । नक्र । जलजीव ।  
**ग्राहक**, ( पुं. ) सपेरा । राजपक्षी । माल लेने वाला ।  
**ग्राह्य**, ( त्रि. ) लेने योग्य । उपादेय ।  
**ग्रीवा**, ( स्त्री. ) गरदन ।  
**ग्रीष्म**, ( पुं. ) निदाघ । पसीना । पसीना  
 निकालने वाला सूर्याताप आदि जेठ का  
 महीना ।  
**ग्रीष्**, ( क्रि. ) चोरी करना ।  
**ग्रीष**, ( न. ) गले का आभूषणविशेष । ग्रीवा  
 सम्बन्धी ।

**ग्रीवेय**, ( न. ) कण्ठाभरण । गले का गहना ।  
**ग्लस**, ( क्रि. ) खाना ।  
**ग्लह**, ( क्रि. ) पकड़ना । जु ।  
**ग्लह**, ( पुं. ) छप का दाँव । जुआ । पाँसा ।  
**ग्लानि**, ( स्त्री. ) घृणा । घबराहट । थकान ।  
 हानि । बीमारी ।  
**ग्लान्स्तु**, ( त्रि. ) ग्लानियुक्त । थका हुआ ।  
 घबराया हुआ ।  
**ग्लुच**, ( क्रि. ) चोरी करना ।  
**ग्लुञ्च**, ( क्रि. ) चोरी करना और जाना ।  
**ग्लेप्**, ( क्रि. ) देना । निर्धन होना । दुःखी  
 होना । कोपना । जाना । हिलना ।  
**ग्लेव**, ( क्रि. ) सेवा करना । पूजा करना ।  
**ग्लेष**, ( क्रि. ) ढूँढ़ना । खोजना ।  
**ग्लै**, ( क्रि. ) कष्ट का अनुभव करना । घबड़ाना ।  
 थक जाना ।  
**ग्लौ**, ( पुं. ) चन्द्रमा । कपूर । पृथिवी ।

## घ

**घ**, कवर्ग का चौथा अक्षर ।  
**घ**, ( पुं. ) घण्टा । घर्षण शब्द । यह समास में  
 शब्द के पीछे जोड़ा जाता है । मारना ।  
 ताड़न करना । नाश करना ।  
**घष्**, ( क्रि. ) प्रकाश डालना । बहना ।  
**घग्घ**, ( क्रि. ) हँसना । उपहास करना ।  
 चिढ़ाना ।  
**घट**, ( क्रि. ) काम करना । यत्न करना ।  
 शब्द करना ।  
**घट**, ( पुं. ) घड़ा । जलघड़ी । कुम्भराशि  
 का सङ्केत । परिमाणविशेष ।  
**घटक**, ( त्रि. ) दलाल । वाक्य के बीच में पड़ने  
 वाला पदार्थ । दियासलाई बनाने वाला ।  
**घटना**, ( स्त्री. ) पुकड़ करना । जोड़ना ।  
 हाथियों का समूह । रचना । यत्न ।  
 बनाना ।  
**घटा**, ( स्त्री. ) यत्न । सभा । समूह । बादलों  
 का समूह ।



**घटिका**, ( स्त्री. ) साठ पल का समय । घड़ी ।  
नितम्ब । चूतड़ । पानी का छोटा घड़ा या  
डोलची । एड़ी ।

**घटी**, ( स्त्री. ) एक छोटा बरतन । जलघड़ी ।  
**घटीयंत्र**, ( न. ) कूप में से जल निकालने  
का यंत्र । गिरी । उद्घाटन । खोलना ।

**घट्ट**, ( क्रि. ) हिलना ।

**घट्ट**, ( पुं. ) घाट । महसूल उगाहने का  
स्थान ।

**घट्टित**, ( त्रि. ) निर्मित । बना हुआ । रंगा  
गया । हिलाया गया । घोंटा गया ।

**घण**, ( क्रि. ) दीसि । चमकना ।

**घण्ट**, ( क्रि. ) बोलना । चमकना ।

**घण्टा**, ( स्त्री. ) घण्टी । घड़ियाल । अति-  
बला । नागबला ।

**घण्टापथ**, ( पुं. ) नगर का मुख्य मार्ग ।

**घण्टिका**, ( स्त्री. ) छोटी घण्टी । छोटी  
घण्टी के आकार की होने के कारण तालु-  
वर्तिनी जीभ ।

**घन**, ( पुं. ) मेघ । बादल । वर्षा । प्रवाह ।  
दृढ़ । कठिन । फैलाव । शरीर । लोहे  
का मुद्गर । कफ । अत्रक । समान  
जाति के तीन अक्षरों का आपस में गुणन ।  
गाढ़ा । भरा हुआ । बाजा । मध्यम नाच ।  
लोहा ।

**घनकफ**, ( पुं. ) ओले ।

**घननाथ**, ( पुं. ) धुआँ ।

**घनपदवी**, ( स्त्री. ) आकाश अर्थात् बादलों  
का पथ ।

**घनरस**, ( पुं. ) बादलों का रस अर्थात् जल ।  
कपूर ।

**घनवल्ली**, ( स्त्री. ) विजली या बादलों की  
बेल ।

**घनसार**, ( पुं. ) कपूर । पारा । जल । एक  
प्रकार का वृक्ष

**घनागम**, ( पुं. ) वर्षाकाल ।

**घनाघन**, ( पुं. ) इन्ध । बरसाऊ बादल । मत्त

हस्ती । एक दूसरे का परस्पर धकियाना ।  
निरन्तर ।

**घनात्यय**, ( पुं. ) वह समय जब बादल छिप  
जाँय अर्थात् शरत्काल ।

**घनामय**, ( पुं. ) खजूर का पेड़ ।

**घनोपल**, ( पुं. ) ओला । सिल ।

**घम्बू**, ( क्रि. ) जाना । हिलना ।

**घरट्ट**, ( पुं. ) जाँता । चक्की ।

**घर्घर**, ( पुं. ) नद । द्वार । एक प्रकार का  
स्वर ।

**घर्घरिका**, ( स्त्री. ) छोटी घण्टी । एक बाजा ।  
धुने हुए धान । एक नद ।

**घर्ष**, ( क्रि. ) जाना ।

**घर्म**, ( पुं. ) पसीना । धूप । गरमी ।

**घर्षणी**, ( स्त्री. ) हल्दी ।

**घस्**, ( क्रि. ) खाना ।

**घस्मर**, ( त्रि. ) खाने वाला । खाऊ ।

**घस्त्र**, ( पुं. ) दिन । मारने वाला ।

**घारिटक**, ( पुं. ) घण्टा बजाने वाला ।  
धतूरा ।

**घात**, ( पुं. ) प्रहार । चोट । मारना । गुणना ।  
गुना करना । अङ्क को पूर्ण करना ।  
तीर ।

**घातिन्**, ( त्रि. ) मारने वाला । घातक ।

**घातुक**, ( त्रि. ) क्रूर । मारने वाला । हिंसा  
करने वाला ।

**घार**, ( पुं. ) सेचन । सींचना । छिड़कना ।

**घार्तिक**, ( पुं. ) घी का बना खाद्यविशेष ।

**घास**, ( पुं. ) गौ आदि के खाने योग्य  
चारा ।

**घु**, ( क्रि. ) शब्द करना ।

**घुट्ट**, ( क्रि. ) लौटना । पीछे हटना ।

**घुट**, ( पुं. ) चरणप्रस्थि । घुटना । एड़ी ।

**घुण**, ( क्रि. ) घूमना । लेना ।

**घुण**, ( पुं. ) धुन । लकड़ी खाने वाला कीड़ा ।

**घुर**, ( क्रि. ) शब्द करना । बड़ा शब्द  
करना । गुराना ।

**धुर्धुर**, ( पुं. ) शकर का शब्द ।  
**धुष्**, ( क्रि. ) प्रशंसा करना । प्रकट करना ।  
**धुस्सृण**, ( न. ) केसर । कुङ्कुम ।  
**धूक**, ( पुं. ) उल्लू । पेचक ।  
**धूर**, ( क्रि. ) मारना । पुराना पड़ना ।  
**धूर्ण**, ( क्रि. ) घूमना ।  
**धृ**, ( क्रि. ) सींचना ।  
**धृण**, ( क्रि. ) चमकना ।  
**धृणा**, ( स्त्री. ) कारुण्य । दया । निन्दा । धिन ।  
**धृणि**, ( पुं. ) तरङ्ग । लहर । किरन । सूर्य ।  
**धृत**, ( न. ) चमक । घी । पानी ।  
**धृतकुमारी**, ( स्त्री. ) धीकुआर । क्षिर्माकन्द ।  
 औषधविशेष ।  
**धृताची**, ( स्त्री. ) अप्सराविशेष । राव ।  
 घी वाली । चमकने वाली ।  
**धृष**, ( क्रि. ) रगड़ना ।  
**धृष्टि**, ( पुं. ) बराह । सुअर ।  
**घोटक**, ( पुं. ) अश्व । घोड़ा ।  
**घोटकारि**, ( पुं. ) भैंसा ।  
**घोणा**, ( स्त्री. ) घोड़े के नथुने । नाक ।  
**घोणिन्**, ( पुं. ) लम्बी नाक वाला । सुअर ।  
**घोर**, ( पुं. ) शिव । ऋषिविशेष । विष ।  
 सलत । भयानक । दुर्गम ।  
**घोररासन**, ( पुं. ) भयानक शब्द वाला ।  
 सियार । गीदड़ ।  
**घोल**, ( पुं. न. ) मट्टा । लस्सी ।  
**घोष**, ( पुं. ) अहिरों या गोपों का गाँव ।  
 बादलों की गर्जन । लताविशेष । व्याकरण  
 में बाह्यप्रयत्न का एक भेद ।  
**घोषणा**, ( स्त्री. ) डौंड़ी । टिंडोरा ।  
**घ्रा**, ( क्रि. ) गन्ध लेना । सूँघना ।  
**घ्राणतर्पण**, ( पुं. ) सुगन्धि ।  
**घ्रातव्य**, ( त्रि. ) सूँघने योग्य ।

### ड

**ड**, इस अक्षर से आरम्भ होने वाला कोई  
 शब्द नहीं है ।

**ड**, ( पुं. ) विषयेच्छा । भोगलिप्ता । शिव जी  
 का नाम ।  
**डु**, ( क्रि. ) शब्द करना ।

### च

**च**, ( अव्य. ) और । पादपूर्णा । ( पुं. ) चन्द्रमा ।  
 शिव का नाम । कलुआ । चोर । ( यु. )  
 बुरा । दुष्ट ।  
**चक**, ( क्रि. ) चमकना । प्रसन्न होना । तृप्त  
 होना ।  
**चकास्**, ( क्रि. ) चमकना ।  
**चकित**, ( न. ) भय । डर । डरा हुआ ।  
 हैरान हुआ । विस्मित । एक छन्द जिसके  
 प्रत्येक पाद में सोलह अक्षर होते हैं ।  
**चकोर**, ( पुं. ) एक पक्षी ।  
**चक्र**, ( क्रि. ) पीड़ित होना । कष्ट उठाना ।  
**चक्र**, ( न. ) चक्रवा पक्षी । पहिया । सैनिक ।  
 राज । एक प्रकार का पाखण्ड । चाक ।  
 जिससे कुम्हार बरतन बनाता है । एक  
 प्रकार का अस्त्र । भँवर । काव्यरचना  
 विशेष । कोल्हू । समूह । गाँव । पुरतक  
 का भाग । नदी का शब्द ।  
**चक्रक**, ( पुं. ) जिसकी पहिया घूमने जैसा  
 शब्द निकलता हो । एक दोष । एक प्रकार  
 का तर्क ।

**चक्रधर**, ( पुं. ) विष्णु । सर्प । राजा ।  
**चक्रधारा**, ( स्त्री. ) पहिये का अग्रभाग ।  
**चक्रपाणि**, ( पुं. ) विष्णु ।  
**चक्रपादः**, ( पुं. ) रथ । गाड़ी ।  
**चक्रबन्धु**, ( पुं. ) सूर्य ।  
**चक्रभेदिनी**, ( स्त्री. ) रात ।  
**चक्रभ्रम**, ( पुं. ) पीसने की चक्री ।  
**चक्रवर्तिन्**, ( पुं. ) महाराजाधिराज ।  
 राजाओं का अधीश्वर । आसमुद्रान्त  
 भूमण्डल का स्वामी । मुख्य ।  
**चक्रवाक**, ( पुं. ) स्वनाम प्रसिद्ध पक्षी ।  
**चक्रवाड**, ( पुं. ) लोकालोक पर्वत । मण्डल ।

चक्रवृद्धि, ( स्त्री. ) सूद दर सूद । व्याज पर व्याज ।

चक्रव्यूह, ( पुं ) युद्धक्षेत्र में शत्रु से लड़ने के लिये विशेष विधि से सेना खड़ा करना ।

चक्रा, ( स्त्री. ) नागरमौथा । काकडासिंगी ।

चक्राङ्ग, ( पुं. ) रथ । गाड़ी । हंस ।

चक्रिन, ( पुं. ) विष्णु । साँप । चकवा । कुम्हार । खुगलखोर । सूचक । तैली । चक्रवर्ती । अवनोपति । चक्र वाला ।

चक्रवीच, ( पुं. ) सदा घूमने वाला । गधा । राजा विशेष ।

चक्षु, ( क्रि. ) कहना । छोड़ना । विचारना ।

चक्षुण, ( न. ) कहना । बोलना । भूल बढ़ाने वाली एक प्रकार की चटनी ।

चक्षुस, ( न. ) देखना । आँख । प्रकाश ।

चक्षुःश्रवस, ( पुं. ) ऐसा जीव जो आँखों ही से सुनता हो अर्थात् साँप ।

चक्षुष्य, ( पुं. ) सुरमा । काजल ।

चङ्क्रमण, ( न. ) बहुत घूमना । बार बार घूमना ।

चञ्चरी, ( स्त्री. ) भैंसी ।

चञ्चल, ( पुं. ) विषयी । वायु । चपल । अस्थिर । झटका ।

चञ्चा, ( स्त्री. ) चटाई । चौकी । घास की युक्ति ।

चञ्च, ( पुं. ) पक्षियों की चोंच ।

चङ्, ( क्रि. ) मारना । तोड़ना । फोड़ना । टाकना ।

चटक, ( पुं. ) चिड़िया ।

चटकाशिरस, ( पुं. ) पिप्पलीमूल । मद्य ।

चटु, ( पुं. ) प्रियवचन । व्रतियों का एक आसन । उदर । पेट ।

चटुल, ( त्रि. ) चञ्चल । फुरतीला । बिडली ।

चङ्, ( क्रि. ) क्रोध करना ।

चरण, ( क्रि. ) जाना । मारना । शब्द करना । देना ।

चणक, ( पुं. ) चने । तृणभेद । एक मुनि का नाम जिसके वंश में चाणक्य का जन्म हुआ था ।

चण्ड, ( पुं. ) इमली का वृक्ष । यमदूत । दैत्यविशेष । तीक्ष्ण । तेज ।

चण्डांशु, ( पुं. ) सूर्य । दिनकर । प्रभाकर ।

चण्डात्मक, ( पुं. न. ) कुर्ती । छोटा कोट ।

चण्डाल, ( पुं. ) सङ्करवर्ण जिसका जन्म ब्राह्मण पिता और शूद्रा माता द्वारा हो जातिविशेष ।

चण्डी, ( स्त्री. ) दुर्गा देवी । क्रोध वाली । सप्तशती में चण्डी देवी की कथा होने से उस पुस्तक का नाम ही चण्डी पड़ गया है ।

चत, ( क्रि. ) माँगना । जाना ।

चतुःशाला, ( स्त्री. ) चौखण्डी । चार खण्ड का मकान ।

चतुस्, ( त्रि. ) चार की गिनती । चार संख्या वाला ।

चतुर, ( पुं. ) हाथीखाना । काम में कुशल । दक्ष । आँखों के सामने । चालाक ।

चतुरङ्ग, ( न. ) जिसके चार अङ्ग हों । हाथी, घोड़ा, गाड़ी, पैदल इन चार अङ्गों से सुसज्जित सेना ।

चतुरश्र, ( त्रि. ) चतुष्कोण । चौकोना । चार कोने वाला । ज्योतिष में लग्न से चौथा तथा आठवाँ स्थान ।

चतुरानन, ( पुं. ) चार मुख वाला । ब्रह्मा । चतुर्मुख ।

चतुर्थ, ( त्रि. ) चौथा ।

चतुर्थांश, चौथा भाग । चार भागों में से एक ।

चतुर्थी, ( स्त्री. ) चौथ तिथि ।

चतुर्दन्त, ( पुं. ) चार दाँत वाला । इन्द्र का ऐरावत नामक हाथी ।

चतुर्दशन, ( त्रि. ) चौदह ।

चतुर्द्धा, ( अव्य. ) चार प्रकार से ।

चतुर्भद्र, ( न. ) धर्म, अर्थ, काम, मोक्ष—चार कल्याण ।

चतुर्भुज, ( पुं. ) चार हाथ वाला । विष्णु ।

चतुर्युग, ( न. ) सत्य, त्रेता, द्वापर और कलिरूप चारो युग ।

चतुर्वर्ग, ( पुं. ) चार प्रकार का पुरुषार्थ अर्थात् अर्थ, धर्म, काम, मोक्ष ।

चतुर्विंशति, ( स्त्री. ) चौबीस ।

चतुर्विध, ( पुं. ) चारों वेदों का जानने वाला ।

चतुर्विध शरीर, ( न. ) जरायुज, अण्डज, स्वेदज और उद्भिद—ये चार प्रकार के शरीर हैं ।

चतुर्व्यूह, ( पुं. ) उत्पत्ति आदि कार्य के लिये चार विभाग वाला अर्थात् वासुदेव, सङ्कर्षण, प्रद्युम्न और अनिरुद्ध रूप विष्णु ।

चतुष्क, ( न. ) चार खम्भों वाला घर ।

चतुष्टय, ( त्रि. ) चार हिस्से वाला ।

चतुष्पथ, ( पुं. ) चौराहा । चार आश्रमों वाला ।

चतुष्पद, ( पुं. ) चौपाया । चार पैर वाला एक करण ।

चतुष्पद्मी, ( स्त्री. ) चार पाँव वाली । चार चरणों का श्लोक जिसमें ३४ अक्षर होते हैं ।

चतुस्त्रिंशत्, ( त्रि. ) चौतीस ।

चत्वर, ( न. ) यज्ञ के लिये शुद्ध पृथिवी । आँगन । बाड़ा ।

चत्वारिंशत्, ( स्त्री. ) चालीस ।

चत्वाल, ( पुं. ) होमकुण्ड । कुश ।

चद्, ( क्रि. ) माँगना । प्रसन्न होना । चमकना ।

चन्, ( क्रि. ) मारना । शब्द करना ।

चन, ( अव्य. ) अपूर्ण । जो कुछ भी ।

चञ्च्, ( क्रि. ) जाना ।

चन्दन, ( पुं. न. ) चन्दन । एक बानर । एक वृटी ।

चन्दनधेनु, ( स्त्री. ) चन्दन लगी गौ । ऐसी गौ उसे कहते हैं जो सधवा और सन्तानवती स्त्री द्वारा मृत्यु के अनन्तर स्वर्गप्राप्ति की कामना से दी जाती है ।

चन्द्र, ( पुं. ) कपूर । हींग । पानी । सुन्दर । काला रङ्ग । मोर का चाँद । बङ्गी इलायची । चन्द्रमा । मृगशिर नक्षत्र ।

चन्द्रक, ( पुं. ) सफेद मिर्च । मङ्गलौविशेष ।

चन्द्रकला, ( स्त्री. ) चन्द्र का सोलहवाँ अंश । द्रविड़ देश का वाद्यविशेष ।

चन्द्रकान्त, ( पुं. ) मणिविशेष । कमल । चन्दन । रात । चाँदनी । चन्द्र की स्त्री ।

चन्द्रकान्ति, ( न. ) चाँदी । चन्द्रमा की चमक ।

चन्द्रकिन्, ( पुं. ) मयूर । मोर ।

चन्द्रगुप्त, ( पुं. ) मगध देश का एक राजा विशेष । चन्द्रगुप्त ।

चन्द्रवाला, ( स्त्री. ) बङ्गी इलायची ।

चन्द्रभाषा, ( स्त्री. ) काश्मीर देश की एक भाषा का नाम ।

चन्द्रमण्डल, ( न. ) चाँद का गोल आकार ।

चन्द्रमस, ( पुं. ) चन्द्रमा । चाँद ।

चन्द्रमौलि, ( पुं. ) शिव । शङ्कर ।

चन्द्रवल्लरी, ( स्त्री. ) सोमलता ।

चन्द्रव्रत, ( न. ) चान्द्रायण नामक व्रत ।

चन्द्रशाला, ( स्त्री. ) प्रासादोपरिस्थ गृह ।

चन्द्रशेखर, ( पुं. ) शिव जी । पूर्व देश का एक पर्वत ।

चन्द्रसम्भ्रम, ( पुं. ) बुध । नर्मदा नदी । बङ्गी इलायची ।

चन्द्रहास, ( पुं. ) लङ्ग । रूपा । ( स्त्री. ) गृहणी । गिलोय ।

चन्द्रा, ( स्त्री. ) एला । चन्द्रातप । चन्देवा ।

चन्द्रापीड, ( पुं. ) शिव । तारापीड राजा का पुत्र ।

**चन्द्रिका**, ( स्त्री. ) चाँदनी । बड़ी इलायची । छन्द जिसके प्रत्येक पाद में तेरह अक्षर होते हैं ।

**चन्द्रोपल**, ( पुं. ) चन्द्रकान्तमणि ।

**चप्**, ( क्रि. ) पीसना । शान्ति देना । उन्नेजित करना ।

**चपल**, ( पुं. ) पारा । मछली । क्षणिक । चञ्चल । बबड़ाया हुआ । दुर्विनीत । अशिक्षित । लक्ष्मी । विजली । कुलटा स्त्री । पीपल । भोग । मदिरा । जीम । छन्दविशेष ।

**चपेट**, ( पुं. ) थप्पड़ ।

**चम्**, ( क्रि. ) खाना ।

**चमत्कार**, ( पुं. ) विलक्षण । विस्मयकारी । अपामार्ग वृक्ष ।

**चमर**, ( पुं. ) भैंसे के रूप रत्न जैसा हिरना जिसकी पूँछ के बाल के चँवर बनाये जाते हैं ।

**चमस**, ( पुं. न. ) लकड़ी का बना हुआ यज्ञीय एक पात्र । लड्डू । चमचा ।

**चमीकर**, ( पुं. ) सोने के उपजति का स्थान ।

**चम्पू**, ( स्त्री. ) सेना ।

**चमूरु**, ( पुं. ) मृगविशेष । कचनार का वृक्ष ।

**चम्पक**, ( पुं. ) केला । डेउ का वृक्ष । चम्पे का फूल ।

**चम्पकमाला**, ( स्त्री. ) स्त्रियों के गले का आभूषण विशेष । चम्पाकली । छन्दविशेष ।

**चम्पाधिप**, ( पुं. ) चम्पा देशका स्वामी । कर्ण राजा ।

**चम्पू**, ( स्त्री. ) काव्यविशेष । जिसमें गद्यपद्य मिश्रित हों ।

**चम्बू**, ( क्रि. ) जाना ।

**चय**, ( पुं. ) कोट । समूह । चौकी ।

**चयन**, ( न. ) एक प्रकार की रचना । चुनना । एकत्र करना ।

**चर्**, ( क्रि. ) जाना ।

**चर**, ( पुं. ) राजदूत । भेदिया । ज्योतिष में लग्नविशेष । ( क्रि. ) चलने वाला । जाने वाला ।

**चरक**, ( पुं. ) वैद्यकाचार्यविशेष । चार । छिपा हुआ दूत । पापड़ । भिक्षुक । संन्यासी ।

**चरण**, ( पुं. न. ) पैर । वेद का एक भाग । शास्त्रारूपी ग्रन्थविशेष, उसको पढ़ने वाला । गोत्र । ( क्रि. ) जाना । खाना । ( न. ) आचार । स्वभाव ।

**चरणग्रन्थि**, ( पुं. ) पाँव की गाँठ । शुल्फ ।

**चरणायुध**, ( पुं. ) पाँव है आयुध जिसका, अर्थात् मुर्गा । कुक्कुट ।

**चरणव्यूह**, ( पुं. ) वह ग्रन्थ जिसमें वेद की शास्त्राओं का विशदरूप से वर्णन है । वेदव्यास का रचा ग्रन्थविशेष ।

**चरम**, ( त्रि. ) अन्त । अवनसान । पश्चिम । अन्तिम ।

**चराचर**, ( न. ) चलने और न चलने वाला । दुनिया । जगत् । ( पुं. ) स्थावर जङ्गम । आकाश । शिव जी की जटा ।

**चरित**, ( त्रि. ) चला गया । पा लिया । कर लिया । जाना गया । अनुष्ठान । काम । सञ्चार । विचारना । लीला । कहानी । चाल-चलन । स्वभाव । व्रतादि कर्म में यत्नवान् होना ।

**चरिष्णु**, ( त्रि. ) चलने वाला । चालाक । इतस्ततः डोलने हारा ।

**चरु**, ( पुं. ) होम में डालने का पदार्थ विशेष, यह अन्न घी में रोंधा जाता है और ऊपर से उसमें दूध छिड़का जाता है ।

**चर्च**, ( क्रि. ) पढ़ना । कहना । फिड़कना ।

**चर्चरी**, ( स्त्री. ) टेढ़े बाल । हर्ष से खेलना । अभिमान युक्त वचन । छन्दविशेष ।

**चर्चा**, ( स्त्री. ) दुर्गा । चन्दनादि शरीर पर लगाना । चिन्ता । विचार । जिक्र ।

**चर्त्त**, ( क्रि. ) जाना । खाना ।

**चर्मकार**, ( पुं. ) चमार । मोची ।

**चर्मरवती**, ( स्त्री. ) नदीविशेष ।

**चर्मदण्ड**, ( पुं. ) चाबुक । हण्टर । कोड़ा ।

**चर्मन्**, ( न. ) ढाल । चाम । छूने वाली इन्द्रिय ।

**चर्मपादुका**, ( स्त्री. ) जूता । जूती ।

**चर्मप्रसेविका**, ( स्त्री. ) लुहार की धौंकनी । भस्त्रा ।

**चर्मिन**, ( पुं ) ढाल बाँधने वाला । भोजपत्र वाला वृक्ष । भृङ्गरीट । केला । चमड़े वाला । सैनिक । सिपाही ।

**चर्या**, ( स्त्री. ) नियम पालन शुरुपदिष्ट उपदेशानुसार व्रतादि का पालन । विचरना । गाड़ी में बैठ कर घूमना फिरना । व्यवहार । स्वभाव । खाना ।

**चर्च**, ( क्रि. ) चबाना ।

**चर्चाणि**, ( पुं. ) जन । ( वेद ) देखना । विचारना । चालाक । मनुष्य ।

**चल**, ( क्रि. ) जाना ।

**चला**, ( स्त्री. ) चलने वाली, स्त्री ।

**चलाचल**, ( वि. ) अत्यन्त चञ्चल । काक । कौआ ।

**चष**, ( क्रि. ) खाना । मारना ।

**चषक**, ( पुं. न. ) मदिरा पीने का पात्र । शहद । मधविशेष ।

**चाषाल**, ( पुं. ) यज्ञपशु बाँधने का खूँटा ।

**चह**, ( क्रि. ) ठगना ।

**चाकचक्य**, ( न. ) उज्ज्वलता । चमक । प्रकाश ।

**चाक्षुष**, ( न. ) नेत्रोत्पन्न ज्ञान । देखना । दृष्टि । छत्रों में मनु ।

**चाट**, ( पुं. ) प्रथम विश्वास दिला कर पीछे धन ले जाने वाला चोर ।

**चाटकेर**, ( पुं. ) चिड़िया का बच्चा ।

**चाटु**, ( पुं. न. ) प्रिय वचन । चापलूसी से भरा वचन ।

**चाटुपटु**, ( पुं. ) चापलूस । भाण्ड । विदूषक । मसखरा ।

**चाणक्य**, ( पुं ) एक प्रसिद्ध नीति बनाने वाला ब्राह्मण । ग्रन्थविशेष ।

**चाणूर**, ( पुं. ) कंस राजा का एक नामी पहलवान जो श्रीकृष्ण द्वारा मारा गया था ।

**चाणूरसूदन**, ( पुं. ) चाणूरहन्ता । श्रीकृष्ण ।

**चाण्डाल**, ( पुं. ) श्वपच । नीचातिनीच जाति का मनुष्य । घातक ।

**चातक**, ( पुं. ) पपीहा ।

**चातुरी**, ( स्त्री. ) चतुराई । छल । कार्यपटुता ।

**चातुर्मास्य**, ( न. ) वर्षा के चार मासों में किये गये । चार मास में पूर्ण होने वाला, यज्ञ या व्रत ।

**चातुर्वर्ष्य**, ( न. ) ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र-चारों वर्ष ।

**चान्द्र**, ( पुं. ) चन्द्रकान्तमणि । चन्द्रमा की तिथियों से गिना जाने वाला मास । चान्द्रायण व्रत । चन्द्रलोक । चन्द्रकथित व्याकरण विशेष । चान्द्र व्याकरण पढ़ने वाला ।

**चान्द्रायण**, ( न. ) वह व्रत या कर्म जिससे चन्द्रलोक प्राप्त हो । व्रतविशेष ।

**चाप**, ( पुं. ) धनुष । ज्योतिष की नवमी राशि ।

**चापल**, ( न. ) चपल होना । मन को सुल न मिलना । विना विचारे किसी कार्य के करने में लग जाना । निष्प्रयोजन-हाथ पैर हिलाना । अनवस्थान ।

**चामर**, ( पुं. न. ) चमर । मृग की पूँछ का बना चँवर ।

**चामीकर**, ( न. ) सोना । धनुरा ।

**चामुण्डा**, ( स्त्री. ) आकाशादिरूपी सेना को ग्रहण करने वाली । दुर्गा । देवी । चण्ड मुण्ड को लाने वाली ।

**चाम्पेयक**, ( न. ) चम्पे का फूल । नाग-केसर । सोना । किञ्चल्क ।

**चायू**, ( क्रि. ) दर्शन करना । देखना ।

**चारण**, ( पुं. ) यश को फैलाने वाला । भाट । यशसञ्चारक ।

**चारु**, ( पुं. ) बृहस्पति । सुन्दर । मनोहर ।



**चार्चिक्य**, ( न. ) शरीर को चन्दनादि  
 सुगन्धयुक्त द्रव्यों से चर्चित करना ।  
**चार्म्म**, ( पुं. ) चारों ओर चमड़े से मदी  
 गाड़ी या रथ ।  
**चाव्वाक**, ( पुं. ) वह लोग जिसका वचन  
 सारे संसार को रुचे ।  
**चालनी**, ( स्त्री. ) चलनी । धान आदि  
 छानने की छत्री ।  
**चाष**, ( पुं. ) नीलकण्ठ ।  
**चि**, ( क्रि. ) चुनना ।  
**चिकित्सक**, ( पुं. ) वैद्य । डाक्टर । हकीम ।  
**चिकित्सा**, ( स्त्री. ) बीमारी का इलाज ।  
 रोग दूर करने की प्रक्रिया ।  
**चिकित्स्य**, ( न. ) साध्य रोगी । इलाज के  
 योग्य रोगी ।  
**चिकुर**, ( पुं. ) बाल सिर के । वृक्षविशेष  
 पहाड़ । सरीसृप जीवजन्तु । चक्रपत्त ।  
 तरल ।  
**चिक्र**, ( क्रि. ) दुःख देना । कष्ट देना ।  
**चिक्रण**, ( पुं. ) चिकना । गुलाब का पेड़  
 या फल ।  
**चिच्छक्ति**, ( स्त्री. ) मन और बुद्धि की सामर्थ्य ।  
 चैतन्य ।  
**चिश्ना**, ( स्त्री. ) इमली का पेड़ ।  
**चिद्**, ( क्रि. ) भजना ।  
**चित्**, ( क्रि. ) जानना ।  
**चित्**, ( स्त्री. ) ज्ञान । चैतन्य ।  
**चित्**, ( अव्य. ) अपूर्ण । थोड़ा । जैसे  
 कश्चित् ।  
**चित**, ( त्रि. ) चिता ।  
**चित्ति**, ( स्त्री. ) चिता । समुदाय । वेदान्त-  
 मतानुसार ऐसा ज्ञान, जिसका कोई विषय  
 न हो । अग्निस्थानविशेष ।  
**चित्त**, ( न. ) मन । बुद्धि । अनुसन्धान ।  
 चिता की लकड़ी ।  
**चित्तविक्षेप**, ( पुं. ) चित्त में विक्षेप डालने  
 वाले । योग से जो हटलें-ऐसी बातें ।

**चित्तविप्लव**, ( पुं. ) उन्माद रोग ।  
**चित्य**, ( पुं. ) आग । चिता ।  
**चिष्**, ( क्रि. ) लिखना । आश्चर्य होना ।  
**चित्र**, ( पुं. ) यमविशेष ( वृकोदराय चित्राय ) ।  
 अशोक वृक्ष । चित्रक वृक्ष । अण्डी का पेड़ ।  
 आकाश । एक प्रकार का कुष्ठ । कई  
 रङ्ग वाला । तिलक । शब्दसम्बन्धी अल-  
 ङ्कारविशेष । भेड़ियाविशेष ।  
**चित्रकरट**, ( पुं. ) कबूतर । बुग्धू । उल्लू ।  
**चित्रकर**, ( पुं. ) मूर्ति बनाने वाला । दोगला ।  
 तसवीर वाला ।  
**चित्रकूट**, ( पुं. ) जिसके शिखर पर चित्र हों ।  
 बाँदा के पास का एक स्थान ।  
**चित्रगुप्त**, ( पुं. ) यमराज के पेशेकार ।  
**चित्रपट**, ( पुं. ) रङ्गविरङ्गा कपड़ा । चित्र ।  
 मूर्ति । तसवीर ।  
**चित्रपादा**, ( स्त्री. ) सारिका पक्षी । मैना ।  
**चित्रभानु**, ( पुं. ) अग्नि । सूर्य । चित्रक  
 पेड़ । आक का रूख ।  
**चित्ररथ**, ( पुं. ) सूर्य । गन्धर्वविशेष ।  
 गायक देवता ।  
**चित्रलेखा**, ( स्त्री. ) कुभायड की कन्या-  
 अप्सराविशेष । उषा की सखी । छन्द  
 विशेष जिसके प्रत्येक पाद में अठारह अक्षर  
 होते हैं ।  
**चित्रशिखरिण्ड**, ( पुं. ) शिखा वाला ।  
 सप्तर्षि यथा—  
 १ मरीचि । २ अङ्गिरा । ३ अत्रि ।  
 ४ पुलस्त्य । ५ पुलह । ६ कृत ।  
 ७ वसिष्ठ ।  
**चित्राङ्गद**, ( पुं. ) शन्तनु राजा का पुत्र और  
 विचित्रवीर्य का भाई । एक गन्धर्व ।  
**चित्राङ्गी**, ( स्त्री. ) विलक्षण अङ्ग वाली । मर्जीठा  
 कर्णजलौका ।  
**चिद्रूप**, ( पुं. ) आत्मा । परमात्मा ।  
 जीवात्मा ।  
**चिदाकाश**, ( न. ) शुद्ध ब्रह्म ।

**चिदाभास**, (पुं.) बुद्धि पर आत्मा की पर-  
छाई । जीव ।

**चिन्ता**, (स्त्री.) संस्कार को जागरूक करने  
वाली । देखे हुए पदार्थ का फिर स्मरण  
दिलाने वाली ।

**चिन्तामणि**, (पुं.) चिन्तारते ही अभिलषित  
वस्तु को प्रदान करने वाली मणि । ब्रह्मा ।  
बुद्धदेव ।

**चिन्मय**, (पुं.) चैतन्यरूप ईश्वर । परब्रह्म ।

**चिपिट**, (पुं.) भोजनविशेष । चपटी  
नाक वाला ।

**चिरम्**, (अन्य.) दीर्घ । बहुत दिनों से ।

**चिरक्रिय**, (त्रि.) दीर्घसूत्री । टिक्कड़ ।  
आलसी ।

**चिरजीविन्**, (पुं.) दीर्घकाल तक जीने  
वाला । काक । सेबल का वृक्ष ।  
मार्कण्डेय ऋषि । अश्वत्थामा । बलि ।  
हनुमान् । व्यास । विभीषण । कृपाचार्य ।  
परशुराम ।

**चिरण्टी**, (स्त्री.) पित्रालय में बहुत दिनों  
तक रहने वाली युवती ।

**चिरत्न**, (गु.) चिरन्तन । पुराना । पुरातन ।

**चिरन्तन**, (गु.) पुराना । पुरातन ।

**चिरायुस्**, (पुं.) बड़ी उम्र वाला । देवता ।

**चिर्भेटी**, (स्त्री.) ककड़ी । खीरा । तर ।

**चिल्ल**, (क्रि.) ढीला पड़ना ।

**चिल्ल**, (पुं.) चील नामक पक्षी । प्रीक्षित  
नेत्र वाला ।

**चिल्लाम**, (पुं.) चोर ।

**चिलुक**, (न.) ठोड़ी । मुचकुन्द वृक्ष ।

**चिह्न**, (न.) लान्छन । लक्षण । ध्वजा ।  
पताका ।

**चीन**, (पुं.) देशविशेष । हिरनविशेष ।  
महीन वस्त्रविशेष ।

**चीत्कार**, (पुं.) चीखना । चिल्लाना ।

**चीम्**, (क्रि.) प्रशंसा करना । बड़ाई करना ।

**चीर**, (न.) वस्त्रखण्ड । कपड़े का टुकड़ा ।

**चीर्ण**, (त्रि.) कृत । किया हुआ । एकत्र  
किया । सीखा हुआ । काटा गया ।

**चीव**, (क्रि.) लेना । ढाँकना । चमकना ।

**चीवर**, (न.) कफनी जिसे कफ़ीर पहनते  
हैं । संन्यासियों की कौपीनादि वस्त्र ।

**चुक्र**, (क्रि.) कष्ट देना । उत्पीड़ित करना ।

**चुट**, (क्रि.) कम होना ।

**चुह**, (क्रि.) काटना ।

**चुत**, (क्रि.) बढ़ना । चूना । टपकना ।

**चुत**, (न.) शुद्धदेश । मलद्धार ।

**चुट**, (क्रि.) प्रेरणा करना । भेजना ।  
फेंकना ।

**चुप**, (क्रि.) धीरे धीरे चलना ।

**चुब**, (क्रि.) चूमना । चुम्बन करना ।

**चुम्बक**, (पुं.) अयस्कान्तमणि । धूर्त ।  
ठग । चूमने वाला ।

**चुर**, (क्रि.) चुराना ।

**चुरा**, (स्त्री.) चूरी ।

**चुल**, (क्रि.) उठना । ऊँचा होना । बढ़ना ।  
डुबका भरना ।

**चुलुक**, (पुं.) निविड़ । पङ्क । एक प्रकार का  
पत्तन । हाण्डी । डूबने योग्य जल ।

**चुल्ल**, (पुं.) सजल नयन वाला ।

**चुल्लि**, (स्त्री.) चूल्हा ।

**चूड़ा**, (स्त्री.) मोरशिखा ।

**चूड़ामणि**, (पुं.) शिर की मणि ।

**चूड़ाल**, (गु.) चुटीला । चोटीवाला । नागर-  
मोथा ।

**चूण**, (क्रि.) सकोड़ना । सङ्कीर्ण करना ।

**चूत**, (पुं.) चुसा हुआ । आम । घर का द्वार ।  
कूपक । शुदा । योनि ।

**चूर्ण**, (क्रि.) पीसना ।

**चूर्णी**, (पुं.) चूना । पिंसी कटी वस्तु ।

**चूर्णक**, (पुं.) चूरा । गद्यविशेष । छन्दो-  
विशेष ।

**चूर्णकुन्तल**, (पुं.) शिर के छोटे छोटे बाल ।  
छरलेदार बाल ।

**चूर्णी**, (पुं.) पतञ्जलि का महाभाष्य । शिव जी की जटा ।

**चूलिका**, (स्त्री.) हाथी के कान की जड़ । नाटकाङ्गविशेष ।

**चूष**, (क्रि.) चूसना । पीना ।

**चूषा**, (स्त्री.) चाम की लगाम । चूसना ।

**चूष्य**, (शु.) चूसने योग्य ।

**चृत्**, (क्रि.) मारना । गाँठना ।

**चेट**, (पुं.) नौकर । सेवक । दास ।

**चेत्**, (अव्य.)-यदि । सन्देह न होने पर भी सन्दिग्ध हो कर कहना ।

**चेतन**, (पुं.) आत्मा । जीव । परमेश्वर । प्राणी । चैतन्य ।

**चेतस्**, (न.) चित्त । मन । आत्मा ।

**चेतोमुख**, (पुं.) जिसका चित्त द्वार हो जीव ।

**चेदि**, (पुं.) देशविशेष । उस देश के निवासी ।

**चेदिपति**, (पुं.) दमघोष राजा का पुत्र ।

**चेल**, (क्रि.) जाना । चलना । हिलना । चञ्चल होना ।

**चेल**, (न.) कपड़ा ।

**चेलप्रक्षालक**, (पुं.) धोबी ।

**चेल्ल**, (क्रि.) चलना । हिलना । जाना ।

**चेष्ट**, (क्रि.) जीवन के चिह्न दिखाना । पूरा करना । चेल करना ।

**चेष्टा**, (स्त्री.) यत्न । आत्मा से इच्छा, इच्छा से यत्न और यत्न से चेष्टा उत्पन्न होती है ।

**चैतन्य**, (न.) चेतना । ब्रह्म । प्रकृति । माया ।

**चैत्र**, (न.) महावृक्ष । विदेश । देवता के रहने का पेड़ । बुद्धभेद । मन्दिर । चिता का चिह्न । जनसभा । यज्ञीय स्थान ।

**चैत्र**, (न.) विश्रामस्थान ।

**चैत्रगृह**, (न.) चैत्र का घर ।

**चैत्र**, (पुं.) मास जिसमें चित्रा नक्षत्र में पूर्णिमा हो । चैत का महीना ।

**चैत्रक**, (पुं.) पहाड़विशेष ।

**चैत्ररथ**, (पुं.) कुबेर का उद्यान जिसे चित्ररथ ने बनाया था ।

**चैद्य**, (पुं.) शिशुपाल ।

**चोदना**, (स्त्री.) प्रवर्त कराने के लिये कहा हुआ वाक्य । उपदेश ।

“चोदनालक्षणोर्थो धर्मः ।”

प्रेरणा । भिड़की ।

**चोद्य**, (न.) प्रश्न । पूर्वपक्ष विलक्षण । प्रेरणा योग्य ।

**चोर**, (पुं.) चोरी करने वाला । गन्धद्रव्य विशेष ।

**चौल**, (न.) चोली । अङ्गिया । द्राविड़ और कलिङ्ग देशों के मध्य का देश ।

**चौली**, (स्त्री.) अङ्गिया ।

**चोष्य**, (न.) चूसने योग्य । गन्ना । पौड़ा ।

**चौड़**, (न.) चूड़ा संस्कार ।

**च्यवन**, (न.) धीरे धीरे चूना । ऋषिविशेष ।

**च्यु**, (क्रि.) जाना । हसना । सहन करना । सहारना ।

**च्युत्**, (क्रि.) देखो च्युत् ।

**च्युति**, (स्त्री.) भरन । टपकन । चुञ्चन । नाश ।

**च्यौल**, (त्रि.) जाने वाला । छोड़ा हुआ । गुण्डा । धर्मरहित । अगुडे से उत्पन्न । त्याग के योग्य । चूरचूर । प्रयत्न । उद्योग ।

प्रबन्ध । सामर्थ्य । बल ।

## छ

**छ**, (शु.) विशुद्ध । स्वच्छ । छेदक । काटने वाला । चञ्चल ।

**छगल**, (पुं.) छाग । बकरा ।

**छटा**, (स्त्री.) प्रकाश । चमक । परम्परा । लगातार ।

**छत्र**, (पुं.) छाता । सोये का साग ।

**छत्रक**, (पुं.) वृक्षविशेष । पक्षीभेद । मधुमक्खी का छत्ता ।

**छत्रभङ्ग**, (पुं.) नृपनाश । वैधव्य । पराधीनता ।

छत्राक, ( न. ) शिलीन्ध ।  
 छद्, ( क्रि. ) छाना । ढाकना ।  
 छद्, ( पुं. ) पत्र । चिड़िया का पर । तमाल  
 वृक्ष । ग्रन्थिवर्ण ।  
 छदन, ( न. ) पत्र । पर । छाल । चमड़ा ।  
 छदपत्र, ( पुं. ) भोजपत्र ।  
 छदि, ( पुं. ) छत । भोजपत्र ।  
 छद्मतापस, ( पुं. ) दाम्भिक तपस्वी ।  
 छद्मन्, ( न. ) कपट । छल ।  
 छन्द, ( पुं. ) अभिलाषा । चाह । अधीनता ।  
 विषविशेष ।  
 छन्दस्, ( न. ) वेद । स्वेच्छाचार । गायत्री  
 आदि छन्द । पद्य । वृत्त ।  
 छन्दोग, ( पुं. ) सामवेद गाने वाला ब्राह्मण ।  
 स्वच्छन्दचारी । वेदमार्ग से चलने वाला ।  
 छर्द्, ( क्रि. ) वमन करना ।  
 छर्दन, ( पुं. ) नीम का पेड़ । मदन का वृक्ष ।  
 वमन ।  
 छर्दि, ( स्त्री. ) वमन करने का रोग । वान्ति । कै ।  
 छल, ( न. ) कपट ।  
 छलना, ( स्त्री. ) छल । दूसरे को ठगना ।  
 छल्ली, ( स्त्री. ) छाल । बल्कल । बेल । लता ।  
 सन्तान ।  
 छवि, ( स्त्री. ) शोभा । कान्ति । चमक ।  
 दमक । भड़क ।  
 छाग, ( पुं. ) छागल । बकरा ।  
 छागवाहन, ( पुं. ) अग्नि का वाहन । बकरा  
 है, इससे अग्नि ।  
 छात, ( त्रि. ) छिन्न । कटा हुआ । दुर्बल ।  
 छात्र, ( त्रि. ) शिष्य । मधुमक्खी का छत्ता ।  
 छान्दस्, ( पुं. ) वेद पढ़ने वाला ।  
 छान्दोग्य, ( न. ) सामवेदीय उपनिषद् ।  
 छाया, ( स्त्री. ) धूप का अभाव । प्रतिबिम्ब ।  
 परछाहीं । पालन । वृत्ति । पंक्ति । सूर्य की  
 स्त्री । छन्द जिसके पाद में उन्नीस अक्षर  
 होते हैं ।  
 छायातनय, ( पुं. ) शनैश्चर ।

छायापुरुष, ( पुं. ) अपने आप शरीर की  
 छाया को देखते देखते सहसा आकाश की  
 ओर देखने से एक पुरुष दिखलाई पड़ता  
 है, उसीका नाम छायापुरुष है ।  
 छिकनी, ( स्त्री. ) नकछिकनी । एक औषध  
 जिसका चूर्ण सूँघने से बालों आने लगती है ।  
 छिक्का, ( स्त्री. ) बाल ।  
 छिस्तर, ( त्रि. ) शत्रु । धूर्त । काटने वाला ।  
 छिद्, ( क्रि. ) काटना ।  
 छिदिर, ( पुं. ) कुल्हाड़ा । अग्नि । रस्ती ।  
 तलवार ।  
 छिदुर, ( त्रि. ) शत्रु । वञ्चक । ठग । काटने  
 वाला । काटने का औज़ार ।  
 छिद्र, ( न. ) दोष । चुट्टि । छेद । आकाश ।  
 ज्योतिष में लग्न से आठवाँ स्थान ।  
 छिन्नमस्ता, ( स्त्री. ) जिसका सिर कटा हो ।  
 दस महाविद्याओं में से एक । दुर्गा देवी ।  
 छिन्नरुह, ( पुं. ) तिलवृक्ष । शुर्च । गिलोय ।  
 स्वर्णकेतकी ।  
 छुद्, ( क्रि. ) काटना ।  
 छुर, ( क्रि. ) छेदना । काटना । लेप करना ।  
 छुरिया, ( स्त्री. ) छुरी । चाकू ।  
 छुड़, ( क्रि. ) भड़काना । चमकाना । खेलना ।  
 छुरक, ( पुं. ) पालतू चिड़िया या पशु । हिरन ।  
 चतुर । नागर ।  
 छेकानुप्रास, ( पुं. ) अनुप्रास का भेद ।  
 शब्दसम्बन्धी अलङ्कार ।  
 छेकोक्ति, ( स्त्री. ) चतुरा स्त्री का वचन ।  
 पेचीली बात । रूपालङ्कार का भेद ।  
 छेद्, ( क्रि. ) छेदना । काटना ।  
 छेद, ( पुं. ) काटना । तोड़ना । काटने वाला ।  
 तोड़ने वाला ।  
 छेमरुड, ( पुं. ) अनाथ ।  
 छेलक, ( पुं. ) बकरा ।  
 छैदिक, ( पुं. ) छड़ी । नेत ।  
 छो, ( क्रि. ) काटना ।  
 छोटिका, ( स्त्री. ) छटकी ।

छोटिन्, (पुं.) मछुआ । धीमर ।

छोलग, (पुं.) चूना ।

छुथ, (क्रि.) जाना ।

## ज

ज, (पुं.) समास के अन्त में आता है और तब इसका अर्थ होता है—“उससे या इससे उत्पन्न हुआ।” जैसे “पङ्कज” । बना हुआ । सम्बन्धी । विजयी । पिता । जन्म । विष । कान्ति । विष्णु । शिव । भोग । गति । वेग । गण ।

जक्ष, (क्रि.) खाना ।

जगच्चक्षु, (पुं.) सूर्य । भास्कर ।

जगत्, (पुं.) लोक । वायु ।

जगत्प्राण, (पुं.) वायु । पवन ।

जगत्साक्षिन्, (पुं.) सूर्य । चन्द्र । पृथिवी । वायु । यम ।

जगती, (स्त्री.) धरती । भुवन । जन । लोक । जम्बुद्वीप । एक छन्द जिसमें चारह अक्षर वाला पाद हो ।

जगदाधार, (पुं.) वायु । जगत् का सहारा ।

जगद्धात्री, (स्त्री.) जगत् की माँ । जगदम्बा । लक्ष्मी जी । दुर्गा ।

जगद्योनि, (पुं.) जगत् की उत्पत्ति करने वाला । हिरण्यगर्भ । कुमार । विष्णु । शिव । पृथिवी ।

जगदाथ, (पुं.) जगत् के स्वामी । विष्णु । विष्णु का क्षेत्र । तान्त्रिकों के मतानुसार विमला पीठ का भैरव । यथा —

“विमला भैरवी यत्र जगन्नाथस्तु भैरवः” ।

जग्ध, (त्रि.) खाया हुआ । युक्त ।

जग्धि, (स्त्री.) एकत्र बैठ कर भोजन करना । भोजन । खाना ।

जघन, (न.) जाँघ । पद ।

जघन्य, (त्रि.) अधम । नीच । सबसे पिछला । शूद्र । पुरुष का शुद्धाङ्ग ।

जघन्यज, (पुं.) शूद्र । कनिष्ठ । सबसे छोटा ।

जङ्गम, (त्रि.) चलने की शक्ति वाला ।

लिङ्गायित सम्प्रदाय के गुरु जङ्गम कहलाते हैं ।

जङ्गल, (न.) वन । बेहड़ । अकेला । (पुं.) मांस ।

जङ्गा, (स्त्री.) जाङ्ग । गुल्फ और जाङ्ग के बीच का देश ।

जङ्गाकरिक, (त्रि.) डाकिया । चर । दूत । दौड़ने वाला ।

जाङ्गाल, (त्रि.) बड़ी वेग वाली जङ्गल वाला । दौड़िया । कई एक पशु ।

जज्ज, (क्रि.) लड़ना ।

जज्ज, (क्रि.) लड़ना । एकत्र होना ।

जटा, (स्त्री.) जूड़ा । शेर के अयाल । वृक्षादि की जड़ । जटामांसी । वेद का पाठविशेष । लता । शतावरी ।

जटाजूट, (पुं.) जटाओं का समुदाय ।

जटामांसी, (स्त्री.) सुगन्धिद्रव्यविशेष ।

जटायु, (पुं.) बड़ी आयु वाला । पक्षी-विशेष । गूगल । जठौर ।

जटाल, (पुं.) बट । गूगल । कपूर । (स्त्री) जटामांसी । जटा धाला (त्रि.) ।

जटिन्, (पुं.) पाकुर का वृक्ष । जटा वाला ।

जटिल, (पुं.) जटा वाला । सिंह । ब्रह्मचारी । जटामांसी । पिप्पली । बच । दमन वृक्ष (गु.) उलम्बन डालने वाला ।

जठर, (न.) पेट । कुक्षि । बड़ा हुआ तथा कठिन ।

जड, (त्रि.) अच्छा बुरा न जानने वाला । मूक । बुद्धिहीन । मूर्ख । जल और सीसा ।

जटु, (न.) लास ।

जत्रु, (न.) काँस । बगल । गले के नीचे की दो हड्डियाँ ।

जन्, (क्रि.) उत्पन्न होना ।

जन, (पुं.) लोग । सर्व साधारण लोग । नीच लोग । जीव । महालोक से ऊपर का लोक ।

जनक, (पुं.) पिता । बाप । मिथिलानगरी का एक राजा । कारण । हेतु । सीता के पिता ।

**जनकसुता**, ( स्त्री. ) सीता । श्रीरामचन्द्र की धर्मपत्नी ।  
**जनता**, ( स्त्री. ) भीड़ । बहुत जन ।  
**जननि**, ( स्त्री. ) माता । माँ । औषध । लाख का रत्न । मजीठ । जटामांसी ।  
**जनपद**, ( पुं. ) देश । नगर ।  
**जनमेजय**, ( पुं. ) राजा परीक्षित के पुत्र । अर्जुन का पौत्र ।  
**जनयितृ**, ( पुं. ) उत्पादक । पिता । माता ।  
**जनलोक**, ( पुं. ) जगत्विशेष । वह लोक जो महालोक के ऊपर है ।  
**जनश्रुति**, ( स्त्री. ) लोकप्रवाद । किंवदन्ती । अफवाह ।  
**जनस्थान**, ( न. ) दण्डकवन के समीप एक स्थान । जहाँ खर दूषण की चौकी थी । लोगों के रहने का स्थान ।  
**जनार्दन**, ( पुं. ) विष्णु । नारायण ।  
**जनाश्रय**, ( पुं. ) मण्डप । घर । कुटी । भोंपड़ी ।  
**जनिनी**, ( स्त्री. ) उत्पत्ति । नारी । माँ । सुषा । बहू । जाया । औषधविशेष । जतुका ।  
**जनुस**, ( न. ) उत्पत्ति ।  
**जनुन्**, ( स्त्री. ) उत्पत्ति ।  
**जन्तु**, ( पुं. ) प्राण वाला । अविद्या के कारण शरीर में आत्माभिमान करने वाला जीव ।  
**जन्तुघ्न**, ( पुं. ) बायविडङ्ग । हॉग । जीवों को मारने वाला ।  
**जन्तुफल**, ( सं. ) उदुम्बर । गूलर ।  
**जन्तुला**, ( स्त्री. ) काही । बहुत कीड़ा वाली ।  
**जन्मन्**, ( न. ) उत्पत्ति । अपूर्व शरीरादि का सम्बन्ध । जन्मलम्न । जन्मनक्षत्र ।  
**जन्मान्तर**, ( न. ) दूसरा जन्म । देहान्तर ।  
**जन्माष्टमी**, ( स्त्री. ) श्रीकृष्ण के जन्म की तिथि । भादों मास की कृष्णाष्टमी ।  
**जन्मी**, ( पुं. ) प्राणधारी । जीव ।  
**जन्य**, ( त्रि. ) उत्पन्न हुए । उत्पन्न होने योग्य । पिता । अटारी । बदनामी । प्रीति । युद्ध ।

शरार । नयी विवाहिता स्त्री के जाति भाई । माँ की सहेली ।  
**जप्**, ( क्रि. ) मन ही मन उच्चारण करना ।  
**जप**, ( पुं. ) वेद के मन्त्रों को बार बार उच्चारण करना ।  
**जपा**, ( स्त्री. ) वृक्षविशेष के फूल ।  
**जभ**, ( क्रि. ) मैथुन करना । जमुहाई लेना ।  
**जम्**, ( क्रि. ) भक्षण करना । खाना ।  
**जमदग्नि**, ( पुं. ) परशुराम का पिता । मुनि-विशेष ।  
**जम्पती**, ( पुं. ) स्त्री और पुरुष का जोड़ा । दम्पती ।  
**जम्बाल**, ( पुं. ) कीचड़ । सिवार । केतकी । केवड़ा ।  
**जम्बालिनी**, ( स्त्री. ) नदी जिसमें जम्बाल हो ।  
**जम्बु-म्बु**, ( स्त्री. ) जामुन का फल ।  
**जम्बुक**, ( पुं. ) जामुन का पेड़ । गीदड़ । शृगाल ।  
**जम्बुद्वीप**, ( पुं. ) संसद्वीपों में से एक ।  
**जम्बुक**, ( पुं. ) शृगाल । नीच । बरष । जामुन का ख ।  
**जम्भ**, ( पुं. ) एक दैत्य । दाँत । अंश । ठोड़ी । तर्कस । ( क्रि. ) खाना । जमुहाई लेना ।  
**जम्भेदिन्**, ( पुं. ) इन्द्र ।  
**जम्भला**, ( स्त्री. ) एक राक्षसी । कहते हैं, इसका नाम लेने से ज्वर और ज्वर के पूर्व जमुहाई का अना नष्ट हो जाता है ।  
 "समुद्रस्योत्तरे तीरे जम्भला नाम राक्षसी" ।  
**जय**, ( पुं. ) जीत । नारायण का द्वापरपाल । युधिष्ठिर का कल्पित नाम जो उन्होंने अज्ञात वासके समय रखा था । देवी ( स्त्री. ) ।  
**जयढक्का**, ( स्त्री. ) विजयवाद्य । विजय-सूचक बाजा ।  
**जयद्रथ**, ( पुं. ) सिन्धुदेश का राजा । दुर्योधन का बहनोई । अभिमन्यु का मारने वाला । यह अर्जुन द्वारा मारा गया था ।



**जयन्त**, ( पुं. ) इन्द्र के पुत्र का नाम जिसने काक बन कर सीता जी के चोंच से घाव किया था । चन्द्रमा । शिव । अज्ञात वास में भीम का नाम ।

**जयन्ती**, ( स्त्री. ) दुर्गा । भरडा । इन्द्र की कन्या का नाम । बुढ़ापा । वृक्षविशेष । भगवान् श्रीरामचन्द्र श्रीकृष्ण आदि के जन्मोत्सव का दिन ।

**जयपत्र**, ( न. ) विजयसूचक पत्र । अश्वमेध के बोड़े के माथे पर जो पत्र बाँधा जाता था उसे जयपत्र कहते थे ।

**जयपाल**, ( पुं. ) वृक्षविशेष । ऋणा । विष्णु । राजा । जमालगोटे का पेड़ ।

**जया**, ( स्त्री. ) हड़ । जयन्ती । दुर्गा । भौंग । भूषडी । नील दुर्गा । शान्ता वृक्ष । ज्योतिष में त्रयोदशी, अष्टमी और तृतीया जया तिथि कही जाती हैं ।

**जय्य**, ( त्रि. ) जीतने योग्य । जो जीता जा सके ।

**जरठ**, ( त्रि. ) कठोर । कर्कश ।

**जरत्**, ( त्रि. ) वृद्ध । बूढ़ा । पुराना ।

**जरत्कारु**, ( पुं. ) ममसादेवी का पति । एक मुनिविशेष । मनसादेवी ( स्त्री. ) ।

**जरद्रव**, ( पुं. ) बुढ़ा बेल । पञ्चतंत्र का एक गीध ।

**जरन्त**, ( पुं. ) भैंसा । बूढ़ा । पुराना । ढीला ।

**जरा**, ( स्त्री. ) बुढ़ापा ।

**जरायुज**, ( त्रि. ) वे प्राणी जो जरा से युक्त उपजते हैं । यथा—मनुष्य, मृग, आदि ।

**जरासन्ध**, ( पुं. ) मगध देश का प्रसिद्ध बलवान् राजा कहा जाता है जब यह उत्पन्न हुआ था, तब इसके शरीर के दो भाग पृथक् पृथक् थे । किन्तु जरा नाम की राक्षसी ने उन दोनों को एक कर दिया, इससे इसका नाम जरासन्ध पड़ा ।

**जर्च-ई**, ( स्त्रि. ) कड़ना । झिड़कना । बुढ़-कना ।

**जर्जर**, ( पुं. ) बूढ़ा । अतिप्राचीन । बहुत से पुराना । इन्द्र का भरडा । शक्रध्वजा ।

**जर्भू**, ( क्रि. ) निन्दा करना ।

**जल**, ( क्रि. ) झोंकना । तेज होना ।

**जल**, ( त्रि. ) जड़ । मूर्ख । पेट । ठण्डा । गन्धद्रव्य । लग्न से चौथा घर । पूर्वाषाढ नक्षत्र । पाँच तत्त्वों में से एक तत्त्व जल भी है ।

**जलकरण्टक**, ( पुं. ) सिंघाड़ा । नक । संसार ।

**जलकपि**, ( पुं. ) घड़ियाल । शिशुमार ।

**जलकरङ्क**, ( पुं. ) नारियल । बादल । कमल का फूल । शङ्ख । लहर ।

**जलकाक**, ( पुं. ) पानी का कौआ । पान-कौड़ी ।

**जलकुन्तल**, ( पुं. ) सिवार घास । शैवाल ।

**जलचर**, ( पुं. ) जल में रहने वाले जीवजन्तु ।

**जलज**, ( पुं. ) सिवार । मछली । कमल । शङ्ख । या पानी में उत्पन्न हुई कोई भी वस्तु ।

**जलद**, ( पुं. ) बादल । कपूर । जल देने वाला ।

**जलदागम**, ( पुं. ) वर्षा ऋतु ।

**जलधर**, ( पुं. ) बादल । कपूर । समुद्र । पानी रखने वाला ।

**जलाधि**, ( पुं. ) समुद्र । चार । संख्या विशेष ।

**जलाधिजा**, ( स्त्री. ) लक्ष्मी ।

**जलनिधि**, ( पुं. ) समुद्र । चार ।

**जलबुद्बुद**, ( न. ) बुलबुला ।

**जलमार्ग**, ( पुं. ) मोरी । नाली ।

**जलमुच**, ( पुं. ) मेघ । बादल ।

**जलयंत्र**, ( न. ) फुआरा । पानी की कल ।

**जलवेतस**, ( पुं. ) पानी में उत्पन्न हुआ वेत ।

**जलन्यास**, ( पुं. ) सौंप । क्रूरकर्मा जीव ।

**जलशायिन**, ( पुं. ) विष्णु । नारायण ।  
**जलशुक्ति**, ( स्त्री. ) जलजीव । घोषा ।  
 सीप ।  
**जलहस्तिन**, ( पुं. ) मगर । ग्राह ।  
**जलहास**, ( पुं. ) फेन । म्हाग । समुद्रफेन ।  
**जलाधार**, ( पुं. ) तालाव । समुद्र । सिंघाड़ा ।  
 उशीर । चन्दन ।  
**जलाघर्त्त**, ( पुं. ) भँवर ।  
**जलुका**, ( स्त्री. ) जोंक ।  
**जलेचर**, ( पुं. ) हंस । बतक आदि जल में  
 विचरने वाले जीव ।  
**जलेन्धन**, ( पुं. ) समुद्री आग । वाइवानल ।  
**जलेश्वर**, ( पुं. ) वरुण । समुद्र ।  
**जलोच्छ्वास**, ( पुं. ) बहुत पानी का चारों  
 ओर बहना ।  
**जलोदर**, ( पुं. ) उदरामय रोग । वह बीमारी  
 जिसके कारण पेट में पानी भर जाता  
 और पेट बड़ जाता है ।  
**जलौकस**, ( स्त्री. ) जोंक ।  
**जलौका**, ( स्त्री. ) जोंक ।  
**जल्प**, ( क्रि. ) बोलना । कहना । बकना ।  
**जल्प**, ( पुं. ) दूसरे की बात को काट कर,  
 अपनी बात रखने वाला वचन । बात ।  
 गप्प ।  
**जल्पक**, ( त्रि. ) बड़े बुरे वचन कहने  
 वाला । बकवादी । बक्की । वाचाल । बहुत  
 बोलने वाला ।  
**जव**, ( पुं. ) वेग । तेज ।  
**जवन**, ( पुं. ) वेगवान् घोड़ा । देशविशेष ।  
 जातिविशेष ।  
**जवनिका**, ( स्त्री. ) परदा । कनात ।  
**जवस**, ( न. ) घास । “ जवस ” का  
 “ यवस ” भी होता है ।  
**जधिन**, ( पुं. ) घोड़ा । ऊँट ।  
**जध**, ( क्रि. ) मारना । छुड़ाना ।  
**जहत्स्वार्था**, ( स्त्री. ) लक्षणाविशेष । जिसे  
 अपना अर्थ छोड़ता है ।

**जहु**, ( पुं. ) चन्द्रवंशीय एक राजा । जो गङ्गा  
 को पी गया था ।  
**जहुतनया**, ( स्त्री. ) गङ्गा ।  
**जागर**, ( पुं. ) निद्राऽभाव । नींद का न  
 आना । जागना । कवच ।  
**जागरित**, ( न. ) जागा हुआ ।  
**जागरुक**, ( त्रि. ) सावधान । जागा हुआ ।  
**जागर्ष्य**, ( स्त्री. ) जागना ।  
**जागृ**, ( क्रि. ) जागना ।  
**जाग्रत**, ( न. ) जागा हुआ ।  
**जाङ्गल**, ( पुं. ) कपिञ्जल पक्षी । निर्जल देश ।  
 हिरन, आदि पशु । कुरुदेश का समीपवर्ती  
 देश, या उस देश के रहने वाले ।  
**जाङ्गिक**, ( त्रि. ) धावक । हलकरा । ऊँट ।  
 घोड़ा ।  
**जात**, ( न. ) समूह । व्यक्त । प्रकट । जन्म ।  
 अच्छा । प्रशस्त ।  
**जातक**, ( न. ) अस्पत्र प्राणी का शुभाशुभ  
 अदृष्ट बताने वाला । ज्योतिष का एक  
 ग्रन्थ । एक प्रकार का संस्कार ।  
**जातक**, ( न. ) सुन्दर । सुस्वरूप । सुवर्ण ।  
**जातवेदस**, ( पुं. ) वहि । आग । चित्रा ।  
 चित्रक वृक्ष ।  
**जाति**, ( स्त्री. ) जन्म । षड्ज आदि सात  
 स्वर । अक्षरविशेष । सुखी । आडला ।  
 छन्दभेद । मालती । फूलदार वृक्षविशेष ।  
**जातिब्राह्मण**, ( पुं. ) केवल जाति से ब्राह्मण  
 किन्तु कर्म द्वारा नहीं । तप और वेदहीन  
 ब्राह्मण । निन्दा योग्य विप्र ।  
**जातिस्मर**, ( त्रि. ) पहले जन्म का स्मरण  
 रखने वाला ।  
**जातीफल**, ( न. ) जायफल ।  
**जातीय**, ( त्रि. ) जातिसम्बन्धी । सजातीय ।  
**जातु**, ( अन्य. ) कदाचित् । कभी । निन्दा ।  
 निषेध । निस्तन्देह ।  
**जातुधाच**, ( पुं. ) जो अक्षर पा कर कभी  
 पकड़ा जाता है । राक्षस ।

जातुष, ( त्रि. ) लाख का पदार्थ ।  
जातृकर्ण, ( पुं. ) शिव । मुनिविशेष ।  
जातेष्टि, ( स्त्री. ) उत्पन्न हुए के संस्कारार्थ  
किया गया एक यज्ञ । संस्कारभेद ।  
जातोक्ष, ( पुं. ) युवा । साँड़ ।  
जात्य, ( त्रि. ) कुलीन । श्रेष्ठ । सुन्दर ।  
जात्यन्ध, ( त्रि. ) प्रज्ञाचक्षु । जन्म का  
अन्ध ।  
जात्युत्तर, ( न. ) झूठा जवान । असत्  
उत्तर ।  
जानकी, ( स्त्री. ) जनक की कन्या । सीता ।  
जानपद, ( त्रि. ) देश का । देश से आया हुआ ।  
जातु, ( पुं. न. ) घुटना ।  
जामदग्न्य, ( पुं. ) जमदग्नि का पुत्र ।  
परशुराम ।  
जामातृ, ( पुं. ) जमाई । स्वामी । मित्र  
लड़की का पति ।  
जामि, ( स्त्री. ) भगिनी । बहिन । बहू ।  
कुलस्त्री ।  
जाम्बवन्, ( पुं. ) जाम्बवान । शीर्षा के राजा ।  
जाम्बवती, ( स्त्री. ) श्रीकृष्ण की मार्या ।  
जाम्बवान् की कन्या । सपों को वश में  
करने वाली ।  
जाम्बूनद, ( न. ) सीना । धतूरा । जम्बूनद  
में उत्पन्न ।  
जाया, ( स्त्री. ) स्त्री । औरत । लग्न से  
सातवाँ घर ।  
जायु, ( पुं. ) दवा । औषध । बूटी ।  
जार, ( पुं. ) उपपति । जार । यार ।  
जारज, ( त्रि. ) उपपति से उत्पन्न सन्तान ।  
कुरड । गोलक ।  
जाल, ( पुं. ) मच्छी पकड़ने का जाल ।  
कदम का पेड़ । भरोखा । छिद्र । फरेब ।  
ठगई । धूर्तता । दम्भ । समूह । मोचकफल ।  
नवीन कलियों का समूह ।  
जालिक, ( पुं. ) फन्दा फँसाने वाला ।  
धीवर । मलाह । मकड़ी । मकटक ।

जात्म, ( त्रि. ) पामर । नीच । मूर्ख । क्रूर ।  
बेरहम । आवला ।  
जावाल, ( पुं. ) जवाल ऋषि की सन्तान ।  
जाह्वी, ( स्त्री. ) गङ्गा । भागीरथी ।  
जि, ( क्रि. ) जीतना ।  
जिगीषा, ( स्त्री. ) जय करने की इच्छा ।  
प्रकर्ष । उद्यम ।  
जिज्ञासु, ( ग. ) ज्ञान प्राप्त करने की इच्छा  
करने वाला । मुमुक्षु ।  
जित, ( न. ) जय । जीत । पराजित ।  
वशीकृत ।  
जितकाशिन, ( त्रि. ) जयी । विजयी ।  
जीतने वाला ।  
जितात्मन्, ( त्रि. ) जिसने मन अथवा  
इन्द्रियों को अपने वश में कर लिया है ।  
जितेन्द्रिय ।  
जितेन्द्रिय, ( त्रि. ) देखो जितात्मन् ।  
जित्वर, ( त्रि. ) जयशील । जीतने वाला ।  
जिन, ( पुं. ) संसार को जीतने वाला । बुद्ध ।  
विष्णु । जैनियों के पूज्यविशेष ।  
जिष्, ( क्रि. ) सींचना ।  
जिष्णु, ( पुं. ) अर्जुन । इन्द्र । विष्णु । सूर्य ।  
अष्टवक्त्र । जीतने वाला ।  
जिह्व, ( त्रि. ) कुटिल । तिरछा । मन्द ।  
मूर्ख । तगर का वृक्ष ।  
जिह्वग, ( पुं. ) जो टेढ़ा हो कर चलता है ।  
सर्प । साँप । मदन का वृक्ष । कुटिल ।  
जिह्वा, ( स्त्री. ) रसना । जीभ ।  
जिह्वामूलीय, ( पुं. ) अक्षर जो जिह्वा की  
जड़ से उच्चारित किये जाते हैं ।  
जिह्वारद, ( पुं. ) दन्तहीन । जीभ ही से  
चाबने वाला पक्षी ।  
जीन, ( त्रि. ) वृद्ध । बूढ़ा ।  
जीमूत, ( पुं. ) मेघ । मोथा । पर्वत । देव-  
ताड़ वृक्ष । इन्द्र ।  
जीर, ( पुं. ) जीरा । खन्न । छोटा ।  
जीर्णोद्धार, ( पुं. ) संस्कार । मरम्मत ।

जीव्, ( क्रि. ) प्राण धारण करना । जीना ।  
जीव, ( पुं. ) प्राणी । जीवन का उपाय ।  
वृक्षविशेष ।  
जीवघन, ( पुं. ) हिरण्यगर्भ ।  
जीवजीव, ( पुं. ) जीवों को जिलाने वाला ।  
चकोर चिड़िया ।  
जीवन, ( न. ) वृत्ति । जीविका । जल । टटका  
मखाना ।  
जीवन्ती, ( स्त्री. ) हर । शुभ्र । जीवास्थ  
शाक ।  
जीवन्मुक्त, ( त्रि. ) जीते जी संसार को  
छोड़ने वाला । आत्मा का साक्षात् करने  
वाला ।  
जीवस्थान, ( न. ) जीव का स्थान । मर्म-  
स्थान ।  
जीवा, ( स्त्री. ) रोदा । पृथिवी । वचा ।  
जल ।  
जीवातु, ( पुं. ) अन्न । जीवन । मुँदें को  
जीवित करने वाली औषधि ।  
जीवात्मन्, ( पुं. ) देहाभिमानी जीव ।  
जीविका, ( स्त्री. ) जीवन का उपाय । वृत्ति ।  
रोजी । आजीविका ।  
जीवितेश, ( पुं. ) यम । चन्द्रमा । सूर्य ।  
प्रिय । स्वामी ।  
जीवोपाधि, ( पुं. ) जीव की उपाधि । स्वप्न,  
जाग्रत्, स्रष्टुति अवस्था ।  
जु, ( क्रि. ) जोर से चिल्लाना ।  
जुग, ( क्रि. ) त्यागना । छोड़ना ।  
जुगुप्सा, ( स्त्री. ) निन्दा करना ।  
जुटिका, ( स्त्री. ) शिखा । जुटे हुए बाल ।  
जुड, ( क्रि. ) बाँधना । जाना ।  
जुत्, ( क्रि. ) चमकना ।  
जुन्, ( क्रि. ) गति । जाना ।  
जुष्, ( क्रि. ) प्रसन्न होना ।  
जुष्ट, ( न. ) जुठा । सेवित ।  
जुह् ( स्त्री. ) होम करने का पात्रविशेष ।  
श्रवा ।

जूति, ( स्त्री. ) वेग । तेजी से चलना ।  
जूर्, ( क्रि. ) बूढ़ा होना ।  
जूर्ति, ( स्त्री. ) स्वर । ताप । बुखार ।  
जूष्, ( क्रि. ) मारना ।  
जम्, ( क्रि. ) मूँ खोलना । जमुहाई लेना ।  
जम्भ, ( पुं. ) जमुहाई ।  
जम्भकास्त्र, ( न. ) शत्रुदल में घुस्ती फैलाने  
वाला अस्त्र ।  
ज्, ( क्रि. ) बूढ़ा होना ।  
जैमन, ( न. ) भोजन । खाना ।  
जैय, ( त्रि. ) जीतने योग्य ।  
जै, ( क्रि. ) क्षय होना । नाश होना ।  
जैत्र, ( त्रि. ) विजयी । जीतने वाला । पारा ।  
औषध । दवाई ।  
जैन, ( पुं. ) अर्हत् का उपासक । जैनी ।  
जैमिनि, ( पुं. ) व्यासशिष्य एक मुनि  
विशेष, जिसने वेद पर मीमांसा के सूत्र  
रचे हैं ।  
जैवातृक, ( पुं. ) चन्द्रमा । औषध । कपूर ।  
बड़ी पत्तनाला ।  
जोषम, ( अव्य. ) सुख । प्रशंसा । बड़ाई ।  
उपवास । लाँघना ।  
जोषा, ( स्त्री. ) नारी । स्त्री । औरत ।  
जोषित्, ( स्त्री. ) नारी । स्त्री ।  
जोषिका, ( स्त्री. ) कलियों का गुच्छा ।  
स्त्री ।  
ज्ञप्, ( क्रि. ) प्रसन्न करना ।  
ज्ञपित, ( त्रि. ) जनाया गया । मारा गया ।  
ज्ञप्ति, ( स्त्री. ) बुद्धि । जानना । सूचना ।  
ज्ञा, ( क्रि. ) बोध होना । जानना ।  
ज्ञाति, ( पुं. ) पिता के वंश में उत्पन्न ।  
सापिण्ड । विरादरी ।  
ज्ञान, ( न. ) जानकारी । बोध ।  
ज्ञानयोग, ( पुं. ) निष्ठाविशेष । ब्रह्म की  
प्राप्ति का उपाय ।  
ज्ञानवापी, ( स्त्री. ) काशी में एक तीर्थ  
विशेष ।

**ज्ञानापोह,** (पुं.) विस्मरण । भूलना ।

ज्ञान का जाता रहना ।

**ज्ञानाभ्यास,** (पुं.) ज्ञान का अभ्यास ।

**ज्ञानिन्,** (त्रि.) तत्त्वज्ञानी । जानने वाला ।

यथार्थ बात को जानने वाला ।

**ज्ञानेन्द्रिय,** (न.) ज्ञान की इन्द्रिय ।

यथा—कान, आँख, नाक, जीभ, अन्तः-  
करण, मन ।

**ज्या,** (क्रि.) बूढ़ा होना ।

**ज्या,** (स्त्री.) रोदा । धनुष चढ़ाने की डोरी ।

**ज्यानि,** (स्त्री.) जीर्णत्व । बुढ़ापा । पुरा-  
तनत्व । हानि । नदी ।

**ज्यायस्,** (त्रि.) बहुत बुढ़ा ।

**ज्युत्,** (क्रि.) चमकना ।

**ज्येष्ठ,** (त्रि.) बड़ा । सब की अपेक्षा बड़ा ।

अग्रज । बहुत अच्छा । (स्त्री.) बड़ी ।

अलक्ष्मी । अठारहवाँ नक्षत्र ।

**ज्येष्ठतात,** (पुं.) पिता से बड़ा काका या चाचा ।

**ज्येष्ठाश्रम,** (पुं.) गृहस्थाश्रम ।

**ज्यैष्ठी,** (पुं.) जैठ मास । ज्येष्ठा नामक  
चान्द्रमास ।

**ज्यैष्ठ्य,** (न.) ज्येष्ठत्व । बड़प्पन ।

**ज्योक,** (अव्य.) ज्ञान । शीघ्र । प्रश्न ।

**ज्योतिरिङ्ग,** (पुं.) प्रकाश की भाँति चमकने  
वाला । लघोत् ।

**ज्योतिर्विद्,** (पुं.) ज्योतिष विद्या जानने  
वाला । गणक ।

**ज्योतिश्चक्र,** (न.) सूर्यादि ज्योति-  
मण्डल । सत्ताहस नक्षत्र वाला राशिचक्र ।

**ज्योतिःशास्त्र,** (न.) ग्रह और नक्षत्र  
आदि की गति और स्वरूप का निश्चय  
कराने वाला शास्त्र ।

**ज्योतिष,** (न.) ग्रहादि की गति, स्थिति, आदि  
जानने वाला शास्त्रविशेष । वृद्धि । बढ़ती ।

**ज्योतिष्टोम,** (पुं.) यज्ञविशेष जिसे  
सम्पन्न करने के लिये सोलह कर्मकाण्डों  
विद्वानों की आवश्यकता होती है ।

**ज्योतिष्मत्,** (पुं.) सूर्य । प्रथमदीप का एक  
पहाड़ । मालकाङ्गनी लता । रात्रि ।  
ज्योतिष वाला । चित्त की एक वृत्ति  
विशेष ।

**ज्योतिस्,** (पुं.) सूर्य । अग्नि । मैथी का  
शाक । आँख की पुतली । पदार्थ ।  
नक्षत्र । प्रकाश । स्वयं प्रकाशमान ।  
चैतन्य ।

**ज्योत्स्ना,** (स्त्री.) कौमुदी । चाँदनी ।  
चन्द्रमा की किरन । चाँदनी रात ।

**ज्यौतिषक,** (पुं.) दैवज्ञ । गणक ।  
ज्योतिषी ।

**ज्यौ,** (क्रि.) दवाना । तिरस्कार करना ।

**ज्यौ,** (क्रि.) बूढ़ा होना ।

**ज्वर,** (क्रि.) रोगी होना ।

**ज्वर,** (पुं.) ताप । बुखार ।

**ज्वरघ्न,** (पुं.) ताप दूर करने वाला । गिलोय ।  
विरायता ।

**ज्वरापहा,** (स्त्री.) बिल्वपत्र । ज्वरनाशक ।  
बुखार दूर करने वाला ।

**ज्वरित,** (त्रि.) ज्वरयुक्त ।

**ज्वल,** (क्रि.) चमकना । चलना ।

**ज्वलन,** (पुं.) वह्नि । आग । दाँसि ।  
चमकना । दाह । जलना ।

**ज्वलनाश्मन्,** (पुं.) सूर्यकान्तमणि ।

**ज्वलित,** (त्रि.) दग्ध । जला हुआ । उज्ज्वल ।  
चमकीला ।

**ज्वाल,** (पुं.) आग का शिला ।

**ज्वालजिह्व,** (पुं.) आग ।

**ज्वालामुखी,** (स्त्री.) दुर्गा का स्थान ।

**ज्वालावक,** (पुं.) शिव नाम । आग ।

**ज्वालिन,** (त्रि.) शिव जी का नाम ।

जलता हुआ । चमकता हुआ ।

३३

**भ्र,** (पुं.) भ्रंभावात । बृहस्पति । इन्द्र ।  
ध्वनि । आवाज । नष्टद्रव्य । हिराई हुई  
वस्तु । बन्द करना ।

भग-ति, (अव्य.) शीघ्र । एक बार ही ।  
 भङ्गार, (पुं.) भैरे की गूँज ।  
 भङ्गकृति, (स्त्री.) काँसे के बर्तन का शब्द ।  
 भङ्गभा, (स्त्री.) एक प्रकार का शब्द ।  
 बड़ा वायु, जिसके साथ जल भी हो ।  
 भद्र, (क्रि.) एकत्र होना ।  
 भद्रिति, (अव्य.) शीघ्र । उसी समय ।  
 तत्क्षण ।  
 भङ्गत्कार, (पुं.) नूपुर, कङ्कण आदि का शब्द ।  
 भङ्गप, (पुं.) वेगपूर्वक ऊपर से नीचे  
 गिरना । कूदना ।  
 भङ्ग, (पुं.) भ्रमना ।  
 भङ्ग, (क्रि.) कहना । धुड़कना ।  
 भङ्गर्च, (पुं.) ढोल । कलियुग । नदविशेष । बाजा ।  
 भङ्गरी, (स्त्री.) वाद्यविशेष । साफ । गीला ।  
 ढोल ।  
 भङ्ग, (क्रि.) मारना । लेना । बन्द करना ।  
 भङ्ग, (पुं.) मच्छ । ताप । धूप । वन ।  
 भङ्गकेतु, (पुं.) मछली का निशान वाला ।  
 कामदेव ।  
 भङ्ग, (पुं.) लताम्बादित स्थान । फोड़ा  
 को धोना ।  
 भङ्गमक, (न.) बहुत पकी हुई ईंट ।  
 भङ्गिनी, (स्त्री.) वृक्षविशेष । उल्का ।  
 भङ्गिनी, (स्त्री.) भौंशुर ।  
 भङ्गट, (पुं.) स्तम्भ । भाड़ी ।  
 भङ्ग, (क्रि.) पुराना पड़ना । बूढ़ा होना ।  
 भङ्गोड, (पुं.) छपारी का वृक्ष ।  
 भङ्गु, (क्रि.) जाना । डोलना ।

## ज

ज, (पुं.) नैल । शुक । तिरछे हो कर गमन  
 करना । सर्जित । गाना । वर्षर शब्द ।  
 धुरधुराना ।

## ट

ट, (पुं.) टङ्गार (धनुष की) । बौना । चतु-  
 र्याश । शपथ । पृथिवी । नारियल की  
 नरैरी ।

टक्, (क्रि.) बाँधना ।  
 टकर, (पुं.) शिव जी ।  
 टगर, (गु.) तिरछी आँल वाला । गड़बड़ी ।  
 कीड़ा ।  
 टङ्ग, (क्रि.) बाँधना । जोड़ना । ठकना ।  
 टङ्ग, (पुं.) कुदाली । कुल्हाड़ी । खड्ग । खड्ग  
 की म्यान । उतार । कोप । अहङ्कार ।  
 अभिमान । टङ्ग । दरार । दर्रा । बनैले  
 सेव का वृक्ष । सुहागा । चाँदी का माप  
 जो चार मासे होता है । अङ्कित घुद्रा ।  
 टङ्गक, (पुं.) चाँदी का रूपया । मोहर ।  
 टङ्गन, (पुं.) खारविशेष । सुहागा ।  
 टङ्गटीक, (पुं.) शिव जी का नाम ।  
 टङ्गार, (पुं.) धनुष के रोदे को खींच कर  
 छोड़ने पर जो शब्द होता है उसे टङ्गार  
 कहते हैं ।  
 टङ्गिका, (स्त्री.) कुल्हाड़ी । कुदाली ।  
 टङ्गनी, (स्त्री.) घरेलू छोटी छिपकली ।  
 टङ्गरी, (स्त्री.) वाद्ययंत्रविशेष । हँसी की  
 नात । भेट । ढोल ।  
 टङ्गर, (पुं.) ढोल का शब्द ।  
 टल, (क्रि.) गड़बड़ में पड़ना ।  
 टङ्गम, (सं.) मद्यविशेष ।  
 टङ्गार, (पुं.) लम्पट । व्यभिचारी पुरुष ।  
 टङ्गार, (सं.) भ्रमङ्गार । टङ्गार ।  
 टार, (पुं.) घोड़ा । बालमैथुनकारी ।  
 टिक, (क्रि.) जाना । डोलना ।  
 टिटि (ट्टि) भ, (पुं.) टि टि बोलने वाला  
 टिटहरी चिड़िया ।  
 टिप्, (क्रि.) प्रेरणा करना । चलाना ।  
 फेंकना । ढालना ।  
 टिप्पणी-नी, (स्त्री.) टीका ।  
 टीक, (क्रि.) जाना ।  
 टीका, (स्त्री.) कठिन पदों का सरल अर्थ  
 अथवा भाषान्तर ।  
 टु, (सं.) सोना । वह जो इच्छातुसार अपना  
 रूप बदल सके । कामदेव ।



**दुसरा**, ( गु. ) छोटा । स्वल्प । दुष्ट । निर्दय । कठोर ।

**टेर-टेरक**, ( पुं. ) देदा । जिसकी दृष्टि तिरछी हो ।

**टोर**, ( पुं. ) छोटा । स्वल्प ।

**डल**, ( क्रि. ) गड़बड़ी में पड़ जाना ।

### ठ

**ठ**, ( पुं. ) रव । चन्द्र अथवा सूर्य मण्डल । वृत्त । शय्य । पवित्रस्थान । मूर्ति । देव । शिव जी का नाम ।

**ठकुर**, ( पुं. ) देवप्रतिमा । ठाकुर । प्रतिष्ठा-सूचक एक उपाधि । काव्यमदीप के ग्रन्थकार का नाम ।

**ठार**, ( पुं. ) पाला । बरफ ।

**ठालिनी**, ( स्त्री. ) पटका । कमरबन्द ।

### ड

**ड**, ( पुं. ) शब्दविशेष । एक प्रकार का दोष या मृदङ्ग । वाडवाग्नि । समुद्र की आग । भय । शिव । चाष पक्षी ।

**डकारी**, ( सं. ) चाण्डाल का बाजा । बीन । सारङ्गी या तम्बूरा ।

**डप्**, ( क्रि. ) एकत्र करना । इकट्ठा करना ।

**डम्**, ( क्रि. ) शब्द करना । बजाना ।

**डम**, ( पुं. ) डोम-नाच जाति ।

**डमर**, ( पुं. ) विप्लव । गदर । लड़ाई । शत्रु को भावप्रद और ललकार से डराना । डर कर भाग निकलना ।

**डमरु**, ( पुं. ) एक प्रकार का बाजा जो शिव जी को बड़ा प्रिय है । कापालिक सम्प्रदाय के शैवियों का वाद्ययंत्र ।

**डम्ब**, ( क्रि. ) फेंकना । भेजना । देखना । आज्ञा देना ।

**डम्बर**, ( यु. ) प्रसिद्ध । ( सं. ) सभा । समूह । दिलावट । समानता । अहङ्कार ।

**डम्भ**, ( क्रि. ) एकत्र करना ।

**डलक-डलक**, ( न. ) डलिया । डला ।

**डवित्य**, ( पुं. ) लकड़ी का हिरन ।

**डाकिनी**, ( स्त्री. ) काली देवी की एक सहचरी ।

**डांकृति**, ( स्त्री. ) घण्टे का नाद । झालर का शब्द ।

**डामर**, ( पुं. ) इस नाम का शिवकथित एक तंत्रग्रन्थ है । ( यु. ) भयानक । आश्चर्य-प्रद दृश्य । कोलाहल । श्वर्णसङ्कर जाति विशेष ।

**डाहल**, ( पुं. ) देशविशेष के अधिवासी ।

**डाहुक**, ( पुं. ) जलकुण्ड ।

**डिकरी**, ( स्त्री. ) युवती ।

**डिङ्गर**, ( पुं. ) नौकर । गुण्डा । धूर्त । ठग । नाच पुरुष । मोटा आदमी । अपचार ।

**डिरिडम**, ( पुं. ) छोटा ढोल । वृक्षविशेष ।

**डिरिडर**, ( पुं. ) समुद्रफेन ।

**डित्थ**, ( पुं. ) काठ का बना हाथी । सुस्वरूप । श्यामवर्ण वाला । विद्वान् । सम्पूर्ण शास्त्रों के रहस्य को जानने वाला ।

**डिप्**, ( क्रि. ) एकत्र करना । फेंकना । डालना । भेजना । निर्देश करना ।

**डिव्**, ( क्रि. ) प्रेरणा करना । चलाना ।

**डिम**, ( क्रि. ) मारना । चोटिल करना । धायल करना ।

**डिम**, ( पुं. ) दस प्रकार के दृश्य काव्यों अर्थात् नाटकों में से एक ।

**डिम्ब**, ( पुं. ) बच्चा । विलव । डर कर चित्कार करना । अण्डा । गोला । गेंद । गोलाकार पुष्प । तिखी ।

**डिम्बिका**, ( स्त्री. ) दुश्चरित्रा स्त्री ।

**डिम्भ**, ( पुं. ) शिशु । बच्चा । बड़का । मूर्ख । मूढ़ ।

**डी**, ( क्रि. ) उड़ना । आकाश में गमन करना ।

**डीन**, ( न. ) पक्षियों का उड़ान ।

**डुण्डुभ-म**, ( पुं. ) सर्पविशेष जो विषैला नहीं होता ।

**डुण्डुल**, ( पुं. ) छोटी जाति का उल्लू ।

**डुन्दुक**, (पुं.) जलपक्षी विशेष ।  
**डोम**, (पुं.) चाण्डाल । नीचजातिविशेष ।  
**डोर**, (पुं.) कलाई में बाँधने का डोरा ।  
 डोर । डोरी ।  
**ड्वल**, (क्रि.) मिलाना । संमिश्रण करना ।

## ढ

**ढ**, (पुं.) शब्दविशेष । बड़ा ढोल । कुत्ते की  
 पूँछ । कुत्ता । सर्प । निर्गुण ।  
**ढका**, (स्त्री.) बड़ा ढोल । अन्तर्धान होने की  
 क्रिया ।  
**ढामरा**, (स्त्री.) हंस ।  
**ढालम**, (न.) ढाल ।  
**ढालिन**, (पुं.) योद्धा जिसके पास ढाल हो ।  
**ढुरढनम**, (न.) हूँद । खोज ।  
**ढुरिढ**, (पुं.) गणेश जी ।  
**ढौल**, (पुं.) ढोल या मृदङ्ग ।  
**ढौक**, (क्रि.) जाना । समीप पहुँचना ।  
**ढौकन**, (त्रि.) भेंट । चढ़ौती । घूँस ।

## ण

संस्कृत भाषा में ऐसे शब्दों का अभाव ही  
 समझना चाहिये जिनके आरम्भ में “ण” हो ।  
 धातुपाठ में कुछ धातु हैं जो “ण” से लिखे  
 जाते हैं । किन्तु वास्तव में वे “ण” से न लिखे  
 जा कर “न” से लिखे जाते हैं । “ण” के  
 साथ लिखे जाने का कारण यह है कि इससे  
 यह सूचित होता है कि “न” कतिपय रूपसंगों  
 के पूर्व आने से “ण” के साथ भी परिवर्तित  
 होता है ।

**ण**, (पुं.) ज्ञान । निर्णय । भूषण । जल । जल  
 का स्थान । बुरा मनुष्य । शिव । न ।  
 देना । भेंट ।  
**णद्**, (क्रि.) भाव दिला कर नाचना । मारना ।  
**णद्**, (क्रि.) ऐसा शब्द करना जो समझ में  
 न आवे ।  
**णश्र**, (क्रि.) छिपाना । नाश होना ।

**णद्**, (क्रि.) बाँधना ।  
**णिज्**, (क्रि.) शोधना । साफ करना ।  
**णिस**, (क्रि.) चूसना ।  
**णी**, (क्रि.) पहुँचाना । ले जाना ।  
**णु**, (क्रि.) स्तुति करना । स्तव करना ।  
 प्रशंसा करना ।

## त

**त**, (पुं.) पूँछ । गीदड़ की पूँछ । छाती ।  
 गर्भाशय । टोहनी । योद्धा । चोर । दुष्टजन ।  
 जातिच्युत । बर्बर । बौद्ध । रत्न । अमृत ।  
 छन्द में गणविशेष ।  
**तक्**, (क्रि.) दुःखी होना । उड़ना । कपटना ।  
 हँसना । चिढ़ाना । सहन करना ।  
**तक्र**, (न.) छात्र । माटा ।  
**तक्ष**, (क्रि.) काटना ।  
**तक्षक**, (पुं.) बड़ई । लकड़कटा । नाटक  
 का मुख्य पात्र । विश्वकर्मा । नाग का  
 नाम । कल्पपुत्र ।  
**तक्षन**, (क्रि.) बड़ई । लकड़हारा । विश्व-  
 कर्मा ।  
**तक्षपिला**, (स्त्री.) तिन्ध देश की एक  
 नगरी ।  
**तगार**, (पुं.) एक पेड़ का नाम ।  
**तङ्कन**, (न.) कष्ट सहित जीवन व्यतीत  
 करना ।  
**तच्छील**, (त्रि.) उस स्वभाव वाला कोई  
 जीव ।  
**तद्**, (क्रि.) ऊँचा होना ।  
**तट**, (त्रि.) किनारा । तीर । नदी का गर्भ ।  
 शिव जी का नाम । क्षेत्र ।  
**तटस्थ**, (त्रि.) तीरवर्ती । समीप का ।  
 उदासीन पुरुष ।  
**तटाक**, (पुं.) कम जल वाला तालाव ।  
**तटाग**, (पुं.) तालाव ।  
**तटाघात**, (पुं.) हाथी का सूँड़ ऊँची कर के  
 उसे पटकना । कुञ्जरकोड़ा ।

तट्टिनी, ( स्त्री. ) नदी ।  
 तडाग, ( पुं. ) तालाव । हिरन फँसाने का फन्दा ।  
 तडित्, ( स्त्री. ) बिजली । दामिनी ।  
 तडित्त्वत्, ( पुं. ) बादल ।  
 तण्डक, ( पुं. ) भाग । बहुसमासयुक्त वाक्य । मायावी ।  
 तण्डुल, ( पुं. ) चावल ।  
 तत्, ( अव्य. ) हेतु । इस लिये । इस कारण ।  
 तत, ( न. ) वायु । हवा । बीया । धिरा हुआ । फैला हुआ ।  
 ततस्त्य, ( त्रि. ) वहाँ का । वहाँ होने वाला ।  
 तति, ( स्त्री. ) श्रेणी । पंक्ति । पतीर । समूल । फैलाव ।  
 तत्काल, ( पुं. ) उसी समय । वर्तमान काल । हो रहा समय ।  
 तत्कालधी, ( त्रि. ) सिर पर आयी आपत्ति को निवारण करने की बुद्धि ।  
 तत्क्रियः, ( त्रि. ) अवैतनिक काम करने वाले ।  
 तत्क्षण, ( पुं. ) उसी समय । भट ।  
 तत्त्व, ( न. ) सच्चाई । निष्कपे । यथार्थरूप । परमात्मा । ब्रह्मत्व । नाचना । बजाना । गाना । चिच । वस्तु । सांख्य के मतानुसार पञ्चीस पदार्थ ।  
 तत्पर, ( त्रि. ) तद्गत । तैयार । सज्ज ।  
 तत्परमाणु, ( त्रि. ) तदासक्त । उसीमें लगा हुआ ।  
 तत्पुरुष, ( पुं. ) परमात्मा । समासविशेष ।  
 तत्र, ( अव्य. ) उस समय । उस जगह । वहाँ ।  
 तत्रत्य, ( अव्य. ) वहाँ होने वाला । वहाँ की वस्तु ।  
 तत्रभवत्, ( त्रि. ) पूज्य । पूजा के योग्य ।  
 तथा, ( अव्य. ) साम्य । वैसे ही । निश्चय ।  
 तथाच, ( अव्य. ) जैसा कि ।  
 तथाहि, ( अव्य. ) दृष्टान्त । उदाहरण ।

तथ्य, ( न. ) सत्य ।  
 तद्, ( त्रि. ) पहिले कहा हुआ ।  
 तदा, ( अव्य. ) उस समय । तब ।  
 तदात्मन्, ( त्रि. ) उस रूप वाला ।  
 तदानीम्, ( अव्य. ) तब । उस समय ।  
 तद्गत, ( त्रि. ) तत्पर । किसी कार्य में लगा हुआ ।  
 तद्गुण, ( पुं. ) अर्थालङ्कारभेद ।  
 तद्धन, ( त्रि. ) कृपण । सूम ।  
 तद्धित, ( पुं. ) उसके लिये हितकर । नाम के अर्थो लगाने वाले प्रत्यय ।  
 तद्भव, ( अव्य. ) उसके समान ।  
 तद्भ, ( कि. ) फैलना । विस्तृत होना ।  
 तदनय, ( पुं. ) पुत्र । बेटा । बेटी । लता । बेल । सूरन । जिर्माकन्द ।  
 तनिमन्, ( पुं. ) छुटाई । मिहीन । कोमलता ।  
 तनु, ( स्त्री. ) शरीर । देव । मूर्ति । आकार । ( शु. ) थोड़ा । बिरला । लटा । मिहीन ।  
 तनुच्छाया, ( पुं. ) शरीर की परछाई या शोभा । थोड़ी छाया वाला । बचुर का पेड़ ।  
 तनुत्र, ( न. ) कवच ।  
 तनुभस्त्रा, ( स्त्री. ) नासिका । नाक ।  
 तनुभृत्, ( पुं. ) जीव । शरीर को अपना । मानने वाला ।  
 तनुवार, ( न. ) कवच । सजाह ।  
 तनुस्, ( न. ) शरीर । देह । काया ।  
 तनूनपात्, ( पुं. ) अग्नि । आग ।  
 तनूरुह, ( न. ) रोम । रोएँ । चिड़ियों के पर, जो शरीर पर उगें ।  
 तज्ज, ( कि. ) सिकोड़ना ।  
 तन्तु, ( पुं. ) आह । सन्तान । सूत । तान ।  
 तन्तुनाभ, ( पुं. ) मूकड़ी ।  
 तन्तुनिर्यास, ( पुं. ) ताल वृक्ष ।  
 तन्तुपर्वन्, ( न. ) यज्ञोपवीत धारण करने कराने का पर्व । श्रावणी पूर्णिमा । सलूनो ।

**तन्तुर,** ( न. ) ताँत वाला । मृणाल ।  
**तन्तुचाप,** ( पुं. ) जुलाहा । कोरी ।  
**तन्तुवाय,** ( पुं. ) जुलाहा । कोरी । कपड़ा  
 बिनने वाला ।  
**तन्तुविग्रह,** ( स्त्री. ) केला ।  
**तन्तुशाला,** ( स्त्री. ) सूत बिनने का घर ।  
**तन्तुसन्तत,** ( त्रि. ) सिला हुआ कपड़ा ।  
**तंत्र,** ( न. ) सिद्धान्त । निर्णय । श्रौषध ।  
 कुनवा । प्रधान । बड़ा । जुलाहा । कोरी ।  
 परिच्छद । पराधीन हो कर काम करने वाला ।  
 हेतु । अर्थसिद्धकारी । ताँत । स्वराज्य  
 चिन्ता । परिजन । नौकर । प्रबन्ध । रापथ ।  
 धन । घर । बौने का उपस्कर । कुल ।  
 वेद की शाखाविशेष । शास्त्रविशेष ।  
 शिव जी कथित शास्त्रविशेष ।  
**तंत्रक,** ( न. ) नया कपड़ा ।  
**तंत्रावाप,** ( पुं. ) जुलाहा । कोरी ।  
**तंत्रिका,** ( स्त्री. ) गुर्च । गिलोय ।  
**तंत्री,** ( स्त्री. ) वीणाविशेष । गिलोय ।  
 शरीर की नाड़ी । रस्सी । नदी । युवती ।  
**तन्द्रा,** ( स्त्री. ) उँघाई । नींद ।  
**तन्द्रालु,** ( त्रि. ) बहुत सोने वाला ।  
**तन्मय,** ( त्रि. ) उसीमें नियतचित्त वाला ।  
 उसीमें लगा हुआ ।  
**तन्मात्र,** ( त्रि. ) वही । उसी आकार का ।  
**तन्वी,** ( स्त्री. ) बेलविशेष । कुशुकी ।  
 कोमल प्रकृति की स्त्री । पतली कटि वाली  
 स्त्री । छन्दविशेष ।  
**तपू,** ( क्रि. ) जलाना । तपाना ।  
**तपती,** ( स्त्री. ) सूर्य की स्त्री, जिसका नाम  
 छाया है । एक नदी ( तापती ) सूर्य-  
 तनया, जिसके योग से कुश तापत्य बोले  
 जाते हैं ।  
**तपन,** ( पुं. ) ताप ? सूर्य । भिलावे का पेड़ ।  
 नरकविशेष । गर्मों की शत्रु । मदार का  
 पेड़ । सूर्यकान्तमणि ।  
**तपनतनय,** ( पुं. ) यम । यमुना । शर्मा ।

**तपनी,** ( स्त्री. ) गोदावरी ।  
**तपनीय,** ( न. ) सोना । तपने योग्य ।  
**तपसू,** ( पुं. ) माघ मास । शिशिर ऋतु ।  
 जनलोक के ऊपर का लोक । आलोकन ।  
 अपने आश्रम का शास्त्रविहित कर्मावधान ।  
 चान्द्रायण आदि व्रत । लग्न से नवम गृह ।  
**तपस्य,** ( पुं. ) फागुन मास । कुन्द का पुष्प ।  
 तप में संलग्न ।  
**तपस्या,** ( स्त्री. ) तप । व्रतचर्या ।  
**तपस्विन्,** ( त्रि. ) तापस- । तपस्वी । तप  
 करने वाला । दीन । चिड़िया ।  
**तपस्विनी,** ( स्त्री. ) तप करने वाली । दीना ।  
 दुःखिनी । जाटामांसी ।  
**तपात्यय,** ( पुं. ) वर्षाकाल । शरदकाल ।  
**तपोधन,** ( पुं. ) तपस्वी । तपन नामक  
 वृक्षविशेष ।  
**तपोवन,** ( न. ) तपस्वियों के तपने का वन ।  
 तीर्थविशेष ।  
**तप्तकुम्भ,** ( पुं. ) नरकभेद ।  
**तप्तकुकु,** ( न. ) व्रतविशेष ।  
**तप्त,** ( क्रि. ) थक जाना । कष्ट उठाना ।  
**तम,** ( पुं. ) तमोगुण । राहु । तमाल का  
 वृक्ष ।  
**तमसू,** ( न. ) अन्धकार । शोक । पाप ।  
 कार्याकार्य का विचार न करना । गुण  
 विशेष । राहु ।  
**तमस्विनी,** ( स्त्री. ) रात ।  
**तमाल,** ( पुं. ) वृक्ष । तिलक, वरुण वृक्ष ।  
 खड़ ।  
**तमि,** ( स्त्री. ) अन्धरे वाली । रात ।  
**तमिस्र,** ( न. ) अन्धकार । अन्धेरा । कोप ।  
 गुस्सा । अज्ञान । अन्धकारमयी रजनी ।  
**तमिस्रपक्ष,** ( पुं. ) अन्धेरा पक्ष ।  
**तमोद्भ,** ( पुं. ) मूर्ध । अग्नि । चन्द्र । बुद्ध ।  
 विष्णु । शिव ।  
**तमोज्योतिस्,** ( पुं. ) जुगुन् । स्वोत ।  
**तमोपह,** ( पुं. ) ज्ञान । सूर्य । चन्द्र । आग

**तरक्षु**, ( पुं. ) भेड़िया । मार्ग रोकने वाला ।  
**तरङ्ग**, ( पुं. ) लहर ।  
**तरङ्गिणी**, ( स्त्री. ) तरङ्ग वाली । नदी ।  
**तरङ्गित**, ( त्रि. ) लहरों वाला । चञ्चल ।  
**तरण**, ( पुं. ) डोङ्गा । स्वर्ग । ( क्रि. ) तरना  
**तरणि**, ( पुं. ) सूर्य । डोङ्गा । अरुउअरु ।  
 किरन । ताँबा । नौका । जिमीकन्द ।  
**तरतम**, ( त्रि. ) न्यून, अधिक भाव वाला । अर्थ ।  
**तरपण्य**, ( न. ) नदी की उतराई । पार जाने  
 का महसूल ।  
**तरल**, ( पुं. ) हार । चपल । कामी । विस्तार ।  
 चमकीला । पनीला । मद्य । लस्ती ।  
**तरवारि**, ( पुं. ) तलवार । शत्रु की गति को  
 रोकने वाली ।  
**तरसू**, ( न. ) जल । वेग ।  
**तरसा**, ( अव्य. ) ऋट । अति शीघ्र ।  
**तरस्विन्**, ( पुं. ) इवा । गरुड़ । शीघ्रगामी  
 वीर ।  
**तरि-री**, ( स्त्री. ) नाव । पिटारी । पलङ्ग ।  
**तरु-ष-खण्ड**, ( पुं. ) वृक्षसमूह या वृक्षों के  
 टुकड़े ।  
**तरुण**, ( पुं. ) अण्डों का पेट । वीर । पुष्प  
 विशेष । नया । युवा । फिर से उदित ।  
 गर्म । कोमल । सद्यः । युवती नारी ।  
**तरुणज्वर**, ( पुं. ) अति दिन चढ़ा रहने  
 वाला ज्वर । सुजा चढ़ा हुआ ज्वर । खून  
 चढ़ा हुआ बुझार ।  
**तरुचिलारिनी**, ( स्त्री. ) नवमल्लिका ।  
**तर्क**, ( पुं. ) आकांक्षा । वितर्क । विचार ।  
 सम्भावना ।  
**तर्क**, ( क्रि. ) चमकना ।  
**तर्कु**, ( पुं. ) यंत्रविशेष । बेलना । कातने का  
 साधन ।  
**तर्ज**, ( क्रि. ) भिड़कना ।  
**तर्जनी**, ( स्त्री. ) अङ्गुठे के पास की उन्नली ।  
**तरण्य**, ( पुं. ) वत्स । प्रिय । सद्यःप्रसूत शिशु ।  
 गौ का हाल का व्याना बच्चा ।

**तर्ह**, ( क्रि. ) मारना ।  
**तर्हु**, ( स्त्री. ) लकड़ी की कर्छी ।  
**तर्पण**, ( न. ) प्रसन्न करना । पितृयज्ञ । उदक-  
 क्रिया । तृप्त करना ।  
**तर्व**, ( क्रि. ) जाना ।  
**तर्ष**, ( पुं. ) अभिलाष ।  
**तर्हि**, ( अव्य. ) तो । तदा । उस समय ।  
**तब्द**, ( क्रि. ) स्थिर होना । पूरा करना ।  
 प्रतिज्ञा पूर्ण करना ।  
**तल**, ( पुं. न. ) स्वरूप । निचला भाग ।  
 थपेड़ । ताल का वृक्ष । तलवार की मुठिया ।  
 आधार और स्वभाव ।  
**तलप्रहण**, ( पुं. ) थपेड़ मारना । चनकटा  
 मारना ।  
**तलतल**, ( न. ) पाँचवाँ पाताल लोक ।  
**तलित**, ( न. ) भुना मांस ।  
**तलुन**, ( पुं. ) वायु । युवा । पट्टा । ( ि )  
 युवती स्त्री ।  
**तल्प**, ( पुं. ) खाट । सेज । दारा । स्त्री ।  
**तल्लज**, ( पुं. ) प्रशस्त । बहुत अच्छा ।  
**तष्ट**, ( त्रि. ) छोटा किया गया ।  
**तष्टृ**, ( पुं. ) नदई । विश्वकर्मा जातिविशेष ।  
**तस्**, ( क्रि. ) सजाना । ऊपर फेंकना ।  
**तस्कर**, ( पुं. ) चोर । दमनक पेड़ ।  
**ताच्छिल्य**, ( न. ) निर्दिष्ट स्वभाव वाला ।  
**ताटस्य**, ( न. ) उदासीन होना । पास होना ।  
**ताडका**, ( स्त्री. ) राक्षसीविशेष । जो  
 रामचन्द्र जी द्वारा मारी गयी थी ।  
**ताडनी**, ( स्त्री. ) चायुक । हण्टर ।  
**ताण्डव**, ( न. ) पुरुष का नाच । घासविशेष ।  
 जोर से नाचना ।  
**ताण्डवप्रिय**, ( पुं. ) शिव ।  
**तात**, ( न. ) पिता । पुत्र । दया । करने योग्य ।  
 काका । चाचा । पूजने योग्य ।  
**तात्पर्य**, ( न. ) आशय । निष्कर्ष । अभिप्राय ।  
**तादर्थ्य**, ( न. ) उसके लिये ।  
**तादात्म्य**, ( न. ) अभेद । एक ही रूप वाला ।

**ताडक्ष**, (त्रि.) उस प्रकार का । उस जैसा ।  
**तान**, (पुं.) एक धागा । कमल का डोरा ।  
 उच्चस्वर । फैलाव । विस्तार ।  
**तांत्रिक**, (त्रि.) तंत्रशास्त्र को जानने वाला ।  
 ब्रह्मवादी ।  
**ताप**, (पुं.) सन्ताप । गर्मी । शोक । कठिन ।  
 दुःख ।  
**तापस**, (न.) तप करने वाला । दमनक वृक्ष ।  
**तापसतरु**, (पुं.) इक्षुदी का पेड़ ।  
**तापिञ्छ**, (पुं.) ताप दूर करने वाला पेड़ ।  
 तमाल वृक्ष ।  
**तापी**, (स्त्री.) विन्ध्य पर्वत की एक नदी ।  
 जिसका वर्तमान प्रसिद्ध नाम तापती है ।  
**तामरस**, (न.) पद्म । कमल । सोना ।  
 धनूरा । छन्द जिसके पाद में बारह अक्षर  
 होते हैं ।  
**तामस**, (पुं.) साँप । उल्लू । नीच ।  
 अविद्याप्रस्त । राहु की सन्तान । रात ।  
 जटामांसी ।  
**तामिस्र**, (पुं.) अन्धेरे वाला । तारकविशेष ।  
 राक्षस । वस्तु को उल्टा दिखाने वाला  
 अज्ञान ।  
**ताम्बूल**, (न.) नागवल्ली का पत्ता । पान ।  
 शुवाक ।  
**ताम्बूलकरङ्क**, (पुं.) पान का बिलहरा ।  
**ताम्बूलिक**, (पुं.) पान बेचने वाला ।  
 तमोली ।  
**ताम्र**, (न.) ताँवा । लाल रङ्ग ।  
**ताम्रकर्णी**, (स्त्री.) पश्चिम दिशा की हथिनी ।  
 एक नदी ।  
**ताम्रकार**, (पुं.) कसेरा ।  
**ताम्रकूट**, (न.) तमाखू ।  
**ताम्रचूड**, (पुं.) मुर्गा । कुकूट ।  
**ताम्रपट्ट**, (न.) ताँबे का पट्टा ।  
**ताम्रपर्णी**, (स्त्री.) नदीविशेष ।  
**ताम्रपल्लव**, (स्त्री.) मजीठ । लाल बेल

**ताम्रबीज**, (पुं.) लाल बीज वाला ।  
**ताम्रशिखिन्**, (पुं.) कुकूट । मुर्गा ।  
**ताम्रसार**, (पुं.) ताँबे की भस्म । लाल  
 चन्दन का बुरादा ।  
**ताम्रिक**, (पुं.) एक जाति ।  
**ताम्र**, (क्रि.) पालन करना ।  
**तार**, (पुं.) प्रेरणा । सञ्चालन । वानर  
 विशेष । शुद्ध मोती । प्रणव (ओं) । देवी  
 का प्रणव (ह्रीं) । तरना । तारा । पुतली ।  
 ऊँचा शब्द । निर्मल । महाविद्या विशेष ।  
 बृहस्पति की स्त्री ।  
**तारक**, (पुं.) तारने वाला । मरुत ।  
 दैत्यविशेष । तारा । पुतली ।  
**तारकजित्**, (पुं.) तारकासुर की जीतने  
 वाला कार्तिकेय ।  
**तारकित**, (न.) तारों वाला । आकाश ।  
**तारतम्य**, (न.) व्युत्पत्तिक्य । थोड़ा बहुत ।  
 भेद । अन्तर ।  
**तारापति**, (पुं.) तारा का स्वामी । शिव ।  
 चन्द्रमा । बृहस्पति । बाली । सुग्रीव ।  
**तारापथ**, (पुं.) आकाश ।  
**तारापीड**, (पुं.) चन्द्रमा । राजाविशेष ।  
**ताराग्र**, (पुं.) कपूर ।  
**ताररेणी**, (स्त्री.) तारने वाली । पार्वती ।  
 दूसरी महाविद्या ।  
**तार्किक**, (पुं.) तर्कशास्त्री । नैयायिक  
 पण्डित ।  
**तार्क्ष्य**, (पुं.) तार्क्ष्य की औलाद । गरुड ।  
 अरुण । साँप । घोड़ा । सोना । रथ ।  
**तार्तीयक**, (न.) तीसरा । तृतीय ।  
**ताल**, (पुं.) वृक्षविशेष । हड़ताल । देवी  
 का सिंहासन । राग का माप । ताली  
 बजाना । काँसे का बना हुआ बाजा । सङ्ग  
 की मूठ । ताला ।  
**तालक**, (न.) ताला । हड़ताल ।  
**तालध्वज**, (पुं.) बलभद्र । बलराम ।



तालवृन्त, ( न. ) पङ्खा । बीजना ।  
 तालाङ्क, ( पुं. ) बलभद्र । बलदेव ।  
 तालिक, ( पुं. ) थप्पड़ । हथेली ।  
 तालु, ( न. ) मुख में जीभ के ऊपर का भाग ।  
 तालुजिह्वा, ( पुं. ) तालु ही जिसकी जिह्वा है । कुम्भीर । नक के जीभ न होने पर भी वह तालु ही से जिह्वा का काम लेता है ।  
 तावत्, ( अव्य. ) तब तक । इतना । निश्चय । प्रशंसा । वाक्य का भूषण । तब । इतना बड़ा ।  
 तिक्र, ( क्रि. ) जाना ।  
 तिक्र, ( पुं. ) कसैला । खट्टा ।  
 तिग्म, ( न. ) तीक्ष्ण । तेज ।  
 तिग्मरश्मि, ( पुं. ) सूर्य । तेजस्वी ।  
 तिघ्र, ( क्रि. ) हनन करना ।  
 तिज्ञ, ( क्रि. ) क्षमा करना ।  
 तितउ, ( पुं. ) चलनी । छोटा छाता ।  
 तितिक्षा, ( स्त्री. ) क्षमाशीलता । सहनशीलता ।  
 तितिक्षु, ( त्रि. ) सहनशील । शीतादि सहने वाला ।  
 तितिमि, ( पुं. ) ऊपर । खद्योत । इन्द्रगोप ।  
 तित्तिर-तित्तिर, ( पुं. ) तीतर नामक पक्षी ।  
 तिथ, ( पुं. ) आग । प्रेम । समय । वर्षाऋतु । शरत्काल ।  
 तिथि, ( पुं. स्त्री. ) चन्द्रमान की गणना से दिनों की गिनती । पन्द्रह की संख्या ।  
 तिथिक्षय, ( पुं. ) जिसमें चन्द्रमा की तिथि का नाश होता है । अमावास्या । तिथि-नाश ।  
 तिथिपत्री, ( स्त्री. ) पञ्चाङ्ग । जन्त्री ।  
 तिथिप्रणी, ( पुं. ) चन्द्रमा ।  
 तिनिश, ( पुं. ) वृक्षविशेष ।  
 तिन्तिड-डी, ( स्त्री. न. ) इमली का पेड़ । लट्टी चटनी ।

तिन्दु-तिन्दुलः, तिन्दुक, ( पुं. ) वृक्ष विशेष । मापविशेष ।  
 तिष, ( क्रि. ) छिड़कना । बूढ़ें टपकाना । छानना । उड़ेलना । चुआना । बचाना ।  
 तिम, ( क्रि. ) भिगोना । नम करना ।  
 तिमि, ( पुं. ) हेल जैसे शरीर की बड़ी मछली ।  
 तिमिङ्गिल, ( पुं. ) बड़ा भारी मच्छ जो तिमि को भी निगल जाता है ।  
 तिमित, ( त्रि. ) गीला ।  
 तिमिर, ( न. ) अन्धकार । एक प्रकार का नेत्ररोग । लोहे का चूरा ।  
 तिमिरमय, ( पुं. ) राहु की उपाधि । ग्रहण ।  
 तिरयति, ( क्रि. ) छिपाना । गुप्त रखना । बाधा देना । रोकना । जीतना ।  
 तिरस्त्रीन, ( त्रि. ) टेढ़ा हो गया ।  
 तिरस्, ( अव्य. ) अन्तर्धान । छिपना ।  
 तिरस्करणी, ( स्त्री. ) परदा । क्रान्त । अदृष्ट हो जाने की विद्या ।  
 तिरस्कार, ( पुं ) अनादर । अपमान ।  
 तिरोधा, ( क्रि. ) अदृश्य होना । छिपना । जीतना । हटाना ।  
 तिरोधान, ( न. ) अन्तर्धान, छिपना । पिछौरा । बुरका । परदा ।  
 तिरोहित, ( त्रि. ) छिपा हुआ । ढका हुआ ।  
 तिरोभाव, ( पुं. ) छिपाव । ढकाव ।  
 तिर्यक्, ( अव्य. ) टेढ़ा । रुका हुआ । योनि-विशेष । पशु, पक्षी, वनस्पति आदि ।  
 तिल, ( क्रि. ) चीकन करना । चिकनाना ।  
 तिल, ( पुं. ) स्वनामख्यात वृक्षविशेष । तिली ।  
 तिलक, ( पुं. ) तिल का वृक्ष । घोड़ा विशेष । रोगविशेष । टीका जो मस्तक पर लगाया जाता है ।  
 तिलकर, ( न. ) तिली की छार । तिली का चूरा ।  
 तिलकल्क, ( पुं. ) तिली का चूरा । तिल की चटनी ।

तुङ्गभद्र, ( इ. ) मदचूर्णित हाथी । ( १ )

( स्त्री. ) दक्षिण भारत की एक नदी का नाम जो कृष्णा नदी में गिरती है ।

तुङ्गमुख, ( पुं. ) गैडा ।

तुङ्गशेखर, ( पुं. ) पहाड़ ।

तुङ्गी, ( स्त्री. ) रात्रि । हल्दी ।

तुच्, ( पुं. स्त्री. ) सन्तान । औलाद । वैदिक प्रयोग ।

तुच्छ, ( पुं. ) रीता । रहित । व्यर्थ । हल्का । छोटा । त्यक्त । क्षुद्र । दीन । अभागा ।

( न. ) भूमी रहित धान्य । तुष

तुच्छद्रु, ( पुं. ) एरण्ड वृक्ष ।

तुज, ( क्रि. ) मारना । घायल करना ।

तुद्, ( क्रि. ) भगड़ा करना । भगड़ना । चोटिल करना ।

तुदम, ( पुं. ) चूहा । घूस ।

तुटितुट, ( पुं. ) शिव का नाम ।

तुड, ( क्रि. ) तुच्छ समझना । अपमान करना ।

तुण, ( क्रि. ) टेढ़ा करना । मुकना । धोका देना । छलना । ऐंठना ।

तुण्ड, ( क्रि. ) दबाव ।

तुण्ड, ( न. ) मुँह । चोंच । ( सुन्नर की ) धूँधनी ।

तुण्डिका, ( स्त्री. ) नाभि । टुंडी ।

तुण्डिकेरी, ( स्त्री. ) कपास का पौधा । तालु की सूजन ।

तुण्डिन्, ( पुं. ) शिव जी के नादिया का नाम ।

तुण्डिभ, ( गु. ) बातूनी । बड़ी नाभि वाला ।

तुण्थ, ( क्रि. ) प्रशंसा करना । टकना । ओट करना । फैलाना ।

तुण्थ, ( पुं. ) अग्नि । एक प्रकार का अजून । पत्थर । ( १ ) ( स्त्री. ) छोटी इलायची ।

नील का पौधा ।

तुण्थक, ( पुं. ) तृतिया ।

तुव, ( क्रि. ) चोटिल करना । झुभोना । कुरेदना ।

खेल करना । पीड़ा करना । तङ्ग करना । अत्याचार करना ।

तुन्द, ( पुं. ) पेट । तोंद ।

तुन्दकूपी, ( स्त्री. ) नाभि । टुंडी ।

तुन्न, ( पुं. ) वृक्ष । पीड़ित । काटा गया ।

तुन्नवोम, ( पुं. ) कटे हुए को जोड़ने वाला ।

तुम्, ( क्रि. ) मारना । घायल करना ।

तुमुल, ( पुं. ) कलिवृक्ष । ( गु ) षवड़ाया हुआ । भम्भरिहा । शोर गुल मचाने वाला ।

तुम्बू, ( क्रि. ) कष्ट देना । मारना ।

तुम्ब, ( पुं. ) कूष्माण्ड । तुम्बड़ी । तौ भी ।

तुम्ब, ( पुं. ) गन्धर्वविशेष । वाद्ययंत्र विशेष । तमूरा ।

तुम्, ( क्रि. ) शीघ्रता करना पकड़ लेना । भागना ।

तुरकिन्, ( पुं. ) तुर्की । तुर्क देश का ।

तुरकः, ( पुं. ) तुर्कदेशवासी । तुर्क ।

तुरग, ( पुं. ) घोड़ा । मन । विचार ।

तुरगरक्ष, ( पुं. ) सार्डिस ।

तुरङ्ग, ( पुं. ) घोड़ा । सात की संख्या । मन ।

तुरी, ( स्त्री. ) बुलाहे का यन्त्रविशेष ।

तुरीय, ( त्रि. ) चौथा । चार भाग वाला । आत्मा की चतुर्थ दशा । ब्रह्म ।

तुरीयवर्ण, ( पुं. ) शूद्र वर्ण ।

तुरुष्क, ( पुं. ) गन्धद्रव्यविशेष । तुदक ।

तुर्य, ( त्रि. ) चौथा ।

तुर्व, ( क्रि. ) मारना ।

तुर्वसु, ( पुं. ) ययाति राजा का पुत्र ।

तुल, ( क्रि. ) तोलना । मापना ।

तुलसी, ( स्त्री. ) वृक्षविशेष । जो विष्णु को परम प्रिय है ।

तुला, ( स्त्री. ) तराजू । सादृश्य । माप । बड़ा पात्र । सातवीं राशि ।

तुलाकोटि, ( स्त्री. ) बिछिया । पायजेब । आभूषण । मापविशेष ।

तुलाधार, ( त्रि. ) वया । तोलने वाला ।

तुलापुरुष, ( पुं. ) सोलह प्रकार के महादानों में से एक प्रकार का दान ।

**तुलित**, (त्रि.) परिमित। मापा गया। समान किया गया।

**तुल्य**, (त्रि.) बराबर। सदृश। समान।

**तुल्ययोगिता**, (स्त्री.) अर्थालङ्कार का एक भेद।

**तुघर**, (पुं.) एक प्रकार का धान। कसेले स्वाद का।

**तुष**, (क्रि.) प्रसन्न करना।

**तुष**, (पुं.) बहेड़े का वृक्ष। धान का छिकला। भूसी।

**तुषानल**, (पुं.) तिनकों की आग। प्राचीन समय में दण्ड का एक विधान था जिसे प्राणदण्ड दिया जाते उसके शरीर में घास लपेट कर बाँध दी जाती थी और फिर उसमें आग लगा कर वह जला डाला जाता था।

**तुषार**, (पुं.) बर्फ। ओद। कुहासा। कपूर।

**तुष्टि**, (स्त्री.) सन्तोष।

**तुह**, (क्रि.) मारना।

**तुहिन**, (न.) हिम। बर्फ। चन्द्रमा का तेज।

**तुहिनांशु**, (पुं.) चन्द्रमा। चाँद।

**तृण**, (क्रि.) सिकोड़ना। भरना।

**तृण-णी**, (पुं. स्त्री.) तरकस।

**तृणीर**, (पुं.) तरकस।

**तृण**, (न.) शीघ्र। त्वरा वाला।

**तृष्य**, (क्रि.) मारना (न.) वाययन्त्र विशेष। तुरही बाजा।

**तृत्**, (क्रि.) भरना। पूर्ण करना।

**तृत्**, (पुं. न.) एक प्रकार का कपास। आकाश। तुन्द नामक वृक्ष।

**तृत्तिका**, (स्त्री.) शय्यों का साधन।

**तृत्वर**, (पुं.) बेसींग वाली गौ। बेदादी घूँछ का पुरुष। कसैला रस।

**तृत्णीक**, (त्रि.) चुप रहने वाला।

**तृत्णीम्**, (अव्य.) मौन। चुप चाप।

**तृस्त**, (न.) जटा। लट। घूर्। महीन।

**तृत्ण**, (क्रि.) खाना।

**तृत्ण**, (न.) तिनका। घास।

**तृत्णकारण्ड**, (न.) तिन अथवा घास का ढेर।

**तृत्णद्रुम**, (पुं.) नारियल। ताल। खजूर।

**तृत्णधान्य**, (सं.) विना जोती हुई भूमि में उत्पन्न धान। नीवार। धान्यविशेष।

**तृत्णराज**, (पुं.) ताल का वृक्ष।

**तृत्णौकस्य**, (न.) तिनकों का बना हुआ घर।

**तृत्णय**, (स्त्री.) तिनकों का ढेर।

**तृत्तीय**, (त्रि.) तीसरा।

**तृत्तीयप्रकृति**, (स्त्री.) हिजड़। नपुंसक।

**तृत्तीया**, (स्त्री.) तीज।

**तृत्तीयाकृत**, (त्रि.) तिष्ठना किया गया।

**तृत्त्**, (क्रि.) अनाद किया गया।

**तृत्त्**, (क्रि.) मारना।

**तृत्त्**, (क्रि.) तुष्ट होना।

**तृत्त्ति**, (स्त्री.) पेट भर जाना। प्रसन्न होना। सन्तुष्ट होना।

**तृत्त्फ**, (क्रि.) प्रसन्न होना।

**तृत्त्फला**, (स्त्री.) हर, बहेरा, आमला का संयोग तृत्त्फला कहलाता है।

**तृत्त्ष**, (क्रि.) चाहना। तृत्त्ष्णा करना।

**तृत्त्षाभू**, (स्त्री.) क्लाम। हृदय का एक स्थान।

**तृत्त्षित**, (त्रि.) प्यासा। चाह वाला।

**तृत्त्ष्णाक्षय**, (पुं.) मन को रोकना। चाह का नाश।

**तृत्त्त्**, (क्रि.) मारना।

**तृत्त्**, (क्रि.) तरना। पार होना। उद्धलना। दबाना।

**तेज्ज**, (क्रि.) तेज करना। पैना करना।

**तेज्जःफल**, (पुं.) तेजबल का वृक्ष।

**तेज्जस्**, (न.) उष्ण। अग्नि आदि द्रव्य। आग। प्रकाश। पराक्रम। वीर्य। धी।

तपाने वाला। ज्योति। सूर्य। कान्ति (शरीर की)। सुवर्ण आदि धातु द्रव्य।

पित्त । अपमान आदि का न सहना ।  
 घोड़ों का स्वाभाविक बल । ब्रह्म । सत्त्व-  
 गुण ( सांख्यमतानुसार ) ।  
 तेजस्विनी, ( स्त्री. ) तेजबल । ज्योतिष्मती  
 बेल । तेज वाली स्त्री ।  
 तेजीयस्, ( त्रि. ) तेज वाला ।  
 तेजोमय, ( त्रि. ) ज्योतिर्मय । प्रकाशमय ।  
 प्रधान तेज वाला ।  
 तेजोमात्रा, ( स्त्री. ) सत्त्वगुण का अंश ।  
 इन्द्रियसमूह ।  
 तेष्, ( क्रि. ) काँपना । गिरना ।  
 तेम, ( पुं. ) आर्द्रभाव । गीला होना ।  
 तेमन, ( न. ) चूल्हाविशेष । भाजी । गीला  
 करना ।  
 तैजस, ( न. ) तेज का विकार । घी । चमू  
 कीला । सूक्ष्म शरीर ।  
 तैतिल, ( पुं. ) गैडा ।  
 तैत्तिरीया, ( स्त्री. ) यजुर्वेद की शाखा  
 विशेष । कृष्णयजुः ।  
 तैत्तिरीय, ( त्रि. ) तैत्तिरीय शाखा का पढ़ने  
 वाला या जानने वाला ।  
 तैमिरिक, ( न. ) पुरुष जिसकी आँसु में  
 जाला हो गया हो ।  
 तैथिक, ( त्रि. ) दर्शनशास्त्र का रचने वाला ।  
 कपिल कणाद प्रभृति ।  
 तैल, ( न. ) तेल ।  
 तैलकीर, ( पुं. ) तेली ।  
 तैलकट्ट, ( न. ) तेल का मैल । खली ।  
 तैलङ्ग, ( पुं. ) कर्णाटक, तैलङ्ग देश के  
 वासी ।  
 तैलफला, ( स्त्री. ) इक्षुदी का पेड़ ।  
 तैलम्पाता, ( स्त्री. ) श्राद्ध । तैलमिश्रित ।  
 तैलीन, ( त्रि. ) तिलों का खेत ।  
 तैष, ( पुं. ) पूस मास । पौष मास की  
 पूर्णिमा ।  
 तोक, ( न. ) अर्पत्य । सन्तान । पुत्र । बेटा ।  
 लड़की । बेटी ।

तोटक, ( न. ) छन्द जिसका बारह अक्षर  
 का पाद होता है ।  
 तोड़, ( क्रि. ) अनादर करना । अप्रतिष्ठा  
 करना । बेइज्जत करना ।  
 तोत्र, ( न. ) छड़ी, । गौ हाँकने की साँदी ।  
 चाबुक । हयटर । अंकुश ।  
 तोदन, ( न. ) सुख । मूँ । व्यथा । पीड़ा ।  
 तोमर, ( पुं. ) एक प्रकार का लोहे का डंडा  
 जिससे लड़ाई में शत्रुसंहार करने के अर्थ  
 काम लिया जाता था ।  
 तोयकाम, ( पुं ) पानी चाहने वाला ।  
 पानी का बत ।  
 तोयद, ( पुं. ) बादल । मोथा । घास ।  
 तोयधि, ( पुं. ) समुद्र ।  
 तोयसूचक, ( पुं. ) मेड़क ।  
 तोरण, ( पुं. न. ) बाहिरी द्वार । द्वार का  
 बाहिरी प्रदेश । गर्दन ।  
 तोल, ( पुं. न. ) तोलक । मापविशेष । एक  
 तोला ।  
 तौर्य, ( न. ) मृदङ्ग तबला आदि बाजों का  
 शब्द ।  
 तौर्यत्रिक, ( न. ) नाचना, गाना और  
 बजाना तीनों काम ।  
 तौलिक, ( पुं. ) चित्रकार । मूर्ति बनाने वाला ।  
 मानचित्र । नकशा ।  
 त्यज्, ( क्रि. ) छोड़ना । दान देना ।  
 त्यक्त, ( यु. ) छोड़ा हुआ । त्यागा हुआ ।  
 त्याग, ( पुं. ) उत्सर्ग । छुड़ाव । पृथक्त्व ।  
 दान । उदारता ।  
 त्याग्नि, ( त्रि. ) दाता । शूर । वर्ज्जनशील ।  
 त्यागी । कर्मफल छोड़ने वाला ।  
 त्याज्य, ( त्रि. ) त्यागने योग्य । छोड़ने  
 योग्य । बाहिर त्रिकालने योग्य ।  
 त्रक्, ( क्रि. ) जाना ।  
 त्रप, ( क्रि. ) लज्जित होना ।  
 त्रपा, ( स्त्री. ) लज्जा । कुलटा स्त्री । कुल ।  
 कीर्ति । यश ।

अपु, ( न. ) टीन । सीसा ।  
 अपुटी, ( स्त्री. ) छोटी इलायची ।  
 अपुसु, ( न. ) राँगा । टीन ।  
 अत्रय, ( न. स्त्री. ) तीनों का भाग । तीन भाग वाला । तीन संख्या वाला । वेदत्रयी । देवत्रयी । कुट्टम्बिनी स्त्री । अच्छी बुद्धि ।  
 अत्रीधर्म, ( पुं. ) वेदत्रयी से विधान किया गया धर्म । वैदिक धर्म ।  
 अत्रयोदशन, ( त्रि. ) तेरह । त्रयोदशी ।  
 अत्रसु, ( क्रि. ) डरना । भय खाना ।  
 अत्रसरेणु, ( पुं. ) सूर्य की किरण में व्याप्त परमाणु का छठवाँ अंश । सूर्य की स्त्री का नाम ।  
 अत्रस्त, ( त्रि. ) भीत । डरा हुआ । चकित । हैरान । जल्दी । त्वरा ।  
 अत्रस्तु, ( त्रि. ) डरपोक । भीरु ।  
 अपुष, ( त्रि. ) राँगे अथवा टीन का पात्र ।  
 त्रि, ( त्रि. ) तीन ।  
 त्रिश, ( त्रि. ) तीस या तीसवाँ ।  
 त्रिक, ( न. ) तीन का समुदाय । पीठ की हड्डी के नीचे का प्रदेश । त्रिकला । त्रिकट्ट । ( सोंठ, मद्य, मिरच ) ।  
 त्रिककुट्ट, ( पुं. ) त्रिकूट पर्वत ।  
 त्रिकाल, ( न. ) भूत । भविष्यत् । वर्तमान ।  
 त्रिकालज्ञ, ( पुं. ) ज्योतिषी । सर्वज्ञ । सब कुछ जानने वाला ।  
 त्रिकूट, ( पुं. ) लङ्का जिस पर्वत पर बसी हुई है वह सुवेल पर्वत ।  
 त्रिकोण, ( त्रि. ) त्रिभुज । लग्न से नवाँ और पाँचवाँ स्थान ।  
 त्रिगर्त, ( पुं. ) तीन गढ़े । देशविशेष । उस देश के रहने वाले ।  
 त्रिगुण, ( न. ) रज, सत्त्व और तमस ।  
 त्रिगुणाकृत, ( त्रि. ) त्रिगुना खींचा गया या जोता गया खेत आदि ।  
 त्रिगुणात्मक, ( त्रि. ) त्रिगुणमय । त्रिगुण रूप । ( न. ) अज्ञान । ' प्रधान ' नामक तत्त्व ।

त्रिजटा, ( स्त्री. ) एक राक्षसी ।  
 त्रितय, ( न. ) तीन वस्तुओं का समूह । तीन ।  
 त्रिदण्ड, ( न. ) संन्यासियों का चिह्न ।  
 त्रिदण्डी, ( पुं. ) संन्यासीविशेष ।  
 त्रिदश, ( पुं. ) देवता ।  
 त्रिदशाधिप, ( पुं. ) इन्द्र । परमात्मा । विष्णु ।  
 त्रिदशालय, ( पुं. ) देवतों के रहने का स्थान । स्वर्ग ।  
 त्रिदिव, ( पुं. ) आकाश । स्वर्ग ।  
 त्रिदोष, ( पुं. ) सन्निपात की अवस्था, जब वात पित्त श्लेष्मा तीनों में दोष हो जाता है ।  
 त्रिधा, ( अ. ) तीन तरह । तीन प्रकार ।  
 त्रिधामा, ( पुं. ) अग्नि । शिव । विष्णु ।  
 त्रिनयन, ( पुं. ) शिव । त्रि. ) तीन आँसु वाला । ( स्त्री. ) दुर्गा । क्रोधी ।  
 त्रिनेत्र, ( पुं. ) महादेव जी ।  
 त्रिपथगा, ( स्त्री. ) गंगा । तीन रास्तों से जाने वाली । मन्दाकिनी आदि नामों वाली ।  
 त्रिपदी, ( स्त्री. ) लताविशेष । एक वैदिक छन्द । हाथी के पैर बाँधने की साँकल । तिपाई । एक भाषा का छन्द ।  
 त्रिपर्णा, ( पुं. ) दाक । नेल का वृक्ष ।  
 त्रिपात्, ( पुं. ) विष्णु । ज्वर ।  
 त्रिपुट, ( पुं. ) दोना । हथेली । धनुष । चमेली । छोटी इलायची । गोलरू ।  
 त्रिपुराङ्ग, ( न. ) मस्तक में भस्म की तीन लकीरों का तिलक । आड़ा तिलक ।  
 त्रिपुर, ( पुं. ) दैत्यविशेष । मयासुर के बनाये असुरों के तीन सोने चाँदी और लोहे के पुर, जिन्हें शिव जी ने बाण मार कर भस्म कर दिया ।  
 त्रिपुरभैरवी, ( स्त्री. ) देवीविशेष ।  
 त्रिपुरारि, ( पुं. ) शिव ।  
 त्रिपुष्कर, ( पुं. ) एक ज्योतिष का योग । ( न. ) पुष्करक्षेत्र ।

- त्रिफला, ( स्त्री. ) हड, बहेडा, आंवला ।  
 त्रिभंगी, ( स्त्री. ) एक प्रकार का भाषाछन्द ।  
 त्रिभुज, ( न. ) तीन कोने वाला क्षेत्र ।  
 त्रिभुवन, ( न. ) स्वर्ग, पृथ्वी, पाताल—ये तीनों लोक ।  
 त्रिमधु, ( न. ) घी, मिश्री, शहद ।  
 त्रिमार्गगा, ( स्त्री. ) गंगा । आकाश, पृथ्वी और पाताल तीनों रास्तों से जाने वाली ।  
 त्रिमूर्ति, ( पुं. ) ब्रह्मा, विष्णु, शिव ।  
 त्रियामा, ( स्त्री. ) रात । हल्दी । नील । यमुना ।  
 त्रियुग, ( पु. ) यज्ञपुरुष ।  
 त्रिरात्र, ( न. ) तीन रातें ।  
 त्रिरुक्क, ( न. ) तीन बार कह कर प्रतिज्ञा करना ।  
 त्रिरेख, ( पुं. ) शंख । ( त्रि. ) तीन रेखा वाला ।  
 त्रिलोकी, ( स्त्री. ) तीनों लोक । त्रिभुवन ।  
 त्रिलोकेश, ( पुं. ) विष्णु । शिव । सूर्य ।  
 त्रिलोचन, ( पुं. ) शिव ।  
 त्रिवर्ग, ( पुं. ) धर्म, अर्थ, कर्म । सत्त्व, रज, तम । आमदनी, खर्च और बढ़ती ।  
 त्रिविक्रम, ( पुं. ) वामन अवतार से रूप बढ़ाने वाले श्रीविष्णु । तीनों लोक नाप कर भी एक पाँव घट रहने से त्रिविक्रम नाम हुआ ।  
 त्रिविध, ( त्रि. ) तीन तरह का ।  
 त्रिविध, ( न. ) स्वर्ग ।  
 त्रिवृत्, ( पुं. ) मन, प्रणव, ओंकार ।  
 त्रिवेणां, ( स्त्री. ) प्रयाग में स्थित गंगा यमुना सरस्वती का संगमस्थल ।  
 त्रिवेणु, ( पुं. ) रथ का धुरा ।  
 त्रिशंकु, ( पुं. ) एक सूर्यवंशी राजा । टीड़ी । जुगनू । बिल्ली । पपीहा ।  
 त्रिशिख, ( पुं. ) एक राक्षस । बिल्वपत्र । ( न. ) त्रिशूल ५ किरिटी मुकुट । ( त्रि. ) तीन नोकों वाला ।  
 त्रिशिरा, ( पुं. ) बुखार । कुबेर । राक्षस विशेष ।  
 त्रिशूल, ( न. ) तीन नोकों वाला अस्त्र ।  
 त्रिशूली, ( पुं. ) शिव ।  
 त्रिष्टुप्, ( स्त्री. ) एक वैदिक छंद ।  
 त्रिसन्ध्या, ( स्त्री. ) सँबरे, दोपहर और शाम ।  
 त्रिसवन, ( न. ) त्रिकाल ५  
 त्रिहायणी, ( स्त्री. ) तीन बरस की गऊ । द्रौपदी ।  
 त्रुटि, ( स्त्री. ) लेश । संशय । जितनी देर में आँसू झपकती है उतना समय । कर्मा । दान । गलती ।  
 त्रुटित, ( त्रि. ) टूटा हुआ ।  
 त्रुना, ( स्त्री. ) सत्ययुग के बाद का ( दूसरा ) युग ।  
 त्रैधा, ( अ. ) तीन तरह । तीन रूप ।  
 त्रैगुण्य, ( न. ) संसार । तीन ( सत्त्व, रज, तम ) गुण ।  
 त्रैमासिक, ( त्रि. ) तीन महीने का ।  
 त्रैराशिक, ( न. ) गणितविशेष ।  
 त्रैलोक्य, ( न. ) त्रिलोकी ।  
 त्रैवर्णिक, ( त्रि. ) द्विज । ब्राह्मण, क्षत्रिय या वैश्य वर्ण का ।  
 त्र्यक्ष, ( पुं. ) तीन नेत्र वाला । शिव ।  
 त्र्यक्षर, ( पुं. ) ओंकार ।  
 त्र्यङ्गुल, ( न. ) तीन अंगुल की माप ।  
 त्र्यम्बक, ( पुं. ) शिव । त्रिनेत्र । त्रिलोचन ।  
 त्र्यम्बकसखा, ( पुं. ) शिव का मित्र । कुबेर ।  
 त्र्यहस्पर्श, ( पुं. ) वह दिन जिसमें तीन तिथियों का समावेश हो जाय ।  
 त्वक्, ( स्त्री. ) खाल । छाल ।  
 त्वक्सार, ( पुं. ) बॉस । तेजपात । दाल-चीनी । गुर्च । ( त्रि. ) जिसमें केवल छाल ही छाल हो ऐसा वृक्ष अथवा प्राणी ।  
 त्वक्सुगन्ध, ( पुं. ) नारङ्गी ।  
 त्वचा, ( स्त्री. ) खाल । छाल ।  
 त्वदीय, ( त्रि. ) तुम्हारा ।



त्वद्धिध, ( त्रि. ) तुम्हारे ऐसा ।  
 त्वरा, ( स्त्री. ) जल्दी । फुर्ती । शीघ्रता ।  
 त्वष्टा, ( पुं. ) विश्वकर्मा । १२ आदित्यों में  
 से एक आदित्य । बड़ई । चित्रा नक्षत्र ।  
 त्वाष्टश, ( त्रि. ) तुम्हारा ऐसा ।  
 त्वाष्ट्र, ( पुं. ) विश्वकर्मा का पुत्र । वृत्रासुर ।  
 त्विष्, ( स्त्री. ) शोभा । कान्ति । प्रकाश ।  
 त्विष्वांपति, ( पुं. ) सूर्यदेव ।  
 त्सरु, ( पुं. ) तलवार की मूठ । कच्चा ।  
 त्सरुक, ( त्रि. ) तलवार पकड़ने या चलाने  
 में चतुर ।

## थ

थ, ( पुं. ) पहाड़ । बचाने वाला । रोगभेद ।  
 भयचिह्न । भक्षण । ( न. ) मंगल ।  
 साहस ।  
 थुत्कार, ( पुं. ) थूकने का शब्द ।  
 थूथू, ( अ. ) निन्दासूचक शब्द ।  
 थैथै, ( अ. ) नाच के समय मृदंग के बोल ।

## द

द, ( पुं. ) यह समास के पीछे आता है ।  
 देना । उत्पन्न करना । काटना । नष्ट  
 करना । पृथक् करना । भेंट । पहाड़ ।  
 ( स्त्री. ) भाय्या । गर्मी । पश्चात्ताप ।  
 दंश, ( क्रि. ) डसना । काटना । डङ्क  
 मारना ।  
 दंश, ( पुं. ) बनैली मक्खी । मर्म । दुर्गम भाग ।  
 दोष ( रत्न का ) । दाँत । कवच । अङ्ग ।  
 दंशन, ( न. ) डसना । डङ्क मारना । कवच  
 पहने हुए ।  
 दंशित, ( त्रि. ) कवच पहने हुए ।  
 दंशेर, ( पुं. ) हानिकारक ।  
 दंष्ट्रा, ( स्त्री. ) दाढ़ ।  
 दंष्ट्रिन्, ( पुं. ) शकर । साँप । कुत्ता आदि  
 दाढ़ वाला ।  
 दक्, ( न. ) जल । जैसे “ दकोदर ” ।

दक्ष, ( क्रि. ) उगना । बढ़ना । करना ।  
 चोटिल करना ।  
 दक्ष, ( त्रि. ) निपुण । पट्ट । कार्यकुशल ।  
 “ नाव्ये च दक्षा वयम् ” ।  
 दक्षकन्या, ( स्त्री. ) सती । दक्ष प्रजापति की  
 कन्या । अश्विनी आदि नक्षत्र ।  
 दक्षिण, ( पुं. ) नायकविशेष । मध्य देश के  
 दक्षिण वाला देश । शरीर का दहिना  
 भाग । सरल । दूमरे की इच्छानुसार चलने  
 वाला । उदार स्वभाव ।  
 दक्षिणतस्, ( अव्य. ) दक्षिण दिशा या  
 देश ।  
 दक्षिणपूर्वा, ( स्त्री. ) अग्निकोण ।  
 दक्षिणमार्ग, ( पुं. ) पितृमार्ग । मार्ग जिससे  
 पितृलोक में जीव जाता है । तंत्र का  
 विधानविशेष ।  
 दक्षिणस्थ, ( पुं. ) राधान । सारथि ।  
 दक्षिणा, ( स्त्री. ) यमराज की दिशा । यज्ञान्त  
 में कर्मसमाप्ति के अर्थ दिया जाने वाला  
 द्रव्य । दक्षपत्नी । प्रतिष्ठा । रुचि प्रजापति  
 की कन्या ।  
 दक्षिणाग्नि, ( पुं. ) यज्ञीय अग्निभेद ।  
 दक्षिणाचार, ( पुं. ) आचारविशेष ।  
 दक्षिणात्, ( अव्य. ) दक्षिण से ।  
 दक्षिणापथ, ( पुं. ) अवनती । दक्षिण दिशा  
 का देश । दहिनी ओर का रास्ता ।  
 दक्षिणामूर्त्ति, ( पुं. ) शिव की मूर्त्ति  
 विशेष ।  
 दक्षिणायन, ( न. ) कर्क संक्रान्ति से मकर  
 राशि पर्यन्त जब सूर्य जाते हैं तब सूर्य का  
 जो अयन बदलता है, उसे दक्षिणायन  
 कहते हैं । इस अयन में सूर्य छः मास  
 रहते हैं ।  
 दक्षिणावर्त्त, ( त्रि. ) दहिनी ओर घूमा हुआ ।  
 दक्षिण्य, ( त्रि. ) दक्षिणा के योग्य ।  
 दग्ध, ( त्रि. ) भरम किश्रा हुआ । जलाया  
 हुआ ।

दध्, ( क्रि. ) मारना । विनष्ट करना ।

दण्ड, ( न. ) लाठी । डण्डा । घोड़ा । सेना ।  
साठ पल का कालविशेष । भूमि का माप  
विशेष । सूर्य का अतुचर । राजाओं की  
चौथी नीति ।

दण्डका, ( स्त्री. ) दण्डक वन के अन्तर्गत जन-  
स्थान नामक स्थानविशेष ।

दण्डकारण्य, ( न. ) दण्डक नामक राजा  
का देश जो शुक के शाप से वन हो गया  
था । तीर्थविशेष ।

दण्डधर, ( पुं. ) यमराज । राजा । कुम्हार ।

दण्डनायक, ( पुं. ) कोतवाल । सिपाही ।

दण्डनीति, ( स्त्री. ) नीतिविशेष । फौजदारी  
की आईन ।

दण्डपारुष्य, ( न. ) स्मृतिकथित अठारह  
प्रकार के ऋगडों में से एक । राजाओं के  
दुर्व्यसनविशेष ।

दण्डवत्, ( पुं. ) दण्ड ले जाने वाला । बड़ी  
सेना वाला । दण्ड की तरह खड़ा  
होने वाला । पसर कर प्रणाम करने  
वाला ।

दण्डादण्डि, ( अव्य. ) लठमलाठी ।

दण्डाहत, ( न. ) माला । तक्र । छाब्ज ।

दण्डिन्, ( पुं. ) राजा । यमराज । द्वारपाल ।  
सूर्य के पास निचरने वाला । संन्यासी ।  
चौथे आश्रम वाला । कविविशेष ।

दत्त, ( क्रि. ) दिया गया । रखा गया ।  
बोका गया । बारह प्रकार के पुत्रों में से  
एक । वैश्य की उपाधिविशेष । दत्तात्रेयी  
नामक भगवदवतारविशेष ।

दत्ताप्रदानिक, ( न. ) दी हुई वस्तु को पुनः  
ले लेने का ऋगडा । नारदकथित व्यव-  
हारभेद ।

दत्तात्मन्, ( पुं. ) पुत्रविशेष ।

दत्तिम, ( त्रि. ) दत्तक पुत्र । गोद आया  
लड़का ।

दध्, ( क्रि. ) देना । धारज बंधाना ।

दद्रु, ( पुं. ) दाद रोग । कछुआ ।

दद्रुम्न, ( पुं. ) दाद को दूर करने वाली  
दवा ।

दद्रुण, ( त्रि. ) दाद का रोगी ।

दद्रू, ( पुं. ) दाद ।

दध्, ( क्रि. ) देना । धारण करना ।

दधि, ( न. ) दही । एक प्रकार का दूध  
का विकार ।

दधिकूर्चिका, ( स्त्री. ) गर्म दूध में खट्टा  
दही डाल कर जो एक पदार्थ तैयार किया  
जाता है ।

दधिसार, ( पुं. ) दही का सार । मक्खन ।

दधीचि, ( पुं. ) अथर्व मुनि का औरस पुत्र ।  
मुनि जिसकी हड्डी से वृत्र दैत्य के मारने  
को वज्र बनाया गया था ।

दधु, ( स्त्री. ) कश्यपपत्नी । दक्ष प्रजापति की  
कन्या । दानव माता । राक्षसमाता ।  
दैत्यमाता ।

दधुज, ( पुं. ) असुर । दैत्य ।

दन्त, ( पुं. ) दाँत ।

दन्तक, ( त्रि. ) दाँतों में लगा हुआ ।  
नागदन्त ।

दन्तकाष्ठ, ( न. ) दतवन । मुखारी । दन्त-  
धावन ।

दन्तच्छद, ( पुं. ) होंठ ।

दन्तधावन, ( पुं. ) खदिर और बकुल का  
पेड़ । दतौन । दतवन ।

दन्तपत्रक, ( न. ) दाँत की तरह जिसके  
सफेद पत्र हों । कुन्दपुष्प । कुन्द का फूल ।

दन्तचक्र, ( पुं. ) बड़े बड़े दाँतों वाला । श्रीकृष्ण  
जी का विरोधी राजाविशेष ।

दन्तबीजक, ( पुं. ) अनार । दाडिम ।

दन्तालिका, ( स्त्री. ) लगाम ।

दन्तावल, ( पुं. ) हाथी ।

दन्तिन्, ( पुं. ) दाँतों वाला । हाथी ।

दन्तुर, ( त्रि. ) ऊँचे दाँत वाला । नीची  
ऊँची जगह ।

दन्त्य, (त्रि.) दाँतों की सहायता से बोले जाने वाले अक्षर । दाँतों के लिये हितकर ।

दन्दशूक, (पुं.) साँप ।

दम्भ, (क्रि.) चोटिल करना । छलना । धोखा देना ।

दम्भ, (शु.) छोटा । थोड़ा । (पुं.) सघुद्र ।

दम्, (क्रि.) अधीन करना । अपने वश में करना ।

दम, (पुं.) बाहिर की वृत्तियों का रोकना दम कहलाता है । बुरे कामों से मन को हटाना । कीचड़ । रोकना ।

दमघोष, (पुं.) शिशुपाल का पिता । चन्द्रवंशीय एक राजा ।

दमयन्ती, (स्त्री.) नल राजा की पत्नी । दमघोष की लड़की । भद्रमल्लिका ।

दमित, (त्रि.) रोकने वाला । सहने वाला । इन्द्रियों की वृत्तियों को अपने वश में करने वाला ।

दमु-म्, (पुं.) अग्नि । शुक्राचार्य ।

दम्पती, (पुं.) पति पत्नी । जोड़ा ।

दम्भ, (पुं.) कपट । छल । धूर्तता । पाप । अभिमान । घमंड ।

दम्भोलि, (पुं.) वज्र नाम अस्त्र । एक प्रकार का हथियार । योग की कठिनान्य मुद्राविशेष ।

दम्य, (पुं.) वयस्क । बोझा उठाने योग्य । बछड़ा । बैल । वश करने योग्य ।

दय, (क्रि.) जाना । मारना । देना । पालन करना ।

दया, (स्त्री.) कृपा । किसी को दुःखी देख कर उसका दुःख दूर करने की इच्छा ।

दयालु, (त्रि.) दया वाला । कृपालु ।

दयित, (पुं.) पति । प्यारा ।

दर, (अन्य.) थोड़ा । डर । गदा ।

दरकाशिटका, (स्त्री.) शतावरी ।

दरदु, (स्त्री.) जलप्रपात । डर । पहाड़ । बाण । हृदय । म्लेच्छजातिभेद । लस जाति ।

दरिद्र, (पुं.) निर्धन । धनरहित । दीन ।

दरिद्रा, (क्रि.) बुरी दशा को प्राप्त होना । गरीब होना ।

दरुंर, (पुं.) बादल । मेंढक । बाजा विशेष । पहाड़ । मिट्टी का पात्रविशेष । एक प्रकार के चावल ।

दरु, (स्त्री.) रोगभेद । एक प्रकार की बीमारी ।

दर्प, (पुं.) अहङ्कार । गर्व । अभिमान । घमण्ड । असारत्व । धरन विशेष । छल ।

दर्पक, (पुं.) अभिमान उत्पन्न करने वाला । कामदेव ।

दर्पण, (पुं.) बड़ा । आदर्श । आईना । एक पर्वत का नाम ।

दर्भ, (पुं.) कुशा आदि छः प्रकार की घास ।

दर्भ, (सं.) निज का कमरा ।

दर्भ, (पुं.) हिंस्र । शैतान । सर्प का फन ।

दर्वर, (पुं.) गाँव का चौकीदार । पुलिस का अफसर । द्वारपाल ।

दर्वरीक, (पुं.) इन्द्र की उपाधि । एक प्रकार का बाजा । वायु । पवन ।

दर्विक-का, (स्त्री.) कलछी । चमचा । चंमच ।

दर्वी-र्वि, (स्त्री.) कलछी । चमचा । सर्प का फैला हुआ फन ।

दर्वीकर, (पुं.) साँप । सर्प ।

दर्श, (पुं.) अमावास्या तिथि । यज्ञविशेष । “दर्शपूर्णमासाभ्यां यजेत—” श्रुतिः ।

देखना । देखने वाला ।

दर्शक, (पुं.) आये हुएों को राजा का दर्शन कराने वाला ।

दर्शन, (न.) श्रॉल । स्वप्न । वृद्धि । धर्म ।  
शीशा । शास्त्रविशेष ।  
दर्शनीय, (त्रि.) देखने योग्य । मनोहर ।  
दर्शयित्, (त्रि.) द्वारपाल । दरवान ।  
दल, (क्रि.) फूट जाना । बीच से फट जाना ।  
दरार होना ।  
दल, (न.) टुकड़ा । मियान । पत्ता ।  
नादल । तमाल वृक्ष । आधा । अन्न की  
धार । सेना का भाग । मिलावट ।  
दलप, (पुं.) अन्न । सुवर्ण ।  
दल्भ, (पुं.) पहिया । छल । ज्वल । कपट ।  
दल्भिम, (पुं.) इन्द्र की उपाधि । वज्र ।  
दलिक, (पुं.) लकड़ी का टुकड़ा । शहतीर ।  
तल्ला ।  
दलित, (त्रि.) तोड़ा गया । टूटा हुआ ।  
तड़का हुआ । कुचला हुआ । रेंधा हुआ ।  
प्रस्फुटित । प्रकट ।  
दव, (क्रि.) जाना ।  
दव, (पुं.) वन । जङ्गल । वन की आग ।  
गर्मी । ज्वर । पीड़ा ।  
दवथु, (पुं.) गर्मी । अग्नि । पीड़ा ।  
चिन्ता । कष्ट । आँख की सूजन ।  
दवाग्नि, (पुं.) वन की आग । दावानल ।  
दविष्ट, (त्रि.) बहुत दूर ।  
दश, (क्रि.) चमकना । डसना । काटना ।  
दशक, (न.) दस की संख्या ।  
दशकरण, (पुं.) रावण । दशकण्ठ वाला ।  
दशत्, (पुं.) दसों का समूह ।  
दशधा, (अन्य.) दस प्रकार का ।  
दशन्, (पुं.) दाँत । शिखर । कवच । (क्रि.)  
डसना । दाँत से काटना ।  
दशकर्म, (न.) दस प्रकार के संस्कार ।  
दशभुजा, (स्त्री.) दुर्गा देवी ।  
दशम, (त्रि.) दसवाँ ।  
दशभिन्, (त्रि.) बहुत बूढ़ा ।  
दशमी, (स्त्री.) दसमी तिथि । कामदेव की  
दरावी अवस्था । बहुत बूढ़ी उम्र ।

दशमीस्थ, (त्रि.) अति वृद्ध । बहुत बूढ़ा ।  
स्मृतिहीन ।  
दशमूल, (न.) दस प्रकार की जड़ों का  
बना काढ़ा या चूर्ण ।  
दशरथ, (पुं.) जिसका रथ दसों दिशाओं  
में घूम फिर आया हो । सूर्यवंशी एक  
राजा जिनके प्रसिद्ध पुत्र श्रीरामचन्द्र जी थे ।  
दशहरा, (स्त्री.) जो दस जन्म के अर्जित  
पापों को नष्ट करे । गङ्गा का जन्मदिन ।  
जेठ मास की शुक्ला दशमी । विजया  
दशमी कुआँर और चैत्र के शुक्ल पक्ष की  
दशमी ।  
दशा, (स्त्री.) अवस्था । आँचल । जवानी ।  
बालावस्था । वृद्धावस्था । ज्योतिष में  
ग्रह और योगिनी की दशा ।  
दशाकर्ष, (पुं.) दीवा । आँचल ।  
दशार्ण, (पुं.) देशविशेष । एक नदी का  
नाम ।  
दशार्ह, (पुं.) राजा यदु का देश । उस देश  
के रहने वाले ।  
दशावतार, (पुं.) दस अवतार वाला ।  
विष्णु ।  
दशाश्व, (पुं.) दस घोड़ों के रथ वाला ।  
चन्द्रमा ।  
दशाश्वमेधिक, (पुं.) जहाँ ब्रह्मा ने दस  
अश्वमेध यज्ञ किये हैं । काशी वा प्रयाग  
में स्थानविशेष ।  
दशाह, (पुं.) दस दिन । दसवाँ दिन ।  
दशोधन, (पुं.) दीपक, चिराय ।  
दष्ट, (त्रि.) काटा गया । डँसा गया ।  
दस्यु, (पुं.) चोर । शत्रु । बड़ा साहसी ।  
दस्र, (पुं.) गधा । अश्विनीकुमार ।  
दहन, (पुं.) अग्नि में बहेड़ा । कव्तर ।  
दहर, (पुं.) मूसा । चाँदी सोना गलाने की  
घरिया । थोड़ा । सूक्ष्म । हृदय ।  
दह, (पुं.) दावानल । हृदय के भीतर का  
अग्नि ।

- दा, ( कि. ) दान ।  
दाक, ( पुं. ) यजमान । दाता ।  
दाक्षायणी, ( स्त्री. ) सती । शिव की स्त्री ।  
दाक्षाय्य, ( पुं. ) गिद्ध ।  
दाक्षिणात्य, ( त्रि. ) दक्षिणती । दक्षिण  
दिशा का । नारिषल ।  
दाक्षिण्य, ( न. ) अलकूलता ।  
दाक्षी, ( स्त्री. ) व्याकरणाचार्य पाणिनि की  
माता ।  
दाक्ष्य, ( न. ) दक्षता । निपुणता ।  
दाघ, ( पुं. ) घाम । उष्णता ।  
दाङ्क, ( पुं. ) दन्त ।  
दाङ्गिम, ( पुं. ) अनार । इलायची ।  
दाङ्गिम्ब, ( पुं. ) अनार ।  
दाढा, ( स्त्री. ) दाढ़ । अभिलाषा । समूह ।  
दाण्डा, ( स्त्री. ) पटेबाजी का खेल ।  
दात, ( त्रि. ) कटा । शुद्ध । साफ ।  
दाता, ( त्रि. ) दानी । देने वाला ।  
दात्यूह, ( पुं. ) चातक । जलकाग । मेघ ।  
दात्र, ( न. ) कुल्हाड़ी । आरी ।  
दान, ( न. ) हाथी का मदजल । पालन ।  
देना । सफाई ।  
दानक, ( न. ) निन्दित दान ।  
दानपति, ( पुं. ) अकूर । सदा देने वाला ।  
दानव, ( पुं. ) असुर ।  
दानवारि, ( पुं. ) देवता लोग । इन्द्र । विष्णु ।  
दानशील, ( त्रि. ) स्वाभाविक दानी ।  
दानशौण्ड, ( त्रि. ) दानशूर । उदार ।  
दान्त, ( त्रि. ) जितेन्द्रिय ।  
दापित, ( त्रि. ) दिलाया गया । दण्डित ।  
वश किया गया ।  
दाम, ( स्त्री. न. ) रस्सी । माला । लड़ ।  
दामिनी, ( स्त्री. ) बिजली ।  
दामोदर, ( पुं. ) श्रीकृष्ण ।  
दाम्भिक, ( त्रि. ) पाखण्डी ।  
दाय, ( पुं. ) दहेज । बाप दादे की सम्पत्ति ।  
विरसा । बँटने की जायदाद ।  
दायभाग, ( पुं. ) बाप दादे की सम्पत्ति का  
हिस्सा बाँट ।  
दायाद, ( पुं. ) पुत्र । सगोत्र । सम्बन्धी ।  
दारक, ( पुं. ) बालक । पुत्र । शक्र ।  
दारकर्म, ( न. ) विवाह ।  
दारण, ( न. ) फाड़ना ।  
दारद, ( पुं. ) विष । पारा । हींग । समुद्र ।  
दारा, ( नित्य पुं. ) स्त्री । भार्या ।  
दारिका, ( स्त्री. ) बालिका ।  
दारिद्र्य, ( न. ) दरिद्रता । भरीबी ।  
दारी, ( स्त्री. ) वेवाई ।  
दारु, ( न. ) पीतल । लकड़ी । देवदारु ।  
कारीगर ।  
दारुक, ( पुं. ) कृष्ण का सांभल ।  
दारुका, ( स्त्री. ) कठपुतली ।  
दारुण, ( त्रि. ) भयानक । घोर ।  
दारुसार, ( न. ) चूने । लकड़ी के भीतर  
का सार चूर्ण । चुरादा ।  
दारुसिता, ( स्त्री. ) दालचीनी ।  
दारुण, ( न. ) दक्षिणावर्त शंख ।  
दारुण, ( न. ) सलाह करने का स्थान ।  
कचहरी ।  
दावेण्ड, ( पुं. ) मयूर ।  
दावाघाट, ( पुं. ) कठफोरवा पक्षी ।  
दावी, ( स्त्री. ) लकड़ी की ।  
दाल, ( पुं. ) कोदाँ । मधुविशेष ।  
दाल्भ्य, ( पुं. ) एक मुनि ।  
दाव, ( पुं. ) जंगल की आग । वन ।  
दावानल, ( पुं. ) दाव । वन में लगी हुई  
आग । दवाड़ ।  
दाश, ( पुं. ) धीवर । मल्लाह ।  
दाशरथ—थि, ( पुं. ) दशरथ के पुत्र  
श्रीरामचन्द्र, लक्ष्मण, भरत और शत्रुघ्न ।  
दाशाह, ( पुं. ) श्रीकृष्ण । विष्णु ।  
दाशेयी, ( स्त्री. ) वेदव्यास की माता ।  
दाशेरक, ( पुं. ) मालवा देश ।  
दाश्व, ( पुं. ) दाता ।

दास, ( पुं. ) नौकर । गुलाम । शूद्र ।  
दासकर्म, ( न. ) नौकरी । गुलामी । सेवा ।  
टहल ।  
दासी, ( स्त्री. ) टहलुई । चाकरानी ।  
दासेय, ( पुं. ) दास का लड़का ।  
दासेर, ( पुं. ) ऊँट । धीवर ।  
दास्य, ( न. ) सेवकाई ।  
दास्य, ( न. ) अश्विनी नक्षत्र ।  
दाह, ( पुं. ) जलन । जलना ।  
दाहक, ( त्रि. ) जलाने वाला ।  
दाहज्वर, ( पुं. ) ज्वरविशेष ।  
दाहन, ( न. ) जलाना ।  
दाहसर, ( पुं. ) मसान ।  
दिक, ( पुं. ) बीस वर्ष का हाथी ।  
दिकर, ( पुं. ) नौजवान ।  
दिकपति, ( पुं. ) इन्द्र आदि १० दिक्पाल ।  
दिकपाल, ( पुं. ) दिशाओं के स्वामी ।  
दिकशूल, ( न. ) भिन्न २ दिशाओं की  
यात्रा में निषिद्ध भिन्न २ दिन ।  
दिगन्त, ( पुं. ) दिशा का छोर ।  
दिगम्बर, ( त्रि. ) नंगा । ( पुं. ) शिव ।  
बौद्ध भिक्षु विशेष । अन्धकार ।  
दिग्गज, ( पुं. ) ऐरावत आदि आठ दिशाओं  
में पृथ्वी के रक्षक दिग्गज । गजराज ।  
दिग्दर्शन, ( न. ) कपास । इशारा ।  
दिग्दाह, ( पुं. ) सूर्यास्त के समय कभी २  
दिवसे वाली आकाश की ललाई ।  
दिग्ध, ( पुं. ) विष-बुझा तीर । आग ।  
स्नेह । प्रबन्ध । ( त्रि. ) लिपा हुआ ।  
दिग्विजय, ( पुं. ) बल या विद्या से सब  
दिशाओं को जीत लेना ।  
दिङ्मात्र, ( न. ) एक देश । एक हिस्सा ।  
दिति, ( स्त्री. ) दैत्यमाता । कश्यप ऋषि  
की स्त्री ।  
दितिज, ( पुं. ) दैत्य ।  
दिप्सा, ( स्त्री. ) देने की इच्छा ।  
दिदक्षा, ( स्त्री. ) देखने की इच्छा ।

दिधिषाध्य, ( पुं. ) मदिरा ।  
दिधिषु, ( पुं. ) दुबारा ब्याही गई स्त्री का  
पति ।  
दिधिषू, ( स्त्री. ) दुबारा ब्याही गई स्त्री ।  
दिन, ( न. ) दिन ।  
दिनकर, ( पुं. ) सूर्य ।  
दिनक्षय, ( पुं. ) तिथि का घट जाना ।  
दिनपति, { ( पुं. ) सूर्य ।  
दिनमणि, }  
दिनमुख, ( न. ) प्रातःकाल । सवेरा ।  
दिनान्त, ( पुं. ) सायंकाल ।  
दिनावसान, ( न. ) सायंकाल ।  
दिकरिप, ( पुं. ) सूर्यवंश का एक राजा ।  
दिलोर, ( न. ) धरती का फूल ।  
द्वौः, ( स्त्री ) स्वर्ग । आकाश ।  
दिव, ( न. ) स्वर्ग । आकाश । दिन ।  
जंगल ।  
दिवस, ( पुं. न. ) दिन ।  
दिवस्पति, ( पुं. ) इन्द्र ।  
दिवा, ( अ. ) दिन ।  
दिवाकर, ( पुं. ) सूर्य । मदार का वृक्ष ।  
कौआ ।  
दिवाकीर्ति, ( पुं. ) गाई । चंडाल ।  
दिवाटन, ( पुं. ) कौआ ।  
दिवान्ध, ( पुं. ) उल्लू पक्षी ।  
दिवान्धकी, ( स्त्री. ) छल्लूदर ।  
दिवार्भात, ( पुं. ) चौर । चन्द्रमा । उल्लू  
पक्षी ।  
दिवामणि, ( पुं. ) सूर्य ।  
दिवामध्य, ( न. ) दोपहर ।  
दिवास्वाप, ( पुं. ) दिन को सोना ।  
दिविज, ( त्रि. ) स्वर्गाय । स्वर्ग में होने  
वाला ।  
दिविषद्, ( पुं. ) देवता ।  
दिवोदास, ( पुं. ) चन्द्रवंशी काशी का  
राजा ।  
दिवौकस, ( पुं. ) देवता ।



दिव्य, ( न. ) लवंग । चन्दन । कसम ।  
( पुं. ) गृगल । जव । ( त्रि. ) अद्भुत ।  
अलौकिक । मनोहर । सुन्दर ।

दिव्यस्त्री, ( स्त्री. ) अप्सरा । सुन्दर स्त्री ।

दिव्या, ( स्त्री. ) श्रौवला । सनावर । ब्राह्मी ।  
सक्रेद दूब । हड़ ।

दिशा, ( स्त्री. ) पूर्व आदि चार दिशाएँ ।

दिष्ट, ( न. ) भाग्य । समय ।

दिष्टान्त, ( पुं. ) मरण ।

दिष्ट्या, ( अ. ) हर्ष । मंगल । बड़े  
भाग्य से ।

दिष्णु, ( त्रि. ) दाता ।

दीक्षा, ( स्त्री. ) नियम । मन्त्र लेना ।  
संस्कार ।

दीक्षागुरु, ( पुं. ) मन्त्रोपदेश करने वाला  
गुरु ।

दीक्षित, ( त्रि. ) दीक्षा ले चुका ।

दीधिति, ( स्त्री. ) किरण ।

दीन, ( त्रि. ) दुर्गति को प्राप्त । दरिद्र । डरा  
हुआ । शोचनीय ।

दीनार, ( पुं. ) सोने का गहन्ध । सोने का  
सिका ( मोहर ) । ३२ रत्ती सोना ।

दीप, ( पुं. ) दीवा । चिराय ।

दीपक, ( पुं. ) दीवा । एक राग । काव्य का  
एक अर्थालंकार । बाज पक्षी । कुंकुम ।  
एक छन्द ।

दीपकूपी, ( स्त्री. ) पत्नीता ।

दीपध्वज, ( पुं. ) काजल ।

दीपन, ( पु. ) प्याज । तगर को जड़ ।  
केसर । मेथी ।

दीपमालिका, ( स्त्री. ) दीवाली । दीपकों की  
माला ।

दीप्त, ( पुं. ) सिंह । नीवू । ( न. ) सुवर्ण ।  
हींग । ( त्रि. ) प्रकाशित ।

दीप्तजिह्वा, ( स्त्री. ) स्यारी ।

दीप्तलोचन, ( पुं. ) विलाव ।

दीप्ताग्नि, ( पुं. ) अगस्त्य ऋषि ।

दीप्ति, ( स्त्री. ) प्रभा । कान्ति । चमक ।

दीप्यमान, ( त्रि. ) प्रकाशमान । चमक रहा ।

दीयमान, ( त्रि. ) दिया जा रहा ।

दीर्घ, ( पुं. ) ऊँट । दो मात्रा का अक्षर ।  
( त्रि. ) लम्बा ।

दीर्घकण्ठक, ( पुं. ) बबूल ।

दीर्घकण्ठ, ( पुं. ) बगला ।

दीर्घकन्द, ( पुं. ) मूली ।

दीर्घकेश, ( पुं. ) भालू । रीछ ।

दीर्घग्रन्थि, ( पुं. ) ईख । गन्ना ।

दीर्घजिह्व, ( पुं. ) सर्प ।

दीर्घतरु, ( पुं. ) ताड़ का वृक्ष ।

दीर्घदर्शी, ( पुं. ) परिष्ठत । दूरदर्शी । दूर-  
अन्देश । गिद्ध । भालू ।

दीर्घनाद, ( पुं. ) शंख ।

दीर्घनिद्रा, ( स्त्री. ) मत्स्य ।

दीर्घपल्लव, ( पुं. ) तुलसी का पेड़ ।

दीर्घपादप, ( पुं. ) लंबा पेड़ । सन का  
पेड़ । सुपासी का पेड़ ।

दीर्घफला, ( स्त्री. ) काली दाख ।

दीर्घरागा, ( स्त्री. ) हल्दी ।

दीर्घयज्ञ, ( न. ) यज्ञविशेष । बहुत दिनों  
में होने वाला यज्ञ ।

दीर्घसूत्र, } ( पुं. ) दिलंगा । किसी काम  
दीर्घसूत्री, } में बहुत देर लगाने वाला ।

दीर्घायु, ( पुं. ) मार्कण्डेय ऋषि । ( त्रि. )  
चिरर्जावी । बड़ी उमर वाला ।

दीर्घिका, ( स्त्री. ) बावली ।

दीर्घिमा, ( स्त्री. ) लम्बाई ।

दीर्ण, ( त्रि. ) फटा हुआ । डरा हुआ ।

दुःख, ( न. ) पीड़ा । कष्ट । तकलीफ ।

दुःखग्राम, ( पुं. ) संसार ।

दुःखत्रय, ( न. ) आध्यात्मिक । आधिभौ-  
तिक और आधिदैविक संज्ञक तीन दुःख ।

दुःखावसान, ( न. ) दुःख का अन्त ।

दुःखित, } ( त्रि. ) दुखिया । दुःख पाया हुआ ।  
दुःखी, }

- दुःशकुन, (न.) असुन ।  
दुःशासन, (पुं.) दुर्योधन का छोटा भाई ।  
धृतराष्ट्र का लड़का ।  
दुःशील, (त्रि.) बुरे स्वभाव का । नद-  
मिज्ञान ।  
दुःसह, (त्रि.) असह्य ।  
दुःसाक्षी, (त्रि.) बुरा गवाह । झूठा  
गवाह ।  
दुःसाधी, (पुं.) द्वारपाल ।  
दुःसाध्य, (त्रि.) कष्टसाध्य । कठिनाई से  
होने वाला ।  
दुःस्थ, } (त्रि.) दुर्गति में पड़ा  
दुःस्थित, } हुआ । दीन । मूर्ख ।  
दुःस्पर्शी, (त्रि.) जो छुआ न जा सके ।  
दुकूल, (न.) महीन कपड़ा । रेशमी वस्त्र ।  
दुपट्टा । चिकना वस्त्र ।  
दुग्ध, (न.) दूध । अमृत । (त्रि.) दूध  
गया ।  
दुग्धफेन, (पुं.) दूध का फेना । भाग ।  
दुग्धिका, (स्त्री.) दूधी नाम की वस्तु ।  
दुन्दुभि, (पुं.) नगाड़ा । एक राक्षस । विष ।  
(स्त्री.) पाँसे ।  
दुम्बक, (पुं.) दुम्मा मेंक ।  
दुर्, (अ.) निषेध । दुःख । निन्दा ।  
दुरक्ष, (पुं.) कपड़ के पाँसे ।  
दुरतिक्रम, (त्रि.) दुस्तर । जिसे नाँवना  
दुरत्यय, } या पार जाना कठिन हो ।  
दुरदृष्ट, (न.) दुर्भाग्य । बदकिस्मती ।  
दुरधिगम, (त्रि.) दुःख से जो मिल सके ।  
दुरन्त, (त्रि.) बुरे फल वाली जुआ, मद्य-  
पान, शिकार आदि की आदतें । दुर्ज्ञेय ।  
अथाह ।  
दुराग्रह, (पुं.) बुरा हठ । व्यर्थ हठ ।  
दुराचार, (पुं.) दुष्ट आचार । बुरा चलन ।  
दुरात्मा, (त्रि.) नीच । दुष्ट ।  
दुराधर्ष, (त्रि.) दुष्प्राप्य । जिस पर हमला  
करना कठिन हो ।
- दुराप, (त्रि.) दुर्लभ ।  
दुरारोह, (त्रि.) जिस पर चढ़ना  
कठिन हो ।  
दुरासद, (त्रि.) दुष्प्राप्य । दुर्धर्ष ।  
दुरित, (न.) पाप ।  
दुरूह, (न.) शाप । माली ।  
दुरूह, (त्रि.) बड़ी कठिनता से जो जाना  
जा सके ।  
दुरोदर, (न.) जुआ । चौसर ।  
दुर्ग, (न.) गढ़ । कोट । एक असुर ।  
दुर्गत, (त्रि.) दुर्दशाग्रस्त ।  
दुर्गति, (स्त्री.) दुर्दशा । दारिद्र्य । नरक ।  
दुर्गन्ध, (पुं.) बदबू ।  
दुर्गम, (त्रि.) जहाँ जाना कठिन हो ।  
दुर्गा, (स्त्री.) देवी ।  
दुर्गाध्यक्ष, (पुं.) सेनापति । सिपहसालार ।  
दुर्घट, (त्रि.) जिसका होना बहुत ही  
कठिन हो ।  
दुर्जन, (त्रि.) दुष्ट । बुरा आदमी ।  
दुर्जय, (त्रि.) जिसे जीतना कठिन हो ।  
दुर्जर, (त्रि.) जो कठिनता से जीर्ण हो ।  
दुर्जात, (न.) संकट । असमंजस ।  
दुर्दर्श, (पुं.) बड़े कष्ट से दिखलाई पड़ने  
वाला ।  
दुर्दान्त, (पुं.) ऊधमी । उपद्रवी ।  
दुर्दिन, (न.) बदली का दिन ।  
दुर्धर, (पुं.) विष्णु । (त्रि.) जिसे धारण  
करना या पकड़ रखना कठिन हो ।  
दुर्द्धर्ष, (त्रि.) जिसका तिरस्कार न हो सके ।  
जो पकड़ा न जा सके ।  
दुर्नाम, (न.) बदनामी ।  
दुर्बल, (त्रि.) दुबला । कमजोर ।  
दुर्भग, (त्रि.) अभाग ।  
दुर्भाग्य, (न.) अभाग्य ।  
दुर्भिक्ष, (न.) अकाल । क्रहत । सूखा ।  
दुर्मति, (त्रि.) दुष्ट बुद्धि वाला । मूर्ख ।  
दुर्मना, (त्रि.) उदास । घबड़ाया ।

दुर्मर्षण, (त्रि.) डाह रखने वाला । न सह सकने वाला ।  
 दुर्मुख, (पुं.) घोड़ा । बानर । एक दैत्य ।  
 (त्रि.) बुरे मुख वाला । अप्रिय वचन बोलने वाला ।  
 दुर्मेधा, (त्रि.) कुवृद्धि वाला ।  
 दुर्योधन, (पुं.) धृतराष्ट्र का बड़ा लड़का ।  
 दुर्लभ, (त्रि.) दुष्प्राप्य ।  
 दुर्वर्ण, (न.) धाँवी । रँगरेज । (त्रि.) बुरे रंग वाला । मैला ।  
 दुर्वाक्, (स्त्री) दुष्ट वाणी ।  
 दुर्वाच्य, (न.) गाली आदि न कहने की बातें ।  
 दुर्वाद, (पुं.) बदनामी । निन्दा ।  
 दुर्वासा, (पुं.) ऋषिविशेष ।  
 दुर्विज्ञेय, (त्रि.) जो न जाना जा सके ।  
 दुर्विध, (त्रि.) दरिद्र । नीच । मूर्ख ।  
 दुर्विनीत, (त्रि.) हीठ ।  
 दुर्विभाव्य, (त्रि.) अतर्क्य । अचिन्तनीय ।  
 दुर्वृत्त, (त्रि.) दुर्जन । दुष्ट ।  
 दुर्हृद, (त्रि.) दुष्ट हृदय वाला ।  
 दुल्, (क्रि.) ऊपर फेंकना । लुकाना ।  
 दुलि-ली, (स्त्री.) कमठी । मादा कच्छप । मुनिविशेष ।  
 दुश्चर्मन्, (पुं.) बुरे चमड़े वाला । महापातक से उत्पन्न चिह्नो वाला ।  
 दुश्च्यवन, (पुं.) इन्द्र । च्यवन ऋषि के कोप से एक बार इन्द्र को च्युत होना पड़ा था ।  
 दुष्, (क्रि.) बदल जाना । वैर करना ।  
 दुष्कर, (न.) कठिनता से करने योग्य । आकाश ।  
 दुष्कर्मन्, (न.) पाप । पापी । बुरा काम । बुरे काम करने वाला ।  
 दुष्कृत, (न.) पाप । पापी ।  
 दुष्ट, (त्रि.) नीच । अधम । दुर्जन । कोढ़ ।  
 दुर्वैल, (●) (स्त्री.) व्यभिचारिणी स्त्री ।

दुष्य-(धम) न्त, (पुं.) चंद्रवंशी एक राजा । भरत राजा का पिता । शकुन्तला का पति ।  
 दुःषम, (पुं.) बुरा । भूला ।  
 दुस्, (उप.) इसे संज्ञा और क्रियाओं के पहले लगाने से उनका अर्थ बुरा, दूषित, दुष्ट, नीच, कठिन, कठोर आदि हो जाया करते हैं ।  
 दुस्तर, (त्रि.) कठिनता से पार होने योग्य ।  
 दुह, (क्रि.) दुहना । निचोड़ना । वध करना । मारना ।  
 दुहितृ, (स्त्री.) बेटी । लड़की ।  
 दू, (क्रि.) डू:खी होना । कष्ट सहना ।  
 दूत, (पुं.) सँदेश ले जाने वाला ।  
 दूति-ती, (स्त्री.) कुटनी ।  
 दूत्य, (न.) दूतपना ।  
 दून, (त्रि.) थका हुआ । तपा हुआ । दुःखित ।  
 दूर, (त्रि.) दूर । अगोचर । आँखों से परे ।  
 दूरग, (त्रि.) दूर तक फैला हुआ ।  
 दूरद, (पुं.) कड़ा ।  
 दूरदर्शन, (पुं.) दूर से देखने वाला । गीध ।  
 दूरदर्शिन, (पुं.) पण्डित । दूर से देखने वाला ।  
 दूर्वा, (स्त्री.) एक प्रकार की घास जो घोड़ों को खिलाई जाती है । बहुत फैलने वाली । गणेशजी की पूजा की प्रधान आरै प्रिय सामग्री । रक्तशुद्धि करने वाली घास ।  
 दूषण, (पुं. न.) एक राक्षस जो रावण की मौसी का बेटा था और जनस्थान की चौकी पर जो रहता था । हानिकारक । दोष ।  
 दूषिका, (स्त्री.) आँसू का कीचर ।  
 दूषित, (त्रि.) बुरा । दोषयुक्त । निन्दित ।  
 दूष्य, (न.) तम्बू । रुई । दूषण देने योग्य । (स्त्री.) हाथी की मादा बच्ची ।  
 द, (क्रि.) मारना । आदर करना ।  
 दकल, (न.) पलक ।

**दृक्प्रसाद**, ( पुं. ) कुलत्था, इसका बना हुआ अन्न आँख में लगाने से नेत्र साफ होते हैं ।  
**दृढ़**, ( न. ) कड़ा । बहुत मोटा । गाढ़ा । सबल । लोहा ।  
**दृढ़मुष्टि**, ( पुं. ) खट्ट । कृपण । सूम । कञ्जूस ।  
**दृढ़व्रत**, ( पुं. ) दृढ़ प्रतिज्ञा वाला । पक्का नियमिष्ठ ।  
**दृता**, ( स्त्री. ) जीरा ।  
**दृति**, ( पुं. ) चमड़े की मसक । चरस । एक प्रकार की मच्छी ।  
**दृन्भू**, ( पुं. ) राजा । वज्र । सूर्य । साँप । पहिया ।  
**दृप्**, ( क्रि. ) कष्ट देना । भड़काना । प्रसन्न होना । घमण्ड करना । पागल होना ।  
**दृप्त**, ( वि. ) गर्वीला । अहङ्कारी । घमण्डी ।  
**दृप्**, ( क्रि. ) कष्ट उठाना ।  
**दृग्ध**, ( वि. ) गुथा हुआ । डरा हुआ ।  
**दृग्**, ( क्रि. ) गूथना । गाँठना ।  
**दृश-दृश**, ( क्रि. ) देखना ।  
**दृश**, ( न. ) नेत्र । आँख । दो की संख्या । साक्षी । जानने वाला ।  
**दृशीक्रा**, ( स्त्री. ) मूरत ।  
**दृश्य**, ( शु. ) प्रत्यक्ष । नाटक का सीन ।  
**दृश-ष**, ( स्त्री. ) पत्थर । सिल ।  
**दृश-ष**, ( स्त्री. ) वैदिक साहित्य की एक नदी का नाम जो सरस्वती में गिरती है ।  
**दृषत्करण**, ( पुं. ) चमकीला पत्थर । विल्लौर पत्थर । पेबिल ।  
**दृषद्**, ( स्त्री. ) चट्टान ।  
**दृषन्नो**, ( स्त्री. ) पत्थर की नौका ।  
**दृष्ट**, ( न. ) देखा गया । लौकिक । अपनी अथवा शत्रु की सेना का भय । ज्ञान । बोध ।  
**दृष्टकूट**, ( न. ) कूट प्रश्न । कठिन प्रश्न । पहेली ।

**दृष्टान्त**, ( पुं. ) उदाहरण । अर्थालङ्कार विशेष । मृत्यु । शास्त्र ।  
**दृष्टि**, ( स्त्री. ) निगाह । दर्शन । वृद्धि । नेत्र । आँख । दो की संख्या । मानसिक व्यापार ।  
**दृह**, ( क्रि. ) बढ़ाना ।  
**दे**, ( क्रि. ) पालन करना । बचाना ।  
**देव**, ( क्रि. ) खेलना ।  
**देव**, ( पुं. ) अमर । स्वर्गीय । देवता । ब्राह्मण की उपाधि । इन्द्रिय । पूज्य । नाट्योक्ति में राजा ।  
**देवकी**, ( पुं. ) श्रीकृष्ण के मातामह ( नाना ) देवकी का पिता ।  
**देवकी**, ( स्त्री. ) देवक राजा की बेटी । वसुदेव की स्त्री और श्रीकृष्ण की मा ।  
**देवकी-नन्दन**, ( पुं. ) श्रीकृष्ण ।  
**देवकुसुम**, ( न. ) लौह । लवङ्ग ।  
**देवकुल**, ( न. ) मन्दिर ।  
**देवखात**, ( न. ) अकृत्रिम तालाब । जिसको देवताओं ने बनाया हो ।  
**देवगातथिल**, ( न. ) गुहा । गुफा । देवताओं का खोदा हुआ छिद्र ।  
**देवगायन**, ( पुं. ) गन्धर्व ।  
**देवगुरु**, ( पुं. ) देवताओं का गुरु । बृहस्पति । कश्यप की उपाधि ।  
**देवच्छन्द**, ( पुं. ) सौ लरों का हार ।  
**देवतरु**, ( पुं. ) मदार । पारिजात । कल्पतरु । हरिचन्दन ।  
**देवता**, ( स्त्री. ) इन्द्रादि देवता ।  
**देवतुमुल**, ( न. ) दैवी उपद्रव । आँधी पानी ।  
**देवदत्त**, ( पुं. ) देवता का दिया हुआ । देवता को अर्पण किया हुआ । अर्जुन का शङ्ख । जमुहाई उत्पन्न करने वाला वायु ।  
**देवदारु**, ( न. ) एक वृक्ष ।  
**देवदासी**, ( स्त्री. ) इन्द्रिय को मारने वाली । वेश्या । बनेला । तर्बूज ।

देवदीप, ( पुं. ) नेत्र ।

देवदेव, ( पुं. ) महादेव । शङ्कर ।

देवन, ( पुं. ) पौसा । पाश का खेल चमक ।  
स्तुति । व्यवहार । जुआ । जीतने की  
कामना ।

देवनदी, ( स्त्री. ) देवताओं की नदी । गङ्गा ।

देवपति, ( पुं. ) इन्द्र । देवताओं का स्वामी ।

देवपथ, ( पुं. ) उत्तर का रास्ता । छायापथ ।

देवपुरोधस्, ( पुं. ) देवताओं का पुरोहित ।  
बृहस्पति । देवगुरु ।

देवभवन, ( न. ) स्वर्ग । देवों का स्थान ।

देवभूय, ( न. ) देवत्व । देवसायुज्य ।

देवमणि, ( पुं. ) शिव । कौस्तुभमणि ।

देवयान, ( न. ) देवस्थ । अचिरादि मार्ग ।  
( १ ) शुक्राचार्य की कन्या ।

देवयात्रा, ( स्त्री. ) यात्रोत्सव ।

देवयु, ( पुं. ) पवित्र ।

देवयोनि, ( पु. ) देवताओं के अंश से उत्पन्न  
विद्याधर आदि नौ योनियाँ प्रधान हैं ।  
जैसे-विद्याधर, अप्सरा, यक्ष, राक्षस,  
गन्धर्व, किन्नर, पिशाच, शुब्रक और सिद्ध ।

देवर, ( पुं. ) पति का छोटा भाई ।

देवराज, ( पुं. ) इन्द्र ।

देवरात, ( पुं. ) अभिमन्युपुत्र । पराक्षित् ।

देवर्षि, ( पुं. ) नारदादि मुनि । देवताओं के  
ऋषि ।

देवल, ( पुं. ) एक मुनि । पुजारी । जिसकी  
जीविका देवपूजन से चलती हो ।

देवलोक, ( पुं. ) स्वर्ग ।

देववर्द्धकि, ( पुं. ) विश्वकर्मा ।

देवव्रत, ( पुं. ) भीष्म ।

देवसात्, ( अव्य. ) देवताओं के अधीन ।

देवसायुज्य, ( न. ) देव के साथ मेल ।  
देव के साथ एकासन होने की योग्यता ।

देवसेना, ( स्त्री. ) इन्द्रकन्या । कार्तिकेय  
की स्त्री षष्ठी । सोलह माताओं में से एका ।  
इन्द्रादि देवताओं की फौज ।

देवसेनापति, ( पुं. ) कार्तिकेय । इन्द्रपुत्र ।  
शिवपुत्र ।

देवस्व, ( न. ) देवताओं का धन ।

देवहृति, ( स्त्री. ) स्वायम्भुव मनु की  
कन्या । कर्दम मुनि की स्त्री । कपिल  
भगवान् की माता ।

देवाजीव, ( वि. ) देवता की प्रतिमा के द्रव्य  
से जीने वाला ।

देवात्मन्, ( पुं. ) पापल का वृक्ष । देवता  
जैसा ।

देवानांप्रियः, ( पुं. ) देवताओं का प्यारा ।  
बकरा । मूर्ख ।

देवापि, ( पुं. ) चन्द्रवंशीय एक राजा ।

देवार्ह, ( न. ) देवताओं के योग्य । सहदेवी  
लता ।

देवालय, ( पुं. ) स्वर्ग । देवमन्दिर ।

देविका, ( स्त्री. ) नदीपिशाच ।

देवी, ( स्त्री. ) दुर्गा । माहाशिवों की उपाधि ।

देव, ( पु. ) देवर । पति का छोटा भाई ।

देवेश, ( न. ) महादेव । देवदेव । विष्णु ।

देवेष्ट, ( पुं. ) शृगुल । वनबीजपूरक ।

देवैनस, ( न. ) देवशाप ।

देवोद्यान, ( न. ) वैभ्राज । मिश्रक । सिध-  
करण और नन्दन-ये त्वार देवोद्यान हैं ।

देव्यायतन, ( न. ) दुर्गा देवी का मन्दिर ।

देश, ( पुं. ) भूमण्डल का कोई विभाग ।  
भाग । स्थान ।

देशान्तर, ( न. ) अन्य देश । और देश ।

देशिक, ( पु. ) पथिक । बटोही । गुरु ।  
उपदेश देने वाला ।

देशिनी, ( स्त्री. ) तर्जनी । अंगूठे के पास वाली  
अंगुली ।

देश्य, ( न. ) प्रथम सम्मति । पूर्व पक्ष ।

देह, ( पुं. ) शरीर । वपु । बदन ।

देहधारक, ( पुं. ) हड्डी ।

देहभृत्, ( पुं. ) जीवात्मा । शरीर का  
रक्षक ।

देहयात्रा, ( स्त्री. ) आजीविका । शरीर की रक्षा का साधन । भोजन । मरण ।  
 देहली, ( स्त्री. ) ब्योढ़ी । घर का प्रवेश-स्थान । मर्यादा ।  
 देहसार, ( पुं. ) मज्जा ।  
 देहात्मवादिन्, ( पुं. ) चार्वाक । नास्तिक ।  
 देहिन्, ( त्रि. ) शरीर वाला । प्राणी । जीव ।  
 दैप्, ( क्रि. ) साफ करना ।  
 दैतेय, ( पुं. ) असुर । दैत्य ।  
 दैत्यगुरु, ( पुं. ) शुक्राचार्य । दैत्यों का गुरु ।  
 दैत्यनिसूदन, ( पुं. ) विष्णु । दैत्यों के वधकर्ता ।  
 दैत्यमेदज, ( पुं. ) युगुल । पृथिवी भूमि ।  
 दैत्या, ( स्त्री. ) सुरा । दैत्य की स्त्री ।  
 दैत्यारि, ( पुं. ) दैत्यों के शत्रु । विष्णु ।  
 दैन, ( न. ) दीनपन । कायरपन ।  
 दैनन्दिन, ( त्रि. ) प्रतिदिन दीन वाला ।  
 दैनन्दिनप्रलय, ( पुं. ) सन्ने हुए सम्पूर्ण पदार्थों का क्षय ।  
 दैन्य, ( न. ) दीनता । कायरता ।  
 दैव, ( न. ) भाग्य । देवसम्बन्धी ।  
 दैवज्ञ, ( पुं. ) भाषक । ज्योतिषी । भूत-भविष्य का जानने वाला । भाग्य का ज्ञाता ।  
 दैवत, ( पुं. ) देवसमूह ।  
 दैवतत्र, ( त्रि. ) भाग्याधीन ।  
 दैवपर, ( त्रि. ) भाग्य पर निर्भर । कायर । कामचोर ।  
 दैववाणी, ( स्त्री. ) आकाशवाणी ।  
 दैवात्, ( अव्य. ) दृढात् । अचानक । ईश्वर-रेच्छा से ।  
 दैविक, ( न. ) देवसम्बन्धी । विचित्र । विलक्षण ।  
 दैवी, ( स्त्री. ) देवता की सात्त्विक ।

दैवोदासी, ( पुं. ) दिवोदास का सन्तान । प्रतर्दन राजा ।  
 दैव्य, ( न. ) भाग्य । देवता का ।  
 दैशिक, ( त्रि. ) देश का । विशेषण सम्बन्ध ।  
 दैष्टिक, ( त्रि. ) भाग्याधीनतावादी ।  
 दैहिक, ( यु. ) शरीरसम्बन्धी ।  
 दो, ( क्रि. ) छेद करना । काटना ।  
 दोःशिखर, ( न. ) कन्धा । मुद्दा ।  
 दोग्ध, ( पुं. ) दुहैया । अहीर । बछड़ा । सोने वाला ।  
 दोदण्ड, ( पुं. ) भुजदण्ड ।  
 दोमूल, ( न. ) कक्ष । बगल ।  
 दोल, ( पुं. ) दोलयात्रा । डोली ।  
 दोलायमान, ( त्रि. ) झूलता हुआ ।  
 दोष, ( पुं. ) पाप । वैद्यक में वात, पित्त और कफ के तीन दोष होते हैं । अलङ्कार में रसादि बिगाड़ने वाले शब्द । न्याय में राग, द्वेष, मोह ।  
 दोषग्राहिन, ( त्रि. ) दोष देखने वाला ।  
 दोषज्ञ, ( त्रि. ) परिष्ठत । चिकित्सक ।  
 दोषत्रय, ( न. ) तीन दोष-वात, पित्त, कफ ।  
 दोषन्, ( अ० ) बिगाड़ा हुआ ।  
 दोषस्, ( न. ) साँझ । अन्धेरा ।  
 दोषा, ( स्त्री. ) रात ।  
 दोषाकर, ( पुं. ) चन्द्रमा । दोषों का समूह ।  
 दोषैकदृक्, ( त्रि. ) केवल दोष ही को देखने वाला । नीच । खल ।  
 दोस्-पा, ( पुं. ) भुजा । बाहु ।  
 दोह, ( पु. ) दूध । दुधैड़ी । चीनी का बर्तन ( क्रि. ) दुहना ।  
 दोहद, ( पुं. ) लालसा । गर्भ का लक्षण ।  
 दोहदिनी, ( स्त्री. ) गर्भवती । दो हृदय वाली ।  
 दोहनी, ( स्त्री. ) दुधैड़ी या दूध दुहने का पात्र ।



दोहा, ( स्त्री. ) मात्रा छन्द विशेष जिसका प्रयोग प्रायः भाषा की कविता में हुआ करता है ।

दौत्य, ( न. ) दूतपना । दूत का काम ।

दौरात्म्य, ( न. ) खुन्दः खलता ।

दौर्गत्य, ( न. ) दीनता । दरिद्रता । दुर्गति में जाना ।

दौर्जन्य, ( न. ) दौरात्म्य । दुष्टता ।

दौर्भाग्य, ( न. ) अभाग्यपना । मन्द-भाग्यत्व ।

दौर्मनस्य, ( न. ) उदासी । चिन्ताजन्य धनराहत । बुरा परामर्श ।

दौर्बल्य, ( न. ) अजज्ञा । दुष्ट वृत्ति से रहना ।

दौवारिक, ( पुं. ) द्वारपाल । दरवाजे का रक्षक ।

दौण्डुलेय, ( त्रि. ) छोटी जाति का । नीच ।

दौर्हृद, ( पुं. ) गुण्डा । बुरे कर्म द्वारा पेट पालने वाला । धूर्त । बदमाश ।

दौहित्र, ( न. ) दोहता । कन्या का पुत्र ।

द्यावापृथिवी, ( स्त्री. ) भूमि-आकाश ।

द्यु, ( पुं. ) अग्नि । सूर्य । मदार वृक्ष । आकाश । दिन ।

द्युत्, ( कि. ) चमकना ।

द्युति-ती, ( स्त्री. ) कान्ति । शोभा । चमक ।

द्युपति, ( पुं. ) सूर्य । मदार का वृक्ष ।

द्युम्न, ( पुं. ) धन । बल ।

द्युयोषित्, ( स्त्री. ) अप्सरा ।

द्यु, ( पुं. ) चौसर या पाँसे का खेल ।

द्युत्, ( न. ) जुआ । कैतव । छल ।

द्युत्कर, ( त्रि. ) ज्वारी ।

द्युत्पूर्णिमा, ( स्त्री. ) आश्विन की पूर्णिमा ।

द्यौ, ( स्त्री. ) स्वर्ग । आकाश ।

द्योत्, ( पुं. ) प्रकाश । धूप । चमक ।

द्योतनिका, ( स्त्री. ) व्याख्या । प्रकरण-पत्रिका ।

द्योतिस, ( न. ) नक्षत्र । तारा ।

द्रङ्ग, ( पुं. ) कसबा । जनपद ।

द्रद्धिमन्, ( पुं. ) दृढ़ता । पक्कापन ।

द्रधस्, ( न. ) कपड़ा ।

द्रष्-य-स्, ( न. ) छाछ । मठा । बूँद ।

द्रव, ( पुं. ) रस । पतला । पनीसा ।

द्रवत्व, ( न. ) पतलापन । पनीलापन ।

द्रवद्रव्य, ( न. ) दूध, दही, घी आदि बहने वाले पदार्थ ।

द्रवन्ती, ( स्त्री. ) नदी । शतमूलिका । मूषिकपर्णी ।

द्रविड, ( पुं. ) एक देश ।

द्रविण, ( न. ) सोना । पराक्रम । बल ।

द्रव्य, ( न. ) पीतल । धन । लेपन पदार्थ । लास । विनय । मंदिरा । वृक्षविकार । दवा ।

द्रष्ट, ( त्रि. ) विचारकृशाल । चतुर । साक्षी । देखने वाला ।

द्रा, ( कि. ) सोना । भागना ।

द्राक्, ( अव्य. ) शीघ्र ।

द्राक्ष, ( स्त्री. ) अङ्गूर । मुनका । कितमिस ।

द्राचय, ( कि. ) देर करना ।

द्राधिमन्, ( पुं. ) लम्बाई ।

द्राधिष्ठ, ( त्रि. ) अति लम्बा ।

द्रावक, ( पुं. ) जार । उपपति । अन्द्रकान्त मणि ।

द्राविडी, ( स्त्री. ) द्रविड़ में उत्पन्न हुई । छोटी इलायची ।

द्राह, ( कि. ) जागना ।

द्रु, ( कि. ) जाना ।

द्रु, ( पुं. ) ऊपर बहने वाला या जाने वाला । वृक्ष । पेड़ ।

द्रुघण, ( पुं. ) कुल्हाड़ी ।

द्रुङ्, ( कि. ) डबकी मारना ।

द्रुण, ( कि. ) टेढ़ा करना ।

द्रुणस्, ( त्रि. ) लम्बी नाक वाला ।

द्रुणी, ( स्त्री. ) कनसज्जरा ।

द्वुत, ( पुं. ) तेज । भट । भागा हुश्रा ।  
 द्वुपद, ( पुं. ) चन्द्रवंशीय एक राजा जो द्रौपदी  
 का पिता था । लम्भा ।  
 द्वुम, ( पुं. ) पेड़ । पारिजात । कुबेर ।  
 द्वुह, ( क्रि. ) बुरा चीतना । द्रोह करना ।  
 द्वुहिय, ( पुं. ) जगत्स्रष्टा । ब्रह्मा ।  
 द्वुक, ( क्रि. ) शब्द करना । उत्साहित  
 करना ।  
 द्वै, ( क्रि. ) सोना ।  
 द्वोण, ( पुं. ) प्राण्डव राजकुमारों के गुरु ।  
 द्रोणाचार्य । काक विशेष । बिच्छू ।  
 बादल विशेष । एक वृक्ष । चौतीस सेर की  
 तौल विशेष । आठ सौ गज लम्बा तालाव  
 विशेष । कूँडा । नाँद ।  
 द्वोणि, ( स्त्री. ) एक देश । एक नदी । नील  
 का वृक्ष । एक पहाड़ ।  
 द्वोह, ( पुं. ) बुरा चीतना । वैर ।  
 द्वोणायन, ( पुं. ) द्रोणाचार्य की आँचाद ।  
 अश्वत्थामा ।  
 द्वौपदी, ( स्त्री. ) द्रुपदराज की कन्या । पाण्डवों  
 की धर्मपत्नी ।  
 द्वुन्द्र, ( पुं. ) रहस्य । कलर । जोड़ा । विवाद ।  
 रोगविशेष । समसविशेष । शोक । हर्ष ।  
 शीत । उष्ण ।  
 द्वुन्द्रचर, ( पुं. ) दो साथ साथ जोड़ा हो कर  
 विचरे । कक्या चकई ।  
 द्वय, ( न. ) दो की संख्या ।  
 द्वाः-द्वारु, ( पुं. ) दरवान । द्वारपाल ।  
 द्वाचत्वारिंशत्, ( स्त्री. ) ४२ ।  
 द्वादश, ( त्रि. ) बारह ।  
 द्वादशकर, ( पुं. ) कार्तिकेय और बृहस्पति ।  
 द्वादशनेत्र, ( पुं. ) कार्तिकेय ।  
 द्वादशाङ्गुल, ( पुं. ) विलस्त का नाप ।  
 द्वादशात्मन्, ( पुं. ) सूर्य । मदार का  
 पेड़ ।  
 द्वापर, ( पुं. ) संशय । युग विशेष जो सत्य  
 और त्रेता के पीछे आता है ।

द्वामुष्यायण, ( पुं. ) गौतम मुनि ।  
 द्वार, ( स्त्री. ) द्वार । उपाय । वसीला ।  
 द्वारका, ( स्त्री. ) द्वारावती । सात पुरियों में से  
 एक । श्रीकृष्ण की बसाई राजधानी ।  
 द्वारकेश, ( पुं. ) श्रीकृष्ण । द्वारकाधीश ।  
 रणब्राह्म ।  
 द्वारप, ( त्रि. ) द्वारपाल ।  
 द्वारयंत्र, ( न. ) ताला ।  
 द्वारावती, ( स्त्री. ) द्वारका ।  
 द्वारिन्, ( त्रि. ) द्वारपाल । दरवान ।  
 द्वाविंशति, ( स्त्री. ) बाइस ।  
 द्वि, ( त्रि. ) दो ।  
 द्विक, ( पुं. ) काक । कौआ । दो संख्या  
 वाला ।  
 द्विककुत्, ( पुं. ) ऊँट ।  
 द्विगु, ( पुं. ) संख्यावाचक शब्द पहले  
 आने वाला समास । दो गौओं का  
 स्वामी ।  
 द्विगुण, ( त्रि. ) दुगुना ।  
 द्विज, ( पुं. ) संस्कार और जन्म से दो बार  
 जन्मा । ब्राह्मण, क्षत्रिय और वैश्य ।  
 त्रैवर्णिक । दाँत । अण्डज जीव । तुम्बुरु  
 का एक वृक्ष । संस्कारित ब्राह्मण ।  
 द्विजदेव, ( पुं. ) ब्राह्मण । ऋषि । चन्द्रमा ।  
 द्विजन्मन्, ( पुं. ) देखो द्विज ।  
 द्विजबन्धु, ( पुं. ) कर्म से रहित जन्ममात्र  
 से जीने वाले ब्राह्मणादि प्रथम तीन वर्ण ।  
 द्विजराज, ( पुं. ) द्विजों का राजा । चन्द्र ।  
 अनन्त । गरुड़ ।  
 द्विजवर, ( पुं. ) उच्च विप्र । ब्राह्मण ।  
 द्विजाति, ( पुं. ) देखो द्विजन्मा ।  
 द्विजिह्व, ( पुं. ) दो जीभ वाला । सर्पविशेष ।  
 लल । चुगल । चोर । झूठा ।  
 द्विजेन्द्र, ( पुं. ) ब्राह्मणश्रेष्ठ । कर्मिष्ठ ब्राह्मण ।  
 द्वितय, ( त्रि. ) दो की संख्या वाला ।  
 द्वितीय, ( त्रि. ) दूसरा ।  
 द्वितीयाकृत, ( त्रि. ) दुबारा जोता हुआ खेत ।

द्विदत्, (त्रि.) दो दाँत वाला । घोड़ा ।  
बेल आदि ।  
द्विदैव, (पुं.) विशाखा नामी नक्षत्र ।  
द्विधा, (अव्य.) दो प्रकार ।  
द्विप, (पुं.) हाथी । मुँह और सँड से पीने  
वाला ।  
द्विपद्, (पुं.) मनुष्य । देवता । पक्षी । राक्षस ।  
राशि । दौ पैर वाला ।  
द्विपदा, (त्रि.) ऋग्वेदीय मंत्र विशेष ।  
द्विमातृक, (पुं.) गणेश । जरासन्ध ।  
द्विमुख, (पुं.) दो मुख वाला । राजसर्प ।  
कुचलैङ्ग । सुगलखोर ।  
द्विरद, (पुं.) दो दाँतों वाला । हाथी ।  
द्विरागमन, (न.) गौना । विवाह के  
परचान् दूसरी बार दुलहिन का घर  
आना ।  
द्विरुक्त, (त्रि.) दुहराया हुआ ।  
द्विरूढ़ा, (स्त्री.) दो बार की विवाही स्त्री ।  
द्विरेफ, (पुं.) भौरा ।  
द्विवचन, (न.) दो वचन ।  
द्विशफ, (पुं.) गौ बकरी या वे जानवर  
जिनके खुर फटे हुए हैं ।  
द्विशस्, (अव्य.) दो बार जो देता या  
कर्ता ।  
द्विष्, (स्त्री.) बैर करना ।  
द्विषत्, (पुं.) शत्रु । बैरी ।  
द्विषन्तप, (पुं.) शत्रु को तपाने वाला ।  
द्विष्ट, (त्रि.) दो के बीच का संयोगादि  
पदार्थ ।  
द्विस, (अव्य.) दो बार । दुहरा ।  
द्विसप्तति, (स्त्री.) बहत्तर ।  
द्विहत्य, (त्रि.) दुबारा जोता हुआ खेत ।  
द्विहायनी, (स्त्री.) दो वर्ष की गौ ।  
द्विहृदया, (स्त्री.) गर्भवती ।  
द्वीप, (न.) पानी से चारों ओर घिरा स्थल ।  
टापू । चीते का चमड़ा । बाघ । दुरङ्गा ।  
द्वीपिन्, (पुं.) चीता ।

द्वीपिनी, (स्त्री.) नदी ।  
द्व, (क्रि.) संवरण करना । रोकना । ढाँकना ।  
द्वैधा, (अव्य.) दो प्रकार से ।  
द्वेष, (पुं.) बैर । विरोध ।  
द्वेषण, (त्रि.) बैरा । शत्रु ।  
द्वेष्य, (त्रि.) शत्रु । बैरी ।  
द्वैगुणिक, (त्रि.) मूदखोर । व्याज खाने  
वाला ।  
द्वैत, (न.) दो प्रकार के भेद वाला ।  
द्वैतवन, (न.) वनविशेष ।  
द्वैतवादिन् (त्रि.) जीव और ईश्वर में भेद  
मानने वाले ।  
द्वैध, (पुं.) दो प्रकार ।  
द्वैप, (पुं.) चीता का चमड़ा । चीते के  
चमड़े से ढका हुआ रथ ।  
द्वैपायन, (पुं.) व्यासदेव । व्यास । पुराण  
कर्ता । या जिसकी जन्मभूमि द्वीप हो ।  
द्वैमातुर, (पुं.) जिनकी दो मातायें हों ।  
गणेश । जरासन्ध ।  
द्वययुक्त, (न.) दो परमाणुओंसे उत्पन्न पदार्थ ।  
द्वाय, (सं.) ताँवा । ताँमा ।  
द्वाय्यायण, (पुं.) एक प्रकार का गोद  
लिया हुआ पुत्र ।

## ध

ध, (पुं.) धर्म । कुबेर । ब्रह्मा । धन ।  
धक्, (क्रि.) नाश करना ।  
धट, (पुं.) तुला । लकड़ी । तराजू ।  
धटक, (पुं.) ४२ रत्ती की एक तौल ।  
धण, (क्रि.) ध्वनि करना । शब्द करना ।  
धत्तूर, (पुं.) धतूरा ।  
धन्, (क्रि.) धानों को उत्पन्न करना । शब्द  
करना ।  
धन, (न.) सम्पत्ति । दौलत । लूट का माल ।  
धनञ्जय, (पुं.) धन को जीतने वाला । अर्जुन ।  
वह्नि । हाथा । शरीर को पुष्ट करने वाला ।  
वायु । वृक्षविशेष ।

**धनद,** ( पुं. ) कुबेर । हिजल वृक्ष ।  
**धनदानुचर,** ( पुं. ) यक्ष ।  
**धनदानुज,** ( पुं. ) कुबेर का छोटा भाई । रावण ।  
 कुम्भकर्ण और विभीषण ।  
**धनाधिप,** ( पुं. ) कुबेर ।  
**धनिक,** ( पुं. ) धनी । साहूकार ।  
**धनिष्ठा,** ( स्त्री. ) बहुत धन वाली । नक्षत्र  
 विशेष ।  
**धनु,** ( पुं. ) कमान । धनुष ।  
**धनुर्गुण,** ( पुं. ) रोदा । कमान की रस्ती ।  
**धनुर्द्धर,** ( पुं. ) तीर चलाने वाला ।  
**धनुर्वेद,** ( पुं. ) वेद विशेष जिसमें धनुष  
 चलाने की विद्या का वर्णन है ।  
**धनुष्क,** ( पुं. ) तीर चलाने वाला ।  
**धनुष्मत्,** ( पुं. ) तीरन्दाज ।  
**धनुस्,** ( पुं. ) धनुष । तीर । मेष से नवमी  
 राशि । वन । चार हाथ का नाप ।  
**धन्य,** ( पुं. ) धन के लिये हितकर । अनुवर्ण  
 वृक्ष । सराहने योग्य । कृतार्थ । सुखदायी ।  
 धन देने वाला । धनी ।  
**धन्याक,** ( न. ) धनिया नामक पेड़ विशेष ।  
**धन्वन,** ( न. ) धनुष । चार । मरुदेश ।  
 रोगिस्तान ।  
**धन्वन्तरि,** ( पुं. ) धनुष के चौबीस अवतारों  
 में एक अवतार । देवताओं का वैद्य ।  
 इस नाम के कई वैद्य और कई पण्डित भी  
 हो चुके हैं ।  
**धन्वी,** ( पुं. ) अर्जुन । विदग्ध । चतुर ।  
 धनुषधारी । बकुल वृक्ष ।  
**धम्,** ( क्रि. ) धौंकना । फूँकना ।  
**धमक,** ( पुं. ) फूँकने या धौंकने वाला । लुहार ।  
**धमनि,** ( स्त्री. ) नाड़ी । शिरा । ग्रीवा ।  
**धमिल्ल,** ( पुं. ) स्त्रियों के गृहे हुए केश ।  
 झड़ना ।  
**धय,** ( क्रि. ) चूसना ।  
**धर,** ( पुं. ) पकड़ना । धरना । पहाड़ । कच्छप-  
 राज । वसुओं में से एक। कपासी सूत । धागा ।

**धरण,** ( पुं. ) पहाड़ । लोक । गुण । धान ।  
 सूर्य । पुल । चौबीस रत्नों की तौल ।  
**धरणि,** ( स्त्री. ) पृथिवी । बनकन्द । ( पुं. )  
 पहाड़ । विष्णु । कच्छप ।  
**धरा,** ( स्त्री. ) पृथिवी । गर्भाशय । जरायु ।  
 मेद को उठाने वाली नाड़ी ।  
**धराधर,** ( पुं. ) पृथ्वी को धारण करने वाला ।  
 पर्वत । विष्णु । शेष ।  
**धरामर,** ( पुं. ) ब्राह्मण । पृथ्वी पर का देवता ।  
**धरित्री,** ( स्त्री. ) पृथिवी । भूमि ।  
**धरिमान,** ( पुं. ) तराजू ।  
**धर्मादि,** ( यु. ) मजबूत । दृढ़ ।  
**धर्म,** ( पुं. ) सद्गारा । अवलम्ब ।  
**धर्म,** ( पुं. ) वेदविहित कर्म । वह कर्म  
 जिसके करने से अपना अम्युदय हो और  
 मोक्ष मिले ।  
**धर्मक्षेत्र,** ( न. ) कुरुक्षेत्र ।  
**धर्मचारिणी,** ( स्त्री. ) धर्मपत्नी । भार्या ।  
 एक लता ।  
**धर्मद्रवी,** ( स्त्री. ) गङ्गा । महानदी ।  
**धर्मध्वजिन्,** ( त्रि. ) जिसका झण्डा धर्म  
 हो । अपनी जीविका के लिये धर्मचिह्नधारी ।  
**धर्मपत्नी,** ( स्त्री. ) भार्या । कीर्ति । स्मृति ।  
 मेधा । धृति । क्षमा ।  
**धर्मपुत्र,** ( पुं. ) युधिष्ठिर ।  
**धर्मराज,** ( पुं. ) युधिष्ठिर । यमराज ।  
**धर्मशास्त्र,** ( न. ) धर्म का कर्तव्य अर्कतव्य का  
 यथार्थ उपदेशक शास्त्र । मनुस्मृति आदि  
 ग्रन्थ ।  
**धर्मशील,** ( त्रि. ) धार्मिक ।  
**धर्मसाहिता,** ( स्त्री. ) देवी धर्मशास्त्र ।  
**धर्मात्मन्,** ( पुं. ) धर्मात्मा । धार्मिक ।  
**धर्माधिकरण,** ( पुं. ) विचारालय । कचहरी ।  
**धर्माध्यक्ष,** ( पुं. ) न्यायकर्ता । विचारक ।  
**धर्मासन,** ( न. ) न्यायासन ।  
**धर्मिन्,** ( त्रि. ) धार्मिक ।  
**धर्मिष्ठ,** ( त्रि. ) धर्मात्मा । साधु ।

धर्म्य, ( त्रि. ) धर्म वाला ।  
 धर्ष, ( पुं. ) चतुराई । कोप । मेल । मारना ।  
 धर्षक, ( पुं. ) आक्रमणकारी ।  
 धर्षण, ( न. ) तिरस्कार । अभिसारिका स्त्री ।  
 ( प्रियतम से मिलने के लिये पूर्व साङ्केतिक स्थान पर गयी हुई स्त्री ) ।  
 धर्षित, ( न. ) अपमानित । ( स्त्री ) कुलटा स्त्री ।  
 धव, ( क्रि. ) जाना ।  
 धव, ( पुं. ) पति । धूर्त । वृक्ष । काँपना ।  
 धवल, ( पुं. ) इतना सफेद जिस पर दृष्टि न ठहरे और अँलें चौंधिया जाँय । धव वृक्ष ।  
 अञ्जा बैल । चीनी कपूर ।  
 धवलपक्ष, ( पुं. ) हंस । शुक्लपक्ष ।  
 धवलमृत्तिका, ( स्त्री. ) खड़ी मिट्टी । सफेद मिट्टी ।  
 धवलोत्पल, ( न. ) कुमुद । रात को खिलने वाला कमल ।  
 धयित्र, ( न. ) पङ्खा ।  
 धा, ( क्रि. ) धारण करना । पकड़ना । पोसना । बढ़ाना । देना ।  
 धात्री, ( स्त्री. ) अचानक । आक्रमण । आश्चर्य ।  
 धाणक, ( पुं. ) मोहर ।  
 धातकी, ( स्त्री. ) धाई नामक लता ।  
 धातु, ( पुं. ) शब्दार्थ को बताने वाला वस्तु । रूमूह । मुख्य पदार्थ । तत्त्व । सार । स्वार्थ । लोहा आदि नौ पदार्थ । परमात्मा ।  
 धातुघ्न, ( न. ) काज्रा । जिससे धातुओं का असर जाता रहे ।  
 धातुद्रावक, ( न. ) सुहागा । धातुओं को गलाने वाला ।  
 धातुभृत्, ( पुं. ) पर्वत । वीर्य । धातु बढ़ाने वाली वस्तु ।  
 धातुमारिणी, ( स्त्री. ) सुहागा ।  
 धातुवैरिन्, ( पुं. ) गन्धक ।  
 धातुशेखर, ( न. ) कसीस ।  
 धातु, ( पुं. ) पालने वाला । ब्रह्मा । विष्णु ।

धात्री, ( स्त्री. ) माता । धाई । अँवला । राई ।  
 धाना, ( स्त्री. ) धनिआँ । सत्तू । मुने हुए जौ ।  
 धानी, ( स्त्री. ) बर्तन । स्थान । पोषण । मुख्य स्थान । पीलू का पेड़ । विना साफ किये चाँवल ।  
 धानुष्क, ( त्रि. ) धनुषधारी ।  
 धानुष्य, ( त्रि. ) धनुर्धर ।  
 धानेय, ( न. ) धनिया ।  
 धान्य, ( न. ) तुष सहित चाँवल । चार तिला का परिमाण । धनिया ।  
 धान्यत्वच्, ( स्त्री. ) भूमी ।  
 धान्यवीर, ( पुं. ) माष ।  
 धान्याचल, ( पुं. ) ( दान के लिये ) धानों का पहाड़ ।  
 धान्योत्तम, ( पुं. ) चाँवल ।  
 धान्यकोष्ठ, ( क. ) धानों का गोला ।  
 धामन्, ( न. ) किरन । आसरा । स्थान । जन्म । घर । देह । तेज । ज्योति । प्रभाव । स्वयं प्रकाशित ।  
 धामनिधि, ( पुं. ) सूर्य । आक का पेड़ ।  
 धाम्ना, ( स्त्री. ) लकड़ी आग जलाने वाला ऋग्वेदीय मंत्र । ( : ) ( पुं. ) कुल-पुरोहित ।  
 धार, ( न. ) पानी का प्रवाह । मेह का जल ।  
 धारणा, ( स्त्री. ) आत्मा में चित्त की स्थिति । मर्यादा । उचित मार्ग में ठहरना । निश्चय । नाडी । श्रेणी ।  
 धारा, ( स्त्री. ) घड़े आदि का छेद । अस्त्र की तेज कोर । उत्कर्ष । यश । बहुत वर्षा । समान । एक पुरी । घोड़ों की पाँच प्रकार की गति । सेना के आगे का स्कन्ध ।  
 धाराङ्कुर, ( पुं. ) ओला ।  
 धाराञ्जल, ( पुं. ) अस्त्र की पैनी कोर ।  
 धाराट, ( पुं. ) चातक । घोड़ा । बादल । मत्त हाथी ।

धाराधर, ( पुं. ) बादल । मेह ।  
 धारावाहिन, ( त्रि. ) निरन्तर गिरने वाला ।  
 धारासम्पात, ( पुं. ) महावृष्टि। मूसलाधार वर्षा ।  
 धारिका, ( स्त्री. ) खम्भी । धुनकिया ।  
 धारिणी, ( स्त्री. ) भूमि । सिम्बल का पेड़ ।  
 धारिन्, ( पुं. ) पीलू का पेड़ । आसरा देने वाला ।  
 धार्तराष्ट्र, ( पुं. ) एक सर्प । एक हंस । धृतराष्ट्र की सन्तान । दुर्योधन आदि ।  
 धार्मिक, ( त्रि. ) धर्मशील । धर्मात्मा । धर्मी ।  
 धावू, ( क्रि. ) भागना । जल्दी चलना ।  
 धावक, ( पुं. ) दौड़ने वाला । दूत । धोबी ।  
 धावन, ( न. ) साफ करना । शीघ्र जाना ।  
 धाप्रर्थ, ( न. ) दिठाई । निर्लज्जता ।  
 धि, ( क्रि. ) पकड़ना । रखना । सन्तुष्ट करना ।  
 धिक्, ( अव्य. ) झिड़कना । निन्दा ।  
 धिक्कार, ( पुं. ) तिरस्कार । निरादर ।  
 धिक्कृत, ( त्रि. ) झिड़का गया । निन्धित । तिरस्कृत ।  
 धिक्, ( क्रि. ) जगाना । रहना ।  
 धिग्दण्ड, ( पुं. ) लानत । सामत ।  
 धियंधा, ( गु. ) चतुर ।  
 धिषण, ( पुं. ) देवदुश् । बृहस्पति ।  
 धिषणा, ( स्त्री. ) बुद्धि । तसला ।  
 धिषण्य, ( न. ) नगह । घर । शक्ति । तारा ।  
 धिषण्य, ( पुं. ) शुक्र । ऊँचे पद के योग्य ।  
 धी, ( स्त्री. ) बुद्धि । समझ ।  
 धीन्द्रियम्, ( न. ) श्रॉत्र, कान आदि ज्ञानेन्द्रिय ।  
 धीमत्, ( पुं. ) प्रज्ञावान् । बृहस्पति । बुद्धि वाला । परिडत ।  
 धीति, ( स्त्री. ) पीना । चूमना । अनुभव । भक्ति ।  
 धीर्, ( क्रि. ) अपमान करना ।  
 धीर, ( त्रि. ) धीरज वाला । नम्र । बल वाला

तथा परिडत । राजा बलि । बुद्धि को प्रेरने वाला । बुद्धिसाक्षी । परमेश्वर । केसर । एक नायिका । प्रतिष्ठित प्रज्ञा ।  
 धीरोदात्त, ( पुं. ) एक नायक । धीर और शान्त पुरुष ।  
 धीवर, ( पुं. ) कैवर्त्त । मच्छी पकड़ने वाला ।  
 धीशक्ति, ( स्त्री. ) शुश्रूषा आदि आठ गुण ।  
 धीसच्चिव, ( पुं. ) मंत्री । अमात्य ।  
 धु, ( क्रि. ) काँपना ।  
 धुंक्ष, ( क्रि. ) जगाना । रहना ।  
 धूत, ( त्रि. ) छोड़ा गया । काँप गया । त्यक्त । कम्पित ।  
 धुनिनी, ( स्त्री. ) तूफानी । नदी ।  
 धुन्धुमान, ( पुं. ) बृहदश्व राजा का पुत्र । बरिवहटी । इन्द्रगोप कीड़ा ।  
 धुररा, ( स्त्री. ) चिन्ता । रथ की धुरी ।  
 धुरन्धर, ( त्रि. ) बोझा ढोने वाला । मुख्य । बैल ।  
 धुरीण, ( त्रि. ) श्रेष्ठ । अच्छा ।  
 धुर्य, ( त्रि. ) भार उठाने वाला । अच्छा । सर्वोत्तम । प्रथम । मुख्य ।  
 धुर्व, ( क्रि. ) मारना ।  
 धुवित्र, ( न. ) यज्ञादि में अग्नि का सुलगाना ।  
 धुवन, ( सं. ) वधस्थान । हिलना ।  
 धू, ( क्रि. ) काँपना ।  
 धूत, ( त्रि. ) काँप गया । छोड़ा गया । त्यक्त । झिड़का गया ।  
 धूप, ( क्रि. ) चमकना । तपना ।  
 धूप, ( पुं. ) एक प्रकार का चूर्ण जिसे जलाने से सुगन्ध युक्त धुआँ निकलता है । इसके पञ्चाङ्ग, दशाङ्ग, षोडशाङ्ग आदि कई भेद हैं । वस्तुभेद से नामभेद हैं ।  
 धूपित, ( त्रि. ) थका हुआ । सन्तप्त । धूप दिया हुआ ।  
 धूम, ( पुं. ) धुआँ ।



धूमकेतन, ( पुं. ) अशुभसूचक तारों का समूह । पूँछ वाला तारा ।  
 धूमयोनि, ( पुं. ) मेघ । मौथा । आग । गीली लकड़ी ।  
 धूमल, ( पुं. ) काले और लाल रङ्ग वाला ।  
 धूम्या, ( स्त्री. ) धुँएँ का साधन ।  
 धूम्र, ( पुं. ) धुँमैलो । काल और लाल रङ्ग वाला ।  
 धूम्रक, ( पुं. ) ऊँट ।  
 धूम्रलोचन, ( पुं. ) कबूतर । महिषासुर नामक एक सेनापति ।  
 धूम्रवर्ण, ( पुं. ) धुँमैला रङ्ग या धुँमैले रङ्ग वाला ।  
 धूमावती, ( स्त्री. ) देवीविशेष ।  
 धूमिका, ( स्त्री. ) बाफ । कोहरा । ओद ।  
 धूर, ( क्रि. ) मारना । जाना ।  
 धूर्जटि, ( पुं. ) जहाँ तीनों लोक की चिन्ता एकत्र हो रही हो । शिव ।  
 धूर्त, ( पुं. ) धनूरे का पेड़ । ठग । वञ्चक । मायावी । ज्वारी । नायकविशेष ।  
 धूर्त्तक, ( पुं. ) शृमाल । गीदड़ ।  
 धूर्त्तकितव, ( पुं. ) ज्वारी ।  
 धूर्वह, ( त्रि. ) बोझ उठाने वाला ।  
 धूलि-ली, ( स्त्री. ) पराग । धूल ।  
 धूलिध्वज, ( पुं. ) वायु । हवा ।  
 धूसर, ( पुं. ) ऊँट । कबूतर । पीले रङ्ग वाला ।  
 धूसरित, ( यु. ) धुँमैला ।  
 धृ, ( क्रि. ) गिरना । ठहरना । धारण । करना ।  
 धृत, पकड़ना ।  
 धृतराष्ट्र, ( पुं. ) चन्द्रवंशी एक राजा । दुर्योधन का पिता । साँप । पशु ।  
 धृतात्मन्, ( यु. ) दृढ़ । मजबूत ।  
 धृति, ( स्त्री. ) तृप्ति । प्रसन्न होना । पकड़ना । यज्ञ । आठवाँ योग । सुख । धारणा । सहनशीलता । छन्दविशेष जिसके पाद

में अठारह अक्षर होते हैं । १२ की संख्या ।  
 धृतोत्सेक, ( यु. ) गुस्सैल । क्रोधी ।  
 धृष्, ( क्रि. ) चतुराई दिखाना । बल को रोकना । क्रोध करना । दवाना ।  
 धृष्ट, ( त्रि. ) ढीठ । निर्लज्ज । एक नायक ।  
 धृष्टद्युम्न, ( पुं. ) गम्भीर बल वाला । द्रुपदराजा का पुत्र ।  
 धृष्टि, ( पुं. ) चीमटा । ( स्त्री. ) बहादुरी । वारता ।  
 धृष्णु, ( यु. ) चतुर । वीर । निर्लज्ज ।  
 धेनु, ( स्त्री. ) नई ब्याई हुई गाय ।  
 धेनुक, ( पुं. ) असुरविशेष जिसे श्रीकृष्ण ने मारा था । ( स्त्री. ) हथिनी । धेनु ।  
 धेनुका, ( स्त्री. ) दुधाम गाय ।  
 धेनुदुग्धकर, ( पुं. ) गाजर ।  
 धेनुप्या, ( स्त्री. ) मिरती रखी हुई गौ ।  
 धेनुक, ( पुं. ) गौ का झुण्ड ।  
 धैर्य, ( न. ) धीरज । ऊँचाई ।  
 धैवत, ( पुं. ) गले से निकला एक प्रकार का शब्द ।  
 धौर, ( क्रि. ) चतुराई दिखाना । चाल चलना ।  
 धोरण, ( न. ) हाथी । घोड़ा । गाड़ी आदि सवारी । घोड़े की एक प्रकार की चाल ।  
 धौन, ( यु. ) धुला हुआ । उत्तेजित ।  
 धौतकौषेय, ( न. ) धाया हुआ वस्त्र । कौड़ों के कोष में उपन्न वस्त्र ।  
 धौरेय, ( त्रि. ) बैल आदि बोझा ढोने वाले घोड़ा ।  
 ध्मा, ( क्रि. ) आँच को फूँकना ।  
 ध्मात, ( त्रि. ) फूँका गया । भड़काया गया ।  
 ध्माक्ष, चाहना । घोर रव । डरावना शब्द ।  
 ध्माङ्क्ष, ( पुं. ) काक । मच्छिओं को खाने वाला । भिक्षुक । भिखारी ।  
 ध्र, ( क्रि. ) टिकना । पक्का होना । जाना । चलना । मारना ।

**श्रुव,** ( पुं. ) शङ्ख । विष्णु । महादेव । राजा उत्तानपाद का पुत्र । योगविशेष । नासिका के आगे का भाग । भूगोल के दोनों केन्द्रों के ऊपर के भाग । ताराविशेष । पक्का । तर्क । आकाश । लगातार । स्थिर । एक गीत ।

**श्रौव्य,** ( न. ) पक्का होना । स्थिर होना ।

**ध्वंस,** ( पुं. ) विनाश । गिरना ।

**ध्वज्,** ( क्रि. ) जाना ।

**ध्वज-जा,** ( सुं. ) झण्डा । निशान । कलवार । सेना । पुरुष का चिह्न ।

**ध्वजिन,** ( पुं. ) राजा । रथ । ब्राह्मण । घोड़ा । साँप । कलवार । मोर ।

**ध्वजिनी,** ( स्त्री. ) सेना ।

**ध्वन्,** ( क्रि. ) शब्द करना ।

**ध्वन,** ( पुं. ) सुर । शब्द ।

**ध्वनि,** ( पुं. ) धीमा सुर । अलङ्कार का एक उत्तम काव्य ।

**ध्वंस,** ( क्रि. ) जाना । विनाश होना । गिरना ।

**ध्वस्त,** ( त्रि. ) नष्ट । चला गया । नाश हो गया ।

**ध्वांक्ष्,** ( क्रि. ) चारना । डरावना शब्द करना ।

**ध्वांक्ष,** ( पुं. ) काक । बगला । फकीर । घर ।

**ध्वान्,** ( पुं. ) शब्द ।

**ध्वान्त,** ( न. ) अन्धकार । अन्धेरा ।

**ध्वान्तरि,** ( पुं. ) सूर्य । आक का वृक्ष । चन्द्रमा । आग ।

**ध्वृ,** ( क्रि. ) झुकाना । मारना ।

## न

**न,** ( अ. ) पतला । अतिरिक्त । रिक्त । रीता ।

एक ही सा । वही । प्रशंसित । अविभाजित ।

मोती । गणेश । धन । सम्पत्ति । दल ।

गाँठ । युद्ध । बुद्धदेव का नाम । भेंट । नहीं ।

**नंशुकं,** ( शु. ) हानिकारी । नाशकारक ।

झोटा । मिहीन । पतला । भटका हुआ ।

खोया हुआ ।

**नकुर,** ( न. ) नाक

**नकुल,** ( त्रि. ) न्यौला । चौथे पाण्डव का नाम । शिव । जटामांसी । केसर ।

**नक्त,** ( न. ) रात्रि । व्रतविशेष ।

**नक्तचारिन्,** ( पुं. ) उल्लू । बिलार । चौर । राक्षस । चमगीदड़ । या रात में विचरने वाला कोई भी जीव ।

**नक्तञ्चर,** ( पुं. ) देखो नक्तचारिन् ।

**नक्तन्दिव,** ( न. ) रात और दिन ।

**नक्तम्,** ( अव्य. ) रात ।

**नक्त,** ( पुं. ) नाक । मगर । कुम्भीर । द्वार के आगे का काठ । नासिका ( १ ) बर्हिर्हयों अथवा शहद की मक्खियों का झुण्ड ।

**नक्षत्र,** ( न. ) अश्विनी आदि अष्टाईस नक्षत्र । तारा ।

**नक्षत्रचक्र,** ( न. ) आकाशमण्डल में दीखने वाला ताराओं का राशिचक्र ।

**नक्षत्रनेमि,** ( पुं. ) श्रुव नक्षत्र । चन्द्रमा । विष्णु ।

**नक्षत्रमाल्यु,** ( स्त्री. ) तारों की नाई माला । २७ मोतियों वाला हार । तारों की पंक्ति ।

**नक्षत्रसूचक,** ( पुं. ) कुण्ठक । पञ्चाङ्ग देख कर घुइलादि बताने वाला । कम पढ़ा सिद्धान्त न जानने वाला ज्योतिषी । सिद्धान्त ग्रन्थों में नक्षत्रसूची का मुख देखने से प्रायश्चित्त करना लिखा है । पूरा गणित-विशारद ज्योतिषी ही ज्योतिष-सम्बन्धी कार्य कर सकता है ।

**नक्षत्रेश,** ( पुं. ) चन्द्रमा । नक्षत्रों का स्वामी ।

**नक्षत्रविद्या,** ( स्त्री. ) ज्योतिषविद्या । स्वगोल विद्या ।

**नख्,** ( क्रि. ) जाना । चलना । सरकना ।

**नख,** ( पुं. न. ) जहाँ सूखा हो । नाखून । नो ।

**नखकुट्ट,** ( पुं. ) नाई । हज्जाम ।

**नखर,** ( पुं. न. ) पक्षे के आकार का ।

**नखरायुध**, ( पुं. ) सिंह । व्याघ्र । चीता  
 भेंड़िया । कुत्ता । बिल्ली ।  
**नखानखि**, ( अव्य. ) परस्पर नखों की  
 लड़ाई ।  
**नग**, ( पुं. ) पहाड़ । वृक्ष ।  
**नगण**, ( पुं. ) छन्दोशास्त्र में एक गण  
 विशेष ।  
**नगभिद्**, ( पुं. ) इन्द्र । पहाड़ को तोड़ने  
 वाला ।  
**नगभू**, ( स्त्री. ) पहाड़ से उत्पन्न होने वाली ।  
 नदी । पत्थर ।  
**नगर**, ( न. ) पुर । नगरी । शहर ।  
**नगरन्धकर**, ( पुं. ) कार्तिकेय ।  
**नगरी**, ( स्त्री. ) पुरी ।  
**नगरौकस्**, ( पुं. ) नगरवासी ।  
**नगाट**, ( पुं. ) बन्दर ।  
**नगाधिप**, ( पुं. ) हिमालय । नगेन्द्र ।  
 गजराज ।  
**नगेन्द्र**, ( पुं. ) नगाधिप । हिमालय । गजराज ।  
**नगौकस्**, ( पुं. ) पक्षी । सिंह । शरभ आदि ।  
**नगाग्र**, ( पुं. ) पर्वतशिखर ।  
**नग्न**, ( यु. ) नङ्गा । जैनियों का एक भेद ।  
 तीन वेद रूपी परदों को डालने वाला जन ।  
 “नग्नक्षपणके देशे रजकः किं करिष्यति ।”  
**नग्निका**, ( स्त्री. ) नङ्गी । वह स्त्री जो रज-  
 स्वला न हुई हो । निर्लज्ज स्त्री ।  
**नज**, ( क्रि. ) लजाना । शर्माना ।  
**नञ्**, ( अव्य. ) नहीं । रोकना । स्थूलत्व ।  
 बुरा । लौघना । थोड़ा । बराबर । विरोध ।  
 अन्तर ।  
**नट**, ( क्रि. ) नाचना । मारना ।  
**नट**, ( पुं. ) नाचने वाला । तमाशा करने वाला ।  
 नाटक का पात्र । स्त्री के सहारे जीने वाला ।  
 वर्षासङ्कर विशेष । अशोक वृक्ष ।  
**नटन**, ( न. ) नृत्य । नाच ।  
**नटी**, ( स्त्री. ) नट की स्त्री । नाटकपात्री ।  
 वेश्या ।

**नड**, ( क्रि. ) गिरना ।  
**नड**, ( पुं. ) नरकुल । चूड़ीगर ।  
**नत**, ( शु. ) झुका हुआ । टेढ़ा । ( न. ) तगर  
 की जड़ ।  
**नतनासिका**, ( शु. ) चिपटी नाक वाला ।  
**नताङ्गी**, ( स्त्री. ) स्तन और जघन के बोझ  
 से झुकी हुई स्त्री ।  
**नति**, ( स्त्री. ) नम्रता । नवन ।  
**नद**, ( क्रि. ) सन्तोष करना । प्रसन्न होना ।  
**नद**, ( पुं. ) बड़ा जलप्रवाह ।  
**नदी**, ( स्त्री. ) स्रोतस्विनी । नदी उसे कहते  
 हैं जो १००० धनुष दूर तक बचे ।  
**नदीज**, ( पुं. ) अर्जुन वृक्ष । अग्निर्जन्म वृक्ष—  
 यह नदी में जमता है ।  
**नदीन**, ( पुं. ) सपुत्र । वक्षस ।  
**नदीमातृक**, ( त्रि. ) नदी जिसे माता की  
 नाई पालती है । नदी के जल से सींचे हुए  
 धानों से पला हुआ देश ।  
**नदीष्ण**, ( त्रि. ) नदी में स्नान करने में पट्ट ।  
**नद्ध**, ( त्रि. ) बंधा हुआ । मिला हुआ ।  
**नद्धी**, ( स्त्री. ) चमड़े की बनी हुई रस्सी ।  
**ननन्द**, ( स्त्री. ) सेवा करने पर भी जो  
 प्रसन्न न हो । नन्द । ननद । स्वामी की  
 बहिन ।  
**ननु**, ( अव्य. ) प्रश्न । निश्चय रूप से  
 बुलाना । सम्बोधन । निन्दा ।  
**नन्द**, ( पुं. ) एक गोप । श्रीकृष्ण के पोषण  
 करने वाले पिता ।  
**नन्दकी**, ( पुं. ) विष्णु की तलवार । मेंडक ।  
 आनन्ददायी । कुलपालक ।  
**नन्दयु**, ( पुं. ) आनन्द ।  
**नन्दन**, ( पुं. ) प्रसन्न करने वाला । पुत्र । मेंडक ।  
 एक पहाड़ । एक पर्वत ।  
**नन्दनन्दन**, ( पुं. ) नन्दजी को प्रसन्न करने  
 वाले । नन्दकुमार । श्रीकृष्ण ।  
**नन्दनन्दिनी**, ( स्त्री. ) नन्द की कन्या ।  
 दुर्गा ।

नन्दा, ( स्त्री. ) गौरी । पार्वती । तिथि विशेष ( १ द्वा । ११ शी । ६ छी ) । ननद ।  
 नन्दि, ( पुं. ) वृक्ष विशेष । आनन्द । महादेव का पार्श्वचर । नन्दिकेश्वर । विष्णु । शिव ।  
 नन्दिन्, ( पुं. ) शिवजी का एक द्वारपाल ।  
 नन्दिनी, ( स्त्री. ) वसिष्ठजी की धेनु का नाम । लङ्की । सुता । पार्वती । गङ्गा । ननद । व्याडि की माता । रेणुका औषध ।  
 नन्दिनीसुत, - ( पुं. ) व्याकरण का संग्रहकर्ता । व्याडि मुनि ।  
 नन्दिपुराण, ( न. ) नन्दी कथित पुराण । एक उपपुराण ।  
 नन्दीश, ( पुं. ) शिवजी का द्वारपाल ।  
 नपुंसक, ( पुं. न. ) हिजड़ा । जनस्त्री । स्त्री ।  
 नप्तृ, ( पुं. ) पौत्र । पोता । दीहिता ।  
 नभ, ( न. ) आकाश । सावन का महीना ।  
 नभःसद, ( पुं. ) देवता । आकाश-निवासी ।  
 नभश्चर, ( पुं. ) आकाशचारी । बादल । वायु । पक्षी । सूर्य, चन्द्रादि ग्रह । राक्षस ।  
 नभस, ( न. ) आकाश ।  
 नभस्, ( न. ) बादल । श्रावण मास ।  
 नभस्य, ( पुं. ) भादों अर्थात् जिसमें वर्षा अच्छी हो ।  
 नभस्वत्, ( पुं. ) वायु । हवा ।  
 नभोस्य, ( पुं. ) सूर्य । सूरज ।  
 नभोजस, ( न. ) अन्धकार । अंधेरा ।  
 नभ्राज, ( पुं. ) मेघ । बादल ।  
 नमस्, ( अव्य. ) नति । झुकना । छोड़ना । शब्द करना ।  
 नमस्कार, ( पुं. ) प्रणाम । अभिवादन ।  
 नमस्य, ( त्रि. ) प्रणाम करने योग्य ।  
 नमुचि, ( पुं. ) शुम्भ निशुम्भ का छोटा भाई । जो युद्ध को न छोड़े ।  
 नमेरु, ( पुं. ) सुरपुत्राग वृक्ष । रुद्राक्ष ।  
 नम्ब, ( क्रि. ) जाना ।

नम्र, ( त्रि. ) नत । झुका हुआ । विनयाग्वित ।  
 नम्रक, ( पुं. ) बेंत ।  
 नय, ( पुं. ) जाना ।  
 नय, ( पुं. ) नीति । शुक्राचार्यादि से रना हुआ एक शास्त्र । नेता । न्याय्य । एक प्रकार का जुआ ।  
 नयन, ( न. ) नेत्र । आँख ।  
 नर, ( पुं. ) परमात्मा ( आपो वै नरसूनवः ) विष्णु । मनुष्य का अवतार । मनुष्य । अर्जुन । एक ऋषि । धूम घड़ी की एक पिन ( Pin. ) कील ।  
 नरक, ( पुं. ) पृथिवी का बीच । वराह से उत्पन्न एक दैत्य । पापियों के दुःख भोगने का स्थान विशेष । रौरव आदि २८ प्रकार के नरक बतलाये जाते हैं । कुल संख्या हजारों है ।  
 नरकजित्, ( पुं. ) नरकान्तक । श्रीकृष्ण ।  
 नरदेव, ( पुं. ) राजा ।  
 नरनारायण, ( पुं. ) भगवान् का एक अवतार । ऋषभदेव । श्रीकृष्ण और अर्जुन ।  
 नरपति, ( पुं. ) नरदेव । राजा । नृपति ।  
 नरपुङ्गव, ( पुं. ) मनुष्यों में श्रेष्ठ । राजा ।  
 नरमाला, ( स्त्री. ) मनुष्यों के कटे सिरों की माला ।  
 " नरमालाविभूषणा " इति चण्डी ।  
 नरमेघ, ( पुं. ) एक यज्ञ जिसमें नर के मांस से होम किया जाता है ।  
 नरयान, ( सं. ) पालकी । पीनस । डोली । ताम्राम । कण्ठी ।  
 नरवाहन, ( पुं. ) कुबेर ।  
 नरसिंह, ( पुं. ) विष्णु भगवान् का नर और सिंह के रूपों से मिला हुआ एक अवतार जो प्रह्लाद की रक्षा के लिये हुआ था ।  
 नरस्कन्ध, ( पुं. ) बहुत से मनुष्य ।  
 नरेन्द्र, ( पुं. ) राजा । विष्वेद्य । २१ अक्षरों के पाद वाला एक छन्द ।

**नरेश**, ( पुं. ) राजा । नराधिप ।  
**नरोत्तम**, ( पुं. ) राजा । वैरागी । पुरुषोत्तम ।  
**नर्तक**, ( पुं. ) चारण । कथक । नचैया ।  
**नर्त्तन**, ( न. ) नाच ।  
**नई**, ( क्रि. ) शब्द करना ।  
**नर्मद**, ( पुं. ) विदूषक । मसखरा । ( T )  
 नदी विशेष ।  
**नर्मन्**, ( न. ) परिहास । क्रीड़ा ।  
**नलकिनी**, ( स्त्री. ) जह्वा । लात ।  
**नलकूबर**, ( पुं. ) कुबेरपुत्र जिसका शापोद्धार  
 श्रीकृष्ण ने किया था ।  
**नलिका**, ( स्त्री. ) नाड़ी । नाली । सुगन्धि  
 द्रव्य ।  
**नलिनीखण्ड**, ( न. ) कमलिनियों का  
 समूह ।  
**नल्व**, ( पुं. ) एक नाप जो चार सौ हाथ का  
 होता है ।  
**नव**, ( पुं. ) नूतन । नया । स्तव । प्रशंसा ।  
**नवग्रह**, ( पुं. ) सूर्य आदि नौ ग्रह ।  
**नवति**, ( स्त्री. ) नव्वे की संख्या ।  
**नवदल**, ( न. ) नया पत्ता । कमल की  
 कणिका के पास का पत्ता ।  
**नवदुर्गा**, ( स्त्री. ) शैलपुत्री आदि नौ दुर्गाओं  
 की प्रतिमायें ।  
**नवद्वारपुर**, ( न. ) नौ द्वार वाला पुर  
 शरीर । देह ।  
**नवधा**, ( अव्य. ) नौ प्रकार ।  
**नवधातु**, ( पुं. ) सोना आदि नौ धातु ।  
**नवन्**, ( त्रि. ) नौ की संख्या ।  
**नवनीत**, ( न. ) नया निकाला गया ।  
 मक्खन ।  
**नवमल्लिका**, ( स्त्री. ) बहुत फूलों वाला वृक्ष ।  
**नवम**, ( त्रि. ) नवाँ । नवमी ।  
**नवरत्न**, ( न. ) नौ रत्नों का मेल । विक्रमादित्य  
 की सभा के प्रसिद्ध नौ परिडत ।  
**नवरात्र**, ( न. ) नौ रातें । आश्विन तथा  
 चैत्र शुक्ला १५ से १५मी तक ।

**नववस्त्र**, ( न. ) नया कपड़ा जो पहली  
 बार ही पहना गया हो ।  
**नवशायक**, ( पुं. ) माली, तेली, नाई  
 आदि जातियाँ ।  
**नवश्राद्ध**, ( न. ) एकादशा श्राद्ध । ग्यारहवें  
 दिन करने योग्य श्राद्ध ।  
**नवस्तुतिका**, ( स्त्री. ) नई ब्याई गाय ।  
**नवाञ्ज**, ( न. ) नया नाज या नये अनाज  
 के आने का समय ।  
**नवीन**, ( त्रि. ) नूतन । नया ।  
**नवोदक**, ( न. ) नया पानी या नया पानी  
 बरसने का समय ।  
**नवोद्घृत**, ( न. ) ताजा मक्खन ।  
**नव्य**, ( त्रि. ) नूतन । नया ।  
**नष्ट**, ( त्रि. ) तिरोहित । छिपा हुआ । जिसका  
 पता न हो ।  
**नष्टचेष्टता**, ( स्त्री. ) बेलाशक्य । अचेत ।  
 बेहोशी ।  
**नष्टाग्नि**, ( पुं. ) प्रमाद से अग्निहोत्र करना  
 छोड़ने वाला । निरग्नि । मन्दाग्निरोगी ।  
**नष्टेन्दुकला**, ( स्त्री. ) चतुर्दशी से मिली हुई  
 अमृतान्या ।  
**नस्य**, ( न. ) सूँघनी ।  
**नस्योत**, ( पुं. ) नथा हुआ । बैल ।  
**नहि**, ( अव्य. ) निषेध । रोकना । नहीं ।  
**नहुष**, ( पुं. ) चन्द्रवंश का एक राजा । सर्प विशेष ।  
**नहुषात्मज**, ( पुं. ) नहुषपुत्र । राजा ययाति ।  
**ना**, ( अव्य. ) देखो नहि ।  
**नाक**, ( पुं. ) स्वर्ग । बड़े झुल का स्थान ।  
**नाकिन्**, ( पुं. ) देवता । स्वर्गवासी जीव ।  
**नाग**, ( पुं. ) फन और पूँछ वाले साँप ।  
 हाथी । बादल । नागकेसर । मोथा ।  
 वायु विशेष जिससे पेट में डकार आती है ।  
**नागदन्त**, ( पुं. ) हाथीदाँत ।  
**नागपाश**, ( पुं. ) वरुणदेव का एक अस्त्र ।  
**नागर**, ( त्रि. ) नगर का । विदग्ध । होशि-  
 यार । नागरमोथा ।

नागरक, ( पुं. ) चोर । चितेरा । मूर्ति बनाने वाला । कारीगर ।	नाथवत्, ( त्रि. ) पराधीन । परतंत्र । बचाने वाला ।
नागराज, ( पुं. ) सोंपों या हाथियों का राजा । अनन्तनामी सर्प । सर्प । हाथी । ऐरावत हाथी ।	नाद, ( पुं. ) शब्द । चन्द्रविन्दु । बड़ी ऊँची आवाज । एक प्रकार का प्राणवायु ।
नागलता, ( स्त्री. ) सर्प के आकार वाली लता । पान की बेल । पुरुषचिह्न । मूत्रनाली । शिश्न ।	नादेय, ( न. ) सैन्धा नमक । कोंस । बेत । नदी अथवा नद का जल ।
नागलोक, ( पुं. ) पाताल । नागों के रहने का लोक ।	नाध्, ( क्रि. ) माँगना ।
नागाशन, ( पुं. ) गरुड़ ।	नाना, ( अव्य. ) विना । अनेक । दोनों । “ नाना नारी निष्फला लोकयात्रा । ”
नागाह्व, ( पुं. ) हास्तिनापुर । हाथी के नाम वाला ।	नानार्थ, ( त्रि. ) अनेक नाम और अर्थ वाला ।
नाचिकेतस, ( पुं. ) एक ऋषि । आग ।	नान्तरीयक, ( त्रि. ) अवश्यम्भावी । न करने वाला । व्यास । फैला हुआ ।
नाट, ( पुं. ) नृत्य । नाच । कर्णादि देश ।	नान्दी, ( स्त्री. ) अभ्युदयक । सम्पदा । नाटक में मङ्गलाचरण करने वाला ।
नाटक, ( पुं. ) पहाड़ जो कामरूप देश में है । दृश्य काव्य ।	नान्दीमुख-श्राद्ध, ( पुं. ) अभ्युदयक श्राद्ध । श्राद्ध या पितृपूजन जो किसी मङ्गलकार्य के आरम्भ में किया जाता है ।
नाटार, ( पुं. ) नट का पुत्र ।	नान्दीवादिन्, ( पुं. ) नाटक के आरम्भ में मङ्गलपाठ करने वाले या कराने वाले सूत्रधार के लिये तुरही आदि बजाने वाला ।
नाटिका, ( स्त्री. ) दृश्य काव्य भेद । सुसान्त छोटा उपरूपक ।	नापित, ( पुं. ) नाई ।
नाट्य-र, ( सं. ) नटीपुत्र ।	नाभि, ( पुं. ) द्वादश रुपों के चक्र का बीच । पहिये की धुरी । प्रधान राजा । ( स्त्री. ) कस्तूरी । टुड्डी ।
नाट्य, ( न. ) नट का काम । अभिनय । कृत्य ।	नाभिज, ( पुं. ) ब्रह्मा ।
नाट्यशाला, ( स्त्री. ) अभिनयशाला । नट-मन्दिर । नाचघर ।	नाम, ( अव्य. ) स्वीकार । आश्चर्य । स्मरण । सम्भावना । गिन्दा । विकल्प । झूठ । क्रोध ।
नाडि-डी, ( स्त्री. ) शिरा । धमनी । नाड़ी । वृक्ष की शाखा । धड़ी । नली ।	नामकरण, ( न. ) एक संस्कार । जिसमें दसवें दिन नवजात कुमार का नाम रखा जाता है ।
नाडिन्धम, ( पुं. ) सुनार ।	नामधेय, ( न. ) नाम । संज्ञा ।
नाडीचक्र, ( न. ) नाभि में रहने वाला नाडियों का चक्र ।	नामन्, ( न. ) नाम ।
नाडीजङ्ग, ( पुं. ) कौशा । ब्रह्मा का प्रिय एक पुत्र ।	नाम्य, ( न. ) लर्चाला ।
नाणक, ( पुं. ) प्रशस्त । अच्छा । सिका ।	नाथ, ( पुं. ) नेता ।
नाथ्, ( क्रि. ) गरम होना । तपना । माँगना ।	
नाथ, ( पुं. ) अधिप । स्वामी । गालिक । शिवजी । प्रार्थना करने योग्य ।	



**नायक**, (पुं.) अगुआ । नेता । स्वामी ।  
हार के बीच की मणि । सेनापति ।  
शृङ्गार रस का अवलम्ब रूप पति या  
उपपति । पहुँचाने वाला ।

**नायिका**, (स्त्री.) शृङ्गार रस की मुख्य  
पात्री । प्रेमासक्त युवती । दुर्गारूपिणी शक्ति ।

**नार**, (पुं.) पानी । बालक । नरों का  
समुदाय ।

**नारक**, (पुं.) नरकसम्बन्धी यातना ।

**नारकिन्**, (त्रि.) नरक की पीड़ा को  
भोगने वाला जीव । नरकवासी ।

**नारङ्ग**, (पुं.) रसविशेष । गाजर । सन्तरे का  
पेड़ ।

**नारद**, (पुं.) ब्रह्मदेव का मानस पुत्र ।  
अज्ञान भङ्ग कर ज्ञान को देने वाला ।  
मुनिविशेष । देवर्षि विशेष ।

**नारसिंह**, (न.) एक उपपुराण जिसमें  
नृसिंहजी की कथा है ।

**नाराच**, (न.) बाण । तीर ।

**नारायण**, (पुं.) नर “स्वरूप और प्रवाह  
से नित्य जीव-समूह स्थान हैं जिसका”  
अर्थात् सब का अन्तर्यामी । अथवा  
जलशायी । मनुस्मृति आदि स्मृतिकर्ताओं  
में यहाँ अर्थ किया है । “आपो नारा इति  
प्रोक्ता आपो वै नरसूनवः । ता यदस्यायनं  
प्रोक्तं तेन नारायणः स्मृतः ॥” इत्यादि  
प्रमाणों से प्रतिपाद्य । नरों का अश्वय  
श्रीविष्णुभगवान् ।

**नारायणक्षेत्र**, (न.) गङ्गाजी के दोनों  
ओर की दो दो हाथ जगह इस क्षेत्र के  
नाम से प्रसिद्ध है । बदरिकाश्रम ।

**नारायणवलि**, (पुं.) दशगात्र-विधि होने  
पर अशौच निवृत्ति और मरे हुए प्राणी के  
उद्धार के लिये धर्मशास्त्रोक्त प्रायश्चित्त  
विशेष । नारायण की विशेष पूजा ।

**नारायणी**, (स्त्री.) विष्णु की शक्ति ।  
लक्ष्मी । गङ्गा । शतावरी ।

**नारिकेल**, (पुं.) नारियल का फल या  
पेड़ ।

**नारी**, (स्त्री.) स्त्री ।

**नाल**, (न.) कमल की डण्डी ।

**नास्तिक**, (सं.) चौबीस मिनिट का समय ।

**नालीक**, (पुं.) तीर विशेष ।

**नाविक**, (पुं.) मछाह । माँझी ।

**नाव्य**, (त्रि.) नाव द्वारा पहुँचने वाला देश ।  
नाव चलाने योग्य ।

**नाश**, (पुं.) पलायन । अदर्शन । मरण ।  
निधन । न मिलना ।

**नासत्य**, (पुं.) अश्विनीकुमार ।

**नास**, (स्त्री.) नथुना ।

**नासा**, (स्त्री.) नासिका ।

**नासापुट**, (पुं.) नथुना ।

**नासिक्य**, (त्रि.) नासिका से उत्पन्न  
अश्विनीकुमार ।

**नास्ति**, (अव्य.) नहीं । न होना ।

**नास्तिक**, (त्रि.) अविश्वासी । स्वर्ग ।  
स्वर्गप्राप्ति का साधन और ईश्वर को न  
मानने वाला । वेद की निन्दा करने वाला ।  
“नास्तिको वेदनिन्दकः ।” चार्वाक ।

**नास्तिकता**, (स्त्री.) मिथ्या दृष्टि । नास्तिक  
होना ।

**नि**, (अव्य.) नीचे । बहुत । सदा । सन्देह ।  
कौशल । फेंकना । छुटाई । हटाव ।  
पास । आदर । देना । छुटाव । रुकाव ।

**निःशलक**, (त्रि.) निर्जन । एकान्त ।

**निःशेष**, (त्रि.) निखिल । सकल । सब ।  
सारा ।

**निःश्रयणी**, (स्त्री.) सीढ़ी । नसेनी ।

**निःश्रेणि-णी**, (स्त्री.) बाँस की सीढ़ी या  
नसेनी ।

**निःश्रेयस**, (न.) मोक्ष । छुटकारा । मङ्गल ।  
विज्ञान । भक्ति । शिव ।

**निःश्वास**, (पुं.) सुख और नाक से  
निकला हुआ वायु । सोस ।

निःसत्त्व, ( त्रि. ) धीरज रहित । कमजोर ।	निकृति, ( स्त्री. ) धूर्तता । तिरस्कार ।
निःसम्पात, ( पुं. ) आधीरात ।	अपमान । निर्धनता ।
निःसरण, ( न. ) घर का द्वार । मरना ।	निकृष्ट, ( त्रि. ) जाति और आचार से
बुझना ।	निन्दित । नीच । अधम ।
निःसार, ( पुं. ) सारशून्य । केले का पेड़ ।	निकेतन, ( न. ) घर ।
निःसारण, ( न. ) घर से निकलने का	निकोच, ( पुं. ) सिकुड़न ।
रास्ता ।	निक्रमण, ( सं. ) कुचलना ।
निःस्नेहा, ( स्त्री. ) प्रेमरहित । अतसी का	निक्र-क्का-ण, ( पुं. ) वीर्या का शब्द ।
वृक्ष ।	निक्षिप्त, ( त्रि. ) फेंका गया । स्थापित ।
निःस्व, ( पुं. ) निर्धन । गरीब ।	निक्षेप, ( पुं. ) धरोहर । ठीक करने के लिये
निकट, ( न. ) समीप । पास ।	शिल्पी के हाथ में सौंपी गयी वस्तु ।
निकर, ( पुं. ) समूह । सार । धन ।	निखनन, ( न. ) खोद कर गाड़ना ।
निकष-स्त, ( पुं. ) कसौटी । सिखी । सान ।	निखर्ब, ( पुं. ) बौना । दस हजार करोड़ ।
निकर्षण, ( न. ) वास स्थानों के बाहिर	दस खर्बे संख्या ।
घूमने फिरने का स्थान ।	निखात, ( त्रि. ) गढ़ा । खोदा हुआ ।
निकषा, ( अव्य. ) निकट । मध्य । राक्षसों	निखिल, ( त्रि. ) सम्पूर्ण । सकल ।
की माता ।	निगड, ( पुं. ) शृङ्खला । सकरी । हथकड़ी ।
निकषोपल, ( न. ) सान । तिली ।	बेड़ी ।
कसौटी ।	निगडित, ( त्रि. ) बँधा हुआ ।
निकाम, ( न. ) इच्छानुसार । बहुत । घर ।	निगद, ( पुं. ) भाषण । चिन्ता कर पाठ
परमात्मा ।	करना ।
निकाय, ( न. ) निवास । एक धर्म वालों का	निगम, ( पुं. ) निश्चय । प्रतिज्ञा । वेद ।
समुदाय ।	न्याय शास्त्र के पञ्च अवयवों में से
निकाय्य, ( न. ) कर ।	अन्तिम अवयव । व्यापार । वेद की शाखा ।
निकार, ( न. ) तिरस्कार । अपमान ।	हाट । मार्ग ।
अपकार । डाँटना । कूटना ।	निगमन, ( न. ) न्याय शास्त्र का अवयव
निकाश, ( पुं. ) दृष्टि । दृश्य ।	विशेष ।
निकुञ्ज, ( न. ) उपवन । लता आदि से	निगा-र, ( पुं. ) भोजन । आहार ।
ढका हुआ स्थान ।	निगाल, ( पुं. ) घोड़े के गले का स्थान ।
निकुम्भ, ( पुं. ) कुम्भकर्ण का पुत्र । दन्ती	निगुः, ( पुं. ) मन । मल । विष्ठा । मूल ।
पेड़ ।	विशेष । चित्रण ।
निकुम्भिला, ( स्त्री. ) लङ्का में स्थापित एक	निगृहीत, ( त्रि. ) रोका हुआ । पीड़ित ।
देवीविशेष ।	फिड़का हुआ ।
निकुरम्ब, ( न. ) समुदाय । समूह ।	निग्रन्थन, ( न. ) मारण । वध ।
अतिशय । बहुतसा ।	निग्रह, ( पुं. ) फिड़कना । सीमा । बन्धन ।
निकृत, ( त्रि. ) तिरस्कृत । वञ्चित । धूर्त ।	कोप । मारना । प्रवृत्ति से हटाना । रोक ।
नीच ।	तिरस्कार ।

**निग्रहस्थान,** ( न. ) रोकने का स्थान ।  
गौतम कथित षोडश पदार्थों में से अन्तिम पदार्थ ।

**निग्राह,** ( पुं. ) शाप । कटवचन ।

**निघ्न,** ( पुं. ) गेंद । वृक्ष । वृत्त । जितना ऊँचा उतना ही चौड़ा । पाप ।

**निघण्टु,** ( पुं. ), अर्थ सहित शब्दसंग्रह । विशेष कर के वैदिक शब्दों का संग्रह । जिसे यास्क मुनि ने निरुक्त में किया है । वैद्यक का कोश जिसमें हर एक वस्तु के नाम और गुण-दोष हैं ।

**निघस,** ( पुं. ) भोजन । आहार ।

**निघ्न,** ( त्रि. ) अधीन । गुणा गया ।  
“ द्विशुणान्यनिघ्न- ” लीलावती ।

**निचय,** ( पुं. ) बढ़ा हुआ । ढेर । समूह ।

**निचाय,** ( पुं. ) राशीकृत । समूह ।

**निचित,** ( त्रि. ) पूरित । भरा हुआ । फैला हुआ । सङ्कीर्ण । मिला हुआ । रचा हुआ ।

**निचोल,** ( पुं. ) डोली का परदा । डपट्टा । चादर ।

**निज,** ( न. ) अपना ।

**निटल,** ( न. ) कपाल । माथा ।

**नियय,** ( न. ) छिपा हुआ । गुप्त । रहस्यमय ।

**नितम्ब,** ( पुं. ) कटिदेश । चूतड़ । कन्धा । तट । किनारा । कमर ।

**नितम्बिनी,** ( स्त्री. ) स्त्री ।

**नितरां,** ( अव्य. ) सदैव । प्रतिशय । विशेष कर के ।

**नितल,** ( न. ) बहुत नीचा । पाताल विशेष ।

**नितान्त,** ( न. ) एकान्त । असाधारण । अतिशय । बहुत । सघन ।

**नित्य,** ( न. ) निरन्तर । अनन्त । अक्षर । अन्त रहित । ( पुं. ) ससुद्र ।

**नित्यकर्म,** ( न. ) सन्ध्यावन्दनादि प्रतिदिन करने योग्य कर्म ।

**नित्यदा,** ( अव्य. ) सदा । सदैव । रोजरोज ।

विशेष उद्देश्य की पूर्ति के लिये नित्य किया जाय । कोई सामयिक कृत्य जो समय पर सदैव किया जाय ।

**नित्यमुक्त,** ( पुं. ) परमात्मा । और शेष विष्वक्सेन आदि सूरिगण जिन्हें वेदों में “तद्विष्योःपरमं पदशुसदा पश्यन्ति सूर्यः ।” इत्यादि कहा है ।

**नित्ययज्ञ,** ( पुं. ) बलि-वैश्वदेव । अग्नि-होत्रादि ।

**नित्यसस्त्वस्थ,** ( त्रि. ) धैर्यवान् ।

**नित्यसमास,** ( पुं. ) समासविशेष ।

**नित्यानध्याय,** ( पुं. ) वेद न पढ़ने का नियत दिन । प्रतिपदा आदि ।

**नित्याभियुक्त,** ( त्रि. ) केवल शरीर की रक्षा करने वाला । अणाम्यास में निरत ।

**निदर्शन,** ( न. ) उदाहरण । अर्थालङ्कार ।

**निदाघ,** ( पुं. ) गर्म । पसीना । गर्मी की ऋतु ।

**निदाघकर,** ( पुं. ) सूर्य ।

**निदान,** ( न. ) आदिकारण । शुद्धि । बड़बड़े की रस्सी । अक्सान । रोग निरर्थक करने वाला ।

गर्भ का मूल कारण और सामान्य लक्षण तथा परिणामनिदर्शक ग्रन्थ विशेष ।

जैसे—“ निदाने माधत्नः प्रोक्तः । ”

माधवनिदान ग्रन्थ । तथा और भी वैद्यक के ग्रन्थविशेष । रोग का कारण तपःफल की याचना ।

**निदिग्ध,** ( त्रि. ) उपचित । बढ़ा हुआ । तेल मला गया ।

**निदिध्यासन,** ( न. ) ध्यान विशेष । विचारे हुए अर्थ में निमग्न होना ।

**निदेश,** ( पुं. ) शासन । आज्ञा । कथन । पास । वर्तन ।

**निद्रा,** ( स्त्री. ) नींद ।

**निघ्न,** ( पुं. ) मरण । नाश । कुल । लग्न से आठवाँ स्थान ।

**निघ्नान,** ( न. ) आश्रय । धनागार ।

**निधि,** ( पुं. ) धन । वह धन जिसका कोई पाने वाला या स्वामी नहीं । अवलम्ब । जैसे “ दयानिधिः ” । “ वारिधिः ” ।

**निधीश,** ( पुं. ) कुचेर ।

**निधुवन,** ( न. ) घुरत । क्रीड़ा । संयोग । मैथुन ।

**निनद,** { ( पुं. ) ध्वनि । शब्द । रथ या  
**निनाद,** { गाड़ी का शब्द ।

**निन्दा,** ( स्त्री. ) बुराई । अपवाद । दोष ।

**निन्दक,** ( पुं. ) निन्दा करने वाला ।

**निन्द्य,** ( पुं. ) निन्दा करने योग्य । बुरा ।

**निपत्या,** ( स्त्री. ) युद्धभूमि ।

**निपात,** ( पुं. ) मरण । व्याकरण में च, प्र आदि अजीव-वाचक अव्यय ।

**निपान,** ( न. ) कुएँ का हौद । दुधैड़ी ।

**निपीडित,** ( त्रि. ) निचोड़ा गया ।

**निपुण,** ( त्रि. ) प्रवीण । चतुर ।

**निबन्ध,** ( पुं. ) किसी वस्तु का किसी नियत समय पर देने की प्रतिज्ञा । ग्रन्थ या प्रबन्धरचना । मूत्ररोगविशेष । बन्धन । नीम का पेड़ । अनाह रोग जिसमें मल-मूत्र रुक जाते हैं ।

**निबन्धन,** ( न. ) हेतु । बाँधना । वीणा का ऊपरी भाग ।

**निभ,** ( पुं. ) चहना । सदृश । समान ।

**निभृत,** ( त्रि. ) श्रुत । निर्जन । एकान्त । अतीत्युत्त । विनीत । घी । निश्चल ।

**निमज्जथु,** ( पुं. ) अवगाहन । स्नान करना । छुपचाप स्थित रहना ।

**निमज्जन,** ( न. ) छुप रहना । निश्चल रहना । जल में घुसना ।

**निमंत्रण,** ( न. ) बुलावा । आह्वान ।

**निमान,** ( न. ) मूल्य । मोल ।

**निमि,** ( पुं. ) चन्द्रवंशीय एक राजा का नाम ।

**निमित्त,** ( न. ) हेतु । कारण । चिह्न । होने वाले शुभ अशुभ को बताने वाला । शकुन । उद्देश्य ।

**निमित्त कारण,** ( न. ) न्याय शास्त्र का कारण विशेष । जो निमित्तमात्र हो जैसे घड़ा, दीपक आदि का कुम्हार, चाक, सूत्र आदि निमित्त कारण हैं । मट्टी उपादान कारण ।

**निमिष,** { ( पुं. ) वह समय जितने में  
**निमेष,** { आँसू का पलक भ्रूपकै ।

**निमीलन,** ( न. ) आँसू का भ्रूपकाना । समेटना ।

**निम्न,** ( त्रि. ) गभीर । नीचा । गहरा । गढा । खोल ।

**निम्नगा,** ( स्त्री. ) नदी । गहरी बहने वाली ।

**निम्नोन्नत,** ( त्रि. ) ऊँचा नीचा । दवा हुआ और उठा हुआ । असम ।

**निम्ब,** ( पुं. ) नीम का पेड़ ।

**निम्बोत्तन,** ( न. ) अस्तप्राय ।

**नियत,** ( त्रि. ) निश्चित । पक्का । नित्य । आचार वाला । नियम वाला । नित्य का काम ।

**नियति,** ( स्त्री. ) नियम । भाग्य ।

**नियन्तु,** ( पुं. ) सारथि । गाड़ीवान् । प्रभु । दण्ड देने वाला ।

**नियन्तुत,** ( त्रि. ) अबाध । रुका हुआ । भले प्रकार वश में किया गया ।

**नियम,** ( पुं. ) प्रतिज्ञा । निश्चय । व्रत । शौच । सन्तोष । तप । वेदाध्ययन । ईश्वर में चित्त लगाना ।

**नियामक,** ( पुं. ) आज्ञादाता । स्वामी । माँझी ।

**नियुत,** ( न. ) दस लाख ।

**नियोग,** ( पुं. ) अवधारण । जताना । काम । काम में लगाना ।

**नियोग्य,** ( त्रि. ) प्रभु । स्वामी ।

**नियोज्य,** ( त्रि. ) जिसे काम दिया जा सकता है । भेजने योग्य । नौकर । दास । परिचारक ।

**नियोजन,** ( न. ) लगाना । आज्ञा देना । मिलाना । स्थिर करना ।

निर्, ( अव्य. ) निषेध । नहीं । निश्चय ।  
बाहिर ।  
निरंश, ( त्रि. ) अंशरहित । पतित ।  
निरग्नि, ( पुं. ) अग्निरहित । अग्नि द्वारा  
किये जाने वाले वैदिक कर्मों से रहित ।  
निरङ्कुश, ( त्रि. ) जो अङ्कुश से भी न माने ।  
जो वश में न हो । वज्रहठी ।  
निरञ्जन, ( त्रि. ) निर्मल । परब्रह्म ।  
निरतिशय, ( त्रि. ) परमोत्कृष्ट । सर्वोत्तम ।  
जिससे बढ़ कर कोई न हो ।  
निरत्यय, ( त्रि. ) नाशरहित । न रुकने  
वाला । अमायिक । छलरहित ।  
निरन्तर, ( त्रि. ) लगातार । निविड ।  
सधन ।  
निरपत्रप, ( त्रि. ) निर्लेपज ।  
निरगल, ( त्रि. ) न रुकने वाला । अबाध ।  
निरर्थक, ( त्रि. ) व्यर्थ । निष्प्रयोजन ।  
निरवग्रह, ( त्रि. ) बेरोक ।  
निरवद्य, ( त्रि. ) दोषरहित । अञ्छा ।  
निरवयव, ( पुं. ) आकाररहित ।  
निरवशेष, ( त्रि. ) सब । सारा ।  
निरवसित, ( त्रि. ) चाण्डाल आदि नीच  
वर्ण ।  
निरसन, ( न. ) परित्याग । छोड़ना ।  
भारना । निकालना । तिरस्कार करना ।  
निरस्त, ( त्रि. ) थूका गया । चोटिल किया  
गया । तिरस्कृत ।  
निराकरण, ( न. ) निवारण । दूर करना ।  
तिरस्कार करना ।  
निराकरिष्णु, ( त्रि. ) निकाल देने वाला ।  
निराकृति, ( स्त्री. ) हटाव । निवारण ।  
निरामय, ( त्रि. ) रोग से निकला । रोग-  
रहित । वन का बकरा और सूकर ।  
निरुक्त, ( न. ) वेद का एक अङ्ग विशेष ।  
कहा हुआ । निश्चय किया हुआ ।  
निरुक्ति, ( स्त्री. ) निर्वचन । कथन ।

निरुपाख्य, ( त्रि. ) अस्फुट स्वरूप ।  
निरूढ, ( पुं. ) अविवाहित ।  
निरूढ लक्षण, ( स्त्री. ) शक्तितुल्या ।  
लक्षणा ।  
निरूढि, ( स्त्री. ) प्रसिद्धि । ख्याति ।  
निरूपण, ( न. ) तत्त्वज्ञान के अनुकूल शब्द  
का प्रयोग करने वाला विचार ।  
निरूपित, ( त्रि. ) वर्णित । नियुक्त ।  
रचित ।  
निरोध, ( पुं. ) नाश । प्रलय । प्रतिरोध । रोक ।  
निरोधन, ( न. ) कारागार में बन्द कर के  
रोकना । बन्द करना ।  
निर्ऋति, ( पुं. ) दक्षिण और पश्चिम दिशा  
का पति । अलक्ष्मी । जहाँ अवश्य घृणा  
उत्पन्न हो । निरुपप्रव ।  
निर्गुण, ( पुं. ) संपूर्ण धर्मों से शून्य ।  
गुणहीन । मूल । प्राकृत गुणरहित ईश्वर ।  
निर्गुण्डी, ( स्त्री. ) नीरस । सूखा । कमल  
की बड़-कली । सिन्धुवार का पेड़ ।  
निर्ग्रन्थ, ( पुं. ) क्षपणक दिग्म्बर । ज्वारी ।  
निर्घन । मूल । असहाय । वैरागी । मुनि  
विशेष ।  
निर्ग्रन्थिक, ( पुं. ) निर्गुण । कौपीन तक  
न पहिने वाला । ग्रन्थिहीन ।  
निर्घात, ( पुं. ) दो पवनों के टकराने से  
उत्पन्न शब्द । नाश । तूफान ।  
भूकम्प ।  
निर्घृण, ( त्रि. ) निर्देयी । दयाशून्य ।  
निर्घोष, ( पुं. ) हर तरह का शब्द ।  
निर्जन, ( त्रि. ) विजन । एकान्त ।  
निर्जर, ( पुं. ) देवता । अमृत । बुदापे से  
शून्य ।  
निर्जरा, ( स्त्री. ) शुच । गिलो । तालपत्ती ।  
निर्भर, ( पुं. ) भरना ।  
निर्भरिणी, ( स्त्री. ) नदी ।  
निर्णीय, ( पुं. ) निश्चय । ज्ञान । निष्कर्ष ।

**निर्गिरक,** ( त्रि. ) सफा । संशोधित ।  
 संस्कारित ।  
**निर्गोजक,** ( पुं. ) धोबी । साफ करने वाला ।  
**निर्वहन,** ( पुं. ) अग्निरहित ।  
**निर्दिष्ट,** ( त्रि. ) उपदिष्ट । बतलाया हुआ ।  
 ठहराया हुआ । कहा हुआ । दिखलाया  
 हुआ ।  
**निर्देश,** ( पुं. ) शासन । आज्ञा । वेतन ।  
 “ कालमेव प्रतीक्षेत निर्देशं भृतको यथा । ”  
 देश से बाहर हुआ ।  
**निर्धन,** ( पुं. ) धन से रहित । गरीब ।  
**निर्धारण,** ( न. ) पृथक्करण । निश्चय  
 करना ।  
**निर्धारित,** ( त्रि. ) निश्चय किया हुआ ।  
**निर्द्वन्द्व,** ( त्रि. ) द्वन्द्वों से रहित । बेफिक्र  
**निर्बन्ध,** ( पुं. ) हठ । प्रार्थना । आर्पण ।  
 अभिनिवेश ।  
**निर्बाध,** ( त्रि. ) निरुपद्रव । बाधाशून्य ।  
 कष्टरहित ।  
**निर्भय,** ( पुं. ) भयरहित । अच्छा बोड़ा ।  
**निर्भर,** ( न. ) अवलम्बित । अतिमात्र ।  
**निर्मक्षक,** ( अव्य. ) पक्की का अभाव ।  
 एकान्त ।  
**निर्मर्म,** ( त्रि. ) ममताशून्य ।  
**निर्मल,** ( त्रि. ) शुद्ध । मलरहित ।  
**निर्माल्य,** ( न. ) देवोच्छिष्ट । विष्णु के  
 सिवाय अन्य देवताओं को अर्पण किया  
 पदार्थ जो उनका जूठा हो चुका हो ।  
**निर्मुक्त,** ( पुं. ) बन्धनशून्य । छुटा हुआ ।  
**निर्माक,** ( पुं. ) साँप की केंचुली छोड़ने की  
 क्रिया । सघाह । आकाश ।  
**निर्याण,** ( न. ) हाथी के नेत्र का एक कोन ।  
 पशु के पाँव बाँधने की रस्ती । शृङ्खला ।  
 यात्रा । मोक्ष ।  
**निर्यातन,** ( न. ) बैर निकालना । लौट कर  
 देना । समर्पण । अमानत देना ।  
**निर्यास,** ( पुं. ) गोंद । वृक्ष का रस । काड़ा ।

**निर्युह,** ( पुं. ) कील । द्वार । गोंद । मुकुट ।  
 चोटी ।  
**निर्वजन,** ( न. ) धातु एवं प्रत्यय के विभाग  
 से अर्थ कहने वाली निरुक्ति । अर्थ का  
 निष्कर्ष ।  
**निर्वपण,** ( न. ) बीज बोना । दान । पितृ  
 श्राद्ध ।  
**निर्वर्तित,** ( त्रि. ) निष्पादित । अन्त तक  
 पहुँचाया हुआ ।  
**निर्वहण,** ( न. ) कथा की समाप्ति । अन्त ।  
 नाट्य । नाटक की एक संधि ।  
**निर्वाण,** ( न. ) मोक्ष । छुटकारा । विनाश ।  
 गजस्नान । कीचड़ । शान्त । विश्रान्त ।  
**निर्वाद,** ( पुं. ) लोकापवाद । बदनामी ।  
 लोकनिन्दा ।  
**निर्वापण,** ( न. ) मार डालना । देना ।  
**निर्वासन,** ( न. ) निकालना । देशनिकास  
 देना । मारना । विसर्जन । छोड़ना ।  
**निर्वाह,** ( पुं. ) कार्यसम्पादन । निष्पत्ति ।  
 अन्त । जीविका ।  
**निर्विकल्प,** ( त्रि. ) जानने योग्य ज्ञान ।  
 अलौकिक अनुभव रूप ज्ञान ।  
**निर्विकार,** ( पुं ) विकार अथवा परिवर्तन  
 रहित । परमात्मा ।  
**निर्वीजा,** ( स्त्री. ) एक प्रकार की सांख्य  
 शास्त्र के मतानुसार समाधि । वेदाना ।  
**निर्वृत्ति,** ( स्त्री. ) सुस्थिति । आराम से  
 रहना । मोक्ष । छुटकारा ।  
**निर्वृत्त,** ( त्रि. ) निष्पन्न । पूरा किया हुआ ।  
**निर्वेद,** ( पुं. ) अनुपाय । अवमान । उदासी ।  
 वैराग्य ।  
**निर्वेश,** ( पुं. ) भोग । वेतन । विवाह ।  
 प्राप्ति ।  
**निर्व्यूढ,** ( त्रि. ) त्यक्त । असमाप्त । पूरा  
 दिखलाया गया ।  
**निर्हार,** ( पुं. ) तीर के निकालने की क्रिया ।  
 मूल मूत्रादि का त्याग । मृतकक्रिया ।



समूलोत्पादन । खोड़ना । इच्छादुसार  
लगाना ।  
निर्हारिन्, ( पुं. ) शव को जलाने के लिये  
ले जाने वाला ।  
निर्हार्द, ( पुं. ) शब्द ।  
निलय, ( पुं. ) घर । आवासस्थान । रहने की  
जगह ।  
निवपन, ( न. ) पिता आदि के नाम पर  
किसी वस्तु का देना ।  
निवर्त्तन, ( न. ) हटाना । सौ वर्ग गज भूमि ।  
निवर्हण, ( न. ) मारना ।  
निवसति, ( स्त्री. ) गृह । घर ।  
निवसथ, ( पुं. ) ग्राम । गाँव ।  
निवसन, ( न. ) घर । कपड़ा ।  
निवह, ( पुं. ) समुदाय । समूह । भूखण्ड ।  
निवात, ( पुं. ) वातरहित देश । कवच ।  
निवातकवच, ( पुं. ) एक देव । प्रह्लाद का  
पुत्र ।  
निवाप, ( पुं. ) पितरों के लिये दान ।  
निवास, ( पुं. ) घर । आसरा ।  
निविड, ( त्रि. ) घन । मोटा ।  
निवीत, ( न. ) कण्ठ में पड़ा हुआ जनेऊ ।  
कपड़े पहने हुए ।  
निवृत्त, ( न. ) निरत । हटा हुआ । कट  
गया । चुपचाप ।  
निवृत्ति, ( स्त्री. ) उपरम । हटना । निरति ।  
निवेदन, ( न. ) सम्मानपूर्वक धरमि ।  
निवेश, ( पुं. ) विन्यास । धरना । छावनी ।  
विवाह । स्थान ।  
निवेशन, ( न. ) घर । प्रवेश । रहना ।  
निश, ( स्त्री. ) रात । हल्दी ।  
निशा, ( स्त्री. ) रात । हल्दी । मेष आदि  
राशि समूह ।  
निशाकर, ( पुं. ) चन्द्रमा । मुर्गा ।  
निशाचर, ( पुं. ) राक्षस । उल्लू । साँप ।  
पिशाच । चकवा । चोर । रात को विचरने  
वाला ।

निशान, ( न. ) तक्षिणीकरण । तेज करना ।  
निशान्त, ( न. ) घर ।  
निशापति, ( पुं. ) चन्द्रमा ।  
निशीथ, ( पुं. ) आधीरात । रात ।  
निशीथिनी, ( स्त्री. ) रात ।  
निशुम्भ, ( पुं. ) शुम्भ दैत्य का भाई । एक  
दैत्य । मलना ।  
निश्चय, ( पुं. ) संशयरहित सिद्धान्त ।  
निर्णय । पक्का ।  
निश्चल, ( त्रि. ) स्थिर । पक्का । भूमि ।  
( स्त्री. ) शालपर्णी ।  
निश्वास, ( पुं. ) सौंस ।  
निषङ्ग, ( पुं. ) तर्कस ।  
निषङ्गिन्, ( त्रि. ) धृष्टपथारी ।  
निषद्या, ( स्त्री. ) होट । बाजार । दूकान ।  
छोटा खटोला । मण्डी ।  
निषद्वर, ( पुं. ) कांच । कामदेव ।  
निषध, ( पुं. ) कठिन । एक देश । निषाद  
स्वर्ग ।  
निषाद, ( पुं. ) वीणा या गले का स्वर ।  
वाद्यबाल । वर्षासङ्कर विशेष ।  
निषादिन्, ( पुं. ) महावत । हस्तिप ।  
निषिद्ध, ( त्रि. ) बुरा । रोका हुआ । हटाय  
हुआ ।  
निषेक, ( पुं. ) गर्भाधान ।  
निष्क, ( त्रि. ) मापना ।  
निष्क, ( पुं. ) सोलह माशे की तौल ।  
१०० रत्ती भर सोना । सोने का बर्तन ।  
निष्कर्ष, ( पुं. ) निचोड़ । निश्चय । सार ।  
तत्त्व ।  
निष्कल, ( त्रि. ) कलाशून्य । जो हुवर न  
जानता हो । ( पुं. ) आश्रय ।  
निष्कासित, ( त्रि. ) निकाला हुआ ।  
निष्कुट, ( पुं. ) घर के पास का उपवन ।  
खेत । अन्तःपुर । ( स्त्री. ) इलायची ।  
निष्कुषित, ( त्रि. ) खण्डित । तोड़ा गया ।  
खाल उतारा गया ।

निष्कृति, ( स्त्री. ) छुटकारा । मुक्ति ।  
 निष्कृष्ट, ( त्रि. ) निकाला गया । खींचा गया ।  
 सारांश । निचोड़ ।  
 निष्कोषण, ( न. ) भीतर के हिस्सों या  
 अंगों को बाहर निकालना ।  
 निष्क्रमण, ( न. ) बाहर निकलना । एक  
 वैदिक संस्कार ।  
 निष्क्रय, ( पुं. ) बिक्री । तन्ख्वाह ।  
 निष्क्रान्त, ( त्रि. ) निकला ।  
 निष्क्रिय, ( त्रि. ) बेकार । कुछ न करने  
 वाला ।  
 निष्काथ, ( पुं. ) रमा । जूस ।  
 निष्ठा, ( स्त्री. ) विश्वास । दृढ़ता । अन्त ।  
 निष्ठीवन, ( न. ) थूक । खलार ।  
 निष्ठुर, ( न. ) निठुर । बेरहम ।  
 निष्ठूयत, ( त्रि. ) फेंका गया । थूका गया ।  
 निष्पात, ( त्रि. ) पारंगत । निपुण । नहाया  
 हुआ ।  
 निष्पात्ति, ( स्त्री. ) निपटेरा । समाप्ति ।  
 सिद्धि ।  
 निष्पद्यान, ( न. ) नौका । नाव ।  
 निष्पन्न, ( त्रि. ) पूर्ण । समाप्त । सिद्ध ।  
 निष्परिग्रह, ( त्रि. ) संन्यासी । परमहंस ।  
 अपने पास कुछ न रखने वाला ।  
 निष्पादन, ( न. ) सम्पादन । पूर्ण करना ।  
 निष्पादित, ( त्रि. ) समाप्त किया गया ।  
 पूरा किया गया ।  
 निष्पन्न, ( त्रि. ) पापरहित ।  
 निष्प्रातिभ, ( त्रि. ) मूर्ख । जड़ ।  
 निष्प्रभ, ( त्रि. ) प्रभारहित । फीका ।  
 निष्फल, ( त्रि. ) बेकार । व्यर्थ । वृथा ।  
 निस्, ( अ. ) निषेध । सफलता । निश्चय ।  
 पूरा पूरा ।  
 निस्सर्ग, ( पुं. ) स्वभाव । रूप ।  
 निस्सूदन, ( न. ) मारना । जान लेना ।  
 निस्सृष्ट, ( त्रि. ) न्यस्त । मध्यस्थ । पैदा किया ।  
 छोड़ा ।

निस्सृष्टार्थ, ( पुं. ) दोभाषिया ।  
 निस्तत्त्व, ( त्रि. ) तत्त्वशून्य । असार ।  
 निस्तरण, ( न. ) उपाय । निस्तार ।  
 तैरना ।  
 निस्तल, ( त्रि. ) गोल । बे पेंदे का ।  
 निस्तार, ( पुं. ) उद्धार । उबार । छुटकारा ।  
 निस्तुषित, ( त्रि. ) त्याग हुआ । त्वचा-  
 हान ।  
 निस्तेज, ( त्रि. ) तेज रहित ।  
 निस्तोद, ( पुं. ) पीड़ा । व्यथा । दर्द ।  
 निस्त्रिश, ( पुं. ) खन्न । खोंड़ा ।  
 निस्त्रय, ( त्रि. ) निष्काम ।  
 निस्त्रह, ( त्रि. ) रूखा । बेभ्रुवैत ।  
 निस्पन्द, ( पुं. ) धड़कन । हिलना ।  
 निस्पृह, ( त्रि. ) लापवीह । कोई चाह न  
 रखने वाला ।  
 निस्पन्द, ( पुं. ) टपकना । बहना ।  
 निस्त्राव, ( पुं. ) चावल का मोंड़ ।  
 निस्व, ( त्रि. ) उत्साहरहित । कंगाल ।  
 निर्धन । निर्बल ।  
 निस्वन, ( पुं. ) शब्द ।  
 निस्सारित, ( त्रि. ) निकाला गया ।  
 निस्सीम, ( त्रि. ) सीमारहित । बेहद ।  
 निहत, ( त्रि. ) मारा गया ।  
 निहनन, ( न. ) वध करना । मार  
 डालना ।  
 निहन्ता, ( त्रि. ) मारने वाला ।  
 निहव, ( पुं. ) बुलाना । पुकारना ।  
 निहित, ( त्रि. ) भीतर रक्खा हुआ ।  
 निहव, ( पुं. ) छिपाना । कपट ।  
 निहुत, ( त्रि. ) छिपाया गया ।  
 निह्वाद, ( पुं. ) अस्पष्ट भारी शब्द ।  
 नीकार, ( पुं. ) तिरस्कार ।  
 नीकाश, ( पुं. ) निश्चय । समान ।  
 नीच, ( त्रि. ) छोटी जाति का और छोटे  
 खोटे हृदय का ।  
 नीचीन, ( त्रि. ) अधोमुख । औंधा ।

नीचैः, ( अ. ) नीचे । थोड़ा । छुद्र ।  
नीङ्, ( पुं. ) भौंभ । घोंसला ।  
नीङ्ज, ( पुं. ) पक्षी । चिड़िया । घोंसले में पैदा होने वाला ।  
नीत, ( त्रि. ) लाया गया । पहुँचाया गया ।  
नीति, ( स्त्री. ) एक शास्त्र । न्याय । उचित व्यवहार ।  
नीतिशास्त्र, ( न. ) नीति के ग्रन्थ ।  
नीतिज्ञ, ( त्रि. ) नीति को जानने वाला ।  
नीप, ( पुं. ) कदम्ब । नीला अशोक । हुपहरिया ।  
नीयमान, ( त्रि. ) पहुँचाया जा रहा । लिया जा रहा ।  
नीर, ( न. ) जल । रस ।  
नीरज, ( न. ) कमल । मोती । जलजीव । ( त्रि. ) रज से रहित ।  
नीरद, ( पुं. ) बादल । मोथा । ( त्रि. ) वे दाँत वाला ।  
नीरधि, } ( पुं. ) समुद्र ।  
नीरनिधि, }  
नीरन्ध्र, ( त्रि. ) गाढ़ा । अना । छिद्र रहित ।  
नीरस, ( त्रि. ) रूखा । रसहीन ।  
नीराजन, ( न. ) आरती उपतारना ।  
नीरुक्, ( पुं. ) रोगरहित । आराम ।  
नील, ( पुं. ) नीला । वानर विशेष । निधि विशेष । पर्वत विशेष । लोच्छ्रन । कलंक । नीलम मणि ।  
नीलक, ( न. ) काला नमक ।  
नीलकरुण्ड, ( पुं. ) महादेव । एक पक्षी । पपीहा । मोर ।  
नीललोहित, ( पुं. ) महादेव । काला और लाल मिला हुआ रंग ।  
नीलाम्बर, ( पुं. ) बलदाऊजी । शनैश्चर । राक्षस । ( न. ) नीले रंग का कपड़ा ।  
नीलोत्पल, ( न. ) नीले रंग का कमल ।  
नीवार, ( पुं. ) तुषाधान्य । तिन्नी के चावल ।

नीवी, ( स्त्री. ) पूँजी । स्त्रियों के लहंगे का नाला ।  
नीवृत्, ( पुं. स्त्री. ) जनपद । देश ।  
नीशार, ( पुं. ) पर्दा । कनात । तंबू ।  
नीहार, ( पुं. ) कुहासा । कुहरा ।  
नु, ( अ. ) तर्कणा । विकल्प । अपमान । श्रुतनय । प्रश्न । कारण । व्यतीत ।  
नुति, ( स्त्री. ) स्तुति । पूजा ।  
नुत्त, ( त्रि. ) प्रेरित ।  
नुन्न, ( त्रि. ) अस्त । प्रेरित । निरस्त ।  
नूतन, ( त्रि. ) नया ।  
नूल, ( त्रि. ) नया ।  
नूद, ( पुं. ) शहदूत का दरबान ।  
नून, ( त्रि. ) समूचा ।  
नूनम्, ( अ. ) निश्चय । तर्कणा । स्मरण । उत्प्रेक्षा । वचनमूर्ति ।  
नूपुर, ( पुं. ) नेकर । बिड़िया ।  
नृ, ( पुं. ) पुरुष । मनुष्य ।  
नृकरोद्धिमान, ( स्त्री. ) मनुष्य की लोपड़ी ।  
नृग, ( पुं. ) एक बड़े दानी राजा ।  
नृनि, ( स्त्री. ) नाचना ।  
नृत्य, } ( न. ) ताल लय के साथ नाचना ।  
नृत्य, }  
नृप, ( पुं. ) राजा ।  
नृपति, ( पुं. ) राजा । कुबेर ।  
नृपशु, ( पुं. ) पशु की तरह विवेकरहित मनुष्य ।  
नृपाध्वर, ( पुं. ) राजसूय यज्ञ ।  
नृशंस, ( त्रि. ) क्रूर । नीच । खूनी ।  
नृसिंह, ( पुं. ) विष्णु का एक अवतार । मनुष्यों में शेर ।  
नेजक, ( पुं. ) धोबी ।  
नेता, ( त्रि. ) अग्रग्रा । मुखिया । मालिक ।  
नेत्र, ( न. ) मथानी की रस्ती । आँसू । रथ ।  
नेत्रच्छद, ( पुं. ) पलकें ।  
नेत्रबन्ध, ( पुं. ) आँसूमिचौनी का खेल ।  
नेत्राम्बु, ( न. ) आँसू ।

- नेदिष्ठ, ( त्रि. ) अत्यन्त निकटवर्ती ।  
 नेदीयान्, ( त्रि. ) बहुत ही नज़दीकी ।  
 नेप, ( पुं. ) पुरोहित ।  
 नेपथ्य, ( न. ) रंगभूमि । स्टेज । वेशभूषा बनाने का स्थान ।  
 नेपाल, ( पुं. ) नेपाल देश ।  
 नेम, ( पुं. ) समय । अवधि । खण्ड । अक्षर । छल कपट । गदा ।  
 नेमि, ( स्त्री. ) गरारी । पहिये की लकीर । जैनियों के एक देवता ।  
 नेमिश, ( न. ) नैमिषारण्य ( नीमखार ) क्षेत्र ।  
 नेमी, ( स्त्री. ) पहिये की लकीर । गरारी ।  
 नेष्ट, ( त्रि. ) निषिद्ध । अप्रिय । नापसन्द ।  
 नैकथ्य, ( न. ) निकटता ।  
 नैकृतिक, ( त्रि. ) छुगलखोर ।  
 नैगम, ( पुं. ) उपनिषद् । ब्रह्मविद्या बनिया । व्यापारी ।  
 नैज, ( त्रि. ) अपना ।  
 नैत्य, ( न. ) नित्यता ।  
 नैपुण्य, ( न. ) निपुणता । चतुर्ता ।  
 नैमित्तिक, ( त्रि. ) विशेष कारण से होने वाला ( कर्म ) ।  
 नैमिष, ( न. ) नीमखार क्षेत्र । नैमिषारण्य । वायुपुराणोक्त वह स्थान, जहाँ ब्रह्मा का दिया हुआ मानसलोक आरा दूट कर गिर गया और तपस्वी आदि के लिये सर्वोत्तम स्थान माना गया । “ निमिःशीर्यत्यस्मिन् । ”  
 नैयायिक, ( त्रि. ) न्याय शास्त्र को प्रदने या जानने वाला ।  
 नैरन्तर्य, ( न. ) निरन्तरता । अखण्डता ।  
 नैराश्य, ( न. ) नाउत्सैदी । आशा न रहना ।  
 नैरुक्त, ( पुं. ) निरुक्तसम्बन्धी ।  
 नैर्ऋत, ( पुं. ) राक्षस । पश्चिम-दक्षिण दिशा के स्वामी ।  
 नैर्गुण्य, ( न. ) निर्गुणता । मुक्ति ।  
 नैवेद्य, ( न. ) निवेदन ( अर्पण ) करने की सामग्री । भगवान् का भोग ।  
 नैश, ( त्रि. ) रात का ।  
 नैषध, ( पुं. ) महाराज नल । श्रीहर्ष कविराज का बनाया महाकाव्य ।  
 नैष्कर्म्य, ( न. ) कर्म न करना । बेकाम रहना ।  
 नैष्ठिक, ( पुं. ) बालब्रह्मचारी ।  
 नैसर्गिक, ( त्रि. ) स्वाभाविक । स्वभावसिद्ध ।  
 नो, ( अ. ) नहीं । अभाव । निषेध ।  
 नोचेत्, ( अ. ) नहीं तो ।  
 नोदना, ( स्त्री. ) प्रेरणा ।  
 नौ, ( स्त्री. ) नाव । बेड़ा ।  
 नौका, ( स्त्री. ) नाव ।  
 नौकादण्ड, ( पुं. ) डौंड़ ।  
 न्यक्कार, ( पुं. ) अनादर । धिक्कार ।  
 न्यग्रोध, ( पुं. ) बर्गद का पेड़ ।  
 न्यङ्कु, ( पुं. ) मुनिविशेष । बारहसिंगा ।  
 न्यञ्चित, ( त्रि. ) औंधा ।  
 न्यस्त, ( त्रि. ) रक्खा गया । त्यक्त ।  
 न्यस्तदण्ड, ( पुं. ) संन्यासी ।  
 न्यस्तशस्त्र, ( त्रि. ) त्यक्तशस्त्र । निहत्था ।  
 न्याय, ( पुं. ) उचित । इन्साफ़ । नीति । अः दर्शन शास्त्रों में से एक दर्शन शास्त्र ।  
 न्याय्य, ( त्रि. ) युक्तियुक्त । मुनासिब ।  
 न्यास, ( पुं. ) धरोहर । अमानत । संन्यास । रखना ।  
 न्युञ्ज, ( पुं. ) कुशानिर्मित सूवा । ( न. ) कमरल । ( त्रि. ) कुबड़ा । औंधा ।  
 न्यून, ( त्रि. ) कम । निन्दा योग्य ।

## प

- प, पीना । वचाना । वायु । पत्ता । अण्डा ।  
 पक्क, ( त्रि. ) पका हुआ । दृढ़ ।  
 पक्कण, ( न. ) भील का घर । चाण्डाल की झोपड़ी ।  
 पक्ष, ( पुं. ) १५ दिन । पखवाड़ा । पंख । सहाय । तरफ़ ।  
 पक्षक, ( पुं. ) लिङ्की । पक्खा या फोट । दीवार ।

**पक्षति,** ( स्त्री. ) पखवाड़े की आरम्भ तिथि । पखवा । प्रतिपदा तिथि । पक्षियों के पंखों की जड़ ।

**पक्षपात,** ( पुं. ) तरफदारी । पक्ष का गिर जाना । पंख झड़ जाना ।

**पक्षान्त,** ( पुं. ) अमावस और पूर्णों का दिन । जिसमें पखवाड़ा समाप्त हो ।

**पक्षिल,** ( त्रि. ) सहायता देने वाला । वात्स्यायन मुनि ।

**पक्षी,** ( पुं. ) चिड़िया । तीर । पखवाड़े वाला । महीना ।

**पक्ष्म,** ( न. ) पलक ।

**पक्ष्म,** ( पुं. न. ) कीचड़ । पाप ।

**पक्ष्मज,** ( न. ) कमल । ( त्रि. ) जो कीचड़ में पैदा हो ।

**पक्ष्मिल,** ( त्रि. ) मैला । कीचड़ वाला ।

**पक्ष्मरुह,** ( न. ) कमल । सारस पक्षी ।

**पक्ष्मि,** ( स्त्री. ) पौंति । कतार । श्रेणी ।

**पक्ष्मिद्रूपक,** ( पुं. ) धूर्त । चार आदमियों में न बैठने लायक । अनाचारी ।-जिसके साथ भोजन करने से अद्यता हो जाय ।

**पक्ष्मिपाचन,** ( पुं. ) विद्वान् । शुषी । सदाचारी जिसके साथ भोजन को बैठने वाले पवित्र हो जायँ ।

**पक्ष्मिशाः,** ( अ. ) कतार की कतार । अतुकप ।

**पक्ष्म,** ( त्रि. ) लँगड़ा । ( पुं. ) गान्धर्व अह ।

**पचन,** ( न. ) पकाना । अचादि का पचना ।

**पच,** ( पुं. ) शूद्र ।

**पचक,** ( न. ) पाँच का समूह । धनिष्ठा के उत्तरार्ध से रेवती तक पाँच नक्षत्र ।

**पचकषाय,** ( पुं. ) जामुन । सेमर । बेर आदि पाँच कसैली चीजें ।

**पचकोष,** ( पुं. ) अन्नमय । प्राणमय । मनोमय । विज्ञानमय और आनन्दमय—ये शरीर के भीतरी पाँच भाग ।

**पञ्चगव्य,** ( न. ) गौ की पाँच चीजें—दूध, दही, घी, गोमूत्र, गोबर । त्रिवर्ण इसको पी कर अपनी देहशुद्धि मानते हैं ।

**पञ्चचूड़ा,** ( स्त्री. ) एक अप्सरा ।

**पञ्चजन,** ( पुं. ) एक दैत्य । पाँच आदमी । पुरुष ।

**पञ्चतत्त्व,** ( न. ) पाँच तत्त्व—पृथ्वी, जल, तेज, वायु और आकाश ।

**पञ्चवटी,** ( स्त्री. ) दण्डकारण्य का एक स्थान । जहाँ वनवास में रामचन्द्र ने निवास किया था । सीताहरण का स्थान ।

**पञ्चबाण,** ( पुं. ) पाँच बाण वाला । कामदेव । के पाँच बाण ये हैं—  
“अरविन्दमशोकश्च चूतं च नवमल्लिका ।  
नीलोत्पलं च पञ्चैते पञ्च बाणस्य सायकाः॥”  
अर्थात्—कमल, अशोक, आम, नयी मालती ( पद्ममालती ) और नीले रंग का कमल ये पाँच बाण हैं ।  
अथवा—  
“उन्मादनस्तापनश्च स्तम्भनः शोषणस्तथा ।  
संमोहनश्च कामस्य पञ्च बाणाः प्रकीर्तिताः॥”  
अर्थात्—पागल कर देना । सन्तप्त कर देना । कर्तव्यशुद्ध करना । शरीर क्षुत्ता देना और मोहित ( आशक ) कर देना ये पाँच बाण हैं । कामदेव ।

**पञ्चशाख,** ( पुं. ) पन्शाखा । हाथ ।

**पञ्चसूना,** ( स्त्री. ) चूल्हा, चक्की, डुहारी, लीपना और चलना—इनसे होने वाली जीवों की हत्या ।

**पञ्चाग्नि,** ( पुं. ) चारों तरफ आग जला कर ऊपर से सूर्य का ताप सहना । पाँच आगें तपस्वी गरमी में दोपहर के वक़्त तापते हैं ।

**पञ्चाङ्ग,** ( न. ) जिसमें तिथि, वार, नक्षत्र, योग और करण ये पाँच अङ्ग हों । पत्रा । तिथिपत्र । ( पुं. ) कछुआ । ( त्रि. ) पाँच अंग वाला ।

- पञ्चामृत, ( न. ) दूध, दही, घी, लोह  
और शहद पाँचो वस्तु मिलाया हुआ एक  
पदार्थ ।
- पञ्चाल, ( पुं. ) पंजाब ।
- पञ्चाली, ( स्त्री. ) गुडिया । द्रौपदी । पञ्चाल  
देश के राजा की कन्या ।
- पञ्चाशत्, ( स्त्री. ) पचास ।
- पञ्चेन्द्रिय, ( न. ) पाँच इन्द्रियाँ—आँख, नाक,  
कान, जीभ, त्वचा ।
- पञ्जर, ( पुं. न. ) हड्डियों का ढाँचा ।  
पिंजड़ा ।
- पञ्जी, ( स्त्री. ) सूत की अड़्डी । तिथिपत्र ।  
जन्त्री ।
- पञ्चतय, ( न. ) पाँच की संख्या ।
- पञ्चतन्मात्र, ( न. ) इंद्रियों से ग्रहण किये  
जाने वाले पाँच विषय—शब्द, स्पर्श,  
रूप, रस, गन्ध ।
- पञ्चत्व, ( न. ) मरण । मृत्यु । पाँच तत्त्वों में  
लुप्त हो जाना ।
- पञ्चदश, ( त्रि. ) पन्द्रह ।
- पञ्चदशी, ( स्त्री. ) वेदान्त का एक ग्रन्थ ।  
पूर्व और अमावस्या तिथि । पन्द्रहवीं  
तिथि ।
- पञ्चधा, ( अ. ) पाँच तरह ।
- पञ्चनख, ( पुं. ) पाँच नख वाले व्याघ्र आदि  
जीव ।
- पञ्चनद, ( पुं. ) पञ्जाब प्रदेश ।
- पञ्चभूत, ( न. ) पञ्चतत्त्व ।
- पञ्चम, ( त्रि. ) पाँचवाँ । ( पुं. ) स्वरविशेष ।  
पंचम राग ।
- पञ्चमकार, ( न. ) तन्त्रोक्त मद्य-मांस-शुद्धा-  
मत्स्य-मैथुन ।
- पञ्चमहायज्ञ, ( पुं. ) स्वाध्याय, अग्निहोत्र,  
अतिथिपूजन, तर्पण, बलिर्वैश्वदेव ।
- पञ्चमास्य, ( पुं. ) कोयल ।
- पट, ( पुं. ) कपड़ा ।
- पटकार, ( पुं. ) छलाहा ।
- पटकुटी, ( स्त्री. ) तंबू ।
- पटखर, ( न. ) फटा पुराना कपड़ा ( पुं. )  
चोर ।
- पटल, ( न. ) छत । पर्दा । आँख की बीमारी  
( फुल्ली ) । ग्रन्थ विशेष ।
- पटह, ( पुं. न. ) ढोल ।
- पटीर, ( न. ) चलनी । सैत । मेघ । वंश-  
लोचन । कथा । पेट । कामदेव ।  
चंदन ।
- पटीयान्, ( त्रि. ) काम करने में होशियार ।
- पटोल, ( पुं. ) पर्वल ।
- पट्ट, ( न. ) प्रधान । नगर । चौराहा । पटा ।  
पटड़ा । ढाल । राजा का सिंहासन ।  
रेशम । पीसने का पत्थर ।
- पट्टज, ( न. ) रेशमी वस्त्र ।
- पट्टदेवी, ( स्त्री. ) पटरानी ।
- पट्टन, ( न. ) भारी शहर । बड़ा मूलक ।
- पट्ट, ( क्रि. ) पढ़ना । बाँचना । पाठ करना ।
- पड्ड, ( क्रि. ) जाना ।
- पण, ( क्रि. ) व्यवहार करना । मोल लेना  
और बेचना । स्तुति करना ।
- पण, ( पुं. ) मूल्य । दाम । ताश्वा । मजदूरी ।  
नियम । व्यवहार । अस्सी कौड़ियाँ । चार  
काकिनी ।
- पणन, ( न. ) बेचना ।
- पणव, ( पुं. स्त्री. ) एक प्रकार का ढोल ।  
“ पणवानकगोमुखाः ”—भगवद्गीता ।
- पणाया, ( स्त्री. ) व्यवहार । मण्डी । व्योपार  
का लाभ । जुआ । स्तुति ।
- पणायित, ( त्रि. ) सराहा गया । प्रशंसित ।
- पणितव्य, ( त्रि. ) मोल लेने योग्य । स्तुति  
करने योग्य ।
- परिडत्, ( पुं. ) तत्त्व पहचानने वाली बुद्धि-  
वाला । विद्वान् । समझदार ।
- परिडत्तमन्य, ( पुं. ) अपने को परिडत्त  
मानने वाला ।
- पर्यवीथी, ( स्त्री. ) मण्डी । गञ्ज । दूकान । हाट ।



पण्यस्त्री, ( स्त्री. ) वेश्या । रण्डी ।  
 पण्ययाजीव, ( पुं. ) ननिया । व्यापारी ।  
 पत्, ( क्रि. ) जाना । गिरना । नीचे आना ।  
 पतग ( पुं. ) पक्षी । चिड़िया ।  
 पतङ्ग, ( पुं. ) सूर्य । मकरी । पक्षी । महुए  
 का पेड़ ।  
 पतञ्जलि, ( पुं. ) मुनिविशेष । व्याकरण के  
 भाष्यकार ।  
 पतत्, ( पुं. ) पक्षी ।  
 पतत्र, ( पुं. ) बाजू । डहना । पर ।  
 पतत्रि, ( पुं. ) पक्षी ।  
 पतत्रिन्, ( पुं. ) पक्षी । पर वाला ।  
 पतद्ग्रह, ( पुं. ) नारद पाञ्चरात्रोक्त पञ्च  
 कठोरी की पूजा में पाँचों पात्रों का जल  
 गिरने का पात्र विशेष । पीकदान । खकार-  
 दान । उगालदान ।  
 पतयालु, ( त्रि. ) गिरने वाला ।  
 पताका, ( स्त्री. ) भण्डा । सौभाग्य नाटक  
 का एक अङ्ग । छन्द का एक चक्र ।  
 पताकिन्, ( त्रि. ) पताकाधारी ।  
 पति, ( पुं. ) भर्ता । स्वामी । अधिपति ।  
 रक्षक ।  
 पतित, ( त्रि. ) गिरा हुआ । नीचे । जग  
 भ्रष्ट ।  
 पतिम्बरा, ( स्त्री. ) अपनी इच्छासे पति  
 को स्वीकार करने वाली कन्या । काला  
 जीरा ।  
 पतिव्रती, ( स्त्री. ) सधवा । सौभाग्यवती स्त्री ।  
 मकोव ।  
 पतिव्रता, ( स्त्री. ) सती । पति की आज्ञानुवर्तिनी  
 स्त्री । पति ही का नियम धारण करने  
 वाली ।  
 पत्ति, ( पुं. ) सेना जिसमें एक रथ, एक  
 हाथी, ३ घोड़े, ३ पैदल सिपाही हों ।  
 पत्नी, ( स्त्री. ) विधिपूर्वक व्याही हुई स्त्री ।  
 पञ्च, ( न. ) चिड़ी । कागज । पत्ता ।

पञ्चभङ्ग, ( पुं. ) शरीर को सजाने के लिये  
 चित्रविचित्र लिखने । रचनाविशेष ।  
 सजावट ।  
 “ कस्तूरीवरपञ्चभङ्गनिकरो सुष्टो न गण्डस्थलो ”  
 पञ्चरथ, ( पुं. ) पक्षी ।  
 पञ्चसूचि, ( स्त्री. ) काँटा । कण्टक ।  
 पञ्चीजन, ( न. ) मसी । स्याही ।  
 पत्रिन्, ( पुं. ) पक्षी । तीर । बाज पक्षी । रथी।  
 पर्वत । ताल ।  
 पथ, ( क्रि. ) जाना ।  
 पथ, ( पुं. ) मार्ग । रास्ता ।  
 पथिक, ( पुं. ) बटोही । राहगीर । राही ।  
 पथिन्, ( पुं. ) पथ । मार्ग ।  
 पथ्य, ( त्रि. ) रोगी के खाने के योग्य वस्तु ।  
 हितकर वस्तु । हरे का पेड़ ।  
 “ हरीतकी सद प्रथ्या कुपथ्यं बदरीफलम् । ”  
 पद्, ( क्रि. ) गल जाना । हिलना ।  
 पद, ( न. ) श्लोक का चौथा चरण । किरण ।  
 शयन । चिह्न । उद्यम । पाँव । चरण ।  
 निश्चय । रक्षा ।  
 पद्, ( त्रि. ) पैदल ।  
 पद्वि-वी, ( स्त्री. ) पद । रास्ता ।  
 पदाजि, ( पुं. ) पाँव से चलने वाला ।  
 पदाति, ( पुं. ) पैदल ।  
 पदार्थ, ( पुं. ) अभिधेय । वस्तुमात्र । पदों  
 का अर्थ ।  
 पद्न, ( पुं. ) पैदल ।  
 पद्धति-ी, ( स्त्री. ) पगडण्डी । पथ । रास्ता ।  
 पंक्ति । पूजन आदि की विधि की पुस्तक ।  
 रिवाज ।  
 पद्म, ( न. ) कमल । सेनाचक्र विशेष । दस  
 अर्ध की संख्या । धातु । पुष्करमूल । सीसा ।  
 नाड़ीचक्र ।  
 पद्मकेशर, ( पुं. ) कमल की तिरि ।  
 पद्मगर्भ, ( पुं. ) ब्रह्मा । कमल का मध्य ।  
 पद्मनाभ, ( पुं. ) विष्णु । जिनकी नाभि में  
 कमल हो ।

- पक्षपुराण, (न.) अठारह पुराणों में से एक ।  
 पक्षबन्ध, (पुं.) शब्दसम्बन्धी अलङ्कार विशेष ।  
 पक्षबन्धु, (पुं.) सूर्य । भौरा ।  
 पक्षभू, (पुं.) पञ्चोद्भव । ब्रह्मा ।  
 पक्षराग, (न.) मायिक । लाल ।  
 पक्षलाञ्छन, (पुं.) सूर्य । ब्रह्मा । राजा । कुबेर ।  
 पक्षा, (स्त्री.) लक्ष्मी । लवङ्ग । मनसा देवी । कुसुम्भ का पुष्प ।  
 पक्षासन, (न.) बैठक भेद । आसन विशेष ।  
 पक्षिनी, (स्त्री.) कमलों का समूह । कमलों वाला देश । स्त्रीविशेष ।  
 पक्षिन, (पुं.) हाथी । कमलों वाला ।  
 पक्षेशय, (पुं.) विष्णु ।  
 पद्य, (न.) श्लोक । कविता । कवियों की छन्दोबद्ध रचना ।  
 पद्म, (क्रि.) स्तुति करना ।  
 पद्मस, (पुं.) कटेहर । काँटाल । कण्टकी-फल ।  
 पद्म, (त्रि.) गला हुआ प गिरा हुआ ।  
 पद्मग, (पुं.) साँप । सर्प ।  
 पद्मगाशन, (पुं.) गरुड । साँप का खाने वाला । सर्पभोजी ।  
 पद्मच्छा, (स्त्री.) पाँव में बाँधी गयी । चर्म-पादच्छा । जूती ।  
 पद्म्या, (स्त्री.) दक्षिणी एक तालाब । पद्म्या सरोवर । जहाँ श्रीरामचन्द्र और सुग्रीव की भेट हुई थी । नदीविशेष ।  
 पद्म्य, (क्रि.) जाना ।  
 पयस, (न.) दूध । जल । पानी ।  
 पयस्य, (त्रि.) दुग्धविकार । दही, मलाई इत्यादि । विज्ञा । अर्कपुष्पिका और कुट्ट-भिनी स्त्री ।  
 पयस्विनी, (स्त्री.) दूध वाली । गौ । नदी । काकोली । बकरी । जीवन्ती । रात्रि ।
- पयोधर, (पुं.) मेघ । स्त्री का स्तन । नारियल ।  
 पयोधि, (पुं.) सधुद्र ।  
 पयोव्रत, (न.) बारह दिन का व्रतविशेष जिसमें केवल दूध पिया जाता है ।  
 पर, (त्रि.) भिन्न । और । दूसरा । अगला । दूर । सर्वोत्तम । छुटकारा । केवल । (न.) ब्रह्म । (पुं.) शत्रु ।  
 परःशत, (न.) सौ से अधिक ।  
 परःश्वस, (अव्य.) परसों का दिन ।  
 परःसदस्त्र, (न.) एक ह्जार से ऊपर की गिन्ती ।  
 परकीय, (त्रि.) दूसरे का । ( । ) (स्त्री.) उपनायिका ।  
 परच्छन्द, (पुं.) दूसरे की इच्छा । पराधीन ।  
 परजात, (त्रि.) दूसरे से उत्पन्न ।  
 परतंत्र, (त्रि.) पराधीन । दूसरे के अधीन ।  
 परत्व, (न.) वैशेषिक मतानुसार सिद्ध गुण विशेष एवं भेद ।  
 परपिण्डाद्, (त्रि.) पराजोपजीवी । दूसरे के अन्न से जीने वाला ।  
 परपुष्ट, (पुं.) कौडल (स्त्री.) वेश्या ।  
 परपूर्वा, (स्त्री.) दूसरा पति करने वाली स्त्री ।  
 परभाग, (पुं.) दूसरे का हिस्सा ।  
 परभृत्, (पुं.) काक । कौवा ।  
 परम्, (अव्य.) नियोग । क्षेप । केवल । अनन्तर ।  
 परम, (त्रि.) प्रधान । उत्कृष्ट । बड़ा । पहला । ओङ्कार ।  
 परमम्, (अव्य.) अनुज्ञा । स्वीकार करना ।  
 परमर्षि, (पुं.) ब्रह्मवेत्ता । श्रेष्ठ सन्त ।  
 परमहंस, (पुं.) कुटीचक आदि संन्यासियों में से एक प्रकार का सबसे ऊँचा अन्तिम श्रेणी का संन्यासी ।  
 परमाणु, (पुं.) बहुत मिहीन अणु ।

परमात्मन्, ( पुं. ) परब्रह्म ।  
 परमान्न, ( न. ) खीर । दूध में पका हुआ  
 अन्न । क्षीरान्न । देवप्रिय होने से परम  
 संज्ञा है ।  
 परमायुस्, ( न. ) १०० वर्ष की पूरी  
 आयु ।  
 परमेश्वर, ( पुं. ) जगत् की उत्पत्ति, स्थिति  
 और पालन का हेतु अर्थात् परमात्मा ।  
 चक्रवर्ती राजा ।  
 परम्परा, ( स्त्री. ) वंश । व्यवधान ।  
 सन्तति ।  
 परम्पराक, ( न. ) यज्ञार्थ पशुहनन ।  
 परम्परीश, ( त्रि. ) क्रमागत । अविच्छेद ।  
 सन्तत । त्याग ।  
 परवश, ( त्रि. ) पराधीन ।  
 परवत्, ( त्रि. ) परवश । दूसरे के अधीन ।  
 परशु, ( पुं. ) कुल्हाड़ा ।  
 परशुराम, ( पुं. ) जमदग्निपुत्र । एक ऋषि ।  
 भगवान् का चौबीस में से एक अवतार  
 विशेष ।  
 परश्वध, ( पुं. ) कुल्हाड़ा ।  
 परस्पर, ( त्रि. ) आपस में ।  
 परस्मैपद, ( न. ) जिससे दूसरे के लिये फल  
 का ज्ञान हो । व्याकरण में कथित लिंग  
 आदि ।  
 परा, ( अव्य. ) उलटा । बढ़ाई । बड़े-बचन  
 कहना । सामने । देना । बढ़ादूरी ।  
 नितान्त । जाना । टूटना । तिरस्कार ।  
 लौटना ।  
 पराक, ( पुं. ) व्रतविशेष । खन्न । रोग  
 विशेष । छोटा ।  
 पराक्रम, ( पुं. ) बल । जोर । वीरता ।  
 पराग, ( पुं. ) पुष्परज । उपराग । चन्दन ।  
 पराङ्मुख, ( त्रि. ) विमुख । मुँह मोड़े ।  
 नाराज ।  
 पराङ्कित, ( त्रि. ) दूसरे द्वारा घिरा या पुछ  
 हुआ । दूसरे से पाला हुआ ।

पराधीन, ( त्रि. ) पराङ्मुख । परकाक्षिक पुराना ।  
 पराजय, ( पुं. ) पराभव । तिरस्कार । दबाव ।  
 विनाश ।  
 परामर्श, ( पुं. ) युक्ति । विवेचन । सलाह ।  
 परायण, ( न. ) तत्पर और प्रिय ।  
 परारि, ( अव्य. ) व्यतीत । तृतीय वर्ष ।  
 \* बड़ा शत्रु ।  
 परार्द्ध, ( न. ) चरम संख्या । ब्रह्मा की आयु  
 का आधा भाग, उनके ५० वर्ष ।  
 परार्द्ध, ( त्रि. ) श्रेष्ठ । बहुत अच्छा ।  
 परावर्त, ( पुं. ) बदला । बदलना ।  
 विनिमय ।  
 पराशर, ( पु. ) व्यासदेव के पिता का नाम ।  
 परासन, ( न. ) मारना ।  
 परासु, ( त्रि. ) बस हुआ । मृत ।  
 परास्त, ( त्रि. ) निरस्त । पराजित ।  
 पराह, ( पुं. ) परदिन । अगला दिन ।  
 दूसरा दिन ।  
 पराह, ( पुं. ) दिन का पिछला हिस्सा ।  
 परि, ( अव्य. ) चारों ओर से । बर्जना ।  
 बीमारी । शेष । निकालना । पूजा । भूषण ।  
 शोक । सन्तोष । बोलना । बहुत । त्याग  
 एवं नियम ।  
 परिकर, ( पुं. ) परिवार । पर्यङ्क । समारम्भ ।  
 समूह । विवेक । कमर कसना । साथी ।  
 परिकर्मन्, ( न. ) देह का संस्कार । भूषण ।  
 उबटन लगाना । सेवक ।  
 परिक्रम, ( पुं. ) परिक्रमा । खेल आदि ।  
 परिक्षित्, ( पु. ) अर्जुन के पुत्र अभिमन्यु  
 का पुत्र । कुरुवंश का एक राजा । परी-  
 क्षित् । इसने पाँच वर्ष की अवस्था में  
 श्रीकृष्ण को परीक्षा से जान लिया था ।  
 परिखा, ( स्त्री. ) खार्ह ।  
 परिगत, ( त्रि. ) प्रान्त । ज्ञात । विस्मृत ।  
 चेष्टित । घिरा हुआ । चला गया ।  
 परिग्रह, ( पुं. ) सेना का पिछला भाग ।  
 भार्या । परिजन ।

- परिघ, ( पुं. ) लोहे का मुग्दर । लोहे से मढ़ा हुआ लट्ट । शूल । घड़ा । घर । योगों में एक योग ।
- परिचय, ( पुं. ) पहचान । संस्तव । प्रणय ।
- परिचर्या, ( स्त्री. ) सेवा । अधीनता । पूजा ।
- परिचार्य, ( पुं. ) यज्ञ की आग ।
- परिचारक, ( पुं. ) सेवक ।
- परिच्छेद, ( पुं. ) सामान । परिवार ।
- परिच्छेद, ( पुं. ) विशेषरूप से सीमा बाँधना । सर्ग । अध्याय । सीमा । विचार ।
- परिजन, ( पुं. ) परिवार । प्रतिपाल्यजन ।
- परिणत, ( वि. ) परिपक्व । बढ़ा हुआ । किसी काम के अन्तिम फल का लाभ । टेढ़े दाँत चलाने वाला हाथी ।
- परिणय, ( पुं. ) विवाह ।
- परिणाम, ( पुं. ) विकार । प्रकृति का अन्यथा भाव । शेष । अर्थालङ्कार । अन्तिम फल ।
- परिणाह, ( पुं. ) विस्तार । फैलापन ।
- परिणेतृ, ( पुं. ) विवाह करने वाला । मर्ता । पति ।
- परितम्, ( अव्य. ) चारों ओर से ।
- परिताप, ( पुं. ) तपन । दुःख । शोक । गर्मी । भय । कष्ट । नरकविशेष ।
- परित्राण, ( न. ) रक्षण । बचाना । हटाना ।
- परिदान, ( न. ) विनिमय । एक वस्तु के बदले दूसरी वस्तु देना ।
- परिदेवन, ( न. ) बारम्बार सोचना । विलाप । पश्चान्ताप ।
- परिधान, ( न. ) पहिने का कपड़ा । पहिरना ।
- परिधि, ( पुं. ) चन्द्र अथवा सूर्य का मण्डल । परिवेश । गोल । गूलर वृक्ष की शाखा । चारों ओर । पास ।
- परिधिस्थ, ( वि. ) परिचारक । सेवक । दहलुआ । रथी की रक्षा के लिये रणभूमि में चारों ओर खड़ी सेना ।
- परिपन, ( न. ) मूलधन । पूंजी ।
- परिपन्थक, ( पुं. ) शत्रु ।
- परिपन्थिन, ( पुं. ) शत्रु ।
- परिपाक, ( पुं. ) चतुराई ।
- परिपाटि-टी, ( स्त्री. ) अतुकम । रीति ।
- परिप्लव, ( न. ) चञ्चल । अस्थिर ।
- परिबर्ह, ( पुं. ) राजा के चढ़ने योग्य घोड़ा, हाथी ।
- परिभ-भा+व, ( सं. ) अनादर । तिरस्कार ।
- परिभाषण, ( न. ) गालांगलौज । नियम ।
- परिभाषा, ( स्त्री. ) कृत्रिम संज्ञा विशेषण ।
- परिभूत, ( वि. ) तिरस्कृत । अपमानित ।
- परिमण्डल, ( वि. ) गोल आकार का । गोल ।
- परिमल, ( पुं. ) केसर चन्दनादि का उबटन । सुगन्धि ।
- परिमाण, ( न. ) माप । बराबरी । प्रमाण । समता । तौल ।
- परिमित, ( वि. ) मापा हुआ । युक्त । ठीक । तौला ।
- परि-री+रम्भ, ( पुं. ) छाती से लगाना ।
- परिवर्जन, ( न. ) छोड़ना । देना । मारना ।
- परि-री+वर्त्त, ( पुं. ) बदली । विनिमय । युगान्त काल । अध्याय आदि ।
- परिवह, ( पुं. ) सप्तवायु में से एक ।
- परि-री+वाद, ( पुं. ) अपवाद । निन्दा । बदनामी ।
- परिवादिनी, ( स्त्री. ) निन्दा करने वाली स्त्री ।
- परि-री+वाप, ( न. ) मुण्डन । हजामत ।
- परिवापित, ( वि. ) मुड़ा हुआ ।
- परि-री+वार, ( पुं. ) तलवार की म्यान । परिजन । कुटुम्बी ।
- परिविन्न, ( वि. ) वह भाई जिसके छोटे भाई का विवाह, उसके पूर्व हो गया हो । ऐसी ही ज्येष्ठ भगिनी ।

परिविच्छिन्ना, ( पुं. ) अविवाहित बड़े भाई का विवाहित छोटा भाई । विव हित छोटे भाई का अविवाहित बड़ा भाई ।  
 परिवृत्त, ( त्रि. ) घिरा हुआ । युक्त ।  
 परिवृद्ध, ( त्रि. ) स्वामी । मालिक ।  
 परिवेदन, ( न. ) बड़े भाई से पहले छोटे का व्याह हो जाना ।  
 परिवेश, ( पुं. ) घेरा । सूर्य और चन्द्रमा के बिम्ब के चारों ओर कभी २ दिखलाई पड़ने वाला मण्डल ।  
 परिवेषण, ( न. ) परोसना । घेरा घेरना ।  
 परिव्राट्, ( पुं. ) संन्यासी । यती ।  
 परिव्राजक, ( पुं. ) संन्यासी । यती ।  
 परिव्यय, ( पुं. ) चटनी ।  
 परिशङ्कनीय, ( त्रि. ) शंका के योग्य । विश्वासपात्र नहीं ।  
 परिशिष्ट, ( न. ) बच गया । रह गया । कोड़पत्र ।  
 परिश्रम, ( पुं. ) मेहनत ।  
 परिश्रय, ( पुं. ) सभा । समिति । कमेटी ।  
 परिषद्, ( स्त्री. ) सभा । धर्मसभा । विद्वानों की सभा ।  
 परिषद्दल, ( त्रि. ) सभासद । मेंबर ।  
 परिष्क, ( त्रि. ) परपालित । दूसरे के द्वारा पाला गया ।  
 परिष्कार, ( पुं. ) साफ सुधरा ।  
 परिष्टि, ( पुं. ) कष्ट ।  
 परिष्यन्द, ( पुं. ) धार ।  
 परिष्वंग, ( पुं. ) लिपटना । भेंटना ।  
 परिस्तर, ( पुं. ) नदी । नगर और पहाड़ के आसपास की जगह । मौत । नियम ।  
 परिसर्ग, ( पुं. ) चारों ओर से लपेटना । चारों ओर जाना ।  
 परिसर्या, ( स्त्री. ) चारों ओर जाना ।  
 परिसंवत्सर, ( पुं. ) पूरा साल ।  
 परिस्कन्द, ( पुं. ) गाड़ी के पीछे दौड़ते चलने वाला नौकर ।

परिस्यन्द, ( पुं. ) हिलना । टपकना । सफाई । परिवार । नौकर ।  
 परिहार, } ( पुं. ) त्यागना । दोष दूर  
 परिहार, } करना ।  
 परिहास, } ( पुं. ) हँसी । मसखरी ।  
 परिहास, }  
 परीक्षक, ( त्रि. ) परीक्षा लेने वाला । परखैया ।  
 परीक्षण, ( न. ) परखना । परीक्षा लेना ।  
 परीक्षा, ( स्त्री. ) परखना । जाँचना । इम्तिहान ।  
 परीक्षित, ( पुं. ) पाण्डवों के पाँच का नाम ।  
 परीक्षित, ( त्रि. ) परख गया । जाँचा गया । समझा गया ।  
 परिताप, } ( पुं. ) पछतावा । गर्मी ।  
 परिताप, }  
 परीप्सा, ( स्त्री. ) जल्दी ।  
 परु, ( पुं. ) अंग । जोड़ ।  
 परुत्, ( अ. ) पिछला साल । नव वर्ष ।  
 परुष, ( त्रि. ) कठोर । कड़ा ।  
 परुषतर, ( त्रि. ) कोमल । नर्म ।  
 परुस, ( न. ) गाँठ । जोड़ ।  
 परेत, ( त्रि. ) मर गया । दूर गया ।  
 परेतद, ( त्रि. ) विश्वासी । विश्वस्त ।  
 परेतराज, ( पु. ) यमराज ।  
 परेद्युः, ( अ. ) दूसरे दिन । कल ।  
 परोक्ष, ( अ. ) अपने पीछे । आँखों की ओट में ।  
 परोपकार, ( पुं. ) पराया उपकार । दूसरे की भलाई ।  
 पर्क, ( पुं. ) मेल ।  
 पर्जन्य, ( पुं. ) बादल । इन्द्र ।  
 पर्य, ( न. ) पत्ते । पर । पंख । पान ।  
 पर्यशाला, ( स्त्री. ) पत्तों की भोपड़ी ।  
 पर्यास, ( पुं. ) तुलसी ।  
 पर्यट, ( पुं. ) पापड़ ।

पर्यक, ( अ. ) चारों ओर ।  
 पर्यङ्क, ( पुं. ) खाट । पलंग ।  
 पर्यटक, ( पुं. ) घूमने वाला । यात्री ।  
 संन्यासी ।  
 पर्यटन, ( न. ) घूमना । फिरना । यात्रा  
 करना ।  
 पर्यन्त, ( पुं. ) तक । तलक ।  
 पर्यय, ( पुं. ) चकर । लौट पौट । अनाचार ।  
 पर्यवधारण, ( न. ) दृढ़ निश्चय । दृढ़  
 विचार ।  
 पर्यवस्था, ( स्त्री. ) विरोध ।  
 पर्यश्रु, ( अ. ) आँसुओं से तर ।  
 पर्यस्त, ( त्रि. ) उलझापुलझा । अस्तव्यस्त ।  
 गिरा हुआ । अस्त हुआ ।  
 पर्याण, ( न. ) घोड़े की काठी ।  
 पर्याप्त, ( न. ) यथेष्ट । काफी ।  
 पर्याय, ( पुं. ) बारी बारी । सिलसिला ।  
 पर्यालोचन, ( न. ) अच्छा तरह देखना-  
 विचारना ।  
 पर्यावृत्त, ( त्रि. ) लौटा हुआ ।  
 पर्याप्त, ( पुं. ) किनारा ।  
 पर्युक्त, ( न. ) छिड़कना ।  
 पर्युक्षण, ( न. ) छिड़कना ।  
 पर्युदञ्चन, ( न. ) ऋण । कर्त्तव्य ।  
 पर्युदस्त, ( त्रि. ) निवारित । रोकना गया ।  
 हथियाना गया ।  
 पर्युदस्त, ( पुं. ) निवारण । रोकना । हटाना ।  
 पर्युषत, ( त्रि. ) बासी ।  
 पर्येषणा, ( स्त्री. ) खोज । तलाश ।  
 पर्वत, ( पुं. ) पहाड़ ।  
 पर्वतीय, ( त्रि. ) पहाड़ी ।  
 पर्व, ( न. ) त्यौहार । गाँठ । हिस्सा । खंड ।  
 भाग ।  
 पर्वसन्धि, ( पुं. ) जोड़ । सूर्य और चन्द्रमा  
 के 'ग्रहण' का समय ।  
 पर्शान, ( पुं. ) खादी । गुफा ।  
 पशु, ( स्त्री. ) पसली ।

पशुका, ( स्त्री. ) पसली की हड्डी ।  
 पशुद, ( स्त्री. ) सभा । धर्मोपदेशक पण्डितों  
 का समाज ।  
 पशु, ( न. ) एक छेटी तौल । बहुत सूक्ष्म  
 काल । सेकंड । मांस ।  
 पशुल, ( न. ) कीचड़ । मांस ।  
 पशुण्डु, ( पुं. ) प्याज ।  
 पशुयन, ( न. ) भागना ।  
 पशुल, ( पुं. न. ) पुआल । पैरा ।  
 पशुश, ( न. ) पत्ता । ढाँक । हरा रंग ।  
 राक्षस ।  
 पशुिनी, ( स्त्री. ) बुदिया । बचपन में ही गर्भ  
 धारण करने वाली स्त्री ।  
 पशुित, ( न. ) बालों का पकना । नदन की  
 झुर्रियाँ ।  
 पशुिङ्क, ( पुं. ) पलंग ।  
 पशुिव, ( पुं. ) वृक्षों की कोपल । नई पतियाँ ।  
 महावर ।  
 पशुि, ( स्त्री. ) छोटा गाँव । खेरा ।  
 पशुिन, ( पुं. ) हवा । ( न. ) साफ करना ।  
 पशुिनात्मज, ( पुं. ) हनुमान् । भीमसेन ।  
 आग ।  
 पशुिनाश, ( पुं. ) साँप ।  
 पशुिमान, ( पुं. ) वायु । हवा ।  
 पशुिवि, ( पुं. ) वज्र । पहिए का 'हाल' ।  
 पशुिवि, ( त्रि. ) शुद्ध ।  
 पशुिवित्री, ( स्त्री. ) कुशों की बनी पैती ।  
 पशुि, ( पुं. ) मृग कुत्ता बिल्ली आदि जानवर ।  
 देवता ।  
 पशुिपति, ( पुं. ) महादेव ।  
 पशुिराट, ( पुं. ) शेर । सिंह ।  
 पशुिचात्, ( अ. ) पीछे ।  
 पशुिचात्ताप, ( पुं. ) पछतावा । सोच ।  
 पशुिचार्थ, ( पुं. ) पिछला आधा हिस्सा ।  
 पशुिचम, ( पुं. ) पूर्व के सामने की दिशा ।  
 पछाँह ।  
 पशुियतोहर, ( पुं. ) घुनार । गिरहकट ।



- पश्यन्ती, ( स्त्री. ) नाडीविशेष ।  
 पङ्क, ( पुं. ) श्लेष्मों की एक जाति ।  
 पा, ( कि. ) पीना, रक्षा करना ।  
 पांशु, ( पुं. ) धूलि । राख । एष्य ।  
 पांशुल, ( वि. ) मट्टमैला । पापी ।  
 पाक, ( पुं. ) पकना । एक द्रव्य ।  
 पाकशाला, ( स्त्री. ) रसोक्षिण ।  
 पाकशासन, ( पुं. ) इन्द्र ।  
 पाक्षिक, ( वि. ) एक पक्ष का । एक पल-वाड़े का ।  
 पाचक, ( पुं. ) रसोक्षिण ।  
 पाचन, ( न. ) पचाने वाला । चुरन वगैरह ।  
 पाञ्चजन्य, ( पुं. ) विष्णु का शस्त्र ।  
 पाञ्चाल, ( पुं. ) पंजाब ।  
 पाटन्धर, ( पुं. ) चोर ।  
 पाटल, ( पुं. ) गुलाबी रंग ।  
 पाटलिपुत्र, ( पुं. ) पटना शहर ।  
 पाटव, ( न. ) होशियारी । तन्दुरुस्ती ।  
 पाठ, ( पुं. ) सबक । पढ़ना ।  
 पाठक, ( पुं. ) पढ़ाने वाला । ब्राह्मणों की एक जाति ।  
 पाठशाला, ( स्त्री. ) पढ़ने की जगह । मदर्स । स्कूल ।  
 पाठीन, ( पुं. ) पढ़िना मछली ।  
 पाणि, ( पुं. ) हाथ ।  
 पाणिगृहीती, ( स्त्री. ) भार्या । जोह ।  
 पाणिग्रहण, ( न. ) हाथ पकड़ना । विवाह संस्कार ।  
 पाणिनि, ( पुं. ) व्याकरण के आचार्य एक प्रसिद्ध मुनि ।  
 पाणिनीय, ( न. ) पाणिनिरचित व्याकरण ।  
 पाणिसर्ग्या, ( स्त्री. ) रस्सी ।  
 पाण्डव, ( पु. ) राजा पाण्डु के लड़के युधिष्ठिर आदि ।  
 पाण्डु, ( पुं. ) चन्द्रवंशी एक राजा । पीला ।  
 पाण्डुर, ( पुं. ) पीला । काँवर का रोग ।  
 पाण्ड्य, ( पुं. ) एक देश ।  
 पात, ( पुं. ) पतन । गिरना । रक्षित ।  
 पातक, ( न. ) पाप ।  
 पातञ्जल, ( न. ) पतञ्जलि कथित योग-शास्त्र ।  
 पाताल, ( न. ) पृथिवी के नीचे का लोक ।  
 पातुक, ( वि. ) गिरने वाला ।  
 पात्र, ( न. स्त्री. ) बर्तन । आधार । नाटक में अभिनय करने वाला ।  
 पात्रीय, ( वि. ) यज्ञीय द्रव्य ।  
 पाथ, ( न. ) जल । अग्नि । सूर्य ।  
 पाथस्, ( न. ) जल । अन्न । वायु । आकाश ।  
 पाथेय, ( वि. ) रास्ते में खाने के लिये भोजन ।  
 पाद्, ( पुं. ) चरण । पैर । चतुर्थांश । वृक्ष की जड़ ।  
 पादकटक, ( पुं. ) चूपुर । पाँजेब । भाँभन ।  
 पादकच्छ, ( पुं. ) एक प्रकार का व्रत । एक कृति का उपव्रत ।  
 पादग्रहण, ( न. ) पालागन ।  
 पादचरिन्, ( पुं. ) पैरों चलने वाला । पैदल ।  
 पादत्राण, ( न. ) जूता । खड़ाऊँ ।  
 पादप, ( पुं. ) पेड़ । पीड़ा ।  
 पादमूल, ( न. ) पैर का तलवा ।  
 पादचिक, ( वि. ) पथिक । बटोही । पैदल ।  
 पादाङ्गद, ( न. ) बिछिया । पायजेब । भाँभन ।  
 पादात, ( न. ) सैन्य समूह ।  
 पादुका, ( स्त्री. ) जूते । खड़ाऊँ ।  
 पाद्य, ( न. ) पैर धोने का जल ।  
 पान, ( न. ) पीना । शराब । पीने का बर्तन । रक्षा । नहर ।  
 पानगोष्ठी, ( स्त्री. ) शराबियों की मण्डली ।  
 पानभाजन, ( न. ) पानपात्र । मदिरा पीने का प्याला या गिलास ।  
 पानीय, ( न. ) जल । पीने योग्य ।

पानीयशालिका, ( स्त्री. ) पौसाला । पौसला ।  
 पान्थ, ( पुं. ) पाथक । बटोही ।  
 पाप, ( न. ) बुरे कर्म ।  
 पापघ्न, ( पुं. ) पाप नाश करने वाला । तिल ।  
 पापपुरुष, ( पुं. ) पापी जन । दुष्ट कर्म  
 करने वाला मनुष्य ।  
 पापात्मन्, ( पुं. ) पापी ।  
 पाप्मन्, ( पुं. ) पाप ।  
 पामन्, ( न. ) खाज ।  
 पामघ्न, ( पुं. ) गन्धक ।  
 पामन, ( त्रि. ) खजुहा । खाज का रोगी ।  
 पामर, ( त्रि. ) नीच । मूर्ख । खल ।  
 पायस, ( पुं. ) खीर ।  
 पायु, ( पुं. ) गुदा । गुद्दद्वार ।  
 पार, ( क्रि. ) काम समाप्त करना ।  
 पारक्य, ( त्रि. ) परलोक हितकारी कर्म ।  
 पारग, ( त्रि. ) दूसरे पार जाने वाला ।  
 पारण, ( न. ) व्रतोद्घापन । व्रत की समाप्ति  
 में भोजन ।  
 पारतन्त्र्य, ( पुं. ) पराधीनता ।  
 पारत्रिक, ( त्रि. ) परलोक के लिये हितकर ।  
 पारद-त, ( पुं. ) पाय ।  
 पारदार्य्य, ( पुं. ) परदार गमन ।  
 पारमार्थिक, ( त्रि. ) कल्याण साधक कर्म ।  
 पारम्पर्य्य, ( न. ) लगातार चला आना ।  
 पारलौकिक, ( त्रि. ) दूसरे लोक का ।  
 पारशत्रु, ( पुं. ) दोगला । लोहा । कुल्हाड़े का ।  
 पारसीक, ( पुं. ) देश विशेष । फारसी ।  
 पारस्त्रिय, ( त्रि. ) परस्त्री में उत्पन्न पुत्र ।  
 पारज ।  
 पारापत, ( पुं. ) कबूतर । परेवा ।  
 पारापा-चा + र, ( न. ) समुद्र । पारावार ।  
 पारायण, ( न. ) किसी ग्रन्थ का साधन्त  
 पाठ ।  
 पारावारीण, ( त्रि. ) समुद्र पार जाने वाला ।  
 पाराशर्य्य, ( पुं. ) वेदव्यास ।  
 पाराशरिन्, ( पुं. ) भिक्षुक । संन्यासी ।

पाराशर्य्य, ( पुं. ) वेदव्यास ।  
 पारिकाङ्क्षिन्, ( पुं. ) मौनव्रतधारी । ब्रह्म-  
 ज्ञान चाहने वाला ।  
 पारिजात, ( पुं. ) देवताओं का एक वृक्ष ।  
 नन्दनकानन का वृक्ष विशेष ।  
 पारिणाष, ( त्रि. ) विवाह के समय प्राप्त  
 धन ।  
 पारिपन्थिक, ( पुं. ) चोर । डाँकू । ठग ।  
 पारिपा-या + त्र, ( पुं. ) मालव देशकी सीमा  
 का एक पर्वत ।  
 पारिपार्श्वक, ( पुं. ) सूत्रधार के पास  
 रहने वाला नट ।  
 पारिस्रव, ( न. ) चञ्चल । आकुल ।  
 पारिभाव्य, ( न. ) जामिन । एक प्रकार  
 की श्रौषधि ।  
 पारिभाषिक, ( यु. ) प्रचलित । चलतू ।  
 साधारण । जगत्मान्य । विशेष अर्थ-  
 वाची ।  
 पारिमाण्डल्य, ( न. ) सर्वत्र विद्यमानत्व ।  
 अणु ।  
 पारिमित्य, ( सं. ) सीमा । परिमित स्थान  
 या संख्या ।  
 पारिमुखिक, ( यु. ) मुँह के सामने ।  
 समीप ।  
 पारियानिक, ( पुं. ) यात्रा करने की  
 गाड़ी ।  
 पारिरक, ( पुं. ) साधु । तपस्वी ।  
 पारिवित्य, ( यु. ) छोटे भाई के व्याहे जाने  
 पर भी जो बड़ा भाई अनव्याहा रहे ।  
 पारिशील, ( पुं. ) चपाती । रोटी ।  
 पारिषद, ( त्रि. ) सभास्थ । सम्य । असे-  
 सर । राजा का सहचारी ।  
 पारिहार्य्य, ( पुं. ) कड़ा । पट्टेची । ककना ।  
 पारिहास्य, ( न. ) हँसी-खेल ।  
 पारी, ( स्त्री. ) हाथी का पैर बाँधने की  
 रस्ती । जल पीने का पात्र । प्याला । बड़ा ।  
 दुधेड़ी ।

पारीण, ( त्रि. ) पारण । निष्पात ।  
 पारीणह्य, ( न. ) धरेलू सामान । बर्तन  
 आदि ।  
 पारीन्द्र, ( पुं. ) शेर । बड़ा सर्प ।  
 पारीरण, ( पुं. ) कछुवा । छड़ी । कपड़ा ।  
 पारु, ( पुं. ) सूर्य । अग्नि ।  
 पारुष्य, ( न. ) कड़ाई । निष्ठुरता ।  
 पारेरक, ( पुं. ) तलवार ।  
 पारोक्ष, ( पुं. ) अबोध । रहस्यमय । गुप्त ।  
 पार्वेट, ( न. ) धूलि ।  
 पार्जन्य, ( न. ) वर्षासम्बन्धी ।  
 पार्थ, ( पुं. ) पृथायुत्र । युधिष्ठिरादि, पर  
 विशेष कर अर्जुन ।  
 पार्थक्य, ( न. ) पृथक्त्व । छुदाई । भिन्नता ।  
 पार्थव, ( न. ) बड़प्पन । बहुतायत ।  
 चौड़ाई ।  
 पार्थिव, ( पुं. ) पृथिवी का । पृथिवी का  
 अधिपति । राजा ।  
 पार्वर, ( पुं. ) अञ्जलि भर चावल । क्षयरोग ।  
 राल । यम का नाम ।  
 पार्यन्तिक, ( न. ) अन्तिम ।  
 पार्वण, ( त्रि. ) पूर्णिमा आदि में होने वाला ।  
 श्राद्ध विशेष ।  
 पार्वत, ( पुं. ) पहाड़ी । पर्वत-सम्बन्धी ।  
 पार्वती, ( स्त्री. ) हिमालय की कन्या । शिव  
 की स्त्री । पर्वत की वनस्पति ।  
 पार्वतीनन्दन, ( पुं. ) गणेश । कार्तिकेय ।  
 पार्श्व, ( पुं. ) कुल्हाड़ा से सुसज्जित सिपाही ।  
 पार्शुका, ( स्त्री. ) पसली ।  
 पार्श्व, ( पुं. ) काँल । बगल । पास । पहिया ।  
 चक्र ।  
 पार्षत, ( पुं. ) द्रुपद और उसके पुत्र धृष्टयुम्न  
 की पदवी ।  
 पार्षद्, ( पुं. ) सम्य । सभास्थ जन ।  
 पार्श्विण, ( पुं. स्त्री. ) गिट्टे के नीचे का भाग ।  
 पृथी । सेना का पिछला भाग ।

पार्श्विग्राह, ( पुं. ) शत्रु जो पीछे हो । सेना-  
 पति जो सेना के पिछले भाग का संचा-  
 लन करता हो ।  
 पाल, ( क्रि. ) रक्षण करना । पालन करना ।  
 पाल, ( त्रि. ) रक्षा करने वाला । रक्षक ।  
 पालक, ( पुं. ) रक्षक । राजा । चित्रक पेड़ ।  
 पालङ्क, ( पुं. ) पलङ्क । पलकी का साग ।  
 कुन्दुरु का वृक्ष ।  
 पालाश, ( न. ) पलाशसम्बन्धी । तेजपात ।  
 पावक, ( पुं. ) आग । बिजली की आग ।  
 पावकी, ( पुं. ) अग्निपुत्र । कार्तिकेय ।  
 पावन, ( पुं. ) अग्नि । व्यासदेव । गोमय ।  
 प्रायश्चित्त । गङ्गा । देवी तुलसी ।  
 पाश, ( पुं. ) पशु और पक्षियों को फँसाने  
 वाला फन्दा ।  
 पाशक, ( पुं. ) पंसा ।  
 पाशपाणि, ( पुं. ) वरुण ।  
 पाशुपत, ( पुं. ) व्रतविशेष । अस्त्रविशेष ।  
 शिवसूक्त ।  
 पाशुपाल्य, ( न. ) पशुओं का पालना ।  
 वैश्य जाति का धर्म ।  
 पाश्चात्य, ( त्रि. ) पश्चिम देश का ।  
 पाश्या, ( स्त्री. ) बहुत से फन्दे ।  
 पाष-खण्ड, ( पुं. ) ढोंग ।  
 पाषण्डिन, ( पुं. ) वेदाचारत्यागी । ढोंगी ।  
 पाषाण, ( पुं. ) पत्थर ।  
 पाषाणदारक, ( पुं. ) टाँकी जिससे पत्थर  
 फोड़े जाते हैं ।  
 पि, ( स्त्री. ) जाना ।  
 पिक, ( पुं. ) कौकिल । कोइल ।  
 पिकवन्धु, ( पुं. ) आम का पेड़ ।  
 पिङ्ग, ( पुं. ) मूसा । हरताल ।  
 पिङ्गल, ( पुं. ) नाग । रुद्र । सूर्य के समीप  
 रहने वाला । बन्दर । खजाना एक मुनि ।  
 मङ्गलग्रह । छन्दोगग्रन्थ का रचयिता । एक  
 आचार्य । नाड़ी । राजनीति । वैश्या  
 ( स्त्री. ) ।

पिङ्गाक्ष, ( पुं. ) शिव । सुदर्शन ।  
 पिचण्ड, ( पुं. ) उदर । पेट ।  
 पिचु, ( पुं. ) कपास । कुछ विशेष ।  
 पिच्च, ( क्रि. ) काटना । छेद करना ।  
 पिच्छु, ( न. ) मोर की पूँछ और चोटी ।  
 सिक्ल का पेड़ । सुपारी । कोष । पंक्ति ।  
 पिच्च, ( क्रि. ) चमकना ।  
 पिच्च, ( न. ) बल । काफूर । ( त्रि. ) विकल ।  
 ( स्त्री. ) हल्दी । अहिंसा ।  
 पिच्चट, ( पुं. ) कीचड़ ।  
 पिच्चर, ( न. ) हस्ताल । सोना । नागकेसर ।  
 पिच्चड़ा । ठठरी । घोड़ा विशेष । पीला  
 और लाल रङ्ग ।  
 पिष्ट, ( क्रि. ) इकट्ठा होना । शब्द करना ।  
 पिष्टक, ( पुं. ) डलिया । पिठारी । फोड़ा ।  
 पिष्ट, ( क्रि. ) कष्ट उठाना । मारना ।  
 पिठर, ( पुं. ) बर्तन । मथानी । थाली ।  
 पिण्ड, ( क्रि. ) शरीर का एक भाग । घर  
 का एक भाग । श्राद्ध का एक अन्न का  
 बना गोलाकार सामान । हाथी का माथा ।  
 मदन पेड़ । आजीवन । साहा ।  
 पिण्डखर्जूर, ( पुं. ) वृक्ष विशेष ।  
 पिण्डयस, ( न. ) तैज लोहा ।  
 पिण्डारि, ( पुं. ) क्षपणक । गोप । गुजर ।  
 पिण्डाडी, ( स्त्री. ) गेंद । चक्र की धुरी ।  
 पिण्डे, अशाक वृक्ष । घर । पीढ़ा ।  
 वडी ।  
 पिण्डोशूर, ( पुं. ) गृहशूर ।  
 पिण्याक, ( न. ) तिलों का चूरा । हॉग ।  
 खल ।  
 पितामह, ( पुं. ) बाबा । दादा । ब्रह्मा का नाम ।  
 पितृ, ( पुं. ) पिता । बड़े लोग ।  
 पितृकानन, ( न. ) श्मशान ।  
 पितृतीर्थ, ( न. ) गया । तर्जनी और अङ्गुठे  
 का मध्यभाग ।  
 पितृपति, ( पुं. ) यमराज ।  
 पितृपसू, ( स्त्री. ) साँझ । दादी ।

पितृत्यज, ( पुं. ) पितृतर्पण ।  
 पितृयाण, ( पुं. ) पितरों के जाने का  
 मार्ग ।  
 पितृलोक, ( पुं. ) चन्द्रलोक से ऊपर पितरों  
 के रहने योग्य लोक ।  
 पितृबन्धु, ( पुं. ) पिता के मामा के लड़के ।  
 पितृव्य, ( पुं. ) चाचा । काका ।  
 पितृष्वस्त्रीय, ( पुं. स्त्री. ) बुआ का बेटा  
 या बेटी ।  
 पितृसन्निभ, ( पुं. ) जो पिता के समान हो ।  
 पित्त, ( न. ) देहस्थ धातु विशेष । गर्मी ।  
 पित्तल, ( न. ) पीतल धातु । पित्त वाले  
 स्वभाव का ।  
 पित्त्य, ( त्रि. ) मधु । मवा नक्षत्र । अमा-  
 वास्या ।  
 पित्सन, ( पुं. ) गिरने की इच्छा वाला ।  
 पिधान, ( न. ) परदा । ओढ़ना । पिछोरी ।  
 पिनद्ध, ( त्रि. ) पहना हुआ । बैधा हुआ ।  
 पिनाक, ( पुं. न. ) कमान । धूलि की  
 वर्षी ।  
 पिनाकिन, ( पुं. ) महादेव ।  
 पिपासा, ( स्त्री. ) पीने की इच्छा । प्यास ।  
 पिपासु, ( त्रि. ) प्यासा ।  
 पिपीलक, ( पुं. ) चेंटा ।  
 पिप्पल, ( न. ) पीपल का पेड़ । जल ।  
 कपड़े का टुकड़ा । पक्षी ।  
 पियाल, ( पुं. ) वृक्ष विशेष ।  
 पिपल, ( क्रि. ) चलाना ।  
 पिप्, ( क्रि. ) सींचना ।  
 पिश, ( क्रि. ) हिस्सा करना ।  
 पिशङ्ग, ( पुं. ) कमल की धूलि के सदृश  
 रङ्ग वाला पीला रङ्ग ।  
 पिशाच, ( पुं. ) देवयोनिभेद ।  
 पिशित, ( न. ) मांस । जटामांसी ।  
 पिशुन, ( न. ) क्रूर । झगलाखोर । केसर ।  
 नारद और कौश्या ।  
 पिष्, ( क्रि. ) पीसना ।  
 पिष्ट, ( न. ) पीठी । सीसा । दला गया ।

पिष्टक, ( पुं. न. ) चावल के चूरे का बना हुआ । पीठी ।  
 पिष्टप, ( पुं. न. ) भुवन । जगत् । सर्ग ।  
 पिष्टात, ( पुं. ) केसर आदि गन्धद्रव्य ।  
 पिस्, ( क्रि. ) जाना । चमकना । सुगन्धि लगाना । बल करना । मारना । देना ।  
 पिहित, ( त्रि. ) छिपा हुआ ।  
 पी, ( क्रि. ) पीना ।  
 पीठ, ( पुं. न. ) पीड़ा । वेदी । चौकी ।  
 पीड, ( क्रि. ) वध करना । प्रवेश करना ।  
 पीडन, ( न. ) दवाव । कष्ट । आक्रमण ।  
 पीड़ा, ( स्त्री. ) व्यथा । दुःख ।  
 पीड़ित, ( त्रि. ) दुःखित ।  
 पीत, ( न. ) हल्दी के रङ्ग जैसा ।  
 पीतक, ( न. ) केसर । हरताल । पीतल ।  
 पीतवासस, ( पुं. ) श्रीकृष्ण ।  
 पीन, ( त्रि. ) स्थूल । मोटा । बूढ़ा । सम्पन्न ।  
 पीनोन्धी, ( स्त्री. ) बहुत मोटे थन वाली गौ ।  
 पीनस, ( पुं. ) नासिका का रोग जिसमें नाक से कीड़े भरते हैं । नाक गँल कर गिर जाती है । खौंसी । जुकाम ।  
 पीय, ( क्रि. ) प्रसन्न होना ।  
 पीयूष, ( न. ) अमृत । दूध ।  
 पील्, ( क्रि. ) रोकना ।  
 पीलु, ( पुं. ) हाथी । हड्डियों का टुकड़ा । फूल ।  
 पीष्, ( क्रि. ) मोटा होना ।  
 पीवन्, ( त्रि. ) स्थूल । मोटा । बल वाला । ( पुं. ) वायु ।  
 पीवर, ( त्रि. ) युक्ती गौ । शतपर्णी । अश्न-गन्धा । स्थूल ।  
 पुंलिङ्ग, ( न. ) पुरुष का चिह्न ।  
 पुंश्चली, ( स्त्री. ) असती स्त्री । दुश्चरित्री स्त्री ।  
 पुंस, ( क्रि. ) मलना ।  
 पुंसवन, ( न. ) गर्भ का संस्कार विशेष । दूध ।

पुंस्त्व, ( पुं. ) पुरुषत्व । अङ्ग विशेष । शुक ।  
 पुक्कस-श, ( पुं. ) चाण्डाल । अधम ।  
 पुह, ( पुं. ) तीर का सिरा । पूरा ।  
 पुङ्गव, ( पुं. ) बेल । किसी शब्द के पीछे आने पर इसका अर्थ उत्तम होता है जैसे चरपुङ्गव ।  
 पुच्छ, ( क्रि. ) नापना । मापना ।  
 पुच्छ, ( न. ) पूँछ । दुम ।  
 पुञ्ज, ( पुं. ) राशि । समूह । ढेर ।  
 पुद्, ( क्रि. ) चमकना । उड़ना । मिलना ।  
 पुट, ( न. ) जायफल । मिट्टी के प्याले । ढँकना । दोना ।  
 पुटभेद, ( पुं. ) नगर । कक्षा । दरार । हृत् का बवण्डर ।  
 पुटिका, ( स्त्री. ) श्लेष्मिणी ।  
 पुटित, ( त्रि. ) गुंथा हुआ । सम्पुट दिया हुआ ।  
 पुट्ट, ( क्रि. ) अपमान करना ।  
 पुड, ( क्रि. ) मलना । पीसना ।  
 पुण्य, ( क्रि. ) धर्मकार्य करना ।  
 पुण्डरीक, ( पुं. ) अग्निक्षेत्र का दिग्भाज । भेडिया । चिरा कमल का फूल । दवाई ।  
 पुण्डरीकाक्ष, ( पुं. ) कमल-नयन । श्रीविष्णु । श्रीकृष्ण ।  
 पुण्ड, ( पुं. ) एक प्रकार का गन्ध । माधवी । लता । चित्रक । दैत्य विशेष ।  
 पुण्य, ( न. ) अच्छा काम । धर्म ।  
 पुण्यजन, ( पुं. ) राक्षस ।  
 पुण्यजनेश्वर, ( पु. ) कुबेर ।  
 पुण्यभूमि, ( स्त्री. ) आर्यावर्त । विन्ध्य और हिमालय के मध्य की भूमि ।  
 पुण्यश्लोक, ( त्रि. ) जिसका चरित्र पुण्य-दायक है । प्रसिद्ध । शुद्धयशस्वी ।  
 “पुण्यश्लोको नलो राजा पुण्यश्लोको युधिष्ठिरः ।  
 पुण्यश्लोका च वैदेही पुण्यश्लोको जनार्दनः ॥”

**पुरायाह,** ( न. ) पुरयं उपजाने वाला दिन ।  
 पवित्र दिन ।  
**पुरायाहवाचन,** ( न. ) वैदिक कर्म विशेष ।  
**पुत्तिका,** ( स्त्री ) छोटी मक्ली ।  
**पुत्र,** ( पुं. ) बेटा । तनय ।  
**पुत्रक,** ( पुं. ) कृत्रिम पुत्र । धूर्त । शरभ ।  
 पहाड़ विशेष ।  
**पुत्रदा,** ( स्त्री. ) वन्ध्या । कर्कटी । लक्ष्मण-  
 कन्द ।  
**पुत्रिकापुत्र,** ( पुं. ) पुत्र के अभाव में पुत्र  
 के स्थान में स्वीकृत लड़की । लड़की  
 का लड़का ।  
**पुत्रेष्टि,** ( स्त्री. ) पुत्र के लिये यज्ञ ।  
**पुथ,** ( क्रि. ) मारना । हानि पहुँचाना ।  
**पुद्गल,** ( पुं. ) परमाणु । शरीर । आत्मा ।  
 शिवजी का एक नाम ।  
**पुनःपुनर,** ( अव्य. ) धीरे धीरे । बार बार ।  
**पुनःपुना,** ( श्लं. ) एक नदी ।  
**पुनःसंस्कार,** ( पुं. ) दूसरी बार संस्कार ।  
**पुनह,** ( अव्य. ) भेद । फिर । अधिकार ।  
**पुनरुक्तवदाभास,** ( पुं. ) अलङ्कार विशेष ।  
**पुनर्नव,** ( पुं. ) नख । नील ।  
**पुनर्भू,** ( स्त्री. ) दुबारा व्याही हुई । फिर  
 पैदा हुआ ।  
**पुनर्वसु,** ( पुं. ) विष्णु । शिव । अश्विनी से  
 सातवाँ नक्षत्र ।  
**पुष्पाग,** ( पुं. ) वृक्ष विशेष । श्वेत कमल ।  
 जयफल । श्रेष्ठ मतुष्य ।  
**पुष्पाम नरक,** ( पुं. ) नरक विशेष ।  
**पुमान्,** ( पुं. ) पुरुष ।  
**पुरकोट्ट,** ( न. ) गढ़ी ।  
**पुरः,** ( अ. ) आगे ।  
**पुरःसर,** ( त्रि. ) आगे जाने वाला ।  
**पुर,** ( न. ) नगर । शहर ।  
**पुरज्जनं,** ( पुं. ) जीव ।  
**पुरक्षय,** ( पुं. ) सूर्यवंशी एक राजा । शिव ।  
 इन्द्र । ( त्रि. ) पुर को जीतने वाला ।

**पुरतः,** ( अ. ) आगे ।  
**पुरन्दर,** ( पुं. ) इन्द्र । चोर ।  
**पुरद्वार,** ( न. ) नगर का सदर फाटक ।  
**पुरन्धि,** ( स्त्री. ) उस्ताह ।  
**पुरन्धि,** ( स्त्री. ) दाईं । बहुत परिवार  
 वाली स्त्री ।  
**पुरश्चरण,** ( न. ) किसी कार्य की सिद्धि  
 के लिए नियमित देवपूजा । प्रयोग ।  
**पुरस्कार,** ( पुं. ) पूजा । इनाम । आगे  
 करना ।  
**पुरस्कृत,** ( त्रि. ) आगे किया गया । इनाम  
 का प्राप्त ।  
**पुरस्तात्,** ( अ. ) आगे ।  
**पुरा,** ( अ. ) पहले ।  
**पुराकथा,** ( स्त्री. ) पुरानी कथा ।  
**पुराण,** ( त्रि. ) पुराना । ( न. ) व्यासविरचित  
 अष्टादह ग्रंथ ।  
**पुराणपुरुष,** ( पुं. ) विष्णु । ( त्रि. ) बृहदा  
 आदमी ।  
**पुरातन,** ( त्रि. ) पुराना ।  
**पुराधिप,** ( पुं. ) शहर का हाकिम ।  
**पुरावित्,** ( पुं. ) पुरानी बातें जानने वाला ।  
 इतिहासज्ञ ।  
**पुरावृत्त,** ( न. ) इतिहास । तवारीख ।  
**पुरी,** ( स्त्री. ) नगरी ।  
**पुरीतत्,** ( स्त्री. ) आँत । नाड़ी ।  
**पुरीष,** ( न. ) विद्या । मैला ।  
**पुरु,** ( पुं. ) चन्द्रवंश का एक राजा । एक  
 दैत्य । एक नदी । स्वर्ग । ( त्रि. )  
 बहुत ।  
**पुरुष,** ( पुं. ) जीव । मर्द ।  
**पुरुषकार,** ( पुं. ) पौरुष । हिम्मत ।  
 उद्योग ।  
**पुरुषसिंह,** ( पुं. ) श्रेष्ठ पुरुष । बहादुर  
 आदमी ।  
**पुरुषार्थ,** ( पुं. ) शक्ति । धर्म, अर्थ, काम  
 और मोक्ष ।



**पुरुषोत्तम**, ( पुं. ) विष्णु । उत्तमपुरुष ।  
**पुरुहानि**, ( स्त्री. ) बड़ी हानि ।  
**पुरुहूत**, ( पुं. ) इन्द्र ।  
**पुरुरवा**, ( पुं. ) एक चन्द्रवंशी राजा ।  
**पुरोग**, ( त्रि. ) अग्रगामी ।  
**पुरोडाश**, ( पुं. ) यज्ञ का देव-भाग ।  
**पुरोध्या**, ( पुं. ) पुरोहित । पाथा ।  
**पुरोभागी**, ( त्रि. ) सबसे पहले भाग पाने वाला ।  
**पुलक**, ( पुं. ) रोमाञ्च । कीड़ा । मण्डिचिह्न । अँगूठा । शराब का प्याला । राई । हाथी का भोजन ।  
**पुलस्त्य**, ( पुं. ) एक मुनि । रावण और कुबेर का दादा ।  
**पुलह**, ( पुं. ) एक मुनि ।  
**पुलाक**, ( पुं. ) अन्न-शून्य ।  
**पुलिन**, ( न. ) समुद्र नदी आदि का तट ।  
**पुलिनन्द**, ( पुं. ) चाण्डाल जाति विशेष ।  
**पुलोमजा**, ( स्त्री. ) इन्द्र की स्त्री ।  
**पुलोमा**, ( पुं. ) एक असुर ।  
**पुष्कर**, ( न. ) एक तीर्थ । हाथी की सूँड़ । कमल । एक द्वीप । ( पुं. ) एक दिग्गज । एक राजा । एक पहाड़ । एक रोग ।  
**पुष्करिणी**, ( स्त्री. ) कमलिनी । तलैया । प्रालकी ।  
**पुष्कल**, ( न. ) बहुत । भरत का पुत्र ।  
**पुष्ट**, ( त्रि. ) मज्जबूत ।  
**पुष्टि**, ( स्त्री. ) पुष्ट होना ।  
**पुष्प**, ( न. ) फूल । कुबेर का विमान । एक नेत्ररोग । स्त्री का रज ।  
**पुष्पकरण्डक**, ( न. ) फूलों की टोकरी । भावा ।  
**पुष्पचाप**, ( पुं. ) कामदेव । फूलों का बना धनुष ।  
**पुष्पदन्त**, ( पुं. ) एक दिग्गज । एक विद्या-धर जो शिव का भारी भक्त और 'महिम्न' स्तोत्र का रचने वाला हुआ है ।

**पुष्पपुर**, ( न. ) पटना शहर ।  
**पुष्पमास**, ( पुं. ) चैत का महीना ।  
**पुष्पलिह**, ( पुं. ) भौरा ।  
**पुष्पशरासन**, ( पुं. ) कामदेव ।  
**पुष्पिताग्रा**, ( स्त्री. ) एक छन्द ।  
**पुष्य**, ( पुं. स्त्री ) एक नक्षत्र ।  
**पुष्यलक**, ( पुं. ) कस्तूरी मृग ।  
**पुस्त**, ( न. ) खिलना । ग्रन्थ । पलस्तर ।  
**पुस्तक**, ( पुं. ) पोथी । किताब ।  
**पुस्तिका**, ( स्त्री. ) पोथी । किताब ।  
**पूग**, ( पुं. ) समूह । सुपारी । छन्द । कौटदार पेड़ ।  
**पूगीफल**, ( न. ) सुपारी ।  
**पूजक**, ( पुं. ) पुजारी, पूजा करने वाला ।  
**पूजन**, ( न. ) पूजा । पूजा करना ।  
**पूजा**, ( स्त्री. ) पूजना ।  
**पूजनीय**, ( त्रि. ) मान्य । पूजा करने योग्य ।  
**पूजार्ह**, ( त्रि. ) पूजा के योग्य ।  
**पूज्य**, ( पुं. ) सद्यः । पूजा के योग्य ।  
**पूग्य**, ( क्रि. ) इकट्ठा करना ।  
**पूत**, ( न. ) पवित्र । सत्य । शङ्क ।  
**पूतक्रतायी**, ( स्त्री. ) शची । इन्द्राणी ।  
**पूतक्रतु**, ( पुं. ) जिसने तो यज्ञ किये हों । देवराज । इन्द्र ।  
**पूतना**, ( स्त्री ) एक राक्षसी जो श्रीकृष्ण द्वारा मारी गई । हर । रोगविशेष ।  
**पूति**, ( स्त्री. ) पवित्रता ।  
**पूतिक**, ( न. ) विद्या । वृक्ष विशेष ।  
**पूतिगन्ध**, ( पुं. ) गन्धक । इक्षुदीवृक्ष । दुर्गन्ध ।  
**पूप**, ( पुं. ) बड़ा । कचौरी ।  
**पूपाष्टका**, ( स्त्री. ) अगहन बदी = मी को किया हुआ श्राद्ध । बड़ों की = मी ।  
**पूय**, ( क्रि ) बदबू उठना । फाड़ना ।  
**पूय**, ( न. ) पीप । राल ।  
**पूर**, ( क्रि. ) भरना । प्रसन्न होना ।  
**पूर**, ( पुं. ) नदी का चढ़ाव । सरोवर । धाव

का भराव । एक प्रकार की रोटी । नाक के द्वारा स्वाँस को धीरे धीरे खींचना । वृक्ष विशेष । गन्ध विशेष ।  
**पूरक**, ( पुं. ) एक प्रकार का नीबू । प्रेत के शरीर को पूरा बनाने वाला । दसवाँ पिण्ड ।  
**पुरुष**, ( पुं. ) नर । आदमी ।  
**पूर्य**, ( त्रि. ) भरा हुआ ।  
**पूर्यपात्र**, ( न. ) भरा हुआ बर्तन । वर्ष का काल । यज्ञ में २५६ मुट्ठी चावलों से भरा एक पात्र विशेष ।  
**पूर्यमास**, ( पुं. ) पूर्यमा के दिन करने योग्य यज्ञ विशेष ।  
**पूर्यमा**, ( स्त्री ) पूर्यमासी ।  
**पूर्य**, ( न. ) तालाब । कूप । भरना । समय । ढका हुआ । पूरित ।  
**पूर्व-र्व**, ( क्रि. ) बसना । बुलाना ।  
**पूर्व-र्व**, ( त्रि. ) प्रथम । समस्त । साथ । ज्येष्ठ भाई ।  
**पूर्व-र्व+देव**, ( पुं. ) असुर । दैत्य । अच्छा देवता ।  
**पूर्वदेश**, ( पुं. ) पुरबिया देश ।  
**पूर्वपक्ष**, ( पुं. ) पहिला पक्ष ।  
**पूर्वपद**, ( न. ) पहिला पद ।  
**पूर्वपर्वत**, ( पुं. ) उदियाचल ।  
**पूर्वफाल्गुनी**, ( स्त्री. ) अश्विनी से ग्यारहवाँ नक्षत्र ।  
**पूर्वभाद्रपद**, ( पुं. स्त्री. ) अश्विनी से २५वाँ नक्षत्र ।  
**पूर्वरङ्ग**, ( पुं. ) अभिनय ( नाटक ) में पहला अभिनय ।  
**पूर्वरूप**, ( न. ) रोग का निदान ।  
**पूर्ववादिन्**, ( पुं. ) मुहूर्त । वादी ।  
**पूर्वा-र्वा-षाढ़ा**, ( स्त्री. ) अश्विनी से तीसवाँ नक्षत्र ।  
**पूर्वाह्न**, ( पुं. ) पहला आधा दिन ।  
**पूर्वेद्युस्**, ( अन्य. ) पहिला दिन ।  
**पूल**, ( क्रि. ) इकट्ठा करना ।

**पूष**, ( क्रि. ) बढ़ाना ।  
**पूषन्**, ( पुं. ) सूर्य ।  
**पृ**, ( क्रि. ) काम करना । प्रसन्न होना । पालन करना ।  
**पृच्**, ( क्रि. ) जोड़ना । मिलना । छून । इकट्ठा होना ।  
**पृच्छा**, ( स्त्री. ) प्रश्न । भविष्य के विषय में प्रश्न ।  
**पृतना**, ( स्त्री. ) विशेष संख्या वाली सेना ।  
**पृथ**, ( क्रि. ) फेंकना । फैलाना ।  
**पृथक्**, ( अन्य. ) भिन्न । बिना । नानारूप वाचा ।  
**पृथक्जन**, ( पुं. ) नीच । मूर्ख । पामर ।  
**पृथग्विध**, ( त्रि. ) नानारूप । नाना प्रकार ।  
**पृथा**, ( स्त्री. ) कुन्ती ।  
**पृथिवी**, } ( स्त्री. ) धरा । भूमि ।  
**पृथ्वी**, }  
**पृथिवोपति**, ( पुं. ) भूपति । राजा ।  
**पृथु**, ( पुं ) मोटा । राजा विशेष ।  
**पृथुक**, ( न. ) चिड़वा । ( पुं. ) बालक ।  
**पृथुल**, ( त्रि. ) स्थूल । मोटा ।  
**पृथुदर**, ( पुं. ) थोँदिल । बड़े पेट वाला । मेढ़ा ।  
**पृथ्वी**, ( स्त्री. ) धरती । भूमि । बड़ी इलायची । जीरा ।  
**पृदाकु**, ( पुं ) साँप । बीड़ी । भेड़िया । हाथी । चित्रक वृक्ष ।  
**पृश्नि**, ( त्रि. ) बौना । पतला । कमजोर । थोड़ा । श्रीकृष्ण की माँ देवकी ।  
**पृश्निगर्भ**, ( पुं. ) श्रीकृष्ण ।  
**पृष्**, ( क्रि. ) सींचना ।  
**पृपत्**, ( न. ) बिन्दु । दाग । सींचने वाला ।  
**पृषत**, ( पुं. ) चिह्नादार हिरन । बून्द ।  
**पृषत्क**, ( पुं. ) बाण । तीर ।  
**पृषदश्व**, ( पुं. ) वायु । हवा ।

पृषदाज्य, ( न. ) दधिमिश्रित घृत ।  
 पृषन्ति, ( पुं. ) बृन्द ।  
 पृषोद्गर, ( त्रि. ) धन्वां वाला ।  
 पृष्ठ, ( न. ) पीठ । स्तोत्र विशेष ।  
 पृष्ठतस्, ( अव्य. ) पीछे पीछे ।  
 पृष्ठदृष्टि, ( पुं. ) भालू । रीछ ।  
 पृष्ठवंश, ( पुं. ) पीठ की हड्डी । मेरुदण्ड ।  
 पृष्ठथ, ( न. ) यज्ञ विशेष । घोड़ा । बैल ।  
 पेषक, ( पुं. ) उल्लू । हाथी की पूँछ का  
 तिरा । पर्यङ्क । जूँ । मेघ ।  
 पेटक, ( पुं. न. ) पेट । सन्दूक । टोकरी ।  
 थैला । ढेर ।  
 पेल, ( क्रि. ) काँपना ।  
 पेल, ( न. ) अङ्ग विशेष । अण्डकोष ।  
 पेलव, ( त्रि. ) कोमल । नरम । सुन्दर ।  
 पेश-स+ल, ( त्रि. ) सुन्दर । दक्ष ।  
 कोमल ।  
 पेशि-शी, ( स्त्री. ) अण्ड । मांसखण्ड ।  
 तलवार की म्यान । नदी विशेष ।  
 राक्षसी विशेष । इन्द्र का वज्र । जूता ।  
 पेष्, ( क्रि. ) सेवा करना । निश्चय करना ।  
 पेषण, ( न. ) पीसना । नीच ।  
 पेपणि, ( स्त्री. ) पीसने की सिल ।  
 पेस, ( क्रि. ) जाना ।  
 पै, ( क्रि. ) सूखना । मुर्झाना ।  
 पैङ्गि, ( पुं. ) यास्क का नाम ।  
 पैङ्गुध, ( पुं. ) कान ।  
 पैठर, ( यु. ) पिठर में उबला हुआ ।  
 पैठीनसि, ( पुं. ) एक धुनि का नाम ।  
 पैण्डिक्य, ( न. ) भिक्षुक । भित्तारी ।  
 पैतृक, ( न. ) दाय । पुरखों का ।  
 पैतृमत्य, ( पुं. ) अनव्याही स्त्री का पुत्र ।  
 किसी नामी ग्रामी का पुत्र ।  
 पैतृष्वसेय, ( पुं. ) बुआ का बेटा ।  
 पैत्तल, ( यु. ) पीतल धातु का ।  
 पैत्र, ( न. ) पिता या पितरों का । पितृतीर्थ ।

पैशाच, ( पुं. ) अष्ट प्रकार के विवाहों में से  
 एक दैत्य विशेष ।  
 पैष्टी, ( स्त्री. ) आँट से निकाली गयी  
 मदिरा । गौड़ी ।  
 पौ, ( पुं. ) पवित्र । स्वच्छ ।  
 पौगण्ड, ( त्रि. ) पाँच और दस वर्ष के  
 बीच की अवस्था का । विकलाङ्ग ।  
 पौगण्ड ।  
 पोट, ( पुं. ) घर की नाँव । संमिश्रण ।  
 पोटा, ( स्त्री. ) मर्दानी अर्थात् मूँछ दाढ़ी  
 वाली स्त्री ।  
 पोटक, ( पुं. ) सेवक । नौकर ।  
 पोटिक, ( पुं. ) एक फोड़ा ।  
 पोटी, ( स्त्री. ) एक बड़ा मगर । गुदा ।  
 पोडुलिका, ( स्त्री. ) पोडली । पारसल ।  
 पोडु, ( पुं. ) खोपड़ी के ऊपर वाली  
 खोपड़ी ।  
 पोत, ( पुं. ) जहाज । किसी जानवर का  
 बच्चा । दस वर्ष की अवस्था का हाथी ।  
 कपड़ा । छोटा पेड़ । घर की नाँव ।  
 पोतवणज, ( पुं. ) जहाज द्वारा व्यापार  
 करने वाला व्यापारी ।  
 पोतवाह, ( पुं. ) मल्लाह । माँझी ।  
 पोतास, ( पुं. ) एक प्रकार का कपूर ।  
 पोत, ( पुं. ) यज्ञ कराने वाले सोलह प्रकार के  
 यज्ञकर्त्तारों में से एक विष्णु का नाम ।  
 पोत्या, ( पुं. ) नावों का वेड़ा ।  
 पोत्रं, ( न. ) घुरघुराहट ( शकर की ) ।  
 नाव । जहाज । बादल की गड़गड़ाहट ।  
 कपड़ा ।  
 पोत्रिन्, ( पुं. ) सूअर ।  
 पोथकी, ( स्त्री. ) आँसू के पलकों पर लाल  
 फुंसियाँ । रोहे ।  
 पोल्, ( पुं. ) ढेर ।  
 पोल्तिका, ( स्त्री. ) गेहूँ के आटा की रोटी ।  
 पोल्तिन्द, ( पुं. ) जहाज का मस्तूला ।  
 पोष, ( पु. ) पालन । वृद्धि । उन्नति ।

**पोषण**, ( न. ) पालना । सेवा ।  
**पोषयित्नु**, ( पुं. ) कोइल ।  
**पोष्यवर्ग**, ( पुं. ) वे कुटुम्बी जिनका पालन पोषण करना कर्त्तव्य है यथा माता, पिता, गुरु, स्त्री, सन्तान, अतिथि आदि ।  
**पौंड्र**, ( पुं. ) एक देश का नाम । उस देश के निवासी । ईक्ष विशेष । भीम के शङ्ख का नाम ।  
**पौंड्रक**, ( पुं. ) एक प्रकार के पौड़े । वर्षसङ्कर विशेष ।  
**पौतवं**, ( न. ) एक प्रकार का माप ।  
**पौत्तिक**, ( न. ) पीले रङ्ग का मधु । शहद ।  
**पौत्र**, ( पुं. ) नाती । पुत्र का पुत्र ।  
**पौनःपुनिक**, ( न. ) बारम्बार । दुहराया गया ।  
**पौनर्भव**, ( पुं. ) दुबारा व्याही हुई को में उत्पन्न । बारह प्रकार के पुत्रों में से एक ।  
**पौर**, ( न. ) नगरसम्बन्धी । नगरवासी ।  
**पौरव**, ( पुं. ) पुरु नामी चन्द्रवंशीय राजा का पुत्र ।  
**पौरस्त्य**, ( त्रि. ) पूर्व । पहला । आगे का ।  
**पौराणिक**, ( पुं. ) पुराणज्ञ । पुराण जानने वाला ।  
**पौरुष**, ( न. ) विक्रम । वीरता । उद्यम ।  
**पौरोगन्द**, ( पुं. ) राजा के रसैधर का अग्रपुत्र ।  
**पौर्णमास**, ( पु. ) पूर्णिमा को किया गया एक प्रकार का यज्ञ ।  
**पौर्विक**, ( गु. ) पहला । पैतृक । पुराना ।  
**पौलस्त्य**, ( पुं. ) रावण आदि ।  
**पौलि**, ( पुं. ) एक प्रकार की रोटी ।  
**पौलोमी**, ( स्त्री. ) शची । इन्द्राणी ।  
**पौष**, ( पु. ) पूस महीना ।  
**प्यै**, ( क्रि. ) बढ़ना ।  
**प्र**, ( अव्य. ) आरम्भ । गति चारों ओर से । प्रथमतः । उत्पत्ति । प्रसिद्धि । व्यवहार ।

**प्रकट**, ( त्रि. ) स्पष्ट । प्रकाश ।  
**प्रकम्पन**, ( पुं. ) हवा । वायु । नरक विशेष । बहुत काँपने वाला ।  
**प्रकर्**, ( पुं. ) समूह । अधिकार ।  
**प्रकरण**, ( न. ) प्रस्ताव । प्रसङ्ग । दृश्य काव्य विशेष । ग्रन्थ-सन्धि ।  
**प्रकर्ष**, ( पुं. ) उत्कर्ष । बढ़ती । बढ़ाई । उत्तमता ।  
**प्रकाण्ड**, ( पुं. ) वृक्ष का वह भाग जो उसकी जड़ से शाखा पर्यन्त होता है । प्रशस्त । अच्छा ।  
**प्रकाश**, ( त्रि. ) बहुत ही । इच्छानुसार । ( अव्य. ) मन की प्रसन्नता प्रकट करना ।  
**प्रकार**, ( पुं. ) सादर्य । भेद ।  
**प्रकाश**, ( पु. ) चमक । उजियाला । विकास ।  
**प्रकाशात्मन्**, ( पुं. ) सूर्य । परमात्मा ।  
**प्रकीर्ण**, ( न. ) बिल्वरा हुआ । चामर । भिन्न भिन्न जातियों का एकत्व ।  
**प्रकृत**, ( त्रि. ) आरब्ध । आरम्भ किया हुआ ।  
**प्रकृति**, ( स्त्री. ) स्वभाव । चिह्न । अज्ञान । मित्र । स्वामी । पुरवासी । दुर्ग । बल । कारीगर । शक्ति । स्त्री । परमात्मा । जीव । छन्द विशेष । माता । धातु ।  
**प्रकृष्ट**, ( त्रि. ) प्रधान । उत्तम ।  
**प्रकोष्ठ**, ( पुं. ) मण्डिबन्ध का अन्त । सहन । कमरा ।  
**प्रक्रम**, ( पुं. ) क्रम । सिलसिला । उपक्रम ।  
**प्रक्रिया**, ( स्त्री. ) रीति । भांति । राजचिह्नों का लेना । उच्च पदवी । किसी ग्रन्थ का अध्याय । जैसे “ उपादि प्रक्रिया ” । अधिकार विशेष । किसी ग्रन्थ का उपोद्घात का अध्याय । शब्द बनाने के नियम ।  
**प्रक्क-क्काण**, ( पुं. ) वीणा का शब्द ।  
**प्रक्ष्वेडन**, ( पुं. ) लोहे का तीर ।  
**प्रखर**, ( त्रि. ) बड़ा पैना । घोड़े का साज । मुर्गा । कुत्ता । खच्चर ।

**प्रगराड**, ( पुं. ) उत्तम कपोल । कोहनी ।  
 दुर्ग की दीवाल ।  
**प्रगल्भ**, ( त्रि. ) प्रतिभाशाली । हाजिर-  
 जवाब । नायिकाविशेष ।  
**प्रगाढ**, ( त्रि. ) बहुत गाढा । मजबूत ।  
**प्रगुण**, ( त्रि. ) दक्ष । सधि स्वभाव का ।  
**प्रगृह्य**, ( न. ) स्मृति । वाक्य । व्याकरण में  
 स्वर सन्धि न होने योग्य पद ।  
**प्रगे**, ( अव्य. ) तड़का । बड़े सवरे ;  
**प्रघण**, ( न. ) बराखडा । लोहे का मूसल ।  
**प्रग्रह**, ( पुं. ) पकड़ । घोड़े आदि की रस्ती ।  
 लगाम । किरण । बन्दी भाट । बाजू ।  
**प्रचराड**, ( त्रि. ) दुरन्त । प्रतापी ।  
**प्रचय**, ( पुं. ) एकीकरण । ढेर । जोड़ ।  
 उन्नति । वृद्धि । एक श्रुति ।  
**प्रचुर**, ( त्रि. ) बहुत ।  
**प्रचेतस**, ( पुं. ) वरुण । मुनि विशेष ।  
**प्रचेत्**, ( पुं. ) सारथी । रथवान् ।  
**प्रचेल**, ( न. ) पीला चन्दन काष्ठ ।  
**प्रचेलक**, ( पुं. ) घोड़ा ।  
**प्रच्छ**, ( क्रि. ) पूँछना ।  
**प्रच्छद्**, ( क्रि. ) ढकना । लपेटना । पर्दा  
 डालना ।  
**प्रच्छन्न**, ( न. ) छिपा हुआ । गुप्त ।  
**प्रच्छर्दिका**, ( स्त्री. ) वमन ।  
**प्रच्छादन**, ( न. ) पिछौरी ।  
**प्रच्छान**, ( न. ) तीता करना ।  
**प्रच्छाय**, ( न. ) घनी छाया । छायादार  
 स्थान ।  
**प्रच्छिल**, ( त्रि. ) शुष्क । जलरहित ।  
**प्रच्यु**, ( क्रि. ) चला जाना । लौट जाना ।  
**प्रजन**, ( पुं. ) उत्पत्ति ।  
**प्रजा**, ( स्त्री. ) रियाया । सन्तान ।  
**प्रजापति**, ( पुं. ) ब्रह्मा । दक्ष आदि । जामाता ।  
 सूर्य । अग्नि । विश्वकर्मा । त्वष्टा ।  
**प्रजावती**, ( स्त्री. ) सन्तानवती स्त्री ।  
 भौजाई ।

**प्रज्ञा**, ( स्त्री. ) बुद्धि । सरस्वती । ( पुं. )  
 पण्डित ।  
**प्रज्ञान**, ( न. ) बुद्धि । चिह्न ।  
**प्रज्ञु**, ( त्रि. ) टेढ़ी जातु वाला ।  
**प्रङ्गीन**, ( न. ) पक्षियों की चाल या उड़ान ।  
**प्रणय**, ( पुं. ) प्रीति । उत्पत्ति । स्नेह ।  
 विश्वास । निर्वाण । शान्ति ।  
**प्रणयिन**, ( पुं. ) प्रेम करने वाला । भर्ता ।  
 नायक ।  
**प्रणव**, ( पुं. ) ओंकार ।  
**प्रणाद**, ( पुं. ) कान की बीमारी ।  
**प्रणाम**, ( पुं. ) झुकना । नवन् । नमस्कार ।  
**प्रणाय्य**, ( त्रि. ) प्रीतिशून्य । शत्रु । साधु ।  
 प्रिय ।  
**प्रणिधान**, ( न. ) प्रयत्न । अभिनिवेश ।  
**प्रणिधि**, ( पुं. ) नर । दूत । अनुचर ।  
 माँगना ।  
**प्रणिपात**, ( पुं. ) झुकना । प्रणाम ।  
**प्रणिहित**, ( त्रि. ) प्राप्त । पाया । स्थापित ।  
**प्रणीत**, ( त्रि. ) फेंका हुआ । बनाया हुआ ।  
 कृत । संस्कारित अग्नि । यज्ञीय पात्र  
 विशेष ।  
**प्रणय**, ( त्रि. ) अधीन ।  
**प्रतति**, ( स्त्री. ) विस्तार । वल्ली । बेल ।  
**प्रतन**, ( पुं. ) पुरानी वस्तु ।  
**प्रतल**, ( न. ) खुली हुई अङ्गुली वाला हाथ ।  
 चाँटा ।  
**प्रताप**, ( पुं. ) ताप । गर्मी । आक का पेड़ ।  
**प्रतारण**, ( न. ) ठगना । धोला देना ।  
**प्रति**, ( अव्य. ) व्याप्ति । लक्षण । भाग ।  
 उलट कर देना । को । ओर । फिर ।  
**प्रतिकर्मन्**, ( न. ) बनावटी टीमटाम ।  
**प्रति-ती+कार**, ( पुं. ) बदला । चिकित्सा ।  
**प्रति-ती+काश-स**, ( त्रि. ) सदृश । चमक ।  
**प्रतिकूल**, ( त्रि. ) विरुद्ध ।  
**प्रतिच्छति**, ( स्त्री. ) प्रतिमा । सादृश्य । प्रति-  
 निधि । फोटो ।

**प्रतिक्षण**, ( अव्य. ) बारम्बार ।  
**प्रतिक्षिप्त**, ( त्रि. ) भेजा हुआ । झिड़का हुआ । बाधित । टूट गया । तिरस्कृत ।  
**प्रतिग्रह**, ( पुं. ) स्वीकार । दान लेना । सेना की पीठ । सूर्य ।  
**प्रतिघातन**, ( न. ) मारना ।  
**प्रतिछन्दस्**, ( न. ) आशय के अनुसार । प्रतिरूप ।  
**प्रतिच्छाया**, ( स्त्री. ) प्रतिमा । सादृश्य । चित्र । प्रतिलिपि । लेख की नकल ।  
**प्रतिज्ञा**, ( स्त्री. ) वचनदान । नियम लेना ।  
**प्रतिज्ञात**, ( त्रि. ) वचनबद्ध । वचन दिया हुआ ।  
**प्रतिदान**, ( न. ) विनिमय । बदला । तुल्य दान । धरोहर सौंपना ।  
**प्रतिध्वनि**, ( पुं. ) गूँज । भोंई ।  
**प्रतिध्वान**, ( पुं. ) गूँज । भोंई ।  
**प्रतिनिधि**, ( पुं. ) प्रतिरूप ।  
**प्रतिपक्ष**, ( पुं. ) विरुद्ध पक्ष वाला ।  
**प्रतिपत्ति**, ( स्त्री. ) धीरज । चतुराई । गौरव । कर्तव्य ज्ञान । परासि ।  
**प्रतिपद्**, ( स्त्री. ) पदना । प्रतिपदा । पाँव पाँव पर । बारम्बार ।  
**प्रतिपन्न**, ( त्रि. ) अवगत । जाना हुआ । माना हुआ । बलवान् ।  
**प्रतिपादन**, ( न. ) दान देना । समझाना । अपने कथन की पुष्टि ।  
**प्रतिबन्ध**, ( पुं. ) अड़चन । रोक ।  
**प्रतिबल**, ( पुं. ) शत्रु । बैरी ।  
**प्रतिभय**, ( त्रि. ) भयानक । डरावना ।  
**प्रतिभा**, ( स्त्री. ) बुद्धि ।  
**प्रतिभू**, ( पुं. ) लग्नक । जामिन ।  
**प्रतिमा**, ( स्त्री. ) मूर्ति ।  
**प्रतिमान**, ( न. ) प्रतिबिम्ब । परछाही ।  
**प्रतिमुक्त**, ( त्रि. ) पहिना गया । छोड़ा हुआ । जकड़ा गया । लगाया गया ।

**प्रतियत्न**, ( पुं. ) इच्छा । उपग्रह । निग्रह । संस्कार । लेना । परिश्रमी ।  
**प्रतियातना**, ( स्त्री. ) प्रतिमा । तसवीर ।  
**प्रतियोगिन्**, ( त्रि. ) विरुद्ध सम्बन्ध वाला ।  
**प्रतिरूप**, ( न. ) प्रतिबिम्ब । परछाही ।  
**प्रतिविरोध**, ( पुं. ) बाधा । रोक । अड़चन ।  
**प्रतिलाम**, ( त्रि. ) उलटा । विपरीत ।  
**प्रतिलोमज**, ( पुं. ) वर्षासङ्कर । दोगला ।  
**प्रतिवचन**, ( न. ) उत्तर । जवाब ।  
**प्रतिवादिन्**, ( पुं. ) विपक्षी । प्रतिवादी ।  
**प्रतिवासी**, ( त्रि. ) पड़ोसी ।  
**प्रतिविधान**, ( न. ) प्रतीकार । उपाय । यत्न ।  
**प्रतिबिम्ब**, ( न. ) परछाही ।  
**प्रतिशासन**, ( न. ) विरुद्ध आज्ञा ।  
**प्रतिश्रय**, ( पुं. ) यत्नशाला । सभा । परासरा ।  
**प्रतिश्रव**, ( पुं. ) स्वीकार । गूँज ।  
**प्रतिश्रुत**, ( स्त्री. ) प्रतिज्ञा ।  
**प्रतिषेध**, ( पुं. ) निषेध ।  
**प्रतिष्टम्भ**, ( पुं. ) रोक । अड़चन ।  
**प्रतिष्ठा**, ( स्त्री. ) क्षिति । पृथिवी । छन्द जिसके प्रत्येक पाद में चार अक्षर हों । प्रतिष्ठा । आश्रय । सदा के लिये स्थिरता करना जैसे मूर्त्तिप्रतिष्ठा ।  
**प्रतिसर**, ( पुं. ) सेना का पिछला भाग । हस्तसूत्र ।  
**प्रतिसर्ग**, ( पुं. ) विरुद्ध रचना । प्रलय ।  
**प्रतिसीरा**, ( स्त्री. ) परदा । कनात ।  
**प्रतिसृष्ट**, ( त्रि. ) तिरस्कृत । भेजा गया ।  
**प्रतिहत**, ( त्रि. ) रोका गया । उलट कर मारा हुआ ।  
**प्रति-ती+हार**, ( पुं. ) उलट कर चोट मारना । द्वार । द्वारपाल । दर्वान ।  
**प्रतीक**, ( पुं. ) अवयव । प्रतिरूप ।



**प्रतीक्षा**, ( स्त्री. ) आवश्यकता । आशा ।  
बाट ।

**प्रतीक्ष्य**, ( त्रि. ) पूज्य । प्रतिष्ठा योग्य ।

**प्रतीचीन**, ( त्रि. ) पश्चिमी ।

**प्रतीच्छक**, ( पुं. ) पाने वाला ।

**प्रतीति**, ( स्त्री. ) विश्वास । ख्याति ।  
आदर । हर्ष ।

**प्रतीत्त**, ( त्रि. ) फेरा हुआ । वापिस किया  
गया ।

**प्रतीन्धक**, ( पुं. ) विदेह देश ।

**प्रतीनाह**, ( पुं. ) भ्रूण । निशान ।

**प्रतीप**, ( त्रि. ) प्रतिकूल । चन्द्रवंशी एक  
राजा ।

**प्रतीपदर्शिनी**, ( स्त्री. ) स्त्री । औरत ।

**प्रतीर**, ( न. ) तट । किनारा ।

**प्रतोद्**, ( पुं. ) चाडक ।

**प्रतोली**, ( स्त्री. ) गली ।

**प्रत्न**, ( त्रि. ) पुराना ।

**प्रत्यक्ष**, ( अव्य. ) आँसू के सामने ।

**प्रत्यग्र**, ( त्रि. ) नया । साफ हुआ ।

**प्रत्यञ्च**, ( त्रि. ) पिछला समय । पश्चिम  
दिशा ।

**प्रत्यन्तपर्वत**, ( पुं. ) बड़े पहाड़ के पास की  
पहाड़ी ।

**प्रत्यग्नियोग**, ( पुं. ) वादी पर अभियोग ।

**प्रत्यभिवाद**, ( पुं. ) आशीर्वाद ।

**प्रत्यय**, ( पुं. ) शपथ । विश्वास । अधीन ।  
शब्द । छिद्र । आधार । निश्चय ।

कारण । व्याकरण का शब्द विशेष ।

**प्रत्ययित**, ( त्रि. ) आस । विश्वासी ।  
लौया ।

**प्रत्यर्थिन्**, ( त्रि. ) शत्रु । प्रतिवादी ।

**प्रत्यर्पण**, ( न. ) प्रतिदान । लौटाना ।

**प्रत्यवसान**, ( न. ) भोजन । खाना ।

**प्रत्यवसित**, ( त्रि. ) मुक्त । खाय हुआ ।

**प्रत्यवस्कन्द**, ( पुं. ) आर्हनी चार प्रकार के  
जवानों में से एक । औषध विशेष ।

**प्रत्यवस्थात्**, ( त्रि. ) शत्रु । प्रतिवादी ।

**प्रत्यवाय**, ( पुं. ) पाप । दोष । अङ्गुली । लोप ।  
हताश ।

**प्रत्याख्यात**, ( त्रि. ) अस्वीकृत । उत्तर  
दिया गया ।

**प्रत्याख्यान**, ( न. ) अस्वीकार । उत्तर दे  
देना ।

**प्रत्यादिष्ट**, ( त्रि. ) निकाला गया । तिरस्कृत ।  
अस्वीकृत ।

**प्रत्यादेश**, ( पुं. ) निकालना । अस्वीकार  
करना ।

**प्रत्यालीढ**, ( न. ) धनुषधारी का पैतरा ।  
चाटा हुआ ।

**प्रत्यासन्न**, ( त्रि. ) अति निकटस्थ ।

**प्रत्याहार**, ( पुं. ) वापिस लेना ।

**प्रत्युत्क्रम**, ( पुं. ) बुद्ध की तयारी । काम  
करना ।

**प्रत्युत्तर**, ( न. ) उत्तर का उत्तर ।

**प्रत्युत्थान**, ( न. ) विरुद्ध खड़े होना ।  
अपवानी । आगत व्यक्ति के सम्मानार्थ  
निज आसन छोड़ कर उठना ।

**प्रत्युत्पन्नमति**, ( त्रि. ) समय पर उचित  
बुद्धि का उत्पन्न होना ।

**प्रत्युद्गमनीय**, ( न. ) उपस्थान के योग्य ।  
पूजा के योग्य ।

**प्रत्यूष**, ( पुं. ) प्रभात । सबेरा । आठ वसुओं  
में से एक ।

**प्रत्यूह**, ( पुं. ) विघ्न । रुकावट ।

**प्रथ**, ( कि. ) प्रसिद्ध होना ।

**प्रथम**, ( त्रि. ) पहिला । प्रधान ।

**प्रथित**, ( त्रि. ) प्रसिद्ध ।

**प्रथिमन्**, ( पुं. ) सुटाई । बड़प्पन ।

**प्रदर**, ( पुं. ) फाड़ना । योनि का रोग  
विशेष ।

**प्रदीप**, ( पुं. ) दीप । दीवा ।

**प्रदीपन**, ( पुं. ) उदरग्न को भड़काने  
वाला ।

प्रदेश, (पुं.) एक देश । दीवाल ।  
 प्रदेश-शि+नी, (स्त्री.) तर्जनी अङ्गुली ।  
 प्रद्युम्न, (पुं.) कामदेव । श्रीकृष्ण के ज्येष्ठ  
 पुत्र का नाम । भगवान् के प्रधान चार  
 व्यूहों में से एक ।  
 प्रद्व, (पुं.) भागना ।  
 प्रधन, (न.) युद्ध । लड़ाई ।  
 प्रधान, (न.) मुख्य । परमात्मा । प्रशस्त ।  
 वज्रौर ।  
 प्रधि, (पुं.) पहिया । घुरा ।  
 प्रपञ्च, (पुं.) संसार । उलटापन । इकट्ठा ।  
 ठगना ।  
 प्रपथ्या, (स्त्री.) हरीतकी । हर्र ।  
 प्रपद्, (न.) पाँव के आगे का भाग ।  
 प्रपन्न, (त्रि.) शरणागत ।  
 प्रपा, (स्त्री.) पौसला । पौसला ।  
 प्रपात, (पुं.) भरना । कूल । किनारा । आश्रय-  
 दान ।  
 प्रपितामह, (पुं.) बाबा का पिता । ब्रह्मा ।  
 प्रपौत्र, (पुं.) पौत्र का पिता । पन्ती ।  
 प्रफुल्ल, (त्रि.) खिलना हुआ ।  
 प्रबन्ध, (पुं.) सद्म । ग्रन्थादि की  
 रचना ।  
 प्रवाल, (न.) नया पत्ता । लाल रङ्ग । मूँगा ।  
 नील का लण्डा ।  
 प्रबोध, (पुं.) अच्छी समझ । ज्ञान ।  
 प्रबोध, (न.) जागना । चेतना । सम-  
 भना ।  
 प्रबोधनी, (स्त्री.) कार्तिक शुक्ल ११ ।  
 जगाने वाली वस्तु ।  
 प्रभञ्जन, (न.) वायु । हवा ।  
 प्रभद्र, (पुं.) नीम का पेड़ ।  
 प्रभव, (पुं.) उत्पादक । बल । जन्म ।  
 प्रभा, (पुं.) चमक । दीप्ति ।  
 प्रभाकर, (पुं.) सूर्य । मीमांसा शास्त्र के  
 रचने वाले ।  
 प्रभात, (न.) सबेरा ।

प्रभाव, (पुं.) राजाश्री का कोष और दख  
 से उत्पन्न तेज । सामर्थ्य ।  
 प्रभास, (पुं.) एक तीर्थ "प्रभासक्षेत्र जिसकी  
 कथा श्रीमद्भागवत में है" ।  
 प्रभिन्न, (पुं.) मस्त हाथी । अन्तर वाला ।  
 प्रभु, (पुं.) विष्णु । पारा । शक्त ।  
 स्वामी ।  
 प्रभूत, (पुं.) प्रचुर । बहुत ऊँचा ।  
 प्रभृति, (अव्य.) तब से ले कर ।  
 प्रमथ, (पुं.) शिव का एक अतुचर । घोड़ा ।  
 (स्त्री.) हर्र ।  
 प्रमथन, (न.) वध । क्लेश देना ।  
 प्रमथाधिप, (पुं.) शिव । प्रमथादि गणों  
 का स्वामी ।  
 प्रमद्वन, (न.) राजा का विलासवन ।  
 प्रमदा, (स्त्री.) सुन्दरी स्त्री ।  
 प्रमनस्, (त्रि.) जिसका मन बहुत खुश  
 होता है ।  
 प्रमा, (स्त्री.) यथार्थ ज्ञान ।  
 प्रमाण, (न.) मर्यादा । शास्त्र । हेतु ।  
 प्रमाता ।  
 प्रमातामह, (पुं.) नाने का पिता ।  
 प्रमाद्, (पुं.) अनवधानता । असावधानी ।  
 लापरवाही ।  
 प्रमापण, (न.) मारना ।  
 प्रमिति, (स्त्री.) प्रमा । यथार्थ ज्ञान ।  
 प्रमीत, (त्रि.) मर गया । यज्ञार्थ मारा हुआ  
 पशु ।  
 प्रमीला, (स्त्री.) तन्द्रा ।  
 प्रमुख, (त्रि.) मान्य । समूह । सुपारी ।  
 अञ्छा । आरम्भ ।  
 प्रमुदित, (त्रि.) प्रसन्न ।  
 प्रमेह, (पुं.) एक प्रकार का रोग ।  
 प्रमोद्, (पुं.) हर्ष ।  
 प्रयत्, (त्रि.) पवित्र । साफ़ । शुद्ध ।  
 प्रयत्न, (पुं.) विशेष चेष्ट । प्रयास ।  
 आदर ।

**प्रयाग**, (पुं.) गङ्गा और यमुना के सङ्गम का प्रसिद्ध तीर्थ । इन्द्र । घोड़ा ।  
**प्रयास**, (पुं.) प्रयत्न ।  
**प्रयुत**, (न.) दस लाख ।  
**प्रयोक्तृ**, (त्रि.) प्रयोग करने वाला । ऋणदाता । लगाने वाला ।  
**प्रयोग**, (पुं.) अनुष्ठान । निदर्शन । मसाल । घोड़ा । कार्य अथवा औषधादि की योजना ।  
**प्रयोजक**, (पुं.) लगाने वाला । प्रेरक ।  
**प्रयोजन**, (न.) हेतु । मतलब । अभिप्राय ।  
**प्रयोज्य**, (त्रि.) लगाने योग्य ।  
**प्ररुद्ध**, (त्रि.) बढ़ा हुआ । उत्पन्न हुआ ।  
**प्रलम्ब**, (पुं.) एक दैत्य ।  
**प्रलम्बघ्न**, (पुं.) प्रलम्ब को मारने वाले बलदेवजी ।  
**प्रलय**, (पुं.) नाश । क्षिपना ।  
**प्रलाप**, (पुं.) अनर्थक वाक्य । बकवाद ।  
**प्रवचन**, (न.) वेदार्थ ज्ञान ।  
**प्रवण**, (पुं.) चौराहा । चौड़ा । नम्र । झुका हुआ । निर्बल ।  
**प्रवयस्**, (त्रि.) बड़ी उम्र वाला । बूढ़ा ।  
**प्रवर**, (पुं.) श्रेष्ठ । अगुरुचन्दन ।  
**प्रवर्ग**, (पुं.) होमाग्नि विशेष ।  
**प्रवर्त्तक**, (त्रि.) काम में लगाने वाला ।  
**प्रवर्त्तना**, (स्त्री.) व्यापार काम में लगाना ।  
**प्रवर्ह**, (त्रि.) श्रेष्ठ । अच्छा ।  
**प्रवह**, (पुं.) वायु विशेष ।  
**प्रवहण**, (न.) डोली । पालकी ।  
**प्रवाद**, (पुं.) गौगा । अफवाह ।  
**प्रवास**, (पुं.) विदेश वास ।  
**प्रवासन**, (त्रि.) विदेश वास । मारना ।  
**प्रवासिन**, (त्रि.) परदेशी ।  
**प्रवाह**, (पुं.) जल की धार । व्यवहार । अच्छा घोड़ा ।

**प्रविदारण**, (न.) युद्ध । लड़ाई ।  
**प्रवीण**, (त्रि.) निपुण । चतुर । वीन का गवैया ।  
**प्रवृत्ति**, (स्त्री.) बात । अवन्ती आदि देश ।  
**प्रवृद्ध**, (त्रि.) बढ़ा हुआ । प्रौढ़ । गाढ़ा ।  
**प्रवेक**, (त्रि.) प्रधान । सर्दार । बड़ा ।  
**प्रवेणि-णी**, (स्त्री.) स्त्रियों के केश का जूड़ा । चित्रित कम्बल । जहाज़ ।  
**प्रवेश**, (पुं.) भीतर जाना ।  
**प्रवेशन**, (न.) प्रधान द्वार । बड़ा द्वार । सिंहद्वार ।  
**प्रव्रजित**, (पुं.) संन्यासी । तिन का शिष्य ।  
**प्रव्रज्या**, (स्त्री.) संन्यास ।  
**प्रव्रज्यावसति**, (पुं.) यति । संन्यासी ।  
**प्रशंसा**, (स्त्री.) लोगों को प्रकट करने वाले वाक्य । प्रशंसा ।  
**प्रशमन**, (न.) वध । मारना । हटाना । ठंडा करना ।  
**प्रशमल**, (त्रि.) प्रशंसा के योग्य । अच्छा । चौड़ा । योग्य ।  
**प्रश्न**, (पुं.) जिज्ञासा । सवाल ।  
**प्रश्न्य**, (पुं.) स्नेह । प्यार ।  
**प्रश्रित**, (त्रि.) विनीत । सीखा हुआ । भला ।  
**प्रष्ट**, (त्रि.) आगे जाने वाला ।  
**प्रष्टवाह**, (पुं.) घोड़ा । बैल ।  
**प्रसङ्ग**, (त्रि.) प्रसङ्ग । जुड़ा हुआ ।  
**प्रसङ्गि**, (स्त्री.) आपत्ति और अनुमति । प्रसङ्ग । लगन ।  
**प्रसङ्ग**, (पुं.) आपत्ति । मेल । मैथुन ।  
**प्रसन्न**, (त्रि.) निर्मल । साफ । सन्तुष्ट ।  
**प्रसत्ति**, (स्त्री.) सफाई । प्रसन्नता ।  
**प्रसभ**, (न.) बलात्कार । हठपूर्वक ।  
**प्रसर**, (पुं.) उत्पत्ति । वेग । समूह । युद्ध । नीवार । पास जाना । फैला हुआ ।  
**प्रसर्पण**, (न.) सेना के लोगों का चरों

- और फैलना । किसी विषय जल आदि का फैलना ।
- प्रसव,** ( पुं. ) गर्भमोचन । उत्पात्ति । फल ।
- प्रसवित्री,** ( स्त्री. ) जननी । माता । जच्चा ।
- प्रसव्य,** ( त्रि. ) विरुद्ध । विपरीत ।
- प्रसह्य,** ( अव्य. ) हठात् । जोरावरी ।
- प्रसह्यचौर,** ( पुं. ) धाड़ा मारने वाला । चोर ।
- प्रसाद,** ( पुं. ) अतुग्रह । सफाई । देवताओं को नैवेद्य लगाया हुआ ।
- प्रसादना,** ( स्त्री. ) सेवा । प्रसन्न करने की खटपट करना ।
- प्रसाधक,** ( त्रि. ) सजाने वाला । पूरा करने वाला ।
- प्रसाधन,** ( न. ) सजावट । वेश । भेस ।
- प्रसाधित,** ( त्रि. ) पूरा किया गया । अल-कृत किया गया ।
- प्रसारण,** ( न. ) फैलाव । विस्तारकरण ।
- प्रसारिन्,** ( त्रि. ) फैलाने वाला ।
- प्रसित,** ( त्रि. ) आसक्त । बुद्धा हुआ ।
- प्रसिति,** ( स्त्री. ) रस्सी ।
- प्रसिद्ध,** ( त्रि. ) ख्यात । भूषित ।
- प्रसू,** ( स्त्री. ) जननी । जच्चा । केला । लता । घोड़ी ।
- प्रसूति,** ( स्त्री. ) पैट । माता । औलाद । सन्तान की उत्पात्ति ।
- प्रसूतिवा,** ( स्त्री. ) जच्चा । सन्तान की माता ।
- प्रसूतिज,** ( न. ) प्रसव काल का दुःख । प्रसव काल का उत्पन्न बालक ।
- प्रसून,** ( न. ) पुष्प । फूल । फल ।
- प्रसृत,** ( पुं. ) आधी अञ्जली ।
- प्रसेवक,** ( पुं. ) तूँबा ( वीणा का ) ।
- प्रस्कन्न,** ( पुं. ) एक ऋषि । गिरा हुआ ।
- प्रस्तर,** ( पुं. ) पाषाण । पत्थर ।
- प्रस्तार,** ( पुं. ) फैलाव । प्रक्रिया । तृणवन ।
- प्रस्ताव,** ( पुं. ) प्रकरण । प्रसङ्ग । मजमून ।
- प्रस्तावना,** ( स्त्री. ) उत्थानिका । आरम्भ का कथन ।
- प्रस्तुत,** ( त्रि. ) प्राप्तिक्रिक । उपस्थित । उद्यत । बहुत स्तुति किया गया ।
- प्रस्थ,** ( पुं. ) एक सेर की तौल । पहाड़ । फैलाव ।
- प्रस्थान,** ( न. ) जयेच्छु की रथयात्रा । यात्रा । जाना । चल देना ।
- प्रस्फोटन,** ( न. ) चोट लगाना । खिलाना । फोड़ना ।
- प्रखण्ड,** ( न. ) भरना । पसीना । टपकना । एक पर्वत का नाम ।
- प्रखाव,** ( पुं. ) मूत्र । पेशाव । बहना ।
- प्रहर,** ( पुं. ) पहर । दिन का आठवाँ हिस्सा ।
- प्रहरण,** ( न. ) चोट लगाना । अछ । सन्दूक ( गाड़ी का ) युद्ध । प्रहार । वशीभूत करना ।
- प्रहसन,** ( न. ) हास्य । एक प्रकार का नाटक ।
- प्रहसन्ती,** ( स्त्री. ) लता । वासन्ती ।
- प्रहर्षिणी,** ( स्त्री. ) हल्दी । बारह अक्षरों के पाद वाला एक छन्द ।
- प्रहस्त,** ( पुं. ) रावण के एक अमात्य एवं सेनापति का नाम ।
- प्रहि,** ( पुं. ) कूप । लौं जिसमें नाज दाबा जाता है ।
- प्रहित,** ( त्रि. ) भेजा हुआ । फेंका हुआ । दाल ।
- प्रहेलिका,** ( स्त्री. ) पहेली । बुझीअल ।
- प्रह्लाद,** ( पुं. ) हिरण्यकशिपु दैत्य का पुत्र एक प्रसिद्ध भगवद्भक्त जिसके लिये भगवान् को नरसिंह अवतार लेना पड़ा ।
- प्रह्व,** ( त्रि. ) नम्र । विनीत ।
- प्रांशु,** ( त्रि. ) ऊँचा । उन्नत ।
- प्राकाम,** ( न. ) आठ सिद्धियों में से एक ।
- प्राकार,** ( पुं. ) प्राचीर । नगरकोट ।

**प्राकृत**, ( त्रि. ) नीच । स्वभावसिद्ध । बिगड़ी हुई बोली जो नाटकों में प्रायः काम में लाई जाती है ।

**प्राकृतप्रलय**, ( पुं. ) प्रकृति का लय जिसमें हो । ब्रह्मा के दिन की समप्ति में होने वाला दैनंदिन प्रलय ।

**प्राक्कन**, ( त्रि. ) पहिले का ।

**प्रागभाव**, ( पुं. ) भविष्यत् काल ।

**प्राग्भार**, ( पुं. ) भारी बोझ । उत्कर्ष । बहुतसा । पर्वत का शिखर ।

**प्राग्रहर**, ( त्रि. ) जो सब से आगे किया जाय ।

**प्राग्रथ**, ( त्रि. ) श्रेष्ठ । नेक । बहुत आगे हुआ ।

**प्राग्वंश**, ( पुं. ) हवनशाला से पूर्व की ओर यजमानादि के रहने का घर ।

**प्राघार**, ( पुं. ) यज्ञादि में अग्नि पर धी का प्रवाह ।

**प्राधुरण**, ( पुं. ) अतिथि । महमान ।

**प्राङ्गण**, ( न. ) आँगन । चबूतरा । हाता । बेड़ा । वाद्ययंत्र विशेष ।

**प्राचू**, ( त्रि. ) पहिला समय और देश । पूर्व दिशा ।

**प्राचीन**, ( त्रि. ) पुराना या पूर्व दिशा का ।

**प्राचीनवर्हिंस**, ( पुं. ) इन्द्र । एक राजा ।

**प्राचीनावीत**, ( न. ) श्राद्ध आदि कर्मों में यज्ञोपवीत का दहिने कन्धे पर पहना ।

**प्राचीर**, ( न. ) दीवार । नगरकोट । प्राकार ।

**प्राचेतस**, ( पुं. ) प्राचीनवर्हिं राजा का पुत्र । वरुणपुत्र ।

**प्राच्य**, ( पुं. ) पूर्व का । शरावती नदी के पूर्व और दक्षिण भाग का देश ।

**प्राजापत्य**, ( पुं. ) आठ प्रकार के विवाहों में से एक प्रकार का विवाह । बारह दिन व्यापी एक व्रत । प्रजापति का चरु आदि ।

**प्राज्ञ**, ( पुं. ) पण्डित । बुद्धिमान् । चतुर ।

**प्राज्य**, ( न. ) बहुत ।

**प्राञ्जल**, ( त्रि. ) स्पष्टवादी । साफ । सच्चा ।

**प्राडचिवेक**, ( पुं. ) मुंसिफ । न्यायकारी ।

**प्राण**, ( पुं. ) शरीर का वायु विशेष । काव्य का जीवनरस । वायु । बल ।

**प्राणनाथ**, ( पुं. ) पति । प्राणों का स्वामी ।

**प्राणमयकोप**, ( पुं. ) कर्भेन्द्रिय सहित पांचो प्राण अर्थात् प्राण, अपान, समान, उदान और व्यान ।

**प्राणायाम**, ( पुं. ) योग की क्रिया विशेष ।

**प्राणाय्य**, ( ग. ) ठीक । योग्य । उपयुक्त ।

**प्राणिद्यूत**, ( न. ) बाजी लगा कर मुर्गा, मेढा आदि को लड़ाना ।

**प्राणिन्**, ( पुं. ) जीव । चेतन ।

**प्राणीत्य**, ( न. ) अर्थ । कर्जा ।

**प्रातःकृत्य**, ( न. ) सवेरे करने योग्य काम । पूजा अनुष्ठानादि ।

**प्रातःसन्ध्या**, ( स्त्री. ) सवेरे करने योग्य सन्ध्या ।

**प्रातरु**, ( अव्य. ) सवेरा । तीन बड़ी दिन चढ़े तक ।

**प्रातराश**, ( पुं. ) सवेरे का भोजन । कलेवा ।

**प्रातिका**, ( स्त्री. ) जवा ।

**प्रातिपदिक**, ( पुं. ) सार्थक शब्द ।

**प्रातिभाव्य**, ( न. ) जामिन होना ।

**प्रातिस्विक**, ( न. ) प्रत्येक पदार्थ का स्वाभाविक धर्म ।

**प्रातिहारिक**, ( त्रि. ) मायाकारक । छलिया ।

**प्राथमिक**, ( त्रि. ) पहला ।

**प्रादुर्भाव**, ( पुं. ) प्रकाश । आविर्भाव ।

**प्रादेश**, ( पुं. ) तर्जनी सहित फैला हुआ अङ्गुठा । एक प्रकार का नाप ।

**प्रादेशन**, ( न. ) दान देना ।

**प्राध्व**, ( पुं. ) रथ । रात्ता । नम्र । बड़ ।

प्रान्त, ( पुं. ) शेष सीमा ।  
 प्रान्तर, ( न. ) दूर गम्य पथ । जङ्गल । वृक्ष  
 की खोड़ । व्यापारहित मार्ग ।  
 प्राप्ति, ( स्त्री. ) वृद्धि । लाभ । दूसरे स्थान पर  
 पहुँचना । मेल । अग्निमा आदि सिद्धियों में  
 से एक ।  
 प्राप्य, ( त्रि. ) गम्य । पाने योग्य ।  
 प्राभृत, ( न. ) उपढौकन द्रव्य । भेट ।  
 प्रामाणिक, ( त्रि. ) ठीक । प्रमाण  
 सहित ।  
 प्रामाण्य, ( पुं. ) प्रमाण का होना ।  
 प्राय, ( पुं. ) मृत्यु । वादुल्य । अनखाये  
 मरना ।  
 प्रायश्चित्त, ( न. ) पाप दूर करने के  
 शास्त्रीय उपाय ।  
 प्रायश्चित्तिन्, ( त्रि. ) प्रायश्चित्त करने  
 योग्य जन ।  
 प्रायस्, ( अग्र्य. ) बहुतायत । तपस्या ।  
 प्रायोपविष्ट, ( त्रि. ) धरना देने वाला ।  
 विना खाये पिये प्राण देने वाला ।  
 प्रायोपवेश, ( पुं. ) देखो प्रायोपविष्ट ।  
 प्रारब्ध, ( न. ) भाग्य । अट्ट । आरम्भ  
 किया हुआ ।  
 प्रार्थना, ( स्त्री. ) माँगना । हिंसा । विनती ।  
 प्रार्थित, ( त्रि. ) माँगा गया । कहा हुआ ।  
 मारा हुआ । विनय ।  
 प्रालम्ब, ( न. ) बहुत लटकने वाला ।  
 प्रालम्ब्य, ( न. ) नाश होने वाला । बर्फ ।  
 प्रावरण, ( न. ) दुपट्टा । पिछौरी । चादरा ।  
 प्रावृष-षा, ( स्त्री. ) वर्षा काल ।  
 प्राश्रिक, ( त्रि. ) कुशलादि प्रश्न पूँछने  
 वाला । सम्य ।  
 प्रास, ( पुं. ) भाला ।  
 प्रासाद, ( पुं. ) महल ।  
 प्राह्ण, ( पुं. ) दिन का पहला पहर । अच्छा  
 या प्रथम दिन ।  
 प्राह्णतराम्, ( अव्य. ) बड़े तड़के ।

प्रिय, ( पुं. ) भर्ता । पति । मालिक । एक  
 हिरन । मनोहर ।  
 प्रियंवद, ( त्रि. ) मधुर बोलने वाला । एक  
 गन्धर्व ।  
 प्रियङ्गु, ( पुं. ) एक वृक्ष । एक बेल । राई ।  
 पापल । कंगुनी ।  
 प्रियतम, ( पुं. ) अतिप्रिय । मयूरशिखा  
 वृक्ष ।  
 प्रियता, ( स्त्री. ) स्नेह । प्रियव्रत ।  
 प्रियदर्शन, ( त्रि. ) सुन्दर ।  
 प्रियव्रत, ( पुं. ) दृढ़नियमी । स्वायंभू मनु  
 का पुत्र । प्रथम राजा जिसने सूर्य के समान  
 रथचक्र घुमाया था ।  
 प्रियाल, ( पुं. ) पीपल का पेड़ ।  
 प्री, ( क्रि. ) तृप्त करना । प्रसन्न करना ।  
 प्रीणन, ( न. ) तर्पण । प्रसन्नता ।  
 प्रीत, ( त्रि. ) हृष्ट । प्रसन्न ।  
 प्रीति, ( स्त्री. ) हर्ष । प्रसन्नता ।  
 प्रु, ( क्रि. ) सरकना ।  
 प्रुद्, ( क्रि. ) मलना ।  
 प्रुष्, ( क्रि. ) सींचना । भरना । प्यार करना ।  
 प्रुष्ट, ( त्रि. ) सड़ा हुआ । जला हुआ ।  
 प्रेक्षा, ( स्त्री. ) भले प्रकार देखना । पर्या-  
 लोचन ।  
 प्रेक्षावत्, ( त्रि. ) सोच विचार कर काम  
 करने वाला ।  
 प्रेखा, ( स्त्री. ) परिभ्रमण । घर विशेष । नृत्य ।  
 प्रेह्लोल, ( त्रि. ) झूलना ।  
 प्रेत, ( पुं. ) नरकस्थ जीव । सूक्ष्म शरीर ।  
 मरा हुआ ।  
 प्रेतकर्मन्, ( न. ) दाह से ले कर सपिण्डी-  
 करण कर्म तक ।  
 प्रेतगृह, ( न. ) श्मशान ।  
 प्रेतनदी, ( स्त्री. ) वैतरणी नदी ।  
 प्रेत्य, ( अव्य. ) लोकान्तर । मर कर ।  
 प्रेमन्, ( न. ) इन्द्र और वायु । प्रेम और ठड्डा ।  
 प्रेथस्, ( त्रि. ) अतिप्रिय ।



प्रेरण, ( न. ) भेजना ।  
 प्रेष, ( क्रि. ) जाना ।  
 प्रे-प्रे + ष, ( पुं. ) भेजना । पीड़ा पहुँचाना ।  
 प्रेष्य, ( त्रि. ) अति प्यारा ।  
 प्रे-प्रे + ष्य, ( पुं. ) दास । टहलुआ । ( त्रि. )  
 भेजने योग्य । ( स्त्री. ) जहा ।  
 प्रोक्षण, ( न. ) चारों ओर जल छिड़कना ।  
 मारना । यज्ञार्थ पशु हनन ।  
 प्रोक्षित, ( त्रि. ) सींचा गया ।  
 प्रोञ्छन, ( यु. ) पोंछना ।  
 प्रोत, ( त्रि. ) गुथा हुआ । सियाँ हुआ ।  
 पिरोया हुआ । जड़ा हुआ । कपड़ा ।  
 प्रोथ, ( पुं. न. ) घोड़े की नाक । कमर ।  
 धोती । गर्म । गर्त । घोड़े का मुख । ( त्रि. )  
 पथिक । रखा हुआ ।  
 प्रोषित, ( त्रि. ) परदेशी ।  
 प्रोषितभर्तृका, ( स्त्री. ) स्त्री जिसका पति  
 विदेश गया हो ।  
 प्रो-प्रौ + ष्टपद, ( पुं. ) भाद्र मास ।  
 प्रौढ, ( त्रि. ) युवा । उद्योगी । निपुण ।  
 नायिका विशेष ।  
 सध्र, ( क्रि. ) खाना ।  
 सक्ष, ( पुं. ) बड़ का वृक्ष । द्वीप विशेष ।  
 सव, ( पुं. ) उछलना । तरना । कूदना ।  
 मेंडक । मेढ़ा । बानर । श्वपच । जल  
 काक । पाकुड़ का पेड़ । कारणडव ।  
 शब्द । वैरी । नागरमोथा । खस ।  
 सवग, ( पुं. ) बन्दर । मेंडक । सूर्य का  
 सारथी । पक्षी विशेष ।  
 सवङ्ग, ( पुं. ) बन्दर । हिरन । वृक्ष विशेष ।  
 सवङ्गम, ( पुं. ) बन्दर । मेंडक ।  
 स्रावन, ( न. ) स्नान । बहाव । तूफान ।  
 स्रावित, ( त्रि. ) डूबा हुआ । बहा हुआ ।  
 आर्द्र ।  
 सि-स्त्री, ( क्रि. ) जाना ।  
 स्त्रीह, ( पुं. ) तिल्ली का रोग । लर्के ।  
 फीहा ।

प्लु, ( क्रि. ) फरकना । उछल कर जाना ।  
 प्लुत, ( न. ) झपट कर जाना । घोड़े की  
 चाल । हस्व से तिरुने समय में जाने  
 वाला अक्षर ।  
 प्लुष, ( क्रि. ) जलाना ।  
 प्लुष्ट, ( त्रि. ) जला हुआ ।  
 प्लोष, ( पुं. ) जलन । जलाना ।  
 प्लोत, ( पु. ) पट्टी । कपड़ा ।  
 प्ला, ( क्रि. ) खाना ।  
 प्ला, ( सं. ) भोजन । भूल ।  
 प्लात, ( त्रि. ) खाया हुआ ।  
 प्लुर, ( यु. ) प्यारा । सुन्दर । साकार ।  
 आकार युक्त ।

फ

फ, ( न. ) रूखा । फूल । फूत्कार । फूँक ।  
 भ्रूभा वात । जमुहाई । साफल्य ।  
 रहस्यमय अनुष्ठान । व्यर्थ की बकवाद ।  
 गर्मी । उन्नति ।  
 फक्क, ( क्रि. ) भूल करना । धीरे धीरे जाना ।  
 पहले ही से ( विना समझे बूझे ) कोई  
 मत स्थिर कर लेना ।  
 फुक्क, ( पुं. ) खज्ज । पङ्क ।  
 फक्किका, ( स्त्री. ) निर्धन के लिये पूर्व पक्ष ।  
 छल । डाह । कौमुदी की क्लिष्ट पंक्तियाँ ।  
 “ कठिनदीक्षितकौमुदिफक्किका,  
 दहति छात्रवधूहृदयं सदा ।  
 सुभगरूपधरे सखि कौमुदि,  
 त्वत्समा न हि वैरिणि मामपि ॥ ”  
 फट, ( अव्य. ) योग । विनाश । विध्वंस ।  
 तंत्र में प्रायः इस शब्द का प्रयोग  
 होता है । यथा “ अस्त्राय फट ” ।  
 फट, ( पुं. ) साँप का फन ।  
 फडिङ्गा, ( स्त्री. ) टीढ़ी ।  
 फण, ( क्रि. ) जाना । अपने आप उपजना ।  
 फण, ( पुं. ) साँप का फन ।  
 फण-न+धर, ( पुं. ) साँप । शिव ।

फणिन्, ( पुं. ) साँप ।  
 फणेश्वर, ( पुं. ) अनन्त । शेष । सर्पराज ।  
 फणिज्झक, ( पुं. ) लता विशेष ।  
 फण्ड, ( पुं. ) पेट । उदर ।  
 फत्कारिन्, ( पुं. ) पक्षी विशेष ।  
 फर, ( न. ) दाल ।  
 फरुबक, ( न. ) बिलहरा । गिलौरीदान ।  
 फर्करायते, ( क्रि. ) फड़फड़ाना । हथर  
 उधर घूमना । चमकना ।  
 फर्करीक, ( पुं. ) खुला या फैला हुआ हाथ ।  
 झोंटी डाली या कल्ला । कोमलता ।  
 फल, ( क्रि. ) फल का उपजना । फाड़ना ।  
 तोड़ना ।  
 फल, ( न. ) लाभ । वृक्ष का फल । दाल का  
 कार्य । अभिप्राय । प्रयोजन । जायफल ।  
 त्रिफला । तीर का अगला भाग । दान ।  
 फलद, ( पुं. ) वृक्षमात्र । फलदाता ।  
 फलश्रेष्ठ, ( पुं. ) आम का पेड़ । अच्छे  
 फल वाला ।  
 फलिन्, ( त्रि. ) फल वाला ।  
 फलेग्रहि, ( पुं. ) ठीक समय । फलने  
 वाला पेड़ ।  
 फलोदय, ( पुं. ) लाभ । स्वर्ग । हर्ष ।  
 फल्गु, ( त्रि. ) स्थ । मनोहर । व्यर्थ । गया  
 में एक नदी ।  
 फल्गुत्सव, ( पुं. ) होली का त्योहार ।  
 फलय, ( न. ) फल लाने वाला । फूल ।  
 फट, ( पुं. ) खुलाने का शब्द ।  
 फाटकी, ( स्त्री. ) फिटकरी ।  
 फाणि, ( पुं. ) करम्भ । हलवा । लप्सी ।  
 दही और सचू । सीरा ।  
 फाणित, ( न. ) कच्ची खाण्ड ।  
 फाण्ट, ( न. ) अनायास बनाया गया ।  
 वैद्यक के अनुसार फाँट औषध बनती है,  
 वह फेंटकर ( थाली डाल कर चीजें  
 मिला कर घँसवा ) बनाई जाती है ।  
 फारण्ड, ( न. ) पेट । उदर ।

फाल, ( न. ) हल की नोक । सीमन्त भाग ।  
 सिर पर की माँग । भाल । बलराम का  
 नाम । शिव ।  
 फालखेला, ( स्त्री. ) पक्षी विशेष ।  
 फाल्गुन, ( पुं. ) हिन्दू वर्ष का बारहवाँ मास ।  
 अर्जुन का नाम । वृक्ष विशेष ।  
 फाल्गुनी, ( स्त्री. ) नक्षत्र विशेष । फागुन  
 की पूर्णिमा ।  
 फि, ( पुं. ) दृष्टजन । गप्प । क्रोध ।  
 फिङ्गक, ( पुं. ) काँटेदार पूँछ वाला पक्षी  
 विशेष ।  
 फिन्ड, ( पुं. ) योरुप । फिरकियों का देश ।  
 गर्मा । आतशक ।  
 फु, ( पुं. ) मंचोच्चारपूर्वक फूँकना ।  
 फुक, ( पुं. ) पक्षी विशेष ।  
 फुट, ( त्रि. ) निर्दीर्घ । फटा हुआ । साँप का  
 फन ।  
 फुफ्फुस, ( पुं. ) फेफड़ा ।  
 फुल, ( क्रि. ) खिलना ।  
 फुल्ल, ( त्रि. ) खिला हुआ । पुष्प । फल ।  
 फुल्लरीक, ( पुं. ) निलत । जगह । सर्प ।  
 फेटकार, ( पुं. ) चीख ।  
 फेणन, ( पुं. ) फेन । भाग । धूक । बर्फ ।  
 फेर, } ( पुं. ) शृगाल । गीदड़ ।  
 फेरण्ड, }  
 फेरव, ( पुं. ) शृगाल । गीदड़ । राक्षस ।  
 धूर्त ।  
 फेरु, ( पुं. ) शृगाल ।  
 फेल, ( क्रि. ) जाना ।  
 फेल-ला, ( न. स्त्री. ) उच्छिष्ट । जूटा ।

**ब**

ब, ( पुं. ) बुद्धा । बोना । वरुण । घड़ा ।  
 योनि । समुद्र । जल । गमन । तन्तु-  
 सन्तान । सूचन ।  
 बह, ( क्रि. ) बढ़ना । उगना । दृढ़ करना ।  
 बंहिष्ठ, ( त्रि. ) बहुत ही ।

बंहीयस्, ( त्रि. ) अतिशय । बहुत ही ।  
 बकुर, ( त्रि. ) भयानक । विजली ।  
 बकुल, ( पुं. ) वृक्ष विशेष । मौलसिरी ।  
 बकेरुका, ( स्त्री. ) छोटी जाति का सास्स ।  
 हवा के भोके से झुकी वृक्ष की डाली ।  
 बकोट, ( पुं. ) हंस । सारस ।  
 बटु, ( पुं. ) बालक । ब्रोकरा ।  
 बडवा, ( स्त्री. ) धोड़ी । अश्विनी । दासी ।  
 गोली ।  
 बडवाग्नि, ( पुं. ) समुद्री आग ।  
 बडवासुत, ( पुं. ) अश्विनीकुमार । धोड़ी  
 का बच्चा । बछेड़ा ।  
 बडि-लि+श, ( न. ) मछली का काँटा ।  
 बरग, ( क्रि. ) शब्द करना ।  
 बरिगूपथ, ( पुं. ) हाट । मयडी ।  
 बरिगभाव, ( पुं. ) व्यापार ।  
 बरिगज, ( पुं. ) व्यापार ।  
 बत, ( अव्य. ) दुःख । शोक । दया । हर्ष ।  
 सन्तोष ।  
 बद्, ( क्रि. ) बोलना ।  
 ब-व+दरी, ( स्त्री. ) } बेर का पेड़ । कपास ।  
 ब-व+दर, ( न. ) }  
 ब-व+दरिकाश्रम, ( पुं. न. ) बेर के पास  
 वाला एक आश्रम । हिमालय पर्वत  
 तीर्थ विशेष । श्रीबद्रीनाथ । उत्तर हिमा  
 का प्रधान तीर्थ ।  
 बद्धमुष्टि, ( त्रि. ) कृपण । कम्बु । तङ्ग-  
 खर्च ।  
 बद्धशिख, ( पुं. ) शिशु । बँधी चोटी वाला ।  
 बध, ( क्रि. ) मारना । हनन करना ।  
 बधिर, ( त्रि. ) बहरा ।  
 बधू, ( स्त्री. ) नारी । बहू । औरत ।  
 बधूटी, ( स्त्री. ) अल्पवयस्का स्त्री ।  
 बध्य, ( त्रि. ) मारने योग्य ।  
 बध्यभूमि, ( स्त्री. ) मारने का स्थान । फाँसी  
 लटकने का या हिंसा का स्थान ।  
 बध्र, ( न. ) सीसा । चमड़े की रस्ती ।

बन्, ( क्रि. ) माँगना ।  
 बन्धू, ( क्रि. ) बाँधना ।  
 बन्ध, ( पुं. ) रोक । शरीर । आधि ।  
 बन्धक, ( पुं. ) विनिमय । गिरवी रखी हुई  
 वस्तु । व्यभिचारिणी स्त्री ।  
 बन्धन, ( न. ) बाँधना । मारना । रस्ती ।  
 बन्धनस्तम्भ, ( पुं. ) कौला । खूँटा ।  
 बन्धनवेश्मन्, ( न. ) जेलखाना ।  
 बन्धु, ( पुं. ) मित्र । भाई । इष्ट । मामा का  
 पुत्र आदि । एक वृक्ष विशेष ।  
 बन्धुता, ( स्त्री. ) भाईचारा । मित्रता ।  
 बन्धुर, ( न. ) मुकुट । स्त्रीचक्र । तिलों  
 का चूरा । बहिरा । डोरा । हुँस । बगला ।  
 मनोहर । नम्र । ऊँचा नीचा । ( स्त्री. )  
 वेश्या । सत्तू ।  
 बन्ध्य, ( पुं. ) विफल । बेफल । पुत्ररहित  
 स्त्री । बाँध ।  
 बभ्र, ( क्रि. ) जाना ।  
 बभ्रवी, ( स्त्री. ) दुर्गा का नाम ।  
 बभ्र, ( त्रि. ) ललोहा भूरा । ( पुं. ) गज्जा ।  
 अग्नि । एक यादव का नाम । शिव ।  
 विष्णु । चातक पक्षी । महतर । भङ्गी ।  
 एक देश का नाम । पीला रंग । पीले  
 रंग वाला ।  
 बभ्रुधानु, ( पुं. ) सोना । धनूरा । गेरू ।  
 लाल मिट्टी ।  
 बभ्रुवाहन, ( पुं. ) अर्जुनपुत्र, जो चित्राङ्गदा  
 से हुआ था ।  
 बम्बू, ( क्रि. ) जाना ।  
 बम्भर, ( पुं. ) मधुमक्खी ।  
 बम्भराली, ( स्त्री. ) मक्खी ।  
 बर, ( न. पुं. स्त्री. ) कुङ्कुम । अदरक ।  
 जामाता । धूर्त । यार । गुहूची । त्रिफला ।  
 मेदा । ब्राह्मी । हल्दी ।  
 बरट, ( पुं. ) अन्न विशेष ।  
 बर्बू, ( क्रि. ) जाना ।

**बर्बट**, ( पुं. ) राजमाष ।  
**बर्बटी**, ( स्त्री. ) राजमाष । वेश्या ।  
**बर्बणा**, ( स्त्री. ) नीले रङ्ग की मक्खी ।  
**बर्बर**, ( पुं. ) जङ्गली । नीच । मूर्ख ।  
**बर्बुर**, ( पुं. ) बबूर का पेड़ ।  
**बर्स**, ( पुं. ) गाँठ । बिन्दु । सिरा ।  
**बर्ह**, ( क्रि. ) बोलना । देना । टकना । थोटिल करना । मारना । नाश करना । विखाना ।  
**बर्ह**, ( न. ) मोर की पूँछ । किसी पक्षी की पूँछ । पत्र । भीड़ ।  
**बर्हण**, ( न. ) पत्र । पत्ता ।  
**बर्हि**, ( पुं. ) अग्नि । कुश ।  
**बर्हिण**, ( पुं. ) मोर ।  
**बल्**, ( क्रि. ) जीना । नाज एकत्र करना । देना । चोटिल करना । मारना । बोलना । देखना । चिह्न करना । निरूपण करना । पालना ।  
**बल**, ( न. ) सेना । सामर्थ्य । मुट्ठी । मन्ध-रस । वीर्य । रूप । शरीर । पत्र । लाल । बल वाला । काक । बलदेव । वरुणवृक्ष । दैत्य विशेष ।  
**बलक्ष**, ( पुं. ) बलक्षयकारी । सफेद रङ्ग ।  
**बलद**, ( पुं. ) बलदात । अग्नि विशेष ।  
**बलदेव**, ( पुं. ) बलराम । श्रीकृष्ण का बड़ा भाई ।  
**बलभद्र**, ( पुं. ) बलदेव । गवय । ( बलभद्र ) ।  
**बलराम**, ( पुं. ) रोहिणीनन्दन । बलदेव ।  
**बलवत्**, ( अव्य. ) अतिशय । बहुत बल वाला । ताकतदार । दृढ़ । मजबूत ।  
**बलविन्यास**, ( पुं. ) सेना की रचना विशेष । व्यूह ।  
**बलशालिन्**, ( त्रि. ) बल वाला ।  
**बलसूदन**, ( पुं. ) इन्द्र । बल दैत्य को मारने वाला ।  
**बला**, ( स्त्री. ) बल वाली । अस्त्रविद्या विशेष जो विश्वामित्र ने राम को दी थी ।

**बलाका**, ( स्त्री. ) बक भेद । प्रणयिनी ।  
**बलाट**, ( पुं. ) मूँग ।  
**बलात्**, ( अव्य. ) अचानक । जबरदस्ती ।  
**बलात्कार**, ( पुं. ) जबरदस्ती करना ।  
**बलानुज**, ( पुं. ) श्रीकृष्ण । बलराम का छोटा भाई ।  
**बलाय**, ( पुं. ) बल का स्थान । वरुण वृक्ष ।  
**बलाराति**, ( पुं. ) इन्द्र ।  
**बलासक**, ( पुं. ) आँसू की सफेदी में पीला चिट्ठा । रोग विशेष ।  
**बलाह**, ( न. ) पानी ।  
**बलाहक**, ( पुं. ) बादल । पर्वत । प्रलय के सात बादलों में से एक । विष्णु के चार भाइयों में से एक ।  
**बलि**, ( पुं. ) पूजा की भेंट । कर । उपद्रव । चामरदण्ड । चोरी । भूतयज्ञ । दैत्य का नाम । सकुड़न । छप्पर की बाढ़ ।  
**बलिध्वंसिन्**, ( पुं. ) विष्णु का वामन अवतार ।  
**बलिन्**, ( त्रि. ) बलि वाला । बुढ़ापे के कारण ढीले चमड़े वाला ।  
**बलिपुष्ट**, ( पुं. ) काक । काक-बलि खा कर पुष्ट ।  
**बलिभुज**, ( पुं. ) काक । कौआ । काकबलि का भोक्ता ।  
**बलि-ली+मुख**, ( पुं. ) बन्दर ।  
**बलिष्ठ**, ( त्रि. ) बहुत बल वाला । ऊँट ।  
**बलिसन्न**, ( न. ) पाताल ।  
**बलीक**, ( पुं. ) छप्पर की बाढ़ ।  
**बलीन**, ( पुं. ) बिच्छू ।  
**बलीयस्**, ( त्रि. ) बहुत बल वाला ।  
**बलीवर्ह**, ( पुं. ) बैल ।  
**बल्य**, ( न. ) प्रधान धातु । शुक्र । लता विशेष ।  
**बल्वज-जा**, ( पुं. स्त्री. ) एक प्रकार की मोटी घास ।

बालिहका, (पुं.) एक देश का नाम ।  
 बच, (पुं.) कर्ण । दिन का प्रथम विभाग  
 (ज्योतिष के अनुसार) ।  
 बष्कय, (न.) पूरी उम्र का (यथा  
 बछड़ा) ।  
 बस्त, (पुं.) बकरा ।  
 बहुल, (न.) बहुत । बड़ा । दृढ़ । घना ।  
 कड़ा । (पुं.) पौड़ा । (स्त्री.) बड़ी  
 इलायर्चा ।  
 बहिस्, बाहिर । बाहिरी । पृथक् ।  
 बहिष्कार, (पुं.) निकास । त्याग । जाति-  
 च्युत करना ।  
 बहु, (त्रि.) विपुल । बहुत । (यह बहु भी  
 होता है) ।  
 बहुत्वच्, (पुं.) भोजपत्र का पेड़ ।  
 बहुप्रज, (त्रि.) शक्र । मूकज ।  
 बहुमञ्जरी, (स्त्री.) तुलसी का वृक्ष ।  
 बहुमल, (पुं.) सीसा ।  
 बहुरूप, (पुं.) धुना । विष्णु । हिरण्यगर्भ ।  
 शिव । कामदेव ।  
 बहुल, (त्रि.) अनेक संख्या वाला ।  
 प्रचुर ।  
 बहुव्रीहि, (त्रि.) बहुत से धान वाला ।  
 व्याकरण का एक समास भेद ।  
 बहुशस्, (अव्य.) अनेक बार । कई बार ।  
 बहुशल्य, (पुं.) लाल कन्धे का पेड़ ।  
 अनेक कीलों वाला ।  
 बहुसृति, (स्त्री.) बहुत सन्तान वाला ।  
 बहुच, (पुं.) ऋग्वेद । सूक्त ।  
 बांडव, (न.) बहुत थोड़े । ब्राह्मण । और्व ।  
 समुद्र का अग्नि ।  
 बांडवेय, (पुं.) अश्विनीकुमार ।  
 बांडव्य, (न.) विप्र समुदाय ।  
 बांडीर, (पुं.) नौकर । कुली ।  
 बाढ, (न.) दृढ़ । बहुत । उच्च । अवश्य ।  
 हाँ । बहुत अच्छा ।

बाण, (पुं.) तीर । गौ का धन । विरोचन  
 पुत्र । कवि विशेष । बाण का पर ।  
 बाणि-णी, (स्त्री.) कपड़े बुनने की क्रिया ।  
 वाक्य । बोली । सरस्वती ।  
 बादरायण, (पुं.) वेदव्यास । बेर के वन-  
 निवासी ।  
 बादेरायणि, (पुं.) व्यासपुत्र । शुक्रदेव ।  
 बाध्, (क्रि.) रोकना । कष्ट उठाना ।  
 बाध्, (पुं.) रोक । दर्द । उपद्रव ।  
 बाधक, (त्रि.) रोकने वाला । स्त्रियों के ऋतु  
 को रोकने वाला एक रोग विशेष ।  
 बाधिर्य, (न.) बहिरापन ।  
 बान्धकिनेय, (पुं. स्त्री.) कुलटा स्त्री की  
 सन्तान ।  
 बान्धव, (पुं.) सम्बन्धी । कुटुम्बी । विशेष  
 कर पिता और मन्त्र के सम्बन्ध वाले ।  
 बाभ्रवी, (स्त्री.) इना देवी का नाम ।  
 बाभ्रुक, (पुं.) भूषा । चित्ता ।  
 बार्पटीर, (पुं.) टीन । अङ्गुर । वेश्यापुत्र ।  
 आम फल की गुठली ।  
 बार्हिद्रथ, (पुं.) जरासन्ध का नाम ।  
 बार्हिस्पत, (पुं.) बृहस्पति का शिष्य ।  
 बार्हिण, (पुं.) मोर का ।  
 बाल, (पुं. न.) छोटा । नया । अज्ञ । हाथी  
 व घोड़े की पूँछ । नारियल । पाँच वर्ष का  
 हाथी ।  
 बालक, (पुं. न.) गन्धवाला द्रव्य । बच्चा ।  
 १६ वर्ष के नीचे की उम्र वाला लड़का ।  
 कड़ा ।  
 बाल-लि+खिल्य, (पुं.) मुनिविशेष बाल-  
 खिल्य और बालखिल्य एक ही हैं । इनका  
 रूप अँगूठे के सिरे के बराबर और संख्या  
 साठ हजार है । सूर्यनारायण के समुल्लुँह  
 किये सूर्य की स्तुति करते हुए ये पीछे की  
 ओर चलते हैं ।  
 बालग्रह, (पुं) बच्चों को कष्ट देने वाले ग्रह ।  
 वैद्य-शास्त्र में इनके अनेक भेद हैं ।

- बालधि,** ( पुं. ) बालों वाली पूँछ ।  
**बालभोज्य,** ( पुं. ) बालकों के खाने योग्य ।  
 चना । बालभोग । विनियोग । जलपान ।  
**बालव्यजन,** ( न. ) चामर । चँवर । छोटा पंखा ।  
**बालहस्त,** ( पुं. ) पशुओं की पूँछ ।  
**बाला,** ( स्त्री. ) नारियल । हल्दी । घृतकुम्भारी ।  
 बालझड़ । पोड़शी स्त्री युवती । सोलह वर्ष की कन्या ।  
**बालि,** ( पुं. ) इन्द्रपुत्र । बानरराज ।  
**बालिश,** ( त्रि. ) मूर्ख । बच्चा । तकिया ।  
**बालिहन्,** ( पुं. ) श्रीरामचन्द्र ।  
**बाली,** ( स्त्री. ) कान में पहने का एक गहना ।  
**बालुका,** ( स्त्री. ) रेत । रेणुका ।  
**बालुकी,** ( स्त्री. ) एक प्रकार की ककड़ी ।  
**बालुक,** ( पुं. ) विष विशेष ।  
**बालेय,** ( पुं. ) एक दैत्य । बालि की सम्पत्ति ।  
 गधा । नरम ।  
**बालेष्ट,** ( पुं. ) दर । बेर । बालकों का प्रिय ।  
**बाल्य,** ( न. ) लड़कपन । १६ वर्ष तक की उम्र । मूर्खता ।  
**बाल्हीक,** ( पुं. ) एक देश । एक राजा का नाम । केंसर । हींग ।  
**बाषप-रूप,** ( पुं. ) भाफ । आँसू । गर्मी ।  
**बाह,** ( पुं. ) बाँह । घोड़ा ।  
**बाहा,** ( स्त्री. ) बाहु ।  
**बाहीक,** ( पुं. ) बाहिरी ( १ : ) पञ्जाबी । बैल ।  
**बाहु,** ( पुं. ) भुजा ।  
**बाहुज,** ( पुं. ) क्षत्रिय ।  
**बाहुत्र,** ( पुं. न. ) अस्त्र की चोट बचाने के लिये बाहु में बाँधा हुआ चमड़ा या लोहा ।  
**बाहुमूल,** ( न. ) काँल । बगल । घुड़दा ।  
**बाहुयुद्ध,** ( न. ) मक्षयुद्ध ।
- बाहुल,** ( पुं. ) वहि । आग । कार्तिक मास । कृत्तिका का स्वामी ।  
**बाह्य,** ( त्रि. ) बाहिरी ।  
**बाहुलेय,** ( पुं. ) कार्तिकेय । महादेव का बड़ा पुत्र ।  
**बिद्,** ( क्रि. ) चिन्तना । शपथ खाना । शाप देना ।  
**बिटक,** ( पुं. ) फोड़ा ।  
**बिठ,** ( न. ) आकाश ।  
**बिड,** ( न. ) एक प्रकार का नमक ।  
**बिडाल,** ( पुं. ) आँस की पुतली । ( १ )  
**बिडाली,** ( पुं. )  
**बिडालक,** ( पुं. ) बिल्ला ।  
**बिडोजस,** ( पुं. ) इन्द्र का नाम ।  
**बिद्,** ( क्रि. ) अलग करना । चीरना ।  
**बिन्दवि,** ( पुं. ) बून्द ।  
**बिन्दु,** ( पुं. ) बून्द ।  
**बिब्बोक,** ( पुं. ) क्रोध । भावभङ्गी ।  
**बिभित्सा,** ( स्त्री. ) भीतर घुसने या छेद करने की इच्छा ।  
**बिभीषक,** ( शु. ) डरावना । भयदायी ।  
**बिभीषण,** ( पुं. ) रावण का छोटा भाई ।  
**बिभीषिका,** ( स्त्री. ) भय । डरावना । डराने वाली वस्तु ।  
**बिभ्रधु,** ( शु. ) नाशकारा ।  
**बिम्ब,** ( न. ) सूर्य की गोलाई । मूर्ति । छाया । दर्पण । घड़ा ।  
**बिल्,** ( क्रि. ) फाड़ना । अलग करना ।  
**बिल्म,** ( न. ) शिरस्त्राण । पगड़ी ।  
**बिल्ल,** ( न. ) गदा । आलबाल । हींग का पौधा ।  
**बिल्व,** ( पुं. ) बेल का वृक्ष ।  
**बिस्,** ( क्रि. ) जाना । उसकाना । फेंकना । उगना । चीरना ।  
**बिस्त,** ( पुं. ) सुवर्ण की तौल विशेष ।  
**बिटहण,** ( पुं. ) कवि विशेष । जिसने विक्र-माङ्गदेवचरित की रचना की ।



बीज, ( न. ) बीजा । कीट । उद्गम स्थान ।  
 वीर्य । गणित विशेष । मंत्र के विशेष अक्षर ।  
 सत्य । वृक्ष विशेष ।  
 बीभत्स, ( त्रि. ) घृणित । पापी । निष्ठुर ।  
 रस विशेष ।  
 बीरिट, ( पुं. ) वायु । भीड़ ।  
 बुक्क, ( क्रि. ) भूलना । बात करना ।  
 बोलना ।  
 बुक्क, ( न. ) हृदयपिण्ड । हृदय ।  
 बुद्, ( क्रि. ) चोटिल करना । मार डालना ।  
 बुद्ध, ( क्रि. ) छिपाना । टकना ।  
 बुद्, ( क्रि. ) पहचानना । जानना ।  
 बुद्ध, ( त्रि. ) ज्ञान । जाना हुआ । जागा  
 हुआ । ( पुं. ) भगवान् का नवाँ  
 अवतार ।  
 बुद्धि, ( स्त्री. ) ज्ञानशक्ति ।  
 बुद्बुद्, ( न. ) बुलबुला । बलबूला ।  
 बुध, ( क्रि. ) जानना । समझना । विचारना ।  
 बुध, ( पुं. ) पण्डित । वार का नाम । देव  
 विशेष । चतुर । दक्ष । समझदार ।  
 बुधरत्न, ( न. ) पद्मा ।  
 बुधाष्टमी, ( स्त्री. ) बुधवार सहित अष्टमी ।  
 बुधित, ( त्रि. ) ज्ञाता । जाना हुआ ।  
 बुध, ( न. ) वृ-मूल । शिव । शरीर ।  
 बुभुक्षा, ( स्त्री. ) भूख । भुधा ।  
 बुभुक्षित, ( त्रि. ) भूखा ।  
 बुभुक्सा, ( स्त्री. ) जानने की इच्छा । हैरानी ।  
 अद्भुत ।  
 बुल, ( क्रि. ) झुबना । डुबना ।  
 बुलि, ( स्त्री. ) डर । भय ।  
 बुल्व, ( शु. ) बांका । तिरछा ।  
 बुस्, ( क्रि. ) छोड़ना । निकालना । बाँटना ।  
 बुस, ( न. ) भूँसी । सूखा गोबर । धन ।  
 खटा गाढ़ा दही । पानी ।  
 बुस्त, ( क्रि. ) मान करना । प्रतिष्ठा  
 करना ।  
 बुस्त, ( न. ) छिलका । भुजा हुआ मांस ।

बुंह, ( क्रि. ) उगना ।  
 बृह, ( क्रि. ) बढ़ना । उगना ।  
 बृहत्, ( शु. ) बड़ा ।  
 बृहस्पति, ( पुं. ) देवगुरु । वार का नाम ।  
 बेकनाट, ( पुं. ) सूदखोर ।  
 बेड़ा, ( सं. ) नाव ।  
 बेह, ( क्रि. ) प्रयत्न करना ।  
 बैडालव्रत, ( सं. ) दम्भ । ढोंग ।  
 बोध, ( पुं. ) ज्ञान ।  
 बोधकर, ( पुं. ) भाट । जताने वाला ।  
 बोधन, ( न. ) विज्ञापन । जागरण ।  
 बोधनी, ( स्त्री. ) पीपल । देवास्थान एका-  
 दर्शी । कार्तिक शुक्ल एकादशी ।  
 बोधि, ( पुं. ) पीपल का पेड़ । जानने  
 वाला ।  
 बौद्ध, ( न. ) बुद्ध के अनुयायी । उनके  
 शास्त्र ।  
 बोधायन, ( पुं. ) एक प्राचीन लेखक ।  
 व्युष्, ( क्रि. ) छोड़ना । उदा करना ।  
 व्रण, ( क्रि. ) शब्द करना । बोलना ।  
 व्रतानि, ( स्त्री. ) लता । बहुत फैलाव ।  
 व्रध, ( पुं. ) सूर्य । आरु का पौधा । शिव ।  
 पेड़ की जड़ । घोड़ा । तीर की नोक ।  
 ब्रह्मन्, ( सं. ) परमात्मा । प्रशंसा का गीत ।  
 धर्मग्रन्थ । वेद । ओंकार । ब्राह्मण ।  
 ब्राह्मी शक्ति । धन । भोजन । सत्य ।  
 ब्रह्मकूर्च, ( न. ) व्रत विशेष ।  
 ब्रह्मचर्य, ( न. ) द्विजाति के लिये प्रथम  
 आश्रम । मैथुनराहित्य । इन्द्रियनिग्रह ।  
 ब्रह्मचारिन्, ( पुं. ) ब्रह्मचारी । जितेन्द्रिय ।  
 ब्रह्मज्ञ, ( न. ) परमात्मा का ज्ञान रखने वाले ।  
 ब्रह्मवेत्ता । वेदज्ञ ।  
 ब्रह्मण्य, ( न. ) ब्राह्मण और वेदों का रक्षक ।  
 विष्णु ।  
 ब्रह्मतीर्थ, ( न. ) पुष्करराज । कमल की  
 जड़ ।

**ब्रह्मत्व**, ( न. ) ऋत्विग्विशेष । ब्रह्मा का धर्म ।  
 निर्विकार ब्रह्म की प्राप्ति ।  
**ब्रह्मदण्ड**, ( पुं. ) ब्राह्मण से वसूल किया  
 गया जुर्माना । ब्रह्मराप । ब्राह्मण की  
 लकड़ी ।  
**ब्रह्मदाय**, ( पुं. ) समावृत विप्र को देने योग्य  
 धन ।  
**ब्रह्मनाल**, ( न. ) ब्रह्म में विश्राम । परमानन्द ।  
**ब्रह्मपुत्र**, ( पुं. ) विष । एक नद । एक क्षेत्र ।  
 ( स्त्री. ) सरस्वती नदी ।  
**ब्रह्मपुरी**, ( स्त्री. ) हृदय । सत्यलोक । काशी ।  
**ब्रह्मभूय**, ( न. ) ब्रह्मपन । ब्रह्म के साथ  
 मिलन ।  
**ब्रह्मयज्ञ**, ( पुं ) पञ्चयज्ञों में एक प्रधान यज्ञ ।  
 जिसमें श्रीविष्णु की स्तुति की जाती है ।  
 वेद का पढ़ना और पढ़ाना ।  
**ब्रह्मरन्ध्र**, ( न. ) खोपड़ी के भीतर का छेद ।  
**ब्रह्मराक्षस**, ( पुं. ) जो ब्राह्मण का सर्वस्व  
 खीनता है वह ब्रह्मराक्षस होता है—  
 “अपहृत्य च विप्रस्त्वं, भवति ब्रह्मराक्षसः ।”  
**ब्रह्मर्षि**, ( पुं. ) वशिष्ठादि ऋषि ।  
**ब्रह्मलोक**, ( पुं. ) सत्यलोक ।  
**ब्रह्मवर्चस्**, ( न. ) वेदाध्ययन से उत्पन्न  
 हुआ तेज । ब्रह्मतेज, जिसके बल से  
 वशिष्ठ ने विश्र्वामित्र को इराया था और  
 विश्र्वामित्र ने कहा था—  
 “अयमवलं क्षत्रियबलं, ब्रह्मतेजोबलं बलम् ।  
 अतस्तत्साधयिष्यामि, यद्वै ब्रह्मत्वकारणम् ॥”  
**ब्रह्मवादिन्**, ( पुं. ) वेदपाठक । ब्रह्म का  
 निरूपण करने वाला ।  
**ब्रह्मविद्या**, ( स्त्री. ) वेदान्तदर्शन ।  
**ब्रह्मविन्दु**, ( पुं. ) वेदाध्ययन के समय मुख  
 से निकला जलविन्दु ।  
**ब्रह्मवैवर्त्त**, ( न. ) अठारह पुराणों में से एक ।  
**ब्रह्मसंहिता**, ( स्त्री. ) वैष्णवाचार द्योतक  
 ग्रन्थ विशेष ।

**ब्रह्मसायुज्य**, ( न. ) मुक्ति विशेष ।  
**ब्रह्मसूत्र**, ( न ) जनेऊ । शारीरिक सूत्र ।  
**ब्रह्महत्या**, ( स्त्री. ) ब्राह्मण की हत्या ।  
**ब्रह्महन्**, ( त्रि. ) विप्रहत्याकारी ।  
**ब्रह्महुत**, ( न. ) गृहस्थों के पाँच यज्ञों में  
 से एक ।  
**ब्रह्माञ्जलि**, ( पुं. ) यजुर्वेद मढ़ते समय हाथ  
 से जां स्वर दिया जाता है वह मुद्रा ।  
**ब्रह्माणी**, ( स्त्री. ) ब्रह्मशक्ति ।  
**ब्रह्माण्ड**, ( न. ) सारा विश्व ।  
**ब्रह्मावर्त्त**, ( पुं. ) सरस्वती और दृषद्वती  
 नदियों के बीच का देश । बिहूर ।  
**ब्रह्मासन**, ( न. ) ध्यान का आसन विशेष ।  
**ब्रह्म**, ( पुं. ) ब्रह्म का । पुराण भेद । विवाह  
 विशेष । राजा का धर्म ।  
**ब्राह्मण**, ( पुं. ) परब्रह्म को जानने वाला ।  
 वेदज्ञ । चार वर्षों में से प्रथम वर्ष ।  
 विप्र ।  
**ब्राह्मणब्रुव**, ( पुं. ) जो अपने को केवल  
 उत्पत्ति ही से ब्राह्मण कहता । दूषित आच-  
 रण वाला ब्राह्मण ।  
**ब्राह्मण्य**, ( न. ) विप्रधर्म ।  
**ब्राह्ममुहूर्त्त**, ( पुं. ) अरुणोदय से पूर्व की दो  
 घड़ी ।  
**ब्र**, ( क्रि. ) कहना ।  
**ब्लेष्क**, ( न. ) जाल । फन्दा ।

## भ

**भ**, ( न. ) नक्षत्र । मेष आदि राशियाँ ।  
 ( पुं. ) शुक्राचार्य । भौरा । भगण ।  
 २७ की संख्या । मधुमक्खी । रूप ।  
**भक्तिका**, ( स्त्री. ) भोगुर ।  
**भक्त**, ( पुं. न. ) भक्ति करने वाला । भात ।  
 विभक्त ।  
**भक्तदास**, ( पुं. ) उदरदास । पन्द्रह प्रकार के  
 दासों में से एक ।

**भक्तमण्ड**, (पुं. न.) चावलों का बसाया हुआ पानी। माँड़।  
**भक्ति**, (स्त्री.) आराधना। बँटवारा। उपचार। अवयव। रचना। श्रद्धा।  
**भक्तियोग**, (पुं.) भक्तिरूपी योग। अनुराग उत्पन्न होने से चित्त का एक ओर लग जाना।  
**भक्ष**, (क्रि.) खाना।  
**भग**, (पुं. न.) सूर्य। वीर्य। यश। लक्ष्मी। वैराग्य। योगि। इच्छा। माहात्म्य। यत्न। धर्म। मोक्ष। सौभाग्य। कान्ति। चन्द्रमा।  
**भगदत्त**, (पुं.) कामरूप देश का प्रसिद्ध राजा जो महाभारत में लड़ा था।  
**भगन्दर**, (पुं.) रोग विशेष।  
**भगवत्**, (त्रि.) परमेश्वर। भाग्यवान्। छः प्रकार के ऐश्वर्य वाला।  
**भगाङ्कुर**, (पुं.) ववासीर के मरसे।  
**भगिनी**, (स्त्री.) बहिन। सोदरा।  
**भगीरथ**, (पुं.) सूर्यवंशी राजा दिलीप का पुत्र, जिसने तपस्या कर गङ्गा को प्रसन्न किया और उन्हें इस लोक में प्रवाहित किया।  
**भग्न**, (त्रि.) टूटा फूटा। पराजित।  
**भग्नप्रक्रम**, (पुं.) अलङ्कार कथित काव्य का दोष विशेष।  
**भङ्ग**, (पुं.) पराजय। हार। गिरावट। तिरछापन। भय। डर। पत्ररचना विशेष। जाना। पानी का निकास। सन। भाँग (स्त्री.)।  
**भङ्गिनी**, (स्त्री.) विच्छेद। कौटिल्य। विन्यास। लहर। भेद। बहाना।  
**भङ्गुर**, (त्रि.) कुटिल। स्वयं टूटने वाला। नदियों का बुमाव।  
**भङ्ग्य**, (न.) भाँग का खेत।  
**भङ्ग**, (क्रि.) बाँटना। सेवा करना। पकाना। देना।

**भङ्गमान**, (त्रि.) बाँटने वाला। सेवक। न्यासपूर्वक प्राप्त धन।  
**भट्ट**, (क्रि.) पालना। बोलना।  
**भट्टिन्न**, (न.) कवाब।  
**भट्ट**, (पुं.) भाट। स्वामित्व। जाति विशेष। वेदज्ञ। परिडत। सभी शास्त्रों का बर्धन।  
**भट्टार**, (पुं.) पूज्य। सूर्य।  
**भट्टारक**, (पुं.) पूज्य। बहुत पदा हुआ। नाटक में राजा के लिये भी इस शब्द का प्रयोग होता है।  
**भट्टिनी**, (स्त्री.) ब्राह्मणी। नाटक की अकृताभिषेक रानी।  
**भट्ट**, (क्रि.) बहुत बोलना।  
**भण**, (क्रि.) करना।  
**भणिति**, (स्त्री.) कथन। कहना।  
**भण्ड**, (पुं.) मन्द शब्द बोलने वाला।  
**भट्ट**, (क्रि.) प्रसन्न होना। कल्याण करना।  
**भदन्त**, (पुं.) पूजा गया। बौद्ध विशेष।  
**भद्र**, (पुं.) मद्दल। सोना। मोथा। ज्योतिष का करण विशेष। महादेव। रामचन्द्र। बलदेव। सुमेरु। (स्त्री.) ज्योतिष में २५, ७मीं और १२वीं तिथियाँ। (त्रि.) साधु। श्रेष्ठ।  
**भद्रज**, (पुं.) इन्द्रजौ।  
**भद्रतुरग**, (न.) जम्बूद्वीप के नव वर्षों में से एक, जहाँ अच्छे घोड़े पाये जाते हैं।  
**भद्रपदा**, (स्त्री.) पूर्वा और उत्तरा भाद्रपदा नक्षत्र।  
**भद्रश्रय**, (न.) चन्दन रस। सन्दल का वृक्ष।  
**भद्रासन**, (न.) राजसिंहासन। नृपासन।  
**भय**, (न.) भय। डर।  
**भयङ्कर**, (त्रि.) डरावना। रस विशेष।  
**भयानक**, (पुं.) डरावना। भेड़िया। राहु। रस विशेष।

भर, ( पुं. ) अतिशय । बहुत । पालन करने वाला ।	भल्ल, ( पुं. ) रीछ । भालू । अन्न विशेष ।
भरण, ( न. ) पोषण । मजदूरी । पकड़ना । ( स्त्री. ) घोष लता ।	भव, ( पुं. ) जन्म । उत्पत्ति ।
भरण्यभुज्, ( त्रि. ) मजदूर । वैतनिक कर्मचारी ।	भवत्, ( त्रि. ) आप ।
भरत, ( पुं. ) जड़भरत नामक मुनि विशेष । नाट्यशास्त्र और अलङ्कारशास्त्र के निर्माता । भील । दरजी । सेत । जुलाहा । राम के भाई जिनका जन्म कैकेयी के गर्भ से हुआ था । नट । दुष्यन्तपुत्र भरत । एक वह राजा जिनके कारण यह वर्ष भारतवर्ष कहा जाता है ।	भवादिश, ( त्रि. ) आपके समान ।
भरतखण्ड, ( न. ) जम्बूद्वीप के नव टुकड़ों में से एक, जिसे भरत ने प्रसिद्ध किया । भरतवर्ष ।	भवानी, ( स्त्री. ) पार्वती । दुर्गा ।
भरतवर्ष, ( न. ) भारतवर्ष । भारतखण्ड ।	भवितव्य, ( न. ) अवश्य होने वाला ।
भरताग्रज्, ( पुं. ) भरत के बड़े भाई श्रीरामचन्द्र ।	भवितव्यता, ( स्त्री. ) भाग्य । अदृष्ट । होनहार ।
भरद्वाज, ( पुं. ) मुनिविशेष । अक्षीभेद ।	भविष्यु, ( त्रि. ) होनहार । भवितव्यता ।
भर्ग, ( पुं. ) शिव । चमकने वाला पदार्थ । तेज । सूर्यान्तर्गत ईश्वरीय तेज । प्रकाश ।	भविष्यत्, ( पुं. ) आने वाला समय ।
भर्तृ, ( पुं. ) भालिक । पति । राजा । धाता ।	भव्य, ( त्रि. ) सुन्दर । होनहार । मङ्गल । शुभ । सत्य । योग्य ।
भर्तृदास, ( पुं. ) राजा का पुत्र ।	भष्, ( क्रि. ) भौंकना ।
भर्तृहरि, ( पुं. ) विक्रमादित्य का बड़ा भाई । एक राजा ।	भषक, ( पुं. ) कुत्ता ।
भर्त्स, ( क्रि. ) फिड़कना । तिरस्कार करना ।	भस्, ( क्रि. ) चमकना ।
भर्त्सन, ( न. ) तिरस्कार युक्त वचन ।	भस्त्रा, ( स्त्री. ) फुंकनी । धौंकनी । मसक ।
भर्म, ( क्रि. ) मारना ।	भस्मक, ( न. ) रोग विशेष जिसके कारण बहुत सा खाने पर भी भूख बनी ही रहती है ।
भर्म, ( न. ) सुवर्ण । मजदूरी । नाभि । भार । घर । सहारा । पालना ।	भस्मन्, ( न. ) शिवजी की विभूति ।
भर्ष, ( क्रि. ) मारना ।	भस्मसात्, ( अव्य. ) पूरी तरह भस्म कर डालना ।
भल्ल, ( क्रि. ) मारना ।	भादीप्ति, ( क्रि. ) चमकना ।
भल्ल, ( क्रि. ) देना । वध करना । निरूपण करना ।	भा, ( स्त्री. ) चमकना । प्रकाश ।
	भाग, ( पुं. ) बाँट । अंश । चाही गयी । एक देश । भाग्य । राशि का तीसवाँ भाग ।
	भागधेय, ( न. ) राजा का कर । सपिण्ड ।
	भागवत, ( त्रि. ) अठारह पुराणों में से एक पुराण । भगवद्भक्त । वैष्णव । भगवत्सम्बन्धी ।
	भागशस्, ( अव्य. ) एक एक भाग का दान ।
	भागहर, ( त्रि. ) अंशग्राही । उत्तराधिकारी ।
	भागिन्, ( त्रि. ) हिस्सेदार ।
	भागिनेय, ( पुं. ) भानजा ।

**भागीरथी**, ( स्त्री. ) गङ्गा ।  
**भागुरि**, ( पुं. ) धर्मशास्त्र और व्याकरण का बनाने वाला एक मुनि विशेष ।  
**भाग्य**, ( न. ) अदृष्ट । हिस्सेदार ।  
**भाङ्गीन**, ( न. ) भाँग का खेत ।  
**भाञ्ज**, ( क्रि. ) पृथक् करना ।  
**भाजन**, ( न. ) पात्र । वर्तन । योग्य । आसरा ।  
**भाज्य**, ( वि. ) बाँटने योग्य ।  
**भाटक**, ( न. ) भाड़ा । किराया ।  
**भाष्**, ( पुं. ) दृश्य काव्य विशेष ।  
**भाण्ड**, ( न. ) पात्र । वर्तन । भाण्डार । पूज्या नकाल । नदी के दोनों तटों का बीच ।  
**भाण्डारिन्**, ( पुं. ) भण्डारी ।  
**भारिडवाह**, ( पुं. ) नाई ।  
**भाति**, ( स्त्री. ) चमक । मनोहरता ।  
**भाद्र**, ( पुं. ) चैत से षवाँ मास । पूर्व और उत्तर भाद्रपद नक्षत्र ।  
**भाद्रमासुर**, ( पुं. ) सती का पुत्र ।  
**भानु**, ( पुं. ) आक का पौधा । सूर्य । किरन । स्वामी । राजा ।  
**भानुमत्**, ( पुं. ) सूर्य ।  
**भानुमती**, ( स्त्री. ) राजा विक्रमादित्य की रानी ।  
**भाम्**, ( क्रि. ) क्रोध करना ।  
**भाम**, ( पुं. ) सूर्य । रोष वाली स्त्री ।  
**भामिनी**, ( स्त्री. ) स्त्रीमात्र । विशेष कर वह स्त्री जो रोष करती है ।  
**भार**, ( पुं. ) बोझ । आठ हजार तोले की तौल ।  
**भारत**, ( न. ) वेदव्यास रचित इतिहास का महाग्रन्थ ।  
**भारती**, ( स्त्री. ) सरस्वती । पक्षी विशेष । अलङ्कार की एक प्रकार की वृत्ति । संस्कृत भाषा ।  
**भारद्वाज**, ( पुं. ) भरद्वाजगोत्री । द्रोणाचार्य । अग्रस्त्य मुनि । पक्षी विशेष । बृहस्पतिपुत्र । बँनेला कपास ।

**भारयष्टि**, ( स्त्री. ) बोझ उठाने का डण्ड । खूँटी ।  
**भारवाह**, ( पुं. ) बोझ उठाने वाला ।  
**भारवि**, ( पुं. ) किरातार्जुनीय काव्य का रचयिता कवि ।  
**भारक**, ( पुं. ) बोझ उठाने वाला । मञ्जर ।  
**भार्गव**, ( पुं. ) शुक्राचार्य । परशुराम । तीरन्दाज । हाथी । वेद की एक विद्या विशेष । ( स्त्री. ) पार्वती । लक्ष्मी । दूत ।  
**भार्य्या**, ( स्त्री. ) विधिपूर्वक विवाही गर्थी स्त्री । पत्नी ।  
**भाल**, ( न. ) ललाट । मातृक । माथा ।  
**भालदर्शन**, ( न. ) सिन्धु ।  
**भालनेत्र**, ( पुं. ) शिवजी । जिनके मस्तक में नेत्र हो ।  
**भालाङ्क**, ( पुं. ) एक प्रकार का साग । अन्न विशेष । तराडासी । रोहू मद्धरी । मदीपुष्प के चिह्न वाला । शिव । कछुआ । भोग्यवान् मनुष्य ।  
**भालु-लूक**, ( पुं. ) रीछ ।  
**भाव**, ( पुं. ) पक्षीना । कम्प । साध्य । सिद्ध वा क्रिया रूपी धातु का अर्थ । अतुराग । आशय । अस्तित्व । दशा । परिस्थिति ।  
**भावक**, ( पुं. ) मन का विकार । पदार्थ को सोचने वाला । उत्पादक ।  
**भावत्क**, ( पुं. ) आपका ।  
**भावना**, ( न. ) चिन्ता । ध्यान । पर्यालोचना । चिकित्सा शास्त्र में दवाइयों का संस्कार विशेष ।  
**भावबोधक**, ( पुं. ) शरीर की चेष्टा । मुख का मुख होना ।  
**भावानुगा**, ( स्त्री. ) छाया । टीका । आशय के पीछे जाने वाली ।

**भावित**, (त्रि.) साफ । चिन्तित । प्राप्त ।  
 पैदा किया । स्वीकृत । बाहिर हुआ ।  
**भाविनी**, (स्त्री.) स्त्री विशेष जिसके मन में  
 किता प्रकार की चिन्ता है । साधारणतः  
 स्त्रीमात्र ।  
**भावुक**, (न.) होनहार । फलाफूला ।  
 प्रसन्न । शुभ । काव्य की रचि रखने  
 वाला । (पुं.) (नाटक में) बहनोंई ।  
**भाष**, (क्रि.) बोलना ।  
**भाषा**, (स्त्री.) बोली । प्रतिज्ञासूचक  
 वाक्य ।  
**भाषायाद्**, (पुं.) अभियोग । दावा ।  
**भाषित**, (न.) कहा हुआ ।  
**भाष्य**, (न.) सूत्रों का व्याख्यान ग्रन्थ,  
 जैसे-व्याकरण पर पातञ्जल, ब्रह्मसू-  
 भाष्य आदि ।  
**भास**, (क्रि.) चमकना ।  
**भास**, (पुं.) चमक । गोष्ठ । कुत्ता । शुक्र ।  
**भासुर**, (त्रि.) चमकने वाला । स्फटिक ।  
 वीर । (पुं.) कुष्ठ की रबी ।  
**भास्कर**, (पुं.) सूर्य । अग्नि । वीर । आक  
 का पेड़ । सिद्धन्तरामणि ग्रन्थ का  
 निर्माता ।  
**भास्करप्रिय**, (पुं.) पदारागमणि ।  
**भास्वर**, (त्रि.) सूर्य । दिन । आक ।  
 अग्नि (पुं.) ।  
**भास्वत**, (पुं.) सूर्य । आक का पौधा ।  
 वीर । चमकने वाला ।  
**भिन्न**, (क्रि.) लालच करना । केश  
 देना ।  
**भिक्षा**, (स्त्री.) भीख ।  
**भिक्षाक**, (त्रि.) संन्यासी । भिखारी ।  
**भिक्षाशिल्प**, (त्रि.) भीख खा कर जीने  
 वाला । भिखारी । संन्यासी ।  
**भिष्टु**, (पुं.) भिखारी । संन्यासी ।  
**भिष्टुक**, (पुं. स्त्री.) भीख पर जीने वाला ।  
 भिखारी । संन्यासी ।

**भित्त**, (न.) दीवार । टुकड़ा ।  
**भित्ति**, (स्त्री.) दीवार । अवसर । विभाग-  
 करण ।  
**भिद्**, (क्रि.) दो टूक करना । बढ़ाना ।  
**भिदा**, (स्त्री.) चीर फाड़ । विशेष वृद्धि ।  
**भिदुर**, (न.) वज्र । सश्र वृक्ष । तोड़ने वाला ।  
**भिन्दिपाल**, (पुं.) अस्त्र विशेष ।  
**भिन्न**, (पुं.) जुदा किया । फोड़ दिया ।  
**भिन्नाभिन्नात्मन्**, (पुं.) चने ।  
**भिल**, (क्रि.) फाड़ना ।  
**भिल्ल**, (पुं.) भील ।  
**भिष**, (क्रि.) चिकित्सा करना ।  
**भिषज**, (पुं.) वैद्य । चिकित्सक ।  
**भिस्सटा**, (स्त्री.) दग्धा । सड़ा हुआ  
 अन्न ।  
**भी**, (क्रि.) डरना ।  
**भी**, (स्त्री.) भय ।  
**भीति**, (स्त्री.) भय । कम्प ।  
**भीम**, (त्रि.) भयानक । महादेव । भीमसेन ।  
 (पुं.) अमलतास । (स्त्री.) दुर्गा ।  
**भीमसेन**, (पुं.) युधिष्ठिर का छोटा भाई ।  
**भीमैकादशी**, (स्त्री.) ज्येष्ठशुक्ला एकादशी ।  
**भीरु**, (त्रि.) डरपोक । शतावरी ।  
**भीरुक**, (पुं.) गौदड़ ।  
**भीषण**, (पुं.) भयानक ।  
**भीष्म**, (पुं.) गङ्गापुत्र । देवव्रत । भयङ्कर ।  
**भीष्मपञ्चक**, (न.) कार्तिक शुक्ला ११शी  
 से १५शी तक पाँच तिथियाँ ।  
**भुक्त**, (त्रि.) खाया हुआ । भोगा हुआ ।  
**भोजनसमुत्थित**, (त्रि.) अवशिष्ट अन्न  
 जो भोजन के बाद छोड़ा जाता है ।  
**भुक्तिप्रद**, (पुं.) मूँग ।  
**भुग्न**, (त्रि.) कुनड़ा ।  
**भुज**, (क्रि.) भक्षण करना ।  
**भुज**, (पुं. स्त्री.) बाहु । क्षेत्र की रेखा  
 विशेष । हाथी की सूँड़ । वृक्ष की  
 शाखा ।



**भुजग,** ( पुं. ) साँप । आश्लेषा नक्षत्र ।  
**भुजगान्तक,** ( पुं. ) गरुड़ । सर्पहन्ता ।  
**भुजगाशन,** ( पुं. ) गरुड़ । सर्पभक्षक ।  
**भुजङ्ग,** ( पुं. ) साँप । जार । आश्लेषा नक्षत्र ।  
**भुजङ्गप्रयात,** ( न. ) एक छन्द जिसके प्रत्येक पाद में १२ अक्षर होते हैं ।  
**भुजङ्गम,** ( पुं. ) सर्प । साँप ।  
**भुजशिरस्,** ( पुं. ) कन्धा ।  
**भुजान्तर,** ( न. ) कोख । कुक्षि । गोद ।  
**भुजिष्य,** ( पुं. ) दास । रोग । स्वतंत्र । हाथ का डोरा । ( स्त्री. ) दासी । वेश्या ।  
**भुवन,** ( न. ) जगत् । दुनिया । लोग । आकाश । १४ की संख्या ।  
**भुवनकोप,** ( पुं. ) भूगोल । ज्योतिष का एक ग्रन्थ ।  
**भुवः,** ( अव्य. ) आकाशस्वरूप दूसरा लोक ।  
**भू,** ( क्रि. ) पाना । साफ करना । होना ।  
**भूकेश,** ( पुं. ) बड़ का पेड़ । सिवार । शैवाल ।  
**भूगोल,** ( पुं. ) पृथिवीमण्डल ।  
**भूच्छाया,** ( स्त्री. ) पृथिवी की छाया ।  
**भूजम्बू,** ( स्त्री. ) गेहूँ । फल विशेष ।  
**भूत,** ( नि. ) उचित । पृथिवी । तेज । जल । वायु । आकाश । यथार्थ । पिशाच आदि । रूप रस गन्ध आदि विशेष गुण वाले पदार्थ । कुमार । योगियों का राजा । कृष्णपक्ष । सद्यः । सत्य । कृष्णा १४ शी ।  
**भूतघ्न,** ( पुं. ) भोजपत्र । लहसन । ऊँट । ( स्त्री. ) तुलसी ।  
**भूतचतुर्दशी,** ( स्त्री. ) यमचतुर्दशी, यह आश्विन कृष्ण और कार्तिक मास की कृष्ण तथा शुक्ल की चतुर्दशी है, इन चतुर्दशियों में यमराज को दीपदान किया जाता है ।

**भूतधात्री,** ( स्त्री. ) पृथिवी ।  
**भूतनाथ,** ( पुं. ) भैरव । महादेव ।  
**भूतनाशन,** ( न. ) सद्राक्ष । सरसों ।  
**भूतपक्ष,** ( पुं. ) कृष्णपक्ष ।  
**भूतभावन,** ( पुं. ) विष्णु । बटुक भैरव ।  
**भूतयज्ञ,** ( पुं. ) कौवा आदि जीवों के लिये अन्नदान । पञ्चमहायज्ञों में से गृहस्थ के करने योग्य यज्ञविशेष बलि-वैश्वदेव ।  
**भूतल,** ( न. ) पृथ्वी ।  
**भूतशुद्धि,** ( स्त्री. ) शरीर का संस्कार जो मंत्र द्वारा किया जाता है ।  
**भूतहर,** ( पुं. ) गुग्गुलु ।  
**भूतात्मन्,** ( पुं. ) परमात्मा । विष्णु । बटुक भैरव ।  
**भूतावास,** ( पुं. ) विष्णु । बहेड़े का पेड़ ।  
**भूति,** ( स्त्री. ) सम्पत्ति । जाति । अग्निमा आदि आदि प्रकार की सिद्धियाँ ।  
**भूदार,** ( पुं. ) सूअर ।  
**भूदेव,** ( पुं. ) ब्राह्मण ।  
**भूधर,** ( पुं. ) पहाड़ ।  
**भूय,** ( पुं. ) नरेश । राजा ।  
**भूपाल,** ( पुं. ) राजा । नृपति ।  
**भूभुज,** ( पुं. ) भूपाल । राजा ।  
**भूभृत्,** ( पुं. ) पहाड़ । राजा ।  
**भूमन्,** ( पुं. ) बहुत्व ।  
**भूमि-मी,** ( स्त्री. ) पृथिवी । जिह्वा । एक की संख्या ।  
**भूमिका,** ( स्त्री. ) रचना । पृथिवी । उपो-दघात । छलने का भेष । मन की अवस्था । सीढ़ी । कक्षा । फर्श ।  
**भूमिज,** ( पुं. ) भूमि का पुत्र । मङ्गलग्रह । नरक दैत्य, इसीका नाम भौमासुर है ।  
**भूमिरुह,** ( पुं. ) वृक्ष ।  
**भूमिष्ठ,** ( पुं. ) झुका हुआ ।  
**भूमिस्पृश,** ( पुं. ) वैश्य । झुका हुआ । धरती पर रखा हुआ ।

## म

- म, (पुं.) चन्द्रमा । शङ्कर । ब्रह्मा । यम । समय । मधुसूदन । विष । विष्णु । गण विशेष । मध्यम स्वर । प्रसन्नता । जल ।
- मंहु, (क्रि.) उगना । बढ़ना । देना । बोलना । चमकना ।
- मक्, (क्रि.) सजाना । जाना ।
- मकर, (पुं.) मगर । कामदेव के भण्डे का चिह्न । दसवीं राशि । एक प्रकार के कान का आभूषण । कुबेर के नव कोषों में से एक । व्यूह विशेष ।
- मकरकुण्डल, (पुं.) कान का आभूषण जिसकी बनावट मगरमच्छ जैसी होती है ।
- मकरकेतन, (पुं.) कामदेव । मत्स्यध्वज ।
- मकरन्द, (पुं.) फूल का रस । कुन्द वृक्ष तरी । कोइल । भौरा । आम का विशेष सुगन्ध वाला वृक्ष ।
- मकुट, (न.) ताज । मुकुट ।
- मकुर, (पुं.) दर्पण । आर्तिना । बकुल वृक्ष । कुम्हार की लकड़ी । फूल की कली ।
- मक्क, (क्रि.) जाना ।
- मक्कल, (पुं.) एक प्रकार का भयानक घोड़ा जो तर्रट में होता है ।
- मक्कुल, (पुं.) लाल खड़ी ! गेरू ।
- मक्कोल, (पुं.) खड़िया । चाक ।
- मक्क, (क्रि.) गुस्ता करना । इकट्ठा करना ।
- मक्षवीर्य, (पुं.) प्रियाल का पेड़ ।
- मक्षिका, } (स्त्री.) मक्खली ।
- मक्षीका, }
- मक्ख, (क्रि.) रिंगना । सरकना । जाना ।
- मक्ख, (पुं.) यज्ञ । (त्रि.) सुन्दर । चालाक ।
- मग्, (क्रि.) सरकना ।
- मग, (पुं.) सूर्योपासक ।

- मगध, (पुं.) पाप या दोष को धारण करने वाला । एक देश विशेष ।
- मगधेश्वर, (पुं.) मगध देश का राजा । जरासन्ध ।
- मगधोज्झवा, (स्त्री.) पीपल ।
- मग्, (क्रि.) छल करना । सजाना ।
- मघवत्, (पुं.) इन्द्र ।
- मघवन, (पुं.) इन्द्र ।
- मघा, (स्त्री.) अश्विनी से दसवाँ नक्षत्र ।
- मङ्क, (क्रि.) चलना । सजाना ।
- मङ्किल, (पुं.) वन की आग ।
- मङ्कर, (पुं.) दर्पण ।
- मङ्कण, (न.) पैरों का कवच ।
- मङ्क, } (अव्य.) तुरन्त । बहुतसा ।
- मङ्हु, }
- मङ्ग, (पुं.) बन्दी ।
- मङ्ग, (क्रि.) चलना ।
- मङ्ग, (पुं.) नाव का सिरा । जहाज का एक भाग ।
- मङ्गल, (त्रि.) एक ग्रह । प्रशस्त । दुर्गा । कुशा । शुभ ।
- मङ्गलच्छाया, (पुं.) वटवृक्ष ।
- मङ्गलपाठक, (पुं.) स्तुति पाठ करने वाला ।
- मङ्गलप्रदा, (स्त्री.) हल्दी ।
- मङ्गल्य, (न.) सोना । सिन्दूर । दही । बिल्व ।
- मङ्गल्यक, (पुं.) मसूर की दाल ।
- मङ्गिनी, (स्त्री.) नाव । जहाज ।
- मङ्ग, (क्रि.) सजाना ।
- मच्च, (क्रि.) ऊँचा करना । ठगना । अभिमान करना । पूजा करना । पकड़ना ।
- मच्चर्चिका, (स्त्री.) यह शब्द जब संज्ञा-वाचक शब्द के पीछे लगता है तो अपनी जाति में अच्छे को सूचित करता है जैसे गोमच्चर्चिका । प्रशस्त । बहुत अच्छा ।

**मच्छ**, (पुं.) यह मत्स्य का अपभ्रंश है।  
 इसका अर्थ है—बड़ी मछली।  
**मज्जन**, (न.) स्नान। नहान।  
**मज्जसमुज्ज्व**, (न.) शुक्र। कीर्य।  
**मज्जा**, (स्त्री.) हड्डियों का सार। वृक्ष का सार अंस।  
**मज्जाज**, (न.) गुग्गुलु।  
**मज्जारस**, (पुं.) वीर्य।  
**मज्जिका**, (स्त्री.) मादा सारस।  
**मज्जूषा**, (स्त्री.) पेटी। डलिया।  
**मञ्जू**, (क्रि.) ग्रहण करना। ऊँचा होना। चलना। चमकना। सजाना।  
**मञ्ज**, (पुं.) खाट। ऊँचा मण्डप विशेष।  
**मञ्जिका**, (स्त्री.) कुर्सी।  
**मञ्जू**, (क्रि.) साफ करना। धोना। शब्द करना।  
**मञ्जर**, (न.) फूलों का गुच्छा। मोती। तिलक वृक्ष।  
**मञ्जरिरी**, (स्त्री.) नई निकली कोमल पत्तों की बहरी। मुक्ता। तुलसी।  
**मञ्जा**, (स्त्री.) बकरी। बेल। फूलों का गुच्छा।  
**मञ्जिका**, (स्त्री.) रगड़ी।  
**मञ्जिमन्**, (पुं.) सुन्दरता।  
**मञ्जिष्ठ**, (पुं.) चमकीला। लाल।  
**मञ्जिष्ठा**, (स्त्री.) मजीठ। बेल विशेष।  
**मञ्जीर**, (न.) बिलिया। पायजेब। वह खम्भा जिसमें मक्खन निकलने की रई रस्ती से बाँधी जाती है।  
**मञ्जील**, (पुं.) वह गाँव जिसमें अधिकतर धोबी बसते हों।  
**मञ्जु**, (त्रि.) सुन्दर। मनोहर।  
**मञ्जुघोष**, (पुं.) देवता विशेष। (स्त्री.) अम्बरा।  
**मञ्जुल**, (त्रि.) मनोहर। (पुं.) जल-रङ्ग पक्षी। (न.) निकुञ्ज।  
**मञ्जूषा**, (स्त्री.) पेटी। पिटारी।

**मद्**, (क्रि.) नाश होना। निर्बल होना।  
**मटची**, } (स्त्री.) ओला।  
**मटती**, }  
**मट्टक**, (न.) छत्त की मेंड़।  
**मट्ट**, (क्रि.) रहना। चलना। पीसना।  
**मठ**, (पुं.) तपस्वियों के रहने का स्थान।  
 \* देवमन्दिर। पाठशाला।  
**मठिका**, (स्त्री.) मठी।  
**मड**, (क्रि.) सजाना।  
**मडु**, } (पुं.) वाक्यभेद। एक प्रकार  
**मडुक**, } का बाजा। बड़ा डमरू।  
**मण**, (क्रि.) बराना। \* मञ्जात शब्द करना।  
**मणि**, } (पुं. स्त्री.) रत्न। मट्टी का मटका।  
**मणी**, } सर्वोत्कृष्ट कोई भी वस्तु। लिङ्ग का ऊपरी भाग।  
**मणिकर्णिका**, (स्त्री.) काशी का एक तीर्थस्थान।  
**मणिकूट**, (पुं.) उत्तर देश का एक पहाड़।  
**मणिल**, (न.) मैथुन के समय स्त्रियों का धीरे धीरे अव्यक्त शब्द करना।  
**मणीपुर**, (न.) मनीपुर नामक एक नगर या राज्य।  
**मणिवन्ध**, (पुं.) हाथ का पहुँचा। सेंधे नमक का पहाड़।  
**मणिमण्डप**, (पुं.) मणियों का मण्डप (वर)।  
**मणिबीज**, (पुं.) अनार।  
**मणिस्तर**, (पुं.) मणियों का पिरोया हुआ हार।  
**मणीव**, (अव्य.) मणि की तरह।  
**मण्ड**, (पुं. न.) सब अर्चों का सार।  
 माँड़। आँवला। (स्त्री.) शरान।  
 (पुं.) अण्ड की पेड़। साग विशेष।  
 मेंडक।  
**मण्डन**, (पुं.) गहना। सजाना।

मण्डप, ( पुं. न. ) देवदिगृह । थोड़े दिनों के लिये स्नान किया गया मण्डपा । खीमा । निकुञ्ज । देवगृह ।

मण्डल, ( न. ) गोल आकार का । चार सौ योजन का एक देश । वृत्त । नखाघात । बारह राजाओं का समूह । गोल । चौक यथा गृहमण्डल, सर्वतोभद्र मण्डल । कुत्ता । साँप ।

मण्डलचतुष्टय, ( न. ) चक्र बाँध कर नाचना ।

मण्डलाधीश, ( पुं. ) मण्डलेश्वर । चार सौ योजन पर्यन्त भूमि का स्वामी ।

मण्डलिन, ( पुं. ) कुट्टियादार साँप । बिल्ला । बड़ का पेड़ ।

मण्डित, ( त्रि. ) क्षुण्ण ।

मण्डूक, ( पुं. ) मेंढक । शुभि निरुप ।

मण्डूर, ( न. ) लोहे का मूल ।

मत, ( त्रि. ) सम्मत । माना गया । ज्ञान । पूजा गया । ( न. ) आश्रम । पूजा ।

मतङ्ग, ( पुं. ) भेन । वादल । एक शुभि ।

मतङ्गज, ( पुं. ) भजन । हथी ।

मतङ्गिका, ( स्त्री. ) प्रसंग । भला ।

मति, ( स्त्री. ) ज्ञान । इच्छा । चाह । स्मृति ।

मतिभ्रम, ( पुं. ) बुद्धि का फेर ।

मतिविभ्रम, ( पुं. ) उन्मादरोग । पायल-पन ।

मत्क, ( पुं. ) खटमल । भेरा ।

मत्कुण्ड, ( पुं. ) खटमल ।

मत्कुण्डारि, ( पुं. ) भौंग ।

मत्त, ( पुं. ) दुर्भेद । मदयुक्त । प्रसन्न ।

मत्तकाशिनी, } ( स्त्री. ) उत्तम योपिता ।

मत्तकाशिनी, } मत्त स्त्री । साधारण स्त्री ।

मत्तमयूर, ( पुं. ) वादल । एक प्रकार का छन्द ।

मत्तवारण, ( पुं. ) मरत । हाथी ।

मत्त, ( क्रि. ) इस बात चीत करना ।

मत्सर, ( पुं. ) ईर्ष्या । क्रोध । कृपण । ( स्त्री. ) मकली ।

मत्स्य, ( पुं. ) मछली ।

मत्स्यधानी, ( स्त्री. ) मछली रखने का पात्र ।

मत्स्यशुद्धी, } ( स्त्री. ) विना साफ की  
मत्स्यशुद्धिका, } हुई खाल्ड । राव ।

मत्स्यरङ्ग, ( पुं. ) मछरङ्गा एक प्रकार का पर्व ।

मत्स्यराज, ( पुं. ) रोहित मछली । विराट का नाम ।

मत्स्यधन, ( न. ) मछली फँसाने की बंसी । पानबोड़ी ।

मत्स्योद्गी, ( स्त्री. ) मत्स्यगन्धा । वेदव्यास की माता । कारी में एक तीर्थ विशेष ।

मथू, ( क्रि. ) बिलोना । मथना । मारना ।

मथन, ( न. ) मारना । लेश देना । बिलोना ।

मथित, ( त्रि. ) हत । मारा गया । विना पानी का माटा ।

मथुरा, } ( स्त्री. ) श्रीकृष्ण की जन्मभूमि ।

मथूरा, } प्राचीन शूरसेन देश की राजधानी ।

मद्, ( क्रि. ) अभिमान करना । प्रसन्न होना ।

मद्, ( पुं. ) हाथी के गाल का पानी । आमोद । अहङ्कार । वीर्य । कस्तूरी । मस्ती । कल्याणकारी पदार्थ ।

मद्कट, ( पुं. ) चीनी । खाल्ड ।

मद्कल, ( पुं. ) बहुत मस्त । मतवाला हाथी ।

मद्गन्ध, ( पुं. ) सप्तछद वृक्ष । शराव ।

मद्दन, ( पुं. ) कामदेव । वसन्त । मौसिम ।

मद्दनचतुर्दशी, ( स्त्री. ) चैत्रशुक्ला चतुर्दशी ।

मद्दनमोहन, ( पुं. ) श्रीकृष्ण देव ।

मद्दनावस्था, ( स्त्री. ) उन्मत्त दशा ।

मद्विन्दु, ( पुं. ) कामदेव । मेघ ।  
कलवार । ( त्रि. ) मादक । ( न. )  
मदिरा ।

मदालापिन्, ( पुं. ) कोहल ।

मदिरा, ( स्त्री. ) शराब । लाल कथा ।

मदोत्कट, ( पुं. ) मत गज । ( स्त्री. ) शराब ।  
( त्रि. ) मस्त ।

मदोदग्र, ( पुं. ) मत्त । ( स्त्री. ) नारी ।

मदोद्धत, ( त्रि. ) मत्त ।

मद्गु, ( पुं. ) एक प्रकार का साँप । नौका ।  
जन्तु विशेष । दोगला । बगुला ।

मद्य, ( न. ) मदिरा ।

मद्र, ( पुं. ) देश विशेष । प्रसन्नता ।

मद्वन्, ( श. ) नशीला । मादक ( पुं. ) शिव ।

मध्व्य, ( पुं. ) वैशाख मास ।

मधु, ( न. ) शहद । पुष्पपराग । शराब ।  
जल । चीनी । मिठाई । सोम रस । एक  
दैत्य । चैत्र मास । वसन्त ऋतु । अशोक  
वृक्ष । मूलहठी ।

मधु-अष्टीला, ( स्त्री. ) शहद का छत्ता ।

मधु-आधार, ( न. ) मोम ।

मधुआम्र, ( पुं. ) आम विशेष ।

मधुकर, ( पुं. ) भौरा ।

मधुक्षीर, ( पुं. ) खजूर का पेड़ ।

मधुज, ( न. ) मोम । मधु दैत्य । मेद से  
उपजी ।

मधुजित्, ( पुं. ) विष्णु ।

मधुत्रय, ( न. ) शहद, घी और मिश्री ।

मधुप, ( पुं. ) भौरा ।

मधुपर्क, ( न. ) दही, घी, पानी, शहद  
और मिश्री । काँसे के पात्र में रखा शहद  
और दही ।

मधुपुरी, ( स्त्री. ) मथुरा ।

मधुमक्षिका, ( स्त्री. ) शहद की मक्खी ।

मधुमत, ( त्रि. ) चित्तवृत्ति विशेष ।  
वेद की तीन ऋचाएँ । तान्त्रिक एक  
देवी ।

मधुयष्टि, ( स्त्री. ) मूलहठी ।

मधुर, ( पुं. ) मीठा । मनोहर । ( त्रि. ) पिय ।  
( पुं. ) लाल गन्ना । गुड़ । धान ।  
जीरा ।

मधुरस्त, ( पुं. ) गन्ना । पानी ।

मधुरस्रवा, ( स्त्री. ) पियङ्गुखजूर ।

मधुलिङ्ग, ( पुं. ) भ्रमर ।

मधुवन, ( न. ) मथुरा क्षेत्र में एक स्थान  
विशेष । किन्किन्धा नगरी में सुग्रीव का  
बगीचा ।

मधुवार, ( पुं. ) बारम्बार मद्यपान ।

मधुवीज, ( पुं. ) अनार ।

मधुशेष, ( पुं. न. ) मोम ।

मधुसख, ( पुं. ) कामदेव ।

मधुसूदन, ( पुं. ) श्रीकृष्ण । भौरा । शाक  
विशेष । पल्लकी का शाक ।

मधुस्वर, ( पुं. ) कोकिल । मीठी आवाज ।

मधुहन, ( पुं. ) विष्णु । नारायण ।

मधुच्छिद्य, ( न. ) मोम ।

मधूपद्म, ( पुं. न. ) मथुरा नगरी ।

मध्य, ( पुं. ) बीच । कमर । पेट । बीच की  
अह्वली ।

मध्यगन्ध, ( पुं. ) आम का फल और  
पेड़ ।

मध्यतस्त, ( न. ) बीच । बीच से और  
बीच में ।

मध्यदेश, ( पुं. ) कमर । हिमालय और  
विन्ध्याचल का बीच । देश विशेष ।

मध्यन्दिन, ( न. ) मध्याह्न । दोपहर ।  
इस नाम की शाखा ।

मध्यपदलोपिन्, ( पुं. ) व्याकरण का  
समास विशेष ।

मध्यम, ( त्रि. ) बीच का ।

मध्यमक, ( श. ) बीच का ।

मध्यमिका, ( स्त्री. ) लड़की जो ऋतुधर्म  
की अवस्था को पहुँच चुकी हो ।

मध्यमपाण्डव, ( पुं. ) अर्जुन ।

**मध्यमभृतक**, ( पुं. ) किसान । नौकरी पा कर खेती करने वाला ।  
**मध्यमलोक**, ( पुं. ) पृथिवी ।  
**मध्यमसंग्रह**, ( पुं. ) साधारण ऋगडा, जिसका कारण यह हो कि पराई स्त्री के पास माला मिठाई आदि भेजना ।  
 “प्रेषणं गन्वमाल्यानां धूपमूषणवाससाम् ।  
 प्रक्षोभनं चान्नपानैर्मध्यमः संग्रहः रभृतः ॥”  
 तीन प्रकार के दण्डों में से दूसरे प्रकार का दण्ड ।  
**मध्यमसाहस**, ( पुं. ) पाँच पण का दण्ड । जोर से कोई कार्य करना । दूसरे के बलों को फेंकना या फाड़ना ।  
**मध्यमा**, ( स्त्री. ) ऋतु वाली स्त्री । बीच की अङ्गुली । कमल की बरछी । हृदयोद्भवा एक प्रकार की वाष्पि ।  
**मध्यमाहरण**, ( न. ) प्रसिद्ध अव्यक्त मान को बतलाने वाली गणना ।  
**मध्यरात्र**, ( पुं. ) निशीथ । आधी रात ।  
**मध्यवर्तिन्**, ( त्रि. ) मध्यस्थ । विचवनिता ।  
**मध्यस्थ**, ( पुं. ) बीच में पड़ने वाला ।  
**मध्या**, ( स्त्री. ) नायिका विशेष । मध्यमा अङ्गुली । छन्द जिसके पाद तीन अक्षर वाला होता है ।  
**मध्याह्न**, ( पुं. ) दोपहर । दिन का बीच ।  
**मध्वक**, ( पुं. ) मधुमक्षिका ।  
**मध्वासव**, ( पुं. ) मदिरा । शराब ।  
**मध्विज्ज**, ( सं. ) नशाला कोई आसव । मदिरा ।  
**मन्**, ( क्रि. ) पूजा करना । अभिमान करना । जानना । विचारना । अनुमान करना । मान करना ।  
**मनःशिला**, ( स्त्री. ) लाल रङ्ग की एक धातु । मनसिल ।  
**मनस**, ( न. ) मनसिल । मन ।  
**मनसा**, ( स्त्री. ) आस्तीक मुनि की माता । जरत्कार की पत्नी ।

**मनसिज**, ( पुं. ) कामदेव ।  
**मनसिशय**, ( पुं. ) कामदेव ।  
**मनस्कार**, ( पुं. ) मन का सुखेच्छु होना ।  
**मनस्ताप**, ( पुं. ) पश्चात्ताप । मन की पीड़ा । मानसिक दुःख ।  
**मनस्विन्**, ( त्रि. ) अच्छे मन का । धीरे । परिष्ठ । दृढ़ चित्त वाला ।  
**मनाक्**, ( अव्य. ) थोड़ा । धीरे । थोड़ा सा ।  
**मनाका**, ( स्त्री. ) हथिनी ।  
**मनावी-यी**, ( स्त्री. ) मनु की स्त्री ।  
**मनिन्**, ( त्रि. ) जाना हुआ ।  
**मनीक**, ( न. ) आँसू का कीचड़ ।  
**मनीषा**, ( स्त्री. ) बुद्धि । इच्छा । चाह । समझ । वैदिक सूक्त या गीत ।  
**मनीषिका**, ( स्त्री. ) समझ । बुद्धि ।  
**मनीषित्**, ( यु. ) चाहा हुआ । अभिलषित ।  
**मनीषिन्**, ( पुं. ) परिष्ठित । बुद्धि वाला ।  
**मनु**, ( स्त्री. ) एक प्रजापति । मानव शास्त्र के निर्माता । ब्रह्मा से उत्पन्न ।  
**मनु+अन्तर** ( मन्वन्तर ), ( न. ) मनु की आयु का ७१ चौगुणी । ब्रह्मा के दिन का चौदहवाँ हिस्सा ।  
**मनुज**, ( पुं. ) मनुष्य । मन से उत्पन्न ।  
**मनुजा**, ( स्त्री. ) स्त्री ।  
**मनुज्येष्ठ**, ( पुं. न. ) तलवार ।  
**मनुश्रेष्ठ**, ( पुं. ) विष्णु का नाम ।  
**मनुसंहिता**, ( स्त्री. ) मानवधर्मशास्त्र ।  
**मनुष्य**, ( पुं. ) आदमी । नर । मनुष्य जाति ।  
**मनुष्यधर्मन्**, ( पुं. ) कुबेर । धन के राजा ।  
**मनुष्ययज्ञ**, ( पुं. ) अतिथिसत्कार ।  
**मनुष्यलोक**, ( पुं. ) विनाशरहित देवधारियों का लोक । पृथिवी ।  
**मनुष्यविश्व**, ( पुं. ) मानव जाति ।  
**मनुष्यशोषिन्**, ( न. ) मनुष्य का रक्त ।  
**मनुष्यसभा**, ( स्त्री. ) नरों की सम्मेलनी ।



मनुष्यता, } ( सं. ) आदमियत ।  
 मनुष्यत्व, } इत्सानियत ।  
 मनोत्, ( पुं. ) आविष्कारकर्ता । प्रबन्धक ।  
 मनोजव, ( त्रि. ) मन के समान वेग वाला ।  
 बड़े वेग वाला । ( स्त्री. ) आग की  
 जीभ ।  
 मनोजवृद्धि, ( पुं. ) कामवृद्धि वृक्ष ।  
 मनोज्ञ, ( त्रि. ) मनोहर । सुन्दर । मनसिल ।  
 ( स्त्री. ) मदिरा ।  
 मनोभव, ( पुं. ) कामदेव ।  
 मनोरथ, ( पुं. ) इच्छा । अभिलाष ।  
 मनोरम, ( त्रि. ) मनोहर । सुन्दर । ( स्त्री. )  
 गोरोचना ।  
 मनोहर, ( त्रि. ) मनोरम । रुचिर । सुन्दर ।  
 ( पुं. ) कुन्द का वृक्ष । ( न. ) सोना ।  
 मञ्ज, ( क्रि. ) पौंछना ।  
 मन्तु, ( पुं. ) अपराध । मनुष्य । प्रजापति ।  
 मंत्र, ( पुं. ) परामर्श । वेद का भाग विशेष  
 ऋचायें । देवता की सिद्धि के लिये वाक्य  
 समूह विशेष ।  
 मंत्रजिह्व, ( पुं. ) अग्नि ।  
 मंत्रदातृ, ( पुं. ) गुरु ।  
 मंत्रिन, ( पुं. ) अमात्य । सचिव । दीवान ।  
 मन्थ, ( क्रि. ) बिलोना । रिङ्कना ।  
 मन्थ, ( पुं. ) मथानी । सूर्य । आक का वृक्ष ।  
 आँसू का कीचर । किरण ।  
 मन्थज, ( न. ) नवनीत । मक्खन ।  
 मन्थन, ( पुं. ) मथनी । रई ।  
 मन्थर, ( त्रि. ) धीमा । मन्द । मूर्ख । सुस्त ।  
 टेढ़ा । कोप । सूचक । केश । कोष ।  
 तान्ना नवनीत । मथानी । रुकावट ।  
 ( पुं. ) फल । ( स्त्री. ) कैकेयी की दासी  
 मन्थरा ।  
 मन्थरु, ( पुं. ) चौरी का पवन ।  
 मन्थान, ( पुं. ) मथनी । शिथ ।  
 मन्थिन्, ( क्रि. ) बिलोने वाला । सोमज्ञता  
 का रस । बर्तन विशेष ।

मन्थशैल, ( पुं. ) मन्दार नामक पर्वत ।  
 मन्द, ( त्रि. ) सुस्त । मूर्ख । मृदु । अभागा ।  
 रोगी । थोड़ा । स्वतंत्र । खुला । नीच ।  
 शनिग्रह । हाथी विशेष । यम । प्रलय ।  
 सूर्यसंक्रमण ।  
 मन्दग, ( त्रि. ) धीरे २ जाना । सुस्त ।  
 मन्दरता, ( स्त्री. ) मन्दपना । आलस्य ।  
 जड़ता ।  
 मन्दर, ( पुं. ) इस नाम का एक पर्वत ।  
 मन्दार का पेड़ । स्वर्ग । हार विशेष ।  
 दर्पण । ( त्रि. ) बहुत । मन्द ।  
 मन्दाकिनी, ( स्त्री. ) स्वर्गगङ्गा । आकाश-  
 गङ्गा ।  
 मन्दाक्रान्ता, ( स्त्री. ) छन्द जिसके प्रत्येक  
 चरण में १७ अक्षर होते हैं ।  
 मन्दाक्ष, ( न. ) लड़ाई । कम दृष्टि ।  
 मन्दाग्नि, ( पुं. ) पाचन शक्ति की क्षीणता ।  
 अनपच रोग । धीमी आँच ।  
 मन्दिर, ( न. ) घर । विशेष कर देव-  
 स्थान । पुर । शिविर । समुद्र । घुटने के  
 पीछे का भाग ।  
 मन्दिरपशु, ( पुं. ) बिल्ली ।  
 मन्दिरमणिः, ( पुं. ) शिव का नाम ।  
 मन्दिरा, ( स्त्री. ) घुड़ताल । अस्तवल ।  
 मन्दुरा, ( स्त्री. ) घुड़ताल । अस्तवल ।  
 चटाई ।  
 मन्दोदरी, ( स्त्री. ) मय दानव की कन्या ।  
 रावण की पटरानी ।  
 मन्दोष्ण, ( न. ) थोड़ा गरम । गुनगुना ।  
 मन्द्र, ( पुं. ) नीचा । गहरा । पौला । खड़-  
 खड़ाहट ( शब्द ) । प्रसन्नकर । हर्षप्रद ।  
 प्रशस्त । धीमा शब्द । एक प्रकार का  
 ढोल । हाथी विशेष ।  
 मन्धातृ, ( पुं. ) बुद्धिमान् पुरुष । भक्त ।  
 मन्मथ, ( पुं. ) कामदेव । कैथा का पेड़ ।  
 मन्थु, ( पुं. ) दीनता । कायरपन । यज्ञ ।  
 क्रोध । अहङ्कार ।

मन्यु, ( पुं. ) क्रोध । शोक । दुःख । दुरक्स्था । नीचता । बलि । उत्साह । अभिमान । शैव । अग्नि ।  
 मन्वन्तर, ( न. ) सत्ययुग आदि ७१ चौकड़ियाँ । ३११४४८०० वर्षों का समय ।  
 मभ्र, ( कि. ) जाना ।  
 मम, ( अव्य. ) मेरा ।  
 ममता, ( स्त्री. ) मेरापन । स्नेह ।  
 ममापताल, ( पुं. ) ज्ञानेन्द्रिय ।  
 मम्, ( कि. ) जाना ।  
 मम्मट, ( पुं. ) काव्यप्रकारा ग्रन्थ के रचयिता ।  
 मय, ( कि. ) जाना ।  
 मय, ( पुं. ) एक दैत्य । ऊँट । खच्चर ।  
 मयट, ( पुं. ) भौंपक्षी ।  
 मयष्टक, } ( पुं. ) एक प्रकार की सेमियाँ ।  
 मयुष्टक, } या छीमी ।  
 मयस, ( न. ) हर्ष । सन्तोष ।  
 मयु, ( पुं. ) किरन । हिरन । अरुहसिंहा ।  
 मयूख, ( पुं. ) चमक । किरन । शिला । शोभा ।  
 मयूखिन, ( त्रि. ) चमकीला । भङ्कदार ।  
 मयूर, ( पुं. ) मोरपक्षी । पुष्प विशेष । सूर्यशतक काव्य के निर्माता का नाम । समग्र मापक यन्त्र विशेष ।  
 मयूरकेतु, ( पुं. ) कार्तिकेय का नाम ।  
 मयूररथ, ( पुं. ) कार्तिकेय का नाम ।  
 मयूरगि, ( पुं. ) गिरगट । कृकलास ।  
 मर, ( पुं. ) वैदिक प्रयोग में आता है, इसका अर्थ है—मृत्यु । पृथिवी ।  
 मरक, ( पुं. ) महामारी । छुआछूत की बमारी ।  
 मरकत, ( न. ) पन्ना । हरे रङ्ग की मणि । इसके धारण करने से छुआछूत या महामारी का भय नहीं रहता ।  
 मरण, ( न. ) मरना । मृत्यु ।  
 मरणशील, ( त्रि. ) मरने वाला । मरने के स्वभाव वाला ।

मरत, ( पुं. ) मृत्यु ।  
 मरन्द, } ( पुं. ) मकरन्द । पुष्पपराग ।  
 मरन्दक, }  
 मरार, ( पुं. ) अनाज की खती ।  
 मराल, ( पुं. ) राजहंस । कज्जल । कारण्डव । घोड़ा । बादल । नीच । अनार का वन । चिकना ।  
 मरिचि, } ( पुं. ) एक मुनि । किरण ।  
 मरीचि, } कुपण । सूम । ब्रह्मा के दस भागशिक पुत्रों में से एक स्मृतिकार का नाम । श्रीकृष्ण का नाम ।  
 मरीचिका, ( स्त्री. ) मृगतृष्णा ।  
 मरामृज, ( त्रि. ) बार बार रगड़ने वाला ।  
 मरु, ( पुं. ) पर्वत । रेगस्तान । मारवाड़ देश ।  
 मरुक, ( पुं. ) मोर ।  
 मरुण्डा, ( स्त्री. ) बड़े माथे वाली स्त्री ।  
 मरुत, ( पुं. ) वायु ।  
 मरुत्त, ( पुं. ) चन्द्रवंशी एक राजा ।  
 मरुत्पथ, ( पुं. ) आकाश ।  
 मरुत्पाल, ( पुं. ) इन्द्र । देवराज ।  
 मरुत्त्व, ( पुं. ) इन्द्र ।  
 मरुत्सख, ( पुं. ) इन्द्र । चित्रक वृक्ष ।  
 मरुदान्दोल, ( न. ) पङ्खा ।  
 मरुदिष्ट, ( पुं. ) शुभ्युल ।  
 मरुभू, ( पुं. ) मारवाड़ देश । जलरहित देश ।  
 मरुल, ( पुं. ) एक प्रकार की बतक ।  
 मरुव, ( पुं. ) राहु । पौधा विशेष ।  
 मरुवक, } ( पुं. ) व्याघ्र । राहु । सारस ।  
 मरुवक, }  
 मरुक, ( पुं. ) मोरपक्षी ।  
 मरोलि, } ( पुं. ) ससुद्र का एक जीव ।  
 मरोलिक, } मकर । नक्र । मगर ।  
 मर्क, ( कि. ) जाना ।  
 मर्कक, ( पुं. ) मकड़ी । मकड़ा ।  
 मर्कट, ( पुं. ) बन्दर । मकड़ी । सारस । विष विशेष ।

**मकंटीजाल**, ( न. ) छन्द शास्त्र में एक चक्र विशेष जिससे लघु और शुभ का विचार किया जाता है ।

**मकर**, ( पुं. ) मृगराज वृक्ष । भाण्ड । ( स्त्री. ) बाँझ स्त्री ।

**मकरा**, ( स्त्री. ) बर्तन । गुफा । बन्ध्या स्त्री ।

**मर्चू**, ( क्रि. ) लैना । साफ करना । बजाना । जाना । डराना । चोट लगाना । भय में डालना ।

**मर्जू**, ( पुं. ) धोबी । शुद्धा भजन कराने वाला ।

**मर्त्**, ( क्रि. ) पकड़ना ।

**मर्त्त**, ( पुं. ) मनुष्य । पृथिवी । मरणशील ।

**मर्त्य**, ( त्रि. ) मरणशील । मनुष्य ।

**मर्त्यलोक**, ( पुं ) वह लोक जिसमें मरणशील देहधारी रहते हैं । मनुष्यलोक ।

**मर्दल**, ( पुं. ) एक प्रकार का ढोल ।

**मर्द**, ( न. ) पिसा हुआ । कुटा हुआ । चूर्ण किया हुआ ।

**मर्दन**, ( न. ) चूरा करना । पीसना । मलना ।

**मर्दित**, ( त्रि. ) चूर्णित ।

**मर्व**, ( क्रि. ) जाना । मरना ।

**मर्मज्ञ**, ( पुं. ) तत्त्वज्ञ । रहस्यवेत्ता ।

**मर्मन्**, ( न. ) कोमल । सन्धिस्थान । सार भेद । तात्पर्य ।

**मर्मर**, ( पुं. ) मर्मर शब्द । ( स्त्री. ) हलदी ।

**मर्मरी**, ( स्त्री. ) इमली ।

**मर्मरीक**, ( पुं. ) शरीर मनुष्य । खोटा मनुष्य ।

**मर्मस्पर्शी**, ( त्रि. ) मर्मपीडक ।

**मर्म्य**, ( त्रि. ) मरणशील ।

**मर्म्या**, ( अव्य. ) सीमा । हृद । ( पुं. ) मनुष्य ।

**मर्म्यादा**, ( स्त्री. ) सीमा । तट ।

**मर्**, ( क्रि. ) अधिकार करना । पकड़ना ।

**मल**, ( पुं. ) मैल । पाप । विद्या । कीट । काई । पत्तीना । कफ । कपूर । कृपण ।

**मलंग**, ( पुं. ) शाल्मलीकन्द ।

**मलद्राविन्**, ( पुं. ) जमालगोटा ।

**मलमास**, ( पुं. ) लौद का मास । अधिक महीना ।

**मलय**, ( पुं. ) नन्दनवन । पर्वत विशेष के निकट का स्थान । नवद्वीपों में से एक । ऋषभदेव का एक पुत्र ।

**मलयज**, ( न. ) चन्दन । मलय देश का पवन ।

**मलाका**, ( स्त्री. ) दूती । हथिनी । कामतुरा स्त्री ।

**मलि**, ( स्त्री. ) अधिकार । विलास ।

**मलिक**, ( पुं. ) राजा । अधिपति ।

**मलिन**, ( त्रि. ) मैला । दूषित । सड़ा हुआ । दागदगीला । सुहागा ।

**मलिम्लुच**, ( पुं. ) चोर । राक्षस । मन्थर । पवन । अग्नि । पञ्चमहायज्ञ नित्य न करने वाला ब्राह्मण । चित्रक वृक्ष । कोहरा । बफ ।

**मलिष्ठा**, ( स्त्री. ) रजस्वला स्त्री ।

**मलीमस**, ( यु. ) मैला । अपवित्र । काला । कुट्ट । पापी । लोहा ।

**मल्ल**, ( क्रि. ) पकड़ना ।

**मल्ल**, ( पुं. ) पहुलवान । प्याला । गरुडस्थल । वर्षसङ्कर विशेष । देश विशेष ।

**मल्लक**, ( पुं. ) डीवट ( दीपक रखने की ) ।

**मल्लभू**, ( स्त्री. ) अस्वाङ्गा ।

**मल्लयुद्ध**, ( न. ) कुश्ती ।

**मल्लार**, ( पुं. ) छः रागों में से एक राग ।

**मल्लि**, ( स्त्री. ) मालती की बेल ।

**मल्लिनाथ**, ( पुं. ) एक विद्वान् । खुवंश आदि ग्रन्थों के प्रसिद्ध टीकाकार ।

**मल्लिका**, ( स्त्री. ) एक प्रकार का हंस । जिसकी चोंच पीली होती है । माष मास । मालती ।

**मल्लिकर**, ( पुं. ) चोर ।

**मल्लु**, ( पुं. ) रीझ ।

मल्लूर, ( पुं. ) लोहे की जड़ ।  
 मव्, } ( क्रि. ) बाँधना । जकड़ना ।  
 मव्य, }  
 मश, ( क्रि. ) क्रोध करना । मिनमिनाना ।  
 मश, } ( पुं. ) मच्छर । मच्छर का शब्द ।  
 मशक, } क्रोध ।  
 मशकिन्, ( पुं. ) उदुम्बर का पेड़ ।  
 मशहरी, ( स्त्री. ) मसहरी ।  
 मशी, } ( स्त्री. ) स्याही ।  
 मसी, }  
 मशुन, ( पुं. ) कुत्ता ।  
 मध, ( क्रि. ) मार डालना । धायल करना ।  
 मस्, ( क्रि. ) तौलना । मापना । रूप  
 बदलना ।  
 मस, ( पुं. ) माप या तौल विशेष ।  
 मसरा, ( स्त्री. ) मसूर ।  
 मसार, } ( पुं. ) रत्न विशेष । पत्थर ।  
 मसारक, }  
 मसि, ( स्त्री. पुं. ) स्याही ।  
 मसिधान, ( न. ) दवात ।  
 मसिपराय, ( पुं. ) मुंशी । मसू । लेखक ।  
 मसिप्रसू, ( स्त्री. ) मसूनी । स्याही की  
 बोटल ।  
 मसिक, ( पुं. ) मसि का बिल ।  
 मसिन, ( क्रि. ) अच्छे प्रकार पिसा हुआ ।  
 मसीना, ( स्त्री. ) अलसी ।  
 मसूर, ( पुं. ) मसूर की दाल । तकिया ।  
 मसूरा ।  
 मसूरक, ( पुं. ) तकिया । इन्द्र की ध्वजा का  
 आभूषण-विशेष ।  
 मसूरिका, ( स्त्री. ) चेचक का रोग । कुटनी ।  
 मसहरी ।  
 मसूरी, ( स्त्री. ) छोटी माता या चेचक ।  
 मसूण, ( त्रि. ) चिकना । कमल । नरम ।  
 प्यारा ।  
 मस्क, ( क्रि. ) जाना । गति ।  
 मस्कर, ( पुं. ) बाँस । पोला बाँस । ज्ञान ।  
 जाना ।

मस्करिन्, ( पुं. ) संन्यासी । चन्द्रमा ।  
 मस्ज, ( क्रि. ) नहाना । डुबकी मारना ।  
 डूबना ।  
 मस्त, } ( न. ) माथा ।  
 मस्तक, }  
 मस्तकस्नेह, ( पुं. ) भेजा । मगज ।  
 मास्ति, ( स्त्री. ) नापना । तौलना ।  
 मास्तिष्क, ( न. ) मगज । भेजा ।  
 मस्तमूलक, ( न. ) गरदन । गला ।  
 मस्तु, ( न. ) खट्टी मलाई । दही का  
 मजी ।  
 मह, ( क्रि. ) मान करना । पूजा करना चम-  
 कना । बढ़ना ।  
 मह, ( पुं. ) उत्सव । तेज । यज्ञ । भैंसा ।  
 महक, ( पुं. ) प्रसिद्ध पुरुष । कच्छप ।  
 विष्णु ।  
 महक, ( पुं. ) दूर तक फैली हुई गन्ध ।  
 महत्, ( त्रि. ) विपुल । बड़ा । बूढ़ा ।  
 महती, ( स्त्री. ) नारद बाबा की वीणा ।  
 महत्तत्त्व, ( न. ) बड़ा तत्त्व । बुद्धि ।  
 महलोक, ( पुं. ) भू आदि ऊपर के सात  
 लोकों में से एक ।  
 महर्षि, ( पुं. ) वेदव्यास आदि बड़े ऋषि ।  
 महसू, ( न. ) तेज । यज्ञ । उत्सव ।  
 महा, ( स्त्री. ) गौ । बड़ा ।  
 महाकाय, ( पुं. ) बड़े शरीर वाला ।  
 शिवजी का नन्दी । हाथी । स्थूल शरीर  
 वाला ।  
 महाकार्तिकी, ( स्त्री. ) रोहिणी नक्षत्र वाली  
 कार्तिक की पूर्णिमा ।  
 महाकाल, ( पुं. ) शिवजी । एक बैल ।  
 भैरव विशेष ।  
 महाकाव्य, ( न. ) अष्ट से अधिक सर्ग वाला  
 काव्य ।  
 महाकुल, ( न. ) बड़ा कुल । जिसमें  
 दस पीढ़ी तक वेद का पढ़ना पढ़ाना चला  
 आता हो ।

महागन्ध, ( न. ) हरिचन्दन । ( स्त्री. ) नागबला ।  
 महागुरु, ( पुं. ) माता । पिता । आचार्य । दान की गयी कन्या का पति ।  
 महाग्रीव, ( पुं. ) ऊँट ।  
 महाङ्ग, ( पुं. ) ऊँट । गोछरक ।  
 महाच्छाय, ( पुं. ) वट वृक्ष ।  
 महाजन, ( पुं. ) वेद के वाक्यों में विश्वास करने वाला पुरुष । अस्तिक । श्रेष्ठ पुरुष ।  
 महाज्यैष्ठी, ( स्त्री. ) विशेष लक्ष्य वाली जेठ मास की पूर्णिमा ।  
 महाज्य, ( पुं. ) कदम्ब का पेड़ । बड़ा धनी ।  
 महातल, ( न. ) नीचे के लोकों में से पाँचवाँ पाताल ।  
 महातारा, ( स्त्री. ) जैनियों की देवी ।  
 महातीक्ष्ण, ( स्त्री. ) भिलावा । बहुत तेज ।  
 महातेजस्, ( पुं. ) पारा । अतितेजस्वी । कार्तिकेय । अग्नि ।  
 महात्मन्, ( त्रि. ) बड़े आशय वाला ।  
 महादान, ( न. ) बड़ा दान ।  
 महादेव, ( पुं. ) शिव ।  
 महाद्रुम, ( पुं. ) अश्वत्थ वृक्ष ।  
 महाधन, ( पुं. ) सुवर्ण ।  
 महाधातु, ( पुं. ) सोना ।  
 महानदी, ( स्त्री. ) गङ्गा ।  
 महानन्द, ( पुं. ) मोक्ष । माघ शुक्ल दशमी । सुरा । अतिशय आनन्द । एक नदी ।  
 महामन्दि, ( पुं. ) कलियुग का अन्तिम भारतवर्षीय नरेश ।  
 महानवमी, ( स्त्री. ) आश्विन मास की शुक्ला नवमी ।  
 महानस, ( न. ) पाकस्थान । रसोईघर ।  
 महानाटक, ( न. ) हनुमन्नाटक । नाटक विशेष ।  
 महानाद, ( पुं. ) बड़े शब्द वाला । हाथी । सिंह । बादल । ऊँट ।  
 महानिद्रा, ( स्त्री. ) बड़ी नींद । मृत्यु । मौत ।

महानिशा, ( स्त्री. ) रात्रि के मध्यभाग के दो प्रहर ।  
 महानुभाव, ( पुं. ) महाशय । बड़े विचार वाला ।  
 महापथ, ( पुं. ) बड़ा मार्ग । बड़ी सड़क । हिमालय के उत्तर स्वर्ग जाने का मार्ग ।  
 महापद्म, ( पुं. ) नाग विशेष । कुबेर का भण्डार । एक राजा ।  
 महापातक, ( न. ) ब्रह्महत्या, सुरापान, चोरी, शर्वङ्गनागमन और इन चारों के साथ मेल रखना—ये महापातक हैं ।  
 महापुराण, ( न. ) सृष्टि आदि दश लक्ष्य युक्त व्यास रचित पुराण ।  
 महापुरुष, ( पुं. ) सुरश्रेष्ठ नारायण ।  
 महाप्रलय, ( पुं. ) दुःख के आयुष्य की समाप्ति में जब वे अपने रचे सब पदार्थों को विलीन करते हैं । घोर प्रलय ।  
 महाप्रसाद, ( पुं. ) जगन्नाथजी का प्रसाद ।  
 महाप्राण, ( पुं. ) द्रौण नामक एक काक । अश्वमेधारण्य का वाद्यप्रयत्न विशेष ।  
 महाफल, ( पुं. ) बेल । ( स्त्री. ) इन्द्र-वाक्यी ।  
 महाबल, ( पुं. ) बड़े बल वाला । वायु । बुद्ध । सीसा ।  
 महाभारत, ( पुं. न. ) संस्कृत का वेदव्यास रचित इतिहास का बड़ा ग्रन्थ । इसमें १ लक्ष श्लोक हैं । इसका दूसरा नाम पञ्चम वेद भी है ।  
 महाभीता, ( स्त्री. ) छुईछुई । लज्जालु जता । बहुत डरी हुई ।  
 महाभूत, ( न. ) पाँच तत्त्व—पृथिवी, जल, तेज, वायु और आकाश ।  
 महामनस्, ( त्रि. ) उदार । महाशय ।  
 महामात्र, ( त्रि. ) बहुत बड़ा । प्रधानमातृ । “मन्त्रे कर्मणि भूषायां वित्ते माने परिच्छदे । मात्राच्च महती यैषा महामात्रास्तु ते स्मृताः॥” हाथियों को आज्ञा देने वाला । महाबत ।

- महामहावाद्यणी**, ( स्त्री. ) शनिवार । शतभिषा नक्षत्र । शुभ योग सहित चैत्र की कृष्णा १३शी ।
- महामाया**, ( स्त्री. ) दुर्गा ।
- महामाष**, ( पुं. ) उर्द । राजमाष ।
- महामृग**, ( पुं. ) बड़ा पशु । हाथी । शरभ ।
- महामृत्युञ्जय**, ( पुं. ) शिव का एक प्रकार का वेदोक्त ओं जूं सः बीजयुक्त “ व्यम्बकं यजामहे ” मन्त्र ।
- महामेद**, ( पुं. स्त्री. ) औषध विशेष ।
- महाभोह**, ( पुं. ) अज्ञान विशेष ।
- महायज्ञ**, ( पुं. ) बड़ा यज्ञ ।
- महारथ**, ( पुं. ) शिव । बड़ा योद्धा ।
- महारस**, ( पुं. ) गन्ना । पारा । काञ्ची ।
- महाराज**, ( पुं. ) राजों के राजा । जैतियों के गुरु विशेष । हाथ की उज्ज्वलता का नख ।
- महाराजिक**, ( पुं. ) विष्णु का नाम । पर जब यह बहुवचनीय होता है तब उन देवताओं का अर्थ देता है जिनकी संख्या २२ या २३ बतलाई जाती है ।
- महाराज्ञी**, ( स्त्री. ) महाराणी । पटरानी । दुर्गा का नाम ।
- महारात्रि**, ( स्त्री. ) महाकल्प । अर्द्धरात्रि के पीछे की दो घड़ी । होली, दीवाली की दो रातें ।
- महाराष्ट्र**, ( पुं. ) मरहटों का देश । गज-पिप्पली । बोली विशेष ।
- महारोग**, ( पुं. ) मिरगी आदि आठ रोग ।
- महारौरव**, ( पुं. ) बड़ा नरक विशेष ।
- महार्घ**, ( त्रि. ) बड़े मूल्य वाला । महँगा ।
- महार्णव**, ( पुं. ) महासागर ।
- महालय**, ( पुं. ) पितृपक्ष । परमात्मा । विहार ।
- महालक्ष्मी**, ( स्त्री. ) बड़ी लक्ष्मी । अठारह उज्जा वाली दुर्गा की शक्ति का भेद । लक्ष्मी विशेष । जगन्माता । रमा ।
- महावराह**, ( पुं. ) विष्णु का अवतार विशेष ।
- महावरोह**, ( पुं. ) वट वृक्ष । ताड़ वृक्ष ।
- महावाक्य**, ( न. ) वेदवाक्य । बहुत से वाक्यों के स्वरूप में एक वाक्य ।
- महाविद्या**, ( स्त्री. ) दस महाविद्याएँ ।
- महाविषुव**, ( न. ) सूर्य की मेष राशि स्थिति ।
- महावीचि**, ( पुं. ) एक नरक ।
- महावीर**, ( पुं. ) बड़ा बहादुर । गरुड़ । हुतमात्र । सिंह । यज्ञाग्नि । वज्र । चिह्ना । घोड़ा । कोकिल । धनुर्धारी ।
- महावीर्य**, ( पुं. ) बड़े वीर्य वाला । वाराहीकन्द । परमात्मा ।
- महाव्याधि**, ( पुं. ) बड़ा रोग । कोढ़ आदि ।
- महाव्याहृति**, ( स्त्री. ) वैदिक मंत्र विशेष ।
- महाव्रण**, ( न. ) बड़ा फोड़ा ।
- महाव्रत**, ( न. ) बारह वर्ष का व्रत विशेष ।
- महाशङ्ख**, ( पुं. ) बड़ा शङ्ख । तान्त्रिक माला विशेष जो मनुष्यों की खोपड़ी से बनती है । कान और आँसू के बीच की हड्डी ।
- महाशठ**, ( पुं. ) धतूरा । बड़ा धूर्त ।
- महाशय**, ( त्रि. ) बड़े आशय वाला । महा-उभाव । उदार ।
- महाशूद्र**, ( पुं. ) आभीर । जाति विशेष ।
- महाश्मशान**, ( न. ) काशी । बड़ा मरघटा ।
- महाष्टमी**, ( स्त्री. ) आश्विन के शुक्ल पक्ष की अष्टमी ।
- महासन्तपन**, ( न. ) सात दिन में समाप्त होने वाला व्रत ।
- महासेन**, ( पुं. ) बड़ी सेना के पति । कार्तिकेय ।
- महि**, ( स्त्री. ) पृथिवी । मालवा देश
- मही**, ( स्त्री. ) की एक नदी ।
- महिका**, ( स्त्री. ) हिम । बर्फ ।
- महित**, ( त्रि. ) प्रतिष्ठित । पूज्य ।
- महिन्धक**, ( पुं. ) चूहा । मूसा ।
- महिमन्**, ( पुं. ) बड़प्पन । बड़ाई ।



महिर, } ( पुं. ) सूर्य । अर्क वृक्ष ।  
मिहिर, }  
महिला, ( स्त्री. ) स्त्री । मस्त स्त्री । प्रियङ्गु  
लता । रेणुका नाम्नी गन्धद्रव्य ।  
महिष, ( पुं. ) भैंसा । एक असुर ।  
महिषध्वज, ( पुं. ) यमराज ।  
महिषमर्दिनी, ( स्त्री. ) एक देवी । दुर्गा ।  
महिषासुर, ( पुं. ) एक असुर जो दुर्गा के  
हाथ से मारा गया था ।  
महिषी, ( स्त्री. ) भैंस । पटरानी ।  
महिष्ठ, ( त्रि. ) सब से बड़ा ।  
मही, ( स्त्री. ) पृथिवी । खंवात की खाड़ी में  
गिरने वाली एक नदी । एक बड़ी  
सेना ।  
महीक्षित्, ( पुं. ) वृष । राजा ।  
महीज, ( न. ) अदरक । मङ्गल ग्रह ।  
नरकासुर ।  
महीध्र, ( पुं. ) पर्वत । पहाड़ ।  
महीप्राचीर, ( न. ) समुद्र ।  
महीभृत्, ( पुं. ) पर्वत । राजा ।  
महीयस्, ( त्रि. ) बहुत बड़ा ।  
महीय्यमान, ( त्रि. ) पूज्य । श्रेष्ठ ।  
महीरुह, ( पुं. ) वृक्ष । शाक ।  
महेच्छ, ( त्रि. ) महाशय । महानुभाव ।  
महेन्द्र, ( पुं. ) इन्द्र । परमेश्वर । जम्बुद्वीप  
का एक पर्वत ।  
महेन्द्रपुरी, ( स्त्री. ) अमरावती ।  
महेश, ( पुं. ) शिव ।  
महेशबन्धु, ( पुं. ) बिल्व वृक्ष ।  
महैला, ( स्त्री. ) मोटी इलायची ।  
महोक्ष, ( पुं. ) बड़ा बैल ।  
महोत्सव, ( पुं. ) बड़ा उत्सव ।  
महोत्साह, ( त्रि. ) बड़ा साहसी ।  
महोदधि, ( पुं. ) समुद्र ।  
महोदय, ( पुं. ) कन्नौज देश । आनन्द ।  
भ्रताप ।  
महोन्नत, ( पुं. ) बहुत ऊँचा । ताल वृक्ष ।

महोरग, ( पुं. ) एक प्रकार का बड़ा सर्प ।  
महौषधि, ( स्त्री. ) दूब । लाजवन्ती । स्नान  
की औषधियाँ ।  
मा, ( क्रि. ) मापना । सीमाबद्ध करना ।  
गरजना । दिखाना । बनाना । नपवाना ।  
मा, ( अव्य. ) यह निषेधार्थ में आता है ।  
( स्त्री. ) लक्ष्मी । माता । माप  
विशेष ।  
मांस, ( न. ) मास । आमिष ।  
मांसज, ( न. ) चर्बी ।  
मांसल, ( त्रि. ) मोटा । पुष्ट । बलवान् ।  
मांससार, ( पुं. ) मेद । चर्बी ।  
मांसिक, ( त्रि. ) कसाई । वृचर ।  
माकन्द, ( पुं. ) आम का पेड़ । आँवले का  
पेड़ । पीला चन्दन । अज्ञातवर्ती एक  
नगर का नाम ।  
माकर, ( पुं. ) मकर राशि प्राप्त सूर्य के  
माकरी, ( स्त्री. ) समय की । समुद्री जन्तु  
मकर सम्बन्धी ।  
माकलि, ( पुं. ) इन्द्र के सारथि का नाम ।  
चन्द्रमा ।  
माक्ष, ( क्रि. ) चाहना ।  
माक्षिक, } ( न. ) उपधातु विशेष । मधु ।  
माक्षीक, }  
माक्षिकज, ( न. ) मोम ।  
माख-ी, ( त्रि. ) यज्ञसम्बन्धी ।  
मागध, ( पुं. ) सफेद जीरा । भाट । वर्षासङ्कर  
विशेष । मगध देश जात । छोटी  
इलायची । खाण्ड । बोली विशेष ।  
माघ, ( पुं. ) एक मास का नाम । शिशुपाल-  
वध नामक काव्य और उसके निर्माता का  
नाम ।  
माच्य, ( न. ) कुन्दपुष्प ।  
माङ्गल्य, ( न. ) शुभ । हितकर ।  
माच, ( पुं. ) मार्ग ।  
माचल, ( पुं. ) चोर । बटमार ।  
माचिका, ( स्त्री. ) मक्खी ।

माजल, ( पुं. ) पक्षी विशेष ।  
 माञ्जिष्ट, } ( न. ) लाल रङ्ग ।  
 माञ्जिष्ट, }  
 माठ, ( पुं. ) मार्ग । रास्ता ।  
 माठर, ( पुं. ) व्यास का नाम ।  
 ब्राह्मण विशेष । सूर्य का पार्ववर्ती एक  
 गण ।  
 माठी, ( स्त्री. ) कवच ।  
 माड, ( पुं. ) वृक्ष विशेष । तौल । माप ।  
 माडि, ( पुं. ) राजप्रासाद ।  
 माडुक, } ( पुं. ) ढोल बजाने वाला ।  
 माडुकि, }  
 माढि, ( स्त्री. ) शोक । निर्झाता । क्रापे ।  
 गोट । सजाफ । नया निकला वृक्ष का  
 पत्ता । कोपल ।  
 माणव, ( पुं. ) छोकरा । लड़का । सोलह  
 लड़ का मोतियों का हार ।  
 माणवक, ( पुं. ) छोकरा । बाना । सोटा  
 मनुष्य । ब्रह्मचारी । सोलह या बीस लड़  
 का हार ।  
 माणविका, ( स्त्री. ) छोकी । अप्सरा ।  
 माणवीज, ( त्रि. ) लड़कपन । छोकरापन ।  
 माणव्य, ( न. ) छोकरों का दल या समूह ।  
 माणिका, ( स्त्री. ) माप विशेष जो आठ  
 पल के बराबर है ।  
 माणिक्य, ( न. ) लाल मणि ।  
 माणिक्य, ( स्त्री. ) छिपकली । बिस्तुइया ।  
 माणवन्ध, ( न. ) संधा या पहाड़ी नोन ।  
 माण्डलिक, ( त्रि. ) एक प्रान्त का शासक ।  
 मातङ्ग, ( पुं. ) हाथी । चाण्डाल । किरात ।  
 पीपल का वृक्ष ।  
 मातङ्गी, ( स्त्री. ) दस महाविद्याओं में से  
 एक ।  
 मातरपितृ, ( स्त्री. ) माता पिता ।  
 मातरिपुरुष, ( पुं. ) भीरु । डरपोक ।  
 मातरिश्वन, ( पुं. ) वायु ।

मांतलि, ( पुं. ) इन्द्र का सारथि ।  
 माता, ( स्त्री. ) माता ।  
 मातामह, ( पुं. ) नाना ।  
 मातुल, ( पुं. ) मामा ।  
 मातुलक, ( पुं. ) मामा । धरूरे का फल ।  
 मातुला, } ( स्त्री. ) मामी । सन ।  
 मातुलानी, }  
 मातुली, }  
 मातुलेय, ( पुं. ) मामा का पुत्र ।  
 मातुलेयी, ( स्त्री. ) मामा की बेटी ।  
 मातुलिङ्ग, } ( पुं. ) बीजपुर । नाबू ।  
 मातुलङ्ग, } अनार ।  
 मातृ, ( स्त्री. ) माता । गौ । लक्ष्मी । दुर्गा ।  
 आकाश । पृथिवी । देवी । रेवती ।  
 आखुकर्णा, इन्द्रकर्णा, जटामांसी आदि  
 रूखरी । अष्टमातृकाएँ यथा—  
 “ ब्राह्मी माहेश्वरी चण्डी वाराही वैष्णवी तथा ।  
 कौमारी चैव चाण्डिका चर्षिकेत्यष्टमातरः ॥ ”  
 किन्तु किसी किसी के मतानुसार आठ वीं  
 जगह सात ही हैं । यथा—  
 “ ब्राह्मी माहेश्वरी चैव कौमारी वैष्णवी तथा ।  
 माहेंद्री चैव वाराही चाण्डिका सप्त मातरः ॥ ”  
 कोई कोई सोलह मातृका तक मानते हैं ।  
 आठ प्रकार की पितृलोकनातिनी माताएँ ।  
 सात माताओं की पूजा बहुधारा में और  
 षोडश मातृकाओं की ब्रह्मल आदि साह-  
 सिक कृत्यों में होती है । जीव । ज्ञाता ।  
 मातृबन्धु, ( पुं. ) मातृबन्धुओं में इनकी  
 गणना है । यथा—  
 “मातुः पितुः स्वसुः पुत्रा मातुर्मातुः स्वसुः सुताः ।  
 मातुर्मातुलपुत्राश्च विज्ञेया मातृबन्धवः ॥ ”  
 मातृष्वसु, ( स्त्री. ) मौसी ।  
 मातृष्वस्त्रेय, ( पुं. ) मौसी का लड़का ।  
 मात्र, ( न. ) अल्प । माप । परिमाण ।  
 धन । हस्त, दीर्घ, प्लुत आदि । लघुवर्ण  
 को उच्चारण करने का एक अवयव ।  
 इन्द्रियों की वृत्तियाँ ।

**मात्रा**, ( स्त्री. ) माप विशेष । फुट । पल ।  
 अणु । अंश । धन । नागरी वर्षामाला के  
 स्वरों के चिह्न जो अक्षरों के ऊपर नीचे  
 अगल बगल लगाये जाते हैं । क्रान में  
 पहनने की वाली । रत्न ।  
**मात्सर्य**, ( न. ) ईर्ष्या ।  
**मात्स्निक**, ( पुं. ) मछली पकड़ने वाला ।  
 धीमर । मल्लाह ।  
**माथ**, ( पुं. ) पन्था । मार्ग । ( क्रि. )  
 बिलोना । नष्ट करना । मारना ।  
**माथुर**, ( त्रि. ) मथुरा में उत्पन्न । मथुरा में  
 आया हुआ ।  
**माव**, ( पुं. ) नशा । दर्प । हर्ष ।  
**मादक**, ( त्रि. ) नशैला । नशा उत्पन्न करने  
 वाला । परीहा ।  
**मादन**, ( न. ) लौंग । कामदेव । मदन वृक्ष ।  
 ( स्त्री. ) भौंग ।  
**मादक्ष**, } ( त्रि. ) मेरे समान ।  
**मादशी**, }  
**माद्री**, ( स्त्री. ) मद्रदेशसम्भूत पण्डितराज  
 की दूसरी स्त्री ।  
**माधव**, ( पुं. ) नारायण । लक्ष्मीपति ।  
 वसन्त ऋतु । वैशाख मास । महिष का  
 पेड़ । ( स्त्री. ) वासन्ती लता । इन्द्र ।  
 परशुराम । यादव । सायन के साथी और  
 ऋग्वेद के टीकाकार ।  
**माधवक**, ( पुं. ) मद्य विशेष जो मधु से  
 बनाई जाती है ।  
**माधिका**, ( स्त्री. ) एक लता ।  
**माधवी**, ( स्त्री. ) एक प्रकार की मदिरा ।  
 वासन्ती लता । कुटनी ।  
**माधुर**, ( न. ) मालती का पुष्प ।  
**माध्य**, ( त्रि. ) बीच का ।  
**माध्यन्दिन**, ( न. ) दिन का मध्य भाग ।  
 यजुर्वेद की एक शाखा ।  
**माध्याह्निक**, ( त्रि. ) दोपहर सम्बन्धी ।  
**माध्व**, ( शु. ) मन्व के अह्वयायी ।

**मान**, ( क्रि. ) विचार करना । पूजा करना ।  
**मान**, ( न. ) सम्मान । प्रतिष्ठा । अभिमान ।  
 ( अच्छे भाव में ) क्रोध । माप । हाथ ।  
 तौलना । प्रमाण । गीत का अङ्क ।  
**मानग्रन्थि**, ( पुं. ) अपराध । भूल चूक ।  
**मानरन्ध्रा**, ( स्त्री. ) एक प्रकार का समय-  
 सूचक यंत्र ।  
**माननीय**, ( शु. ) मान के योग्य । प्रतिष्ठित ।  
**मानःशिल**, ( न. ) मनसिल का ।  
**मानव**, ( पुं. ) मनुष्य । मनु के वंशधर ।  
**मानवधर्मशास्त्र**, ( न. ) मनु का बनाया  
 धर्मशास्त्र ।  
**मानस**, ( न. ) मन । मानसरोवर ।  
**मानसव्रत**, ( न. ) अहिंसा, सत्य आदि  
 व्रत, चोरी न करना, अस्वचर्य धारण,  
 लालच न करना—ये मानस व्रत कहलाते हैं ।  
**मानसिक**, ( न. ) मन सम्बन्धी ।  
**मानसौकम्**, ( पुं. ) हंस ।  
**मानिका**, ( स्त्री. ) मदिरा विशेष । तौल विशेष ।  
**मानिनी**, ( स्त्री. ) मान करने वाली स्त्री ।  
 फली भाला वृक्ष ।  
**मानुष**, ( पुं. ) आदमी । मानव ।  
**मानुषी**, ( स्त्री. ) स्त्री । नारी ।  
**मानुष्य**, ( न. ) मनुष्यत्व । आदमीपन ।  
**मानोन्नक**, ( न. ) सुन्दरता ।  
**मान्त्रिक**, ( पुं. ) मन्त्र जानने वाला ।  
**मान्थ**, ( क्रि. ) चोटिल करना ।  
**मान्थर्य्य**, ( न. ) सुस्ती । थकावट । निर्बलता ।  
**मान्दार**, ( पुं. ) वृक्ष विशेष ।  
**मान्ध**, ( न. ) जड़पना । सुस्ती । बीमारी । न्यूनता ।  
**मान्धातु**, ( पुं. ) सूर्यवंशी एक राजा का  
 नाम । यह युवनाश्व का पुत्र था और अपने  
 बाप के पेट से उत्पन्न हुआ था । पेट से  
 उसके निकलते ही ऋषियों ने कहा था—  
 “कं एष धस्यति ?” इस पर इन्द्र ने प्रकट  
 ही कर कहा— “मां धास्यति ।” तब ही से  
 इसका नाम मान्धातु या मान्धाता पड़ा ।

मान्य, ( पुं. ) पूज्य ।  
 मापत्य, ( पुं. ) कामदेव ।  
 माम, ( सर्व. ) मुझे । मेरा ( सम्बोधन में )  
 चाचा ।  
 मामक, } ( त्रि. ) मेरा । स्वार्थी । लालची ।  
 मामिका, }  
 माय, ( पुं. ) बाजीगर । राक्षस ।  
 माया, ( स्त्री. ) अज्ञान विशेष । भ्रम ।  
 कृपा । दम्भ । लक्ष्मी । बुद्धदेव की  
 माता । ईश्वर की उपाधि ।  
 मायाकृत, ( पुं. ) मदारी । बाजीगर ।  
 मायादेवीसुत, ( पुं. ) बुद्धदेव ।  
 मायाचित्र, ( त्रि. ) ऐन्द्रजालिक । मदारी ।  
 मायिक, ( त्रि. ) मदारी । कपटी । छली ।  
 मायु, ( पुं. ) सूर्य । देहस्थ पित्त । रोग विशेष ।  
 मायूर, ( न. ) मोरसम्बन्धी । मोरों का झुण्ड ।  
 मार, ( पुं. ) मरण । मौत ।  
 मारक, ( पुं. ) मारण । महामारी । कामुक ।  
 घातक । बन्ध पक्षी ।  
 मारकस्थान, ( पुं. ) वधस्थल । जन्मकुण्डली  
 में लग्न से सातवाँ और दसवाँ स्थान ।  
 मारि, ( स्त्री. ) महामारी ।  
 मारीच, ( पुं. ) ताडका रोशनी का नेटा । एक  
 राक्षस जिसे रामचन्द्र ने विश्वामित्र के यज्ञ  
 में चार सौ योद्धा फेंका था । जिसने माया-  
 मृग बन कर साता का हरण कराया था ।  
 मारुतात्मज, ( पुं. ) वायु का पुत्र, हनुमान्  
 और भीमसेन ।  
 मार्कण्डे, ( पुं. ) एक मुनि । ऋष्यशृङ्ग की सन्तान  
 जो सदैव १४ ही वर्ष के रहते हैं ।  
 मार्ग, ( क्रि. ) हूँदना । साफ करना ।  
 मार्गेण, ( न. ) अन्वेषण । खोज । याचन ।  
 प्रणय ।  
 मार्गेश्वर, } ( पुं. ) अग्रहन ।  
 मार्गशीर्ष, }  
 मार्गित, ( त्रि. ) खोजा हुआ ।  
 मार्गिन, ( पुं. ) नेता । अग्रसर होने वाला ।

मार्ज, ( क्रि. ) बुहारना । बदोरना । धोना ।  
 पोंछना । साफ करना ।  
 मार्जन, ( न. ) पोंछ कर साफ करना ।  
 मार्जनी, ( स्त्री. ) बुहारी । भाइ ।  
 मार्जार, } ( पुं. ) बिलार । मोर ।  
 मार्जाल, }  
 मार्जारी, ( स्त्री. ) बिली ।  
 मार्जारीय, ( पुं. ) बिली । शूद्र । काय-  
 शोधन ।  
 मार्जित, ( पुं. ) साफ किया हुआ । सजाया  
 हुआ ।  
 मार्जिता, ( स्त्री. ) एक प्रकार की चटनी,  
 जो देही में चीनी तथा अन्य मसालों के  
 मिश्रण से बनायी जाती है ।  
 मार्तण्ड, ( पुं. ) सूर्य । अर्क वृक्ष । सूर्य ।  
 बारह की संख्या । मरे अण्डे में  
 उत्पन्न ।  
 मार्तिक, ( पुं. ) मिट्टी का बना । टेला ।  
 धके का ढकना ।  
 मार्त्य, ( त्रि. ) मरणशील ।  
 मार्दङ्ग, ( पुं. ) ढोलची । ढोल बजाने वाला ।  
 नगर विशेष ।  
 मार्दाङ्कक, ( पुं. ) ढोल बजाने वाला ।  
 मार्दव, ( न. ) कोमलता । कोमल या दयालु  
 हृदय वाला ।  
 मार्द्विक, ( न. ) शराब । मदिरा ।  
 मार्मिक, ( त्रि. ) मर्म जानने वाला ।  
 मार्ष्टि, ( स्त्री. ) शोधन । सफाई ।  
 माल, ( पुं. ) बङ्गाल के एक नगर का  
 नाम । जङ्गली लोगों की जाति । त्रिष्णु ।  
 मालक, ( पुं. ) नीम का पेड़ । आम के समीप  
 का वन । नारियल की लकड़ी का बना  
 पात्र ।  
 मालकौश, ( पुं. ) राग विशेष ।  
 मालति, } ( स्त्री. ) चमेली । कली ।  
 मालती, } अविवाहिता युवती । रात्रि । चाँदनी ।  
 मालतीरज, ( पुं. ) सुहागा ।

मालतीपत्री, ( स्त्री. ) जावित्री ।  
 मालतीफल, ( न. ) जायफल ।  
 मालय, ( पुं. ) } मलय पर्वत का । चन्दन ।  
 मालयी, ( स्त्री. ) }  
 मालव, ( पुं. ) एक देश जिस पर लक्ष्मीजी की  
 कृपा हो ( भायाः लवो यस्मिन् ) दुर्भिक्षादि  
 वर्जित मालवा प्रान्त । राग विशेष ।  
 ( बहुवचन में ) मालवा प्रान्त वासी ।  
 मालविका, ( स्त्री. ) त्योरी ।  
 मालसी, ( सं. ) मौलसिरी का पेड़ ।  
 माला, ( स्त्री. ) हार । गजरा । गुच्छा ।  
 डोरी । गुञ्ज ।  
 मालाकार, ( पुं. ) माली ।  
 मालादीपक, ( न. ) अलङ्कार में अर्थात् अलङ्कार  
 विशेष ।  
 मालिक, ( पुं. ) माली । रङ्गरेज । रङ्गिया ।  
 पक्षी विशेष ।  
 मालिका, ( स्त्री. ) मालती की बेल । गरदन  
 का गहना । अलसी । पुत्री । राजभवन ।  
 घुरा । पक्षी विशेष । नदी विशेष । फूलों  
 की माला ।  
 मालिन, ( पुं. ) मालाकार । १५ अक्षर के  
 पाद वाला छन्द । गौरी । चम्पा नगरी ।  
 आकाशगङ्गा । कण्व के आश्रम के  
 निकट की एक नदी । अग्निशिखा वृक्ष ।  
 मालेय, ( त्रि. ) माला की रचना में उत्तुर ।  
 माली ।  
 माल्य, ( न. ) पुष्प । फूल । माथे पर डालने  
 की पुष्पमाला ।  
 माल्यवत्, ( त्रि. ) माला वाला । केतुमाल  
 और इलावृत वर्ष की सीमा का पहाड़ ।  
 झकेश राक्षस का नेटा । रावण का मंत्री ।  
 एक राक्षस ।  
 मालिन्यं, ( न. ) मैलापन । मैल ।  
 मालु, ( स्त्री. ) लताविशेष । स्त्री ।  
 मालूर, ( पुं. ) बेल और कैथे का पेड़ ।  
 मालेया, ( स्त्री. ) बड़ी इलायची ।

माल्ल, ( पुं. ) वर्षासङ्कर जाति विशेष ।  
 माल्लवी, ( स्त्री. ) कुरती के जोड़ ।  
 माशब्दिक, ( त्रि. ) निषेध करने वाला ।  
 माष, ( पुं. ) मासा ( तौल का ) । मूर्ख । उर्द  
 की दाल । मुहौंसा ।  
 माषक, ( पुं. ) फली । सेम । मासा  
 ( तौलका ) ।  
 माषवर्द्धक, ( पुं. ) सुनार ।  
 माषिक, ( शु. ) } मासा भर ।  
 माषिकी, ( स्त्री. ) }  
 माषीय, ( न. ) उर्द का लेत ।  
 मास, ( पुं. ) चन्द्रमा । तीस दिन का समय ।  
 मास, ( न. ) महीना ।  
 मासन, ( न. ) सोमराज्य जता ।  
 मासर, ( पुं. ) चावल का उबला हुआ पानी ।  
 माषड ।  
 मासल, ( पुं. ) मसूर ।  
 मासान्त, ( पुं. ) महीने का अन्त ।  
 मासिक, ( त्रि. ) महीने का ।  
 मासुपी, ( स्त्री. ) डाढ़ी ।  
 मासूर, ( न. ) } मसूर की दाल का ।  
 मासूरी, ( स्त्री. ) }  
 मास्म, ( अव्य. ) हटाना । रोकना ।  
 माह, ( क्रि. ) नापना मापना ।  
 माहा, ( स्त्री. ) गौ ।  
 माहाकुल, ( त्रि. ) बड़े कुल वाला ।  
 माहाकुली, ( स्त्री. ) कुलीन स्त्री ।  
 माहात्म्य, ( न. ) महिमा ।  
 माहिष, ( न. ) भैरव का दूध ।  
 माहिष्य, ( पुं. ) सङ्कर । दोगला ।  
 माहेन्द्र, ( पुं. ) इन्द्र का । योग विशेष । पूर्व  
 दिशा । इन्द्र की स्त्री । गौ ।  
 माहेय, ( पुं. ) पृथिवी की सन्तान । मङ्गल  
 ग्रह । नरकासुर । गौ ।  
 माहेश्वर, ( त्रि. ) शिव सम्बन्धी । शिव-  
 पूजक ।  
 माहेश्वरी, ( स्त्री. ) पार्वती ।

मि, ( क्रि. ) फेंकना ।  
 मिच्छ, ( क्रि. ) रोकना । चिड़ाना ।  
 मित्, ( स्त्री. ) लम्बा ।  
 मित, ( त्रि. ) परिमित । मापा हुआ ।  
 निर्दिष्ट । सीमाबद्ध ।  
 मितङ्गम, ( पुं. ) धीरे धीरे चलना । हाथी ।  
 मितद्रु, ( पुं. ) समुद्र ।  
 मितस्पृच, ( पुं. ) सूस ।  
 मिति, ( स्त्री. ) ज्ञान । माप । प्रमाण । साक्ष्य ।  
 संकल्प ।  
 मित्र, ( न. ) सुहृद् । दोस्त ।  
 मित्रविन्द, ( पुं. ) अग्नि ।  
 मित्रता, { ( सं. ) मैत्री । दोस्ती ।  
 मित्रत्व, }  
 मित्रयु, ( पुं. ) मित्रवत्सल ।  
 मिथ्, ( क्रि. ) मिलना । मारना । समझना ।  
 काटना । पकड़ना ।  
 मिथिस्, ( अव्य. ) अकेले । आपस में ।  
 मिथिष्ठा, ( स्त्री. ) तिरहुत । राजा जनककी पुरी ।  
 मिथुन, ( न. ) स्त्री पुरुष का जोड़ा । मेष से  
 तीसरी राशि । विषय के अर्थ मिलन ।  
 मिथ्या, ( अव्य. ) असत्य । झूठ ।  
 मिथ्यादृष्टि, ( स्त्री. ) भूल ।  
 मिथ्यानिरसन्, ( न. ) शपथ खा कर  
 अस्वीकार करना या मुकरना ।  
 मिथ्याभियोग, ( पुं. ) झूठी फरियाद ।  
 मिथ्याभिशंसन, ( न. ) झूठा कलङ्क ।  
 मिथ्याभिशाप, ( पुं. ) झूठा अपवाद ।  
 मिथ्यामति, ( स्त्री. ) भ्रम । भूल ।  
 मिद्, ( क्रि. ) स्नेह करना ।  
 मिल्, ( क्रि. ) मिलना ।  
 मिलिन्द, ( पुं. ) मधुमक्षिका ।  
 मिलिन्दक, ( पुं. ) सर्प विशेष ।  
 मिलीमिलिन्, ( पुं. ) शिव का नाम ।  
 मिश्र, ( क्रि. ) शब्द करना ।  
 मिश्र, ( क्रि. ) मिलाना । हाथी विशेष । एक  
 देश । पदवी । श्रेष्ठ ।

मिश्रव्यवहार, ( पुं. ) गणितविद्याकी क्रिया विशेष ।  
 मिषू, ( क्रि. ) दूसरों को नीचा दिखाने की  
 अभिलाषा । झूठ मारना । नम करना ।  
 मिष, ( न. ) स्पर्द्धा । छल । कपट ।  
 मिषिका, ( स्त्री. ) जटामांसी ।  
 मिष्ट, ( त्रि. ) मीठा ।  
 मिह्, ( क्रि. ) सींचना । प्रभाव या पेशाव  
 करना । वीर्य निकालना ।  
 मिहिका, ( स्त्री. ) पाला । बर्फ ।  
 मिहिर, ( पुं. ) सूर्य । आक का पेड़ । वृद्ध ।  
 मेष । चन्द्रमा । वायु ।  
 मिहिराण, ( पुं. ) शिव ।  
 मी, ( क्रि. ) मारना । कम करना । बदलना ।  
 भङ्ग करना । खोना । भटकना । जाना ।  
 जानना । मरना । नष्ट होना ।  
 मीढ, ( त्रि. ) मूता हुआ ।  
 मीदुष्टम, ( पुं. ) शिव । सूर्य । चौर ।  
 मीन, ( पुं. ) मछली । बारहवीं राशि ।  
 मीनकेतन, ( पुं. ) कामदेव ।  
 मीनगन्ध, ( पुं. ) सत्यवती ।  
 मीनाण्डा, ( स्त्री. ) मिथ्री । परिष्कृत शर्करा ।  
 मछली का अण्डा ।  
 मीम्, ( क्रि. ) शब्द करना ।  
 मीमांसक, ( पुं. ) मीमांसा शास्त्र के ज्ञाता  
 अथवा उसके पढ़ने वाले । परीक्षक ।  
 सिद्धान्ती । निर्णायकर्त्ता ।  
 मीमांसा, ( स्त्री. ) शुद्ध विचार । अनुसन्धान ।  
 भारतवर्षीय षड्दर्शनों में से एक दर्शन  
 का नाम । यह दर्शन दो भागों में विभक्त  
 है एक पूर्वमीमांसा है, जिसके बनाने  
 वाले जैमिनिजी हैं । इस भाग में कर्म का  
 प्रतिपादन किया गया है । दूसरे भाग का  
 नाम उत्तरमीमांसा है । इसके रचयिता  
 बादरायणजी हैं । इसमें ब्रह्मविद्या का  
 निरूपण है । विचार । परीक्षा ।  
 मीर, ( पुं. ) समुद्र । सीसा । शर्वत । पर्वत का  
 अन्न विशेष ।



**मौल**, ( क्रि. ) पलकों को बन्द करना ।  
 मुर्झाना । मिलना ।  
**मौलन**, ( न. ) सकोड़ना । बन्द करना ।  
**मौलित**, ( त्रि. ) अनखिला । संकुचित ।  
 अलङ्कार विशेष ।  
**मौल्य**, ( क्रि. ) जाना । मोटा होना ।  
**मौवर**, ( त्रि. ) अहितकर । मान्य । सेना-  
 पति ।  
**मौवा**, ( स्त्री. ) पवन ।  
**मु**, ( पुं. ) शिव । धिता । भूरा रङ्ग ।  
**मुकुट**, ( पुं. ) शिरोभूषण । ताज ।  
**मुकु**, ( पुं. ) छुटकारा । उत्सर्ग । त्याग ।  
 मोक्ष ।  
**मुकुन्द**, ( पुं. ) मोक्षदाता । विष्णु । पारा ।  
 बहुमूल्य रत्न विशेष । कुनेर की नव  
 निधियों में से एक । एक प्रकार का  
 दोल ।  
**मुकुम्**, ( अव्य. ) मोक्ष । निर्विकल्पक  
 समाधि ।  
**मुकर**, ( पुं. ) शीशा । दर्पण । नकुल वृक्ष ।  
 कुम्हार का डण्डा । मालती का पेड़ ।  
 कली ।  
**मुकुल**, ( पुं. न. ) अधखिली कली । आत्मा ।  
 शरीर ।  
**मुकुष्ठ**, } ( पुं. ) एक प्रकार की सेम या  
**मुकुष्ठक**, } बीमी ।  
**मुक्त**, ( त्रि. ) छुटकारा प्राप्त । आनन्दित ।  
**मुक्तसङ्ग**, ( त्रि. ) परित्राजक । संयुक्ती ।  
**मुक्तस्त**, ( त्रि. ) उदार । बहुपानशील ।  
**मुक्ता**, ( स्त्री. ) मोती ।  
**मुक्ताप्रस**, ( स्त्री. ) सीप ।  
**मुक्ताफल**, ( न. ) मोती । कपूर । सीताफल ।  
 वोपदेव कृत ग्रन्थ विशेष, जिसमें भक्ति  
 का विशेष वर्णन है ।  
**मुक्ताबली**, ( स्त्री. ) मोतियों की माला ।  
 इस नाम का न्यायशास्त्र ग्रन्थ ।  
**मुक्तास्कोट**, ( पुं. स्त्री. ) सीप ।

**मुक्ति**, ( स्त्री. ) छुटकारा । मोक्ष ।  
**मुक्तिक्षेत्र**, ( न. ) काशी धाम ।  
**मुक्त्वा**, ( अव्य. ) छुटकारा पाकर । अतिरिक्त ।  
 छोड़ कर ।  
**मुख**, ( न. ) मुँह । धूँधन । धूँध । सामने  
 या आगे का भाग । तीर का अग्रभाग ।  
 • द्वार । उपोद्घात । अद्य । प्रधान ।  
**मुखज**, ( पुं. ) विप्र ।  
**मुखनिरीक्षक**, ( त्रि. ) मुँह की ओर देखने  
 वाला । आलसी । खुशामदी ।  
**मुखपूरण**, ( न. ) अञ्जलि भर जल ।  
**मुखभूषण**, ( न. ) पान । बीडा ।  
**मुखर**, ( त्रि. ) कह डालने वाला । वाचाल ।  
 • बहुत शब्द करने वाला । अपशब्द  
 बोलने वाला । अश्रियवादी । काक । शङ्ख ।  
**मुखरित**, ( त्रि. ) शब्द करने वाला ।  
**मुखलाङ्गल**, ( पुं. ) शंकर ।  
**मुखवल्लभ**, ( पुं. ) अनार का पेड़ ।  
**मुखवास**, ( पुं. ) गन्ध तृण । काफूर ।  
**मुखवासन**, ( पुं. ) घुल को सुगन्धियुक्त  
 करने वाला ।  
**मुखआदान**, ( पुं. ) घुल खोलना । मुँदना ।  
 जमुहाई ।  
**मुखशोधन**, ( न. ) दालचीनी ।  
**मुखस्त्राव**, ( पुं. ) लार ।  
**मुखान्नि**, ( पुं. ) ब्राह्मण । दावानल ।  
**मुख्य**, ( त्रि. ) प्रधान । अग्रज ।  
**मुग्ध**, ( त्रि. ) मूढ़ । सादा । सीधा । आक-  
 र्षक । सुन्दर ।  
**मुग्धा**, ( स्त्री. ) नायिका भेद ।  
**मुचू**, ( क्रि. ) ठगना । छोड़ना ।  
**मुचुकुन्द**, } ( पुं. ) पुष्प वाला वृक्ष  
**मुचुकुन्द**, } विशेष । राजा मान्धाता के  
 पुत्र का नाम ।  
**मुचुकुन्दप्रसादक**, ( पुं. ) श्रीकृष्ण ।  
**मुचिर**, ( त्रि. ) उदार । ( पुं. ) देव विशेष ।  
 नेकी । पवन ।

**मुचिलिन्द**, ( पुं. ) एक प्रकार का पुष्प ।  
**मुखुटी**, ( स्त्री. ) चीमटी ।  
**मुज**, } ( क्रि. ) साफ करना । बजाना ।  
**मुञ्ज**, } शब्द करना ।  
**मुञ्ज**, ( पुं. ) मूँज । जिससे ब्राह्मणों के लिये  
 मेखला बनायी जाती है । मेखला । धार  
 नगरी के एक राजा का नाम । जो भोज  
 के चाचा थे ।  
**मुञ्जाट**, } ( पुं. ) एक प्रकार का पौधा ।  
**मुञ्जाटक**, }  
**मुञ्जर**, ( न. ) कमल की जड़ ।  
**मुद्**, ( क्रि. ) तोड़ना । पीसना । दबाना ।  
**मुद्**, ( क्रि. ) बालों का काटना, या  
 मलना ।  
**मुग्ड**, ( पुं. न. ) मस्तक । एक दैत्य । नाई ।  
 शाखापत्रहीन वृक्ष ।  
**मुग्डक**, ( पुं. ) नाई ।  
**मुग्डफल**, ( पुं. ) नारियल ।  
**मुग्डिडन**, ( पुं. ) नाई ।  
**मुग्ग**, ( क्रि. ) वचन हारना । प्रतिज्ञा  
 करना ।  
**मुत्त्य**, ( न. ) मोती ।  
**मुद्**, ( क्रि. ) प्रसन्न होना ।  
**मुद**, } ( स्त्री. ) वर्ष ।  
**मुदा**, }  
**मुदिर**, ( पुं. ) बादल । कामुक । कामी ।  
 माला ।  
**मुदी**, ( स्त्री. ) चाँदनी । जुन्हाई ।  
**मुद्ग**, ( पुं. ) मूँग । पक्षी विशेष । जलकाक ।  
**मुद्गर**, ( न. ) मालती भेद । मुग्दर । कली ।  
**मुद्गल**, ( पुं. ) एक ऋषि का नाम । एक  
 प्रकार की घास । राजा विशेष ।  
**मुद्गष्ट**, ( पुं. ) छीमी या सेम विशेष ।  
**मुद्रा**, ( स्त्री. ) मोहर । चिह्न । एकसाल में  
 दले रूपये पैसे । पूजन में अंगुली  
 आदि को विशेष रूप से मोड़ने सिकोड़ने  
 की क्रिया ।

**मुद्रालिपि**, ( स्त्री. ) छापे के अक्षर । पाँच  
 प्रकार की लिखावटों में से एक ।  
**मुद्रिका**, ( स्त्री. ) अंगूठी । मोहर । रुपया ।  
**मुद्रित**, ( वि. ) चिह्नित । छापा हुआ ।  
 बन्द ।  
**मुधा**, ( अव्य. ) मिथ्या । झूठ । व्यर्थ ।  
 वृथा ।  
**मुनि**, ( पुं. ) पवित्र पुरुष । ऋषि । सात की  
 गिन्ती ।  
**मुनिभेषज**, ( न. ) हरि । अगस्त्य । कुछ न  
 खाना ।  
**मुनीन्द्र**, ( पुं. ) ऋषिश्रेष्ठ । सांख्य मुनि ।  
 भरत । शिव ।  
**मुन्थ**, ( क्रि. ) जाना ।  
**मुन्था**, ( स्त्री. ) ज्योतिष के ताजिक ( वर्ष  
 फल ) भाग में प्रयुक्त होने वाला एक  
 विशेष ग्रह । दसवाँ ग्रह ।  
**मुन्यन्न**, ( न. ) नीवार । कन्द ।  
**मुमुक्षा**, ( स्त्री. ) मोक्ष की कामना ।  
**मुमुक्षु**, ( वि. ) मोक्ष की इच्छा वाला ।  
**मुमुचान**, ( पुं. ) बादल ।  
**मुमुषिषु**, ( पुं. ) चोर ।  
**मुमूर्षु**, ( वि. ) आसन्नमृत्यु ।  
**मुर्**, ( क्रि. ) घेर लेना । फँसा लेना ।  
**मुर्**, ( पुं. ) दैत्य विशेष । वेष्टन । गन्धद्रव्य ।  
**मुरज**, ( पुं. ) मृदङ्ग । कुबेरपत्नी ।  
**मुररिपु**, ( पुं. ) विष्णु । मुरारि ।  
**मुरला**, ( स्त्री. ) केरल देश की एक नदी का  
 नाम ।  
**मुरली**, ( स्त्री. ) बंसी । वेणु ।  
**मुरलीधर**, ( पुं. ) श्रीकृष्ण । वंशीधर ।  
**मुच्छे**, ( क्रि. ) मूर्च्छित होना ।  
**मुर्मुर्**, ( पुं. ) तुषाग्नि । सूर्य का  
 घोड़ा ।  
**मुशली**, } ( स्त्री. ) छिपकली ।  
**मुसली**, }  
**मुशलिन्**, ( पुं. ) बलराम ।

**मुष्**, ( क्रि. ) मूँसना । लूटना ।  
**मुषल**, } ( पुं. ) मूसल जिससे अनाज  
**मुशल**, } उखली में ढाल कर छरा जाता है ।  
**मुसल**, }  
**मुषित**, ( त्रि. ) झुराया हुआ द्रव्य । वह  
 मनुष्य जिसका द्रव्य चोर झुरा ले गये हों ।  
**मुष्क**, ( पुं. ) अण्डकोष । चोर । वृक्ष विशेष ।  
 मोटा आदमी ।  
**मुष्कशून्य**, ( पुं. ) खोजा । नपुंसक ।  
**मुष्टि**, ( पुं. स्त्री. ) मुट्टी । माप विशेष । मूठ  
 या मुठिया । लिङ्ग । ( स्त्री. ) झुराना ।  
**मुष्टिमुष्टि**, ( अव्य. ) धूसों की लड़ाई ।  
**मुष्टिक**, ( पुं. ) कंस का एक पहलवान ।  
 सुनार । जोम ।  
**मुष्टिकान्तक**, ( पुं. ) बलदेव । मुष्टिकाखुर  
 मल्ल के काल ।  
**मुष्टिन्धय**, ( पुं. ) बालक । बच्चा । मूठी  
 बूँबने वाला ।  
**मुष्टिबन्ध**, ( पुं. ) मुट्टी बाँधना । मुट्टी भर ।  
**मुष्टक**, ( पुं. ) काली सरसों । राई ।  
**मुस्त**, ( क्रि. ) टुकड़े टुकड़े करना । चीरना ।  
 बाँटना ।  
**मुसल**, ( पुं. ) मूसल ।  
**मुसलिन**, ( पुं. ) बलराम । मुसलधारी ।  
**मुसलीका**, ( स्त्री. ) बिसतुइया । छिपकली ।  
**मुस्त**, ( क्रि. ) देर करना । एकत्र करना ।  
**मुस्त**, ( पुं. ) मोथा । तृणविशेष ।  
**मुसल**, ( न. ) लोढ़ा । मूसल । दरार ।  
**मुह**, ( क्रि. ) बेसुध होना । अज्ञान होना ।  
 मूर्च्छित होना । हैरान होना । गड़बड़ी में  
 पड़ना ।  
**मुहिर**, ( पुं. ) कामदेव । मूर्ख ।  
**मुहुक**, ( न. ) ( वैदिक प्रयोग ) क्षय । पल ।  
**मुहुस**, ( अव्य. ) प्रायः । बार बार ।  
**मुहूर्त**, ( पुं. न. ) ४८ मिनट का काल  
 विशेष । किसी कार्य के लिये नियत  
 समय ।  
**मुहेर**, ( पुं. ) मूर्ख । ज्योतिषी ।

**मू**, ( क्रि. ) बाँधना ।  
**मूक**, ( पुं. ) मत्स्य । मछली । गूंगा । दीन ।  
 दैत्य विशेष ।  
**मूकिमन**, ( पुं. ) गूंगापन ।  
**मूत**, ( त्रि. ) बाँधा हुआ । धिरा हुआ ।  
**मूत्र**, ( न. ) पेशाब ।  
**मूत्रकृच्छ्र**, ( सं. ) पेशाब की बीमारी जिसमें  
 पेशाब बड़े कष्ट से उतरता है ।  
**मूर**, ( त्रि. ) मूर्ख । नाश करना ।  
**मूर्ख**, ( त्रि. ) बुद्धिहीन । गँवार ।  
**मूर्च्छना**, ( स्त्री. ) बेसुध होना ।  
**मूर्च्छा**, ( स्त्री. ) मोह । अचेतन्यावस्था । वृद्धि ।  
**मूर्च्छाल**, ( त्रि. ) मूर्च्छित । बेसुध । अचेत ।  
**मूर्त**, ( त्रि. ) अचेत । बेसुध ।  
**मूर्ति**, ( स्त्री. ) प्रतिमा । चित्र ।  
**मूर्तिमत्**, ( पुं. ) आकारसम्पन्न । शरीर ।  
 कड़ा ।  
**मूर्धन**, ( पुं. ) माथा । सर्वोच्च स्थान ।  
 नेता । अगला । आधार ।  
**मूर्धज**, ( पुं. ) केश । बाल ।  
**मूर्धन्य**, ( त्रि. ) माथे में उत्पन्न होने वाले ।  
 क, ट, ठ, ड, ढ, ण, र, ष ये मूर्धन्य  
 कहलाते हैं ।  
**मूर्धाभिषिक्त**, ( पुं. ) क्षत्रिय । राजा । वर्ष-  
 सङ्कर । मंत्री ।  
**मूर्वा**, } ( स्त्री. ) एक लता, जिसके द्वारा  
**मूर्वा**, } धनुषों की प्रत्यक्ष और क्षत्रियों  
**मूर्विका**, } की करधनी बनायी जाती है ।  
**मूल**, ( क्रि. ) स्थित होना । पक्का होना ।  
 लगाना । उगना ।  
**मूल**, ( न. ) जड़ । नींव । आधार । यथार्थ ।  
 मुख्य । परम्परागत प्राप्त सेवक । धनमूल ।  
 निकुञ्ज । पूँजी । समीपी । पिप्पलीमूल ।  
 उर्जासर्वा नक्षत्र ।  
**मूलक**, ( न. ) एक प्रकार का कन्द । मूली ।  
**मूलकर्मन्**, ( न. ) मुख्य काम । जादू ।  
 मंत्र और औषधि से किये जाने वाले कर्म ।

मूलकृच्छ्र, ( न. ) व्रतविशेष ।  
 मूलप्रकृति, ( स्त्री. ) प्रधान प्रकृति । युद्ध  
 के चार सिद्धांत, जिन पर युद्ध के समय  
 ध्यान दिया जाता है, यथा—विजिर्गापु,  
 अरि, मध्यम और उदासीन ।  
 मूलिन, ( पुं. ) वृक्ष ।  
 मूलविभुज, ( पुं. ) रथ । गाड़ी । छकड़ा ।  
 मूलाधार, ( पुं. ) नाभि । लिङ्ग का मध्य  
 भाग । तंत्र का त्रिकोण वाला एक चक्र ।  
 मूल्य, ( न. ) दाम । कीमत ।  
 मूष, ( कि. ) लूटना ।  
 मूषक, } ( पुं. स्त्री. ) मूसा । चूहा ।  
 मूष, }  
 मूषिक, ( पुं. ) चूहा ।  
 मूषी, ( स्त्री. ) घरिया जिसमें रख कर  
 सोना आदि पिघलाया जाता है ।  
 मृ, ( कि. ) मरना । मारना ।  
 मृकरण्ड, ( पुं. ) एक मुनि का नाम ।  
 मृग, ( कि. ) खोजना । पीछा करना ।  
 आखेट खेलना ।  
 मृग, ( पुं. ) पशुमात्र । हिरन । हाथी ।  
 चन्द्रलान्छन । अश्विनी से पाँचवाँ नक्षत्र ।  
 माँगना । यज्ञ । कस्तूरी । मकर राशि ।  
 शाकद्वीप का एक नगर ।  
 मृगगामिनी, ( स्त्री. ) औषध विशेष ।  
 मृगजीवन, ( पुं. ) शिकारी । व्याध ।  
 मृगणा, ( स्त्री. ) नष्ट द्रव्य को खोजना ।  
 मृगतन्त्रा, ( स्त्री. ) जल की आन्ति ।  
 मृगदंशक, ( पुं. ) कुत्ता ।  
 मृगधूर्तक, ( पुं. ) शृगाल । सियार ।  
 मृगनाभि, ( पुं. ) कस्तूरी ।  
 मृगनेत्रा, ( स्त्री. ) हिरन के समान नेत्र  
 वाली स्त्री ।  
 मृगपति, ( पुं. ) सिंह ।  
 मृगवधाजीव, ( पुं. ) व्याध । शिकारी ।  
 मृगबन्धनी, ( स्त्री. ) जाल । फन्दा ।

मृगमद, ( पुं. ) कस्तूरी ।  
 मृगया, ( स्त्री. ) अहेर । शिकार ।  
 मृगयु, ( पुं. ) ब्रह्मा । शृगाल ।  
 मृगराज, ( पुं. ) सिंह । चन्द्रमा ।  
 मृगलक्षण, ( पुं. ) चन्द्रमा ।  
 मृगवाहन, ( पुं. ) वायु ।  
 मृगव्यथ, ( न. ) शिकार । अहेर ।  
 मृगशिरस्, ( न. पुं. ) अश्विनी से पाँचवाँ  
 नक्षत्र ।  
 मृगाक्षी, ( स्त्री. ) विशाल्या । हिरन के  
 समान नेत्र वाली स्त्री ।  
 मृगारण्डजा, ( स्त्री. ) कस्तूरी ।  
 मृगासन, ( पुं. ) छोटा भेड़िया ।  
 मृगराति, ( पुं. ) सिंह । भेड़िया । कुत्ता ।  
 मृगाविध, ( पुं. ) व्याध । शिकारी ।  
 मृगित, ( वि. ) माँगा गया ।  
 मृगेन्द्र, ( पुं. ) सिंह ।  
 मृगेन्द्रचटक, ( पुं. ) श्येन । बाज  
 पक्षी ।  
 मृज, ( कि. ) साफ करना । सज्जना ।  
 मृजा, ( स्त्री. ) साफ करना ।  
 मृद्, ( कि. ) क्षमा करना । प्रसन्न होना ।  
 मृड, ( पुं. ) शिव ।  
 मृडा, } ( स्त्री. ) पार्वती ।  
 मृडानी, }  
 मृडी, }  
 मृडोक, ( पुं. ) शिव । हिरन । मछली ।  
 मृण, ( कि. ) मारना ।  
 मृणाल, ( न. ) कमल की डण्डी का  
 सूत ।  
 मृणालिन, ( पुं. ) कमल ।  
 मृणालिनी, ( स्त्री. ) कमलिनी । कमलों  
 का समूह । वह स्थान जहाँ बहुतसे  
 कमल के फूल हों ।  
 मृत, ( न. ) मरण ।  
 मृतक, ( न. ) मरा हुआ पुरुष । मुर्दा ।

मृत्कल्प, ( त्रि. ) मृत्प्राय ।  
 मृत्वत्सा, ( स्त्री. ) मरी हुई सन्तान वाली स्त्री ।  
 मृत्सञ्जीवनी, ( स्त्री. ) एक वृष्टी ।  
 तांत्रिक विद्या विशेष ।  
 मृत्स्नात, ( त्रि. ) मरने पर नहाने वाला ।  
 मृतराड, ( पुं. ) सूर्य ।  
 मृतालक, ( न. ) एक प्रकार की मिट्टी ।  
 मृत्ति, ( स्त्री. ) मौत ।  
 मृत्तिका, ( स्त्री. ) मिट्टी ।  
 मृत्यु, ( पुं. ) मरण । मौत । कंस ।  
 कामदेव ।  
 मृत्युनाशक, ( पुं. ) मौत को नाश करने वाला ।  
 मृत्युञ्जय, ( पुं. ) शिव ।  
 मृत्स्ना, ( स्त्री. ) बहुत स्फुट मिट्टी । धूल ।  
 मृद्, ( क्रि. ) चूर करना ।  
 मृद्, } ( स्त्री. ) मृत्तिका ।  
 मृदा, }  
 मृदङ्गुर, } ( पुं. ) हरे रङ्ग का कपोत या  
 मृदङ्गुर, } कबूतर ।  
 मृदङ्ग, ( पुं. ) एक प्रकार की ढोलक ।  
 मृदाकर, ( पुं. ) वज्र । कुलिश ।  
 मृदु, ( त्रि. ) कोमल । निर्बल । मोथरा ।  
 धीमा । शानिग्रह ।  
 मृदुत्वंच, ( पुं. ) भोजपत्र ।  
 मृदुल, ( न. ) जल । ( त्रि. ) कोमल ।  
 मृद्रीका, ( स्त्री. ) दाख । किशामिश ।  
 मृदुन्नक, ( न. ) सोना ।  
 मृध्, ( क्रि. ) गीला करना ।  
 मृध, ( न. ) लड़ाई ।  
 मृश, ( क्रि. ) छूना ।  
 मृष्, ( क्रि. ) क्षमा करना ।  
 मृषा, ( अव्य. ) मिथ्या ।  
 मृषार्थक, ( न. ) झूठे अर्थ वाला ।  
 मृषालक, ( पुं. ) आम का पेड़ ।  
 मृषावाद, ( पुं. ) झूठी बात ।

मृषोद्य, ( न. ) मिथ्या कथन ।  
 मृष्ट, ( न. ) शोधित । मिर्च ।  
 मृष्टेरुक, ( त्रि. ) स्वार्थी । उदार ।  
 मृ, ( क्रि. ) वध करना ।  
 मे, ( क्रि. ) बदलना । विनिमय ।  
 मेक, ( पुं. ) बकरा ।  
 मेकल, } ( पुं. ) पर्वत विशेष ।  
 मेखल, } बकरा ।  
 मेकल+अद्रिजा, } ( स्त्री. ) नर्मदा नदी ।  
 मेकलकन्यका, } [मेकलकी जगह "मेखल"  
 मेकलकन्या, } भी होता है ] ।  
 मेखला, ( स्त्री. ) कमरपेटी । करधनी । अथम  
 तीन वर्षों के पहरने का कटिरत्न । तलवार  
 का परतला । घोड़े का तंभूत । नर्मदा ।  
 होमकुण्ड ।  
 मेखलाल, ( पुं. ) शिव ।  
 मेखलिन्, ( पुं. ) शिव । ब्रह्मचारी ।  
 मेघ, ( पुं. ) बादल । मोथा । राग विशेष ।  
 राक्षस विशेष । रोग भेद ।  
 मेघजीवन, ( पुं. ) चातक पक्षी । पपीहा ।  
 मेघज्योतिस्, ( न. ) बिजली ।  
 मेघनाद, ( पुं. ) वरुण । रावण का पुत्र ।  
 मेघगर्जन ।  
 मेघयोनि, ( स्त्री. ) धूम ।  
 मेघवर्त्मन्, ( न. ) आकाश ।  
 मेघवह्नि, ( पुं. ) बिजली ।  
 मेघवाहन, ( पुं. ) इन्द्र ।  
 मेघागम, ( पुं. ) वर्षाऋतु ।  
 मेघनन्दिन्, ( पुं. ) मयूर । मोर ।  
 मेघान्त, ( पुं. ) शरत्काल ।  
 मेचक, ( न. ) काला । मयूर । चन्द्रक ।  
 बादल । काला रङ्ग । या काले रङ्ग वाला ।  
 धूम । शुथनी । रत्न विशेष ।  
 मेचकआपगा, ( स्त्री. ) यमुना नदी ।  
 मेद्, } ( क्रि. ) पगलाना । उन्मत्त होना ।  
 मेड, }  
 मेदुला, ( स्त्री. ) आमलकी ।

मेठ, ( पुं. ) मेढ़ा । महावत ।  
 मेठि, } ( पुं. ) खम्भा । खूँटा ।  
 मेथि, }  
 मेढ़, } ( पुं. ) मेढ़ा । लिङ्ग ।  
 मेढ़क, }  
 मेथिका, } ( स्त्री. ) वृष विशेष । मेथी ।  
 मेथिनी, }  
 मेद, ( क्रि. ) मोटा । अलम्बुषा । सर्परूपी  
 दानव विशेष ।  
 मेदस्, ( न. ) चर्बी ।  
 मेदस्कृत, ( पुं. ) मांस ।  
 मेदिनी, ( स्त्री. ) पृथिवी ।  
 मेदुर, ( त्रि. ) मोटा । चिकना । घना ।  
 मेद्य, ( त्रि. ) देखो मेदुर ।  
 मेध, ( पुं. ) बलि, यथा—नरमेध, अश्वमेध ।  
 यज्ञपशु । बलि । मांस का रस ।  
 मेधज, ( पुं. ) विष्णु ।  
 मेधा, ( स्त्री. ) धारणावती बुद्धि । सरस्वती का  
 रूप विशेष । बलि । शक्ति । सामन्ती याग ।  
 मेधाविन्, ( पुं. ) बड़ी बुद्धि वाला । जिसकी  
 धारणा शक्ति बहुत अच्छी हो । तोता ।  
 मदिरा विशेष ।  
 मेधातिथि, ( पुं. ) बलिन्धती का पिता ।  
 मनुस्मृति का एक टीकाकार ।  
 मेधिर, ( त्रि. ) अच्छी बुद्धि वाला ।  
 मेधिष्ठ, ( त्रि. ) बड़ा बुद्धिमान् ।  
 मेध्य, ( त्रि. ) छाग । खदिर । जौ । केतकी ।  
 शङ्खपत्थी । ( स्त्री. ) रोचना । शमी ।  
 मेनका, ( स्त्री. ) एक अप्सरा का नाम ।  
 जिसके गर्भ से शकुन्तला का जन्म हुआ  
 था । हिमालय की स्त्री ।  
 मेनकात्मजा, ( स्त्री. ) पार्वती ।  
 मेना, ( स्त्री. ) हिमालयपत्नी । नदी विशेष ।  
 पितरों के मन से उत्पन्न हुई कन्या ।  
 मेनाद, ( पुं. ) मोर । बिल्ली । बकरा ।  
 मेन्धिका, } ( स्त्री. ) मेंहदी ।  
 मेन्धी, }

मेय, ( त्रि. ) मापने योग्य । जानने योग्य ।  
 ज्ञेय ।  
 मेरक, ( पुं. ) विष्णु के एक शत्रु का नाम ।  
 बाल से ढका आसन ।  
 मेरु, ( पुं. ) एक शास्त्र-कल्पित पर्वत जिसके  
 चारों ओर समस्त नक्षत्र घूमा करते हैं और  
 जो कई एक द्वीपों का मध्य भाग समझा  
 जाता है । कहा जाता है यह सुवर्ण  
 और रत्नों का बना है । जयमाला के  
 ऊपर का दाना ।  
 मेरुक, ( पुं. ) गन्ध द्रव्य ।  
 मेरुसखी, ( पुं. ) ग्यारहवें मनु का नाम ।  
 मेरुक, ( त्रि. ) विवाह । सङ्ग ।  
 मेला, ( स्त्री. ) स्याही । नील का पेड़ । सुर्मा ।  
 मिलाना ।  
 मेलान्धु, ( पुं. ) देवात ।  
 मेव्, ( क्रि. ) पूजा करना । सेवा करना ।  
 मेष, ( पुं. ) मेढ़ा । भेड़ । पहिली राशि ।  
 ज्योतिषश्चक्र का बारहवाँ भाग ।  
 मेषा, ( स्त्री. ) छोटी इलायची ।  
 मेषारण्ड, ( पुं. ) इन्द्र ।  
 मेषिका, } ( स्त्री. ) मेढ़ी ।  
 मेषी, }  
 मेह, ( पुं. ) पेशाब । प्रमेह का रोग । सुजाक  
 रोग । मेढ़ा । बकरा ।  
 मेहघ्नी, ( स्त्री. ) हलदी ।  
 मेहन, ( न. ) मूर्खोत्सर्ग । लिङ्ग ।  
 मैत्र, ( न. ) मित्र का । मित्र का दिया हुआ ।  
 मित्रभाव से । वर्षासङ्कर जाति विशेष ।  
 शुदा । मित्र । मित्र देवता । अत्रुराधा ।  
 मैत्रावरुण, } ( पुं. ) वाल्मीकि । अगस्त्य ।  
 मैत्रावरुणि, } वशिष्ठ ।  
 मैत्री, ( स्त्री. ) मित्रता । दोस्ती ।  
 मैत्रेय, ( त्रि. ) मित्रा की सन्तति । बुद्धदेव ।  
 ( पुं. ) सङ्कर जाति विशेष ।  
 मैत्रेयिका, ( स्त्री. ) मित्रपुद्ध ।  
 मैत्र्य, ( न. ) दोस्ती । मैत्री ।



**मैथिल,** ( पुं. ) मिथिला का एक राजा ।  
 मिथिला राज्यवासी ।  
**मैथिली,** ( स्त्री. ) सीता ।  
**मैथुन,** ( न. ) जोड़ा । विवाह द्वारा मिलन ।  
 भोगसम्बन्धी । विवाह । सम्बन्ध । अग्न्याधान ।  
**मैधाचक,** ( न. ) बुद्धि ।  
**मैनाक,** ( पुं. ) हिमालय के औरस से मेनका  
 के गर्भ से उत्पन्न पहाड़ । केवल इसीके  
 पर रह गये हैं । इसीने हनुमान् का लङ्का  
 जाते समय आतिथ्य करना चाहा था ।  
**मैनाकस्वस्त,** ( स्त्री. ) पार्वती ।  
**मैनाल,** ( पुं. ) मछली मारने वाला । धीवर ।  
**मैन्द,** ( पुं. ) एक दैत्य जो कृष्ण द्वारा मारा  
 गया था ।  
**मैरेय,** ( पुं. ) मदिरा भेद ।  
**मैलिनन्द,** ( पुं. ) मधुमक्षिका ।  
**मोक,** ( न. ) पशु का अलग किया हुआ चर्म ।  
**मोक्ष,** ( क्रि. ) छूटना । खोलना । फेंकना ।  
 अलग करना ।  
**मोक्ष,** ( पुं. ) मुक्ति ।  
**मोक्षद्वार,** ( पुं. न. ) सूर्य ।  
**मोक्षपुरी,** ( स्त्री. ) मोक्ष देने वाली पुरी  
 काशी । काशी । मोक्ष देने वाली सात  
 पुरियाँ हैं ।  
 “ अयाध्या मथुरा माया काशीकाशी अवन्तिका  
 पुरी द्वारावती चैव सप्तैता मोक्षदायिकाः । ”  
**मोघ्,** ( त्रि. ) निरर्थक । त्यक्त ।  
**मोघोलि,** ( पुं. ) बाड़ा । घेरा ।  
**मोच,** ( पुं. ) केले का पेड़ । शाभाजन वृक्ष ।  
**मोचक,** ( पुं. ) मोक्ष । वैराग्यसम्पन्न । केले का  
 पेड़ । सुहांजन । वृक्ष ।  
**मोटक,** ( न. ) कुशा के बने और श्राद्ध के  
 काम के पट्टे ।  
**मोट्टायित,** ( न. ) अत्रुपरिथत मित्र से  
 मिलने के लिये स्त्री की अभिलाषा विशेष ।  
**मोर्ण,** ( पुं. ) सूखा फल विशेष । साँप के  
 रखने की छिटाई ।

**मोर्द,** ( पुं. ) हर्ष । प्रसन्नता ।  
**मोर्दक,** ( पुं. ) लड्डू । प्रसन्न करने वाला ।  
 कहार ।  
**मोर्दिनी,** ( स्त्री. ) अजमोदा । अजवाइन ।  
 मल्लिका । कस्तूरी । मदिरा ।  
**मोर्द,** ( पुं. ) पेवसी । गन्ने की जड़ । अङ्गोल  
 वृक्ष का फूल ।  
**मोष,** ( पुं. ) चोर । चोरी । डाँकू । चोरी की  
 वस्तु ।  
**मोषक,** ( पुं. ) चोर । डाँकू ।  
**मोषण,** ( न. ) लूटना । चुराना । कोचना ।  
 मारना ।  
**मोह,** ( पुं. ) मूर्च्छा । अज्ञान । दुःख ।  
 शरीर में आत्माभिमान ।  
**मोहन,** ( पुं. ) मोहोत्पन्नक । कामदेव का एक  
 तीर ।  
**माहरीत्र,** ( स्त्री. ) ब्रह्मा का पचासवाँ  
 साल । जम्पटमी की राति ।  
**मोहिनी,** ( स्त्री. ) एक अप्सरा का नाम ।  
 बड़ी सुन्दरी स्त्री । विष्णु ने जिस स्त्री  
 का रूप भस्मासुर के लिये धारण किया  
 था उसका नाम । चमेली का पुष्प ।  
**मोकलि,** } ( पुं. ) काक । कौआ ।  
**मोकुलि,** }  
**मौक्लिक,** ( न. ) मोती ।  
**मौक्लिकप्रसवा,** ( स्त्री. ) सीप ।  
**मौक्लिकसर,** ( पुं. ) मोतियों का हार ।  
**मौक्य,** ( न. ) गुणापन ।  
**मौख्य,** ( न. ) प्राधान्य ।  
**मौखरि,** ( पुं. ) एक वंश का नाम ।  
**मौखर्य,** ( न. ) बातूर्नापन । गाली ।  
**मौच्य,** ( न. ) व्यर्थता । निरर्थकता ।  
**मौच,** ( न. ) केले की छामी ।  
**मौञ्जी,** ( स्त्री. ) कटिसूत्र ।  
**मौञ्जीबन्धन,** ( पुं. )  
 जिसमें यज्ञसूत्र के साथ  
 धारण किया जाता है ।

मौढ्य, ( न. ) गञ्जापन । सिर के बालों का मुण्डन ।  
 मौढ्य, ( न. ) लड़कपन । मूढ़ता ।  
 मौद्रलि, ( पुं. ) काका ।  
 मौद्रल्य, ( पुं. ) मुद्रल्लुनि की एक सन्तान । एक मुनि विशेष ।  
 मौद्गीन, ( न. ) मूँग उपजाने योग्य एक क्षेय ।  
 मौन, ( न. ) चुपचाप । स्मृति का वचन है कि नीचे लिखे काम चुपचाप करे अर्थात् इन कामों को करते समय बातचीत न करे या बोले नहीं ।  
 १ उच्चार । २ मैथुन । ३ प्रश्राव । ४ दन्तधावन । ५ स्नान, भोजन ।  
 मौनिन, ( पुं. ) मौनी । मुनि ।  
 मौरजिक, ( त्रि. ) ढोल वाला । मृदङ्ग बजाने वाला ।  
 मौर्ख्य, ( न. ) मूर्खता । जड़ता ।  
 मौर्वी, ( स्त्री. ) मूर्खनाम्नी बेल से ननी धनुष का रोदा । अजशृङ्गी ।  
 मौल, ( त्रि. ) पुराना । पहले का । सुद्वै-शोद्भव ।  
 मौलि, ( पुं. स्त्री. ) चोटी । मुकुट । अशोक का पेड़ । भूमि ।  
 मौषल, ( न. ) मूसलों बरला । महाभारत का पर्व विशेष जिसे मूसल द्वारा एक कुल का नाश वर्णन किया गया है ।  
 मौहूर्त, ( पुं. ) अपोतिषी ।  
 म्ना, ( क्रि. ) नारम्बार मन ही मन कहना । याद करना ।  
 म्नात, ( त्रि. ) दुहराया हुआ । याद किया हुआ । अभ्ययन किया हुआ ।  
 म्रक्ष, ( क्रि. ) मलना । इकट्ठा करना । मारना । चोटिल करना । मिलाना । अस्पष्ट रूप से बोलना ।  
 म्रक्ष, ( पुं. ) दम्भ । ढोंग ।  
 म्रक्षण, ( न. ) तेल मलना । एकत्र करना ।

म्रद्, ( क्रि. ) चूर्ण करना । कुचलना ।  
 म्रदिमन्, ( पुं. ) कोमलता । निर्बलपन ।  
 म्रदिष्ट, ( त्रि. ) अति कोमल ।  
 म्रुच्, ( क्रि. ) जाना ।  
 मुञ्च, ( क्रि. ) जाना ।  
 म्रेद्, } ( क्रि. ) पगलाना ।  
 म्रइ, }  
 म्रियमाण, ( त्रि. ) मृतकल्प । मृतसदृश ।  
 म्र्लक्ष, ( क्रि. ) काटना या विभाग करना ।  
 म्र्लानि, ( स्त्री. ) कुम्हलाना । मुरभाना ।  
 म्र्लिष्ट, ( न. ) अस्पष्ट । जङ्गली । मुरभाया हुआ ।  
 म्र्लुच्, ( क्रि. ) जाना ।  
 म्र्लुञ्च, }  
 म्र्लेच्छ, } ( क्रि. ) अस्पष्ट या बुरी तरह बोलना ।  
 म्र्लेच्छ, }  
 म्र्लेच्छ, ( पुं. ) अनार्य । नीच और दुष्कर्मरत जाति विशेष । पामर जाति । ताँबा ।  
 म्र्लेच्छकन्द, ( पुं. ) लहसन । प्याज ।  
 म्र्लेच्छजाति, ( स्त्री. ) गोमांस खाने वाली जाति ।  
 म्र्लेच्छमुख, ( न. ) ताँबा ।  
 म्र्लेद्, } ( क्रि. ) पगलाना ।  
 म्र्लेइ, }  
 म्र्लेव, ( क्रि. ) पूजना । सेवा करना ।  
 म्र्लै, ( क्रि. ) मुरभाना ।

## य

य, ( पुं. ) जाने वाला । गाड़ी । हवा । सम्मिलन । कीर्ति । जौ । रोक । निजली । त्याग । गण विशेष । यम का नाम ।  
 यकन्, } ( न. ) दहिनी कोख का मांस-यकृत, } पिण्ड ।  
 यक्ष, ( क्रि. ) पूजा करना । सजाना ।  
 यक्ष, ( पुं. ) देवयोनि विशेष जो कुबेर के वशवर्ती हैं । इन्द्र के राजभवन का नाम ।

यक्षकर्म, ( पुं. ) लेप जिसमें कपूर, केसर, कस्तूरी, चन्दन, शीतलचीनी, अगुह मिला हुआ है ।

यक्षतरु, ( पुं. ) वट वृक्ष ।

यक्षधूप, ( पुं. ) धूप विशेष ।

यक्षराज, ( पुं. ) कुबेर ।

यक्षरात्रि, ( त्रि. ) कार्तिकी पूर्णिमा की रात ।

यक्षामलक, ( न. ) पिरडखजूर का फल ।

यक्षिणी, ( स्त्री. ) यक्ष की स्त्री । कुबेरपत्नी ।

यश्म, } ( पुं. ) बड़े रोग ।  
यश्मन्, }

यश्मघ्नी, ( स्त्री. ) दास । अहूर ।

यज्ञ, ( क्रि. ) यज्ञ करना । यजन करना । पूजन करना । दान देना और सत्कार करना ।

यजति, ( पुं. ) एक प्रकार का यज्ञ ।

यजग, ( पुं. ) यज्ञ ।

यजमान, ( पुं. ) जो यज्ञ करता और यज्ञ कराने वालों को दक्षिणा देता ।

यजुर्वेद, ( पुं. ) वेद का नाम ।

यजुस्, ( न. ) यजुर्वेद ।

यज्ञपशु, ( पुं. ) घोड़ा । बकरा ।

यज्ञपुरुष, ( पुं. ) विष्णु ।

यज्ञभूषण, ( पुं. ) सफेद कुशा ।

यज्ञयोग्य, ( पुं. ) उदुम्बर का पेड़, जिसकी लकड़ी यज्ञ के काम में आती है ।

यज्ञवल्ली, ( स्त्री. ) सोमलता ।

यज्ञवराह, ( पुं. ) भगवान् का अवतार विशेष ।

यज्ञवाट, ( पुं. ) यज्ञस्थान ।

यज्ञसूत्र, ( न. ) यज्ञोपवीत । जनेऊ ।

यज्ञाङ्ग, ( पुं. ) उदुम्बर, खदिर, सोम वेल की लकड़ी व पत्ते ।

यज्ञान्त, ( पुं. ) यज्ञ का अन्त ।

यज्ञिक, ( पुं. ) द्वापर युग ।

यज्ञियप्रदेश, ( पुं. ) वह देश जिसमें काले हिरन घूमा करते हैं ।

यज्ञेश्वर, ( पुं. ) विष्णु ।

यज्ञोपवीत, ( न. ) जनेऊ ।

यज्वन्, ( पुं. ) विधिपूर्वक यज्ञ कराने वाला ।

यत्, ( क्रि. ) यत्न करना ।

यत्तम, ( त्रि. ) कौन । कई एकों में कौन सा ।

यत्तर, ( त्रि. ) कौन या दो में से कौन सा ।

यतस्, ( अव्य. ) जिससे । क्योंकि ।

यतिन्, ( पुं. ) परित्राजक । संन्यासी ।

यतिनी, ( स्त्री. ) विधवा स्त्री ।

यत्न, ( पुं. ) उद्योग ।

यत्र, ( अव्य. ) जहाँ ।

यथा, ( अव्य. ) जैसे ।

यथाकाम, ( अव्य. ) इच्छानुसार ।

यथाक्रम, ( अव्य. ) क्रमानुसार ।

यथाजात, ( त्रि. ) पूर्व । नन्वि ।

यथार्थ, ( अव्य. ) ठीक । सत्य ।

यथार्ह, ( अव्य. ) जैसे का तैसा ।

यथार्हवर्ण, ( पुं. ) दूत ।

यथाशक्ति, ( अव्य. ) शक्त्यनुसार ।

यथाशास्त्र, ( अव्य. ) शास्त्रानुसार ।

यथास्थित, ( अव्य. ) सत्य । ज्यों का त्यों ।

यथेष्टित, ( अव्य. ) इच्छानुसार ।

यथोचित, ( अव्य. ) उचित ।

यद्, ( सर्वनाम ) जो ।

यदा, ( अव्य. ) जब ।

यदि, ( अव्य. ) अगर । जो ।

यदु, ( पुं. ) राजा ययाति के औरस और देवयानी के गर्भजात ज्येष्ठ पुत्र और यादवों का पूर्वपुरुष । मथुरा के समीप का एक देश ।

यदुनन्दन, } ( पुं. ) श्रीकृष्ण ।  
यदुनाथ, }  
यदुश्रेष्ठ, }

यहच्छा, ( स्त्री. ) देवात् ।  
 यन्तु, ( पुं. ) सारथि । गाड़ीवान ।  
 यन्त्र, ( न. ) रोक । देवता का आसन । कल ।  
 पात्र विशेष ।  
 यन्त्रगृह, ( न. ) तेल निकालने की कल  
 का घर ।  
 यन्त्रण, ( न. ) नियमन । रोक ।  
 यभू, ( क्रि. ) मैथुन करना ।  
 यम्, ( क्रि. ) रोकना । हटाना । वश करना ।  
 देवाना । नियमन करना ।  
 यम, ( पुं. ) यमज । जुड़े हुए । रोक । दबाव ।  
 आत्मनिग्रह । योग के आठ अङ्ग । धर्मराज ।  
 शनि । काका । दो की संख्या ।  
 यमकोटि, ( पुं. स्त्री. ) लङ्का से पूर्व देवताओं  
 की निर्माण की हुई एक पुरी ।  
 यमज, ( त्रि. ) एक गर्भ में एक साथ दो  
 बालक ।  
 यमद्रुम, ( पुं. ) यमराज के द्वार पर शाल्भती  
 का वृक्ष है ।  
 यमद्वितीया, ( स्त्री. ) कार्तिकशुक्ल-२ ।  
 यमदग्नि, ( पुं. ) मुनि विशेष ।  
 यमन, ( न. ) बन्धन ।  
 यमराज, ( पुं. ) धर्मराज ।  
 यमल, ( न. ) जाड़ा । वृन्दावन के  
 समीप का एक वृक्ष ।  
 यमवाहन, ( पुं. ) भैसा ।  
 यमानी, ( स्त्री. ) अजमोदा । अजवाइन ।  
 यमुना, ( स्त्री. ) यमभगिनी । जमना नदी ।  
 ययति, ( पुं. ) नहुषपुत्र । एक राजा ।  
 ययि, } ( पुं. ) अश्वमेध के योग्य घोड़ा ।  
 ययी, } मार्ग । शिव । बादल ।  
 ययुः, ( पुं. ) घोड़ा । यज्ञीय अश्व ।  
 यव, } ( पुं. ) जौ ।  
 यवक, }  
 यवक्य, ( न. ) जौ बोलने योग्य क्षेत्र ।  
 यवन, ( पुं. ) देश विशेष । यूनानी । वेग ।  
 शीघ्रगामी घोड़ा । गोधूम ।

यवनप्रिय, ( न. ) मिर्च ।  
 यवनानी, ( स्त्री. ) यवन की स्त्री ।  
 यवमध्य, ( न. ) एक प्रकार का चान्द्रायण  
 व्रत ।  
 यवसं, ( न. ) घास ।  
 यवागू, ( स्त्री. ) लक्ष्मी । खिचड़ी ।  
 यवास, ( पुं. ) खदिर भेद ।  
 यविष्ठ, ( त्रि. ) बहुत छोटा । छोटा  
 भाई ।  
 यव्य, ( न. ) जौ बोने योग्य खेत ।  
 यशद, ( न. ) धातु विशेष ।  
 यशःपट्टह, ( पुं. ) एक प्रकार का  
 वस्त्र ।  
 यशःशेष, ( त्रि. ) मृत ।  
 यशस्, ( न. ) कीर्ति । गौरव ।  
 यशस्या, ( स्त्री. ) जीवन्ती बूटी ।  
 यशोद, ( पुं. ) पारा । यश देने  
 वाला ।  
 यशोदा, ( स्त्री. ) नन्द की पत्नी ।  
 यष्टि, ( स्त्री. ) लकड़ी । छड़ी । ताँत ।  
 मुलहठी ।  
 यष्ट, ( पुं. ) भक्त । यज्ञ या पूजा करने वाला ।  
 यस्, ( क्रि. ) यत्न करना ।  
 यर्हि, ( अव्य. ) जब । जब कभी ।  
 यहु, ( त्रि. ) बड़ा । बालक । पुत्र ।  
 यह, ( त्रि. ) बड़ा । बलवान् । अविराम ।  
 उद्योगशील ।  
 यह्नी, ( स्त्री. ) नदी । आकाश पृथिवी । दिन  
 रात । प्रातः सायं ।  
 या, ( क्रि. ) जाना ।  
 याग, ( पुं. ) यज्ञ ।  
 यागसन्तान, ( पुं. ) जयन्त का नाम ।  
 याचू, ( क्रि. ) माँगना ।  
 याचक, ( पुं. ) भिखारी । मँगता ।  
 याचन, ( न. ) माँग ।  
 याचनक, ( त्रि. ) मँगता ।

**याचित,** ( न. ) माँगा हुआ । आवश्यक ।  
**याचितक,** ( न. ) माँग कर पायी हुई वस्तु ।  
**याच्ना,** ( स्त्री. ) प्रार्थना । माँग ।  
**याज,** ( पु. ) यज्ञ करने वाला । भात ।  
 साधारणतः भोजन ।  
**याजक,** ( पुं. ) यज्ञ करने वाला । पुरोहित ।  
 राजा का हाथी । मस्त हाथी ।  
**याजुष,** ( पुं. ) यजुर्वेदी ।  
**याज्ञवल्क्य,** ( पुं. ) ऋषि विशेष ।  
 योगिराज ।  
**याज्ञसेनी,** ( स्त्री. ) द्रौपदी ।  
**याज्ञिक,** ( पुं. ) कुशा । खदिर । पलाश ।  
 अश्वत्थ । याजक । ऋत्विग् ।  
 यजमान ।  
**याज्य,** ( न. ) यज्ञस्थान । देवप्रतिमा । दाय-  
 भाग ।  
**यातना,** ( स्त्री. ) पीड़ा ।  
**यातयाम,** ( त्रि. ) पुराना । बासा । जूठा ।  
**यातव्य,** ( पुं. ) जाने योग्य ।  
**यातायात,** ( न. ) जाना आना ।  
**यातु,** ( पुं. ) राक्षस । जाने वाला । अस्त्र  
 विशेष ।  
**यातुघ्न,** ( पुं. ) शुगुल । राक्षस को मारने  
 वाला ।  
**यातुघ्नान,** ( पुं. ) राक्षस । भूत ।  
**यातृ,** ( स्त्री. ) घोरानी । देवर की बहू ।  
**यात्रा,** ( स्त्री. ) जाना । देवता का उत्सव विशेष ।  
**यात्रिक,** ( त्रि. ) उत्सव । यात्रा के लिये  
 हितकर । मामूली । यात्रा करने वाला ।  
 यात्री ।  
**यथातथ्य,** ( न. ) यथार्थ । ठीक ठीक । ज्यों  
 का त्यों ।  
**याथाथ्य,** ( न. ) असली । ठीक ।  
**यादःप्रति,** ( पुं. ) वरुण । समुद्र ।  
**यादव,** ( पुं. ) यदुवंशी । कृष्ण का नाम ।  
 गोधन ।

**यादवी,** ( स्त्री. ) दुर्गा ।  
**यादस,** ( न. ) जलजीव । जल । नदी ।  
 वीर्य । अभिलाष ।  
**यादसांपति,** } ( पुं. ) वरुण । समुद्र ।  
**यादसानाथ,** }  
**यादृक्ष,** } ( त्रि. ) जैसा ।  
**यादृश,** }  
**यादृच्छिक,** ( त्रि. ) स्वेतन्त्र । स्वेच्छाचारी ।  
 अचानक ।  
**यान,** ( न. ) गमन । जाना । आक्रमण ।  
 रथ । गाड़ी । सवारी ।  
**यानक,** ( न. ) सवारी ।  
**यापन,** ( न. ) विताना ।  
**याप्ययान,** ( न. ) पालकी । पत्तिस । ताम्राम ।  
**याम,** ( पुं. ) समय । पत्तिस ।  
**यामघोष,** ( पुं. ) कुकुर । समयसूचक यंत्र ।  
**यामलम्,** ( न. ) जोड़ा । तन्त्रशास्त्र विशेष ।  
**यामवती,** ( स्त्री. ) तीन प्रहरं वाली रात ।  
 हल्दी ।  
**यामातृ,** ( पुं. ) जामातृ । जमाई ।  
**यामि,** } ( स्त्री. ) बहिन ।  
**यामी,** }  
**यामित्र,** ( न. ) लग्न से सातवाँ स्थान ।  
**यामित्रवेध,** ( पुं. ) सातवें स्थान में किसी  
 पापग्रह का योग ।  
**यामिनी,** ( स्त्री. ) रात ।  
**यामिनीपति,** ( पुं. ) चन्द्रमा । कपूर ।  
**यामी,** ( स्त्री. ) दक्षिण दिशा ।  
**याम्य,** ( पुं. ) अगस्त्य । चन्दन वृक्ष ।  
 दक्षिणी । यमसम्बन्धी । शिव । विष्णु ।  
 भरणी नक्षत्र ।  
**याम्यायन,** ( न. ) दक्षिणायन सूर्य ।  
**याम्योद्भूत,** ( पुं. ) ताल का पेड़ ।  
**यायजूक,** ( पुं. ) बार बार यज्ञ करने वाला ।  
**यायावर,** ( पुं. ) अश्वमेध यज्ञ का घोड़ा ।  
 जरकाह । राजशेखर के वंश का नाम ।  
 परिव्राजक का जीवन ।

**यावत्**, (त्रि.) जब तक ।  
**यावन**, (पुं.) घुड़चढ़ा । स्वार । आक्रमण-  
 कारी । जाना ।  
**यावनाल**, (पुं.) जुआर नामक अनाज ।  
 यवनाल से निकाली हुई चीनी । एक देश  
 का नाम ।  
**याष्टीक**, (पुं.) लाठी से लड़ने वाला ।  
**यावस**, (पुं.) घास का ढेर । चारा ।  
**यास**, (पुं.) यत्न । उद्योग ।  
**यास्क**, (पुं.) बिरुक्त के रचयिता का  
 नाम ।  
**यु**, (क्रि.) मिलाना । अलग करना । बाँधना ।  
 पूजा करना ।  
**युक्त**, (त्रि.) मिला हुआ । जुड़ा हुआ ।  
 नधा हुआ । साथ । योगी । न्यायपूर्वक  
 प्राप्त द्रव्य ।  
**युक्ति**, (न.) न्याय । व्यवहार । अनुमान ।  
 नाटक का अङ्ग विशेष ।  
**युक्तिः**, (अव्य.) चतुरतापूर्वक । ठीक  
 रीति से ।  
**युग**, (न.) जोड़ा । दो । सत्य, वेता,  
 द्वापर और कलि नामक युग विशेष ।  
 बुद्धि नाम देवा । माप विशेष (चार हाथ  
 का) गाड़ी अथवा हल का अवयव विशेष ।  
 पाँच वर्ष का काल ।  
**युगपद्**, (अव्य.) एक साथ ही । एक  
 काल ।  
**युगधर्षण**, (पुं.) हल के समीप बाँधा  
 हुआ बैल ।  
**युगल**, (न.) जोड़ा ।  
**युगान्त**, (पुं.) युग का अन्त । प्रलय ।  
**युग्म**, (न.) जोड़ा । दो की संख्या वाला ।  
 दो तिथि । का योग विशेष । समान  
 राशियाँ ।  
**युग्य**, (न.) वाहन । सवारी । घोड़ा ।  
**युच्छ**, (क्रि.) प्रमाद करना । भूलना ।  
 असावधानी करना ।

**युज**, (क्रि.) जुड़ना । समाधि लगाना ।  
**युज**, (पुं.) समाधि लगाने वाला । मिला  
 हुआ ।  
**युज्जान**, (पुं.) गाड़ीवान । मोक्षार्थी योग  
 लभन ब्राह्मण ।  
**युत्**, (क्रि.) चमकना ।  
**युत**, (त्रि.) संयुक्त । मिला हुआ ।  
**युतक**, (पुं.) युग । जोड़ा । मिला हुआ ।  
 मैत्री । स्त्रियों के पहरने का वस्त्र विशेष ।  
 मैत्री करना । सूप का किनारा । पैर का  
 अग्रभाग । सन्देह । दहेज । दायजा ।  
**युतवेद्य**, (पुं.) विवाह आदि शुभ कार्यों में  
 चन्द्रमा के साथ पापग्रहों का त्याज्य  
 योग ।  
**युद्ध**, (क्रि.) लड़ना । युद्ध में जीतना ।  
 सामना करना । जय प्राप्त करना ।  
**युद्ध**, (न.) लड़ाई ।  
**युधान**, (पुं.) क्षत्रिय । योद्धा ।  
**युधिष्ठिर**, (पुं.) लड़ाई में पक्का । पाण्ड-  
 वाप्रणय ।  
**युयुधान**, (पुं.) इन्द्र । क्षत्रिय । योद्धा ।  
 सात्यकि का नाम ।  
**युयु**, (पुं.) घोड़ा ।  
**युवति**, } (स्त्री.) जवान औरत ।  
**युवती**, }  
**युवन**, (त्रि.) जवान । हड़ । सर्वोत्तम ।  
**युवनाश्व**, (पुं.) सूर्यवंश में उत्पन्न मान्वाता  
 का पिता । एक राजा ।  
**युचराज**, (पुं.) राजा का उत्तराधिकारी ।  
 राजा के समक्ष राज्यकार्य निरीक्षण करने  
 वाला भविष्य राजा । वर्तमान राज-  
 प्रतिनिधि ।  
**युप्**, (क्रि.) सेवा करना ।  
**युष्मद्**, (सर्वनाम) तुम्हारा ।  
**यूक**, (पुं. स्त्री.) खटमल । जूँ ।  
**यूति**, (स्त्री.) मिलाप । मिलाना ।  
**यूथ**, (न.) समूह ।



**यूथनाथ**, ( पुं. ) बनैले हाथियों का सरदार । किसी भी झुंड का मालिक । यूथपति ।  
**यूप**, ( न. ) यज्ञपशु को बाँधने की लकड़ी । यज्ञ का स्तम्भ । मामूली खम्भा ।  
**योक्त्र**, ( न. ) रस्ती । छुएँ और हल में बाँधने की रस्ती । जोता ।  
**योग**, ( पुं. ) जोड़ । मिलान । उपाय । कवच धारण । मन की वृत्तियों का निरोध । युक्ति । छल । गाड़ी । कवच । धन ।  
**योगक्षेम**, ( न. ) अप्राप्त वस्तु की प्राप्ति और प्राप्त वस्तु की रक्षा । अन्न-वृक्ष ।  
**योगदान**, ( न. ) छल या उपाधि से देना ।  
**योगनिद्रा**, ( स्त्री. ) ऊँघना । दुर्गा । पार्वती ।  
**योगपट्ट**, ( न. ) योगियों के योग्य सूत्र ।  
**योगपीठ**, ( न. ) योगासन ।  
**योगमाया**, ( स्त्री. ) दुर्गा । पार्वती ।  
**योगारूढ**, ( पुं. ) योगी विशेष ।  
**योगासन**, ( न. ) योगशास्त्रोक्त आसन ।  
**योगिन्**, ( त्रि. ) योगी । याज्ञवल्क्य । अर्जुन । विष्णु । शिव । सङ्करजाति विशेष । ( स्त्री. ) डाइन ।  
**योगीश्वर**, ( पुं. ) याज्ञवल्क्य मुनि । ( स्त्री. ) दुर्गा । योगिराज । श्रीभागवतोक्त मुनि योगेश्वर जो ऋषभदेव के भरतदि सौ पुत्रों में से नव योगेश्वर हुए । “ कवि-हिरन्तरिक्षः प्रबुद्धः पिप्पलावनः । आविर्होत्रोऽथ द्रुमिलश्चमसः करमाजनः ॥ ” आत्मविद्यानिपुण ।  
**योगेश्वर**, ( पुं. ) श्रीकृष्ण । “ यत्र योगेश्वरः कृष्णो ” ।  
**योग्य**, ( त्रि. ) उचित । निपुण । पुण्य नक्षत्र । ऋद्धि नाम्नी औषधि । समर्थ । बड़ा ।  
**योग्यता**, ( स्त्री. ) सामर्थ्य । पहुँच । शक्ति ।  
**योजन**, ( न. ) संयोग । मेल । चार कोस का एक योजन ।

**योजनगन्धा**, ( स्त्री. ) करतूरी । सीता । सत्यवती ।  
**योधसंराव**, ( पुं. ) सैनिकों की युद्धार्थ बुलाहट ।  
**योनि**, ( पुं. स्त्री. ) गर्भाशय । भग । स्त्री-चिह्न । पूर्वाफाल्गुनी नक्षत्र । उत्पत्ति-स्थान । मिश्रित हो कर रहने वाली इन्द्रिय विशेष । चौरासी लाख योनियाँ । “ वृक्षा विंशतिलक्षयोनिकथिता लक्षाश्च दिक्-पक्षिणां लक्षाः खान्निमिताः पशोर्निगदिता लक्षा नवैवाम्बुजाः । लक्षा रुद्रमितास्तथा कृमिगणा लक्षाब्धयो मानवाः पूर्वं पुण्य-समाहितं भवति चेद् ब्राह्मण्ययोनीयते ॥ ” अर्थात्—वृक्ष २०, पक्षी २०, पशु ३०, जलचर ६, कीड़े ११, मनुष्य ४ लाख, कुल ८४ लाख हैं ।  
**योनिज**, ( न. ) पट्ट्यादि चौरासी लाख योनियों में जन्म लेने वाले ।  
**योनिमुद्रा**, ( स्त्री. ) योग की मुद्रा विशेष । सन्ध्या के जपान्त की आठ मुद्राओं में से एक ।  
**योपन**, ( न. ) मिटाना । सोखना ।  
**योषणा**, ( स्त्री. ) युवती लड़की ।  
**योषा**, ( स्त्री. ) स्त्री । नारी ।  
**यौक्तिक**, ( त्रि. ) युक्तिसिद्ध । योग्य ।  
**यौगिक**, ( त्रि. ) काम का । ठीक । उचित । धातु और प्रत्यय से समझने योग्य । योगसम्बन्धी ।  
**यौद्** } ( क्रि. ) साथ मिलाना ।  
**यौद्ध** }  
**यौतक**, ( न. ) विवाह के समय मिला हुआ द्रव्य । दायजा ।  
**यौतव**, ( न. ) माप विशेष ।  
**यौथिक**, ( पुं. ) साथी । सही ।  
**यौथेय**, ( पुं. ) योद्धा ।  
**यौन**, ( त्रि. ) योनि-सम्बन्धी । लम्पट । पापी ।

यौवत, ( न. ) युवती स्त्रियों का समूह ।  
 याघनकरष्टक, ( पुं. न. ) युवावस्था का  
 षोडश । मुँहासा । मुँहरसा ।  
 यौवनदशा, ( स्त्री. ) युवावस्था । जवानी ।  
 यौवनलक्षण, ( न. ) स्तन । उरोज ।  
 जवानी के चिह्न ।  
 यौवराज्य, ( न. ) युवराज का पद ।  
 यौवनाश्व, ( पुं. ) युवनाश्व का पुत्र राजा  
 मान्धाता ।  
 यौषिण्य, ( न. ) स्त्रीत्व ।  
 यौष्माक, } ( त्रि. ) आपका ।  
 यौष्माकीन, }

र

र, ( पुं. ) अग्नि । गर्मी । प्रेमाभिलाष । गति ।  
 गण विशेष ।  
 रंसु, ( त्रि. ) प्रसन्न ।  
 रंह, ( क्रि. ) ब्रेजी के साथ जाना ।  
 रंहस्, ( न. ) वेग । शीघ्रता ।  
 रक्, ( क्रि. ) चलना । पाग ।  
 रक, ( पुं. ) चक्रमक । बिलौर पत्थर । रुड़ी ।  
 रक्क, ( न. ) कुङ्कुम । ताँबा । सिन्दूर । लोह ।  
 अरुराग । लाल रक्त । रक्ती ।  
 रक्ककन्द, ( पुं. ) मूँहा ।  
 रक्कचन्दन, ( न. ) लाल चन्दन ।  
 रक्कचूर्णी, ( न. ) सिन्दूर । कुङ्क । पिसा  
 हिण्डल ।  
 रक्कतुण्ड, ( पुं. ) तोता ।  
 रक्कदन्तिका, ( स्त्री. ) दुर्गा ।  
 रक्कदृश, ( पुं. ) कबूतर ।  
 रक्कधातु, ( पु. ) लोह । गेरू । ताँबा ।  
 रक्कप, ( पुं. ) राक्षस ।  
 रक्कपित्त, ( न. ) एक प्रकार की बीमारी ।  
 रक्कमोक्षण, ( न. ) लोह का निकलवाना ।  
 रक्कयष्टि, ( स्त्री. ) मजीठ ।  
 रक्कवर्ग, ( पुं. ) अनार । लाल । हल्दी ।  
 सोना ।

रक्कवृष्टि, ( स्त्री. ) लोह की वर्षा ।  
 रक्कसरोरुह, ( न. ) लाल कमल ।  
 रक्कसर्षप, ( पुं. ) राजिका । लाल सरसों ।  
 रक्ती ।  
 रक्कसार, ( न. ) लाल चन्दन । अम्लवेत ।  
 रक्कसौगन्धिक, ( न. ) लाल रक्त का कमल ।  
 रक्काक्ष, ( पुं. ) कबूतर । भसा । चकोर ।  
 सारस । क्रूर ।  
 रक्काङ्ग, ( न. ) केसर । मङ्गल ग्रह । मूँगा ।  
 मजीठ । जिस वस्तु के भीतर लाल  
 रङ्ग हो ।  
 रक्किकोर, ( स्त्री. ) घुँघची । रक्ती ।  
 रक्किमन्, ( पुं. ) ललामी ।  
 रक्कत, ( पुं. ) रक्तरंज । रँगहया ।  
 रक्क, ( क्रि. ) रक्षा करना । बचाना ।  
 रक्कसम, ( न. ) राक्षसों का समूह ।  
 रक्कक, ( त्रि. ) रख वाला ।  
 रक्कस्, ( न. ) राक्षस ।  
 रक्का, ( स्त्री. ) बचाव । लाल । भस्म ।  
 रक्कापत्र, ( पुं. ) भोजपत्र ।  
 रक्कित, ( स्त्री. ) रखवाली किया हुआ ।  
 रक्किवर्ग, ( पुं. ) राक्षसों का दल ।  
 रक्कोघ्न, ( न. ) राक्षसों को मारने वाला ।  
 रक्कोहन, ( पुं. ) शुगुल । सफेद सरसों ।  
 रक्क, ( क्रि. ) जाना ।  
 रक्क, ( क्रि. ) सन्देह करना ।  
 रक्क, ( क्रि. ) जाना ।  
 रघु, ( पुं. ) सूर्यवंशी राजा दिलीप का पुत्र ।  
 यह राजा वंशप्रवर्तक है और इसके वंश  
 के रघुवंशी क्षत्रिय अथ तक प्रसिद्ध हैं ।  
 तेज । हल्का । चञ्चल । उत्कृष्टित ।  
 रघुनन्दन, } ( पुं. ) रामचन्द्र के लिये ये  
 रघुनाथ, } शब्द विशेष आते हैं । किन्तु  
 रघुपति, } रघुकुल के सभी राजाओं को  
 रघुवर, } भी इन शब्दों से सम्बोधन  
 रघुश्रेष्ठ, } होता है ।  
 रघुसिंह, }  
 रघुद्रह, }

रघुवंश, ( पुं. ) रघुकुल । कालिदास का बनाया उन्नीस सर्ग का महाकाव्य । रघुराजा का कुल ।

रघुवंशतिलक, ( पुं. ) श्रीरामचन्द्र ।

रङ्ग, ( त्रि. ) कृपण । मन्द । मूर्ख । भिखारी ।

रङ्ग, ( पुं. ) हिरन । बारहसिंहा ।

रङ्ग, ( क्रि. ) जाना । डोलना ।

रङ्ग, ( पुं. ) वर्ण । अभिनयस्थान । नाट्य-स्थान । प्रतिमा बनाने वाला ।

रङ्गज, ( न. ) सेन्दूर ।

रङ्गजीवक, ( पुं. ) रङ्गइया । रङ्गरेज ।

रङ्गद, ( पुं. ) सुहागा ।

रङ्गभूमि, ( स्त्री. ) अखाड़ा । नृत्यशाला ।

रङ्गमातृ, ( स्त्री. ) लाल । लाल रङ्ग । लाल का कीट ।

रङ्गशाला, ( स्त्री. ) नाट्यगृह । नाचघर ।

रङ्गाजीव, ( पुं. ) नट । नाटक का पात्र । रङ्गरेज । चिचकार ।

रङ्गावतारक, ( पुं. ) नृत्य करने वाला ।

रङ्ग, ( क्रि. ) शीघ्र जाना ।

रङ्गस्, ( न. ) शीघ्र गति । वेग ।

रञ्चू, ( क्रि. ) क्रम में लाना । तैयार करना ।

रचना, ( स्त्री. ) बनाना । सङ्कलन करना ।

रचित, ( त्रि. ) बनाया हुआ । संग्रह किया हुआ ।

रजक, ( पुं. ) धोबी । तोता ।

रजका, ( स्त्री. ) धोविन ।

रजकी, ( स्त्री. ) धोविन । रजस्वला स्त्री की तीसरे दिन की संज्ञा विशेष ।

रजत, ( न. ) चाँदी का । सफेद । चाँदी । मोती का हार । रक्त । हाथीदाँत । पवैत ।

रजन, ( न. ) किरन । रङ्गना ।

रजनी, ( स्त्री. ) रात्रि । हल्दी । लाल रङ्ग । दुर्गा का नाम ।

रजनीकर, ( पुं. ) चन्द्रमा ।

रजनीचर, ( पुं. ) राक्षस । चोर । चौकीदार ।

रजनीजल, ( न. ) बर्फ ।

रजनीमुख, ( न. ) प्रदोष । सूर्यास्त के बाद एक घण्टे का समय ।

रज्जुस्वल, ( त्रि. ) गर्दाला । रज्जुशुक्त । मस्त्र । भैसा ।

रजस्वला, ( स्त्री. ) ऋतुमती स्त्री । विवाह योग्य लड़की ।

रज्जु, ( स्त्री. ) रस्ती । डोरी । चोटी ।

रञ्जु, ( क्रि. ) प्रेम में पड़ना । चमकना । सन्तुष्ट करना ।

रञ्जक, ( न. ) रङ्गना । चित्रण ।

रञ्जन, ( न. ) मजीठ । हल्दी । प्रेम को उपजाने वाला । मूञ्ज ।

रद्, ( क्रि. ) चिखाना । चीख मारना ।

रटन, ( न. ) रटना ।

रटन्ती, ( स्त्री. ) माघकृष्ण चतुर्दशी ।

रद्, ( क्रि. ) बोलना ।

ररा, ( क्रि. ) शब्द करना । बजाना । जाना । मस्तक करना ।

ररा, ( न. ) युद्ध । लड़ाई ।

रराणक, ( पुं. ) उद्वेग । ध्वराहट । बहुत ।

ररासङ्कुल, ( न. ) बड़ा भारी युद्ध ।

रराड, ( पुं. ) वह मनुष्य जो निस्तन्तान मरता है । वृक्ष जिसमें फल न लगे ।

रराडक, ( पुं. ) बे फल का वृक्ष ।

रराडाश्रमिन्, ( पुं. ) स्त्रीहीन पुरुष ।

रत, ( न. ) रमण । स्त्री पुरुष का सङ्गम । भोग । युवा प्रेमासक्त ।

रति, ( स्त्री. ) राग । श्रुति । कामदेव की स्त्री ।

रतिपति, ( पुं. ) कामदेव ।

रत्न, ( न. ) मणि । श्रेष्ठ । हीरा ।

रत्नकूट, ( पुं. ) पहाड़ ।

**रत्नगर्भा**, ( पुं. ) समुद्र । कुबेर । पृथिवी ।  
 अच्छे लड़के वाली स्त्री ।  
**रत्नद्वीप**, ( पुं. न. ) द्वीप विशेष ।  
**रत्नपारायण**, ( न. ) समस्त रत्नों का पूरा  
 पूरा स्थान ।  
**रत्नमुख्य**, ( न. ) हीरा ।  
**रत्नवती**, ( स्त्री. ) पृथिवी ।  
**रत्नसानु**, ( पुं. ) सुमेरु नामक पहाड़ ।  
**रत्नसू**, ( स्त्री. ) पृथिवी । रत्नगर्भा ।  
**रत्नाकर**, ( पुं. ) समुद्र । रत्नों की  
 खान ।  
**रत्नाभरण**, ( न. ) जड़ाऊ गहना ।  
**रत्नावली**, ( स्त्री. ) रत्नों की माला । वत्सराज  
 की पत्नी । श्रीहर्ष की वनायी एक  
 नाटिका ।  
**रत्नि**, ( पुं. स्त्री. ) कोहनी । माप विशेष ।  
**रथ**, ( पुं. ) सवारी । गाड़ी । शरीर । पाँच  
 वेत ।  
**रथकड्या**, ( स्त्री. ) रथों का समूह ।  
**रथकार**, ( पुं. ) बर्हई । सङ्कर जाति विशेष ।  
 रथ बनाने वाला ।  
**रथगुप्ति**, ( स्त्री. ) रथ का चूड़ काठ या लोहे  
 का भाग जिससे दृष्टे रथ की टक्कर बच  
 सके ।  
**रथन्तर**, ( वि. ) रथ ले जाने वाला ।  
**रथयात्रा**, ( स्त्री. ) आषाढ की शुक्ल द्वितीया  
 के दिन का जगन्नाथ का उत्सव विशेष ।  
**रथाङ्ग**, ( न. ) पहिया । चकवा ।  
 चक्र ।  
**रथाङ्गपाणि**, ( पुं. ) विष्णु ।  
**रथाम्न**, ( पुं. ) नरकुल । वेत ।  
**रथारोहिन्**, ( पुं. ) रथी । रथ पर बैठ कर  
 लड़ने वाला ।  
**रथिक**, ( पुं. ) रथ पर बैठ कर युद्ध करने  
 वाला ।  
**रथोपस्थ**, ( न. ) रथ का मध्य भाग ।  
**रथ्य**, ( पुं. ) रथ का घोड़ा ।

**रथ्या**, ( स्त्री. ) सड़क ।  
**रद**, ( क्रि. ) चीरना । खोदना । उखाड़ना ।  
**रद**, ( पुं. ) दाँत । हाथी का दाँत ।  
**रदच्छद**, ( पुं. ) श्रोत ।  
**रदन**, ( पुं. ) दाँत । विदारण । काढ़ना ।  
**रदनिन्द**, } ( पुं. ) हाथी ।  
**रदिन्**, }  
**रध**, ( क्रि. ) मारना । पकाना ।  
**रन्तिदेव**, ( पुं. ) चन्द्रवंश का एक राजा ।  
 कृत्ता । विष्णु ।  
**रन्तु**, ( पुं. ) रास्ता । नदी ।  
**रन्ध्र**, ( न. ) छेद । छुट्टि । दोष ।  
 ( स्यातिष में ) लगन से आठवाँ स्थान ।  
**रन्ध्रभ्रु**, ( पुं. ) बिस्त्री ।  
**रन्ध्रवंश**, ( पुं. ) पोला बाँस ।  
**रप्**, ( क्रि. ) स्पष्ट स्पष्ट बोलना ।  
**रपस्**, ( न. ) दोष । अवशुष्य । पाप । चोट ।  
 हानि ।  
**रभू**, ( क्रि. ) धारम्भ करना । कोरियाना ।  
 छाती से लगाना । उत्सुक होना । वे  
 विचारे किसी काम को सहसा करना ।  
**रभस**, ( पुं. ) बरजोरी । औत्सुक्य । बड़ी  
 उत्कण्ठा । अनविचारे किसी काम को कर  
 बैठना ।  
**रम्**, ( क्रि. ) खेलना । भोग विलास  
 करना ।  
**रम**, ( पुं. ) प्रसन्नकर । हर्षप्रद । प्रिय ।  
 पति । कामदेव । अशोक वृक्ष ।  
**रमक**, ( पुं. ) प्रेमिक ।  
**रमठ**, ( न. ) हाँग ।  
**रमण**, ( पुं. ) प्रेमिक । पति । कामदेव ।  
 अरुण । गधा । अण्डकोश । नीम । जघन ।  
 मैथुन । नारी ।  
**रमणा**, ( स्त्री. ) पत्नी ।  
**रमणी**, ( स्त्री. ) सुन्दरी युवती स्त्री ।  
**रमणीय**, ( वि. ) चित्त प्रसन्न करने  
 वाला ।

रोहिण्य, ( न. ) रोहिणी नक्षत्र में उत्पन्न ।  
विष्णु । वट । रोहितक । भूतृण आदि  
वृक्षों के नाम ।

रोहिणिका, ( पुं. ) लाल मुख वाली स्त्री ।  
गले की सृजन ।

रोहिणी, ( स्त्री. ) लाल रङ्ग की गौ । दक्ष  
की कन्या । नक्षत्र विशेष । बलराम की  
जननी और ब्रह्मदेव की भार्या । प्रथम बार  
हुई ऋतुमती लड़की । बिजली । गले की  
सृजन । मजीठ । हर् ।

रोहिणीपति, ( पुं. ) वासुदेव । चन्द्रमा ।

रोहिणीव्रत, ( न. ) जन्माष्टमी । श्रीकृष्ण-  
जयन्ती ।

रोहित, ( पुं. ) सूर्य । रोहू मछली । ( स्त्री. )  
लाल घोड़ी । हिरनी ।

रोहित, ( त्रि. ) लाल । लाल रङ्ग का ।  
( पुं. ) लाल रङ्ग । लोमड़ी । मृग विशेष ।  
लाल घोड़ा । हरिश्चन्द्र के पुत्र का नाम ।  
मछली । ( न. ) लोहू । वेमर । इन्द्र-  
धनुष ।

रोहिताश्व, ( पुं. ) अग्नि ।

रोहिन्, ( त्रि. ) लम्बा । निकला हुआ । बढ़ा  
हुआ । ( पुं. ) रोहितक । वट । अश्वत्थ  
आदि वृक्ष ।

रोहिष, ( पुं. ) एक प्रकार की मछली ।  
एक प्रकार का हिरन ।

रौक्म, ( त्रि. ) } सुनहला ।

रौक्मी, ( स्त्री. ) }

रौक्ष्य, ( न. ) कठोर । कड़ा । रूखापन ।  
निदुरपन ।

रौचनिक, ( त्रि. ) } कुछ कुछ पीला ।

रौचनिकी, ( स्त्री. ) }

रौच्य, ( पुं. ) विल्व वृक्ष का डण्डा । विल्व  
वृक्ष की लकड़ी का दण्ड रखने वाला  
संन्यासी ।

रौद्र, ( क्रि. ) अनादर करना ।

रौद्र, }

रौद्र, ( न. ) आठ रसों में से एक । रुद्र देवता  
का । गुरुसैल । सूर्यताप । भयानक । विपद-  
जनक । ( पुं. ) रुद्र का पूजने वाला ।  
'गर्मी' । क्रोध । व्यसन । यम । जाड़ा ।

रौद्रकर्मन्, ( त्रि. ) भयानक काम करने  
वाला । साहसी । अविचारी ।

रौद्रदशन, ( त्रि. ) भयङ्कर रूप वाला ।  
क्रूरप ।

रौधिर, ( त्रि. ) खूनी । रुधिर से उत्पन्न ।

रौप्य, ( त्रि. ) चाँदी । चाँदी का बना ।  
चाँदी जैसा । ( न. ) चाँदी ।

रौम, ( न. ) सौंभर नील ।

रौमन्, ( पुं. ) नरक विशेष । जङ्गली । ( त्रि. )  
रुद्र के चर्म का बना । भयानक । बेई-  
मान । छली ।

रौहिण्य, ( त्रि. ) रोहिणी नक्षत्र में उत्पन्न ।  
( पुं. ) चन्दन का वृक्ष । बड़ का वृक्ष ।  
अग्नि ।

रौहियोय, ( पुं. ) बछड़ा । बलराम । बुध ग्रह ।  
शान ग्रह । ( न. ) मरकत मणि ।

रौहिष्, ( पुं. ) मृग विशेष । तृण विशेष ।  
लता । दूर्वा वास विशेष । मछली भेद ।

## ल

ल, ( पुं. ) इन्द्र । इन्द्रशास्त्र में आठ गणों  
में से एक गण । व्याकरण में समय  
विभाग के लिये पाणिनि ने दस लकार  
माने हैं, जैसे— लट्, लिट्, लुट्, लृट्,  
लेट्, लोट्, लङ्, लिङ्, लुङ् और  
लृङ् ।

लक्, ( क्रि. ) स्वाद लेना । चखना । पाना ।

लक, ( पुं. ) माथा । बनैले चावलों की नाल ।

लकच, ( पुं. ) वृक्ष विशेष । मदार का  
लुकच, ( पुं. ) पेड़ या उसका फल ।

लकुट, ( पुं. ) छड़ी । लकड़ी ।

लक्कक, ( पुं. ) लाख । चिथड़ा । फटा  
कपड़ा ।

**लक्ष्मिका**, ( स्त्री. ) छिपकली । विस्तुइया ।  
**लक्ष्मि**, ( कि. ) देखना । पहिचानना । चिह्न करना ।  
**लक्ष्मि**, ( न. ) एक लाख । चिह्न । दिखावट ।  
 झल । तीर का चिह्न ।  
**लक्ष्मि**, ( त्रि. ) चिह्न । लक्षणा से अर्थ को  
 नतलाने वाला ।  
**लक्ष्मि**, ( न. ) चिह्न । पहिचान । लक्ष्मण  
 का नाम । परिभाषा ।  
**लक्ष्मि**, ( त्रि. ) अनुमान किया गया । जाना  
 हुआ ।  
**लक्ष्मि**, ( न. ) चिह्न या दाग या लाञ्छन  
 जो सदा के लिये हो जाय । सारस पक्षी ।  
 प्रधान ।  
**लक्ष्मि**, ( पुं. ) दशरथ के पुत्र का नाम ।  
 सुमित्रानन्दन । सौमित्रि । ( १ ) एक  
 औषधि जिसको नव् वन्ध्या को चतुर्थ  
 दिन नाक में भरने से गर्भाधान होता है ।  
**लक्ष्मी**, ( स्त्री. ) विष्णुपत्नी । हल्दी । शोभा ।  
 धन । मोती । वृक्ष विशेष । सुन्दरता ।  
 चन्द्र की ग्यारहवीं कला ।  
**लक्ष्मीकान्त**, ( पुं. ) विष्णु । राजा ।  
**लक्ष्मीगृह**, ( न. ) लाल कमल का फूल ।  
**लक्ष्मीनाथ**, } ( पुं. ) विष्णु । राजा ।  
**लक्ष्मीपति**, }  
**लक्ष्मीपुत्र**, ( पुं. ) घोड़ा । कुश और लव  
 का नाम । कामदेव ।  
**लक्ष्मीपुष्प**, ( पुं. ) माषिक ।  
**लक्ष्मीपूजन**, ( न. ) } लक्ष्मी के पूजन  
**लक्ष्मीपूजा**, ( स्त्री. ) } का समय अर्थात्  
 कार्तिकी अमावस की रात । दीपमालिका ।  
 दीवाली ।  
**लक्ष्मीफल**, ( पुं. ) बिल्वफल । बेल ।  
 नारियल ।  
**लक्ष्मीरमण**, ( पुं. ) विष्णु ।  
**लक्ष्मीवत्**, ( पुं. ) शोभा वाला । कटहर का  
 पेड़ । भाग्यवान् । धनी ।  
**लक्ष्मीवसति**, ( स्त्री. ) लाल कमल ।

**लक्ष्मीवार**, ( पुं. ) गुरुवार ।  
**लक्ष्मीवेष्ट**, ( पुं. ) तारपीन ।  
**लक्ष्मीसहज**, } ( पुं. ) लक्ष्मी का प्यारा ।  
**लक्ष्मीसहोदर**, } चन्द्रमा । इन्द्र का घोड़ा ।  
 उच्चैःश्रवस् । पाञ्चजन्य शङ्ख । समुद्रमन्थन  
 के समय निकलने वाले, कौस्तुभ माषि ।  
 • पारिजात वृक्ष । धन्वन्तरि । ऐरावत हाथी ।  
 ( १ ) मदिरा । मुधा ( अमृत ) । कामधेनु ।  
**लक्ष्मि**, ( न. ) उद्देश्य । अनुमान योग्य ।  
 जानने योग्य । निशाना लगाने योग्य ।  
**लक्ष्मिभेद**, ( पुं. ) निशाना मारना । उद्देश्य  
 में भेद । मतभेद ।  
**लक्ष्मिवेध**, ( पुं. ) निशाना मारना । उद्देश्य  
 की सिद्धि ।  
**लक्ष्मिर्वाधि**, ( स्त्री. ) हल्लोक का मार्ग ।  
 देख कर चलने के योग्य मार्ग जैसे बदरी-  
 नारायण का रास्ता आदि ।  
**लक्ष्मिहन**, ( पुं. ) तीर । उद्देश्यभ्रष्ट ।  
 बे परकर्म ।  
**लक्ष्मि**, } ( कि. ) जाना ।  
**लक्ष्मि**, }  
**लक्ष्मि**, ( कि. ) छिपकना । लगना । मिलना ।  
 छूना । रोकना । चखना । पाना ।  
**लक्ष्मि**, ( त्रि. ) लगा हुआ । मिला हुआ ।  
 प्राप्त ।  
**लक्ष्मि**, ( न. ) मेषादि राशियों का उदय ।  
 ( त्रि. ) लक्षित । लगा हुआ । स्तुतिपाठ  
 करने वाला । जामिन ।  
**लक्ष्मिक**, ( पुं. ) जामिनी । जमानत । प्रतिभू ।  
**लक्ष्मिका**, ( स्त्री. ) नग्निका का अशुद्ध रूप ।  
 अट्टरजस्का स्त्री ।  
**लक्ष्मि**, ( त्रि. ) प्यारा । सुन्दर ।  
**लक्ष्मि**, }  
**लक्ष्मि**, } ( पुं. ) छड़ी । डण्डा । कूबड़ी ।  
**लक्ष्मि**, }  
**लक्ष्मि**, ( कि. ) कुछ न खाना । मर्याद लौंघ  
 कर जाना ।



**लघट्**, (पुं.) हवा । पुवन ।  
**लघिमन्**, (पुं.) हल्कापन । ईश्वर का एक प्रकार का ऐश्वर्य । लादव ।  
**लघिष्ठ**, (त्रि.) अत्यन्त हल्का ।  
**लघु**, (त्रि.) हल्का । थोड़ा । छोटा । अकिञ्चन । नीच । निर्वल । अभागा । चञ्चल । तेज । सहज । (छन्द में) लघु । कोमल । अनुकूल । साफ । अवस्था में छोटा । (पुं.) हस्त, पुष्य और अश्विनी नक्षत्रों के नाम ।  
**लघ्वी**, (स्त्री.) बड़ी कोमल प्रकृति स्त्री । गाड़ी । लघु शब्द का स्त्रीवाचक अर्थ ।  
**लङ्का**, (स्त्री.) कुबेर की प्रधान राजधानी जिसको रावण ने हठ से छीन लिया था, और जहाँ रावण मारा गया था । रण्डी । वेश्या । डाली । शाखा । अन्न विशेष ।  
**लङ्काधिप**, } (पुं.) कुबेर । रावण ।  
**लङ्काधिपति**, } विभीषण ।  
**लङ्कास्थायिन्**, (पुं.) लङ्का में रहने वाले ।  
**लङ्कादाहिन्**, (पुं.) हनुमान् ।  
**लङ्केश**, } (पुं.) रावण और उसका भाई  
**लङ्केश्वर**, } विभीषण ।  
**लङ्कनी**, (स्त्री.) लङ्का ।  
**लङ्ग**, (क्रि.) फल । लङ्गाना ।  
**लङ्ग**, (पुं.) लङ्गाना । सम्मिलनी । प्रेमिक । प्रेमी ।  
**लङ्गक**, (पुं.) प्रेमी । जार ।  
**लङ्गल**, (न.) हल ।  
**लङ्गूल**, (न.) पूँछ ।  
**लङ्ग**, (क्रि.) उखलना । फलाङ्ग मार कर जाना । कूटना । चटना । आर पार होना । अनाहार रहना । सुखाना । कम करना । पकड़ना ।  
**लङ्गन**, (न.) निराहार । उपवास । फाँका । कड़ाका । उखलना । चटना ।  
**लङ्घ**, (क्रि.) चिह्न करना ।

**लज्**, (क्रि.) शर्मिन्दा होना । कलङ्कित करना । दोषारोपण करना । चमकना । टकना । छिपाना ।  
**लज्ज**, (क्रि.) लज्जित होना ।  
**लज्जका**, (स्त्री.) बनले कपास का पेड़ ।  
**लज्जरी**, (स्त्री.) एक प्रकार का सफेद पौधा ।  
**लज्जा**, (स्त्री.) शर्म । लाज । लाजवन्ती बेल ।  
**लज्जालु**, (स्त्री.) शर्माला । लजीला ।  
**लज्जाशील**, (त्रि.) लजीला । लजाने वाला ।  
**लज्जित**, (पुं.) व्रीडित । शरमाया हुआ । लजाया हुआ ।  
**लज्ज**, (क्रि.) दोष लगाना । भूना । घायल करना । मार डालना । देना । बोलना । टट होना । रहना । चमकना । प्रकट होना ।  
**लज्जा**, (स्त्री.) घास । व्यभिचारिणी । लक्ष्मी । निद्रा ।  
**लज्जिका**, (स्त्री.) रण्डी । वेश्या ।  
**लङ्**, (क्रि.) लङ्कन करना । तुतलाना । चिल्लाना । रोना ।  
**लङ्**, पाणिनि का व्यवहृत वर्तमान लकार के लिये शब्द विशेष ।  
**लट**, (पुं.) मूर्ख । दोष । चोर । डाकू ।  
**लटपर्ण**, (पुं.) दालचीनी ।  
**लट्ट**, (पुं.) बंदमारा । गुण्डा ।  
**लठ**, (पुं.) घोड़ा । नाचने वाला बालक । राग विशेष । एक जाति का नाम । पशु विशेष । गौरीला । बाजा । खेल । असली स्त्री ।  
**लड**, (क्रि.) खेलना । फेंकना । उखलाना । जिहा को पेंटना । छेड़ छेड़ करना । थपथपाना ।  
**लडह**, (त्रि.) सुन्दर ।  
**लडु**, } (पुं.) लड्डू । लड्डू । मिष्टान्न  
**लडुक**, } विशेष ।

लरइ, ( क्रि. ) ऊपर उछालना । बोलना ।  
 लरइ, ( न. ) विधा । पाखाना । गू ।  
 लरइ, ( पुं. ) लरइ नगर ।  
 लता, ( स्त्री. ) बेल । शाखा । प्रियङ्गु ।  
 माधवी । मुरक । चाबुक की रस्ती ।  
 माला का डोरा । स्त्री । दूर्वा घास ।  
 लतार्क, ( पुं. ) हरा प्याज ।  
 लताजिह्व, } ( पुं. ) सर्प । साँप ।  
 लतारसन, }  
 लतातट, ( पुं. ) साल का पेड़ । ताल वृक्ष ।  
 नारिङ्गी का पेड़ ।  
 लतापनस, ( पुं. ) खरबूजा । तरबूज ।  
 लतापर्ण, ( पु. ) विष्णु ।  
 लताभवन, ( न. ) लतामण्डप ।  
 लतामणि, ( पुं. ) मूङ्गा ।  
 लतायष्टि, ( स्त्री. ) मजीठ ।  
 लतावृक्ष, ( पुं. ) नारियल का पेड़ ।  
 लतावेष्ट, ( पुं. ) एक प्रकार के मैथुन की  
 विधि ।  
 लतावेष्टन, } ( न. ) एक प्रकार से छाती  
 लतावेष्टितक, } से लगाना ।  
 लतिका, ( स्त्री. ) छोटी बेल ।  
 लत्तिका, ( स्त्री. ) एक प्रकार की छोटी  
 छिपकली ।  
 लप्, ( क्रि. ) बोलना । बातचीत करना ।  
 तुतलाना । काना फूँसी करना । कहना ।  
 लपन, ( न. ) मुल । बातचीत ।  
 लपित, ( त्रि. ) कथित । कहा गया ।  
 लब्, ( क्रि. ) पकड़ना । सहारा देना ।  
 लब्ध, ( त्रि. ) प्राप्त । पाया ।  
 लब्धवर्ण, ( पुं. ) पखिडत । चतुर ।  
 लभू, ( क्रि. ) पाना । रखना । लेना ।  
 पकड़ना । मिलना । फिर से पाना ।  
 उगाहना । जानना । सीखना ।  
 लमक, ( पुं. ) जार । प्रेमी । विषयी ।  
 लम्पट, ( पुं. ) विषयी । व्यभिचारी ।  
 लषार ।

लम्ब, ( पुं. ) नाचने वाला । सुन्दर । धूँस ।  
 अङ्कगणित के त्रिभुज आदि क्षेत्र । ( त्रि. )  
 लम्बा । लटका हुआ ।  
 लम्बकर्ण, ( पुं. ) बकरा । हाथी । राक्षस ।  
 बाज । अङ्कोट वृक्ष । गधा ।  
 लम्बकेश, ( त्रि. ) लम्बे बालों वाला । ( पुं. )  
 \* कुश का आसन ।  
 लम्बबीजा, ( स्त्री. ) मदिरा । लङ्का में  
 उत्पन्न । लम्बे बीज वाली ।  
 लम्बोदर, ( पुं. ) गणेश जी । बड़े पेट वाला ।  
 बहुत खाने वाला ।  
 लय, ( क्रि. ) जाना ।  
 लय, ( पुं. ) विनाश । गीत । काल ।  
 ईश्वर ।  
 लयपुत्री, ( स्त्री. ) नाटक की एक पत्नी ।  
 नटी । नाचने वाली स्त्री ।  
 लय, ( क्रि. ) जाना ।  
 लन्, ( क्रि. ) खेचना । खेलना । थपथपाना ।  
 लल, ( त्रि. ) खिलना । इच्छा करने वाला ।  
 ललजिह्व, ( पुं. ) हिल रही जीभ वाला ।  
 कना । ऊँट । हिंसक जन्तु ।  
 ललितिका, ( स्त्री. ) लम्बी गले की माला ।  
 छिपकली या गिरगिट ।  
 ललना, ( पुं. ) महिला । स्त्री । नारी ।  
 ललनाप्रिय, ( पुं. ) कदम्ब वृक्ष । स्त्रियों का  
 प्यारा ।  
 ललाक, ( पुं. ) लिङ्ग । पुरुष चिह्न ।  
 ललाट, ( न. ) माथा । कपाल ।  
 ललाटन्तप, ( पुं. ) सूर्य ।  
 ललाटिका, ( स्त्री. ) माथे का भूषण ।  
 ललाम, ( त्रि. ) सुन्दर । प्यारी ।  
 मनोहारिणी । माथे की सुन्दरता बढ़ाने के  
 लिये कृत्रिम चिह्न विशेष । ( न. ) माथे  
 का आभूषण । सर्वोत्तम कोई वस्तु । चिह्न ।  
 ध्वजा । पंक्ति । रेखा । पूँछ । अयाल ।  
 गौरव । सौन्दर्य । साँग । ( पुं. ) घोड़ा ।  
 ललित, ( न. ) सुन्दर । चाहा हुआ ।

ललिता, ( स्त्री. ) स्त्री । कस्तूरी । दुर्गा का एक रूप ।  
 ललितापञ्चमी, ( स्त्री. ) आश्विनशुक्ला पञ्चमी ।  
 ललितासप्तमी, ( स्त्री. ) भाद्रशुक्ला सप्तमी ।  
 लव, ( पुं. ) छेदन । लेश । श्रीरामचन्द्र के एक पुत्र का नाम । परिमाण विशेष । गौ की पूँछ के बाल । हानि । लौंग । सुपारी ।  
 लवङ्ग, ( न. ) लौंग का पेड़ या फल ।  
 लवङ्गकलिका, ( स्त्री. ) लौंग । लौंग की कली जो आगे चौकोन रहती है ।  
 लवङ्गक, ( न. ) लौंग ।  
 लवण, ( त्रि. ) नमकीन । प्यारा । सुन्दर । ( पुं. ) नमकीन स्वाद । खारी पानी का समुद्र । एक असुर का नाम जिसे शत्रु ने मारा था । नरक विशेष । ( न. ) नमक । नून । समुद्री नमक ।  
 लवणक्षार, ( पुं. ) खार विशेष ।  
 लवली, ( स्त्री. ) एक प्रकार की वृक्ष ।  
 लवाक, ( पुं. ) हँसिया । काटने का औजार ।  
 लवि, ( त्रि. ) तेज धार वाला ।  
 लवित्र, ( न. ) हँसिया ।  
 लशुन, ( पुं. न. ) लहसुन ।  
 लशून, ( पुं. न. ) लहसुन ।  
 लष, ( क्रि. ) छेड़ा करना । चाहना ।  
 लष्व, ( पुं. ) नाटक का पात्र । नाचने वाला ।  
 लस, ( क्रि. ) चमकना । खेलना ।  
 लसिका, ( स्त्री. ) लार । थूक ।  
 लसित, ( त्रि. ) खेला हुआ । प्रकट हुआ ।  
 लसीका, ( स्त्री. ) लार । गन्धे का रस ।  
 लस्त, ( त्रि. ) चिपटाया हुआ । कोरियाया हुआ । पट्ट । चतुर ।  
 लस्ज, ( क्रि. ) लजाना ।  
 लस्तक, ( पुं. ) धतुष का वह हिस्सा जो हाथ से थामा जाता है ।  
 लस्तकिन्, ( पुं. ) धतुष ।

लहरि, ( स्त्री. ) लहर । समुद्र की बड़ी लहरी, ( स्त्री. ) लहर ।  
 ला, ( क्रि. ) पकड़ना ।  
 लाकुटिक, ( त्रि. ) लण्ठ या डण्डा बाँधे हुए । ( पुं. ) चौकीदार ।  
 लाक्षकी, ( स्त्री. ) शीतला ।  
 लाक्षणिक, ( त्रि. ) लक्षणयुक्त । चिह्न वाला ।  
 लाक्षण्य, ( त्रि. ) भले बुरे लक्षणों को जानने वाला ।  
 लाक्षा, ( स्त्री. ) लाख ।  
 लाक्षारस, ( पुं. ) लाख का रस । अलकतरा । लाख का रङ्ग ।  
 लाक्ष, ( क्रि. ) सुखाना । सजाना । देना । हटाना । पथ्यास होना ।  
 लाघ, ( क्रि. ) समान या बराबर होना । पूर पाड़ना ।  
 लाघव, ( न. ) हलकापन । अल्पत्व । अविचारत्व । अपमान । शीघ्रता । वेग । स्वास्थ्य । उद्यतता ।  
 लाङ्गल, ( न. ) हल । ताड़ वृक्ष । पुष्पविशेष । चन्द्रमा के विशेष दर्शन । शहतीर ।  
 लाङ्गलदण्ड, ( पुं. ) हलके मध्य में लगा हुआ लकड़ी का डण्डा ।  
 लाङ्गलपद्धति, ( स्त्री. ) रेखा । डण्डी । सीता ।  
 लाङ्गलिन्, ( पुं. ) बलराम । नारियल का पेड़ । सर्प ।  
 लाङ्गली, ( स्त्री. ) नारियल का पेड़ ।  
 लाङ्गल, ( न. ) पूँछ ।  
 लाङ्गल, ( न. ) पूँछ । अनाज की खत्ती ।  
 लाङ्गलिन्, ( पुं. ) बन्दर । लङ्गूर ।  
 लाज, ( क्रि. ) भिडकना । भूना । तलना ।  
 लाञ्छ, ( क्रि. ) पहिचान के लिये चिह्नित करना । सजाना ।  
 लाञ्छन, ( न. ) चिह्न । नाम । निर्य चिह्न जो कई स्त्री पुरुष आदि के देह में होता है ।

**लाट,** ( पुं. ) देश विशेष । पुराने फटे कपड़े ।  
 लड़कों जैसी भाषा । विद्वान् पुरुष ।  
**लाटानुप्रास,** ( पुं. ) अलङ्कार में शब्द  
 सम्बन्धी । अनुप्रास ।  
**लाभ,** ( पुं. ) नफा । व्याज ।  
**लालन,** ( न. ) प्रेम के साथ पालना । लाड़  
 लड़ाना ।  
**लालसा,** ( स्त्री. ) चाहना । गर्भ वाली स्त्री  
 की चाहना । गर्भचिह्न ।  
**लाला,** ( स्त्री. ) लार ।  
**लालाटिक,** ( पुं. ) अपने मालिक के भाग्य  
 पर जाने वाला । काम न कर सकने वाला ।  
 भाग्याधीन ।  
**लालित्य,** ( न. ) सौन्दर्य ।  
**लाव,** ( पुं. ) एक प्रकार का पक्षी ।  
**लावण,** ( न. ) नमकीन ।  
**लावणिक,** ( न. ) नमक बेचने वाला ।  
 नमक ।  
**लावण्य,** ( न. ) सलोनापन । सौन्दर्य विशेष ।  
**लासिका,** ( स्त्री. ) नाचन वाली ।  
**लास्य,** ( न. ) बाजा । नाच । गीत ।  
**लिकुच,** ( पुं. ) मन्दार का पेड़ ।  
**लिका,** ( स्त्री. ) जुए का अण्डा । माप  
**लिक्षा,** ( स्त्री. ) वंश । लीख जो अक्सर स्त्रियों के  
 बालों में जूँधी जाती की छोटी छोटी  
 पड़ जाती हैं ।  
**लिख्,** ( क्रि. ) लिखना ।  
**लिखन,** ( न. ) लेखन । लिपि । लेख ।  
**लिखित,** ( न. ) लिखा हुआ । एक धुनि का  
 नाम ।  
**लिग्,** ( क्रि. ) जाना ।  
**लिङ्ग,** ( पुं. ) पुरुषत्व का प्रधान चिह्न ।  
 पुरुष, स्त्री और नपुंसक का भेददर्शक  
 चिह्न । सामान्य चिह्न । अनुमान सिद्धि  
 का कारण । प्रकट । शब्द में स्थित याथार्थ्य  
 दर्शक धर्म । अर्थप्रकाशन का सामर्थ्य ।  
 शिवजी की मूर्ति । व्याप्य ।

**लिङ्गवर्धिनी,** ( स्त्री. ) अपामार्ग ।  
**लिङ्गवृत्ति,** ( पुं. ) कपटी या दाम्भिक  
 संन्यासी ।  
**लिङ्गिन्,** ( त्रि. ) चिह्न वाला ।  
**लिप्,** ( क्रि. ) लीपना ।  
**लिपि,** } ( स्त्री. ) लेख ।  
**लिपी,** }  
**लिपिकर,** } ( पुं. ) लेखक । लिखने वाला ।  
**लिपिकार,** }  
**लिप्त,** ( त्रि. ) लिपटा हुआ । सना हुआ । एक  
 कला । विषमिश्रित ( तीर का अग्रभाग ) ।  
 खाया हुआ । मिला हुआ ।  
**लिप्तक,** ( पुं. ) विष में बुझा तीर ।  
**लिप्सा,** ( स्त्री. ) चाहा । लालसा की चाहना ।  
**लिम्पाक,** ( पुं. ) वृक्ष विशेष । गधा ।  
**लिह्,** ( क्रि. ) चाटना । खलना ।  
**ली,** ( क्रि. ) जुड़ना । मिलना । टिथलना ।  
**लीढ,** ( स्त्री. ) कटा गया । चक्का गया ।  
**लीन,** ( त्रि. ) डूबा हुआ । निमग्न । लगा  
 हुआ ।  
**लीला,** ( स्त्री. ) केलि । भोग विलास ।  
**लीलावती,** ( स्त्री. ) भास्कराचार्य की बेटी ।  
 उसका बनाया अङ्कगणित का एक ग्रन्थ ।  
 न्यायशास्त्र का एक ग्रन्थ, जिसमें प्रसिद्ध  
 पदार्थों का प्रतिपादन किया गया है ।  
 पुराण प्रसिद्ध । वैश्या विशेष ।  
**लीलोद्यान,** ( न. ) देवताओं का एक वन ।  
**लुक्कायित,** ( त्रि. ) गुप्त । छिपा हुआ ।  
 लुका हुआ ।  
**लुञ्चित,** ( त्रि. ) नोचा हुआ । तोड़ा गया ।  
**लुट्,** ( क्रि. ) चमकना । कष्ट सहना । बोलना ।  
 भूमि पर लोटना । लूटना ।  
**लुट्,** ( क्रि. ) मारना । मार कर गिरा देना ।  
 जमीन पर लोटना । सामना करना । लूट  
 लेना ।  
**लुठन,** ( न. ) लोटना । इधर उधर घूमना ।  
**लुण्टक,** ( त्रि. ) ढाँकू ।  
**लुण्टक,** ( त्रि. ) ढाँकू । बटमार ।

लुण्ठक, (त्रि.) चोर ।  
 लुञ्चू, (क्रि.) तोड़ना । उखाड़ना ।  
 लुण्, (क्रि.) घबड़ाना । तोड़ना । लूटना ।  
 लुप्त, (न.) नष्ट । छिप गया । टूट गया ।  
 लुब्ध, (पुं.) लम्पट । लोलुप । विषयों में  
 आपादमस्तक हुआ हुआ ।  
 लुभू, (क्रि.) घबरा जाना । चाहना ।  
 लुलाप, } (पुं.) भैंसा ।  
 लुलाय, }  
 लुलित, (त्रि.) हिलाया गया । चलाया गया ।  
 लुप्, (क्रि.) चोरी करना ।  
 लुषभ, (पुं.) मस्त हाथी ।  
 लुह, (क्रि.) चाहना ।  
 लू, (क्रि.) काटना । अलग करना । तोड़ना ।  
 बाँटना । इकट्ठा करना । पकाना ।  
 लूरा, (स्त्री.) मकड़ी । चींटी ।  
 लूनामर्कण्डक, (पुं.) लहूर । एक प्रकार  
 की चमेली ।  
 लूतिका, (स्त्री.) मकड़ी ।  
 लून, (त्रि.) काटा हुआ । तोड़ा हुआ । नष्ट  
 किया हुआ । घायल । (न.) पूँछ ।  
 लूम, (न.) पूँछ ।  
 लूख, (पुं.) लिपि ।  
 लूखक, (पुं.) लिखने वाला ।  
 लूखन, (न.) भोजन । अक्षरों का लिखना ।  
 लिखने का साधन । (स्त्री.) कलम आदि ।  
 लूखनिक, (पुं.) लिखने वाला ।  
 लूखर्षण, (पुं.) देवताओं में श्रेष्ठ । इन्द्र ।  
 लूखरूप, (पुं.) चिट्ठीरसाँ । चिट्ठी ले जाने  
 वाला ।  
 लूखिनी, (स्त्री.) कलम । चमचा ।  
 लूख्य, (त्रि.) लिखने योग्य । निज स्वत्व-  
 सूत्रक व्यवहारसम्बन्धी एक पत्र । टीप ।  
 लूप, (पुं.) भोजन । लोपना ।  
 लूपक, (पुं.) राज । थूँड़ी ।  
 लूलिहान, (पुं.) साँप । बारम्बार चाटने  
 वाला ।

लेश, (पुं.) थोड़ा । टुकड़ा ।  
 लेह, (पुं.) आहार । चाटना ।  
 लेहिन, (पुं.) सुहागा ।  
 लेह्य, (त्रि.) अमृत । चाटने योग्य ।  
 लैङ्ग, (न.) अष्टादश पुराणों में से एक ।  
 लैङ्गिक, (त्रि.) अनुमित । (पुं.) मूर्ति  
 बनाने वाला ।  
 लैरण, (क्रि.) जाना । पास जाना । भोजना ।  
 कोरियाना ।  
 लोक, (क्रि.) देखना । जाना । अभिज्ञ  
 होना ।  
 लोक (न.) भुवन । जन । दुनिया ।  
 लोकपाल, (पुं.) लोकेश्वर इन्द्रादि राजा ।  
 लोकबान्धव, (पुं.) सूर्य ।  
 लोकमातृ, (स्त्री.) लक्ष्मी ।  
 लोकलोचन, (पुं.) सूर्य ।  
 लोकवाह्य, (त्रि.) लोक से बाहर ।  
 लोकायत, (न.) चार्वाक मत ।  
 लोकायतिक, (पुं.) नास्तिक । चार्वाक ।  
 लोकालोक, (पुं.) देखा जाता और नहीं  
 देखा जाता । एक पहाड़ जिसकी एक ओर  
 प्रकाश और दूसरी ओर अन्धकार रहता है ।  
 लोकेश, (पुं.) ब्रह्मा । राजा । पारा ।  
 लोग, (पुं.) मिट्टी का ढेला ।  
 लोच, (क्रि.) देखना ।  
 लोच, (न.) आँसू ।  
 लोचक, (पुं.) मूर्ख पुरुष । आँसू की पुतली ।  
 काजल । कान में पहनने की एक प्रकार  
 की वाली । काला या नीला लिबास ।  
 माथे का आभूषण विशेष जिसे स्त्रियाँ  
 पहनती हैं । मांसपिण्ड । सर्प की केंचली ।  
 झुर्रीदार खाल । तनी हुई भौं । केला ।  
 लोचन, (न.) नेत्र । देखना ।  
 लोड, (क्रि.) मूर्ख या पागल होना ।  
 लोड, व्याकरण का समय का अर्थबोधक  
 एक लकार जो आशीष और प्रार्थना  
 में आता है ।

लोटन, ( न. ) लोट पोट ।

लोट, } ( स्त्री. ) शाक । पीताम ।  
लोटिका, }

लोट, ( पुं. ) भूमि पर लोट पोट करना ।

लोड, ( क्रि. ) पागल या मूर्ख होना ।

लोडन, ( न. ) हिलाना जुलाना । गन्दला करना । आन्दोलन करना ।

लोणार, ( पुं. ) एक प्रकार का नमक ।

लोट, ( पुं. ) आँसू । चिह्न । ( न. ) लूट का माल । नमक ।

लोत्र, ( न. ) लूट का माल ।

लोध, } ( पुं. ) वृश्च विशेष, जिसमें लाल  
लोध्र, } या सफेद फूल लगते हैं । पटानी लोध,  
इसकी पोटली बाँध कर कपूर और फिटकरी डाल कर ठंढे पानी में भिगो कर आँखों में लगाते हैं । उठी आँख आराम हो जाती है ।

लोप, ( पुं. ) छिपाव । लुकाव । डुराव । काटना । धबराहट ।

लोपा, } ( स्त्री. ) अगस्त्य मुनि की स्त्री ।  
लोपासुद्रा, }

लोपत्र, ( न. ) चोरी का माल ।

लोभ, ( पुं. ) लालच ।

लोभिन्, ( पुं. ) लालची ।

लोभ्य, ( पुं. ) मूँग ।

लोम, ( पुं. ) पूँछ । शरीर के रोम ।

लोमकर्ण, ( पुं. ) शशक ।

लोमकूप, ( पुं. ) रोओं के छेद ।

लोमघ्न, ( न. ) रोग विशेष । नाऊ । दवा जिससे बाल गिर जायँ “ चूने की कली और हरताल ” ।

लोमपाद, ( पुं. ) अङ्ग देश का राजा ।

लोमश, ( त्रि. ) रोओं वाला । ( पुं. ) एक मुनि विशेष यह बड़े आयुष्मान् हैं, ब्रह्मा के मरने पर एक बाल छाती का उखाड़ फेंकते हैं इसी कारण इनका नाम लोमश है ।

लोमहर्षण, ( न. ) रोमाञ्च । व्यास के एक शिष्य का नाम । सूतवंशोद्भव इस नाम का एक पौराणिक । सूत का पिता जिसको बलराम ने मार डाला था ।

लोल, ( त्रि. ) लालची । चञ्चल । ( स्त्री. ) जिह्वा । लक्ष्मी ।

लोलुप, } ( त्रि. ) बड़ा लालची ।  
लोलुभ, }

लोष्ट, ( क्रि. ) इकट्ठा करना ।

लोष्ट, ( पुं. न. ) मिट्टी का देला । लोहे का मैल ।

लोष्टम, ( पुं. ) मूँगरी या घुग्घर ।

लोह, ( पुं. न. ) लौहा ।

लोहकार, ( पुं. ) लोहार ।

लोहकिष्ट, ( न. ) लोहे का मैल । मण्डूर ।

लोहद्राचिन्, ( पुं. ) सुहाया ।

लोहित, ( न. ) लोह । लाल चन्दन । लाल सुहांजन । ( पुं. ) लाल रङ्ग । ( त्रि. ) लाल रङ्ग वाला ।

लोहिताक्ष, ( पुं. ) लाल आँखों वाला । विष्णु । काकिल ।

लोहितवज्र, ( पुं. ) मङ्गल ग्रह । वृश्च विशेष ।

लोहितायस, ( पुं. ) ताँवा । लाल लोहा विशेष ।

लोहिनी, ( स्त्री. ) लाल रङ्ग वाली स्त्री ।

लोहोत्तम, ( न. ) सोना ।

लौकायतिक, ( न. ) नास्तिक मत का जानने वाला ।

लौकिक, ( त्रि. ) लोक प्रसिद्ध । लोक विदित ।

लौकिकाग्नि, ( पुं. ) अविधिपूर्वक संस्कारित अग्नि ।

लौड, ( क्रि. ) पागल होना ।

लौह, ( पुं. ) लोहा ।

लौहकार, ( पुं. ) लुहार ।

लौहज, ( न. ) मण्डूर । लोहे का मैल ।

लौहभाण्ड, ( पुं. ) लोहे का खल्ल और लोढ़ा । इमामदस्ता । लोहे का बर्तन ।

लौहशङ्कु, ( पुं. ) लोहे की कौल ।



लौहित, ( पुं. ) शिव का विश्वल ।  
 लौहितिक, ( त्रि. ) ललोहा । कुब्ज कुब्ज लाल  
 रङ्ग का ।  
 लौहित्य, ( न. ) लाल रङ्ग । एक नदी ।  
 ल्पी, } ( क्रि. ) मिलना ।  
 ल्यी, }  
 ल्वी, ( क्रि. ) जाना ।

## व

व, ( त्रि. ) बलवान् । दृढ़ । ( पुं. ) हवा ।  
 बाह । वरुण । समुद्र । आवास । चीता ।  
 कपड़ा । मान । राहु । वरुण का आवास-  
 स्थान । कमल की जड़ । कल्याण ।  
 सान्त्वन ।  
 वंश, ( पुं. ) एक प्रकार का बाँस । कुल ।  
 जाति । बाँसुरी । समूह । मेरुदण्ड । साह  
 वृक्ष । दस हाथ का माप । गद्या ।  
 वंशकपूर्वरोचना, ( स्त्री. ) वंशलोचन  
 वंशज, ( न. ) कुलीन ।  
 वंशधर, ( त्रि. ) कुल चलाने वाला । सन्तान ।  
 वंशशर्करा, ( स्त्री. ) तवाखार । वंशलोचन ।  
 वंशस्थविल, ( न. ) एक छन्द जिसके  
 प्रत्येक पाद में बारह अक्षर होते हैं ।  
 वंशाग्र, ( न. ) कुल में सब से बड़ा या  
 पहिला । वंश में पूज्य ।  
 वंशीधर, ( पुं. ) श्रीकृष्ण ।  
 वंश्य, ( क्रि. ) कुलीन ।  
 वक्र, ( क्रि. ) टेढ़ा होना । तिरछा होना ।  
 वक्र ( वक्र ), ( पुं. ) बगला । पुष्पदार वृक्ष । कुबेर ।  
 एक राक्षस जो भीम द्वारा मारा गया था ।  
 दवा निकालने की क्रिया विशेष । इस  
 नामका एक दैत्य जिसे श्रीकृष्ण ने मारा था ।  
 वक्रपञ्चक ( वक्रपञ्चक ), ( न. ) कार्तिकशुक्ल  
 ११शी से १५शी तक की पाँच तिथियाँ ।  
 वक्रवृत्ति ( वक्रवृत्ति ), ( पुं. ) दाम्भिक वृत्ति ।  
 वक्रवृत्तिन् ( वक्रवृत्तिन् ), } ( पुं. ) ढोंगी ।  
 वक्रवृत्तिक ( वक्रवृत्तिक ), }  
 दशमी । ठग ।

वकुल ( वकुल ), ( पुं. ) एक वृक्ष मौलसिरी ।  
 वक्रव्य, ( न. ) कथन । ( त्रि. ) निन्दित ।  
 दीन । दुष्ट ।  
 वक्रवृत्, ( त्रि. ) उचित । बकवादी ।  
 वक्र, ( न. ) मुख । वक्र विशेष । छन्द विशेष ।  
 वक्रासव, ( पुं. ) अधर रस ।  
 वक्र, ( न. ) नदी का घुमाव । शनैश्चर ।  
 मङ्गल । रुद्र । त्रिपुर दैत्य । तिरछा जाना ।  
 ( त्रि. ) तिरछा ।  
 वक्राङ्ग, ( पुं. ) हंस । ( त्रि. ) कुटिल अङ्ग  
 वाला । ( त्रि. ) कुटिल । टेढ़ा ।  
 वक्रिम, ( न. ) टेढ़ापन ।  
 वक्रतुण्ड, ( पुं. ) गणेश जी ।  
 वक्रोक्ति, ( स्त्री. ) अलङ्कार विशेष । आक्षेप ।  
 कटाक्ष ।  
 वक्ष, ( क्रि. ) क्रोध करना ।  
 वक्षस्, ( न. ) छाती ।  
 वक्षस्थल, } ( न. ) अन्धरी छाती ।  
 वक्षःस्थल, }  
 वक्षी, ( स्त्री. ) अङ्गारा ।  
 वक्षोज, ( पुं. ) स्तन ।  
 वक्षोरुह, ( पुं. ) स्तन ।  
 वख, ( क्रि. ) जाना ।  
 वगाह, ( पुं. ) स्नान ।  
 वघ, ( क्रि. ) जाना ।  
 वङ्ग, ( पुं. ) नदी की मोड़ ।  
 वङ्गिल, ( पुं. ) काँटा ।  
 वङ्गि, ( पुं. ) पसली । धन्न ।  
 वंक्षण, ( न. ) घुटना ।  
 वंक्षु, ( पु. ) गङ्गा की नहर ।  
 वङ्ग, ( क्रि. ) जाना ।  
 वङ्गा, ( पुं. ) [ बहुवचनान्त ] बङ्गाल हाता ।  
 वङ्ग, ( न. ) राँगा । ( पुं. ) रई । लीची  
 का पेड़ ।  
 वङ्गज, ( न. ) पीतल । सिन्दूर ।  
 वङ्गशुत्वज, ( न. ) काँसा ।  
 वङ्गसेन, ( पुं. ) वक्र वृक्ष ।

वङ्गारि, ( पुं. ) हरताल ।  
 वच, ( कि. ) कहना ।  
 वचन, ( न. ) वाक्य । संख्यावाची । सोंठ ।  
 उपदेश ।  
 वचनग्राहिन्, ( त्रि. ) वशीभूत ।  
 वचनीय, ( त्रि. ) निन्दा योग्य । लोकापवाद ।  
 वचनस्थित, ( कि. ) अपनी बात को पालने  
 वाला । आज्ञाकारी । वश में आया हुआ ।  
 वचस्, ( न. ) वाक्य । वचन ।  
 वचसांपति, ( पुं. ) देवगुरु । बृहस्पति ।  
 वचस्कर, ( त्रि. ) आज्ञाकारी वंश में उत्पन्न ।  
 वचा, ( स्त्री. ) पदार्थ विशेष ।  
 वज्र, ( कि. ) गति ।  
 वज्र, ( पुं. न. ) इन्द्र का अस्त्र विशेष ।  
 वज्रचर्मन्, ( पुं. ) गेंडा ।  
 वज्रदन्त, ( पुं. ) शंकर । मूसा ।  
 वज्रधर, ( पुं. ) इन्द्र ।  
 वज्रनिर्घोष, ( पुं. ) गर्जन ।  
 वज्रपाणि, ( पुं. ) इन्द्र ।  
 वज्रपुट, ( न. ) औषध पाचन पात्र । दवा  
 पकाने का बर्तन ।  
 वज्रमय, ( त्रि. ) वज्र स्वरूप ।  
 वज्रिन्, ( पुं. ) इन्द्र ।  
 वञ्चक, ( पुं. ) गीदड़ । छली । दगाबाज । धूर्त ।  
 वञ्चन, ( न. ) ठगना । छलना । फँसा लेना ।  
 वञ्जुल, ( पुं. ) अशोक का पेड़ । बैत ।  
 पक्षी । ( त्रि. ) टेढ़ा ।  
 वट, ( कि. ) धेरना । हिस्सा करना । कहना ।  
 चोरी करना ।  
 वट, ( पुं. ) एक वृक्ष । सन की रस्ती ।  
 वटक, ( पुं. ) बरा । पकोड़ी । भूँगौरा ।  
 कचोड़ी ।  
 वटी, ( स्त्री. ) गोली । टिकिया ।  
 वटु, ( पुं. ) बालक । ब्रह्मचारी ।  
 वटुक, ( पुं. ) एक देवता । भैरव ।  
 वट्ट, ( कि. ) बली होना ।  
 वठर, ( पुं. ) मूर्ख । वर्षासङ्कर विशेष । शठ ।

वड, ( कि. ) बाँटना ।  
 वडमि, ( स्त्री. ) छज्जा । घर की चोटी ।  
 वडमी, ( महल के शिखर का घर ।  
 वडू, ( त्रि. ) बड़ा । श्रेष्ठ । अच्छा ।  
 वरटक, ( पुं. ) विभ्रंजक । हिस्सा करने वाला ।  
 वत्, ( अव्य. ) सादृश्य । समानता ।  
 वत, ( अव्य. ) कष्ट । दया । खुशी । विस्मय ।  
 आमन्त्रण ।  
 वतंस, ( पुं. ) असल में अवतंस शब्द है ।  
 अकार का लोप होने से आप्रभूषण । चोटी ।  
 हर प्रकार का गहना । कर्णफूल ।  
 वतण्ड, ( पुं. ) एक मुनि का नाम ।  
 वतोंका, ( स्त्री. ) सन्तान रहित स्त्री ।  
 वत्स, ( न. ) वक्षःस्थल । वत्सर । वर्षा ।  
 ( पुं. ) बछड़ा । पुत्र । मित्र । वच्चा ।  
 वत्सक, ( न. ) इन्द्रजै । ( पुं. ) बछड़ा । देखो  
 वत्स शब्द ।  
 वत्सतर, ( पुं. ) छोटा बछड़ा । छोटा  
 साण्ड ।  
 वत्सनाभ, ( पुं. ) एक विष । बचनाग ।  
 सर्प के काटने पर घी के साथ पिलाने से  
 सर्पविष नष्ट होता है ।  
 वत्सपत्तन, ( न. ) कौशाम्बी नाम नगरी ।  
 वत्सपाल, ( पुं. ) श्रीकृष्ण । ग्वाल । बछड़ों  
 का रक्षक ।  
 वत्सर, ( पुं. ) वर्ष । साल ।  
 वत्सराज, ( पुं. ) चन्द्रवंशी एक राजा ।  
 बढ़िया दिखनौटा बछड़ा ।  
 वत्सरान्तक, ( पुं. ) वर्ष समाप्ति का महीना ।  
 फाल्गुन मास ।  
 वत्सल, ( त्रि. ) स्नेह युक्त । प्रेमी । दयालु ।  
 वत्सिन्, ( पुं. ) लड़कपन । युवावस्था ।  
 वत्सीय, ( पुं. ) गोपालक । चरवाहा ।  
 वट्, ( कि. ) बोलना । कहना ।  
 वदन, ( न. ) चेहरा । मुख । कथन ।  
 वदन्य, ( पुं. ) उदार पुरुष । बहुत देने  
 वाला ।

वदाम (वदाम), (पुं.) बादाम ।  
 वदावद, (पुं.) बहुत बोलने वाला ।  
 वदि, कृष्ण पक्ष । जैसे ज्येष्ठ वदि ।  
 वद्य, (त्रि.) कहने योग्य । कृष्ण पक्ष । निन्द्य ।  
 वधू, (क्रि.) मार डालना ।  
 वधस्तम्भ, (पुं.) फाँसी का खम्भ ।  
 वधक, (पुं.) जलाद । फाँसी लगाने वाला ।  
 वधित्र, (न.) कामदेव ।  
 वधु, } (स्त्री.) लडके की स्त्री । बहू ।  
 वधुका, }  
 वधू, (स्त्री.) दुलाहिन । भाय्या । बहू ।  
 वधूजन, (पुं.) स्त्रियाँ ।  
 वधुटा, } (स्त्री.) कम उम्र की स्त्री । बहू ।  
 वधूटी, }  
 वध्य, (त्रि.) मारने योग्य ।  
 वधिका, (पुं.) नपुंसक । हिजड़ा ।  
 वध्य, (पुं.) जूता ।  
 वन्, (क्रि.) मान करना । उपकार करना ।  
 मंगना । सेवा करना ।  
 वन, (न.) जङ्गल । जलश्रीर । निवास ।  
 जल । मेष । प्रकाश । घर । काठ का  
 बतन ।  
 वनकदली, (स्त्री.) कोष्ठकदली ।  
 वनचन्दन, (न.) वन का चन्दन ।  
 वनज, (न.) पक्ष । मोथा ।  
 वनमाला, (स्त्री.) पैरों तक लम्बी वनमाला ।  
 वनमालिन, (पुं.) श्रीकृष्ण । वाराहीलता ।  
 वनकर्मि, (स्त्री.) केले का वृक्ष ।  
 वनवासिन, (पुं.) वाराहीकन्द । शाल्मली-  
 कन्द ।  
 वनशोभन, (न.) पक्ष । कमल ।  
 वनस्पति, (पुं.) अश्वत्थ आदि वृक्ष ।  
 वनायु, (पुं.) अरब देश । वह देश जहाँ  
 अच्छे घोड़े उत्पन्न हों ।  
 वनायुज, (पुं.) अच्छा घोड़ा । अरबी  
 घोड़ा ।  
 वनिता, (स्त्री.) प्यारी स्त्री ।

वनिन्, (पुं.) वानप्रस्थ आश्रम वाला । वृक्ष ।  
 सोमलता ।  
 वनी, (स्त्री.) जङ्गल ।  
 वनीयक, (पुं.) भिलारी ।  
 वनेचर, (पुं.) वन में घूमने वाला । भील ।  
 जङ्गली । वनमातृष । जलमातृष ।  
 वनौकस, (पुं.) बन्दर । रीछ ।  
 वञ्च, (क्रि.) ठगना ।  
 वन्दन, (न.) प्रणाम ।  
 वन्दनीय, (त्रि.) नमनीय । नमस्कार करने  
 योग्य । पूज्य । मान्य ।  
 वन्द, (पुं.) पुजारी ।  
 वन्दा, (त्रि.) नमस्कार करने का स्वभाव  
 वाला । देवता ।  
 वन्दि, } (स्त्री.) कैदी । नमस्कार । (पुं.)  
 वन्दी, } भाट ।  
 वन्ध्य, (त्रि.) वन्दनीय । (स्त्री.) गोरोचना ।  
 वन्य, (न.) दारचीनी । वाराहीकन्द । (स्त्री.)  
 जल का समूह ।  
 वपू, (क्रि.) बीज बोना ।  
 वपन, (न.) बीज की बुआई । मूक मुड़ाना ।  
 वपनी, (स्त्री.) नाई का घर ।  
 वपिल, (पुं.) पिता ।  
 वपु, (पुं.) शरीर ।  
 वपुन, (पुं.) देवता ।  
 वपुष्, } (न.) सुन्दर । शरीर । आश्चर्य्य ।  
 वपुस्, } जल ।  
 वपु, (पुं.) पिता । किसान । बीज बोने वाला ।  
 वप्र, (पुं. न.) मिट्टी की दीवाल । नगर की  
 रक्षा के लिये चहारदीवारी । खेत । किनारा ।  
 सीसा । प्राचीर । पहाड़ का उतार । खाई ।  
 (पुं.) पिता । प्रजापति ।  
 वप्रि, (पुं.) खेत । समुद्र । दुर्गति ।  
 वप्री, (स्त्री.) टीला ।  
 वभ्र, (क्रि.) जाना ।  
 वम्, (क्रि.) वमन करना । कै करना ।  
 वमन, (न.) मर्दन । अर्दन । छर्दन । बहुत  
 निकलना ।

**धमनीया**, ( स्त्री. ) मक्खी, जिसके पेट में जाने से कै हो जाय ।  
**धमि**, ( स्त्री. ) कै । अग्नि ।  
**धमित**, ( पुं. ) कै की गयी ।  
**धम्म**, ( पुं. ) बाँस ।  
**धम्भारव**, ( पुं. ) पोहों का बोल ।  
**धम्र**, ( पुं. ) चीटा । लाल चीटा जो वृक्षों पर पीले रङ्ग का होता है, बीजू के समान विषैला होता है ।  
**धम्री**, ( स्त्री. ) चीटी ।  
**धय्**, ( क्रि. ) जाना ।  
**धय**, ( पुं. ) झलाहा । कोरी । बुनने वाला ।  
**धयन**, ( न. ) बुनना । बुनावट ।  
**धयस्**, ( पुं. ) उम्र । युवावस्था । पक्षी । काक । शक्ति । बलिदान का पदार्थ ।  
**धयस्थ**, ( पुं. ) मित्र । सहयोगी ।  
**धयस्य**, ( पुं. ) समान अवस्था वाला ।  
**धयस्या**, ( स्त्री. ) सखी । सहेली ।  
**धयाक**, ( पुं. ) लता । छोटी शाखा । डाली ।  
**धयुन**, ( न. ) ज्ञान । बुद्धि । समझने की शक्ति । देवालय । ( पुं. ) नियम । आज्ञा । रीति भाँति । सफाई ।  
**धयोधस्**, ( पुं. ) तरुण । युवा ।  
**धयोधा**, ( त्रि. ) बली । ( स्त्री. ) बल । शक्ति ।  
**धयोरङ्ग**, ( न. ) सीसा ।  
**धर्**, ( क्रि. ) चुनना । माँगना । पाने के लिये खोजना । चाहना ।  
**धर**, ( न. ) केसर । इच्छा । मीरा । परदा । घेरा । ( त्रि. ) अभीष्ट । प्यारा । श्रेष्ठ । ( पुं. ) शगुल । यार । जमाई । डुलहा । वरदान । अनुग्रह । पति ।  
**धरट**, ( न. ) कुन्द का फूल । कीड़ा विशेष । हंस । बरईया । अन्न विशेष ।  
**धरण**, ( न. ) बुनाव । ढकाव । पूजन । वरना । माँगना । किसी पूजा अनुष्ठानादि करने के लिये नियत समय के लिये उसी काम में

लगे रहने का अतुरोध करना । अलगाव । रोक । निषेध । ( पुं. ) नगर का परकोटा । पुल । वरुण वृक्ष । ऊँट । धनुष की सजावट विशेष । इन्द्र ।  
**धरणमाला**, ( स्त्री. ) जयमाल । स्वामित्व-स्वीकार की सूचक माला । वरमाला ।  
**धरणसी**, ( स्त्री. ) काशी । विश्वनाथ  
**धाराणसी**, ( स्त्री. ) पुरी ।  
**धरण्ड**, ( पुं. ) समूह । मुँहासों । बरखडा । घास का ढेर । मछली पकड़ने की बंसी की डोर । सीसा । जेब ।  
**धरण्डालु**, ( पुं. ) एरण्ड वृक्ष ।  
**धरत्रा**, ( स्त्री. ) चमड़े का रस्मा । हाथी अथवा घोड़ा बाँधने की चमड़े की रस्ती ।  
**धरत्वच**, ( पुं. ) नीम का पड़ ।  
**धरद**, ( त्रि. ) अभीष्टता । प्रसन्न । ( स्त्री. ) कन्या । अश्वमेधा । आदित्यभक्ता । दुर्गा ।  
**धरदाचतुर्थी**, ( जा. ) माघशुक्ल चतुर्थी ।  
**धरम्**, ( अल्प. ) थोड़ा । प्यारा । बहुत अच्छा । बेहतर ।  
**धरकुचि**, ( त्रि. ) अच्छी प्रीति वाला । कात्यायन पुनि । विक्रमादित्य की सभा के नव-रत्न कवियों में से एक का नाम ।  
**धरलब्ध**, ( त्रि. ) वरदान पाये हुए । ( पुं. ) चम्पक वृक्ष ।  
**धरचरिणी**, ( स्त्री. ) सुन्दरी स्त्री । लाख । लक्ष्मी । दुर्गा । सरस्वती । प्रियङ्गु लता । हल्दी ।  
**धराक**, ( पुं. ) शिव । ( न. ) युद्ध । ( त्रि. ) छोटा । शोच्य । बेचारा ।  
**धराङ्ग**, ( न. ) श्रेष्ठ पूज्य अङ्ग । मस्तक । माथा । युदा । योनि । कुशा । ( पुं. ) हाथी । विष्णु । कामदेव । ( स्त्री. ) दालचीनी । हल्दी । ( ा ) अच्छे अङ्गों वाली स्त्री ।  
**धराङ्गिन्**, ( पुं. ) अच्छे अङ्गों वाला । अम्ल-वेतस ।  
**धराट**, ( पुं. ) कौड़ी । रस्म ।

वराटक, ( पुं. ) कौड़ी । रस्ती । डोरी ।  
 वराटकरञ्जस्र, ( पुं. ) नागकेसर वृक्ष ।  
 वराटिका, ( स्त्री. ) कौड़ी ।  
 वराण, ( पुं. ) इन्द्र ।  
 वरारक, ( न. ) हीरा ।  
 वरारोह, ( पुं. ) हाथी । ( स्त्री. ) अच्छे  
 नितम्ब वाली ।  
 वराशि, } ( पुं. ) मोटा कपड़ा ।  
 वरासि, }  
 वरासन, ( न. ) जवा पुष्प । उत्तम आसन ।  
 ( पुं. ) जम्बू । दरवान । द्वारपाल ।  
 वराह, ( पुं. ) शकर । एक पर्वत । मोथा ।  
 शिशुमार । भगवान् विष्णु का अवतार  
 विशेष । मेढा । बैल । बादल । नक्र ।  
 वराह । ब्यूह । माप विशेष । वराहमिहिर ।  
 अष्टादश पुराणों में से एक ।  
 वराहकर्ण, ( पुं. ) एक प्रकार का तीर ।  
 वराहकल्प, ( पुं. ) वराहावतार का समय ।  
 वराहद्वादशी, ( स्त्री. ) माघशुक्ला द्वादशी ।  
 वराहशृङ्ग, ( पुं. ) शिव ।  
 वराहु, ( पुं. ) सूअर ।  
 वरिमन्, ( पुं. ) सर्वोत्तमता । जोड़ाई ।  
 वरिवस्, ( न. ) पूजन । सम्मान । सम्पत्ति ।  
 स्थान । आनन्द ।  
 वरिवस्या, ( स्त्री. ) पूजना । शुश्रूषा ।  
 वरिशी, ( स्त्री. ) मछली पकड़ने की बंसी ।  
 वरिष्ठ, ( त्रि. ) सर्वोत्तम । सब से बड़ा ।  
 सब से अधिक भारी । ( पुं. ) तीतर ।  
 नारिकी का पेड़ । ( न. ) तौबा । काली  
 मिर्च ।  
 वरी, ( स्त्री. ) शतावरी । सूर्यपत्नी ज्ञाया ।  
 वरीयस्र, ( त्रि. ) बहुत अच्छा । ( पुं. )  
 सत्ताइस योगों में से एक ।  
 वरीवर्द, } ( पुं. ) बैल । साँढ ।  
 बलीवर्द ( बलीवर्द ), }  
 वरीषु, ( पुं. ) कामदेव ।  
 वरुड, ( पुं. ) एक प्रकार की नीच जाति ।

वरुण, ( पुं. ) पश्चिम दिशा के पाल ।  
 जल का अधिष्ठाता देवता । एक आदित्य ।  
 समुद्र । आकाश । सूर्य । वरुण वृक्ष ।  
 वरुणप्राश, ( पुं. ) वरुण का फन्दा । मछली  
 विशेष ।  
 वरुणलोक, ( पुं. ) जल । पाताल ।  
 वरुणानी, ( स्त्री. ) वरुण की स्त्री ।  
 वरुणावि, ( स्त्री. ) लक्ष्य ।  
 वरुत्र, ( न. ) लवादा । चुगा ।  
 वरुत्, ( पुं. ) रक्षक । देवता ।  
 वरुथ, ( न. ) कवच । रथ की रक्षा के लिये  
 काठ या लोहे का बना बड़ा । ढाल ।  
 समूह । रक्षा । बचाव । वंश । घर ।  
 ( पुं. ) कोयल । समय ।  
 वरुथिनी, ( स्त्री. ) सेना ।  
 वरुथय, ( न. ) केंसर ( त्रि. ) सर्वोत्तम ।  
 प्रार्थनीय ।  
 वर्ग, ( पुं. ) जाति । समूह । भाग । त्याग ।  
 वर्गमूल, ( न. ) घात का साधन, जैसे १६  
 का ४ ; ६ का ३ ।  
 वर्गोत्तम, ( पुं. ) क्षेत्र आदि छः वर्गों में  
 उत्तम अर्थात् नवाँ भाग । नवांश  
 ( ज्योतिष में ) ।  
 वर्च, ( क्रि. ) चमकना ।  
 वर्चस्, ( न. ) रूप । शुक । तेज । विद्या ।  
 वर्चस्विन्, ( त्रि. ) तेजस्वी ।  
 वर्जान, ( न. ) त्याग । हिंसा ।  
 वर्ण, ( क्रि. ) स्तुति करना । प्रशंसा करना ।  
 फैलना । शुक्लादि वर्ण करना । उद्योग  
 करना । चमकाना । गयान करना ।  
 वर्ण, ( न. ) केंसर । जाति । रूप । भेद ।  
 अकारादि अक्षर । यश । गुण । अक्षराग ।  
 सोना । व्रत विशेष । उपटन । स्तुति ।  
 सहीत क्रम विशेष । मूर्ति ।  
 वर्णक, ( पुं. न. ) हरताल । चन्दन । हींग ।  
 मण्डन । ग्रन्थ विशेष ।  
 वर्णकूपिका, ( स्त्री. ) दवात ।

वर्णतूति, } ( स्त्री. ) लेखनी । कलम ।  
 वर्णतूली, }  
 वर्णधर्म, ( पुं. न. ) ब्राह्मणादि वर्णों का धर्म ।  
 वर्णसङ्कर, ( पुं. ) दोगला ।  
 वर्णाङ्गा, ( स्त्री. ) लेखनी । कलम ।  
 वर्णात्मन्, ( पुं. ) अक्षरों के स्वरूप वात्ता ।  
 वर्णिका, ( स्त्री. ) लेखनी । पेन्सिल ।  
 वर्णित, ( त्रि. ) भेष बदले हुए ।  
 वर्णिन्, ( पुं. ) चित्रकार । चित्रकारी । ब्रह्मचारी ।  
 वर्त्तक, ( पुं. ) बतख पक्षी । घोड़े का छुम ।  
 वर्त्तन, ( न. ) आजीविका । ( पुं. ) काक ।  
 वर्त्तनी, ( स्त्री. ) पथ । वाट । पसिना ।  
 वर्त्तमान, ( पुं. ) हाल । मौजूद ।  
 वर्त्ति, } ( स्त्री. ) लेख । काजल । बत्ती ।  
 वर्त्ती, }  
 वर्त्तिक, ( पुं. ) बटेर पक्षी । भार । बोझ ।  
 वर्त्तिन्, ( त्रि. ) वर्त्तनशील । रहने वाला ।  
 वर्त्तिष्णु, ( त्रि. ) वर्त्तनशील ।  
 वर्तुल, ( त्रि. ) गोल । ( न. ) गाजर ।  
 वर्त्मन्, ( न. ) पथ । आँख का परदा । रीति ।  
 आचार ।  
 वर्द्ध, ( क्रि. ) काटना । पूरा करना ।  
 वर्द्धक, ( पुं. ) काटने वाला । पूरा करने  
 वाला ।  
 वर्द्धकिन्, ( पुं. ) बर्द्ध ।  
 वर्द्धन, ( न. ) काटना । पूरा करना । बर्द्धना ।  
 ( त्रि. ) बड़ा हुआ ।  
 वर्द्धनी, ( स्त्री. ) भाइ ।  
 वर्द्धमान, ( त्रि. ) वृद्धिशील । ( पुं. )  
 रेड़ी का पेड़ । सराबा । विष्णु । एक देश ।  
 एक नगर । धनियों का घर ।  
 वर्द्धिष्णु, ( त्रि. ) बड़ा हुआ ।  
 वर्म्मन्, ( न. ) कवच । क्षत्रियों की उपाधि ।  
 वर्म्महर, ( पुं. ) तरण ।  
 वर्म्मित, ( त्रि. ) कवचधारी । साहसी ।  
 वर्क्त्रणा, ( स्त्री. ) स्याह मक्खी ।  
 वर्क्त्रर, ( न. ) हीन । पाला चन्दन । ( त्रि. )

• मूर्ख । नीच । पामर । ( पुं. ) एक देश ।  
 श्यामा तुलसी ।  
 वर्ष, ( पुं. ) बरसात । जम्बुद्वीप का एक  
 भाग । मेघ । साल ।  
 वर्षपर्वत, ( पुं. ) वर्ष देश के पहाड़ ।  
 वर्षवर, ( पुं. ) खोजा । नपुंसक । हिजड़ा ।  
 वर्ष्मवृद्धि, ( पुं. ) जन्मतिथि ।  
 वर्षा, ( स्त्री. ) वर्षा ऋतु ।  
 वर्षापगम, ( पुं. ) शरत्काल ।  
 वर्षाभू, ( पुं. ) मंडक । वीरवहूटी । ( स्त्री. )  
 महीलता । पुनर्नवा । ( त्रि. )  
 वर्षा में उत्पन्न होने वाली ।  
 वर्षामद, ( पुं. ) मयूर ।  
 वर्षिष्ठ, ( त्रि. ) अतिशय वृद्ध ।  
 वर्षीयस्, ( त्रि. ) अतिवृद्ध ।  
 वर्षुक, ( त्रि. ) बरसने वाला ।  
 वर्षोपल, ( पुं. ) शिला ।  
 वर्ष्मन्, ( न. ) शरीर ।  
 वर्ह, ( क्रि. ) भारना । चमकेना ।  
 वर्ह ( वर्ह, न. ) मोर का पर । आग । चमक । यज्ञ ।  
 वर्हिण ( बर्हिण ), ( पुं. ) मयूर । मोर ।  
 वर्हिमुख ( बर्हिमुख ), ( पुं. ) अग्नि ।  
 वर्हिषद् ( बर्हिषद् ), ( पुं. ) पितृगण भेद ।  
 वर्हिष्केश ( बर्हिष्केश ), ( पुं. ) वह्नि । आग ।  
 वर्हिस् ( बर्हिस् ), ( पुं. न. ) आग । ग्रन्थिपर्षि ।  
 चित्रक । कुश । ( त्रि. ) चमकीला ।  
 वल, ( क्रि. ) रोकना । ढौपना ।  
 वल, ( न. ) सैन्य । सेना के लोग ।  
 वलक्ष, ( पुं. ) धवल वर्ण । सफेद रङ्ग ।  
 स्वच्छ ।  
 वलय, ( पुं. न. ) हाथ के कड़े । घेरा ।  
 गोल । गले का रोग ।  
 वलयित, ( त्रि. ) घिरा हुआ ।  
 वलाक, ( पुं. स्त्री. ) बगला ।  
 वलाहक, ( पुं. ) मेघ । बादल ।  
 वल्क, ( न. ) बकल । मछली का काँटा ।  
 खण्ड ।



वल्कल, ( न. ) छिलका । छाल । दारचीनी ।  
 वल्किल, ( पुं. ) काँटा ।  
 वल्कुट, ( न. ) छाल ।  
 वल्गु, ( क्रि. ) जाना । कूदना । नाचना ।  
 प्रसन्न होना । खाना ।  
 वल्गा, ( स्त्री. ) घोड़े की लगाम । रास ।  
 वल्गु, ( पुं. ) बकरा । ( त्रि. ) सुन्दर । मधुर ।  
 मूल्यवान् । ( न. ) चन्दन । वन । पैसा ।  
 वल्गुल, ( पुं. ) दौड़ती हुई लोमड़ी ।  
 वल्भ, ( क्रि. ) भोजन करना ।  
 वल्मिकि, ( पुं. ) दीमकों का बनाया मिट्टी का ढेर ।  
 वल्मी, ( स्त्री. ) चींटी ।  
 वल्मीक, ( पुं. न. ) ( दीमकों या चींटियों  
 का घर ) छोटी मिट्टी की टिलिया । फीलपाँ  
 का रोग । वाल्मीकि ऋषि, जिन्होंने  
 रामायण की रचना की ।  
 वल्यूल, ( क्रि. ) काट डालना । साफ करना ।  
 वल्ल, ( पुं. ) दो रत्ती भर । फटकन । फट  
 माशा चाँदी ।  
 वल्लकी, ( स्त्री. ) बीन । सारङ्गी । तम्बूरी ।  
 वल्लभ, ( पुं. ) प्यारा । स्वामी । अच्छा बोड़ा ।  
 वल्लरि, } ( स्त्री. ) लता । मखरी । मेथी ।  
 वल्लरी, }  
 वल्लव, ( पुं. ) ग्वाला । रसदवा । भीमसेन ।  
 वल्लि, } लता । बेल । पृथिवी ।  
 वल्ली, }  
 वल्लुर, ( न. ) वृक्ष । मखरी । क्षेत्र । निर्जन  
 स्थान । मानस ।  
 वल्लूर, ( त्रि. ) सूखा मांस । खेत । सवारी ।  
 बाँझर भूमि ।  
 वल्ल्या, ( स्त्री. ) आँवला का पेड़ ।  
 वश, ( पुं. न. ) अधीन होना । प्रभुत्व ।  
 वशंवद, ( त्रि. ) प्रियवाक्यवादी । अधीन ।  
 वशक्रिया, ( स्त्री. ) वश में करना ।  
 वशग, ( त्रि. ) वशीभूत ।  
 वशवर्तिन्, ( त्रि. ) अधीन । वशीभूत ।  
 वशा, ( स्त्री. ) स्त्री । पत्नी । लड़की । ननैद ।  
 गौ । बाँझ स्त्री । हथिनी ।

वशित्व, ( न. ) स्वाधीनता । ईश्वर का एक  
 ऐश्वर्य ।

वशिन्, ( त्रि. ) स्वाधीन । जितेन्द्रिय ।

वशिष्ठ, } ( पुं. ) इन्द्रियों को सर्वथा वश में  
 वसिष्ठ, } रखने वाला । मुनि विशेष ।

वशीकरण, ( न. ) जिसके द्वारा ऐसे को वश  
 में किया जाय, जो कभी वश ही में न  
 हो सके । तान्त्रिक विधान विशेष । पान का  
 बीड़ा । खुशामद । प्रार्थना ।

वश्य, ( न. ) वश में आया हुआ । लौंग ।

वषट्, ( अव्य. ) देवोद्देश्य से धी आदि का  
 देना वा छोड़ना ।

वषट्कार, ( पुं. ) यज्ञ विशेष ।

वषट्कृत, ( त्रि. ) होम किया हुआ ।

वषक, ( क्रि. ) जाना ।

वषक्य, ( पुं. ) एक वर्ष का बछड़ा ।

वस, ( क्रि. ) ढाँकना । रहना ।

वसन, ( न. ) कपड़ा । परदा । बसना । रहना ।

वसति, } ( स्त्री. ) वास । रहना । रात ।

वसती, } स्थान । घर ।

वसन्त, ( पुं. ) ऋतु विशेष जो चैत्र और  
 वैशाख में होती है । एक प्रकार का राग ।  
 चेचक की बीमारी ।

वसन्ततिलक, ( न. ) ( १ पुं. ) छन्द जिसका पद  
 चौदह अक्षर का होता है ।

वसन्तदूत, ( पुं. ) कोकिल । कोइल । आम  
 का पेड़ । पाँचवाँ स्वर ।

वसन्तसख, ( पुं. ) कामदेव । वसन्त का मित्र ।

वसा, ( स्त्री. ) चर्बी । बेल ।

वसु, ( न. ) धन । रत्न । सुवर्ण । जल ।

वस्तु । नमक विशेष । ( त्रि. ) सूखा ।

धनी । अच्छा । देवता विशेष । इन देवताओं  
 की संख्या आठ है—

“आपो धरो ध्रुवः सोमः अहश्चैवानिलोऽनलः ।

प्रत्युषश्च प्रभासश्च वसवोऽष्टाविति स्मृताः ॥ ”

आठ की संख्या । कुबेर । शिव । अग्नि

का नमः । वृक्ष विशेष । सरोवर । सूर्य ।

( स्त्री. ) किरन । प्रकाश । चमक । मूल विशेष ।

रमति, (पुं.) कामदेव । प्रेमिक । स्वर्ग । समय । काक ।

रमल, (न.) एक प्रकार का ज्योतिःशास्त्र ।

रमा, (स्त्री.) लक्ष्मी । सौभाग्य । धन । दैवति ।

रमाकान्त, }  
रमानाथ, } (पुं.) विष्णु ।  
रमापति, }  
रमाप्रिय, }

रमाप्रियम्, (न.) कमल ।

रमावेष्ट, (पुं.) तारपीन ।

रम्भ, (क्रि.) गौश्रों का (राम्भना) शब्द करना ।

रम्भ, (पुं.) गौश्रों का शब्द । गरजन । आधार । लकड़ी । बाँस । धूलि । दैत्य विशेष ।

रम्भा, (स्त्री.) केला । गौरी । नक्षत्रकी स्त्री का नाम । यह अम्भरा स्वर्ग की सब अम्भराओं से सुन्दरता में चढ़ बढ़ कर समझी जाती है । वेश्या । एक प्रकार के चाँवल ।

रम्य, (त्रि.) प्रसन्नकारक । सुन्दर । प्रिय । जम्बुद्वीप के नौ वर्षों में से एक । चम्पक का पेड़ । वक वृक्ष । पटोलमूल ।

रम्यपुष्प, (पुं.) शाल्मली वृक्ष ।

रम्यश्री, (पुं.) विष्णु ।

रम्या, (स्त्री.) रात ।

रय, (क्रि.) जाना ।

रय, (पुं.) नदी की धार । वेग । बहकण्ठ ।

रयि, (पुं. न.) जल । सम्पत्ति (वैदिक प्रयोग) ।

रयिष्ठ, (पुं.) कुंभर । अग्नि । ब्राह्मण ।

रल्लक, (पुं.) कम्बल । पलक । हिरन ।

रव, (क्रि.) जाना ।

रव, (पुं.) चीख । चिल्लाहट । मिनमिनाना । पक्षियों की बोली । कोलाहल । घण्टा का शब्द । बादल का गरजना ।

रवण, (पुं.) गर्जन तर्जन । तेज । गरम । चञ्चल । ऊँट । कोयल । पीतल ।

रवणक, (पुं.) बाँस का बना जल साफ करने का यंत्र ।

रवि, (पुं.) सूर्य । पहाड़ । अर्क वृक्ष । बारह की संख्या ।

रविकान्त, (पुं.) सूर्यकान्तमणि ।

रविज, } (पुं.) शनि ग्रह । कर्ण ।  
रवितनय, } वालि । वैवस्वत मनु । यम ।  
रविपुत्र, } सुश्रीव ।  
रविसूनु, }

रविनेत्र, (पुं.) विष्णु ।

रविप्रिय, (न.) लाल कमल का फूल । ताँबा ।

रविरत्न, (न.) मानक ।

रविलोचन, (पुं.) विष्णु । शिव ।

रविलौह, } (न.) ताँबा ।  
रविसंज्ञक, }

रविसंक्रान्ति, (स्त्री.) रवि का एक राशि से दूसरी राशि पर जाना ।

रवीषु, (पुं.) कामदेव । कन्दर्प ।

रशना, (स्त्री.) रस्सी । लगाम । रास ।

रसन, (क्रि.) कमरबन्द । जिह्वा ।

रसि, (पुं.) डोरी । रस्सी । लगाम । रास । अङ्गुश । चाञ्चक । किरन । नापने का फीता । अङ्गुली ।

रश्मिकलाप, (पुं.) ५४ तर का मोती का हार ।

रश्मिमुच, (पुं.) सूर्य ।

रस्, (क्रि.) गरजना । कोलाहल करना । गाना । चखना । जानना । प्यार करना ।

रस, (पुं.) रसा । जल । मदिरा । स्वाद ।

रस छः प्रकार के बतलाये जाते हैं (यथा—कट्ट, अम्ल, मधुरं, लवण, तिक्त और कषाय) । चटनी । प्रेम । स्नेह । सुन्दरता । भाव । सर्वोत्कृष्ट अंश । वीर्य । पारा । विष । गन्धे का रस । दूध । घी । अमृत । कढ़ी । छः की संख्या । जीभ । सुवर्ण ।

रसकरपूर, ( न. ) पारा आदि विषों के योग से बनाया विष विशेष ।  
 रसम, ( पुं. ) सुहागा ।  
 रसम, ( न. ) रक्त । लोह । ( पुं. ) गुड़ । मयकीट ।  
 रसह्ना, ( स्त्री. ) जिह्वा ।  
 रसलेजस्, ( न. ) रक्त । लोह ।  
 रसन, ( न. ) स्वाद । ध्वनि ।  
 रसना, ( स्त्री. ) जिह्वा । रस्ती ।  
 रसरस, ( पुं. ) पारा ।  
 रसच्यती, ( स्त्री. ) पाकस्थान । रसोईघर ।  
 रसशोधन, ( न. ) सुहागा ।  
 रसा, ( स्त्री. ) पृथिवी । दास्य ।  
 रसालस, ( न. ) भूमि के नीचे का सातवाँ परदा ।  
 रसाभास, ( पुं. ) जो यथार्थ न हो पर रस जैसा जान पड़े ।  
 रसायन, ( न. ) माठा । कटि । विष । दवाई ।  
 रसायनफला, ( स्त्री. ) हर ।  
 रसाल, ( न. ) आम का वृक्ष । दूर्वा । द्राक्षा । ईल । भेष ।  
 रसाला, ( स्त्री. ) जिह्वा । दही जिसमें शकर तथा अन्य मसाले मिले हों । दूर्वा । द्राक्षा ।  
 रसालसा, ( स्त्री. ) नस ।  
 रसास्वादिन, ( पुं. ) भौरा ।  
 रसिक, ( त्रि. ) स्वादिष्ठ । सुन्दर । हँसोड़ । विषया । ( पुं. ) सुन्दरता का भक्त । हाथी । घोड़ा । सारस पक्षी ।  
 रसिका, ( स्त्री. ) गले का रस । जिह्वा । स्त्री के लहंगे का नारा या कमरबन्द ।  
 रसेन्द्र, ( पुं. ) पारा ।  
 रसोत्तम, ( पुं. ) सँग । दूध ।  
 रस्य, ( न. ) रुधिर । पतला । रसदार ।  
 रशन, ( न. ) वस्तु । पदार्थ ।  
 रंह, ( क्रि. ) जाना ।

रंहस्, ( न. ) वेग । जोर ।  
 रहु, ( क्रि. ) छोड़ना । त्यागना ।  
 रह्य, ( न. ) त्याग । वियोग ।  
 रहस्, ( न. ) एकान्तता । वैराग्य । रहस्य ।  
 रहस्य, ( त्रि. ) छिपाने योग्य । गुड़ । गुप्त ।  
 रहाट, ( पुं. ) सचिव । भूत ।  
 रहित, ( त्रि. ) वर्जित ।  
 रा, ( क्रि. ) देना ।  
 राका, ( स्त्री. ) पूर्णमा । पूर्णमा की अधिष्ठात्री देवी । हाथ की हुई रजस्वला लड़की । खान । सर तथा शर्पणखा की माता ।  
 राक्षस, ( पुं. ) पिशाच । नन्द के मंत्री का नाम ।  
 राक्षसी, ( स्त्री. ) पिशाचिनी । लड्डा । रात । डाढ़ । हाथी का दाँत ।  
 राक्षसेन्द्र, ( पुं. ) रावण ।  
 राक्षा, ( स्त्री. ) लाल ।  
 राख, ( क्रि. ) सूखना । सजाना । रोकना । योग्य होना । पर्याप्त होना ।  
 राग, ( पुं. ) रङ्गना । लाल रङ्ग । ललामी । प्रेम । अतुराग । उत्कण्ठा । उत्तेजना । आनन्द । क्रोध । सुन्दरता । गाने का राग । शोक । लालच । जातीयता । पारा बनाने की एक प्रक्रिया । राजा । सूर्य । चन्द्रमा ।  
 रागाङ्गी, ( स्त्री. ) मजीठ ।  
 रागिणी, ( स्त्री. ) गीत का अङ्ग । अतुराग करनेवाली स्त्री । क्रोधयुक्ता । चाहनेवाली ।  
 राघ, ( क्रि. ) समर्थ होना ।  
 राघ, ( पुं. ) योग्य अथवा सर्वाङ्गीन पूर्ण पुरुष ।  
 राघव, ( पुं. ) रघु की सन्तान, विशेष कर श्रीरामचन्द्र । बही जाति की एक मछली । समुद्र ।  
 राङ्गल, ( पुं. ) काँटा ।  
 राङ्गव, ( न. ) हिरन के रोम का बना वस्त्र विशेष ।

राज, ( क्रि. ) चमकना ।  
 राज, } ( पुं. ) राजा । नरपति । अपनी श्रेणी  
 राज, } या जाति में उत्तम ।  
 राजक, ( न. ) राजाओं का समूह । चमकने  
 वाला । ( पुं. ) छोटा राजा ।  
 राजकल्प, ( पुं. ) नृपतुल्य । राजा के  
 समान ।  
 राजकीय, ( त्रि. ) राजा का ।  
 राजकुमार, ( पुं. ) राजपुत्र । राजा का  
 लड़का ।  
 राजगिरि, ( पुं. ) मगध देश का एक  
 पर्वत ।  
 राजघ्न, ( त्रि. ) तेज । राजा का मारने  
 वाला ।  
 राजजम्बु, ( स्त्री. ) पिण्डलखर ।  
 राजजक्ष्मन्, } ( पुं. ) रोग विशेष ।  
 राजयक्ष्मन्, }  
 राजतरु, ( पुं. ) कनेर का पेड़ ।  
 राजताल, ( पुं. ) युवाक वृक्ष ।  
 राजदन्त, ( पुं. ) ऊपर की पंक्ति के बीच  
 वाले दू दाँत ।  
 राजदेशीय, ( पुं. ) राजा के तुल्य ।  
 राजधर्म, ( पुं. ) प्रजापालनादि कर्म ।  
 राजधानी, ( स्त्री. ) महानगरी । जहाँ  
 राजा का नित्य निवास हो ।  
 राजन्, ( पुं. ) नृप । राजा । कर्म ।  
 पवित्र । क्षत्रिय । यश । इन्द्र । जन् यह  
 शब्द किसी शब्द के पहिले या पीछे आता  
 है, तब यह श्रेष्ठत्व का वाचक होता है ।  
 राजमाशः ऋषिराज ।  
 राजनीति, ( स्त्री. ) जिसमें राजा या राज्य  
 सम्बन्धी चाल-चलन आदि का स्पष्ट  
 वर्णन हो । राजाओं और राज-पुत्रों का  
 अतुकरणीय शास्त्र । अथवा ग्रन्थ जैसे  
 “ कामन्दक स्मृति ” आदि ।  
 राजन्व, ( पु. ) क्षत्रिय । राजपुत्र । अग्नि ।  
 क्षीरिका का पेड़ ।

राजन्यक, ( न. ) क्षत्रया या राजाओं का  
 समूह ।  
 राजवत्, ( त्रि. ) सुन्दर राजा वाला  
 देश ।  
 राजन्वत्, ( त्रि. ) धार्मिक राजा वाला  
 देश ।  
 राजपथ, ( पुं. ) बड़ा रास्ता ।  
 राजपुत्र, ( पुं. ) राजा का पुत्र । बुध ग्रह ।  
 दोगला । रायपूत । क्षत्रिय का पुत्र ।  
 राजभूय, ( न. ) राजा का असाधारण  
 धर्म ।  
 राजभोग्य, ( न. ) सुपारी । राजाओं के  
 भोगने योग्य वस्तु ।  
 राजराज, ( पुं. ) सम्राट् । चन्द्रमा ।  
 राजर्षि, ( पुं. ) क्षत्रिय ऋषि ।  
 राजवंश्य, ( त्रि. ) एक जाति विशेष ।  
 राजवर्त्मन्, ( न. ) राजा के करने योग्य  
 काम ।  
 राजवीरिन्, ( त्रि. ) राजा के वंश में  
 उत्पन्न ।  
 राजसूय, ( पुं. ) वधुए का शाक ।  
 राजस्, ( त्रि. ) रजोगुण की प्रेरणा से प्रसिद्धि  
 के लिये किया गया कर्म ।  
 राजसभा, ( स्त्री. न. ) नृप की सभा । राज-  
 दरवार ।  
 राजसूय, ( पुं. ) यज्ञ विशेष । जो पृथ्वी के  
 सब राजाओं को जीत लेने का द्योतक है ।  
 राजश्व, ( न. ) राजा का कर ।  
 राजहंस, ( पुं. ) कलहंस । जिनके पैर लाल  
 हों वरन सफेद हो ।  
 राजादन, ( न. ) क्षीरिका । केटु ।  
 राजाद्र, ( पुं. ) आत्र विशेष । बड़ा आम ।  
 राय आम ।  
 राजाम्ल, ( पुं. ) सटा वेत ।  
 राजार्ह, ( न. ) जम्बू । जावन ।  
 राजि, } ( स्त्री. ) कतार । पंक्ति । रेखा ।  
 राजी, } सफेद सरसः

राजिल, ( पुं. ) जल का सौंप ।  
 राजीव, ( न. ) कमल का फूल । हिरन ।  
 मच्छ । हाथी । सारस ।  
 राजेन्द्र, ( पुं. ) एक प्रकार का बड़ा राजा ।  
 चक्रवर्ती । महाराज ।  
 राज्ञी, ( स्त्री. ) रानी ।  
 राज्य, ( न. ) राजपट । अमलदारी ।  
 राज्यधुरा, ( स्त्री. ) प्रजापालनादि राज्य का  
 भार ।  
 राज्याङ्ग, ( न. ) राज्य रक्षा के उपाय ।  
 ये लः हेतु हैं, यथा—स्वामी, अमाल,  
 सूर्य, कोष, राष्ट्र, दुर्गवल ( किले की  
 मजदूरी ) ।  
 राउ, ( पुं. ) एक देश ।  
 राठा, ( स्त्री. ) एक नगरी का नाम । विपय-  
 वासना ।  
 राशिका, ( स्त्री. ) लगाम ।  
 रासन्ती, ( स्त्री. ) पौषशुक्रा चतुर्विंशती का  
 उत्सव विशेष ।  
 राति, ( त्रि. ) उदार । अन्नकूल । उद्यत ।  
 ( स्त्री. ) मित्र । भेंट । पुरस्कार ।  
 रात्रि, { ( स्त्री. ) रात । अन्धरा । इन्दी ।  
 रात्री, {  
 रात्रिकर, ( पुं. ) अन्धमा । अंधूर ।  
 रात्रिचर, } ( पुं. ) रागम । चोर । चौकी-  
 रात्रिश्चर, } चोर । उल्लू चिड़िया ।  
 रात्रिमणि, ( पुं. ) चन्द्रमा । तारा ।  
 रात्रिमस्ति, ( न. ) अन्धकार ।  
 रात्रिगम, ( पुं. ) प्रभात । सबेरा ।  
 तड़का ।  
 रात्रिहास, ( पुं. ) सफेद कमल ।  
 राज्यन्ध, ( त्रि. ) काक आदि पक्षी ।  
 राद्ध, ( त्रि. ) रींथा हुआ । सफलमनोरथ ।  
 पका हुआ ।  
 राद्धान्त, ( पुं. ) फल । परिणाम । सिद्धान्त ।  
 राध्, ( क्रि. ) मारने की इच्छा करने वाला ।  
 पकाना ।

राधन, ( न. ) पूरा करना । पाना । प्रसन्न  
 होना । पूजा करना ।

राधा, ( स्त्री. ) एक गोपकन्या जो पूर्वजन्म  
 की वृन्दा थी और भगवान् के शाप से दूसरे  
 जन्म में वृषभानु की कन्या हुई थी । जो  
 भगवान् की तीसरी शक्ति लीला देवी का  
 अवतार है । जिनको श्रीकृष्ण क्षणमात्र के  
 लिये अपने से जुदा न होने देते थे । गर्ग-  
 संहिता में जिनकी कथा है । जो नित्य  
 वैकुण्ठ की नित्या लक्ष्मी और श्रीकृष्णावतार  
 की स्त्री थीं । कर्ण की वह माता जिसने  
 उसे पाला था ।

राधाकान्त, ( पुं. ) श्रीकृष्ण । राधावल्लभ ।

राधातनय, ( पुं. ) कर्ण । जो कुमारी अवस्था  
 में कुन्ती से मन्त्र द्वारा सूर्य के आगमन  
 से उत्पन्न और राधा से रक्षित हुआ था ।

राधेय, ( पुं. ) राधा का लड़का । कर्ण ।

राभस्य, ( न. ) प्रसन्नता । हर्ष । बरजोर ।

राम, ( त्रि. ) जिसमें योगिजन रमें वह  
 परब्रह्म ( रमन्ते योगिनो यस्मिन् ) । प्रसन्न-  
 कर । सुन्दर । काला । सफेद । ( पुं. )  
 तीन प्रसिद्ध पुरुषों के नाम जमदग्निपुत्र  
 परशुराम, वसुदेवपुत्र बलराम और दशरथ-  
 नन्दन श्रीराम ।

रामगिरि, ( पुं. ) रामचन्द्र का प्रिय प्रधान  
 पर्वत । चित्रकूट ।

रामचन्द्र, ( पुं. ) राम । दशरथनन्दन ।  
 जो विष्णु के दश अवतारों में सातवें थे ।

रामजबनी, ( स्त्री. ) तीनों रामों की मातायें  
 परशुराम की ' रेणुका ' जो जमदग्नि की  
 स्त्री थी, श्रीराम की माता दशरथ की  
 पद्मिनी ' कौसल्या ' बलराम की माता  
 वसुदेव की स्त्री ' रोहिणी ' ।

रामतस्त्री, ( स्त्री. ) दो रामों की स्त्रियाँ  
 रामचन्द्र की सीता, बलराम की रेवती ।  
 सेउती का फूल ।

रामदूत, ( पुं. ) इन्द्रमान् । रामचन्द्र का दूत ।

रामनवमी, ( स्त्री. ) चैत्रशुक्ला नवमी ।  
 रामभद्र, ( पुं. ) श्रीराम ।  
 रामवल्लभ, ( न. ) भोजपत्र ।  
 रामसख, ( पुं. ) रामचन्द्र का मित्र सुग्रीव ।  
 वह रामभक्त जो सख्य भाव की भक्ति करें ।  
 रामा, ( स्त्री. ) अशोक । गीरोचना । होंग ।  
 नारी । नदी । लड़की ।  
 रामायण, ( न. ) वाल्मीकिविरचित ग्रन्थ  
 विशेष जिसमें राम की लीलाओं का वर्णन  
 है । इसी चरित्र के प्रतिपादक अन्यान्य  
 रामायण ग्रन्थ । अध्यात्म, अद्भुत, बाल,  
 रामायण आदि ।  
 राव, ( पुं. ) चीख । चिल्लाहट ।  
 रावण, ( पुं. ) देवता आदिकों को रलाने  
 वाला, विश्रवा का पुत्र, पुलस्त्य का नाती,  
 कुम्भकर्ण का और कुबेर का भाई ।  
 राक्षसराज ।  
 रावणगङ्गा, ( स्त्री. ) लङ्का की एक नदी,  
 जिसको रावण ने बनाया था ।  
 रावणारि, ( पुं. ) श्रीरामचन्द्र ।  
 रावणि, ( पुं. ) रावण के पुत्र मेघनाद  
 आदि । प्रधानतया एक इन्द्रजित् ही ।  
 राशि, ( पुं. ) ढेर । समूह ।  
 राशिचक्र, ( न. ) वायु की प्रेरणा से निर-  
 न्तर घूमने वाला आकाशस्थित द्वादश  
 राशियों का ज्योतिश्चक्र ।  
 राशिभोग, ( पुं. ) सूर्य आदि ग्रहों का  
 निज मति के अनुसार राशियों पर गमन ।  
 राष्ट्र, ( न. ) देश । राज्य । एक जाति के  
 लोग । जातीय उपद्रव ।  
 राष्ट्रि, ( स्त्री. ) शासन करने वाली स्त्री ।  
 राष्ट्री, ( स्त्री. ) रानी ।  
 राष्ट्रिक, ( पुं. ) किसी राज्य या देश का  
 निवासी या प्रजा ।  
 राष्ट्रिय, ( पुं. ) किसी राज्य का । राजा ।  
 राष्ट्रीय, ( पुं. ) राजा का साला ।  
 रास्, ( क्रि. ) शब्द करना ।

रास्, ( पुं. ) कोलाहल । शब्द । एक प्रकार का  
 खेल जो श्रीकृष्ण वृन्दावन की गोपिकाओं  
 के साथ किया करते थे । रासक्रीड़ा, जो  
 कामदेव का मद भङ्ग करने और ब्रह्मचर्य का  
 अलखड प्रभाव दिखाने के लिये ब्रह्मा की  
 एक रात के बराबर रात कर श्रीकृष्ण ने  
 की थी । सकरी । साँकल ।  
 रासक, ( न. ) छोटा नाटक ।  
 रासन, ( त्रि. ) } जिह्वासम्बन्धी ।  
 रासनी, ( स्त्री. ) }  
 रासभ, ( पुं. ) गधा ।  
 रासमण्डल, ( न. ) रासक्रीड़ा के लिये  
 चक्रदार आवर्त । रासक्रीड़ा से खड़े रहने  
 का एक मुक्ताव ।  
 रासेश्वरी, ( स्त्री. ) राधिका । रासक्रीड़ा  
 की स्वामिनी ।  
 रास्ता, ( स्त्री. ) लता विशेष । कटिसूत्र ।  
 राहित्य, ( न. ) विवर्जित्व । विहीनत्व ।  
 शून्यत्व ।  
 राहु, ( पुं. ) विप्रचित्त और सिंहिका का  
 पुत्र । एक दैत्य जो समुद्र मथ कर अमृत  
 निकाला जाने पर विष्णु ने मोहिनी अवतार  
 ले कर देवताओं को अमृत और दैत्यों को  
 सुरा पिलायी थी तब देव पंक्ति में, घुस कर  
 अमृत पीने के कारण चक्र से जिसका  
 मस्तक काट कर मस्तक का राहु और धङ्क  
 का केतु कर देवताओं में मिला दिया  
 गया । छोड़ना । छोड़ने वाला ।  
 राहुदर्शन, ( न. ) चन्द्र और सूर्य के ग्रहण-  
 समय जिनमें राहु दीखता है ।  
 राहुसूर्द्धभिद्, ( पुं. ) विष्णु ।  
 राहुरत्न, ( न. ) गोमेद रत्न ।  
 रि, ( क्रि. ) जाना । निकालना । देना ।  
 अलग करना ।  
 रिक्ता, ( त्रि. ) खाली । सूना । निरर्थक ।  
 रिक्ता, ( स्त्री. ) कृष्ण और शुक्ल पक्षों की  
 ४थी, ६मी और १४थी ।



रिक्तभाण्ड, ( न. ) खाली बर्तन ।  
 रिक्तहस्त, ( त्रि. ) खालीहाथ । निर्यत ।  
 रिक्तथ, ( न. ) मरते समय छोड़ी हुई  
 सम्पत्ति । अप्रतिबन्ध दाय ।  
 रिक्तधारिन्, ( त्रि. ) दायहारी । हिस्से-  
 दार ।  
 रिक्त, ( कि. ) सरकना । रेंगना ।  
 रिक्त, ( कि. ) जाना ।  
 रिक्त, ( न. ) खिसकना । रेंगना ।  
 रिक्त, ( कि. ) रीता करना । अलगाना ।  
 रिक्त, ( कि. ) भूना । तलना ।  
 रिक्ति, ( पुं. ) कोयलों की कड़क । काला  
 नोन । एक प्रकार का बाजा । शिव का  
 एक अतुचर ।  
 रिक्त, ( पुं. ) प्रेम ।  
 रिक्त, ( पुं. ) शत्रु । वैरी । कुण्डली में लग्न  
 से छठवाँ स्थान ।  
 रिक्तघातिन्, } ( न. ) वैरी मारने वाला ।  
 रिक्तघातिनी, }  
 रिक्तघातिनी, ( स्त्री. ) एक प्रकार की  
 बेल ।  
 रिक्त, ( त्रि. ) एक लक्ष । शत्रुविजयी ।  
 शत्रु ।  
 रिक्त, ( त्रि. ) गुप्त । दूषित । ( न. ) पाप । मैल ।  
 अपवित्रता ।  
 रिक्त, ( कि. ) गाली देना ।  
 रिक्त, ( कि. ) मारना । बध करना ।  
 रिक्त, ( पुं. ) लग्न से १२वाँ स्थान ।  
 रिक्त, ( स्त्री. ) रमणोच्छा । विहार की  
 लालसा ।  
 रिक्ति, ( स्त्री. ) पीली पीतल ।  
 रिक्त, ( कि. ) फाड़ना । खाना । चोटिल  
 करना ।  
 रिक्ति, ( पुं. ) शत्रु ।  
 रिक्त, ( पुं. ) शत्रु । वैरी ।  
 रिक्त, } ( पुं. ) मृग विशेष ।  
 रिक्त, }  
 रिक्त, ( कि. ) घायल करना । मारना ।

रिक्त, ( स्त्री. ) चोट । हानि ।  
 रिक्त, ( न. ) मङ्गल । सम्पत्ति । पाप । हानि ।  
 नारा । दुर्भाग्य । चोट । ( पुं. )  
 तलवार ।  
 रिक्ति, ( स्त्री. ) तलवार । छेद ।  
 रिक्त, ( त्रि. ) हानिकारक ।  
 रिक्ति, ( कि. ) बहना ।  
 रिक्ति, ( स्त्री. ) रीटा । करंजा ।  
 रिक्ति, ( स्त्री. ) अक्का ।  
 रिक्ति, ( त्रि. ) बहा हुआ । क्षरित ।  
 रिक्ति, ( स्त्री. ) बहना । धार । नदी । सीमा ।  
 प्रया । चाल । ढङ्ग । पीतल ।  
 रिक्ति, ( स्त्री. ) पीतल ।  
 रिक्ति, ( कि. ) ध्वनि करना । शब्द करना ।  
 रिक्तप्रतिक्रिया, ( स्त्री. ) रोग दूर होने का  
 उपाय । दवाई करना । पथ्यकायामादि ।  
 रिक्त, ( न. ) सोना । धतूरा । लोहा । नाग-  
 केसर ।  
 रिक्तकारक, ( पुं. ) सुनार ।  
 रिक्तमर्थ, ( पुं. ) द्रोण का नाम ।  
 रिक्तिमन्, ( पुं. ) भीष्मक के ज्येष्ठ पुत्र और  
 रिक्तिमणी के भाई श्रीकृष्ण के साले का  
 नाम । सुतर्ण का स्वामी ।  
 रिक्तिमणी, ( स्त्री. ) भीष्मक की कन्या  
 और श्रीकृष्ण की पटरानी । लक्ष्मी का  
 अवतार यथा—  
 “राघवत्नेऽभवत्सीतारुक्तिमणीकृष्णजन्मनि” ।  
 रिक्ति, } ( त्रि. ) रूखा । कठोर । निःस्नेह ।  
 रिक्ति, } चमकीला ।  
 रिक्ति, ( त्रि. ) रोगी । टेढ़ा ।  
 रिक्ति, ( कि. ) प्रसन्न होगा । चमकना ।  
 रिक्ति, ( न. ) अश्वभरण । माला ।  
 सुहागा । गम्भक । दन्त । कपोत ।  
 रिक्ति, ( स्त्री. ) प्रकाश । शोभा ।  
 रिक्ति, } ( स्त्री. ) अनुराग । शोभा । किरण ।  
 रिक्ति, } इच्छा । भूख । गोरोचना । ( पुं. )  
 प्रजापति विशेष ।

रुचिर, ( त्रि. ) मनोहर ( न. ) केसर ।  
लौंग ।  
रुच्य, ( त्रि. ) सुन्दर । पति । कतक  
वृक्ष ।  
रुज्ज, ( कि. ) तोड़ना ।  
रुज्ज, { ( स्त्री. ) रोग । भङ्ग । मेढ़ी । कोढ़ ।  
रुजा, }  
रुजाकर, ( न. ) काया । राज्ञा । फल । रोग  
करने वाला ।  
रुद्ध, ( कि. ) टक्कर मारना । बचाव करना ।  
चमकना । कष्ट सहना । रोकना ।  
बोलना ।  
रुद्ध, ( कि. ) देलो रुद्ध ।  
रुधुस्करा, ( स्त्री. ) सीधी गौ, जो सहज  
में दुध ली जाय ।  
रुग्ण, ( पुं. ) कबन्ध । मस्तकशून्य शरीर ।  
रुत, ( न. ) रव । पशु और पक्षी आदि की  
बोली ।  
रुदित, ( न. ) चिहाना । रोना ।  
रुद्ध, ( त्रि. ) रोका गया । बन्द किया  
हुआ ।  
रुद्ध, ( पुं. ) भयानक । बड़ा । प्रशंस्य ।  
ग्यारह की संख्या । अग्नि । शिव ।  
रुद्धज, ( पुं. ) रुद्र से उपजा । पारा । गणेश ।  
कार्तिकेय ।  
रुद्धजटा, ( स्त्री. ) शङ्कर के सिर के लम्बे  
केश 'कपर्द' । लता विशेष ।  
रुद्रभिद्या, ( स्त्री. ) हरीतकी दुर्गा ।  
पार्वती ।  
रुद्रविंशति, ( स्त्री. ) प्रभव आदि साठ वर्षों  
में से अन्त की बीसी ।  
रुद्रस्वावर्णि, ( पुं. ) चौदह मनुओं में से  
बारहवाँ मनु ।  
रुद्राक्रीड, ( न. ) शिव जी का विहारस्थान ।  
श्मशान । मरघट ।  
रुद्राक्ष, ( पुं. ) एक वृक्ष । जिसकी माला  
शेव पहनते हैं ।

रुद्राणी, ( स्त्री. ) पार्वती । ग्यारह वर्ष की  
लड़की । रुद्र की वे ग्यारह स्त्रियाँ जो रुद्र  
ने उत्पन्न होते ही ब्रह्मा के सन्मुख रो दिया  
और ब्रह्मा ने समझा कर स्थान और स्त्रियाँ  
दीं, यथा—“ धी, वृत्ति, उशना, उमा,  
नियुसर्पि, इला, अम्बिका, इरावती, सुधा,  
दक्षिा और रुद्राणी ” ।  
रुद्रारि, ( पुं. ) महादेव का शत्रु । कामदेव ।  
त्रिपुरासुर ।  
रुद्रावास, ( पुं. ) कैलास । काशी ।  
श्मशान ।  
रुध्, ( कि. ) रोकना । पकड़ना । घेरना ।  
छिपाना । पीड़ित करना ।  
रुधिर, ( न. ) लाल रक्त । मन्त्रोत्तम ग्रह । रक्त ।  
रुधिरपाथिन्, ( पुं. ) रक्त विशेष ।  
रुधिराख्य, ( पुं. ) बहुमूल्य रत्न विशेष ।  
रुधिरानन, ( न. ) मङ्गल की पाँच गतियों  
में से एक ।  
रुध्, ( कि. ) घबड़ाना । विगाड़ना । बड़ी  
पीड़ा सहन करना ।  
रुमा, ( स्त्री. ) सुग्रीव की स्त्री । लवण राक्षस  
का स्थान । एक देश ।  
रुम्र, ( त्रि. ) चमकीला ।  
रुह, ( पुं. ) मृग विशेष ।  
रुहु, }  
रुहुक, } ( पुं. ) अण्डुलका का पेड़ ।  
रुहुक, }  
रुश, ( कि. ) चिड़ाना । वध करना ।  
रुष्, ( कि. ) क्रुद्ध होना । चिड़ना ।  
रुपा, ( स्त्री. ) क्रोध ।  
रुषित, } ( त्रि. ) क्रुद्ध । रुठा हुआ ।  
रुष्ट, }  
रुष्टि, ( स्त्री. ) क्रोध । नाराजगी ।  
रुद्ध, ( कि. ) उपजना । निकलना ।  
रुद्ध, ( त्रि. ) उपजा । ( स्त्री. ) दुर्वा ।  
रुद्धन्, ( पुं. ) पौधा । पेड़ ।  
रुद्ध, ( कि. ) रुखा होना । कठोर होना ।

रुक्ष, (त्रि.) रूखा । जो चिकना न हो ।  
 पेड़ । (स्त्री.) दन्ती वृक्ष ।  
 रुक्षगन्ध, (पुं.) गुग्गुलु ।  
 रुद्ध, (त्रि.) उत्पन्न हुआ ।  
 रुढि, (स्त्री.) जन्म । प्रसिद्धि ।  
 रूप, (क्रि.) आकार बनाना ।  
 रूप, (न.) आकार । स्वभाव । सौन्दर्य ।  
 पशु । नाम । शब्द । जाति । समानता ।  
 बानगी । १ की संख्या । रूपक ।  
 रूपक, (न.) अभिनय विशेष । आकार  
 वाला । अर्थ अलङ्कार विशेष । तीन रती  
 की तौल । चाँदी ।  
 रूपधारिन्, (त्रि.) रूप वाला । सुन्दर ।  
 दूसरा वेप धारण करने वाला । नट ।  
 रूपवत्, (त्रि.) सौन्दर्य युक्त ।  
 रूपाजीव, (स्त्री.) वेश्या । रण्डी । कद  
 रूपिया ।  
 रूप्य, (न.) चाँदी । रूपया । (पुं.) सुन्दर ।  
 चाँदी का सिक्का ।  
 रूपाध्यक्ष, (पुं.) स्वजाय ।  
 रूचुक, (पुं.) एरण्ड वृक्ष ।  
 रूष्, (क्रि.) सजाना । कौपना ।  
 रूषित, (त्रि.) रूचा हुआ । भिला हुआ ।  
 दफा हुआ । किला हुआ । रूखा बनाया  
 हुआ । रूषित ।  
 रे, (अव्य.) तिरस्कार-युक्त सम्बोधन में  
 प्रयुक्त शब्द विशेष । इसका प्रयोग अपने से  
 नीच को बुलाने या डाँटने के समय होता है ।  
 रेक, (क्रि.) सन्देह करना ।  
 रेक, (पुं.) सन्देह । जातिच्युत पुरुष । नीच  
 जाति का पुरुष । रीता । खुलना । कोहरा ।  
 रेकणस, (न.) सोना । (वैदिक प्रयोग में)  
 मरे हुए की सम्पत्ति ।  
 रेखा, (स्त्री.) लकीर । पूर्णता । छल ।  
 रेखागणित, (न.) एक विद्या जिसमें रेखा  
 और उनसे बने अनेक प्रकार के आकारों  
 का वर्णन है और उनके बनाने की प्रक्रिया  
 सिद्ध की गयी है ।

रेचक, (न.) स्वांस लेना । दस्तावर ।  
 पिचकारी । सोरा ।  
 रेञ्ज, (क्रि.) चमकना । हिलाना ।  
 रेञ्ज, (पुं.) अग्नि ।  
 रेद्, (क्रि.) बोलना । माँगना । प्रार्थना  
 करना ।  
 रेणु, (पुं. स्त्री.) पराग । धूलि ।  
 रेणुका, (स्त्री.) परशुराम की माता ।  
 जमदग्नि की स्त्री । रेणु की काया ।  
 रेणुकासुत, (पुं.) परशुराम । रेणुका का  
 पुत्र ।  
 रेणुहृषित, (पुं.) धूलिधूसरित । गधा ।  
 रेत, (न.) वीर्य । (वैदिक प्रयोग में)  
 प्रवाह । धार । सन्तति । सन्तान । पारा ।  
 पाप ।  
 रेत, } (न.) वीर्य । धातु ।  
 रेतन, }  
 रेत्य, (न.) धातु विशेष ।  
 रेत्र, (न.) वीर्य । पारा । सोरा । सुवासित  
 चूर्ण ।  
 रेष्, (क्रि.) जाना । ध्वनि करना ।  
 रेपस, (त्रि.) नीचा । दुष्ट । निष्ठुर ।  
 जङ्गली । (न.) धब्बा । दोष । पाप ।  
 रेफ, (पुं.) रकार का चिह्न । कुरिसत । दुष्ट ।  
 कृपण ।  
 रेवत, (पुं.) जम्बीर । नीबू । बलराम के  
 ससुर ।  
 रेवती, (स्त्री.) बलराम की स्त्री । अश्विनी  
 से सत्ताइसवाँ नक्षत्र ।  
 रेवतीरमण, (पुं.) बलराम ।  
 रेवा, (स्त्री.) रति का नाम । नर्मदा नदी ।  
 रेप्, (क्रि.) हिनहिनाना । चीख मारना ।  
 रेष्, (क्रि.) शब्द करना । भौकना ।  
 रै, (पुं.) धन । सम्पत्ति । सोना । शब्द विशेष ।  
 रैवत, (पुं.) शिव का नाम । शनि का नाम ।  
 श्वर्णालु वृक्ष । द्वारका के समीप का एक  
 पहाड़ ।

वसुकीट, } ( पुं. ) भिलारी ।  
 वसुकामि, }  
 वसुदा, ( स्त्री. ) पृथिवी ।  
 वसुदेव, ( पुं. ) यदुवंशोद्भव राजा सूर के  
 पुत्र और श्रीकृष्ण के पिता ।  
 वसुधा, ( स्त्री. ) भूमि ।  
 वसुधारा, ( स्त्री. ) कुबेर की रामबाची ।  
 मन्त्रकाव्यों में मातृकाओं के ऊपर धी  
 की धार ।  
 वसुन्धरा, ( स्त्री. ) पृथिवी ।  
 वसुमती, ( स्त्री. ) पृथिवी ।  
 वसुल, ( पुं. ) एक देवता ।  
 वसूरा, ( स्त्री. ) रणडी । वेश्या ।  
 वस्क्, ( क्रि. ) जाना ।  
 वस्कराटिका, ( स्त्री. ) विच्छ ।  
 वस्त, ( क्रि. ) जाना । मन्त्रालय । मांगेना ।  
 उत्पीड़न करना ।  
 वस्त, ( न. ) आवास स्थान । ( पुं. ) बकरा ।  
 वस्ति, ( पुं. स्त्री. ) तरेट । मूत्राशय । पिच-  
 कारी । कपड़े का पल्ला ।  
 वसिमल, ( न. ) मूत्र । पेशाब ।  
 वस्तु, ( न. ) द्रव्य । पदार्थ ।  
 वस्त्य, ( न. ) गृह । घर ।  
 वस्तुतस्, ( अव्य. ) असल में । वास्तव में ।  
 वस्त्रकुट्टिम, ( न. ) तम्बू । डेरा । कनका ।  
 वस्त्रग्रन्थि, ( पुं. ) नीवी । धोती की गाँठ ।  
 वस्त्र, ( न. ) वेतन । मजूरी । वस्तु । धन ।  
 मौत । बिकला ( पुं. ) मूल्य ।  
 वस्नसा, ( स्त्री. ) स्नायु । अतडी । नारा ।  
 वह, ( क्रि. ) पहुँचाना । चमकना । लेजाना ।  
 वह, ( पुं. ) बैल का कन्धा । घोड़ा । सवारी ।  
 रास्ता । नद । माप विशेष । वायु ।  
 वहल, ( पुं. ) जहाज । ( त्रि. ) दृढ़ ।  
 वहिन्न, ( न. ) पानी पर की सवारी । नाव ।  
 जहाज ।  
 वहिरङ्ग ( वहिरङ्ग ), ( न. ) बाहिर का  
 अङ्ग । ( त्रि. ) बाहिरी ।

वहिरिन्द्रिय ( वहिरिन्द्रिय ), ( न. ) बाहिर  
 का काम करने वाली इन्द्रिय ।  
 वहिर्मुख ( वहिर्मुख ), ( त्रि. ) विपुल ।  
 वहिस् ( वहिस् ), ( अव्य. ) बाहर ।  
 वह्नि, ( पुं. ) आग । चित्रक वृक्ष । मिलावना ।  
 नाम । मरुत का नाम । सोम ।  
 वह्निकरी, ( स्त्री. ) शरीर की आग को भड़-  
 काने वाला । अँवला ।  
 वह्निगर्भ, ( पुं. ) बांस । शमी वृक्ष ।  
 वह्निनी, ( स्त्री. ) जटाभाँसी । बूटी विशेष ।  
 वह्निभोग्य, ( न. ) वृत् । धी ।  
 वह्निमित्र, ( पुं. ) वायु । हवा ।  
 वह्निरेतस्, कार्तिकेय ।  
 वह्निवधू, ( स्त्री. ) अग्निदेव की बहू ।  
 वह्निसख, ( पुं. ) जीरा ।  
 वह्य, ( न. ) छकड़ा । गड्ड । वाहन मात्र ।  
 हरप्रकार की सवारी ।  
 वा, ( क्रि. ) धुलवाना । जामा । हिंसा करना ।  
 वांशिक, ( पुं. ) बंसी बजाने वाला ।  
 वाक, ( पुं. ) वचन कहना । ( न. ) बयलों  
 का उड़ान ।  
 वाक्पारुष्य, ( न. ) गालीगलौज ।  
 वाक्य, ( न. ) कई शब्दों से मिल कर वाक्य  
 बनता है । उक्ति ।  
 वाक्षु, ( क्रि. ) चाहना ।  
 वागर, ( पुं. ) ऋषि । विद्वान् । ब्राह्मण ।  
 वीरपुरुष । कसौटी । अटकव । निश्चय ।  
 संकल्प । समुद्री आग । भेड़िया ।  
 वागा, ( स्त्री. ) लगाम ।  
 वागारु, ( त्रि. ) धोखेबाज ।  
 वागाशनि, ( पुं. ) बुद्ध देव ।  
 वागुरावृत्ति, ( पुं. ) व्याध । शिकारी ।  
 वागुरिक, ( पुं. ) शिकारी । व्याध ।  
 वाग्दम्भर, ( पुं. ) बहुत सी बातें कहना ।  
 वाग्दण्ड, ( पुं. ) धिक्कार । फटकार ।  
 वाग्दत्ता, ( स्त्री. ) लड़की जिसकी सगाई  
 होगयी है ।

वाग्दुष्ट, ( वि. ) घुरे शब्दों को ( गालियों को ) प्रयोग करने वाला ।  
 वाग्देवता, ( स्त्री. ) सरस्वती ।  
 वाग्मिन्, ( वि. ) अच्छा वक्ता ।  
 वाग्मत, ( वि. ) मौनी ।  
 वाङ्मय, ( वि. ) वस्तुतः शक्ति विशिष्ट । वाग्मी ।  
 वाङ्गमती, ( स्त्री. ) नदी विशेष ।  
 वाच, ( पुं. ) एक प्रकार की मछली ।  
 वाचंयम, ( वि. ) जिसने अपनी जिह्वा का वश में कर रक्ता है । ऋषि ।  
 वाचक, ( पुं. ) पढ़ने वाला । कहने वाला ।  
 वाचक, ( पुं. ) बोलने वाला । व्याख्यान दाता । पाठक ।  
 वाचनिक, ( वि. ) जवानी ।  
 वाचस्पति, ( पुं. ) बृहस्पति । पुण्य नक्षत्र ।  
 वाचा, ( स्त्री. ) वार्त्ता ।  
 वाचाट, ( वि. ) बहुत वकवादी ।  
 वाचिक, ( वि. ) वाणी से किये हुआ ।  
 वाच्य, ( न. ) दूषण । कथन । दोष योग्य ।  
 वाच्, ( कि. ) चाहना ।  
 वाज, ( न. ) वाजू । पर । तीर के पर । लड़ाई । शब्द । युद्ध । वेग ।  
 वाजपेय, ( न. ) यज्ञ विशेष जिसमें अन्न खाया और पानी पान किया जाता है ।  
 वाजसनेयिन, ( पुं. ) याज्ञवल्क्य का नाम जो शुक्र पञ्चवेद के प्रादुर्भावकर्ता हैं । शुक्र पञ्चवेदी । वाजसनेयिणों के अनुयायी ।  
 वाजिन, ( वि. ) तेज । दृढ़ । ( पुं. ) घोड़ा । तीर । वाजसनेयिन शास्ता का अनुयायी । इन्द्र । बृहस्पति तथा अन्य देवता ।  
 वाजिन, ( न. ) बल । वीरता । सामर्थ्य । इन्द्र युद्ध । फटे दूध का जल ।  
 वाजिनी, ( स्त्री. ) घोड़ी । उषा । भोजन ।  
 वाजिभक्ष, ( पुं. ) चना ।  
 वाजीकरण, ( न. ) एक प्रकारकी औषध जिसके सेवन से मनुष्य अश्व की तरह मैथुन करने में समर्थ होता है । पौष्टिक दवाई । पुष्टाई ।

वाञ्छा, ( स्त्री. ) अभिलाषा । इच्छा । चाह ।  
 वाट, ( पुं. ) बाड़ा । घेरा । वाटिका । उद्यान । रास्ता । अन्न विशेष ।  
 वाटिका, ( स्त्री. ) निवास का स्थान । बगिया । हिरण्यपत्नी ।  
 वाड, ( कि. ) स्नान करना । डुबकी मारना ।  
 वाडव, ( पुं. ) समुद्र की आग । ब्राह्मण । ( न. ) बोड़ियों का समूह ।  
 वाढ, ( न. ) अतिशय । बहुतही । ( अव्य. ) हाँ । प्रतिज्ञा । स्वीकृति ।  
 वाण ( बाण ), ( पुं. ) तीर । एक दैत्य । वक्रि । कवि विशेष । मूञ्ज । केवल ।  
 वाणवार ( बाणवार ), ( पुं. ) कवच ।  
 वाणहन ( वाणहन ), ( पुं. ) बाणाक्षर के मदभक्तक । श्रीकृष्ण ।  
 वाणि, ( स्त्री. ) बुनना । बुनने का चरखा । वचन । शब्द । सरस्वती ।  
 वाणिज, ( पुं. ) व्यापारी । बनिया ।  
 वाणिजिक, ( पुं. ) व्यापारी । गुण्डा । ठग । समुद्र की आग ।  
 वाणिज्य, ( न. ) व्यापार ।  
 वाणिनी, ( स्त्री. ) बड़ी चतुर या उत्पात करने वाली स्त्री । नाचने वाली स्त्री । नटी । मदमस्त स्त्री ।  
 वाणी, ( स्त्री. ) शब्द । भाषा । प्रशंसा । सरस्वती ।  
 वात, ( कि. ) जाना । सेवा करना । सुखी करना ।  
 वात, ( वि. ) फूँका हुआ । चाहा हुआ । ( पुं. ) हवा । पवनदेव । गठिया । जोड़ों की सूजन । विश्वास शून्य प्रेमिक । दाँठ नायिक ।  
 वातकिन, ( वि. ) गठिया के रोग वाला ।  
 वातकेतु, ( पुं. ) धूल । गर्दी ।  
 वातध्वज, ( पुं. ) मेघ । धूल ।  
 वातप्रमी, ( पुं. स्त्री. ) तेज हिरन ।  
 वातरू, ( न. ) गठिया रोग । एक प्रकार का रोग ।

**वातरायण**, ( पुं. ) उन्मत्त । पागल । निकम्मा मनुष्य । काण्ड । आरा । सरल का पेड़ ।  
**वातल**, ( त्रि. ) तूफानी । वायु उत्पन्न करने वाला । ( पुं. ) वात । रोग भेद ।  
**वातव्याधि**, ( पुं. ) बार्ह की बीमारी ।  
**वातार**, ( पुं. ) बादाम । फलदार पेड़ ।  
**वातापि**, ( पुं. ) दैत्य विशेष जो अगस्त्य द्वारा मारा गया था ।  
**वातापिसूदन**, ( पुं. ) अगस्त्य मुनि ।  
**वातामोद**, ( स्त्री. ) कस्तूरी ।  
**वातायन**, ( न. ) झरोखा । खिड़की । ( पुं. ) घोड़ा ।  
**वातायु**, ( पुं. ) हिरन ।  
**वातारि**, ( पुं. ) पुरण्ड का पेड़ । शतमूली । शेफालिका । यवानी । भाङ्गी । सुही । विडङ्ग । शरण्य जन्तु का लाख ।  
**वाति**, ( पुं. ) वायु । हवा ।  
**वातिक**, ( पुं. ) बार्ह की बीमारी ।  
**वातीय**, ( न. ) काँजी ।  
**वातुल**, ( त्रि. ) वात उत्पन्न करने वाला । उन्मत्त । ( पुं. ) अन्धड़ । इवा का भँवर ।  
**वातूल**, ( त्रि. ) देखो वातुल ।  
**वात्या**, ( स्त्री. ) तूफान ।  
**वात्सक**, ( न. ) बखड़ों का समूह ।  
**वात्सल्य**, ( न. ) स्नेह जो अपने से छोटे-जैसे पुत्रादि,—में होता है ।  
**वात्सि**, ( स्त्री. ) ब्राह्मण वंश औरत से  
**वात्सी**, ( स्त्री. ) उत्पन्न शूद्रा के गर्भ से उत्पन्न लड़की ।  
**वात्स्य**, ( पुं. ) वत्स की सन्तान ।  
**वात्स्यायन**, ( पुं. ) काम सूत्र के रचयिता । न्यायसूत्र के एक टीकाकार ।  
**वाद**, ( पुं. ) वातचीत । वर्णन । वाद विवाद । तर्कना । न्याय का पारिभाषिक शब्द विशेष ।  
**वाम्दन**, ( न. ) वाजे का शब्द ।  
**वादर**, ( न. ) सूती कपड़ा ।

**वादरायण**, ( पुं. ) वेदव्यास ।  
**वादाम** ( बादामः ), ( न. ) फल विशेष ।  
**वादित्र**, ( न. ) मृदङ्ग आदि बाजा ।  
**वादिन्**, ( पुं. ) बोलने वाला । वक्ता । वादी । विवाद कर्त्ता ।  
**वाद्य**, ( न. ) हर प्रकार का बाजा ।  
**वाधू**, ( क्रि. ) बिगाड़ना । खिजाना । कष्ट देना । विवश करना ।  
**वाध**, ( पुं. ) दूट । रोक । रुकावट । विघ्न ।  
**वाधुक्य**, } ( न. ) विवाह ।  
**वाधूक्य**, }  
**वाध्रीणस**, ( पुं. ) गेंडा ।  
**वान**, ( त्रि. ) सूँला । बनैला । ( न. ) सूखे फल ।  
**वानप्रस्थ**, ( पुं. ) तीसरा आश्रम ।  
**वानर**, ( पुं. ) बन्दर ।  
**वानरेन्द्र**, ( पुं. ) सुमीव । बाली ।  
**वानस्पत्य**, ( पुं. ) आम का पेड़ ।  
**वानायु**, ( पुं. ) अरब देश ।  
**वानायुज**, ( पुं. ) अरबी घोड़े ।  
**वानारि**, ( पुं. ) एक प्रकार के बेल ।  
**वानारिक**, ( पुं. ) मूँज ।  
**वान्त**, ( त्रि. ) उगला हुआ ।  
**वाप**, ( पुं. ) बुनाव । मुरडन । बीज आदि का लगाना ।  
**वापि**, } ( स्त्री. ) बाँवली । बड़ा धूप  
**वापी**, } जिममें जल तक पहुँचने को चकर-  
 दार सीढ़ियाँ हों ।  
**वापीह**, ( पुं. ) चातक । पपीहा ।  
**वाप्य**, ( न. ) कुष्ठरोग की औषध । ( त्रि. ) बाँवली का ।  
**वाम**, ( त्रि. ) बायाँ । उल्टा । दुष्ट । प्यारा । मनोहर । छोट । ( पुं. ) जीवधारी । शिव । कामदेव । सर्प । छाती । निषिद्ध कर्म यथा मद्यपानादि । ( न. ) धन । अधिकार ।  
**वामदेव**, ( पुं. ) ऋषि विशेष । शिव ।



**वामन,** ( त्रि. ) बौना । छोटा । अल्प । घटाया हुआ । कम किया गया । झुकाया गया । ( पुं. ) विष्णु का पाँचवा अवतार । दक्षिण दिक्कुञ्जर । काशिका वृत्ति के रचयिता का नाम ।

**वामनी,** ( स्त्री. ) बौनी स्त्री । घोड़ी । योनि का रोग विशेष ।

**वामलूर,** ( पुं. ) वल्मीक । वल्मी ।

**वामलोचना,** ( स्त्री. ) सुन्दर नेत्र वाली स्त्री ।

**वामा,** ( स्त्री. ) स्त्री । बड़ी प्यारी स्त्री । गौरी । लक्ष्मी । सरस्वती ।

**वामाचार,** ( पुं. ) उत्थी चाल । तन्त्र का आचार विशेष ।

**वामी,** ( स्त्री. ) घोड़ी । गभीरी । थिनी । गदिङ्गनी ।

**वामोद्,** ( स्त्री. ) सुन्दर वल्ल वाली स्त्री ।

**वायवी,** ( स्त्री. ) उत्तर पश्चिम दिशा ।

**वायव्य,** ( त्रि. ) पवन सम्बन्धी ।

**वायस,** ( पुं. ) काक । तारपीन ।

**वायसारति,** ( पुं. ) उल्लू ।

**वायु,** ( पुं. ) पवन । पवनदेव । वायुनायु ।

**वायुपुत्र,** ( पुं. ) हनुमान् । भीमसेन ।

**वायुभक्ष,** ( पुं. ) सर्प ।

**वायुवर्त्मन,** ( न. ) आकाश ।

**वायुवाह,** ( पुं. ) धूम । धूम ।

**वायुवाहिनी,** ( स्त्री. ) शरीर की नाडी विशेष ।

**वायुसख,** ( पुं. ) अग्नि । आग ।

**वाय्वास्पद,** ( न. ) आकाश ।

**घार,** ( न. ) पानी । जल ।

**चार,** ( पुं. ) ठकता । समूह । झुण्ड । गिरोह ।

दिवस जैसे रविवार आदि । समय । बारी ।

अवसर । द्वार । नदी का दूसरा सामने

वाला तट । शिव । पूँछ । ( न. ) जलसंध

मदिरा रखने का पात्र ।

**चारक,** ( त्रि. ) रोकने वाला । हटाने वाला ।

घोड़े की चाल विशेष । घोड़े का विष ।

**चारण,** ( न. ) रोक । निषेध । पकड़ ( पुं. न. )

हाथी । कवच ।

**धारणबुशा,** ( स्त्री. ) केले का पेड़ ।

**वारणबुसा,** ( स्त्री. ) केला । हथिनी ।

**वारणवल्लभा,** ( स्त्री. ) केला । हथिनी ।

**वारमुख्या,** ( स्त्री. ) वेश्या ।

**वारंवार,** ( अव्य. ) बेर बेर ।

**वारयितृ,** ( पुं. ) पति । मालिक । ( त्रि. )

हटाने वाला ।

**वारयोषा,** ( स्त्री. ) वेश्या । रसडी ।

**वारबाख,** ( पुं. न. ) कवच ।

**वाराङ्गना,** ( स्त्री. ) रसडी ।

**वारासुसी,** ( स्त्री. ) काशी ।

**वाराह,** ( पुं. ) शंकर । वृक्ष विशेष । ( त्रि. )

शंकर सम्बन्धी ।

**वाराहकल्प,** ( पुं. ) जिस कल्प के प्रारम्भ में वाराह अवतार पहले हुआ हो । वर्तमान कल्प में श्वेत वाराह अवतार हुआ था इस लिये इसका नाम श्वेत वाराह कल्प है ।

**वाराहपुराण,** ( न. ) अठारह पुराणों में से एक ।

**वाराही,** ( स्त्री. ) सुअरिया । भूमि । पृथिवी ।

शंकर के रूप में विष्णु की शक्ति । माण

विशेष ।

**वाराहिकन्द,** ( पुं. ) एक प्रकार का

कन्द ।

**वारि,** ( न. ) पानी । रस । मून्ध ।

पदार्थ ।

**वारिचर,** ( पुं. ) पानी में चलने वाले जीव-

धारी जन्तु ।

**वारिज,** ( न. ) कमल । लौंग । निमक ।

गौर सुवर्ण । ( पुं. ) शङ्ख ।

घोंघा ।

**वारित्र,** ( स्त्री. ) छाता । घूँघी आदि वह

वस्तु जो पानी के भीगने से बचावे ।

**वारिद्र,** ( न. ) मेघ । बादल । मौथा । ( त्रि. )

पानी देने वाला ।

**वारिधि,** ( पुं. ) समुद्र ।

वारिमलि, ( पुं. ) मेघ । बादल ।  
 वारिराशि, ( पुं. ) समुद्र ।  
 वारिरुह, ( न. ) कमल ।  
 वारिवाह, ( पुं. ) मेघ ।  
 वारिश, ( पुं. ) विष्णु ।  
 वारीश, ( पुं. ) समुद्र । वरुण ।  
 वारु, ( पुं. ) विजय कुञ्जर ।  
 वारुठ, ( पुं. ) अर्थी । ठठरी । यान जिसपर  
 मुर्दा लादा जाता है ।  
 वारुण, ( त्रि. ) वरुण सम्बन्धी । ( पुं. ) भारत-  
 वर्ष के नौ खण्डों में से एक । ( न. ) जल ।  
 वारुणि, ( पुं. ) अग्रस्त्य । भृगु ।  
 वारुणी, ( स्त्री. ) पश्चिम दिशा । मदिरा  
 शतभिषज । दूर्वा घास । वरुण पत्नी ।  
 वारुण्ड, ( पुं. ) सर्पराज ( न. ) आँसू और  
 कान का मैल । नात्र से पानी बलीचने  
 का पात्र ।  
 वारुण्डी, ( स्त्री. ) द्वार की सीढ़ी ।  
 वारुणिक, ( पुं. ) लेखक । क्लार्क ।  
 वारुणिका, ( स्त्री. ) बटेर पक्षी ।  
 वारुत्, ( त्रि. ) तन्दुरुस्त । हफ्का । निर्वल ।  
 असार । पेशे वाला । ( न. ) स्वास्थ्य ।  
 चातुर्थ्य ।  
 वारुत्ताक, ( पुं. ) बैंगन । भय ।  
 वारुत्तावह, ( पुं. ) दूत । जासूस ।  
 वारुत्तिक, ( न. ) वृत्ति स्वरूप में रचा  
 गया ग्रन्थ विशेष । गद्य ग्रन्थ ।  
 वारुत्तक्य, ( न. ) बुढ़ापा ।  
 वारुत्ति, ( पुं. ) समुद्र ।  
 वारुत्तुधि, ( पुं. ) सूदखोर । न्याज खाने वाला ।  
 वारुत्तुधिन्, ( त्रि. ) न्याज पर जाने वाला ।  
 वारुत्तुध्य, ( न. ) ऋण दान ।  
 वारुत्तुणस, ( पुं. ) गेंडा । जङ्गली बकरा  
 जिसके लम्बे कान होते हैं ।  
 वारुत्तण, ( न. ) कवच पहिने हुए लोगों का  
 समूह ।  
 वारुत्तुच, ( पुं. ) मेघ । बादल ।

वारुत्तुचिक, ( त्रि. ) सालाना । बर्साती । ( न. )  
 एक औषध विशेष ।  
 वारुत्तिला, ( स्त्री. ) नरक विशेष ।  
 वारुत्तुण्य, ( पुं. ) कृष्ण । नल के सारथि का नाम ।  
 वारुत्तुद्रथ ( वारुत्तुद्रथ ), } ( पुं. ) जरासन्ध ।  
 वारुत्तुद्रथि ( वारुत्तुद्रथि ), }  
 वारुत्तुलि ( बालि ), ( पुं. ) सुमीव का बड़ा भाई ।  
 वारुत्तुलुका ( बालुका ), ( स्त्री. ) रत्ती । चूर्ण । कपूर ।  
 वारुत्तुलुकाका, } ( स्त्री. ) ककड़ी ।  
 वारुत्तुलुकाकी, }  
 वारुत्तुक, ( न. ) छाल का बना कपड़ा ।  
 वारुत्तुमीकि, ( पुं. ) रामायण वर्णन वाले  
 मुनि का नाम । इस नाम का एक चाण्डाल ।  
 महाभारत में पाण्डवों के अश्वमेध की  
 सङ्गता द्योतक शंख इसी की पूजा और  
 भोजन होने पर बजा था ।  
 वारुत्तुदूक, ( त्रि. ) बक्ता । वादूनी ।  
 वारुत्तुव, ( पुं. ) तुलसी या उसी प्रकार का  
 ताँबे का बना वाला वृक्ष ।  
 वारुत्तुव, ( पुं. ) नाव । डोंगी ।  
 वारुत्तुव, ( क्रि. ) चुनना । प्यार करना ।  
 योजना । सेवा करना ।  
 वारुत्तुव, ( क्रि. ) गुराना । गरजना । चीखना ।  
 ( पशु पक्षियों की बोली ) बुलाना ।  
 वारुत्तुव, ( न. ) पक्षियों की बोली । बुलाना ।  
 पुकारना ।  
 वारुत्तुव, ( स्त्री. ) हथिनी । स्त्री ।  
 वारुत्तुव, } ( न. ) वमिष्ठमुनि का उपदेश  
 वारुत्तुव, } दिया हुआ योग विद्या  
 का ग्रन्थ । योगवासिष्ठ ।  
 वारुत्तुव, ( न. ) घर । चौराहा । ( पुं. ) दिन ।  
 वारुत्तुव, } ( पुं. ) भाफ । आँसू । तकिया ।  
 वारुत्तुव, }  
 वारुत्तुव, ( क्रि. ) सुगन्धित करना ।  
 वारुत्तुव, ( पुं. ) घर । वस्त्र । रहना । सुगन्ध ।  
 वारुत्तुक, ( पुं. ) वृक्ष विशेष । अहूका । दमे  
 की उत्तम औषधि ।

**वासकसजा**, ( स्त्री. ) नायिका विशेष ।  
**वासगृह**, ( न. ) घर के बीच का कमरा ।  
**वास्तेयी**, ( स्त्री. ) रात ।  
**वासन**, ( न. ) धूप देना । कपड़ा । रहने का स्थान । ज्ञान ।  
**वासना**, ( स्त्री. ) प्रत्याशा । भरोसा । खुशबू-दार करना ।  
**वासन्त**, ( पुं. ) ऊंट । हाथी का बच्चा ।  
 — कोयल । दक्षिणी वायु जो मलय पर्वत पर होकर चलता है । मूँग ।  
**वासन्ती**, ( स्त्री. ) एक प्रकार की चमेली । बड़ी मिर्च । पुष्प विशेष । एक उत्सव जो कामदेव का कहलाता है । लता विशेष ।  
**वासर**, ( पुं. न. ) दिन । नाग भेद ।  
**वासवदत्ता**, ( स्त्री. ) ग्रन्थ विशेष । एक नायिका का नाम जिसका परिचय भिन्न भिन्न ग्रन्थों में भिन्न भिन्न प्रकार का पाया जाता है ।  
**वासस**, ( न. ) कपड़ा । वस्त्र ।  
**वासागार**, ( न. ) रहने योग्य गृह ।  
**वासि**, } ( स्त्री. ) एक प्रकार की कुल्हाड़ी ।  
**वासी**, } रहने वाला ।  
**वासित**, ( त्रि. ) सुरभीकृत । पसाया गया । सुगन्ध युक्त किया गया ।  
**वासु**, ( पुं. ) विष्णु ।  
**वासुकि**, ( पुं. ) सूर्यराज ।  
**वासुदेव**, ( पुं. ) श्रीकृष्ण । विष्णु ।  
**वासू**, ( स्त्री. ) सोलह वर्ष की लड़की ।  
**वास्तव**, ( न. ) असल । सत्य ।  
**वास्तविक**, ( त्रि. ) असल में । सत्य सत्य ।  
**वास्तव्य**, ( त्रि. ) रहने वाला । रहने योग्य ।  
**वास्तु**, ( पुं. ) घर बनाने योग्य भूमि । घर । बथुआ का शाक ।  
**वास्तेय**, ( त्रि. ) रहने योग्य ।  
**वास्तोष्पति**, ( पुं. ) इन्द्र । घर का मालिक ।  
**वास्त**, ( पुं. ) कपड़े के पदों से ढका रथ ।  
**वाह**, ( क्रि. ) यत्न करना ।

**वाह**, ( पुं. ) कुली । मजूर । ढोने वाले जानवर । घोड़ा बैल भैंसा आदि । गाड़ी । रथ । बाँह । हवा । चार भार का माप विशेष ।  
**वाहन**, ( न. ) सवारी ।  
**वाहिनी**, ( स्त्री. ) सेना । नदी ।  
**वाहिनीपति**, ( पुं. ) सेना का मालिक । समुद्र ।  
**वाहीक**, ( पुं. ) जाति विशेष ।  
**वाहु** ( बाहु ), ( पुं. ) बाह । रेखा विशेष ।  
**वाहुमूल** ( बाहुमूल ), ( न. ) काँच । बगल ।  
**वाह्य**, ( न. ) अश्ववादि सवारी । बन्दर । ( त्रि. ) बाहिर का ।  
**वाह्निक**, ( पुं. ) बलखनुजारा देश ।  
**वाह्निक**, ( न. ) इस देश में उत्पन्न हुआ घोड़ा । ( न. ) केसर । हींग ।  
**वि**, ( अव्य. ) नियोग । विशेष । असहन । निग्रह । हेतु । अव्याप्ति । ईषत् । परिभव । शुद्धि । अवलम्बन । ज्ञान । गति । आलस्य । पालन । इसको संज्ञा के पूर्व लगाने से उसके अनेक प्रकार के अर्थ हो जाते हैं ।  
**वि**, ( पुं. स्त्री. ) पक्षी । घोड़ा । जानेवाला । सोम ।  
**विंश**, ( त्रि. ) बीसवाँ ।  
**विंशक**, ( न. ) बीस ।  
**विंशति**, ( स्त्री. ) कोड़ी । बीस ।  
**विंशतिक**, ( त्रि. ) बीस के योग्य अथवा बीस के मूल्य का ।  
**विंशतितम**, ( त्रि. ) बीसवाँ ।  
**विक**, ( न. ) दूध, उस गाय का जो हालही में ब्यागी हो ।  
**विकच**, ( पुं. ) नागा । बौद्ध संन्यासी । बहुत बाल वाला । ध्वज । केतु । भ्रूण । खिला हुआ । ( त्रि. ) कंशाशय्य ।  
**विकट**, ( त्रि. ) विकृत । विशाल । विगड़ा हुआ । सुन्दर । नीचे ऊपर । ( पुं. ) फोड़ा ।  
**विकटक**, ( पुं. ) वृक्ष विशेष । ( त्रि. ) शत्रु रहित ।

विकृत्यन, ( न. ) आत्मश्लाघा । बढ़ कर  
 बोलना ।  
 विकर्तन, ( पुं. ) सूर्य । अर्क वृक्ष । छुरी  
 चलाना ।  
 विकर्मस्थ, ( पुं. त्रि. ) निन्द्य आचरण में  
 लित । अनाचारी ।  
 विकल, ( त्रि. ) व्याकुल । घबराया हुआ ।  
 बिगड़ा हुआ ।  
 विकलाङ्ग, ( त्रि. ) न्यूनाधिक अङ्ग वाला ।  
 विकल्प, ( पुं. ) सन्देह । पक्षान्तर प्राप्त ।  
 विकश्वर, } ( त्रि. ) प्रकाशशील । चमकने  
 विकस्वर, } वाला ।  
 विकषा, ( स्त्री. ) मजीठ ।  
 विकशित, } ( त्रि. ) प्रकाश युक्त ।  
 विकसित, } खिला हुआ ।  
 विकार, ( पुं. ) परिवर्तन । बीमारी ।  
 विकाल, ( पुं. ) विरुद्ध समय अर्थात् वह  
 समय जिसमें देव पितृ कोई भी कार्य न  
 किया जाय । सांभ्र ।  
 विकाश, ( न. ) अकेले । प्रकाश । चमक ।  
 आकाश । स्वर्ग ।  
 विकाशिन, ( त्रि. ) खिला हुआ ।  
 विकिर, ( पुं. ) पक्षी । कुशा । सफेद सरसों जो  
 विघ्न विनाशनाथ इधर उधर छितराई जाती है ।  
 विकिरण, ( न. ) फेंकना । मारना ।  
 जानना । ( पुं. ) आक का पेड़ । ( त्रि. )  
 किरण रहित ।  
 विकीर्ण, ( त्रि. ) विश्वित ।  
 विकुर्वाण, ( त्रि. ) बिगड़ा हुआ ।  
 विकुक्षि, ( पुं. ) सूर्यवंशी एक राजा ।  
 विकृत, ( त्रि. ) बीभत्स । निन्द्य । मलिन । रोगी ।  
 विक्रम, ( पुं. ) बहुत उरसाह करने वाला ।  
 त्रिविक्रम । भगवान् । राजा विक्रमादित्य ।  
 चरण । बड़ी वीरता । साठ वर्षों में से एक ।  
 बिलकुल अनुक्रम से ।  
 विक्रमादित्य, ( पुं. ) उज्जयिनी का एक राजा  
 विशेष, जिस के नाम का संवत् चल रहा है ।

विक्रमिन्, ( पुं. ) विष्णु । सिंह । ( त्रि. )  
 वीर ।  
 विक्रय, ( पुं. ) बेचना ।  
 विक्रयिक, ( पुं. ) बेचने वाला ।  
 विक्रयिन्, ( त्रि. ) बेचने वाला ।  
 विक्रान्त, ( पुं. ) शेर । वीर । विक्रम ।  
 बहादुरी ।  
 विक्रिया, ( स्त्री. ) विकार । बदलना । वस्तु  
 का अन्यथा परिणाम ।  
 विक्रेय, ( त्रि. ) बेचने योग्य पदार्थ ।  
 विक्रव, ( त्रि. ) घबराहट ।  
 विक्रिञ्च, ( त्रि. ) गीला । टूटा हुआ ।  
 पुराना ।  
 विक्रप, ( पुं. ) त्याग । प्रेरण । फेंकना ।  
 विक्रपशक्ति, ( स्त्री. ) ब्रह्माण्ड को रचने  
 वाली शक्ति । वेदान्त के अनुसार अविद्या  
 की एक शक्ति ।  
 विख्य, ( त्रि. ) नकटा ।  
 विख्यात, ( त्रि. ) प्रसिद्ध ।  
 विगणन, ( न. ) गणना करना । गिनना ।  
 विगत, ( त्रि. ) बीता हुआ । प्रमाद रहित ।  
 विगतसत्त्वा, ( स्त्री. ) वह स्त्री जिसका  
 मासिक धर्म बन्द हो गया हो ।  
 विगम, ( पुं. ) नाश । दूर होना ।  
 विगर्हण, ( न. ) निन्दन । आरोप ।  
 विगर्हित, ( त्रि. ) निन्दित ।  
 विगाढ, ( त्रि. ) स्नात । नहाया हुआ ।  
 विगान, ( न. ) निन्दा । विशेष गाया हुआ ।  
 प्रशंसा करना ।  
 विगीत, ( त्रि. ) निन्दित । गाया हुआ ।  
 प्रशंसा किया हुआ ।  
 विगुण, ( त्रि. ) गुणरहित । विशेष गुणवान् ।  
 विगृहीत, ( त्रि. ) पकड़ा हुआ । छुदा किया ।  
 व्युत्पत्ति किया हुआ शब्द ।  
 विग्र, ( त्रि. ) नकटा ।  
 विग्रह, ( पुं. ) लड़ाई । विरोध ज्ञान । समाप्त ।  
 विघटिका, ( स्त्री. ) एक पल ।

विघ्नटित, (त्रि.) वियोजित। विशेष रीत्या बनाया हुआ।

विघ्नटित, (त्रि.) जुदा किया हुआ।

विघ्नस, (पुं.) आहार (न.) मीमांसा।

विघ्नसाशिन, (त्रि.) देव पितृ कार्य से बचा हुआ खाने वाला।

विघ्नघात, (पुं.) व्याघात। चोट। सकावट। विघ्न।

विघ्नघातिन्, (त्रि.) निवारक। हटाने वाला।

नाश करने वाला। मारने वाला। हत्यास।

विघ्न, (पुं.) व्याघात। सकावट। कृष्ण पाक फला नामक एक वृष्टी।

विघ्ननाशक, (पुं.) विघ्नो को मिटाने वाला। गणेश।

विघ्नराज, (पुं.) गणेश।

विघ्नित, (त्रि.) जिसमें विघ्न होगया हो।

विच, (क्रि.) अलग करना।

विचक्षण, (पुं.) परिष्ठत। चतुर। (स्त्री.) नाग दन्ती।

विचयन, (न.) खोज। चुनाव।

विचर्चिका, (स्त्री.) खान। चुनली।

विचार, (पुं.) तत्त्वनिर्णय। विवेक। सोचना।

विचारणं, (न.) चर्मासा करना। विचार करना।

विचि, (पुं. स्त्री.) तरङ्ग। लहर।

विचिकित्सा, (स्त्री.) सन्देह। तर्क।

विचित्र, (न.) अद्भुत। धम्बेदार। भिन्न भिन्न प्रकार का। सुन्दर।

विचित्रवीर्य्य, (पुं.) शान्तसु राजा का वेद्य। (त्रि.) अद्भुत पराक्रम वाला।

विचित्राङ्ग, (पुं.) चीता। व्याघ्र। (त्रि.) अद्भुत शरीर वाला।

विचेतस्, (त्रि.) ज्ञानशून्य। मूर्ख। अज्ञानी। विकल। शोकान्वित। दुष्ट।

विचेष्टित, (त्रि.) चेष्टारस्य।

विच्छ, (क्रि.) चमकना। जाना।

विच्छन्दक, (पुं.) ईश्वर गृह। कई खण्ड का बड़ा भवन।

विच्छंदाय, (न.) पक्षियों के समूह की छाया। (त्रि.) छाया रहित।

विच्छिन्ति, (स्त्री.) अङ्गराज। एक प्रकार का चन्दन। हार विशेष। छेद। टूट।

नाश। विच्छेद। स्त्रियों की चेष्टा विशेष।

विच्छिन्न, (त्रि.) विभक्त। पाया हुआ। छेदन।

विच्छेद, (पुं.) विभोग। विच्छेद। विभाग। अलग।

विज, (क्रि.) पृथक् करना। डरना। निपटना।

विजन, (त्रि.) निर्जन। एकान्त। अकेला स्थान।

विजनन, (न.) गर्भमोचन। प्रसव। निकलना।

विजय, (पुं.) अर्जुन। विमान। यमराज। जीत। अपमान पूर्वक पकड़ना।

विजयकुञ्जर, (पुं.) राज वाहन गज। वह प्रधान हाथी जिस पर बैठ कर रण में विजय किया जाय।

विजया, (स्त्री.) आश्विन शुक्ला १० मी। उमा की एक सखी। दुर्गा। जयन्ती।

शेफालिका। मजीठ। भाँग। द्वादशी विशेष। सप्तमी विशेष।

विजातीय, (त्रि.) भिन्न जाति वाला।

विजिगीषा, (स्त्री.) जीतने की अभिलाषा। निज उदर पूर्ति की इच्छा से पर निन्दा में प्रवृत्त होना।

विजित, (न.) वन। जङ्गल। वृक्ष समूह।

विजम्भण, (न.) विकास। जमुहाई।

विजम्भित, (त्रि.) विकसित। खिला हुआ। प्रकाश। चमक।

विज्ञ, (पुं.) प्रवीण। परिष्ठत।

विज्ञात, (त्रि.) प्रसिद्ध। जाना हुआ।

विज्ञान, ( न. ) विशेष ज्ञान । वेदान्त में कहा हुआ अविद्या की वृत्ति का भेद ।

विज्ञानमय कोष, ( पुं. ) ज्ञान की अद्रिय और बुद्धि ।

विज्ञानिक, ( त्रि. ) विज्ञान जानने वाला ।

विद्, ( क्रि. ) विज्ञाना । शब्द करना ।

विट, ( पुं. ) गुण्डा । जार । पर्वत विशेष । चूड़ा । खदिर वृक्ष । नारङ्गी का वृक्ष ।

विटङ्क, ( न. ) कबूतरों की कायुक । कबूतरों के बैठने की छतरी ।

विटप, ( पुं. न. ) शाखा । पल्लव विस्तार । ( त्रि. ) विटपालक ।

विटपिन्, ( पुं. ) वृक्ष ७ पेड़ ।

विटि, } ( स्त्री. ) पीत चन्दन ।

विटी, }

विट्चर, ( पुं. ) गाँव का पालतू सूअर ।

विट्पत्ति, ( पुं. ) जमाई ।

विड, ( क्रि. ) विज्ञाना ।

विड, ( न. ) लवण भेद । एक प्रकार का नोन ।

विडङ्ग, ( पुं. न. ) कृमिनाशक एक औषधि । वायु विडङ्ग । ( त्रि. ) अभिज्ञ । जानने वाला ।

विडम्बन, ( न. ) तिरस्करण । अङ्कुरण । ( स्त्री. ) हँसी ।

विडाल (विडाल), ( पुं. ) विज्ञा । नेत्र का गोला । नेत्र की औषधि विशेष ।

विड्डीन, ( न. ) पक्षियों की एक प्रकार की गति ।

विडोजस, } ( पुं. ) इन्द्र ।

विडौजस, }

विड्वराह, ( पुं. ) ग्राम शूकर ।

विटैस, ( पुं. ) पक्षियों को बाँधने का फन्दा आदि ।

वितण्डा, ( स्त्री. ) एक प्रकार के वाद प्रति वाद का दङ्ग । शास्त्र की अल्पज्ञता छिपाने के लिये मन गदगन्त बातों से वाद विवाद करना । अपना पूर्वपक्ष समर्थन करने के विना ही परपक्ष को हट से दवाना । झूठा भगड़ा । व्यर्थ का भगड़ा ।

वकवाद ।

वितथ, ( त्रि. ) झूठा । अयथार्थ ।

वितद्रु, ( स्त्री. ) पञ्जाब की एक नदी ।

वितरण, ( न. ) दान । देना । बाँटना । मुफ्त देना ।

वितर्क, ( पुं. ) सन्देह । तर्क । वात की यथार्थता पर ऊहापोह करना ।

वितर्दि, ( स्त्री. ) वेदी ।

वितल, ( न. ) पातल विशेष ।

वितस्ति, ( पुं. स्त्री. ) बालिशत । वारह अङ्गुल का माप ।

वितान, ( न. पुं. ) चन्दौवा । शामियाना । वृत्ति विशेष । अवसर । यज्ञ । फैलाव ।

वित, ( क्रि. ) त्यागना ।

वित्त, ( न. ) धन । ( त्रि. ) विचारा गया । जाना गया । पाया गया ।

वित्ति, ( स्त्री. ) ज्ञान । लाभ । विचार ।

वित्तेश, ( पुं. ) कुबेर । धन का स्वामी ।

विथ, ( क्रि. ) मांगना ।

विद्, ( क्रि. ) लाभ होना । पाना । विचार करना । होना । जानना ।

विद्गध, ( त्रि. ) नगरवासी । होशियार । परिष्ठत । चतुर ।

विद्गधा, ( स्त्री. ) नायिका विशेष । चतुर और चलती स्त्री ।

विद्, ( पुं. ) परिष्ठत । वेत्ता । बुध ग्रह ।

विद्थ, ( पुं. ) योगी । कृतकृत्य । सफल मनोरथ ।

विद्भ, ( पुं. स्त्री. ) वह देश जहाँ दर्भ न हों । रुक्मिणी के पिता भीष्मक की राजधानी, जो हाल में अमभरा नाम से



प्रसिद्ध है । यह उज्जैन जिले में है  
रुक्मिणी-हरण के चिह्न भी वहां के पर्वत  
में हैं । वहीं प्राचीन समय में कुण्डिनपुर  
था जो रुक्मिणी ने इटारो लौट कर  
बसाया था । राजधानी धारा और  
अमभर्रा ।

विद्वल, ( न. ) दो भाग किया हुआ अनार ।

विदा, ( स्त्री. ) बुद्धि ।

विदार, ( पुं. ) पानी का प्रवाह । विदारण ।

विदारक, ( न. ) पानी ठहरने का गढ़ा ।

(त्रि.) काढ़ने वाला । (पुं.) पानी के बीच  
का वृक्ष ।

विदारण, ( न. ) काढ़ना । मारना । ( पुं. )  
कनेर का पेड़ ।

विदाहिन्, ( न. ) जलाने वाली वस्तु ।

विदित, ( त्रि. ) जाना हुआ । प्रार्थित ।

विदिश, ( स्त्री. ) कोण ।

विदुर, ( त्रि. ) नीगर । (पुं.) कौरवों के नरुणी  
का नाम ।

विदूर, ( न. ) बहुत दूर । ( पुं. ) मूंगा के  
उत्पन्न होने का स्थान ।

विदूरथ, ( पुं. ) सूर्य वंशी एक राजा ।

विदूराद्रि, ( पुं. ) एक पर्वत ।

विदूपक, ( पुं. त्रि. ) दूधधार रस का सहायक  
विशेष । नाटक का मसखरा पात्र । नट ।  
निन्दक । अपनी ही हाँकने वाला ।

विदेश, ( पुं. ) देशान्तर । परदेश ।

विदेह, ( पुं. त्रि. ) निमिराजा के देह त्याग  
के उपरान्त के राजा । जनक । कुशाध्वज  
आदि । मैथिल देश । ( त्रि. ) मिथिलापुरी ।  
जनकपुरी । (त्रि.) मृगुक्ष और शरीर सम्बन्ध  
से शून्य ।

विदेहकैवल्य, ( न. ) मोक्ष विशेष जो दत्ता-  
त्रेय के उपदेश से जनक राजा को प्राप्त  
हुआ था ।

विद्ध, ( त्रि. ) छिद्रित । क्षिप्त । बाधित ।  
ताडित । वैधा गया ।

विद्यमान, ( पुं. ) वर्तमान काल । ( त्रि. )  
मौजूद ।

विद्या, ( स्त्री. ) ज्ञान । मन्त्र विशेष ।

विद्याचन, } ( त्रि. ) विद्या में प्रसिद्ध ।  
विद्याचण, }

विद्याचुष्ण, ( पुं. ) विद्या द्वारा प्रसिद्धि  
प्राप्त ।

विद्यादान, ( न. ) पढ़ाना । पुस्तक का  
दान ।

विद्याधन, ( न. ) विद्या द्वारा उपार्जित  
धन ( शास्त्रार्थ करके या विद्या  
दिखा कर ) ।

विद्याधर, ( पुं. ) देवता विशेष ।

विद्युन्, ( स्त्री. ) बिजली । संध्या ।

विद्युत्प्रिय, ( न. ) काँसा धातु । रेशम ।  
काँयला ।

विद्युन्माला, ( स्त्री. ) बन्द जिसका प्रत्येक पद  
आठ अक्षर वाला होता है । निडलियों की  
कतार ।

विद्रव, } ( पुं. ) पलायन । बहाव । युद्ध ।  
विद्राव, } लड़ाई ।

विद्रुत, ( त्रि. ) बहा हुआ । भाग  
हुआ ।

विद्रुम, ( पुं. ) मूँगे का पेड़ ।

विद्धत्कल्प, ( त्रि. ) थोड़ी सी कसर वाला  
पण्डित ।

विद्धत्तम, ( पुं. ) बहुत विद्वान् ।

विद्धदेशीय, ( त्रि. ) थोड़ी कसर वाला  
पण्डित ।

विद्धस्, ( त्रि. ) पण्डित । आत्मज्ञानी ।

विद्धिषू, ( पुं. ) शत्रु । वैरी ।

विद्धेष, ( पुं. ) शत्रुता ।

विद्धेषण, ( न. ) तात्त्विक अभिचार विशेष ।  
शत्रुओं में परस्पर विद्धेष उत्पन्न कराने की  
प्रक्रिया ।

विधवा, ( स्त्री. ) रौंड़ । वह स्त्री जिसका पति  
मर गया हो ।

**विधात्,** ( पुं. ) प्रजापति । ब्रह्मा । कामदेव । मदिरा । भृगु मुनि के पुत्र । कार्यकर्ता ।  
**विधान,** ( न. ) विधि । प्रकार । कार्य का निर्देश । गजभक्ष्यान्न ।  
**विधानज्ञ,** ( पुं. ) पण्डित । विधि जानने वाला । कार्यकुशल । होशियार ।  
**विधायक,** ( त्रि. ) विधानकर्ता । कार्य का व्यवस्थापक ।  
**विधि,** ( पुं. ) ब्रह्मा । भाग्य । क्रम । प्रवर्तना रूप नियोग । विष्णु । कर्म । गजभक्ष्यान्ना वैध । नयी आज्ञा देना । व्याकरण का सूत्र विशेष । आईन ।  
**विधिज्ञ,** ( त्रि. ) विधि को जानने वाला ।  
**विधिस्ता,** ( स्त्री. ) करने की चाह ।  
**विधिदेशक,** ( पुं. ) गुरु । सदस्य ।  
**विधिषत्,** ( अव्य. ) विधि के अनुसार । यथाविधि ।  
**विधु,** ( पुं. ) चन्द्रमा । विष्णु । ब्रह्मा । शङ्करा कपूर । वायु ।  
**विधुत,** ( त्रि. ) काँपा हुआ । त्यक्क ।  
**विधुनन,** ( न. ) हिलाना । कँपाना । फटकारना ।  
**विधुनुद,** ( पुं. ) राहु । बादल ।  
**विधुर,** ( त्रि. ) विशिष्ट । विकल । ( न. ) अलग होना ।  
**विधुवन,** ( न. ) कम्पन ।  
**विधूत,** ( त्रि. ) कम्पित । त्यक्क ।  
**विधेय,** ( त्रि. ) करने योग्य । आज्ञाकारी । समझाया हुआ ।  
**विध्वंस,** ( पुं. ) नाश ।  
**विनत,** ( त्रि. ) प्रणत । झुका हुआ । टेढ़ा । शिक्षित । गरुड़ की माता । कश्यप की स्त्री ।  
**विनतासूनु,** ( पुं. ) अरुण और गरुड़ ।  
**विनथ,** ( पुं. ) शिक्षा । प्रणाम । अनुनय । ( त्रि. ) निश्चत । क्षिप्त । जितेन्द्रिय ।

**विनयग्राहिन,** ( त्रि. ) अधीन । आज्ञाकारी ।  
**विनयस्थ,** ( त्रि. ) कहना मानने वाला ।  
**विनशन,** ( न. ) विनाश । कुक्षेत्र ।  
**विना,** ( अव्य. ) बगैर । वर्जन ।  
**विनाकृत,** ( त्रि. ) त्यक्त । रहित ।  
**विनायक,** ( पुं. ) गणेश । गरुड़ । विष्णु । ( त्रि. ) गुरु । विनय वाला । नञ् ।  
**विनाश,** ( पुं. ) ध्वंस ।  
**विनाशोन्मुख,** ( त्रि. ) नष्टप्राय । विनाश के लिये उद्यत ।  
**विनाह,** } ( पुं. ) कूप का ढकना ।  
**वीनाह,** }  
**विनिद्र,** ( त्रि. ) जागा हुआ ।  
**विनिमय,** ( पुं. ) बदलना । बन्धक । अमानत । एक वस्तु देकर दूसरी वस्तु लेना ।  
**विनियोग,** ( पुं. ) काम में लगाना ।  
**विनीत,** ( पुं. ) वित्तय युक्त । दण्ड पाया हुआ । फँका गया । दूर किया हुआ । ( पुं. ) सिखाया हुआ । अश्व । वृक्ष विशेष ।  
**विनीत,** ( पुं. ) शिक्षक । राजा ।  
**विनीय,** ( त्रि. ) सिखाने योग्य । पाने योग्य ।  
**विनोक्ति,** ( स्त्री. ) अलङ्कार विशेष ।  
**विनोद,** ( पुं. ) खेल । कौतूहल । लखडन ।  
**विन्दु ( बिन्दु ),** ( पुं. ) कण । विन्दी । अनुस्वार । चिह्न । ( त्रि. ) जानने वाला । जानने योग्य ।  
**विन्दुजाळ ( बिन्दुजाल ),** ( न. ) हाथी की सूँड पर का विन्दु के समान चिह्न ।  
**विन्दुपत्र ( बिन्दुपत्र ),** ( पुं. ) भोजपत्र ।  
**विन्दुसरस् ( बिन्दुसरस् ),** ( न. ) एक तालाब जो कर्दमन्थषि की तपस्या से सन्तप्त हो कर दयाद्री हो कर श्रीविष्णु ने आसू बहाये उनका भर गया । “ विन्दु सरोवर ” यह गुजरात में सरस्वती नदी के किनारे सिन्धुपुर में प्रसिद्ध तीर्थ स्थान है ।

विन्ध्य, ( न. ) व्याध । इलायची । पकेत विशेष ।  
 विन्ध्यवासिनी, ( स्त्री. ) मार्कण्डेय पुराणा-  
 नुसार एक देवी । श्रीमद्भागवत के अनुसार  
 यशोदा के गर्भ से उत्पन्न विष्णु की  
 माया । यह स्थान भिरजापुर जिले में इसी  
 नाम से प्रसिद्ध विन्ध्याचल पहाड़ पर है ।  
 विन्ध्याटवी, ( स्त्री. ) विन्ध्याचल का  
 जङ्गल ।  
 विन्न, ( त्रि. ) विचारा हुआ । पाया हुआ ।  
 ठहरा हुआ ।  
 विन्यास, ( पुं. ) ठिकाना । रचना । तांत्रिक  
 क्रिया विशेष । अङ्गन्यास आदि ।  
 विपक्रिम, ( त्रि. ) बहुत पक कर तयार  
 हुआ ।  
 विपक्ष, ( त्रि. ) शत्रु । वैरी । शत्रु पक्ष को  
 ग्रहण करने वाला ।  
 विपञ्ची, ( स्त्री. ) वीणा ।  
 विपण, ( पुं. ) विक्री करना ।  
 विपणि, ( पुं. स्त्री. ) दुकान । हाट ।  
 विपत्ति, ( स्त्री. ) आपद ।  
 विपथ, ( पुं. ) निन्दित मार्ग ।  
 विपद्, } ( स्त्री. ) विपत्ति ।  
 विपदा, }  
 विपन्न, ( त्रि. ) विपद् में फँसा हुआ ।  
 विपरीत, ( त्रि. ) अतिकूल ।  
 विपर्यय, ( पुं. ) उलटा ।  
 विपर्यस्त, ( त्रि. ) व्यतिक्रान्त । उलटा  
 हुआ ।  
 विपर्यास, ( पुं. ) विपरीत । उलटापन ।  
 विपल, ( पुं. ) अति सूक्ष्म समय ।  
 विपश्चित्, ( पुं. ) शिक्षित । दाता ।  
 परिद्धत । ऋषि । ज्ञानी ।  
 विपाक, ( पुं. ) पकाना । पसना ।  
 विपाश, } ( स्त्री. ) व्यास नदी ।  
 विपाशा, }  
 विपिन, ( न. ) वन ।

विपुल, ( त्रि. ) विस्तीर्ण । अगाध । बहुत ।  
 सुंर की पश्चिम दिशा का एक पहाड़ ।  
 मेरु हिमालय । ( स्त्री. ) आर्य्य । छन्द  
 विशेष ।  
 विप्र, ( पुं. ) ब्राह्मण । पीपल का पेड़ ।  
 विप्रकार, ( पुं. ) अपकार । बुराई ।  
 तिरस्कार ।  
 विप्रकर्ष, ( पुं. ) दूर होना ।  
 विप्रकृत, ( त्रि. ) अपमानित । उत्पीडित ।  
 विप्रकृष्ट, ( त्रि. ) दूर रहने वाला ।  
 विप्रचित्ति, ( स्त्री. ) एक दैत्य । एक  
 राक्षस ।  
 विप्रतिपत्ति, ( स्त्री. ) विरोध । संशय ।  
 विप्रतिपन्न, ( त्रि. ) सन्देह युक्त । कृत  
 विरोध ।  
 विप्रतिसार, } ( पुं. ) अतृताप । पछतावा ।  
 विप्रतीसार, } रोष ।  
 विप्रयुक्त, ( त्रि. ) निरहित । बिछुड़ा हुआ ।  
 विप्रयोग, ( पुं. ) ठगी । विरोध । भगड़ा ।  
 वियोग ।  
 विप्रलब्ध, ( त्रि. ) ठगा हुआ । ( स्त्री. )  
 एक प्रकार की नायिका ।  
 विप्रलम्भ, ( पुं. ) विसंवाद । भगड़ा ।  
 ठगी । बिछोह । शृङ्गार की एक अवस्था ।  
 विप्रलाप, ( पुं. ) विरोधोक्ति । भगड़ा ।  
 विवाद ।  
 विप्रश्निका, ( स्त्री. ) देव की जानने वाली  
 स्त्री । ज्योतिषिणी । टोनहाइन ।  
 विप्रस्तान्, ( अव्य. ) ब्राह्मण को देना ।  
 विप्रस्व, ( न. ) ब्राह्मण का धन ।  
 विप्रिय, ( पुं. ) अपराध । अनप्यारा । वैरी ।  
 विप्रुप, ( स्त्री. ) बिन्दु । बूंद । वेदाध्ययन  
 काल में सुल से निकली पानी की बूंद ।  
 विप्रोपित्त, ( त्रि. ) निर्वासित । देश से  
 निकाला हुआ । परदेश में गया ।  
 विप्रव, ( पुं. ) घबराहट । उपद्रव । विगाड़ ।  
 सलबखी । गदर ।

**विज्ञाव,** (त्रि.) घोड़े की गति विशेष ।  
 डूना । चारों ओर से पानी का उमड़ाव ।  
**विप्लुत,** (त्रि.) आकत में फँसा हुआ ।  
 बिगड़ा हुआ । उपद्रुत ।  
**विफल,** (त्रि.) निरर्थक । निष्फल ।  
**विफला,** (स्त्री.) केतकी । केवड़ा ।  
**विवध,** (पुं.) एकत्र किये हुए चावल  
 आदि ।  
**विवन्ध,** (पुं.) रोग विशेष ।  
**विबुध,** (पुं.) परिपुत्र । देवता ।  
**विभक्त,** (त्रि.) बाँटा हुआ ।  
**विभक्ति,** (स्त्री.) विभाग । व्याकरण में  
 सप्त तिङ् प्रत्यय ।  
**विभव,** (पुं.) धन । मोक्ष । ऐश्वर्य । एक  
 वर्ष का नाम ।  
**विभा,** (स्त्री.) किरण । शोभा । प्रकाश ।  
**विभाकर,** (पुं.) सूर्य । अर्कवृक्ष ।  
**विभाग,** (पुं.) भाग । हिस्सा । बटखरा ।  
**विभाज्य,** (त्रि.) विभाग योग्य ।  
**विभाण्डक,** (पुं.) मुनि विशेष । शृङ्ग  
 ऋषि के पिता ।  
**विभात,** (न.) प्रभात ।  
**विभाव,** (पुं.) परिचित । भिन्न । उत्तेजन  
 देने वाला ।  
**विभावना,** (स्त्री.) एक प्रकार का अलङ्कार,  
 जिसमें कारण के बिना कार्य की उत्पत्ति  
 प्रतीत होती है ।  
**विभावरी,** (स्त्री.) रात्रि । हल्दी । कुट्टनी ।  
**विभावसु,** (पुं.) सूर्य । आक का वृक्ष । आग ।  
 चित्रक वृक्ष ।  
**विभाषा,** (स्त्री.) निषेध । विकल्प ।  
**विभिन्न,** (त्रि.) प्रकाशित । चमका हुआ ।  
 विदलित । खिला हुआ ।  
**विभीतक,** (पुं.) बहेड़े का पेड़ । बहुत  
 डरा हुआ ।  
**विभीषण,** (पुं.) शत्रुओं को बहुत डराने  
 वाला । रावण का छोटा भाई । नल तृण ।

**विभीषिका,** (स्त्री.) भय प्रदर्शन ।  
**विभु,** (पुं.) प्रसु । महादेव । बलवान् । ब्रह्म ।  
**विभूति,** (स्त्री.) भस्म । खाक । अणिमा  
 आदि आठ प्रकार का ऐश्वर्य ।  
**विभूषा,** (स्त्री.) शोभा । भूषण । सजावट ।  
**विभ्रम,** (पुं.) स्त्रियों के शृङ्गार का अङ्ग  
 विशेष । चेष्टा विशेष । शोभा । सन्देह ।  
 भ्रमण । स्त्रियों का विलास ।  
**विभ्राज्,** (त्रि.) भूषण ।  
**विमत,** (त्रि.) वैरी । शत्रु ।  
**विमनस्,** (त्रि.) व्याकुल चित्त ।  
**विमनस्क,** }  
**विमर्ह,** (पुं.) मंलना । बटना ।  
**विमर्शन,** (न.) परामर्श । निष्काम-विचार ।  
**विमर्ष,** (पुं.) विचार । नासक का एक अङ्ग ।  
**विमल,** (त्रि.) स्वच्छ । साफ । निर्मल ।  
**विमातृ,** (स्त्री.) सौतेला माता ।  
**विमातृज,** (पुं.) सौतेला भाई ।  
**विमान,** (पुं. न.) माप विशेष । चक्रवर्ती  
 का एक चक्र । घोड़ा । देवताओं का यान ।  
**विमार्ग,** (पुं.) बुरा रास्ता । कुपथ ।  
 निन्दित-आचार ।  
**विमृद्,** (त्रि.) खिला हुआ । विकसित ।  
**विम्ब(विम्ब),** (पुं. न.) दर्पण । पुरछाहीं ।  
 कमण्डल । सूर्य आदि का मण्डल ।  
 बिम्बिका फल । कुँदुरु ।  
**विद्यत्,** (न.) आकाश । आसमान ।  
**विद्यदङ्गा,** (स्त्री.) स्वर्गगङ्गा । आकाश-  
 गङ्गा ।  
**विद्यात,** (त्रि.) धृष्ट । ढीठ । बेशरम ।  
 निर्लेज्ज ।  
**वियोग,** (पुं.) विच्छेद । बिछोह ।  
**वियोगिन्,** (पुं.) चक्रवाक । चक्रवा पक्षी ।  
**विरक्त,** (त्रि.) विरत । हटा हुआ ।  
**विरचित,** (त्रि.) बनाया गया । निर्मित ।  
**विरजस्तमस्,** (त्रि.) सत्त्व प्रधान ।  
**विरजस्,** (स्त्री.) ऋतु रहिता स्त्री ।

विरजा, ( स्त्री. ) एक नदी जो श्रीकैकुट  
लोक में है । दूर्वा । दूब । गोलोक वासिनी  
राधिका की एक सहेली ।

विरञ्च, } ( पुं. ) विधाता । ब्रह्मा ।  
विरञ्चि, }

विरक्त, ( त्रि. ) विरक्त । हटा हुआ ।

विरति, ( स्त्री. ) निवृत्ति । हटाव ।

विरल, ( त्रि. ) अवकाश । खाली । थोड़ा ।

विरह, ( पुं. ) विच्छेद । अभाव । विछोह ।  
विप्रलम्भ नाम की शृङ्गार रस की अवस्था  
विशेष ।

विरहित, ( त्रि. ) त्यक्त ।

विराग, ( पुं. ) रागाभाव ।

विराज्, ( पुं. ) क्षत्रिय । छन्द विशेष ।  
ब्रह्म की प्रथम सन्तान । सौन्दर्य । प्रकाश ।

विराट्, ( पुं. ) एक देश । उस देश का  
राजा । अज्ञात वास की अवधि पाण्डवों  
ने द्रौपदी सहित इन्हीं राजा के यहाँ रूप  
बदल कर बिताई थी ।

विराणिन्, ( पुं. ) हाथी ।

विराघ, ( पुं. ) एक राक्षस ।

विराधन, ( न. ) पीड़ा ।

विराम, ( पुं. ) अस्मान् । अन्त । छुप होगा ।

विराव, ( पुं. ) शब्द । शब्द रहित ।

विरिञ्चि, ( पुं. ) विष्णु । ब्रह्मा । शिव ।

विरूढ, ( त्रि. ) फूटा । अङ्कुरित ।

विरूप, ( त्रि. ) दुष्ट रूप वाला । ( न. )  
पापलामूल ।

विरूपाक्ष, ( पुं. ) महादेव । ( त्रि. )  
डरावने नेत्रों वाला ।

विरिक, ( पुं. ) अतिरेक । जुलाव ।

विरिचन, ( न. ) मल आदि का निकालना ।  
( त्रि. ) फाड़ने वाला । जुलाव ।

विरोक, ( पुं. न. ) छेद । सूर्य की किरण ।

विरोचन, ( पुं. ) सूर्य । आक का पेड़ ।  
राजा बलि के पिता का नाम । प्रह्लाद का  
पुत्र । एक दैत्य । चन्द्रमा । रुचिकर ।

विरोध, ( पुं. ) वैर ।

विरोधिन्, ( पुं. ) रिपु । शत्रु । प्रभवादि  
साठ संवत्सरों में एक ।

विरोधोक्ति, ( स्त्री. ) अलङ्कार विशेष ।  
विरुद्ध वचन । उल्टा बोलना ।

विल्, ( क्रि. ) ढांकना । छिपाना ।

विल, ( न. ) छेद । गुफा ।

विलक्ष, ( त्रि. ) हैरान । चिह्न रहित ।  
लाजित ।

विलक्षण, ( त्रि. ) विशेष लक्षण वाला ।  
विशिष्ट । अद्भुत । ( न. ) कमर ।  
मेष आदि उदित राशियाँ ।

विलम्ब, ( पुं. ) देर । अचिर । प्रतीक्षा के  
योग्य समय ।

विलम्बित, ( त्रि. ) लटकता हुआ ।  
धीमा ।

विलय, ( पुं. ) प्रलय । नाश ।

विलशय, } ( पुं. ) सांप । चूहा ।  
विलेशय, } छिपकली । बिसतुइया ।

विलाप, ( पुं. ) रोकर बोलना ।

विलास, ( पुं. ) हर्ष । चमक । आनन्द में  
अङ्गों का विशेष रूप से हिलना । स्त्रियों  
की शृङ्गार सम्बन्धी चेष्टा विशेष ।

विलासिन्, } ( स्त्री. ) नारी । स्त्री ।  
विलासिनी, } वेश्या । ( पुं. ) सांप-  
कृष्ण । आग । कामदेव । महादेव ।  
चन्द्रमा ।

विलीन, ( त्रि. ) नष्ट-पास । छिपा हुआ ।  
गुप्त ।

विलेपन, ( न. ) पीसा व धिसा हुआ  
चन्दन । उबटन । फोड़े आदि की  
दवाई ।

विलोचन, ( न. ) नेत्र । आँसू ।

विलोडित, ( न. ) विलोया गया ।

विलोम, ( त्रि. ) विपरीत । उल्टा ।

विलोमजिह्व, ( पुं. ) हाथी ।

विलोल, ( त्रि. ) चञ्चल । लालची ।

विल्व (विल्व), (पुं.) नारियल का पेड़ । विल्व वृक्ष । (न.) परिमाण । नाप ।	विशर, (पुं.) वध । मारना ।
विवध, } (पुं.) कन्धे पर रख कर बोझ वीवध, } उठाने की एक लकड़ी । सड़क । घड़ा । अनाज एकत्र करना ।	विशल्या, (स्त्री.) युता । अजनाइन । (त्रि.) जिसका तीर दूर हुआ हो ।
विवर, (न.) झिद्र । दोष ।	विशसन, (न.) मारण । मारना । (पुं.) तलवार ।
विवरण, (न.) व्याख्यान । रिपोर्ट । किसी का लिखा हुआ हाल । स्पष्टीकरण । खुलासा ।	विशस्त, (त्रि.) बीतगया । नष्ट ।
विघरनालिका, (स्त्री.) वेणु । वांस । पोंगी ।	विशाख, (पुं.) क्रांतिकेय । तारा विशेष । धनुषधारिया का आसन विशेष ।
विवर्ण, (त्रि.) अधम । नीच ।	विशारण, (न.) मारण ।
विवर्त्त, (पुं.) नाच । मोड़ ।	विशारद, (पुं.) परिपुत्र । बहुल वृक्ष । चतुर । (त्रि.) अच्छा । चतुर ।
विवश, (त्रि.) पराधीन । परवश । व्याकुल ।	विशाल, (त्रि.) विस्तीर्ण । (पुं.) हिरन । राजा ।
विवस्वत्, (पुं.) सूर्य । आक का पैड़ । अरुण ।	विशालता, (स्त्री.) बृहत्त्व । विस्तार । फैलाव ।
विवाद, (पुं.) झगड़ा । कलह ।	विशाला, (स्त्री.) इन्द्रवारुणी । महेन्द्र- वारुणी । उच्चैः । नदी विशेष ।
विवाह, (पुं.) व्याह । शादी ।	विशालाक्ष, (पुं.) महादेव । गरुड़ । विष्णु । (त्रि.) बड़ी आँखों वाला ।
विवाहित, (त्रि.) व्याहा हुआ ।	विशालाक्षी, (स्त्री.) पार्वती । नागदन्ती ।
विवाह्य, (त्रि.) विवाह योग्य । विशेष कर उठाने योग्य ।	विशाल, (पुं.) तीर । शरवृक्ष । (त्रि.) शिखाहीन ।
विविह्न, (त्रि.) निर्जन । पवित्र । असंयुक्त । विवेकी ।	विशिखा, (स्त्री.) गली । कुल्हाड़ी । सुई या आलपीन । बड़े तक्षिण तीर-मार्ग । नाइन ।
विविध, (त्रि.) कई प्रकार ।	विशिष्ट, (त्रि.) मिला हुआ । विलक्षण । विशेषण वाला ।
विचीत, (त्रि.) बहुत घासवाला देश ।	विशिष्टाद्वैत, (न.) एक सिद्धान्त जो अनादि काल से प्रवृत्त है । बीच में अनेक बाधयें होकर इस के कृश होने पर श्री रामानुजाचार्य द्वारा ब्रह्मसूत्रादि भाष्य द्वारा निर्णीत । इस में कार्यरूपा माया और वैसे ही जीव को कारण रूप ब्रह्म से अभिन्न और इसी कारण तीनों तत्त्व नित्य माने जाते हैं । वेदान्त-सिद्धान्त ।
विवृत, (त्रि.) विस्तृत । व्यापक ।	विशीर्ण, (त्रि.) शुष्क । सूख गया । बूढ़ा होगया ।
विवृत्ति, (स्त्री.) विस्तार । व्यपन्न ।	
विवेक, (पुं.) विचार । भेद ज्ञान ।	
विवोद्, (पुं.) जामाता । दामाद ।	
विव्वोक, (पुं.) शिरों के हाव भाव कटाक्ष । कोमलता ।	
विश, (त्रि.) प्रवेश करना ।	
विश, (पुं.) मनुष्य । बनिया ।	
विशङ्कट, (त्रि.) विशाल । लम्बा ।	
विशद, (पुं.) सफेद रङ्ग ।	
विशय, (पुं.) मंशय । शक । मीमांसा ।	



**विशुद्ध**, ( त्रि. ) निर्मल, साफ ।  
**विशुद्धि**, ( स्त्री. ) शोधन । साफ करना ।  
 दोष शून्यता ।  
**विशुद्धल**, ( त्रि. ) परिपाटी से रहित ।  
**विशेष**, ( त्रि. ) विलक्षण । बहुत । अधिक ।  
 ( पुं. ) विवेक । अन्तर । चिह्न विशेष ।  
 विशेष सम्पत्ति । विशेषत्व । विलक्षणत्व ।  
 रम्यावस्था में विशेष शोच्य अथवा सुधार  
 की दशा । अह्न । जाति । प्रकार । रीति ।  
 सर्वोत्तमता । व्याकृत्य । माथे का तिलक ।  
 टीका । अलङ्कार विशेष । वैशेषिक दर्शन  
 के सात पदार्थों में से एक ।  
**विशेषक**, ( पुं. ) माथे पर लगाया गया  
 तिलक । ( त्रि. ) अधिक करने वाला ।  
 तीन । ( न. ) तीन श्लोकों का एक वाक्य ।  
**विशेषगुण**, ( पुं. ) वैशेषिक दर्शन में वर्णित  
 गुण विशेष ।  
**विशेषण**, ( न. ) जिसके द्वारा विशेष्य  
 निरूपण किया जाय । गुण रूप आदि का  
 बताने वाला शब्द ।  
**विशेषविधि**, } ( पुं. ) नियम विशेष ।  
**विशेषशास्त्र**, } ( न. ) ग्रन्थ विशेष ।  
**विशेषित**, ( त्रि. ) निजी गुण रूपादि दि-  
 खत्या गुण विशेषण युक्त किया हुआ ।  
 फाड़ा गया । फर्क किया गया ।  
**विशेषोक्त**, ( स्त्री. ) विशेष वचन । अर्थ  
 सम्बन्धी अलङ्कार विशेष । बढ़कर कहना ।  
**विशोक**, ( पुं. ) अशोक का पेड़ । ( त्रि. )  
 शोक से रहित ।  
**विशोधनी**, ( स्त्री. ) वज्रदन्ती । ( त्रि. )  
 शोधन करने वाली ।  
**विश्रयान**, } ( न. ) दान । देना । वितरण  
**विश्रायान**, } करना । बौटना । प्रतिपादन करना ।  
**विश्रब्ध**, ( त्रि. ) विश्वस्त । शान्त । अनुद्धत ।  
 गाढ़ ।  
**विश्रम**, } ( पुं. ) विराम । आराम । किसी  
**विश्राम**, } वर्तमान क्रिया का अवसान ।

**विश्रम्भ**, ( पुं. ) विश्वास । प्रत्यय । खेल  
 सम्बन्धी विवाद । वध ।  
**विश्राव**, ( पुं. ) प्रातिह्वि । ख्याति ।  
**विश्रुत**, ( पुं. ) विख्यात । प्रसिद्ध ।  
**विश्लिष्ट**, ( त्रि. ) विमुक्त । विच्छेदा हुआ ।  
 टीला ।  
**विश्व**, ( न. ) जगत् । संसार । ( पुं. )  
 जीवात्मा । ( त्रि. ) समस्त ।  
**विश्वकर्मन्**, ( पुं. ) सूर्य । देवशिल्पी । मुनि  
 विशेष । परमात्मा ।  
**विश्वकर्मन्**, ( पुं. ) विश्वकर्मा । परमेश्वर ।  
**विश्वकोषु**, ( पुं. ) अग्निरुद्ध ।  
**विश्वक्सेन**, } ( पुं. ) विष्णु । श्रीवैकुण्ठ में  
**विष्वक्सेन**, } नित्यसूरि श्रीविष्णु के  
 सेनापति ।  
**विश्वच**, } ( अन्व. ) सर्वत्र । सब ओर ।  
**विष्वच**, } ( त्रि. ) विश्वगामी ।  
**विश्वधारिणी**, ( स्त्री. ) पृथिवी । संसार को  
 धारण करने वाली ।  
**विश्वप्सन**, ( पुं. ) अग्नि । चन्द्रमा ।  
 देवता । विश्वकर्मा ।  
**विश्वम्भर**, ( पुं. ) जगत्पालक । इन्द्र ।  
 विष्णु ।  
**विश्वरेतसु**, ( पुं. ) ब्रह्मा । भगवान् ।  
 विष्णु ।  
**विश्ववेदसु**, ( पुं. ) इन्द्रादि देवगण ।  
**विश्वसृज्**, ( पुं. ) ब्रह्मा । परमात्मा ।  
**विश्वस्त**, ( त्रि. ) विश्वासपात्र ।  
**विश्वस्ता**, ( स्त्री. ) विधवा स्त्री । विश्वास-  
 पात्र स्त्री ।  
**विश्वार्ची**, ( स्त्री. ) एक अम्सरा ।  
**विश्वात्मन्**, ( पुं. ) विष्णु । नारायण ।  
**विश्वानर**, ( पुं. ) सावित्री की उपाधि ।  
**विश्वामित्र**, ( पुं. ) गाधिपुत्र । ऋषि विशेष ।  
 एक राजा ।  
**विश्वाराज्**, ( पुं. ) विश्वों का अधिपति ।  
 परमेश्वर ।  
**विश्वावसु**, ( पुं. ) एक गन्धर्व ।

विश्वास, ( पुं. ) प्रत्यय । भरोसा । श्रद्धा ।  
 विश्वेदेव, ( पुं. ) आद्य में पूजे जाने वाले  
 दस देवता । आग ।  
 विश्वेश, ( पुं. ) जगत्पति । विष्णु और  
 शिव ।  
 विष्, ( क्रि. ) फैलना । खाना । जाना ।  
 घेरना । पृथक् करना । उड़ेलना ।  
 छिड़कना ।  
 विष्, ( स्त्री. ) विष्ठा । फैलाव । लड़की ।  
 विष, ( न. ) कमल की केसर । मृणाल ।  
 वत्सनाभ विष । जल ।  
 विषकराठ, ( पुं. ) शिव ।  
 विषघ्न, ( पुं. ) शिरीष वृक्ष । घी । बहेड़ा ।  
 ( त्रि. ) विष को दूर करने वाला । वच  
 औषधि ।  
 विषज्वर, ( पुं. ) महिष । भैसा । ज्वर  
 विशेष ।  
 विषण्ड, ( न. ) मृणाल ।  
 विषदन्तक, ( पुं. ) सर्प ।  
 विषधर, ( पुं. ) सांप ।  
 विषम, ( त्रि. ) अयुग्म । ऊंचा नीचा ।  
 दारुण । ( न. ) सङ्कट । एक प्रकार का पक्ष ।  
 विषमच्छद, ( त्रि. ) सप्तच्छद ।  
 विषमज्वर, ( पुं. ) ज्वर विशेष । मलेरिया  
 बुखार । वह ज्वर जिसका समय  
 नियत्र न हो ।  
 विषमनयन, ( पुं. ) महादेव ।  
 विषमस्थ, ( त्रि. ) सङ्कटपक्ष । ऊंची नीची  
 भूमि में ठहरने वाला ।  
 विषमशिष्ट, ( न. ) अनुचित शासन ।  
 विषमाथुध, ( पुं. ) कामदेव ।  
 विषय, ( पुं. ) इन्द्रियों के कर्म, देखना  
 सुनना आदि । निबन्ध । वस्तु । पदार्थ ।  
 स्थान । जगह ।  
 विषयिन्, ( न. ) ज्ञान । ज्ञानेन्द्रिय । ( पुं. )  
 राजा । कामदेव । ( त्रि. ) विषयों ।  
 विषयों में फैसा हुआ ।

विषलता, ( स्त्री. ) इन्द्रवारुणी बेल ।  
 विषविद्या, ( स्त्री. ) विष दूर करने की  
 विद्या ।  
 विषवैद्य, ( पुं. ) विष दूर करने की  
 विद्या जानने वाला ।  
 विषाण, ( न. ) सींग । हाथी और सूअर  
 का दांत । क्षीरकाकोली । कोढ़ की दवा ।  
 विषाद, ( पुं. ) अक्साद । दुःख ।  
 विषान्तक, ( पुं. ) शिव । ( त्रि. ) विष दूर  
 करने वाला ।  
 विषाराति, ( पुं. ) विषशत्रु । भद्रस ।  
 विषास्य, ( पुं. ) सांप जिसके छेद में विष  
 हो । दुष्ट ।  
 विषु, ( अव्य. ) बराबरी । समान रूप वाला ।  
 विषुव, ( न. ) समय विशेष । जब रात दिन  
 समान होते हैं ।  
 विष्क, ( क्रि. ) बच करना ।  
 विष्कम्भ, ( पुं. ) सूर्य, चन्द्रमा के एकत्र  
 होने का योग विशेष । विस्तार । रोक ।  
 नष्टक का एक अङ्ग । योगियों का  
 एक बन्ध । द्वार का वेड़ा । स्वम्भा । वृक्ष  
 विशेष ।  
 विष्टप, ( न. ) युक्त्व । लोक ।  
 विष्टब्ध, ( त्रि. ) प्रतिबद्ध । सकाहुश्रा ।  
 विष्टम्भिन्, ( त्रि. ) रोकने वाला ।  
 विष्टर, ( पुं. ) कुरासन । वृक्ष भेद ।  
 विष्टरश्रवस्, ( पुं. ) विष्णु ।  
 विष्टि, ( स्त्री. ) मजूरी । किराया । भाड़ा ।  
 बेगार । नरकवास ।  
 विष्टा, } ( स्त्री. ) पुरीष । मल ।  
 विष्टा, }  
 विष्णु, ( पुं. ) व्यापक । नारायण । बह्नि ।  
 शुद्ध । साफ़ । वासुदेव । एक स्मृतिकार  
 का नाम । श्रवण नक्षत्र ।  
 विष्णुगुप्त, ( पुं. ) चाणक्य परिद्धत ।  
 विष्णुतैल, ( न. ) तैल विशेष ।  
 विष्णुपद, ( न. ) आकाश ।

विष्णुपदी, ( स्त्री. ) गङ्गा । सूर्य का वृष, सिंह, वृश्चिक और कुम्भ राशि पर गमन ।  
 विष्णुपुराण, ( न. ) अष्टादश पुराणों में से एक ।  
 विष्णुमाया, ( स्त्री. ) अविद्या शक्ति । दुर्गा ।  
 विष्णुरथ, ( पुं. ) गरुड़ ।  
 विष्णुराज, ( पुं. ) परीक्षित नाम का राजा ।  
 विष्णुकार, ( पुं. ) धनुष का टङ्कार ।  
 विष्य, ( त्रि. ) विषवध्य ।  
 विष्वाण, ( न. ) भोजन । आहार ।  
 विष, ( न. ) मृगाल ।  
 विस्, ( क्रि. ) छोड़ना ।  
 विसंवाद, ( पुं. ) ठगना । उल्टा सीधा कथन ।  
 विसकुसुम, ( न. ) पद्म ।  
 विसङ्कट, ( पुं. ) सिंह । इन्द्रदी का पेट ।  
 विसनाभि, ( स्त्री. ) पद्मिनी और पद्मों का समूह ।  
 विसर, ( पुं. ) समूह । विस्कार ।  
 विसर्ग, ( पुं. ) दान । त्याग । मोक्ष । प्रलय ।  
 विसर्जन, ( न. ) त्याग । प्रेरण ।  
 विसर्पण, ( न. ) असार । फैलाव ।  
 विसिनी, ( स्त्री. ) पद्मलता ।  
 विसूचिका, ( स्त्री. ) इस नाम का एक रोग । हैजा ।  
 विसृत, ( त्रि. ) फैला हुआ ।  
 विसृज्य, ( त्रि. ) विसरण शील ।  
 विसर्ग, ( त्रि. ) फैलने वाला ।  
 विसृष्ट, ( त्रि. ) प्रेरित । क्षिप्त ।  
 विस्त, ( पुं. न. ) सोने की मोहर । अस्सी रत्ती की तौल ।  
 विस्तार, ( पुं. ) विटप । शाखाओं का फैलाव ।  
 विस्तीर्ण, ( त्रि. ) विशाल । फैला हुआ ।  
 विस्फुलिङ्ग, ( पुं. ) एक प्रकार का विष । आग की चिनगारी ।

विस्फोट, ( पुं. ) फोड़ा विशेष ।  
 विस्मय, ( पुं. ) आश्चर्य ।  
 विस्मापात, ( पुं. ) इन्द्रजाल का खेल । कामदेव ( न. ) गन्धर्वों का नगर ।  
 विस्मिन, ( त्रि. ) आश्चर्यान्वित ।  
 विस्मृत, ( त्रि. ) भूल गया ।  
 विस्मृति, ( स्त्री. ) भूलना ।  
 विस्त्र, ( न. ) कच्ची गन्धि ।  
 विस्त्रगन्धि, ( पुं. ) हरताल ।  
 विस्त्रम्भ, ( पुं. ) विश्वास । प्रत्यय ।  
 विस्त्रमिन्, ( त्रि. ) विश्वासी ।  
 विस्त्रसा, ( स्त्री. ) क्षीणता । बुढ़ाई ।  
 विहग, ( पुं. ) आकाश में उड़ने वाला पक्षी ।  
 विहङ्गम, ( पुं. ) आकाशगामी । पक्षी ।  
 विहङ्गराज, ( पुं. ) पक्षियों का राजा । गरुड़ ।  
 विहनन, ( न. ) रुकावट । हिंसा ।  
 विहर, ( पुं. ) वियोग । विछोह ।  
 विहसित, ( न. ) मध्यम हास्य ।  
 विहस्त, ( त्रि. ) विकल । पण्डित । चतुर ।  
 विहापित, ( न. ) छुड़ाया गया । दान ।  
 विहायस्, ( पुं. न. ) आकाश । पक्षी ।  
 विहार, ( पुं. ) भ्रमण । लीला । बौद्धों का मन्दिर ।  
 विहित, ( त्रि. ) अनुसार । कृत । बोधित ।  
 विहीन, ( त्रि. ) त्यक्त । रहित ।  
 विह्वल, ( त्रि. ) विलीन । घबराया हुआ ।  
 वी, ( क्रि. ) चाहना । उत्पन्न करना । फैलना । फैकना । खाना ।  
 वीकाश, } देखो विकाश ।  
 विकाश, }  
 वीक्षण, ( न. ) नेत्र । आंख । देखना ।  
 वीचि, } ( पुं. स्त्री. ) तरङ्ग । लहर । अक्-  
 वीची, } काश । थोड़ा । फिरना । हर्ष ।  
 वीचिमालिन्, ( पुं. ) समुद्र ।

वीज्, ( क्रि. ) पक्का करना ।  
 वीज ( बीज ), ( न. ) कारण । शुक्र । अङ्गुर ।  
 अव्यक्त गणित । मन्त्र विशेष । धान्य  
 आदि का फल आदि ।  
 वीजकोष ( बीजकोष ), ( पुं. ) वरारक ।  
 कौड़ी । पद्मबीज का आश्रय ।  
 वीजगर्भ ( बीजगर्भ ), ( पुं. ) पटोल ।  
 वीजन, ( न. ) पक्का । चामर । चमर । वल्ल ।  
 ( पुं. ) चक्रवाक ।  
 वीजसञ्चय ( बीजसञ्चय ), ( सं. ) बहुत  
 से बिया ।  
 वीजसू ( बीजसू ), ( पुं. ) पृथिवी ।  
 वीजिन् ( बीजिन् ), ( पुं. ) उत्पादक ।  
 ( त्रि. ) बीज वाला ।  
 वीज्य, ( त्रि. ) कुलीन ।  
 वीटि, } ( स्त्री. ) पान की वीडि ।  
 वीटी, }  
 वीणा, ( स्त्री. ) वीन ।  
 वीतशोक, ( पुं. ) जिसका सोच दूर हो गया  
 हो । योगी । उदासीन । अशोक का  
 पेड़ । ( त्रि. ) शोक रहित ।  
 वीति, ( स्त्री. ) गति । दीप्ति । खाना और  
 भोगना । ( पुं. ) घोड़ा ।  
 वीतिहोत्र, ( पुं. ) वह्नि । आग । सूर्य ।  
 वीथि, } ( स्त्री. ) पंक्ति । श्रेणी । गली ।  
 वीथी, } नाटक का देखने योग्य एक अङ्क ।  
 वीध्र, ( त्रि. ) निर्मल । साफ । ( पुं. )  
 आकाश । वायु ।  
 वीनाह, ( पुं. ) ढकना । पाट ।  
 वीप्सा, ( स्त्री. ) व्याप्ति । फैलाव । बड़ी  
 इच्छा ।  
 वीर, ( न. ) कमल मूल । काञ्ची । उशीर ।  
 मिरच । ( त्रि. ) बहादुर । शूर । ( नं. )  
 कुलाचार ।  
 वीरण, ( न. ) उशीर अर्थात् खस ।  
 चन्दन ।  
 वीरपत्नी, ( स्त्री. ) शूर वीर की भार्या ।

वीरषत्रा, ( स्त्री. ) विजया । भाङ्ग ।  
 वीरपान, } ( न. ) मदिरा पान ।  
 वीरपाण, }  
 वीरभद्र, ( पुं. ) अश्वमेध का घोड़ा । ( न. )  
 वीरण ।  
 वीरसू, ( स्त्री. ) वीर की माँ ।  
 वीरसेन, ( पुं. ) राजा नल का पिता ।  
 वीरहन्, ( पुं. ) अग्नि होत्र छोड़ने वाला  
 ब्राह्मण । नष्टाग्नि विप्र ।  
 वीरा, ( स्त्री. ) आमलकी । क्षीरकाकोली ।  
 पति पुत्र सहिता स्त्री । रम्भा । महाराता-  
 वरी । धृतकुमारी । अतिविष । दाख ।  
 वीराशंसन, ( न. ) युद्ध स्थल ।  
 वीरासन, ( न. ) आसन विशेष ।  
 वीरधू, } ( स्त्री. ) केली हुई बेल ।  
 वीरध्या, }  
 वीरेश्वर, ( त्रि. ) कारी में इस नाम का  
 एक शिव लङ्ग । महावीर । अतिबली ।  
 वीर्य्य, ( न. ) पराक्रम । बल । प्रभाव । तेज ।  
 दीप्ति ।  
 वीर्य्यवत्, ( त्रि. ) वीर्य्य वाला । बलवान् ।  
 वीविध, ( पुं. ) चावल आदि का गल्ला संग्रह ।  
 मार्ग । भार ।  
 वीवधिक, ( पुं. ) बोझा देने वाला ।  
 वीहार, ( पुं. ) विहार । क्रीडा । विलास ।  
 वृ, ( क्रि. ) ढाकना । सेवा करना । मांगना ।  
 स्वीकार करना ।  
 वृंहित, ( न. ) हाथी की चिह्नार ।  
 वृक्, ( क्रि. ) पकड़ना ।  
 वृक, ( पुं. ) भेड़िया । काक । वकवृक्ष ।  
 उदराग्नि ।  
 वृकदंश, ( पुं. ) कुत्ता ।  
 वृकधूर्त्त, ( पुं. ) गीदड़ । शृगाल ।  
 वृकोदर, ( पुं. ) भीमसेन । इनके पेट में  
 वृक अग्नि है ।  
 वृक्ण, ( त्रि. ) छिन्न । काटा हुआ ।  
 वृक्ष, ( पुं. ) कुटज वृक्ष ।

वृक्षचर, ( पुं. ) वानर । बन्दर ।  
 वृक्षच्छाया, ( न. ) बहुत से वृक्षों की छाया ।  
 वृक्षनाथ, ( पुं. ) वट वृक्ष ।  
 वृक्षमवन, ( न. ) पेड़ की खोहड़ ।  
 वृक्षवाटिका, ( स्त्री. ) घर के समीप का  
 उपवन । नज़र बाग ।  
 वृजू, ( क्रि. ) त्यागना । छोड़ना ।  
 वृजन, ( न. ) आकाश । पाप । ( पुं. )  
 केश । ( त्रि. ) टेढ़ा । तिच्छा ।  
 वृजिन, ( न. ) पाप । ( पुं. ) देश । ( त्रि. )  
 टेढ़ा ।  
 वृण, ( क्रि. ) भक्षण करना । खाना ।  
 वृत्, ( क्रि. ) होना ।  
 वृत्, ( त्रि. ) प्रार्थित । स्वीकृत ।  
 वृत्ति, ( स्त्री. ) माँगना । वेष्टन । लपेट ।  
 धेरा ।  
 वृत्त, ( न. ) गुरु का मान । दया । शीघ्र ।  
 सत्य । इन्द्रिय निग्रह । हितकर । काव्यों  
 में रति-इस प्रकार के अन्वयण । पद्य  
 विशेष । आजीविका । जीत गया । गोल ।  
 ( त्रि. ) पढ़ा हुआ । भगा हुआ । उत्पन्न  
 हुआ । ( पुं. ) दूध ।  
 वृत्तगन्धि, ( न. ) पद्य विशेष ।  
 वृत्तफल, ( न. ) मिर्च, अंनार, बेर, आमला  
 आदि गोले फल ।  
 वृत्तस्थ, ( त्रि. ) अच्छे आचरण वाला ।  
 सदैवचारी ।  
 वृत्तसप्त, ( पुं. ) संवाद । हाल । समाचार ।  
 वृत्ति, ( स्त्री. ) स्थिति । आजीविका ।  
 परिवर्तन विशेष । बर्ताव । जीविका ।  
 वृत्र, ( पुं. ) अन्धकार । वैरी । विश्वकर्मा  
 का पुत्र । दैत्य विशेष । मेघ । पर्वत विशेष ।  
 मन्त्र । शब्द ।  
 वृत्रहन्, ( पुं. ) इन्द्र ।  
 वृथा, ( अव्य. ) निरर्थक ।  
 वृथादान, ( न. ) विधि पूर्वक न दिना हुआ  
 दान ।

वृथामांस, ( न. ) देवदेश्य से न मारे  
 गये पशु का मांस ।  
 वृद्ध, ( न. ) मन्थ द्रव्य विशेष । ( पुं. )  
 • वृक्ष विशेष । ( त्रि. ) बूढ़ा । बढ़ती  
 वृद्धि । पण्डित ।  
 वृद्धप्रपितामह, ( पुं. ) दादा का बाप ।  
 वृद्धश्रवस्, ( पुं. ) इन्द्र ।  
 वृद्धा, ( स्त्री. ) बूढ़ी ।  
 वृद्धि, ( स्त्री. ) अभ्युदय । बढ़ती ।  
 वृद्धिजीविका, ( स्त्री. ) सूद खोरी ।  
 वृद्धिश्राद्ध, ( न. ) मङ्गल श्राद्ध । नान्दी  
 पास श्राद्ध । आभ्युदधिक श्राद्ध ।  
 वृद्ध्याजीव, ( त्रि. ) व्याज की आय पर  
 जीने वाला ।  
 वृध, ( क्रि. ) चमकना । बढ़ना ।  
 वृन्त, ( न. ) फल और पत्तों का बन्धन ।  
 वृन्ताक, ( पुं. स्त्री. ) भटा । बैंगन ।  
 वृन्द, ( न. ) समूह । दस अरब की संख्या ।  
 वृन्दा, ( स्त्री. ) तुलसी । राधिका ।  
 वृन्दाशक, ( पुं. ) देवता । ( त्रि. ) मुख्य ।  
 सुन्दर । मंगोहर ।  
 वृन्दायन, ( पुं. ) मथुरा के पास कुण्ड का  
 क्रीड़ा स्थल-पैष्णवों का तीर्थ विशेष ।  
 वृन्दिष्ट, ( त्रि. ) विशेष मुख्य ।  
 वृश्चिक, ( पुं. ) बिच्छू । मेघ से आठवीं  
 राशि । औषधि ।  
 वृष, ( क्रि. ) सींचना । उत्पादन शक्ति का  
 होना ।  
 वृष, ( पुं. ) बैल । मेघ से दूसरी राशि । पुरुष  
 विशेष । इन्द्र । धर्म । सींग वाला । चूड़ा ।  
 शत्रु । कामदेव । बलवान् । ऋषभ नाम  
 दवा । मोर पुच्छ ।  
 वृषण, ( पुं. ) अण्ड कोष । पेलहर ।  
 वृषदंशक, ( पुं. ) चूहे खाने वाला ।  
 विद्या । विडाल ।  
 वृषध्वज, ( पुं. ) शिव ।  
 वृषन्, ( पुं. ) इन्द्र । कर्ण । बैल । घोड़ा ।

**वृषपर्वन्**, ( पुं. ) शिव । दैत्य विशेष ।  
**वृषभ**, ( पुं. ) बैल । कान का छेद । औषधिवि. ।  
 श्रीवेङ्कट पर्वत जो दक्षिण में प्रधान तीर्थ है ।  
**वृषभगति**, ( पुं. ) शिव ।  
**वृषभानु**, ( पुं. ) एक गोपुं का नाम जो राधिका जी के पिता थे ।  
**वृषल**, ( पुं. ) शूद्र । गाजर । घोड़ा । अधर्मी । राजा चन्द्र गुप्त ।  
**वृषली**, ( स्त्री. ) शूद्र की स्त्री । कन्या जो विवाहिता होने के पूर्वही ऋतु मती होगयी हो ।  
**वृषलोचन**, ( पुं. ) भूसा । बैल की आँखें । ( त्रि. ) बैल की आँखों वाला ।  
**वृषवाहन**, ( पुं. ) शिव ।  
**वृषस्यन्ती**, ( स्त्री. ) कम्बुकी । कामसुरा स्त्री ।  
**वृषाकपायी**, ( स्त्री. ) स्वाहा । शची । गौरी । लक्ष्मी । जीवन्ती ।  
**वृषाकपि**, ( पुं. ) महादेव । विष्णु । अग्नि । इन्द्र ।  
**वृषाकर**, ( पुं. ) बलवर्द्धक । उर्द ।  
**वृषाङ्ग**, ( पुं. ) शिव ।  
**वृषि**, } ( स्त्री. ) व्रती के लिये कुशासन  
**वृषी**, } विशेष ।  
**वृषोत्सर्ग**, ( पुं. ) साण्ड बनाना । मरे हुए के नाम पर बछड़े को दाग कर छोड़ना ।  
**वृष्टिं**, ( स्त्री. ) वर्षा ।  
**वृष्टिभू**, ( पुं. ) मँडक । ( त्रि. ) वर्षा में हुआ ।  
**वृष्टिण**, ( पुं. ) यादवों का नाम । श्रीकृष्ण । बादल ।  
**वृष्टिगर्भ**, ( पुं. ) श्रीकृष्ण ।  
**वृह** ( वृह ), ( क्रि. ) चमकना । शब्द करना । बढ़ाना ।  
**वृहत्** ( वृहत् ), ( त्रि. ) बड़ा ।  
**वृहती** ( वृहती ), ( स्त्री. ) नारद की वीणा । ३६ की संख्या । लवाद । चादर । बाणी । कण्डियारी । एक छन्द जिसका पाद नौ अक्षरों का होता है ।

**वृहद्भानु** ( वृहद्भानु ), ( पुं. ) सूर्य । चित्रक का पेड़ ।  
**वृहतीपति** ( वृहतीपति ), ( पुं. ) बृहस्पति ।  
**वृहस्पति** ( वृहस्पति ), ( पुं. ) वाणी का स्वामी । देव गुरु ।  
**वृ**, ( क्रि. ) स्वीकार करना । वरण करना ।  
**वृङ्कट**, ( पुं. ) पर्वत ।  
**वृङ्कटेश**, ( पुं. ) विष्णु का रूप विशेष । श्रीनिवास ।  
**वेग**, ( पुं. ) प्रवाह । गति । तेज ।  
**वेगिन्**, ( पुं. ) बाज पक्षी । ( त्रि. ) वेग वाला ।  
**वेचा**, ( स्त्री. ) भाड़ा । किराया ।  
**वेण**, } ( स्त्री. ) बाजे पर नाचना । जाना ।  
**वेन्**, } जानना । विचारना । लेना । देखना । प्रशंसा करना ।  
**वेण**, ( पुं. ) वर्षी सङ्कर । पृथु राजा का पिता ।  
**वेणी**, } ( स्त्री. ) स्त्रियों के सिर के केशों  
**वेणी**, } की ग्रन्थि । जोटी । जल की धार । दो या अधिक नदियों का सङ्गम । यमुना गङ्गा और सरस्वती का सङ्गम स्थल ।  
**वेणीर**, ( पुं. ) नीम का पेड़ ।  
**वेणु**, ( पुं. ) बाँस । बैसी ।  
**वेणुज**, ( पुं. ) चावल विशेष । जिसका आकार जौ जैसा होता है ।  
**वेणुधम**, ( पुं. ) बैसी बजाने वाला ।  
**वेणुवाद**, ( त्रि. ) वेणुवादक । बैसी बजाने वाला ।  
**वेतन**, ( न. ) किये हुए काम की नियत मजदूरी । तनख्वाह ।  
**वेतनादान**, ( न. ) व्यवहार विशेष । तनख्वाह लेना । नियत द्रव्य लेना ।  
**वेतसू**, ( पुं. ) वैत । एक वृक्ष ।  
**वेताल**, ( पुं. ) मल्ल । भूताधिष्ठित शव । शिव जी का एक गण । द्वारपाल ।



वेत्, ( त्रि. ) जानने वाला । उठाने वाला ।  
पाने वाला ।  
वेत्र, ( पुं. ) बैत ।  
वेत्रधर, ( पुं. ) द्वारपाल । छड़ीदार ।  
वेत्रचर्त्री, } ( स्त्री. ) नदी विशेष ।  
वेत्राचर्त्री, }  
वेत्रासन, ( न. ) मूढ़ा । कुर्सी । चटाई ।  
वेद्, ( न. ) विष्णु । ज्ञान । संहिता विशेष ।  
वेद्गर्भ, ( पुं. ) हिरण्य गर्भ ।  
वेदन, ( न. ) ज्ञान । सुख दुःखादि का  
अनुभव । विवाह । धन । सम्पत्ति । दान ।  
शूद्रा स्त्री के साथ उच्चवर्ण का विवाह ।  
वेदपारग, ( पुं. ) समस्त वेदों को जानने  
वाला ।  
वेदमातृ, ( स्त्री. ) गायत्री महा मन्त्र ।  
वेदचिद्, ( पुं. ) विष्णु । ( त्रि. ) वेद को  
जानने वाला ।  
वेदव्यास, ( पुं. ) पराशर पुत्र । सत्यवती  
गर्भ सम्भूत हृन्नि विशेष । शुक देव के पिता ।  
वेदस्, ( पुं. ) जानने वाला ।  
वेदाङ्ग, ( न. ) वेदों के अङ्ग । ज्ञान-शिक्षा,  
कल्प, व्याकरण, निरुक्त, छन्द और उद्योतिष ।  
वेदादि, ( पुं. ) प्रणव । आङ्गार ।  
वेदान्त, ( पुं. ) तत्त्वज्ञान का प्रधान शास्त्र ।  
वेदाधिप, ( पुं. ) वेद के स्वामी । यथा  
ऋग्वेद के बृहस्पति, यजुर्वेद के शुक,  
सामवेद के मङ्गल, अथर्व के बुध ।  
विष्णु ।  
वेदान्तिन, ( त्रि. ) वेदान्त दर्शन का जानने  
वाला ।  
वेदाभ्यास, ( पुं. ) वेद का पढ़ना ।  
वेदि, ( स्त्री. ) साफ की गई भूमि । ( पुं. )  
पण्डित ।  
वेदिजा, ( स्त्री. ) ब्रौपदी ।  
वेदित्, ( त्रि. ) ज्ञाता । जानने वाला ।  
वेदिन्, ( पुं. ) पण्डित । हिरण्यगर्भ ( त्रि. )  
जानने वाला ।

वेध, ( पुं. ) बाँधना । वेधना ।  
वेधक, ( न. ) कपूर । धनियां ( त्रि. )  
वेधने वाला ।  
वेधस्, ( पुं. ) हिरण्य गर्भ । विष्णु । सूर्य ।  
पण्डित । ब्रह्मा । बनाने वाला ।  
वेधित, ( पुं. ) वेधा गया । छिद्रित ।  
वेधिनी, ( स्त्री. ) जाँक ।  
वेप्, ( कि. ) काँपना ।  
वेपथु, ( पुं. ) काँपना । हिलना ।  
वेपन, ( न. ) हिलना ।  
वेम, ( पुं. ) घुने का ढण्डा ।  
वेल्, ( कि. ) चलना । हिलना ।  
वेल्, ( न. ) उपवन । काल ।  
वेल्, ( स्त्री. ) समुद्र का तट ।  
वेल्, ( कि. ) हिलाना ।  
वेल्ज, ( पुं. ) मिरच ।  
वेल्न, ( न. ) घोड़े आदि का जमीन पर  
लोट लगाना । रोड़ी आदि बेखाने का काठ  
का टुकड़ा ।  
वेवी, ( कि. ) चाहना । फेंकना । फैलना ।  
खाना ।  
वेश, ( पुं. ) सजावट का कार्य । वेश्यःगृह ।  
प्रवेश ।  
वेशधारिन्, ( पुं. ) कपटी । दम्भी ।  
वेशन्त, ( पुं. ) छोटा ताल । अग्नि ।  
वेशमन्, ( न. ) गृह । घर ।  
वेशमभू, ( स्त्री. ) घर बनाने योग्य स्थान ।  
वेश्य, ( न. ) कान का पलड़ा । पगड़ी ।  
पेटा । प्राचीर । ( पुं. ) घेरा ।  
वेश्या, ( स्त्री. ) रखड़ी ।  
वेधित, ( त्रि. ) प्राचीर से घिरा हुआ । रुका  
हुआ ।  
वेस्, ( कि. ) जाना ।  
वेसन, ( न. ) चने का आटा ।  
वेहार, ( पुं. ) देश विशेष ।  
वे, ( अव्य. ) अनुनय । पाद को पूर्ण करता  
है । निश्चय । सम्बंधन ।

वैकक्ष, ( न. ) हार विशेष ।  
 वैकङ्कत, ( पुं. ) वृक्ष विशेष ।  
 वैकल्पिक, ( त्रि. ) दो में से एक ।  
 वैकल्य, ( न. ) घबराहट ।  
 वैकुराठ, ( पुं. ) विष्णु । गरुड़ । इन्द्र ।  
 वैकृत, ( न. ) विकार । परिवर्तन ।  
 वैखरी, ( स्त्री. ) कण्ठ्य आदि अक्षरों से बना शब्द विशेष ।  
 वैखानस, ( पुं. ) वानप्रस्थ ।  
 वैगुण्य, ( न. ) विगाड़ना । अन्याय । अपूर्णता ।  
 वैचित्र्य, ( न. ) विलक्षणता ।  
 वैजयन्त, ( पुं. ) इन्द्र प्रासाद । दैत्य विशेष । पताका ।  
 वैजिक, ( न. ) सुहांजन का तेल । कारण । ( त्रि. ) बीज सम्बन्धी ।  
 वैज्ञानिक, ( पुं. ) निपुण । विशेष ज्ञानी । विज्ञान वेत्ता ।  
 वैडालव्रत, ( न. ) दम्भ युक्त व्रत । कपटाचार ।  
 वैणव, ( न. ) बाँस का फल । ( त्रि. ) बाँस सम्बन्धी ।  
 वैणविक, ( त्रि. ) वंशी बजाने वाला ।  
 वैणिक, ( त्रि. ) बीन बजाने वाला ।  
 वैण्य, } ( पुं. ) राजा पृथु ।  
 वैन्य, }  
 वैतंसिक, ( त्रि. ) व्याधा । शिकारी ।  
 वैतनिक, ( त्रि. ) वेतन लेकर काम करने वाला ।  
 वैतरिणी, } ( स्त्री. ) यमुना नदी के नगर  
 वैतरिणि, } के समीप की एक नदी ।  
 वैतानिक, ( पुं. ) वेद विधि के अनुसार अग्नि स्थापन ।  
 वैतालिक, ( त्रि. ) भाट । वन्दी ।  
 वैतालीय, ( पुं. ) छन्द विशेष ।  
 वैदग्ध्य, ( न. स्त्री. ) चातुर्य ।  
 वैदर्भ, ( पुं. ) विदर्भ देश का राजा भीष्मक, जिसकी कन्या रुक्मिणी थी और पुरंजनी आदि ।

वैदर्भी, ( स्त्री. ) रचना विशेष । रुक्मिणी । दमयन्ती । पुरंजनी ।  
 वैदिक, ( पुं. ) वेदज्ञ ब्राह्मण ।  
 वैदुष्य, ( न. ) पाण्डित्य ।  
 वैदूर्य, ( न. ) माणिक्य विशेष ।  
 वैदेह, ( पुं. ) बनियां । शूद्र पुरुष और वैश्य । स्त्री से उत्पन्न जाति विशेष । राजा जनक ।  
 वैदेही, ( स्त्री. ) सीता । राम पत्नी । हल्दी । मद्य । बनीनी ।  
 वैद्य, ( पुं. ) चिकित्सक ।  
 वैद्यक, ( न. ) चिकित्सा ग्रन्थ या शास्त्र ।  
 वैद्य, ( त्रि. ) विधान किया हुआ ।  
 वैधात्र, ( पुं. ) सनत्कुमार आदि मुनि विशेष ।  
 वैधृति, ( पुं. ) धैर्य गह्वर । योग विशेष ।  
 वैधेय, ( त्रि. ) मूर्ख ।  
 वैधर्म, ( न. ) विरुद्ध धर्म । विरुद्ध लक्षण ।  
 वैधव्य, ( न. ) रणडापा ।  
 वैनतेय, ( पुं. ) गरुड़ । अरुण ।  
 वैनरिक, ( त्रि. ) शास्त्र ज्ञान से नम्रभूत ।  
 वैनाशिक, ( पुं. ) बौद्धों का शास्त्र । ( त्रि. ) बौद्धों के शास्त्र को जानने वाला ।  
 वैपरीत्य, ( न. ) उलटापन ।  
 वैभव, ( न. ) विभूति । ऐश्वर्य ।  
 वैभ्राज, ( न. ) देवताओं का उपवन ।  
 वैमुख्य, ( न. ) विमुखता ।  
 वैमात्र, ( पुं. ) सौतेली मां की सन्तान ।  
 वैयाकरण, ( त्रि. ) व्याकरण जानने वाला ।  
 वैयाघ्र, ( पुं. ) भेड़िये की खाल से ढकी गाड़ी ।  
 वैयाघ्रपद्य, ( पुं. ) गोत्र के चलाने वाले एक मुनि ।  
 वैयात्य, ( न. ) निर्लज्जता ।  
 वैयासिक, ( पुं. ) शुकदेव ।  
 वैर, ( न. ) विरोध ।  
 वैरकर, ( त्रि. ) विरोधी ।  
 वैरकथ, ( न. ) विराग ।  
 वैरनिर्यातन, ( न. ) प्रतीकार ।

वैराग्य, ( न. ) त्याग ।  
 वैरिन्, ( त्रि. ) दुश्मन । वैरी ।  
 वैरूप्य, ( न. ) विरूपता । कुरूप ।  
 वैलक्षण्य, ( न. ) विलक्षणता ।  
 वैलक्ष्य, ( न. ) लज्जा ।  
 वैवधिक, ( त्रि. ) दूकानदार । हल्कारा ।  
 वैवर्ण्य, ( न. ) मैलापन । रङ्ग का बदलाव ।  
 वैवस्वत, ( पुं. ) यमराज । सद्र विशेष ।  
 वैवाहिक, ( त्रि. ) विवाह के योग्य । ससुर ।  
 ( त्रि. ) विवाह वाला ।  
 वैशम्पायन, ( पुं. ) व्यास के एक शिष्य ।  
 वैशस, ( न. ) मारना । ( त्रि. ) मारने वाला ।  
 वैशाख, ( पुं. ) वर्ष का दूसरा मास । मथानी ।  
 धनुषों का एक प्रकार का पेटरा ।  
 वैशिष्ट्य, ( न. ) विशेष और विशेषण का  
 सम्बन्ध । भेद । अन्तर ।  
 वैशेषिक, ( न. ) कयाद मुनि प्रणीत एक  
 शास्त्र ।  
 वैशेष्य, ( न. ) भेद । विशेषत्व ।  
 वैश्य, ( पुं. ) तीसरा वर्ण । धनियाँ ।  
 वैश्यवृत्ति, ( स्त्री. ) खेती । व्यापार । गोरक्षा ।  
 वैश्वर्या, ( पुं. ) विद्या का बेटा । कुबेर ।  
 रावण ।  
 वैश्वदेव, ( पुं. ) बलि विशेष ।  
 वैश्वानर, ( पुं. ) अग्नि विशेष जो मनुष्यों के  
 पेट में रहता है । चित्रक वृक्ष । सामवेद  
 की एक शाखा ।  
 वैषम्य, ( न. ) वैलक्षण्य । असमानता ।  
 वैषयिक, ( त्रि. ) शब्द आदि से उत्पन्न ।  
 छल विशेष ।  
 वैष्णव, ( त्रि. ) विष्णु भक्त । जिसने विधि  
 पूर्वक विष्णु की दीक्षा ली हो ।  
 वैसारिण, ( पुं. ) मच्छ ।  
 वैहासिक, ( पुं. ) विदूषक । मसखरा ।  
 वादु, ( पुं. ) एक मुनि ।  
 वादृ, ( त्रि. ) वाहक । उठाने वाला । ( पुं. )  
 वर । ( त्रि. ) बोझा ढोने वाला । मूर्ख ।

व्यंसक, ( पुं. ) धूर्त । ठग । नटखट ।  
 व्यंसित, ( पुं. ) वञ्चित । ठगा हुआ ।  
 व्यङ्ग, ( त्रि. ) स्फुट । प्रकाशित । देखने  
 योग्य । प्राज्ञ । स्थूल । ( पुं. ) मोटा ।  
 व्यङ्गि, ( स्त्री. ) प्रकाश । जन । पृथक् पृथक् ।  
 व्यग्र, ( त्रि. ) व्याकुल । बहुत फंसा हुआ ।  
 व्यङ्ग, ( त्रि. ) विकलाङ्ग । अङ्ग से हीन । लङ्गड़ा ।  
 कुहासा । गाल पर काले काले तिल या धब्बे ।  
 व्यङ्ग्य, ( न. ) व्यङ्गना वृत्ति से जानने  
 योग्य अर्थ ।  
 व्यञ्जन, ( न. ) पञ्जा ।  
 व्यञ्जक, ( पुं. ) व्यञ्जना द्वारा बतलाने  
 वाला शब्द । ( त्रि. ) प्रकाश करने वाला ।  
 व्यञ्जन, ( न. ) भांजनीकरण ।  
 व्यञ्जित, ( त्रि. ) प्रकाशित ।  
 व्यतिकर, ( पुं. ) सम्बन्ध । व्यसन । दुःख ।  
 व्यतिक्रम, ( पुं. ) विपर्यय । उल्टा ।  
 व्यतिरिक्त, ( त्रि. ) भिन्न । पृथक् । अलग । औरा  
 व्यतिरेक, ( पुं. ) विशेष । अतिभ्रम ।  
 अभाव । विना । अर्थात्कार विशेष ।  
 व्यतिपन्न, ( त्रि. ) शया हुआ । मिला हुआ ।  
 व्यतिपन्न, ( पुं. ) परस्पर मेल ।  
 व्यतिहार, } ( पुं. ) परस्पर एक प्रकार  
 व्यतीहार, } की क्रिया । परिवर्तन ।  
 व्यतीत, ( त्रि. ) अतीत । भीता हुआ ।  
 निकला हुआ ।  
 व्यतीपात, ( त्रि. ) महोत्पात भेद । एक  
 प्रकार का बड़ा उपद्रव । ज्योतिष का एक  
 योग विशेष ।  
 व्यत्यय, ( पुं. ) व्यतिक्रम । उल्टा । उल्टाना ।  
 व्यत्यास, ( पुं. ) विपर्यय । उल्टा ।  
 व्यथ, ( त्रि. ) चलना । दुःखानुभव करना ।  
 व्यथा, ( स्त्री. ) पीड़ा रव ।  
 व्यथ, ( त्रि. ) चोट लगना ।  
 व्यथ, ( पुं. ) चोट लगाना । फाड़ना ।  
 व्यथ, ( पुं. ) दूषित मार्ग । कुपथ ।  
 व्यपदेश, ( पुं. ) कहना । संज्ञा । कापथ्य । बहाना ।

व्यपरोपण, ( न. ) छेदना । काटना ।  
 व्यपरोपित, ( त्रि. ) छिन्न । कटा हुआ ।  
 व्यपाकृति, ( स्त्री. ) निराकरण । अस्वीकृत  
 करना । छिपाना । न मानना ।  
 व्यपाश्रय, ( पुं. ) आसरा ।  
 व्यपेक्षा, ( स्त्री. ) अपेक्षा । विशेष चाह ।  
 बड़ी गरज ।  
 व्यभिचार, ( पुं. ) निन्दिता चार । दुराचार ।  
 न्याय में हेतु-दोष ।  
 व्यभिचारिण, ( पुं. ) जार पुरुष । स्थानभ्रष्ट ।  
 दुराचारी । अलङ्कार में “ निर्वेद ” आदि  
 रस का अङ्ग विशेष ।  
 व्यभिचारिणी, ( स्त्री. ) कुलटा स्त्री ।  
 व्यय, ( पुं. ) विगम । जाना । खर्च । जन्म-  
 कुण्डली में लग्न से १२ वां स्थान ।  
 व्यर्थ, ( त्रि. ) निष्प्रयोजन । विफल । निरर्थक ।  
 व्यलीक, ( न. ) अप्रिय । अचूत । भूट ।  
 व्यवकलन, ( न. ) वियोजन । विगमन ।  
 निकालना । घटाना ।  
 व्यवकलित, ( त्रि. ) घटाया गया । वियोजित ।  
 व्यवच्छिन्न, ( त्रि. ) छिन्न । कटा हुआ ।  
 विशेषण युक्त ।  
 व्यवच्छेद, ( पुं. ) अलगवाव । विशेषत्व । मोचन ।  
 व्यवधा, ( स्त्री. ) व्यवधान । अन्तर । बीच ।  
 व्यवधायक, ( त्रि. ) कर्ता । अन्तर लगाने  
 वाला । ढांकने वाला ।  
 व्यवसाय, ( पुं. ) उद्यम । अतुष्टान । अव-  
 धारण ।  
 व्यवस्था, ( स्त्री. ) शास्त्र मर्यादा । तजवीज ।  
 युक्ति ।  
 व्यवस्थित, ( त्रि. ) शास्त्र द्वारा विधान  
 किया हुआ पदार्थ । ठीक । सही ।  
 व्यवस्थितविभाषा, ( स्त्री. ) विकल्प  
 ( व्याकरण में ) ।  
 व्यवहर्तृ, ( त्रि. ) व्यवहार करने वाला ।  
 व्यवहार, ( पुं. ) पैसे का देना और लेना  
 आदि निस्तन्देह बर्ताव । आचार, निय-

मादि अठारह सम्बन्धों के अतुकूल चलना ।  
 अनेक संशय रहित मैत्री युक्त बर्ताव ।  
 ( वि-अव-हार ) जैसे—  
 “ विनानार्थेऽव सन्देहे हरयं हार उच्यते ।  
 नानासन्देहहरणाद्भवहार इति स्मृतः ॥ ”  
 व्यवहारपद, ( न. ) भगड़े का स्थान ।  
 अभियोग के योग्य । साहूकार की दूकान ।  
 व्यवहारमातृका, ( स्त्री. ) व्यवहार की  
 माता । न्यायालय । कचहरी । पञ्चायत ।  
 सभा आदि जहाँ विद्वान्, वकील आदि  
 मुखिया बैठकर न्याय दें ।  
 व्यवहारिक, ( त्रि. ) व्यवहार सम्बन्धी ।  
 लेन-देन आदि परस्पर सम्बन्ध सूचक  
 चलन या वस्तु । जैसे—बड़ा, कपड़ा  
 इत्यादि । ( पुं. ) इतद वृक्ष ।  
 व्यवहार्य, ( त्रि. ) व्यवहार के योग्य । अपने  
 दंग का । मिलाना-खलता । काम में लाने के  
 योग्य ।  
 व्यवहित, ( त्रि. ) दूर अन्तर वाला । आड़ में  
 रखा चीज । ढकी हुई ।  
 व्यवसाय, ( पुं. ) ग्राम्य धर्म । मैथुन । छिपाव ।  
 सफाई । ( न. ) तेज ।  
 व्यसन, ( न ) विपत्ति । गिरना । काम  
 और क्रोध से, उपजा दोष । मैथुन और  
 मद्यपान दोष । दैवोपद्रवादि । वह दोष  
 जिसके विना रहा न जाय जैसे—व्यभिचार,  
 भोग, गांजा आदि, जूझाँ आदि । आश्रय,  
 भगवद्भक्ति आदि ।  
 व्यस्त, ( त्रि. ) मृत । मरा हुआ ।  
 व्यस्त, ( त्रि. ) व्याकुल । विभक्त । विपरीत ।  
 उल्टा ।  
 व्याकरण, ( न. ) वह शास्त्र जिससे शब्दों  
 का विवरण भली भाँति ज्ञात होजाय ।  
 शब्द शास्त्र ।  
 व्याकुल, ( त्रि. ) षवड़ाया हुआ । विकल ।  
 व्याकृति, ( स्त्री. ) भदा रूप । प्रकाशन ।  
 व्याकरण । अधिक वर्णन करना ।

व्याकृत, ( त्रि. ) विभक्त । व्याख्या किया हुआ । भद्दी शकल किया गया ।

व्याकोश, } ( त्रि. ) फैला हुआ । खिला  
व्याकोष, } हुआ । प्रफुल्ल ।

व्याक्षिप्, ( क्रि. ) उछालना । फैलाना । खोलना ।

व्याक्षोभ, ( पुं. ) हलचल । घबराहट ।

व्याख्या, ( स्त्री. ) विस्वार से किसी विषय को सरल शब्दों में कहना । वर्णन । कथन ।

व्याख्यात, ( त्रि. ) वर्णित । कहा हुआ । व्याख्यान किया हुआ ।

व्याख्यान, ( न. ) वर्णन । वक्तृता । किसी विषय को भली भाँति खुलासा कर के पांच लक्षण गूक्त कहना । जैसे—“ पदच्छेदः पदार्थोक्तिर्विग्रहो वाक्ययोजना । आक्षेपस्य समाधानं व्याख्यानं पञ्चलक्षणम् ॥ ”

व्याघट्टन, ( न. ) मथना । परस्पर रगड़ना ।

व्याघातं, ( पुं. ) चोट । विघ्न । कपट । अर्थ सम्बन्धी एक अलङ्कार ।

व्याघ्र, ( पुं. ) बाघ । लाल एरण्ड । करञ्ज का वृक्ष ।

व्याघ्रास्य, ( पुं ) विद्यालय । बिल्हा ।

व्याज, ( पुं. ) वहना । कपट ।

व्याजनिन्दा, ( स्त्री. ) कपट निन्दा । अर्थालङ्कार विशेष ।

व्याजस्तुति, ( स्त्री. ) अर्थालङ्कार विशेष । कपट प्रशंसा ।

व्याजोक्ति, ( स्त्री. ) अर्थालङ्कार विशेष । कपट वक्तृ कहना ।

व्याङ्, ( पुं. ) मांस खाने वाले जीव जैसे बाघ बिल्ली आदि । सर्प । इन्द्र । ( त्रि. ) ठग । गुण्डा ।

व्याङ्गि, ( पुं. ) एक ग्रन्थकार । जिसने व्याकरण और कोष के एक एक ग्रन्थ रचे ।

व्याघ्र, ( पुं. ) शिकारी । बहेलिया ।

व्याधमीत, ( पुं. ) जो पारधी को देख कर डरे । हिरन । पशु आदि ।

व्याधि, ( पुं. ) रोग । बीमारी । कोढ़ का रोग । उपद्रव ।

व्याधित, ( त्रि. ) बीमार । उपद्रव युक्त ।

व्याधुत, } ( त्रि. ) काँपा हुआ । हिला हुआ ।  
व्याधूत, }

व्यान, ( पुं. ) प्राण वायु विशेष ।

व्यापक, ( त्रि. ) फैला हुआ ।

व्यापन्न, ( त्रि. ) मरा हुआ । विपत्ति में फंसा हुआ ।

व्यापाद्, ( पुं. ) हिंसा । वध । द्रोहचिन्तन ।

व्यापादन, ( न. ) मारना । दूसरे का बुरा करीना ।

व्यापार, ( पुं. ) काम । लाभ होने योग्य काम । परिश्रम । चेष्टा । उद्योग ।

व्यापारिन्, ( त्रि. ) व्यापारी । उद्यमी ।

व्यापिन्, ( त्रि. ) फैला हुआ । ( पुं. ) विष्णु ।

व्यापृत, ( त्रि. ) व्यापार वाला ।

व्याप्त, ( त्रि. ) पूर्ण । पूरा । भरा हुआ ।

व्याप्ति, ( स्त्री. ) पूर्ति—व्यापकता ।

व्याप्य, ( त्रि. ) व्याप्त होने के लायक, जैसे— शमी की लकड़ी में आग इत्यादि ।

व्याप, ( पुं. ) दोनों अुजाओं के बीच का माप विशेष ।

व्यायत, ( त्रि. ) लम्बा । चौड़ा । दूर । बहुत । ( न. ) लम्बाई । चौड़ाई ।

व्यायाम, ( पुं. ) श्रम । मेहनत । कसरत ।

व्यायोग, ( पुं. ) एक प्रकार का काव्य ।

व्याल, ( त्रि. ) दुष्ट । बुरा । निष्ठुर । ( पुं. ) दुष्ट या खूनी हाथी । सर्प । बाघ । चीता ।

राजा । छलिया । ठग । विष्णु का नाम ।

व्यालक, ( पुं. ) बिगड़ैल हाथी ।

व्यालग्राह, ( पुं. ) सपेरा । सॉप पकड़ने वाला ।

व्यालरूप, ( पुं. ) शिव ।

व्यालम्ब, ( पुं. ) एरण्ड वृक्ष विशेष ।

व्यालोल, ( त्रि. ) हिलने वाला । काँपने वाला । खूला हुआ । स्पष्ट ।

**व्याचकलन,** ( न. ) घटान । बाकी ।  
**व्यावहासी,** ( स्त्री. ) परस्पर हँसना ।  
**व्यावृत्त,** ( त्रि. ) वृत्त । घेरा । गोल । निवृत्त ।  
 हटगया । रुक गया ।  
**व्यावृत्ति,** ( स्त्री. ) निवारण । हटाव । लौटना ।  
**व्यास,** ( पुं. ) भागों में विभक्त । चौड़ाई,  
 औड़ाई । वृत्त का व्यास । संग्रहकर्ता या  
 विभाग कर्ता विशेष । सत्यवती सुत ।  
 द्वैपापन व्यास ।  
**व्यासक्त,** ( त्रि. ) तत्पर । आसक्त ।  
**व्यासङ्ग,** ( पुं. ) आसक्ति ।  
**व्यासिद्ध,** ( त्रि. ) निषिद्ध । रोका गया ।  
**व्याहत,** ( त्रि. ) घबराया हुआ । रुका हुआ ।  
**व्याहार,** ( पुं. ) वाक्य । उक्ति ।  
**व्युत्क्रम,** ( पुं. ) क्रम विपर्यय । उलट पुलट ।  
**व्युत्थान,** ( न. ) बैर बाँधना । स्वात्मन्य  
 करण । प्रतिरोधन । नृत्य विशेष ।  
**व्युत्पत्ति,** ( स्त्री. ) उत्पत्ति । शब्दों के अर्थ  
 जानने की शक्ति । पद पदार्थ की ज्ञान शक्ति ।  
**व्युत्पन्न,** ( त्रि. ) पण्डित । विद्वान् ।  
 बुद्धिमान् ।  
**व्युदस्त,** ( त्रि. ) फेंका हुआ । तिरस्कार  
 किया हुआ ।  
**व्युदास,** ( पुं. ) निरादर करना ।  
**व्युष्,** ( क्रि. ) त्यागना । छोड़ना ।  
**व्युष्ट,** ( त्रि. ) दग्ध । जला हुआ ।  
**व्यूढ,** ( त्रि. ) विशेष रीति से खड़ी की गयी  
 सेना । चौड़ा । फैला हुआ । प्रतिष्ठित हुआ ।  
 विवाहित ।  
**व्यूत,** ( त्रि. ) सीया हुआ । बुना हुआ ।  
**व्यूह,** ( पुं. ) समूह । निर्माण । सम्यक् तर्क ।  
 शरीर । सेना ।  
**व्यो,** ( अव्य. ) लोहा । बज्र ।  
**व्योकार,** ( पुं. ) लुहार ।  
**व्योमकेश,** ( पुं. ) शिव । महादेव ।  
**व्योमचक्रिन्,** ( पुं. ) पक्षी । देवता । ग्रह ।  
 नक्षत्र ।

**व्योमधूम,** ( पुं. ) मेघ । बादल ।  
**व्योमन्,** ( न. ) आकाश । पानी ।  
**व्योमयान,** ( न. ) उड़न खटोला । बैलून ।  
 आकाश गामी विमान ।  
**व्योष,** ( न. ) तीन कड़वी वस्तु-यथा, सोठ,  
 काली मिर्च और पीपल । त्रिकट्ट ।  
**व्रज्,** ( क्रि. ) जाना । चलना ।  
**व्रज,** ( पुं. ) समूह । झुण्ड । ग्वालों के ठहरने  
 का स्थान । गो शाला । सड़क । बादल ।  
 पुराणेतिहासप्रसिद्ध चौरासी कुंकोस का मथुरा  
 मण्डल ।  
**व्रजनाथ,** ( पुं. ) श्रीकृष्ण ।  
**व्रजमोहन,** ( पुं. ) श्रीकृष्ण ।  
**व्रजवल्लभ,** ( पुं. ) श्रीकृष्ण ।  
**व्रजाङ्गना,** ( स्त्री. ) वृष वासिनी स्त्री ।  
 गोपी ।  
**व्रज्या,** ( स्त्री. ) मथुरा करना । धूमना ॥  
 युद्ध की इच्छा से यात्रा । ..  
**व्रण,** ( क्रि. ) घाव लगना । चोट खाना ।  
**व्रण,** ( पुं. न. ) घाव । जलम । क्षत ।  
**व्रणित,** ( त्रि. ) घायल । चोटिल ।  
**व्रत,** ( पुं. न. ) पुण्य के साधन उपवासादि  
 नियम विशेष । प्रतिज्ञा ।  
**व्रतति,** { ( स्त्री. ) लता । बेल । बढ़ाव ।  
**व्रतती,** } फैलाव ।  
**व्रतिन्,** ( पुं. ) यजमान । व्रत धारण करने  
 वाला । नियमी ।  
**व्रश्च्,** ( क्रि. ) काटना । घायल करना ।  
**व्रश्चन,** ( पुं. ) आरी । सुनारों की छैनी या  
 टाँकी । ( न. ) कटाव । चिराव । घाव ।  
**व्राज,** ( पुं. ) गमन । समूह ।  
**व्राजि,** ( स्त्री. ) तूफानी हवा ।  
**व्रात,** ( पुं. ) समूह । झुण्ड । शारीरिक श्रम ॥  
 बराती ।  
**व्रातीन,** ( त्रि. ) मजदूर । रोजगारी पर  
 काम करने वाला ।



व्रात्य, ( पुं. ) संस्कार च्युत द्विज । नीच मनुष्य । वर्षासङ्कर विशेष । अष्ट ।  
 “ सावित्री पतिता व्रात्याः ॥ ”—मनुः ।  
 व्रात्यस्तोम, ( पुं. ) व्रात्य के करने योग्य व्रत । वेद में एक तन्त्र जो व्रात्योही के लिये है ।  
 व्री, ( क्रि. ) चुनना । जाना । ढकना । चुना जाना ।  
 व्रीड, } ( पुं. ) लज्जा ।  
 व्रीडा, } ( स्त्री. )  
 व्रीडन, ( प्र. ) लजाना ।  
 व्रीडित, ( त्रि. ) लज्जित ।  
 व्रीस्, ( क्रि. ) धायल करना । वध करना ।  
 व्रीहि, ( पुं. ) चावल ।  
 व्रीहिकाञ्चन, ( न. ) एक प्रकार की दाल ।  
 व्रुड्, ( क्रि. ) ढकना । एकत्र करना । ढेर लगाना । ढूबना ।  
 व्रैहेय, ( त्रि. ) चावल । धान उपजने योग्य खेत ।  
 व्रती, ( क्रि. ) जाना । पकड़ना । सहारा देना । सहारा देना । चुनना ।  
 व्रक्षे, ( क्रि. ) देखना ।

### श

श, ( पुं. ) काटने वाला । नाश करने वाला । अस्त्र । शिव । ( न. ) प्रसन्नता ।  
 शंयु, ( त्रि. ) प्रसन्न । समृद्धि शील ।  
 शंव, ( पुं. ) इत पलाना । इन्द्र का वज्र । खल्ल के दस्ते का लोहे वाला अत्र भाग ।  
 शंवर, ( न. ) जल । पानी ।  
 शंस्, ( क्रि. ) प्रशंसा करना । दुहराना । पाठ करना । चोटिल करना ।  
 शंस, ( पुं. ) प्रशंसा । पाठ । आह्वान । तन्त्र । जादू । भलाई की इच्छा । आशीर्वाद । शाप । विपत्ति ।  
 शंसित, ( त्रि. ) प्रशंसित । निश्चित । पक्का । मारा गया । कहा गया ।  
 शंस्य, ( त्रि. ) मारने योग्य । प्रशंसाके योग्य ।  
 शक्, ( क्रि. ) डरना । योग्य होना ।

शक, ( पुं. ) एक देश । एक जाति । एक राजा जिसने अपना शक चलाया । उसका चलाया वर्ष । युधिष्ठिर, विक्रमादित्य और शालिवाहन इन तीनों राजाओं ने अपने अपने शक चलाये थे ।  
 शकट, ( पुं. न. ) ढकड़ा । एक दैत्य, जिसे श्रीकृष्ण ने मारा था ।  
 शकटहन, ( पुं. ) श्रीकृष्ण ।  
 शकल, ( पुं. न. ) खण्ड । हिस्ता । अंश । ढकड़ा । छाला । काँटा ( मछली का ) ।  
 शकाः, ( पुं. ) बहुवचन । देश विशेष । जाति विशेष ।  
 शकार, ( पुं. ) राजा की बिन ब्याही स्त्री का भाई । अनूढ़ आता । मद माता । अभिमानी ।  
 शकारि, ( पुं. ) शक का शत्रु । विक्रमादित्य राजा जिसने शक बन्द कर अपना संवत् चलाया था ।  
 शकुन, ( न. ) सयुन । पक्षी विशेष । मङ्गलाचार । गीध । शुभ सूचक चिह्न ।  
 शकुनज्ञ, ( त्रि. ) ज्योतिषी ।  
 शकुन्त, ( पुं. ) पक्षी । एक प्रकार का कीड़ा ।  
 शकुन्तला, ( स्त्री. ) दुष्यन्त की स्त्री ।  
 शकर, } ( पुं. ) बैल । चौदह अक्षर का  
 शकरि, } पाद वाला एक छन्द ।  
 शकरी ( स्त्री. ) एक नटी । नीच जाति की स्त्री । अङ्गुली ।  
 शक्, ( त्रि. ) शक्ति वाला । कठोर । धनी । अभिधा । चतुर ।  
 शक्ति, ( स्त्री. ) सामर्थ्य । देवी । धर्म विशेष । बर्छी ।  
 शक्तिग्रह, ( पुं. ) अर्थ को बताने वाली वृत्ति का समझना । वृत्ति । अस्त्र । स्वामिकार्तिक । शिव ।  
 शक्तिग्राहक, ( पुं. ) कार्तिकेय । शब्द की शक्ति को जताने वाला ।  
 शक्तिधर, ( पुं. ) कार्तिकेय । ( त्रि. ) शक्ति रखने वाला ।

शक्तिहेतिक, ( पुं. ) बच्छीं से लड़ने वाला ।

शक्तु, } ( पुं. ) सतुआ ।

शक्त, ( त्रि. ) प्रिय भाषी ।

शक्त्य, ( त्रि. ) शक्ति वाला ।

शक्त, ( पुं. ) इन्द्र । कुटज वृक्ष । अर्जुन वृक्ष । ज्येष्ठा नक्षत्र । उल्लू । चौदह की संख्या । शिव ।

शक्रगोप, ( पुं. ) बीर बहूटी ।

शक्रज, ( पुं. ) इन्द्र का पुत्र । जयन्त । अर्जुन ।

शक्रजित्, ( पुं. ) मेघनाद । इन्द्रजित् ।

शक्रधनुस्, ( न. ) राम धनुष् । इन्द्र धनुष् ।

शक्रनन्दन, ( पुं. ) अर्जुन ।

शक्रसुत, ( पुं. ) इन्द्र पुत्र । बाल्मि नामी वानरों का राजा ।

शक्राणी, ( स्त्री. ) इन्द्र की पत्नी—पुलोमजू । शची ।

शङ्कर, ( पुं. ) कल्याण कर्ता । महादेव ।

शङ्का, ( स्त्री. ) सन्देह । त्रास । वितर्क । संशय ।

शङ्कित, ( त्रि. ) बरा हुआ । सन्दिग्ध ।

शङ्कु, ( पुं. ) सूखा वृक्ष । मच्छी भेद । शल्य नाम अस्त्र । कर्ण । दस करोड़ की संख्या । महादेव । १२ अङ्गुल लम्बा एक यन्त्र विशेष । जिससे सूर्य की छाया नापी जाती है ।

शङ्कुकर्ण, ( पुं. ) गधा ।

शङ्ख, ( पुं. न. ) समुद्र से उत्पन्न शङ्ख । ललाट की हड्डी । निधि । हाथों के दांत का मध्य भाग । एक मुनि ।

शङ्खधम, ( पुं. ) शङ्ख बजाने वाला ।

शङ्खभृत्, ( पुं. ) विष्णु । नारायण ।

शङ्खिनी, ( स्त्री. ) चोरपुष्पी । यवतिक्ता । एक प्रकार की स्त्री ।

शञ्चू, ( क्रि. ) जाना । बोलना ।

शञ्चि, } ( स्त्री. ) इन्द्र पत्नी ।

शञ्ची, }

शञ्चीपति, ( पुं. ) इन्द्र ।

शद्, ( क्रि. ) रोगी होना । अलग करना । जाना । थकना ।

शट, } ( पुं. ) खट्टा ।

शटा, } ( स्त्री. ) शेर की गर्दन के बाल ।

शट्ट, ( क्रि. ) ठगना । धोखा देना । वध करना ।

• चोटिल करना । समाप्त करना । अधूरा छोड़ देना । जाना । सुस्त पड़े रहना । बुराई करना । प्रशंसा करना ।

शठ, ( न. ) लोहा । कैंसर । ( पुं. ) ठग ।

बदमाश । उठाई गीरा । मूर्ख । क्रूरसज्ज ।

विचवानिष्ठा । मध्यस्थ । पक्ष । धतूरा ।

ढीला या सुस्त मनुष्य । ( त्रि. )

ओटपायी । नट खट । उपद्रवी । बेईमान ।

धोखा देने वाला ।

शठता, ( स्त्री. ) शठता । ठगी ।

शण, ( क्रि. ) देना ।

शण, ( पुं. ) सन । भाँग । सन का पौधा ।

शण्ड, ( न. ) नपुंसक बैल ।

शत, ( न. ) एक सौ ।

शतकुम्भ, ( पुं. ) एक पर्वत जिसमें से सोना निकलता है ।

शतकोटि, ( पुं. ) जिसमें सौ करोड़ नौ के हों । वज्र । हीरा । ( स्त्री. ) सौ करोड़ की गिनती ।

शतक्रतु, ( पुं. ) इन्द्र । देवों का राजा ।

शतघ्नी, ( स्त्री. ) एक प्रकार का हथियार । तोप । बिच्छू । गले की बीमारी ।

शततम, ( त्रि. ) सौवाँ ।

शतद्रुधा, ( पुं. ) सतलज नदी ।

शतधा, ( स्त्री. ) दूब । दूर्वा । सौघना ।

शतधामन, ( पुं. ) विष्णु ।

शतधार, ( पुं. ) वज्र । हीरा ।

शतधृति, ( पुं. ) इन्द्र । ब्रह्मा । स्वर्ग ।

शतपत्र, ( न. ) कमल । बहुते पत्तों वाला ।

शतपथ, (पुं.) यजुर्वेदान्तर्गत ब्राह्मण ग्रन्थ विशेष ।  
 शतपथिक, (त्रि.) शतपथ जानने वाला । कई मतों पर चलने वाला ।  
 शतपद्, (न.) कान खजूरा । गोजर ।  
 शतभिषज्, (स्त्री.) चौबीसवाँ नक्षत्र । शततारका ।  
 शतमख, (पुं.) इन्द्र ।  
 शतमन्यु, (पुं.) इन्द्र ।  
 शतशुद्धीय, (न.) यजुर्वेद का रुद्राध्याय ।  
 शतरूपा, (स्त्री.) स्वायम्भुव मनु की स्त्री ।  
 शतसाहस्र, (त्रि.) लाख की गिन्ती वाला ।  
 शतहृदा, (स्त्री.) बिजली ।  
 शतानन्द, (पुं.) अहल्या के गर्भ से उत्पन्न एक मुनि । जनक राजा के पुरोहित ।  
 शतानीक, (पुं.) व्यास शिष्य विश्वामित्र (त्रि.) सैकड़ों सैनिक वाला ।  
 शतार, (न.) वज्र । सैकड़ों आग का बल ।  
 शतायुस्, (त्रि.) एक सौ वर्ष की उमर वाला ।  
 शातिक, (त्रि.) सौ के मूल्य की वस्तु ।  
 शत्य, (त्रि.) सौ की गिन्ती वाले द्रव्य से मोल लिया गया ।  
 शत्रु, (पुं.) विपक्षी । लग्न से छठवाँ स्थान ।  
 शत्रुघ्न, (पुं.) दशरथ पुत्र ।  
 शद्, (क्रि.) गिरना । नाश करना । कोटना ।  
 शनि, (पुं.) सूर्य का बेटा । छाया के गर्भ से उत्पन्न एक ग्रह ।  
 शनिवार, (पुं.) सातवाँ वार ।  
 शनैश्चर, (पुं.) शनिग्रह ।  
 शनैस्, (अव्य.) मन्द मन्द । धीरे ।  
 शंस, (क्रि.) मारना । स्तुति करना ।  
 शप्, (क्रि.) चिह्नाना । कसम खाना । शाप देना ।

शपथ, (पुं.) कसम । किरिया ।  
 शपन, (न.) शपथ । सौ । कसम ।  
 शप्त, (त्रि.) शापित । कोसा हुआ ।  
 शफ, (न.) छुर । सुम । वृक्ष की जड़ ।  
 शफर, (पुं. स्त्री.) मछली विशेष ।  
 शब्द, (क्रि.) शब्द करना ।  
 शब्द, (पुं.) आवाज ।  
 शब्दग्रह, (पुं.) कान । शब्द का ज्ञान ।  
 शब्दब्रह्मन्, (न.) वेद । शब्द स्वरूप ब्रह्म ।  
 शब्दभेदिन्, (पुं.) शब्द भेदा तीर । अर्जुन । युदा । लिङ्ग ।  
 शब्दशक्ति, (स्त्री.) अर्थ बतलाने वाली शब्द की शक्ति ।  
 शब्दानुशासन, (न.) व्याकरण ।  
 शब्दालङ्कार, (पुं.) अनुप्रासादि अलङ्कार ।  
 शब्दित्, (त्रि.) बुलाया हुआ ।  
 शम्, (क्रि.) शान्त करना ।  
 शम्, (पुं.) शान्ति ।  
 शमथ, (पुं.) शान्ति ।  
 शमनस्वस्, (स्त्री.) यमराज की बहिन । यमुना ।  
 शमल, (न.) विष्ठा । मल ।  
 शमि, } एक वृक्ष का नाम । छेकुर का पेड़ ।  
 शमी, }  
 शमिन्, (त्रि.) शान्त । धीर । साबिर ।  
 शमीक, (पुं.) एक मुनि का नाम ।  
 शमीगर्भ, (पुं.) आग । ब्राह्मण ।  
 शम्पा, (स्त्री.) बिजली ।  
 शम्ब, (क्रि.) जाना ।  
 शम्ब, (पुं.) वज्र । भाग्यवाला । मूसल की नोक का लोहा ।  
 शम्बर, (न.) जल । धन । व्रत । चित्र । मुग्ध । एक दैत्य । एक मच्छ । एक पर्वत । लड़ाई । चित्रक वृक्ष । लोध । अर्जुन वृक्ष । (त्रि.) बहुत अच्छा ।  
 शम्बरारि, (पुं.) शम्बर दैत्य को मारने वाला । कामदेव ।

शम्बल, ( पुं. न. ) कूल । किंनारा । मार्ग  
व्यय । मत्सर ।  
शम्भल, ( पुं. ) मुरादाबाद जिले के अन्तर्गत  
एक गाँव जहाँ कल्कि अवतार होगा ।  
शम्भु, ( पुं. ) महादेव ।  
शम्भुतनय, ( पुं. ) गणेश । स्वामि कार्तिक ।  
शम्भु, } ( पुं. स्त्री. ) सीप । रामायण का  
शम्भु, } प्रसिद्ध शूद्र तपस्वी । शङ्ख । दैत्य विशेष ।  
शम्या, ( स्त्री. ) कील ( जुड़ूँ की ) ।  
शय, ( पुं. ) हाथ । साँप । नींद । सेज । पण ।  
शयनीय, ( न. ) शय्या । सेज ।  
शयनैकादशी, ( स्त्री. ) आषाढ शुक्ल पक्ष  
की एकादशी ।  
शयालु, ( त्रि. ) निद्राशील । सोने वाला ।  
अजगर । ( पुं. ) कुत्ता ।  
शयित, ( त्रि. ) निद्रित । सोगया ।  
शयु, ( पुं. ) अजगर साँप ।  
शय्या, ( स्त्री. ) खाट । पलङ्ग ।  
शर, ( न. ) जल । तीर । दही और दूध  
का सार ।  
शरजन्मन्, ( पुं. ) कार्तिकेय ।  
शरट, ( पुं. ) कृकलात । कुसुम्भ शाक ।  
शरण, ( न. ) गृह । घर । रक्षक । बचाना ।  
वध । घातक ।  
शरणागत, ( त्रि. ) शरणापन्न ।  
शरणि, } ( स्त्री. ) पथ । रास्ता । सड़क ।  
शरणी, }  
शरण्य, ( त्रि. ) शरण्य आभे हुए की रक्षा  
करने वाला ।  
शरद्, ( स्त्री. ) ऋतु विशेष । आश्विन और  
कार्तिक ।  
शरधि, ( पुं. ) तर्कस । बाण रखने का कोष ।  
शरभ, ( पुं. ) हाथी का बच्चा । आठ चैर का  
जन्तु विशेष जो सिंह से भी अधिक भयानक  
और बलवान् बतलाया जाता है ।  
ऊँट । टिड्डी ।  
शरभू, ( पुं. ) कार्तिकेय ।

शरयु, } ( स्त्री. ) एक नदी जिसकी विशेष  
सरयू, } प्रसिद्धि अयोध्या में है ।  
शरल, ( त्रि. ) टेढ़ा । धोखा देने वाला ।  
शरलक, ( न. ) जल । पानी ।  
शरव्य, ( न. ) लक्ष्य । निशाना ।  
शराभ्यास, ( पुं. ) तीर चलाने का  
• अभ्यास ।  
शरारु, ( त्रि. ) हिंसा ।  
शरारोप, ( पुं. ) धतुष । कमान ।  
शराव, ( पुं. न. ) मिट्टी का दीपक ।  
रकानी । सरवा । कठोता । करई ।  
शरावती, ( स्त्री. ) एक नदी ।  
शराश्रय, ( पुं. ) तूष । तर्कस ।  
शरीर, ( न. ) देह ।  
शरीरक, ( पुं. ) जीवात्मा ।  
शरीरज, ( पुं. ) रोग । बीमारी । ( त्रि. )  
शरीर में उभजने वाला । पसीना । बाल ।  
शरीराकरण, ( न. ) चमड़ा । कवच । कुर्ता,  
शरीरला आदि ।  
शरीरिन्, ( पुं. ) जीव ।  
शर्य, ( पुं. ) तीर । अन्न । वज्र । क्रोध । व्यसन ।  
तीर चलाने का अभ्यास ।  
शरेष्ट, ( पुं. ) आम ।  
शर्करा, ( स्त्री. ) खँड़ । छोटी कड़ूरी । ओले  
का टुकड़ा । पथरी नामक एक रोग ।  
शर्ध, ( पुं. ) अपान वायु मोचन । समूह ।  
बल । पराक्रम ।  
शर्व, ( त्रि. ) जाना । चोटिल करना । मार  
डालना ।  
शर्मद, ( त्रि. ) सुख देने वाला । ( पुं. )  
विष्णु ।  
शर्मन्, ( न. ) सुख । ( त्रि. ) सुख वाला ।  
( पुं. ) ब्राह्मण की उपाधि ।  
शर्मिष्ठा, ( स्त्री. ) वृषपर्वा की कन्या जो राजा  
ययाति को ब्याही गयी थी ।  
शर्य, ( त्रि. ) चोटिल । ( पुं. ) शत्रु ।  
शर्या, ( स्त्री. ) रात । अज्ञलू । तीर ।

- शय्याति, ( पुं. ) वैवस्वत मनु का एक पुत्र ।  
 शर्व, ( पुं. ) महादेव ।  
 शर्वर, ( पुं. ) कामदेव । ( न. ) अन्धेरा ।  
 शर्व्वरी, ( स्त्री. ) रात्रि । स्त्री । हल्दी ।  
 शर्व्वरीणी, ( स्त्री. ) शिवपत्नी । पार्वती या दुर्गा ।  
 शल, ( क्रि. ) जाना ।  
 शलभ, ( पुं. ) पतङ्गा । एक कीड़ा ।  
 शलाका, ( स्त्री. ) शल्य । तीर । सिलाई ।  
 मैना । मूर्ति लिखने की कुँची । हड्डी ।  
 शलाट्ट, ( त्रि. ) कच्चा फल । एक प्रकार की  
 जड़ । ( पुं. ) बेल ।  
 शलक, ( न. ) टुकड़ा । वृक्ष का बल्कल ।  
 मच्छी का काँटा ।  
 शल्मलि, } ( पुं. ) छेकुर का पेड़ ।  
 शल्मलि, }  
 शल्य, ( न. ) नाथ । तीर । तोमर । विष । कील ।  
 शल्ल, ( क्रि. ) जाना ।  
 शल्व, ( पुं. ) देश विशेष ।  
 शद्, ( क्रि. ) बिगाड़ना । जाना ।  
 शष, ( पुं. न. ) मृत शरीर । मुर्दा । ( न. )  
 जल ।  
 शवकाम्य, ( पुं. ) कुत्ता ।  
 शवयान, ( न. ) ठठरी । शिविका । मुर्दे को  
 उठाने का तख्ता ।  
 शबर, ( न. ) स्लेच्छ जाति विशेष । ( पुं. )  
 पानी और शिव ।  
 शवरथ, ( पुं. ) मुर्दा ढोने वाली गाड़ी ।  
 शवल, ( पुं. ) रक्त वरुणी ।  
 शय, ( क्रि. ) उल्ल कर जाना ।  
 शश, ( पुं. ) खरगोश ।  
 शशधर, ( पुं. ) चन्द्रमा ।  
 शशबिन्दु, ( पुं. ) राजा विशेष । विष्णु ।  
 शशाद्, ( पुं. ) बाज पक्षी । सूर्यवंशी एकराजा ।  
 शशिकला, ( स्त्री. ) चन्द्रमा का सोलहवाँ  
 भाग ।  
 शशिकान्त, ( न. ) कुमुद । ( पुं. ) चन्द्र-  
 कात्तमणि ।  
 शशिन्, ( पुं. ) चन्द्रमा ।  
 शशिमभ, ( न. ) कुमुद का फूल । चाँदनी ।  
 शशिभूषण, ( पुं. ) महादेव ।  
 शशिलेखा, ( स्त्री. ) चन्द्रकला । गिलोय ।  
 शशिशेखर, ( पुं. ) महादेव ।  
 शशोर्ण, ( न. ) खरगोश का रोम ।  
 शश्वत्, ( अव्य. ) निरन्तर । सदा ।  
 लगातार ।  
 शष्, ( क्रि. ) बध करना ।  
 शष्कुल, ( पुं. ) एक प्रकार का पृष्ठा । कान  
 का छेद । एक मच्छ ।  
 शष्प, ( न. ) छोटी छोटी घांस । नयी घास ।  
 शय, ( क्रि. ) बध करना ।  
 शस्, ( क्रि. ) आशीर्वाद देना । सोना ।  
 स्वप्न देखना ।  
 शसन, ( न. ) यज्ञार्थ पशु हनन ।  
 शस्त, ( न. ) कल्याण । ( त्रि. ) कल्याण  
 वाला । प्रशंसित-स्तुत । बहुत अच्छा ।  
 शस्त्र, ( न. ) तलवार आदि हथियार ।  
 शस्त्रजीविन्, ( पुं. ) शस्त्र बाँधकर जीनेवाला ।  
 शस्त्रपाणि, ( पुं. ) हाथ में शस्त्र पकड़ने  
 वाला । आततायी ।  
 शस्त्राभ्यास, ( पुं. ) शस्त्र चलाने की शिक्षा ।  
 शस्त्रिन्, ( त्रि. ) शस्त्रधारी । हथियारबन्ध ।  
 शस्त्री, ( स्त्री. ) छुरी ।  
 शस्य, ( न. ) फल । धान ।  
 शस्यमञ्जरी, ( स्त्री. ) नये धान की मञ्जरी ।  
 शाक, ( पुं. न. ) पत्ते, फूल आदि । ( पुं. )  
 एक प्रकार का वृक्ष । शिरीष वृक्ष । शाक  
 चलाने वाले राजे । ( न. ) हर् ।  
 शाकटायन, ( पुं. ) व्याकरण रचने वाले  
 मुनि विशेष ।  
 शाकटिक, ( पुं. ) छकड़े पर जाने वाला ।  
 शाकतद, ( पुं. ) सागौन का पेड़ ।  
 शाकम्भरी, ( स्त्री. ) दुर्गा । सागों से  
 पालनेवाली ।  
 शाकराज, ( पुं. ) बधुआ का शाक ।

शाकिनी, ( स्त्री. ) शाक उत्पन्न करने वाली पृथिवी । देवी की एक सहचरी ।  
 शाकुन, ( पुं. ) सयुन जानने का साधन । एक ग्रन्थ विशेष । काकचरित ।  
 शाकुनिक, ( पुं. ) बहेलिया । चिड़ीमार ।  
 शाकुन्तलेय, ( पुं. ) राजा भरत ।  
 शाक, ( त्रि. ) तान्त्रिक जो देवी की उपासना करते हैं ।  
 शाक्रीक, ( पुं. ) बर्छी से लड़ने वाला ।  
 शाक्य, ( पुं. ) बुद्धदेव ।  
 शाक्यसिंह, ( पुं. ) बुद्ध विशेष ।  
 शाख, ( क्रि. ) फैलना ।  
 शाख, ( पुं. ) कार्तिकेय ।  
 शाखा, ( स्त्री. ) डाली । बाहू । दल । भाग । सर्ग । सम्प्रदाय । राहु । बेल । वेद का एक भाग ।  
 शाखानगर, ( न. ) गाँव का कुछ विभाग जो उससे अलग बसा हो । शहर का मुहल्ला ।  
 शाखामृग, ( पुं. ) बन्दर ।  
 शाखारण्ड, ( पुं. ) अपनी शाखा को छोड़ कर काम करने वाला ।  
 शाखिन्, ( पुं. ) पेड़ । वेद का एक भाग । एक राजा । श्लेच्छ विशेष ।  
 शाखोट, } ( पुं. ) वृक्ष विशेष ।  
 शाखोटक, }  
 शाङ्कर, ( पुं. ) नादिया । साँड़ ।  
 शाङ्करि, ( पुं. ) कार्तिकेय । गणेश । अग्नि ।  
 शाङ्ग, ( न. ) शङ्ख का शब्द ।  
 शाङ्गिक, ( पुं. ) शङ्ख बनाने वाला । सङ्कर जाति विशेष । शङ्ख बजाने वाला ।  
 शाञ्चि, ( त्रि. ) प्रसिद्ध । बली ।  
 शाट, } ( पुं. ) कपड़ा । पोशाक ।  
 शाटक, }  
 शाटी, ( स्त्री. ) कुर्ती ।  
 शाट्यायन, ( न. ) एक प्रकार की होम विधि विशेष । जो मुख्य होम में किसी प्रकार की भूल या विघ्न होने से किया जाता है ।

शाठ्य, ( न. ) शठता । ढीठपन । मूर्खता ।  
 शाण, ( न. ) सनिया कपड़ा । कसौटी । सान । सिल्ली । आरा । चार माशे का माप ।  
 शाणित, ( त्रि. ) तेज किया हुआ ।  
 शाण्डिल्य, ( पुं. ) एक मुनि । धर्मशास्त्र बनाने वाले एक मुनि विशेष । बिल्व वृक्ष । अग्निभेद ।  
 शाण्डिल्यगोत्र, ( न. ) शाण्डिल के गोत्र वाले ।  
 शात, ( त्रि. ) पैना । रगड़ा हुआ । पतला । दुबला । निबेल । सुन्दर । कटा हुआ । प्रसन्न । उन्नतशालि । ( न. ) प्रसन्नता ।  
 शातोदरी, ( स्त्री. ) पतली कमर वाली स्त्री ।  
 शातकुम्भ, ( न. ) सोना । धतवा । ( पुं. ) करवीर ।  
 शातन, ( न. ) पैना । कटौट । विनाशन ।  
 शातपत्रक, } ( पुं. ) चाँदनी ।  
 शातपत्रकी, } ( स्त्री. )  
 शातमान, ( त्रि. ) एक सौ के मूल्य की ।  
 शात्रव, ( पुं. ) शत्रु । ( न. ) वैरियों का समूह । सत्रुता । चौर ।  
 शाद, ( पुं. ) छोटी घास । कीचड़ ।  
 शादहरित, ( पुं. ) रमना । हरी हरी घास से भरा पूरा मैदान ।  
 शाद्वल, ( पुं. ) बहुत घासवाला स्थान ।  
 शान्, ( क्रि. ) पैना करना । तेज करना ।  
 शान, ( पुं. ) कसौटी । सान धरने का पत्थर या सिल्ली ।  
 शानपाद, ( पुं. ) चन्दन रगड़ने का दुर्सा—या चकला । पारियात्र पर्वत ।  
 शान्तनव, ( पुं. ) भीष्मपितामह ।  
 शान्तनु, ( पुं. ) एक राजा जो भीष्म का पिता था ।  
 शान्ति, ( स्त्री. ) काम, क्रोध आदि का जीतना । विषयों से विराग ।  
 शान्तनिक, ( त्रि. ) उपद्रवों को दूर करने वाली होम आदि प्रक्रिया ।



शाप, ( पुं. ) कोसना । गाली । कड़ी बात ।  
शापथ ।

शापास्त्र, ( पुं. ) मुनि । ऋषि । सन्त ।

शाब्दबोध, ( पुं. ) ज्ञान विशेष ।

शाब्दिक, ( पुं. ) व्याकरण शास्त्र का ज्ञाता ।

शामित्र, ( न. ) पशु के बाँधने का स्थान ।

शाम्बरी, ( स्त्री. ) माया । इन्द्रजाल ।

शाम्भव, ( पुं. ) गुग्गुलु । काफूर । एक विष ।

शिवपुत्र । ( न. ) देवदारु । ( त्रि. )

शिवोपासक ।

शायक, } ( पुं. ) बाण । तीर ।  
सायक, }

शार, ( न. ) चितकनरा । रक्त विरक्ता ।

शारङ्ग, ( पुं. ) पपीहा । हिरन । हाथी ।  
भौरा । मोर ।

शारद, ( न. ) चिरा कमल । काही ।  
नकुल । ( पुं. ) हरी मूँग ( त्रि. ) शरद  
ऋतु में उद्भव होने वाला ।

शारदिक, ( न. ) शरत् काल का श्राद्ध ( पुं. )  
इस ऋतु में उत्पन्न रोग ।

शारदीया, ( स्त्री. ) शरत् काल में करने  
योग्य दुँगा की पूजा ।

शारि, } ( स्त्री. ) पाँस । शतरञ्ज के मोहरे ।  
शारी, } मैना पक्षी । छल । हाथी का  
पलाना ।

शारिफल, ( पुं. न. ) शतरञ्ज खेलने का  
खाने वाला कपड़ा या तख्ता ।

शारीर, ( त्रि. ) शरीर के साथ मिला हुआ  
छल दुःख । ( पुं. ) बैल मल ।

शारीरिक, ( त्रि. ) शरीर से उपजा । शरीर  
सम्बन्धी ।

शारुक, ( त्रि. ) जल्लाद । हिंसक ।

शार्कर, ( त्रि. ) ईंट रोड़ों वाला स्थान ।

शार्ङ्ग, ( त्रि. ) सोंग का बना हुआ धनुष ।  
सामान्य धनुष । विष्णु का धनुष । सोंठ ।

शार्ङ्गिन, ( पुं. ) विष्णु । शार्ङ्ग धनुर्धारी ।

शार्ङ्गल, ( पुं. ) बाण । भेड़िया । एक राक्षस ।  
शरभ । जब यह किसी शब्द के पाँखे लगाया  
जाता है तब इसका अर्थ श्रेष्ठ होता है ।

यथा नरशार्ङ्गल अर्थात् श्रेष्ठ नर ।

शार्ङ्गलविक्रीडित, ( न. ) छन्द विशेष ।

शार्ङ्ग, ( न. ) रात का । बहुत अन्धेरा ।

शाल, ( क्रि. ) कहना । चापलूसी करना ।  
प्रशंसा करना । चमकना । मुक्त होना ।  
शैली मारना ।

शाल, ( पुं. ) एक वृक्ष का नाम जो बहुते  
लम्बा होता है । घेरा । बाड़ा । मछली ।  
शालिवाहन राजा ।

शालग्राम, ( पुं. ) विष्णु चिह्न बताने वाला  
यकपत्थर जो गंडकी नदी में हो, वहाँ से  
लाया गया हो, किसी ने बनाया न हो,  
स्त्राभाविक मूर्ति । धर्मशास्त्रों में प्रधान  
उपास्य शालग्राम शिला । विष्णुस्मृति  
और कई पुराणों में इनकी महिमा प्रसिद्ध  
है । शालग्राम पहाड़ से उत्पन्न मूर्ति ।  
महाविष्णु ।

शालनिर्घ्यास, ( पुं. ) साल वृक्ष का गोंद ।

शालभञ्जिका, ( स्त्री. ) काठ की पुतली । वेश्या ।

शाला, ( स्त्री. ) गृह । घर । स्थान । पेड़ की  
डाली । घुड़साल ।

शालामृग, ( पुं. ) गीदड़ । शृगाल ।

शालावृक, ( पुं. ) कुत्ता । गीदड़ । पिछा ।  
हिरन । बन्दर ।

शालि, ( पुं. ) धान ।

शालिवाहन, ( पुं. ) एक राजा विशेष ।  
जिसने अपना शाका चलाया ।

शाली, ( स्त्री. ) काला जीरा ।

शालीन, ( त्रि. ) ढीठ । निर्लज्ज ।

शालु, ( न. ) कसैला पदार्थ । ( पुं. )  
मैंडक ।

शालूर, ( पुं. ) मैंडक ।

शालोत्तरीय, ( पुं. ) पाणिनि मुनि ।

शालमल, ( पुं. ) शीप विशेष ।

शास्त्र, (पुं.) एक देश ।  
 शास्त्र, (पुं.) शिशु ।  
 शास्त्र, (पुं.) पाप । अपराध । लोभ का पेड़ ।  
 शास्त्र कृत मीमांसा भाष्य ।  
 शास्त्री, (स्त्री.) भिक्षुनी । विद्या विशेष ।  
 शाश्वत, (त्रि.) सतत । नित्य । सदैव ।  
 शास्त्र, (क्रि.) प्रशंसा करना । सिखाना ।  
 शासन करना । आज्ञा देना । कहना ।  
 परामर्श देना । दण्ड देना । पालना ।  
 वश में करना । इच्छा करना ।  
 शासन, (न.) उपदेश करना । सजा देना ।  
 हुक्म देना ।  
 शासनहर, (पुं.) दूत ।  
 शासितृ, (त्रि.) शासनकर्ता । हुक्माम ।  
 शास्त्र, (न.) मनुष्यों को कर्तव्य और  
 अकर्तव्यों का निश्चय-प्रदर्शक ग्रन्थ ।  
 जैसे—“ तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्य-  
 व्यवस्थितौ । ज्ञात्वा शास्त्रविधानोक्तं कर्मकृ-  
 तुमिहाहंति ॥ १ ॥ ” गीता ।  
 शास्त्रदर्शिनः, (त्रि.) शास्त्र दिखाने वाला ।  
 विद्वान् । प्राज्ञ ।  
 शास्त्राय, (त्रि.) जहाँ शास्त्रों में कथित  
 धर्म ।  
 शास्त्र्य, (त्रि.) उपदेश देने योग्य । शिक्षा  
 देने के योग्य ।  
 शि, (क्रि.) काटना ।  
 शिशपा, (स्त्री.) वृक्ष विशेष । सरसई ।  
 शिकथ, } (न.) झींका ।  
 सिक्थ, }  
 शिक्यत, (त्रि.) झींके पर रखा हुआ ।  
 शिष्य, (क्रि.) अभ्यास करना । पढ़ाना ।  
 शिक्षा, (स्त्री.) पथ । रास्ता । उपदेश ।  
 सीख । अभ्यास । अक्षरों के उच्चारण को  
 बतलाने वाला वेद का अङ्ग विशेष ।  
 विद्या ।  
 शिक्षागुरु, (पुं.) विद्या सिखाने वाला ।  
 शिक्षित, (त्रि.) अभ्यासी । शिक्षा प्राप्त ।

शिखण्ड, } (पुं.) मोर पिच्छ । चूड़ा । चोटी ।  
 शिखाण्ड, }  
 शिखण्डक, (पुं.) काकपक्ष ।  
 शिखण्डक, (पुं.) घुर्गी ।  
 शिखण्डन्, (पुं.) कल्गी वाला । तीर ।  
 मयूर । मोर । झुपड़ राजा का १ पुत्र ।  
 विष्णु ।  
 शिखर, (न.) पहाड़ की चोटी । अन्त ।  
 सिरा ।  
 शिखा, (स्त्री.) शिर के बालों की चोटी ।  
 शिखाकन्द, (न.) गाजर ।  
 शिखिच्वज, (पुं.) धूम ।  
 शिखिन, (पुं.) मोर । आस । चित्रक पेड़ ।  
 केतुग्रह । कुकट । घोड़ा । आक्षण । तीर ।  
 पहाड़ । तीन की संख्या । दीपक ।  
 बैल ।  
 शिखिप्रिय, (पुं.) छोटा बेर । जङ्गली  
 बेर ।  
 शिखिमोदा, (स्त्री.) अजंमोदा । अज-  
 वाइन ।  
 शिखिपहन, (पुं.) कार्तिकेय ।  
 शिख, (पुं.) सहजना का पेड़ । हर प्रकार  
 का शाक ।  
 शिघ्र, (क्रि.) सँभना ।  
 शिघ्राण, (न.) काच का बर्तन । खोहे का  
 मैल । नाक का मैल । श्लेष्म ।  
 शिञ्ज, (क्रि.) शब्द का स्पष्ट सुनाई न  
 पड़ना ।  
 शिञ्जा, (स्त्री.) गहनों का शब्द । कमान  
 का चिह्न ।  
 शिञ्जिनी, (स्त्री.) कमान का चिह्न ।  
 शित, (त्रि.) दुर्बल । पैना किया हुआ ।  
 शितद्रु, (पुं.) सतलज नदी ।  
 शितशुक, (पुं.) यव । जौं ।  
 शिति, (पुं.) भोजपत्र का पेड़ । (त्रि.)  
 काले रङ्ग या चिट्टे रङ्ग का ।  
 शितिकण्ठ, (पुं.) महादेव । नीलकण्ठ ।

शिशिल, ( वि. ) ढोला । कमजोर । मन्द ।  
मूर्ख । धीमा । सुस्त ।  
शिशि, ( पुं. ) सात्यकी का मामा । यदुवंशीय  
एक क्षत्रिय ।  
शिश्र, ( पुं. ) तालाब । नदी ।  
शिफाकन्द, ( पुं. ) कमल के फूल की  
जड़ ।  
शिरःफल, ( पुं. ) नारियल ।  
शिरःशूल, ( न. ) सिर की पीड़ा ।  
शिरज, ( पुं. ) केश । बाल ।  
शिरस, ( न. ) मत्था । सिर । आगे ।  
सिरा ।  
शिरसिरुह, ( पुं. ) बाल । केश ।  
शिरस्क, ( न. ) टोपी । पगड़ी । घुरेठा ।  
शिरस्त्र, ( न. ) पगड़ी । घुरेठा ।  
शिरस्य, ( पुं. ) सिर पर उत्पन्न । बाल ।  
शिरा, ( स्त्री. ) नाड़ी ।  
शिराल, ( वि. ) नाड़ी वाला ।  
शिराष, ( पुं. ) सिरस का पेड़ ।  
शिरोगृह, ( न. ) अटारी । अटा ।  
शिरोधरा, ( स्त्री. ) ग्रीवा । गर्दन ।  
शिरोधि, ( स्त्री. ) ग्रीवा । गर्दन ।  
शिरोमणि, ( पुं. ) चूड़ामणि ।  
शिरोरुह, ( पुं. ) केश । बाल ।  
शिरोवेष्ट, ( पुं. ) पगड़ी । घुरेठा ।  
शिल, ( क्रि. ) एक एक दाना बीनना ।  
शिल, ( न. ) खेत में बेकाम पड़े अन्न के दानों  
को बीनना । पत्थर ।  
शिलाकुट्टक, ( पुं. ) बैनी । पत्थर काटने  
का औजार ।  
शिलाजतु, ( न. ) उपधातु विशेष । शिला-  
जात ।  
शिलाभेद, ( पुं. ) सङ्गतराश की बैनी ।  
शिलासार, ( न. ) लोहा ।  
शिलि, ( पुं. ) भोजपत्र का पेड़ । दहरी की  
लकड़ी ।  
शिलिन्द, ( पुं. ) एक प्रकार की मखली ।

शिली, ( स्त्री. ) दहरी के नीचे की लकड़ी ।  
एक प्रकार का कौट । खम्भे का ऊपरी  
भाग । तीर । मादा मेंडक ।  
शिलीन्ध्र, ( न. ) केले का फूल । एक  
प्रकार की मखली । वृक्ष विशेष ।  
ओला ।  
शिलीमुख, ( पुं. ) मधुमक्षिका । तीर ।  
युद्ध । मूर्ख ।  
शिलोच्चय, ( पुं. ) पर्वत ।  
शिलोज्ज्व, ( पुं. ) खेत में पड़े हुए अनाज के  
दानों को बीनना ।  
शिल्प, ( न. ) कारीगरी । श्रुवा । आकार ।  
सृष्टि ।  
शिल्पकारिन्, ( वि. ) कारीगर ।  
शिल्पशाला, ( स्त्री. ) कारीगरी का घर ।  
शिल्पशास्त्र, ( न. ) शिल्प सिखाने वाला  
शास्त्र या विद्या ।  
शिल्पिन्, ( वि. ) कारीगर ।  
शिव, ( न. ) मङ्गल । जल । सेंधानोंन ।  
सहागा । ( पुं. ) महादेव । मोक्ष ।  
गुग्गल । वेद । पुण्डरीक का पेड़ । काला  
धतूरा । पारा । देवता । लिङ्ग । एक शुभ  
योग । वेद । पारा ।  
शिवक, ( पुं. ) एक कील ।  
शिवचतुर्दशी, ( स्त्री. ) फाल्गुन कृष्ण  
१४ शी ।  
शिवदूती, ( स्त्री. ) दुर्गा की मूर्ति विशेष ।  
शिवदुम, ( पुं. ) शिवजी का प्यारा वृक्ष ।  
शिवधातु, ( पुं. ) पारा ।  
शिवपुरी, ( स्त्री. ) शिवजी की नगरी ।  
उज्जैन और काशी प्रसिद्ध हैं ।  
शिवरात्रि, ( स्त्री. ) शिवजी की उपासना के  
लिये रात्रि विशेष । कृष्ण पक्ष की  
चतुर्दशी ।  
शिवलिङ्ग, ( न. ) शिव का आकार ।  
शिवलोक, ( पुं. ) कैलास ।  
शिववाहन, ( न. ) वृषभ । बैल ।

शिवबीज, ( न. ) पारा ।  
 शिवशेखर, ( पुं. ) चन्द्रमा । धतूरा फल ।  
 शिवसुन्दरी, ( स्त्री. ) दुर्गा ।  
 शिवा, ( स्त्री. ) पार्वती । गीदड़ी । सौभाग्य-  
 वती स्त्री । शमी वृक्ष । आमला । दुर्वा ।  
 हल्दी ।  
 शिवानी, ( स्त्री. ) पार्वती । जयन्ती वृक्ष ।  
 दुर्गा ।  
 शिवालय, ( न. ) श्मशान या शिवजी का  
 मन्दिर ।  
 शिवालु, ( पुं. ) गीदड़ ।  
 शिवि, ( पुं. ) हिंस्र पशु । भोजपत्र का पेड़ ।  
 उशीनर राजा का पुत्र ।  
 शिविका, ( स्त्री. ) डोली । पालकी ।  
 शिविर, ( न. ) छावनी ।  
 शिशिर, ( न. ) माघ और फागुन के मास  
 की ऋतु ।  
 शिशु, ( पुं. ) बालक । बच्चा । आठ और  
 १६ वर्ष के भीतर उम्र का बालक ।  
 शिष्य । चेला ।  
 शिशुत्व, ( न. ) बचपन ।  
 शिशुपाल, ( पुं. ) चेदि केश का एक राजा ।  
 शिशुपालहन, ( पुं. ) श्रीकृष्ण ।  
 शिशुमार, ( पुं. ) जल का जीव विशेष ।  
 बालग्रह, जिससे बच्चे मर जाते हैं ।  
 शिश्न, ( न. ) लिङ्ग ।  
 शिशिवदान, ( त्रि. ) सच्चरित्र । पापिष्ठ ।  
 बदचलन । पापी ।  
 शिषू, ( क्रि. ) चोटिल करना । बध करना ।  
 बचाना । पहचानना ।  
 शिष्ट, ( त्रि. ) शान्त । वेद के वचनों पर  
 विश्वास करने वाला । बचा हुआ ।  
 शिक्षित । चतुर । बुद्धिमान् । प्रतिष्ठित ।  
 मुख्य । नम्र । सर्वोत्तम । सज्जन ।  
 शिष्टाचार, ( पुं. ) सज्जनों का आचार ।  
 शिष्टि, ( स्त्री. ) आईन । आज्ञा । सजा ।  
 दण्ड ।

शिष्य, ( त्रि. ) छात्र । विद्यार्थी ।  
 शी, ( क्रि. ) खेटना । सोना । आराम  
 करना ।  
 शी, ( स्त्री. ) आराम । निद्रा । शान्ति ।  
 शीक्, ( क्रि. ) छिड़कना । भिगोना । धीरे  
 धीरे चलना । क्रोध करना । आर्द्र करना ।  
 • सन्तोष करना । बोलना । चमकना ।  
 शीकर, ( पुं. ) संधि बहना । पानी के कण ।  
 हवा ।  
 शीघ्र, ( त्रि. ) जल्दी ।  
 शीघ्रचेतन, ( पुं. ) जल्दी जागने वाला ।  
 कुत्ता ।  
 शीत, ( न. ) ठण्डा । पानी । बर्फ । ( त्रि. )  
 • ठण्डा । सुस्त ।  
 शीतक, ( पुं. ) शीतफल । सर्दी । सुस्त  
 मनुष्य । बिच्छू । अनिश्चिन्त मनुष्य ।  
 शीतकर, ( पुं. ) चन्द्रमा । कपूर ।  
 शीतकाल, ( पुं. ) जाड़े की ऋतु ।  
 शीतकृच्छ्र, ( पुं. ) एक प्रकार का व्रत । इस  
 व्रत में तीन दिन तक क्रमशः दही,  
 घी और दूध पी कर रहना पड़ता है ।  
 शीतपु, ( पुं. ) चन्द्रमा । कपूर ।  
 शीतमानु, ( पुं. ) चन्द्रमा । कपूर ।  
 शीतभीरु, ( स्त्री. ) मालती । ( त्रि. ) सर्दी  
 से डरा हुआ ।  
 शीतरश्मि, ( पुं. ) चन्द्रमा । कपूर ।  
 शीतल, ( त्रि. ) ठण्डा । ( पुं. ) चन्द्रमा ।  
 कपूर । तारपीन । चम्पक वृक्ष । व्रत  
 विशेष । ( न. ) ठण्डक । सर्दी । सफेद  
 चन्दन । मोती । तृतिया । कमल ।  
 वीरण ।  
 शीतलक, ( न. ) सफेद कमल ।  
 शीतला, ( स्त्री. ) एक देवी । वसन्त रोग ।  
 चेचक की बीमारी ।  
 शीता, } ( स्त्री. ) हल का फल । सीता । दुर्वा ।  
 सीता, }  
 शीतांशु, ( पुं. ) चन्द्रमा । कपूर ।

शीतार्च, (त्रि.) शीतपीडित ।  
 शीतालु, (त्रि.) शीतवाधायुक्त ।  
 शीत्कार, (पुं.) ब्रिओं की सी सी आवाज ।  
 सिसकारी ।  
 शीत्य, } (त्रि.) हल चलाया हुआ ।  
 सीत्य }  
 शीथु, (पुं. न.) मद्य विशेष ।  
 शीन, (त्रि.) गादा । धन । जमा हुआ ।  
 मूर्ख । अजगर ।  
 शीश, (क्रि.) शेखी मारना । कहना ।  
 शीभ्य, (पुं.) सौंड़ । शिव ।  
 शीर, (पुं.) अजगर ।  
 शीर्य, (त्रि.) कृश । पतली । मुर्झाया हुआ ।  
 सड़ा हुआ । भूना हुआ । सूखा । फटा  
 हुआ । छोटा ।  
 शीर्वि, (त्रि.) हाकिमी ।  
 शीर्ष, (न.) सिर । माथा ।  
 शीर्षक, (न.) शिरस्त्राण । टोपी । पगड़ी ।  
 सिर । सिर की हड्डी । फ़ैसला । (पुं.) राहु ।  
 किसी विषय या लेख का नाम, जिससे  
 उसका स्वरूप ज्ञात हो जाय ।  
 शीर्षच्छेद्य, (त्रि.) मारने योग्य ।  
 शीर्षण्य, (पुं.) टोपी । पगड़ी । (त्रि.)  
 बालों से उत्पन्न ।  
 शील, (क्रि.) विचारना । सोचना । मनन  
 करना । सेवा करना । पूजा करना ।  
 अभ्यास करना । पहनना । समाधि  
 लगाना ।  
 शील (न.) स्वभाव । अच्छा आचरण ।  
 (पुं.) सौंप ।  
 शीलन, (न.) अभ्यास । बार बार करना ।  
 शीलित, (त्रि.) अभ्यस्त ।  
 शुक्, (क्रि.) जाना ।  
 शुक्, (न.) एक पेड़ । कपड़ा । व्यास के पुत्र ।  
 तोता । (पुं.) शोनक वृक्ष ।  
 शुक्देव, (पुं.) एक महायोगी मुनि, जिन्होंने  
 राजा परीक्षित को श्रीमद्भागवत को ससाह  
 में सुनाया । व्यासपुत्र ।

शुकनास, (पुं.) स्योनाक वृक्ष । कादम्बरी  
 में तारापीड़ राजा का १ मंत्री ।  
 शुक, (न.) मांस । कात्री । पिपला  
 • हुआ । मीठा पदार्थ जो समय पा कर  
 खटा हो गया हो । (त्रि.) निर्दय । दुर्जन ।  
 खटा । (स्त्री.) सीपी ।  
 शुकज, (न.) मोती ।  
 शुकमत्, (पुं.) पहाड़ ।  
 शुकमती, (स्त्री.) एक नदी ।  
 शुक, (न.) वीर्य । बिन्दु । नेत्र रोग विशेष ।  
 एक ग्रह । दैत्यशुक्र । अग्नि । चित्रक वृक्ष ।  
 जेठ का मास । चौबीसवाँ योग ।  
 शुकभुज, (स्त्री.) मयूरनी ।  
 शुकला, (स्त्री.) उखटा वृक्ष ।  
 शुकशिष्य, (पुं.) असुर । दैत्य ।  
 शुक्रिय, (त्रि.) यजुर्वेद का ३६वाँ शान्ति  
 अध्याय । (न.) ।  
 शुक्र, (न.) चौंटी । मक्खन । एक प्रकार  
 का रोग । (पुं.) चिट्टा रङ्ग । (त्रि.)  
 चिट्टा रङ्ग वाला । साक ।  
 शुक्रकर्मन्, (त्रि.) अच्छा काम करने वाला ।  
 पवित्र । साक । (त्रि.) शुभचरित्र ।  
 शुक्रपक्ष, (पुं.) उजियाला पक्ष । सक्रेद  
 पक्ष ।  
 शुक्रवायस, (पुं.) बगला । श्वेत काक ।  
 शुक्रापाङ्ग, (पुं.) मयूर ।  
 शुकमन्, (पुं.) सक्रेदी ।  
 शुक्रोपला, (स्त्री.) सक्रेद मिसरी । सक्रेद  
 पत्थर ।  
 शुङ्ग, (पुं.) वट वृक्ष ।  
 शुच्, (स्त्री.) शोक । चिन्ता ।  
 शुच्, (क्रि.) अफसोस करना ।  
 शुचि, (पुं.) आग । चित्रक वृक्ष । जेठ का  
 महीना । नेक चाल । श्रीम ऋतु । अच्छा  
 सचिव । सक्रेद रङ्ग ।  
 शुचिद्रुम, (पुं.) अश्वत्थ वृक्ष ।

शुद्ध, ( पुं. ) सूँड़ ( हाथी की ) । शराव  
खाना । ( स्त्री. ) वेश्या । कुटनी ।  
शुद्धार, ( पुं. ) कलाल । हाथी ।  
शुद्ध, ( न. ) सैन्धव लवण ।  
शुद्धवल्ली, ( स्त्री. ) गिलोय ।  
शुद्धान्त, ( पुं. ) राजा का रनवास ।  
अन्तःपुर ।  
शुद्धापहुति, ( स्त्री. ) अर्थसम्बन्धी अलङ्कार  
विशेष ।  
शुद्धि, ( स्त्री. ) सफाई । दुर्गा । देवी ।  
शुद्धौदनि, ( पुं. ) बुद्ध का पिता ।  
शुद्ध, ( क्रि. ) साफ होना । घटाना ।  
शुद्ध, ( क्रि. ) जाना ।  
शुद्ध, ( पुं. ) कुत्ता ।  
शुद्धःशेफ, ( पुं. ) विश्वामित्र का धर्मपुत्र ।  
अजीर्ण के औरस से उत्पन्न ।  
शुद्धक, ( पुं. ) मुनि विशेष । कुत्ता ।  
पिप्पला ।  
शुद्धाशीर, } ( पुं. ) इन्द्र । उल्लू ।  
शुद्धालीर, }  
शुद्धी, ( स्त्री. ) कुतिया ।  
शुद्ध, ( क्रि. ) साफ करना ।  
शुद्ध, ( क्रि. ) चमकना । चमकाना ।  
शुद्ध, ( न. ) मङ्गल । भलाई ( वि. ) ।  
शुद्ध, ( वि. ) मङ्गलकारक ।  
शुद्ध, ( पुं. ) पीपल का पेड़ ( वि. )  
मङ्गलकारी ।  
शुद्ध, ( न. ) अवरक । रूपा । चन्दन । सैंधा  
नोन ।  
शुद्धदन्ती, ( स्त्री. ) पुष्पदन्त दिग्गज की  
हथिनी ।  
शुद्ध, ( पुं. ) एक दानव विशेष ।  
शुद्धमर्दिनी, ( स्त्री. ) शुद्ध दैत्य को मारने  
वाली देवी । दुर्गा ।

शुद्ध, ( क्रि. ) मार डालना ।  
शुद्ध, ( क्रि. ) कहना । देना । वह द्रव्य,  
जो इनाम के तौर पर चिड़िया पशु आदि  
को फँसाव से छुड़ाने को दिया जाय । भेट ।  
उपहार ।  
शुद्ध, ( पुं. न. ) मोल । फीस । कर ( टैक्स ) ।  
घाट आदि की उतराई में दिया जाने वाला  
द्रव्य । अनियमित द्रव्य । एक प्रकार का  
स्त्रीधन । लड़की का मूल्य । दहेज ।  
यौतुक । देतो शुद्ध किया ।  
शुद्धस्थान, ( न. ) छुड़ी वसूल करने का  
स्थान । उपहार बँटने की जगह । वह  
कचहरी, जहाँ लगान या फीस आदि  
दिया जाय ।  
शुद्ध, ( न. ) ताम्र । रस्ती ।  
शुद्ध, ( न. ) ताम्र । रस्ती । यज्ञ का कार्य । रस्ती ।  
तामा ।  
शुद्ध, ( न. ) सेवा करना । सन्तोषप्रद  
चेष्टा करना ।  
शुद्ध, ( स्त्री. ) सुनने की चाह । उपासना ।  
सेवा । बरदाश । परिचर्या ।  
शुद्ध, ( क्रि. ) सूखना ।  
शुद्ध, ( पुं. ) गर्त । गदा । विल ।  
शुद्ध, ( न. ) छिद्र । बंसी आदि बाजा ।  
( वि. ) सख्खिद्र ( पुं. ) मूसा । आग ।  
शुद्ध, ( वि. ) धूप आदि से सूख गया ।  
सूखा ।  
शुद्धकल, ( न. ) सूखा हुआ मांस ।  
शुद्धकचैर, ( न. ) उद्देश्यशून्य कलह । न्यर्थ  
की शत्रुता या वैमनस्य ।  
शुद्धकचैर, ( पुं. ) सूखा घाव ।  
शुद्धमन्, ( न. ) तेज । शौर्य । ( पुं. ) अग्नि ।  
चित्रक वृक्ष ।  
शुद्ध, ( पुं. न. ) यव । शिला । नोक । काँटा ।  
दया । ममता । एक प्रकार का विषैला  
कीड़ा ।  
शुद्ध, ( पुं. ) सुअर ।



शूकरदृष्ट, ( पुं. ) एक प्रकार की घास, जिसे सूअर चाव से खाते हैं। घुस्ता। मोथा। नागरमोथा हरा।  
 शूकल, ( पुं. ) चञ्चल। घोड़ा।  
 शूद्र, ( पुं. ) चतुर्थ वर्ण।  
 शूद्रकर्मन्, ( न. ) शूद्र का काम अर्थात् द्विजातियों की सेवा।  
 शूद्रावेदिन्, ( पुं. ) शूद्रा के साथ विवाह करने वाला।  
 शूना, ( स्त्री. ) कसाईखाना।  
 शून्य, ( वि. ) आकाश। खाली। विन्दु। अभाव। कम। तुच्छ। नरहित।  
 शून्यवादिन्, ( पुं. ) बौद्ध विशेष। अनीश्वरवादी। नास्तिक।  
 शूर, ( कि. ) रोकना। वध करना। वीर बनना। बल दिखलाना।  
 शूर, ( पुं. ) वीर। वसुदेव नामी यादव। सुर्य। सिंह। सूअर। एक मछली।  
 शूरसेन, ( पुं. ) एक देश। शूरवशी एक राजा।  
 शूर्प, ( कि. ) मापना।  
 शूर्प, ( पुं. ) सूप। अनाज फटकने का नाँस का बना हुआ सूप।  
 शूर्पकर्ण, ( पुं. ) सूप जैसे कान वाला। गज। हाथी।  
 शूर्पणखा, ( स्त्री. ) रावण की बहिन। राक्षसी।  
 शूर्प, ( पुं. ) लोहे की मूर्ति।  
 शूल, ( कि. ) रोगी होना। चिल्लाना। पीड़ित होना।  
 शूल, ( पुं. न. ) रोग विशेष। लोहे का तेज फाला। विशूल। चिह्न। एक घुनि। नवाँ योग।  
 शूलघातन, ( न. ) मण्डूर।  
 शूलद्विष, ( पुं. ) हींग।  
 शूलधन्वन्, ( पुं. ) शिव।  
 शूलधर, ( पुं. ) शिव।

शूलधारिन्, ( पुं. ) शिव।  
 शूलपाणि, ( पुं. ) शिव।  
 शूलाकृत, ( वि. ) कबाब।  
 शूलिक, ( वि. ) लोहे की सींक पर चढ़ा कर पकाया हुआ मांस।  
 शूलिन्, ( पुं. ) शूल रोग वाला। शिव।  
 शूल्य, ( वि. ) कबाब।  
 शृगाल, ( पुं. ) सियार। गीदड़। एक  
 शृगाल, ( वि. ) दैत्य। वासुदेव। ( वि. ) निर्दय। नाच।  
 शृगालिका, ( स्त्री. ) गीदड़ी।  
 शृङ्गल, ( पुं. ) लोहे की जञ्जीर। बेड़ी।  
 शृङ्ग, ( न. ) चोटी। प्राधान्य। बड़ाई। काम का उद्रेक। पशु आदि का सींग। बाजा विशेष।  
 शृङ्गमूल, ( पुं. ) सिंघाड़ा।  
 शृङ्गवत्, ( पुं. ) भारतवर्ष के २ सीमा के एक पर्वत का नाम। सींग के समान। सींग वाला।  
 शृङ्गवेर, ( न. ) अदरक। सोंठ। रामचन्द्र के मित्र गुह का नगर।  
 शृङ्गाट, ( पुं. ) चतुष्पथ। चौराहा। शब्दालङ्कार।  
 शृङ्गार, ( पुं. ) रस विशेष। प्यार। सजावट। चिह्न। लौंग। अदरक। सिन्दूर। गहना।  
 शृङ्गारिन्, ( पुं. ) सुपारी। हाथी। प्रेमी। ताम्बूल। शृंगार करने वाला।  
 शृङ्गिक, ( न. ) एक प्रकार का विष। सींगिया।  
 शृङ्गिका, ( स्त्री. ) भोजपत्र का वृक्ष।  
 शृङ्गिण, ( पुं. ) मेढा।  
 शृङ्गीणी, ( स्त्री. ) गौ। अरबी चमेली।  
 शृङ्गिन्, ( वि. ) सींग वाला। चोटी वाला। ( पुं. ) पहाड़। हाथी। मेढा। वृक्ष। शिव। शिव के गण का नाम। \*  
 “शृङ्गी भृङ्गीरिदिस्तुयडी।”

शुद्धी, ( न. ) आभूषण का सोना । ओषधि की जड़ी । विष विशेष ।  
 शुद्धीकनक, ( न. ) आभूषण में लगाने योग्य सोना ।  
 शुष्णि, ( स्त्री. ) अक्षुश ।  
 शृत, ( त्रि. ) पका हुआ ।  
 शृधु, ( क्रि. ) अपान वायु छोड़ना । गीलों करना । आर्द्र करना । पकड़ना । काटना ।  
 शृधु, ( पुं. ) बुद्धि । भग । शुदा ।  
 शृ, ( क्रि. ) टुकड़े टुकड़े कर डालना । चीर फाड़ डालना । नष्ट करना ।  
 शैखर, ( पुं. ) शिखा । चोटी । मुकुट ।  
 शेफ, ( पुं. न. ) लिङ्ग ।  
 शेफालिका, ( स्त्री. ) फूलदार वृक्ष । सुहांजना ।  
 शेमुषी, ( स्त्री. ) बुद्धि ।  
 शेव, ( पुं. ) लिङ्ग ।  
 शेवधि, ( पुं. ) किसी मोह की चरम सीमा । पक्ष आदि नौ प्रकार की निधि । खजाना । बेहद ।  
 शेवाल, ( न. ) सिवार । एक प्रकार की घास जो मन्द प्रवाह वाली नदियों में उगती और चीनी साफ करने के काम आती है ।  
 शेष, ( पुं. ) स्वामी । नारायण । प्रलय हु जाने पर भी बच रहने वाला । अचन्त । सर्पराज । बाकी ।  
 शेषा, ( स्त्री. ) देवता पर चढ़ी माला आदि निर्मात्य वस्तु । बाकी बची हुई ।  
 शेक्ष, ( पुं. ) शिक्षा नामक व्याकरण ग्रन्थ को पढ़ने या जानने वाला ।  
 शेखरिक, ( पुं. ) अपामार्ग ।  
 शेत्य, ( न. ) शीतलता । सर्दी । ठण्डक ।  
 शेथिल्य, ( न. ) ढीलापन ।  
 शेनेय, ( पुं. ) सात्यकि नाम यादव ।  
 शैल, ( पुं. ) पहाड़ । ( न. ) पहाड़ों में उत्पन्न गन्ध द्रव्य ।

शैलज, ( न. ) एक प्रकार का गन्ध द्रव्य । शिलाजित् ।  
 शैलजा, ( स्त्री. ) गज पिप्पली । दुर्गा ।  
 शैलधर, ( पुं. ) श्रीकृष्ण ।  
 शैलभित्ति, ( पुं. ) पत्थर तोड़ने का औजार छैनी ।  
 शैलराज, ( पुं. ) हिमालय ।  
 शैलशिविर, ( न. ) समुद्र ।  
 शैलसुता, ( स्त्री. ) पार्वती ।  
 शैलाग्र, ( न. ) पहाड़ की चोटी ।  
 शैलाट, ( पुं. ) शेर । भाल । किरात ।  
 शैलालिन, ( पुं. ) शैलूष । नट ।  
 शैली, ( स्त्री. ) नियम । रीति ।  
 शैलूष, ( पुं. ) नट । नित्य वृक्ष । धूर्त । ताल देने वाला ।  
 शैव, ( त्रि. ) शिवभक्त । ( न. ) पुराण विशेष । मङ्गल कार्य ।  
 शैवलिनी, ( स्त्री. ) नदी ।  
 शैवाल, ( न. ) पानी में उंपन्ने वाली घास । सिवार घोड़ा ।  
 शैव्य, ( पुं. ) शिवगोत्रोद्भव राजा विशेष ।  
 शैष, ( न. ) बचपन । शिशुपाल । बालपन ।  
 शैशिर, ( पुं. ) काली चिड़िया ।  
 शो, ( क्रि. ) तेज करना ।  
 शोक, ( पुं. ) वियोग जनित कष्ट । दुःखी ।  
 शो, ( पुं. ) कदम्ब का पेड़ ।  
 शोचिक्शे, ( पुं. ) आग । चित्रक पेड़ ।  
 शोचिस्, ( न. ) प्रभा । चमक ।  
 शोच्य, ( त्रि. ) क्षुद्र । दया योग्य ।  
 शोण, ( क्रि. ) जाना ।  
 शोण, ( न. ) सिन्दूर । रुधिर । लाल गन्ना । मङ्गल ग्रह । ( पुं. ) आग ।  
 शोणित, ( न. ) लोह ।  
 शोणितपुर, ( न. ) बाण्डासुर की राजधानी ।  
 शोणोपल, ( पुं. ) मायिक्य । लाल ।  
 शोध, ( पुं. ) सूजन ।

शोधघनी, ( स्त्री. ) शालपर्णी । पुनर्नवा ।  
 शोधन, ( न. ) शौच । सफाई । विद्या ।  
 ऋण चुकाना । धोना । सँवारना ।  
 शोधित, ( त्रि. ) मार्जित । हूँदा । धोया ।  
 सँवारा ।  
 शोफ, ( पुं. ) सूजन ।  
 शोभन, ( न. ) कमल का फूल । ( पुं. )  
 पांचवां योग । ( त्रि. ) शोभावाला ।  
 शोभाञ्जन, ( पुं. ) सुहांजने का पेड़ ।  
 शोष, ( पुं. ) सुखाना । मिर्गी का रोग ।  
 शोषण, ( ज. ) चूस कर रस पीना । सुखाना ।  
 कामदेव । एक तीर ।  
 शौक, ( न. ) तोतों का गिराँह ।  
 शौकर, ( न. ) एक तीर्थ ।  
 शौकिकेय, ( न. ) मोती ।  
 शौकल्य, ( पुं. ) श्वेतता । सफेदी ।  
 शौच, ( न. ) सफाई । पवित्रता ।  
 शौटीर, ( त्रि. ) त्यागी । दानी । वीर ।  
 अहङ्कारी ।  
 शौड, ( क्रि. ) अभिमान करना ।  
 शौण्ड, ( त्रि. ) मत्त । दक्ष ।  
 शौण्डिक, ( पुं. ) कलार ।  
 शौण्डीर, ( पुं. ) कलार । ( त्रि. ) अहङ्कारी ।  
 शौद्र, ( पुं. ) शूद्रा से उत्पन्न बेटा ।  
 शौद्धोदनि, ( पुं. ) शौद्ध मुनि विशेष ।  
 शौनक, ( पुं. ) एक मुनि ।  
 शौनिक, ( पुं. ) कसाई । बहेलिया ।  
 शिकारी ।  
 शौभिक, ( त्रि. ) मदारी । चेटकी ।  
 शौरि, ( पुं. ) वसुदेव या सूर्य का पुत्र ।  
 विष्णु । शनैश्चर ।  
 शौर्य, ( न. ) वीर्य । शक्ति ।  
 शौलिकक, ( पुं. ) तहसीलदार । शुल्क  
 उगाहने वाला । ठेकेदार ।  
 शौवस्तिक, ( त्रि. ) कल के दिन का ।  
 शौष्कल, ( पुं. ) सूखे मांस को बेचने वाला ।  
 श्चुत्, ( क्रि. ) बहना ।

श्च्योत्, ( क्रि. ) बहना ।  
 श्च्योत्, ( पुं. ) चारों ओर सींचना ।  
 श्मशान, ( न. ) मरघट ।  
 श्मशानवासिन्, ( पुं. ) महादेव । बटुक  
 भैरव । चाण्डाल आदि । भूत, प्रेत आदि ।  
 श्मश्रु, ( न. ) मूँछ । दाढ़ी ।  
 श्मश्रुमुखी, ( स्त्री. ) पुरुष के लक्षण वाली  
 युवती ।  
 श्मश्रुल, ( पुं. ) दाढ़ी वाला ।  
 श्मश्रुवर्द्धक, ( पुं. ) नाई ।  
 श्यान, ( त्रि. ) गाढ़ा । सूखा ।  
 श्याम, ( पुं. ) वृद्ध दारक वृक्ष । अक्षयवट ।  
 नीला । काला ।  
 श्यामकण्ठ, ( पुं. ) मोर । शिव । नीलकण्ठ ।  
 पक्षी विशेष ।  
 श्यामल, ( पुं. ) काले रङ्ग वाला ।  
 श्यामलता, ( स्त्री. ) कालापन । हरा रङ्ग ।  
 श्यामसुन्दर, ( पुं. ) श्रीकृष्ण ।  
 श्यामा, ( स्त्री. ) एक ओषधि । वह स्त्री  
 जिसके बाल बच्चा अभी उत्पन्न न हुआ हो  
 और उमर सोलह वर्ष की हो । यमुना ।  
 रात्रि । गिलोय । गुग्गुलु । नील । हल्दी ।  
 पीपल । तुलसी । छाया । शिक्षा वृक्ष ।  
 गौ । एक पक्षी । स्त्री विशेष ।  
 श्यामाक, ( पुं. ) धान भेद ।  
 श्यामाङ्ग, ( पुं. ) बुध ग्रह । ( त्रि. ) काले  
 शरीर वाला ।  
 श्याल, ( पुं. ) साला ।  
 श्याव, ( पुं. ) काला पीला रङ्ग ।  
 श्यावदत्, ( त्रि. ) काले दांतों वाला ।  
 श्यावदन्त, ( पुं. ) स्वभाव ही से जिसके  
 दांतों का रङ्ग काला है ।  
 श्येत, ( पुं. ) सफेद ।  
 श्येन, ( पुं. ) बाज पक्षी । उल्लू ।  
 श्यै, ( क्रि. ) जाना ।  
 श्यैनम्पात, ( स्त्री. ) शिकार । अहेर ।  
 श्रृणु, ( क्रि. ) देना ।

**श्रुत्**, ( अन्व्य. ) गुरु और वेदान्त पर विश्वास ।  
**श्रुत्**, ( क्रि. ) चोटिल करना । वध करना ।  
 बांधना । छुड़ाना । प्रसन्न होना ।  
 निर्वैल होना ।  
**श्रुथन**, ( न. ) यत्न करना । प्रसन्न होना ।  
**श्रद्धा**, ( स्त्री. ) आदर । गुरु और वेदान्त के  
 वचनों पर विश्वास । स्पृहा । शुद्धि ।  
 विश्वास ।  
**श्रद्धालु**, ( स्त्री. ) गर्भवती स्त्री जिसको किसी  
 वस्तु की इच्छा हो । ( त्रि. ) श्रद्धा वाला ।  
 विश्वासी ।  
**श्रुथ्**, ( क्रि. ) गृथना । छुड़ाना । वध करना ।  
**श्रुपित**, ( त्रि. ) पका हुआ ।  
**श्रम**, ( क्रि. ) तपस्या करना ।  
**श्रम**, ( पुं. ) शास्त्राभ्यास । आयास । तपस्या  
 खेद । परिश्रम ।  
**श्रमण**, ( पुं. ) भिक्षुक विशेष ।  
**श्रमिन्**, ( त्रि. ) मेहनती ।  
**श्रम्भ**, ( क्रि. ) भूलना ।  
**श्रय**, ( पुं. ) आश्रय । सहारा ।  
**श्रव**, ( पुं. ) कान । ख्याति ।  
**श्रवण**, ( न. ) कान । सुनना । बारहसवां  
 नक्षत्र ।  
**श्रवणद्वादशी**, ( स्त्री. ) भाद्र शुक्ला एका-  
 दशी । वह द्वादशी जिसके साथ श्रवण  
 नक्षत्र हो, प्रायः भाद्रपद में अवश्य होता  
 है । इसका नाम हरिवासर है । इसमें  
 भोजन करने से बारह महीनों की एका-  
 दशी के व्रत का फल नष्ट जाता है ।  
**श्रविष्ठा**, ( स्त्री. ) अति प्रसिद्ध । धनिष्ठा  
 तारा ।  
**श्रवस्**, ( न. ) कान । कीर्ति । यश ।  
**श्रा**, ( क्रि. ) पकाना ।  
**श्राण**, ( त्रि. ) पका हुआ ।  
**श्राद्ध**, ( न. ) पितरों की तृप्ति के लिये किया  
 जाने वाला पिण्डदान आदि कर्म ।

**श्राद्धदेव**, ( पुं. ) इस नामका एक मनु ।  
 यमराज । श्राद्ध के प्रधान देवता धूर्त्लोचन,  
 विश्वेदेवा आदि । एक घृनि ।  
**श्राद्धदेवता**, ( स्त्री. ) श्राद्ध कर्म में निमन्त्रण  
 देकर पितर बनाये हुए ब्राह्मण । विश्वेदेवा  
 और धूर्त्लोचन आदि । श्रीविष्णु ।  
 पितर ।  
**श्राद्धिक**, ( त्रि. ) श्राद्ध में देने योग्य पदार्थ  
 का खाने वाला । श्राद्धभोजी ब्राह्मण ।  
**श्रान्त**, ( त्रि. ) श्रम वाला । शान्त । जितेन्द्रिय ।  
 थका हुआ ।  
**श्रावण**, ( पुं. ) सावन मास । कान्त से घृनि  
 निश्चित बात ।  
**श्रावन्ती**, ( स्त्री. ) धर्मपत्न्य नाम की  
 नगरी ।  
**श्रि**, ( क्रि. ) सेवा करना ।  
**श्रित्**, ( त्रि. ) सेविन । आश्रित ।  
**श्री**, ( क्रि. ) पकाना ।  
**श्री**, ( स्त्री. ) श्रीमा । लक्ष्मी । सौभाग्य । वाणी ।  
 सम्पत्ति । बुद्धि । सिद्धि ।  
**श्रीकर**, ( पुं. ) शिव । मोर । कुरुजाङ्गल  
 देवी ।  
**श्रीकर**, ( न. ) लाल कमल का फूल । विष्णु ।  
 दाय विभाग सम्बन्धी ग्रन्थ का एक रच-  
 यिता परिच्छेद । ( त्रि. ) सजाने  
 वाला ।  
**श्रीकान्त**, ( पुं. ) विष्णु ।  
**श्रीखण्ड**, ( न. ) चन्दन ।  
**श्रीगर्भ**, ( पुं. ) विष्णु । खड्ग । तिजोरी ।  
**श्रीघन**, ( पुं. ) बहुत बुद्धि वाला । ( न. )  
 दही ।  
**श्रीचक्र**, ( न. ) त्रिपुर-सुन्दरी की पूजा का  
 अङ्ग विशेष ।  
**श्रीज**, ( पुं. ) कामदेव । सारा संसार, क्यों  
 कि वह जगत् की माता हैं ।  
**श्रीद**, ( पुं. ) कुबेर । ( त्रि. ) धन देने  
 वाला ।

श्रीधर, ( पुं. ) विष्णु । श्रीमद्भागवत के बावन टीकाकारों में से प्रसिद्ध एक टीकाकार 'श्रीधर स्वामी' ।  
 श्रीनिकेतन, ( पुं. ) विष्णु । विवाह मण्डप । शोभा भवन । महिफल । सभा ।  
 श्रीपथ, ( पुं. ) राजपथ । कल्याणप्रद रास्ता ।  
 श्रीपर्ण, ( न. ) कमल का फूल ।  
 श्रीपुत्र, ( पुं. ) कामदेव । उच्चैःश्रवा घोड़ा ।  
 श्रीपुष्प, ( न. ) लवङ्ग ।  
 श्रीफल, ( पुं. ) बिल्व का वृक्ष । नारियल ।  
 श्रीभागवत, ( न. ) अष्टादश पुराणों के अन्तर्गत, एक प्रसिद्ध महापुराण ।  
 श्रीमत्, ( पुं. ) शोभा वाला । तिलक वृक्ष । पीपल का पेड़ । विष्णु । शिव । प्रतिष्ठित । ऐश्वर्यवान् ।  
 श्रीमती, ( स्त्री. ) सुशोभिता । द्रव्यवती राधिका । प्रतिष्ठिता ।  
 श्रीमूर्ति, ( स्त्री. ) देवप्रतिमा । प्रतिष्ठा करने के योग्य मूर्ति या व्यक्ति विशेष ।  
 श्रीरङ्गपत्तन, ( न. ) दक्षिण का एक तीर्थ विशेष, प्रसिद्ध 'श्रीरङ्गपट्टन' ।  
 श्रीराम, ( पुं. ) मर्यादा पूर्णतम रामचन्द्र । दशरथनन्दन । सविराम ।  
 श्रील, ( त्रि. ) शोभा वाला । धनवान् । श्रीविष्णु ।  
 श्रीलता, ( स्त्री. ) महाज्योतिष्मती लता ।  
 श्रीवत्स, ( पुं. ) श्रीविष्णु का एक प्रधान चिह्न जो सदा वक्षःस्थल में लक्ष्मी निवास का सूचक है । जैनियों का झण्डा । राजा का निज गृह ।  
 श्रीवराह, ( पुं. ) विष्णु के दशावतारों में से एक ।  
 श्रीवास, ( पुं. ) सरल वृक्ष का रस । राल । विष्णु ।  
 श्रीविद्या, ( स्त्री. ) त्रिपुरसुन्दरी ।  
 श्रीश, ( पुं. ) विष्णु । लक्ष्मीनाथ ।

श्रु, ( क्रि. ) सुनना ।  
 श्रुत, ( न. ) सुना जाता है । शास्त्र । ( त्रि. ) समझा हुआ ।  
 श्रुतकीर्ति, ( स्त्री. ) शत्रुघ्न की स्त्री । ( पुं. ) जिसका विख्यात यश हो । यशस्वी ।  
 श्रुतदेवी, ( स्त्री. ) सरस्वती ।  
 श्रुतबोध, ( पुं. ) ब्रह्म शास्त्र का ग्रन्थ विशेष ।  
 श्रुतश्रवम्, ( पुं. ) शिशुपाल का पिता ।  
 श्रुति, ( स्त्री. ) कान । वेद । सुनी बात । कहानी ।  
 श्रुतिकटु, ( पुं. ) कानों में कड़वा लगने वाला वचन । थोरहना । गाली गलौज । अप्प का एक दोष ।  
 श्रुतिजोविका, ( स्त्री. ) स्मृति । धर्म-शास्त्र ।  
 श्रुतिधर, ( त्रि. ) जो सुनने ही से सब समझ लेता है । जो वेद को मानता है । जिसे वेद कण्ठस्थ हैं । वेदज्ञ । वेदधारी ।  
 श्रुतिमूल, ( न. ) वेद । वेदविहित धर्म । कर्णमूल रोग ।  
 श्रुतिवज्रित, ( त्रि. ) बहरा । जोरा । वेद का पाठ न करने वाला । वेद का अनधिकारी ।  
 श्रुतिवेध, ( पुं. ) कनछेदन संस्कार ।  
 श्रुत्यनुप्रास, ( पुं. ) शब्दालङ्कार ।  
 श्रुत्युक्त, ( त्रि. ) वेदविहित धर्म ।  
 श्रुवा, } ( स्त्री. ) यज्ञीय पात्र विशेष । ब्रह्मा  
 सुवा, } का हाथ ।  
 श्रुङ्गी, ( स्त्री. ) गणित शास्त्र का प्रकार विशेष ।  
 श्रेणि, } ( स्त्री. ) छिद्ररहित पंक्ति ।  
 श्रेणी, }  
 श्रेयस्, ( न. ) बहुत सराहने योग्य । धर्म । मांश । शुभ । ( त्रि. ) बहुत अच्छा ।  
 श्रेष्ठ, ( पुं. ) बहुत अच्छा । कुबेर । राजा । ब्राह्मण । विष्णु । ( न. ) गौ का दूध । ( त्रि. ) सर्वोत्तम ।

श्रेष्ठिन्, ( पुं. ) सेठ । साहूकार ।  
 श्रे, ( कि. ) पसीजना ।  
 श्रेष्ठ्यम्, ( न. ) उत्तमता । भलाई ।  
 श्रेष्ण, ( कि. ) एकत्र करना ।  
 श्रेष्ण, ( त्रि. ) लङ्गड़ा । ( पुं. ) रोग विशेष ।  
 श्रेष्णा, ( स्त्री. ) श्रवण नक्षत्र ।  
 श्रेष्णि, } ( स्त्री. ) कटि । पथ । मार्ग ।  
 श्रेष्णी, }  
 श्रेष्णिफलक, ( न. ) अच्छी कमर ।  
 श्रोतव्य, ( त्रि. ) सुनने योग्य ।  
 श्रोतस्, ( न. ) कान । नदी का वेग ।  
 इन्द्रियां ।  
 श्रोत्र, ( न. ) कान ।  
 श्रोत्रिय, ( पुं. ) वेद पढ़ने वाला ब्राह्मण ।  
 श्रोत, ( त्रि. ) वेदविहित । ( पुं. ) गार्हपत्य  
 आहवनीय तथा दक्षिण-अग्नि ।  
 श्रोत्र, ( न. ) श्रोत्रिय का काम ।  
 श्रौषट्, ( अव्य. ) देवता को हवि देने का  
 मन्त्र ।  
 श्लक्ष्ण, ( त्रि. ) अल्प । थोड़ा । मनोहर ।  
 ढीला । चिकना । लोहा ।  
 श्लथ, ( कि. ) कमजोर होना ।  
 श्लथ, ( त्रि. ) शिथिल । ढीला ।  
 श्लाघ, ( कि. ) अपने गुणों को प्रकट  
 करना ।  
 श्लाघा, ( स्त्री. ) प्रशंसा । बड़ाई ।  
 श्लाघ्य, ( त्रि. ) प्रशंस्य । बड़ाई के योग्य ।  
 श्लिष्, ( कि. ) मिलना ।  
 श्लिष्ट, ( त्रि. ) आलक्षित । श्लेषरूप शब्दा-  
 लङ्कार युक्त शब्द ।  
 श्लील, ( त्रि. ) शोभा वाला । अच्छा ।  
 प्रशंसनीय ।  
 श्लेष, ( पुं. ) आलक्षन । शब्दालङ्कार ।  
 श्लेष्मण, ( पुं. ) कफ वाला ।  
 श्लेष्मन्, ( पुं. ) बलागम । कफ ।  
 श्लेष्मन्त, ( त्रि. ) कफ वाला ।  
 श्लेष्मान्तक, ( पुं. ) लसोड़े का पेड़ । बहेरा  
 फल ।

श्लोक, ( कि. ) प्रशंसा करना । बनाना ।  
 बढ़ाना । एकत्र होना ।  
 श्लोक, ( पुं. ) कवि की रची चार पादों  
 वाली पद्यमयी रचना । यश । कीर्ति ।  
 बड़ाई ।  
 श्वःश्रेयस्, ( न. ) भलाई । सुख । परमात्मा ।  
 शिव । शुभ । भद्र ।  
 श्वदंष्ट्रक, ( पुं. ) गोलरू । गोष्ठुर ।  
 श्वधूर्त, ( पुं. ) शृगाल । गदिङ् ।  
 श्वन्, ( पुं. ) कुत्ता ।  
 श्वपच, ( पुं. ) चाण्डाल ।  
 श्वपाक, ( पुं. ) चाण्डाल ।  
 श्वफल, ( पुं. ) अनार । नमकी । बीजपुर ।  
 श्वफलक, ( पुं. ) अकूर के मित्ता का नाम ।  
 श्वभीरु, ( पुं. ) शृगाल ।  
 वश्र, ( कि. ) जाना ।  
 श्वश्र, ( न. ) छिद्र । छेद । टोपी ।  
 श्वयथु, ( पुं. ) मोज । सौजश ।  
 श्ववृत्ति, ( पुं. ) नौकरी । दासत्व वृत्ति ।  
 श्वानवृत्ति ।  
 श्वशुर, ( पुं. ) ससुर ।  
 श्वशुर्य, ( पुं. ) ससुर का सन्तान । देवर ।  
 श्वश्र, ( स्त्री. ) सास ।  
 श्वस्, ( अव्य. ) आने वाला दिन । कल ।  
 श्वस्, ( कि. ) जीना । सोना ।  
 श्वसन, ( पुं. ) हवा ।  
 श्वसित, ( न. ) सांस ।  
 श्वस्तन, ( त्रि. ) आनेवाले ( कल ) तक  
 रहने वाला पदार्थ ।  
 श्वस्त्य, ( त्रि. ) देखो श्वस्तन ।  
 श्वागणिक, ( पुं. ) कुत्तों द्वारा आखेट करने  
 वाला ।  
 श्वादन्त, ( त्रि. ) कुत्ते के दांत वाला ।  
 श्वान, ( पुं. ) कुकुर । कुत्ता ।  
 श्वापद, ( पुं. ) व्याघ्र । भेड़िया ।  
 श्वास, ( पुं. ) हवा । दमा का रोग ।  
 श्वि, ( कि. ) जाना । बढ़ना ।



शिवत्, (क्रि.) सफेद करना ।  
 शिवत्र, (न.) सफेद । श्वेत ।  
 शिवत्रिन्, (त्रि.) सफेद कोढ़ का रोगी ।  
 शिवत, (पुं.) एक द्वीप । एक पहाड़ । शुक्र  
 ग्रह । शंख । सफेद बादल । जीरा ।  
 (न.) रौप्य ।  
 श्वेतद्वीप, (पुं.) विष्णु के रहने का द्वीप ।  
 श्वेतधामन्, (पुं.) चन्द्र । कपूर । समुद्र  
 की आग ।  
 श्वेतपत्र, (पुं.) हंस ।  
 श्वेतपद्म, (न.) सफेद कमल का फूल ।  
 श्वेतपिङ्गल, (पुं.) सिंह । शेर ।  
 श्वेतरक्त, (पुं.) गुलाबी ।  
 श्वेतवाजिन्, (पुं.) चन्द्र । अर्जुन ।  
 श्वेतवासस्, (पुं.) श्वेतवस्त्रधारी विरक्त  
 वैष्णव । शुक्राम्बर विष्णु । एक प्रकार  
 का संन्यासी ।  
 श्वेतवाह, (पुं.) इन्द्र । अर्जुन । चन्द्र ।  
 श्वेतवाहन, (पुं.) चन्द्र । इन्द्र । अर्जुन ।  
 श्वेतसर्षप, (पुं.) सफेद सरसों ।  
 श्वेतहय, (पुं.) उच्चैःश्रवा घोड़ा ।  
 श्वेता, (स्त्री.) कौड़ी । संपरीचना । शंकरा ।  
 श्वेतोद्गी, (स्त्री.) राक्षी ।  
 श्वैत्य, (न.) शुक्रवर्ण । सफेद रक्त ।  
 श्वैत्र, } (न.) सफेद कोढ़ ।  
 श्वैड्य, }

## ष

ष, (क्रि.) सर्वोत्तम । बुद्धिमान् । (पुं.)  
 हान । नाश । अन्त । शेष । मोक्ष ।  
 अज्ञान । स्वर्ग । निद्रा । विद्वान् जन ।  
 चूची की बौड़ी । केश । गर्भनिमोचन ।  
 षग्, (क्रि.) छिपाना ।  
 षच्, (क्रि.) सींचना । मिलना ।  
 षट्कर्मन्, (न.) छः प्रकार के तन्त्रोक्त काम ।  
 यथा—स्तम्भन, मोहन, वशीकरण, उच्चाटन,  
 विद्वेषण और मारण । अथवा—पढ़ना और  
 पढ़ाना, यज्ञ करना और कराना, दान  
 लेना और देना, ये छः कर्म ब्राह्मणों  
 के हैं । (पुं.) ब्राह्मण ।

षट्कोण, (न.) छः कोन वाला । लग्न से  
 छठवां स्थान । छुदर्शन चक्र ।  
 षट्चक्र, (न.) छः चक्र । योगाभ्यास में  
 प्राणायाम के वायु को रोकेन के छः स्थान ।  
 उनका प्रधान स्थान । उन चक्रों को बताने  
 वाला ग्रन्थ ।  
 षट्चत्वारिंशत्, (स्त्री.) छियालीस । ४६ ।  
 षट्चरण, (पुं.) भौरा । छः पाँव वाला ।  
 षटपदी स्तोत्र ।  
 षट्, (क्रि.) रहना । बल करना ।  
 षट्तिस्त्रिन्, (पुं.) तिलों का मर्दन आदि  
 छः कर्म ।  
 षट्त्रिंशत्, (स्त्री.) छत्तीस । ३६ ।  
 षट्पञ्चाशत्, (स्त्री.) छप्पन । ५६ ।  
 षट्पदी, (स्त्री.) भौरी । छः चरण का एक  
 छन्द । जू ।  
 षट्प्रश्न, (पुं.) धर्मादि को भली भांति  
 समझने वाला । छः शास्त्र जानने वाला ।  
 षडङ्ग, (न.) वेद के छः अङ्ग । यथा शिक्षा,  
 कल्प, व्याकरण, निरुक्त, छन्द और  
 ज्योतिष । पद, धन, जटा, क्रम, निरुक्त  
 और निघण्टु छः अंगों वाला वेद ।  
 षडभिन्न, (पुं.) बौद्ध विशेष ।  
 षडशीति, (स्त्री.) छियासी । ८६ । सूर्य का  
 संक्रमण विशेष ।  
 षडशीतिमुख, (न.) षडशीति नाम सं-  
 क्रान्ति का मुख ।  
 षडानन, (पुं.) कार्तिकेय । स्वामिकार्तिक ।  
 षडूर्मि, (पुं.) परमेश्वर ।  
 षड्गव, (त्रि.) छः बैलों वाला छकड़ा  
 या हल ।  
 षड्गुण, (पुं.) राजाओं के छः सन्धि आदि  
 गुण ।  
 षड्ग्रन्थि, (न.) पीपलामूल ।  
 षड्ज, (पुं.) सात में से एक स्वर ।  
 षड्दीर्घ, (पुं.) छः दीर्घ जैसे—आ, ई, ई,  
 ऊ, ऐ, औ, अः ।

षड्धा, ( अव्य. ) छः प्रकार ।  
 षड्हरस, ( पुं. ) छः रस । ( मधुर, अम्ल, लवण, कटु, तिक्त और कषाय ) ।  
 षड्वर्ग, ( पुं. ) षट्परिपु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य ।  
 षण, ( क्रि. ) देना ।  
 षण्ड, } ( पुं. ) बैल । हिजड़ा । ढेर ।  
 शण्ड, }  
 षण्मुख, ( पुं. ) स्वामिकार्तिक । षडानन ।  
 षट्, ( क्रि. ) विषाद करना । वध करना । जाना ।  
 षञ्ज, ( क्रि. ) मिलना ।  
 षष्, ( त्रि. ) छः । ६ ।  
 षष्टि, ( स्त्री. ) साठ ।  
 षष्टिम, ( त्रि. ) साठवीं ।  
 षष्टिसंवत्सर, ( पुं. ) प्रभव आदि ज्योतिष के प्रसिद्ध साठवर्ष ।  
 षष्ठ, ( त्रि. ) छठा ।  
 षष्ठक, ( त्रि. ) छठवाँ हिस्सा ।  
 षष्ठ्यांश, ( पुं. ) छठवाँ हिस्सा जो कररूप में किसान राजा को देते हैं ।  
 षष्ठ्यान्न, ( त्रि. ) दिन के छठवें भाग में भोजन करने वाला ।  
 षष्ठी, ( स्त्री. ) मातृका । छठी देवी ।  
 षस्, ( क्रि. ) सोना ।  
 षस्ज्, ( क्रि. ) फैलना । सरकना ।  
 षह, ( क्रि. ) सहारना । क्षमा करना ।  
 षाड्गुण्य, ( न. ) राजनीति के सन्धि आदि छः अङ्ग ।  
 षाण्मातुर, ( पुं. ) कार्तिकेय । जिनकी छः माता हैं ।  
 षाण्मासिक, ( न. ) छमाही श्राद्ध । छः महीने में पारवर्तन होने वाला अयन ।  
 षाध्, ( क्रि. ) पाना ।  
 षान्त्व, ( क्रि. ) आश्वासन देना ।  
 षि, ( क्रि. ) बांधना ।  
 षिट्, ( क्रि. ) अनादर करना ।

षिङ्ग, ( पुं. ) धूर्त । लम्पट ।  
 षिध्, ( क्रि. ) जाना ।  
 षिच्, ( क्रि. ) सीना ।  
 षु, ( क्रि. ) सोमरस का निकालना और मथना । नहाना ।  
 षू, ( क्रि. ) उत्पन्न होना । पैदा होना । फेंकना ।  
 षूद्, ( क्रि. ) हडाना ।  
 षेच, ( क्रि. ) सेवा करना ।  
 षो, ( क्रि. ) नाश होना ।  
 षोडत, ( पुं. ) छः दाँत की उम्र का बैल ।  
 षोडशन्, ( त्रि. ) सोलह की संख्या ।  
 षोडश, ( पुं. ) सोलहवाँ । चन्द्रकला ।  
 षोडशक, ( न. ) प्रेत के उद्धारार्थ या निमित्त दी गयीं सोलह वस्तुएँ—पृथिवी, आसन, जल, अन्न, दीपक, अन्न, पान, छाता, गन्ध, माला, फल, शय्या, पादुका, गौ, शाना, चांदी ।  
 षोडशमातृका, ( स्त्री. ) सोलह माताएँ यथा—गौरी, पद्मा, शची, मेधा, सावित्री, विष्णु, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति, तुष्टि ।  
 षोडशाङ्ग, ( पुं. ) शृंगल आदि सोलह वस्तुओं की बनाई हुई धूप । वह पूजा जिसमें सोलह उपचार हों ।  
 षोडशांघ्रि, ( पुं. ) केकड़ा ।  
 षोडशार, ( न. ) सोलह पत्रों का कमल । एक यन्त्र ।  
 षोडशिन, ( पुं. ) चन्द्रमा । सोमरस डालने का पात्र ।  
 षोडशोपचार, ( न. ) पूजन की सोलह वस्तु । यथा—आसन, स्वागत, पाद्य, अर्घ्य, आचमनीयक, मधुपर्क, आचमन, स्नान, वस्त्र, भूषण, गन्ध, पुष्प, धूप, दीप, नैवेद्य, वन्दन ।  
 षोढा, ( अव्य. ) छः प्रकार ।  
 षोढान्यास, ( पुं. ) छः प्रकार के न्यास विशेष ( तन्त्रोक्त अङ्गन्यास और करन्यास ) ।

छु, ( क्रि. ) बड़ाई अथवा प्रशंसा करना ।  
 छ्यै, ( क्रि. ) घेरा दे लेना ।  
 छग्, ( क्रि. ) छिपाना ।  
 छा, ( क्रि. ) ठहरना ।  
 छिव्, ( क्रि. ) थूकना ।  
 छ्युत, ( त्रि. ) थूका गया । वमन किया गया ।  
 छा, ( क्रि. ) स्नान करना । साफ करना ।  
 छिण्, ( क्रि. ) प्यार करना ।  
 छिम, ( क्रि. ) मुसकुराना ।  
 छ्वद्, ( क्रि. ) प्यार करना । चाटना ।  
 छ्वञ्ज, ( क्रि. ) गले लगाना ।  
 छ्वप्, ( क्रि. ) सोना ।  
 छ्विद्, ( क्रि. ) स्नान करना ।

### स

स, ( पुं. ) सर्प । पवन । पक्षी । षड्ज । शिव । विष्णु । जब यह किसी शब्द के पहले लगाया जाता है, तब उस शब्द का अर्थ सम, तुल्य, सह, सदृश का अर्थ बतलाता है । यथा—सपुत्र, सभार्य, समृष्ण, सधन, सरोष, सकोप आदि ।  
 संक्षेप, ( पुं. ) थोड़े में ।  
 संक्षोभ, ( पुं. ) क्षोभ । खबराहट ।  
 संग्राहिन्, ( पुं. ) कुम्भ नाम का पेड़ । एकत्र करने वाला ।  
 संघ, ( पुं. ) नृपत से जीव । पका मेल ।  
 संघर्ष, ( पुं. ) परस्पर की रगड़ । टकर । लड़ाई ।  
 संज्ञ, ( न. ) गन्ध द्रव्य विशेष । चेतना, बुद्धि, आख्या, हाथ आदि से अपने भाव को प्रकट करना ।  
 संज्ञा, ( स्त्री. ) गायत्री । सूर्यपत्नी ।  
 संज्ञापन, ( न. ) मारण । जतलाना ।  
 संज्ञासुत, ( पुं. ) शनैश्चर ।  
 संञ्जु, ( त्रि. ) घुटन टेके हुए ।  
 संज्वर, ( पुं. ) आग से उत्पन्न हुई गर्मी ।  
 संमर्द्, ( पुं. ) आपस की रगड़ ।

संयत, ( त्रि. ) बँधा हुआ । शास्त्र के नियम से बँधा हुआ । प्रिय । इष्ट । माना हुआ ।  
 संयन्त, ( त्रि. ) नियन्ता । नियम पर चलाने वाला ।  
 संयम, ( पुं. ) इन्द्रियनिग्रह । व्रत के पहिले दिन किये जाने वाले कर्म ।  
 संयमन, ( स्त्री. ) यमकी नगरी ।  
 संयमिन्, ( पुं. ) मुान विशेष । ( त्रि. ) इन्द्रियो को रोकनेवाला ।  
 संयाच, ( पुं. ) हलवा । मांहनभोग ।  
 संयुज, ( त्रि. ) संयुक्त । जुड़ा हुआ ।  
 संयुग, ( पुं. ) युद्ध । लड़ाई । जङ्ग ।  
 संयुत, ( त्रि. ) संयुक्त । मिला हुआ ।  
 संयोग, ( पुं. ) मेल ।  
 संयोजित, ( त्रि. ) मिलाया हुआ । मिला हुआ ।  
 संरम्भ, ( पुं. ) कोप । निन्दा । उत्साह । वेग ।  
 संराधन, ( न. ) अच्छे प्रकार सोचना ।  
 संराव, ( पुं. ) शब्द । आवाज़ ।  
 संरूढ, ( त्रि. ) प्रौढ । अद्भुत । जमा हुआ ।  
 संरोध, ( पुं. ) रोकना । फँकना ।  
 संलग्न, ( त्रि. ) लगा हुआ । सटा हुआ ।  
 संलप, ( पुं. ) एकान्त में बातचीत ।  
 संवत्सर, ( पुं. ) वत्सर । बरिस । साल ।  
 संवत्, ( अव्य. ) विक्रमादित्य के राज्य से चला शाका ।  
 संवर्त, ( पुं. ) प्रलयकाल । धर्मशास्त्र-प्रणेतान् मुनि विशेष । मेघ । मेघराज । प्रलय के समय बरसने वाला मेघ । वैसीही आग । वैसाही वायु ।  
 संवर्तिक, ( न. ) बलदेव का हल । ( पुं. ) बाडवानल ।  
 संवर्तिका, ( स्त्री. ) दीप की लाट । नया पत्ता ।  
 संवर्द्धक, ( त्रि. ) बढ़ाने हारा ।  
 संवलित, ( त्रि. ) मिला हुआ ।

**संखसथ**, ( पुं. ) ग्राम । कुटिया ।  
**संखह**, ( पुं. ) सप्तवायु में से एक ।  
**संखार**, ( पुं. ) उच्चारणसम्बन्धी वाक्य प्रयत्न । छिपाना ।  
**संखास**, ( पुं. ) घर । निवासस्थान ।  
**संखाह**, ( पुं. ) अज्ञों को दाबन वाला । चापी करने वाला ।  
**संखाहन**, ( न. ) भार उठाना । अज्ञों को दाबना ।  
**संखिग्न**, ( त्रि. ) उद्विग्न । घबड़ाया हुआ ।  
**संखिप्ति**, ( स्त्री. ) समझ । प्रतिपत्ति । बुद्धि । स्वीकृति ।  
**संखिद्**, ( स्त्री. ) ज्ञान । प्रतिपत्ति । सम्प्राप्ति । नाम । आचार । सङ्केत । लड़ाई । प्रसन्नता । प्रतिज्ञा ।  
**संखिदा**, ( स्त्री. ) सिद्धि । भाँगना । उत्तम श्रवण । श्रेष्ठ ज्ञान ।  
**संखिद्वयतिक्रम**, ( पुं. ) प्रतिज्ञा भङ्ग के कारण उत्पन्न विवाद ।  
**संखिदित**, ( त्रि. ) अङ्गीकृत । अच्छी तरह समझा ।  
**संखिधान**, ( न. ) उपाय । रचना । कार्य ।  
**संखिक्षण**, ( न. ) खोजना । भली भाँति देखना ।  
**संखीत**, ( त्रि. ) ढका हुआ । रूका हुआ । मिला हुआ ।  
**संखृत**, ( त्रि. ) ढका हुआ । छिपा हुआ ।  
**संखेग**, ( पुं. ) पूरा वेग । भरपूर ।  
**संखेद**, ( पुं. ) उत्तम ज्ञान ।  
**संखेश**, ( पुं. ) नींद ।  
**संखेशन**, ( न. ) रतिक्रिया । भोग ।  
**संख्यान**, ( न. ) चादर या ऊपर से ओढ़ने का वस्त्र । ढुपट्टा । अँगोछा ।  
**संखसक्त**, ( पुं. ) संग्राम में प्रतिज्ञापूर्वक जाने और वहाँ से न लौटने वाला सैनिक और पुरुष ।  
**संखय**, ( पुं. ) सन्देह ।

**संखयस्थ**, ( त्रि. ) संखययुक्त ।  
**संखयात्मन्**, ( पुं. ) सन्देह करने वाला । शक्ती ।  
**संखयालु**, ( त्रि. ) शक्ती । जिसे सदा सन्देह बना रहे ।  
**संखयित्**, ( त्रि. ) सन्देह करने वाला ।  
**संखरण**, ( न. ) जिस में अधिक नाश हो । आक्रमण । युद्धारम्भ ।  
**संखित**, ( त्रि. ) निर्यय किया हुआ ।  
**संखितव्रत**, ( त्रि. ) अपने व्रत या नियम को भली भाँति पूरा करने वाला ।  
**संखुद्धि**, ( स्त्री. ) भले प्रकार की हुई सफाई ।  
**संख्यान**, ( त्रि. ) शीत आदि से सिकुड़ा हुआ ।  
**संख्रय**, ( पुं. ) आसरा । निवासस्थान ।  
**संख्रव**, ( पुं. ) अङ्गीकार ।  
**संख्रुत**, ( त्रि. ) अङ्गीकृत ।  
**संखिलष्ट**, ( त्रि. ) पिस्ता हुआ ।  
**संखलेप**, ( पुं. ) मेल ।  
**संखरु**, ( त्रि. ) मिला हुआ । अति निकट ।  
**संखद्**, ( स्त्री. ) सभा । कमेटी ।  
**संखरण**, ( न. ) बहाव । गमन । चाल । आक्रमण । युद्धारम्भ ।  
**संखग**, ( पुं. ) मेल । सम्बन्ध ।  
**संखर्गाभाव**, ( पुं. ) अनमेल । मेल का न होना ।  
**संखार**, ( पुं. ) विश्व । दुनिया ।  
**संखारमार्ग**, ( पुं. ) योनिद्वार । दुर्जियाँ की राह । जगत् ।  
**संखारिन्**, ( त्रि. ) जीवात्मा ।  
**संखिद्ध**, ( त्रि. ) भली भाँति बना हुआ ।  
**संखिति**, ( स्त्री. ) सङ्गत । मेल ।  
**संखिष्ट**, ( पुं. ) मिला हुआ । साभ्नीदारों का साभ्ना । सफा किया हुआ ।  
**संखिष्टिन्**, ( पुं. ) साभ्नीदार । फिर से मिले भाई बन्द ।  
**संखर्प**, ( कि. ) डोलना । चलना । सरपट कर चलना ।

- संसेक, ( पुं. ) छिड़काव । सींचना ।
- संस्कृ, ( क्रि. ) सजाना । चिकनाना । सफाई करना ।
- संस्कृष्ट, ( पुं. ) रसोई दास । फराश । दीक्षा देने वाला । निषेक से अन्त्येष्टि पर्यन्त सोलह संस्कार करने वाला । शुद्धि करने वाला ।
- संस्कार, ( पुं. ) धर्म, रसोई, पात्रशुद्धि, अन्नशुद्धि आदि किसी तरह की शुद्धि, जैसे मलादि शुद्धि, धातु आदि शुद्धि । श्रुति-स्मृति आदि का अस्तुभवजन्य आत्मा का गुण । शास्त्र से उत्पन्न ज्ञान । योग्यता । व्याकरण आदि से शुद्ध शब्द । देववाणी । व्याकरण द्वारा शब्दों की साधनिका । यज्ञादि कर्मों में भूमि आदि की शुद्धि के लिये किये जाने वाले कर्म । निषेक, गर्भाधानादि सोलह संस्कार । त्रैलोक्य दीक्षा सम्बन्धी पृथक् संस्कार इत्यादि ।
- संस्कृत, ( त्रि. ) साफ किया हुआ । शोधित । सिद्ध किया । सजाया ।
- संस्तर, ( पुं. ) पत्ते फूल आदि से बनी या कुरा कांस आदि की आभूषण । शय्या । सेज । विस्तर ।
- संस्तव, ( पुं. ) भली भाँति प्रशंसा करना ।
- संस्त्याय, ( पुं. ) ढेर । पड़ोस । विस्तर । फेलाव । गूह ।
- संस्थ, ( क्रि. ) मृत । पालतू । व्यक्त । ( पुं. ) रहने वाला । पड़ोसी । स्वदेशी भाई । जायूस । भेदिया ।
- संस्थान, ( न. ) ढेर । संग्रह । पद । रूप । बनावट । चौराहा । मृत्यु ।
- संस्थापन, ( न. ) एकत्रीकरण । घुमाव ।
- संस्थापित, ( त्रि. ) एकत्र किया हुआ । नियत किया गया ।
- संस्थित, ( त्रि. ) मृत । ठहराया हुआ ।
- संस्पृश, ( क्रि. ) छूना । पानी छिड़कना । मिलाव ।
- संस्पृष्ट, ( त्रि. ) छुआ हुआ । मिला हुआ ।
- संस्फल, ( पुं. ) मेदा । बादल ।
- संस्फुट, ( त्रि. ) खिला हुआ । कुसुमित ।
- संस्फोट, } ( पुं. ) युद्ध । लड़ाई ।
- संस्फोट, }  
संस्फोटि, }
- संस्मृ, ( क्रि. ) स्मरण करना ।
- संस्मृति, ( स्त्री. ) स्मरण । याददाश्त ।
- संस्त्राव, } ( पुं. ) टपका । बहाव । धार ।
- संस्त्राव, }
- संहन, ( क्रि. ) दो को एक करना । ढेर लगाना । मार बलना । चोट लगाना ।
- संहत, ( त्रि. ) चोटिल । बन्द । दृढ़तापूर्वक जुड़ा हुआ । एकत्र हुआ ।
- संहति, ( स्त्री. ) समूह । भली प्रकार चोट लगाना ।
- संहनन, ( न. ) दृढ़ता । शरीर । बध । अर्कों की रगड़न । बल ।
- संहर्ष, ( पुं. ) आनन्द । वासु ।
- संहार, ( पुं. ) प्रलय । नाश ।
- संहिता, ( स्त्री. ) पुराण । इतिहास । वेद का वह भाग जिसमें कर्मकाण्ड का प्रतिपादन किया गया है ।
- संज्ञति, ( स्त्री. ) अनेकों द्वारा आहूत ।
- संज्ञादिन्, ( त्रि. ) शब्द करने वाला ।
- सकर्ण, ( त्रि. ) सुनने वाला ।
- सकर्मक, ( त्रि. ) कर्म वाली क्रियाओं को बतलाने वाला व्याकरण का धातु ।
- सकल, ( त्रि. ) सम्पूर्ण । समूचा ।
- सकारण, ( त्रि. ) कार्यसहित । कार्य ।
- सकाश, ( पुं. ) समीप । पास ।
- सकुल्य, ( त्रि. ) जात भाई । सगोत्र ।
- सकृत्, ( अव्य. ) एक बार ।
- सकृत्प्रज्ञ, ( पुं. ) काक ।
- सकृत्फला, } ( स्त्री. ) जिसमें एकही बार
- सकृत्फली, } फल हो । केले का पेड़ । जो एकही बार जने । सिंहिनी ।
- सकृ, ( त्रि. ) लगा हुआ । आसक्त ।

सक्तु, ( पुं. ) सत् । सतुआ ।  
 सक्राधि, ( न. ) ऊह । गाड़ी का अङ्ग ।  
 सखि, ( त्रि. ) समान प्रेम करने वाला ।  
 सखी, ( स्त्री. ) सहेली ।  
 सख्य, ( न. ) मैत्री ।  
 सगर, ( पुं. ) सूर्यवंशीय एक राजा । ( त्रि. )  
 विष वाला ।  
 सगर्भ, ( पुं. ) सहोदर भाई ।  
 सगोत्र, ( न. ) एक गोत्र वाला ।  
 सग्धि, ( स्त्री. ) सह भोजन ।  
 सङ्कट, ( त्रि. ) पीडा । विपत्ति । छोटा  
 स्थान ।  
 सङ्कर, ( पुं. ) दोगला ।  
 सङ्कर्षण, ( पुं. ) बलदेव । भारी किंचाव ।  
 सङ्कलन, ( न. ) सम्पादन । संग्रह ।  
 सङ्कल्प, ( पुं. ) हठ विचार । निश्चय ।  
 सङ्कल्पजन्मन्, ( पुं. ) कामदेव ।  
 सङ्कल्पयोनि, ( पुं. ) कामदेव ।  
 सङ्कसुक, ( त्रि. ) मन्द । मूर्ख । दुर्जन ।  
 सङ्काश, ( त्रि. ) सदृश । समान ।  
 सङ्कीर्ण, ( त्रि. ) सिक्का हुआ । ( पुं. )  
 दोगला ।  
 सङ्कुचित, ( त्रि. ) सिक्का हुआ ।  
 सङ्कृत, ( पुं. ) सूचना । इशारा । प्रेमी से  
 मिलने का गुप्त स्थान ।  
 सङ्केसित, ( त्रि. ) सङ्केत किया हुआ ।  
 सङ्कोच, ( पुं. ) संक्षेप । सिक्कना । मखली ।  
 ( न. ) केसर ।  
 संक्रन्दन, ( पुं. ) इन्द्र ।  
 संक्रमण, ( न. ) संक्रान्ति । जाना । नीच में  
 श्राना । लांघ जाना । सूर्य जब एक राशि  
 से दूसरी राशि पर जाता है तब उसे  
 संक्रमण कहते हैं ।  
 संक्रान्ति, ( स्त्री. ) मेल । एक स्थान से  
 दूसरे स्थान पर गमन ।  
 संख्य, ( न. ) युद्ध । लड़ाई । विचार ।  
 बुद्धि ।

संख्यात, ( त्रि. ) गिना हुआ । प्रसिद्ध ।  
 संख्यावत्, ( पुं. ) पण्डित । ( त्रि. ) गिनती  
 करने वाला ।  
 संख्येय, ( त्रि. ) गिनने योग्य ।  
 सङ्ग, ( पुं. ) संबन्ध । ( त्रि. ) मिला हुआ ।  
 सङ्गत, ( न. ) मैत्री ।  
 सङ्गति, ( स्त्री. ) सङ्गम । मेल । सभा ।  
 परिचय । अचानक घटना । ज्ञान । विशेष  
 ज्ञान के लिये पुंछना ।  
 सङ्गम, ( पुं. ) मेल । मैथुन । नद अथवा  
 नदियों के परस्पर मिलने का स्थान ।  
 सङ्गर, ( पुं. ) आपत्ति । युद्ध । प्रतिष्ठा ।  
 विष । शमी वृक्ष ।  
 सङ्गव, ( पुं. ) प्रातःकाल के बाद का तीन  
 घुंर्त समय ।  
 सङ्गिन्, ( त्रि. ) साथी । संगी ।  
 सङ्गीत, ( न. ) नाच । गान । बजाना ।  
 गीत ।  
 सङ्गीर्ण, ( त्रि. ) मिला हुआ ।  
 संग्रह, ( पुं. ) संक्षेप । संक्षेप । बहुत अर्थ  
 वाले विषय को थोड़े में लिखना ।  
 संग्रहण, ( स्त्री. ) रोग विशेष ।  
 संग्राम, ( पुं. ) लड़ाई ।  
 संग्रामपट्ट, ( पुं. ) रणवाद्य । मारु बाजा ।  
 संग्राहिन्, ( पुं. ) कुटज वृक्ष । ( त्रि. )  
 जोड़ने वाला ।  
 सङ्ग, ( पुं. ) एक जाति वालों का मेल ।  
 समूह ।  
 सङ्गट्ट, ( पुं. ) आपस की रगड़ । भीड़ ।  
 गठन । चक्र । पहिया ।  
 सङ्घर्ष, ( पुं. ) पीसना । आपस में टकराना ।  
 स्पर्धा ।  
 सङ्घशम्, ( अव्य. ) बहुत का एकत्र होना ।  
 सङ्घात, ( पुं. ) समूह । एक नरक ।  
 सचि, } ( स्त्री. ) इन्द्रायी ।  
 सखी, }  
 सचिष, ( पुं. ) मंत्री । आमात्य । दीवान ।



सचेतन, ( त्रि. ) सतर्क । विशिष्ट ज्ञान युक्त ।

सचेष्ट, ( पुं. ) आम्र । ( त्रि. ) चेष्टाम्वित ।

सच्चिदानन्द, ( पुं. ) ब्रह्म । परमात्मा ।

सच्छूद्र, ( पुं. ) भाला । अहीर । नाई ।

सजाति, ( पुं. ) एक जाति वाला ।

सजातीय, ( त्रि. ) अपनी जाति का ।

सजुसु, } ( अव्य. ) साथ के अर्थ में ।  
सजूसु, }

सज्ज, ( त्रि. ) उद्युक्त । तैयार । सजा हुआ ।  
सत् से हुआ ।

सज्जन, ( त्रि. ) रक्षार्थ सेना का स्थान ।  
जोड़ना । मद्र लोग । राजा की सवारी के  
लिये हाथी का सजाना ।

सज्जित, ( त्रि. ) सजा-हुआ । कृतवेश ।

सञ्चय, ( पुं. ) समूह । संग्रह ।

सञ्चयिन्, ( पुं. ) जमा करने वाला । संग्रह-  
कारक ।

सञ्चार, ( पुं. ) गमन । मार्ग । कठिन  
यात्रा । कठिनाई । उत्तेजना । सर्पमणि ।  
सूर्य का दूसरी राशि में प्रवेश ।

सञ्चारक, ( पुं. ) नेता । अग्रगण्य । षड्यंत्र-  
कारी वक्ता ।

सञ्चारिका, ( स्त्री ) कुटनी । जोड़ा । गन्ध ।

सञ्चारिन्, ( पुं. ) देवा । व्योमचारिन् ।

सञ्चल, ( क्रि. ) हिलना । काँपना । जाना ।

सञ्चाली, ( स्त्री. ) युद्ध की भाड़ी ।

सञ्चाय्य, ( पुं. ) एक प्रकार का यज्ञ ।

सञ्चि, ( क्रि. ) एकत्र करना । सुव्यवस्था  
करना ।

सञ्चय, ( पुं. ) ढेर ।

सञ्चत, ( त्रि. ) एकत्रित । घना—गाढ़ा ।

सञ्चूर्ण, ( क्रि. ) पीसना ।

सञ्छुद्, ( क्रि. ) छिपाना । ढकना ।  
लपेटना ।

सञ्छिद्, ( क्रि. ) काटना । विभक्त करना ।  
धुसेटना ।

सञ्ज, ( क्रि. ) चिपकना ।

सञ्जन्, ( क्रि. ) उत्पन्न होना ।

सञ्जय, ( पुं. ) धृतराष्ट्र के सारथि का नाम ।  
इसने कौरव और पाण्डवों में शान्तिस्थापन  
की बहुत चेष्टा की थी, किन्तु यह विफल  
हुआ ।

सञ्जल्प, ( क्रि. ) बातचीत करना । ( पुं. )  
बातचीत । गडबड़ । कोलाहल ।

सञ्जवन, ( न. ) एक दूसरे से लगे चार  
गृह ।

सञ्जा, ( स्त्री. ) बकरी ।

सञ्जीव, ( क्रि. ) साथ साथ रहना । फिर से  
जीवित होना ।

सञ्जीवन, ( न. ) फिर से जीवित करने  
वाला । २१ नरको में से एक । चार गृहों  
का समूह । जीवा ।

सञ्जीवनशोषधि, ( स्त्री. ) एक औषध  
• जिससे मरा हुआ जी उठे ।

संज्ञा, ( क्रि. ) जानना । समझना । मेल  
मिलाप से रहना । ताकना । ( स्त्री. ) चेत ।

संज्ञापन, ( न. ) मारण ।

सञ्चर, ( पुं. ) बड़ी गर्मी । ज्वर ।

सट्, ( क्रि. ) टुकड़ा करना । सजाना ।

सटीक, ( त्रि. ) टीका या व्याख्यासहित ।

सट्ट, ( क्रि. ) चोटिल करना ।

सट्टक, ( न. ) प्राकृत का छोटा रूपक । जैसे  
“ कर्पूरमञ्जरी ” ।

सट्ट्वा, ( स्त्री. ) पक्षी । वाद्य यंत्र विशेष ।

सट्ट, ( क्रि. ) सजाना । पूरा करना ।

सट्टि, ( स्त्री. ) नक्षत्र विशेष ।

सट्टड, ( पुं. ) बैल । नपुंसक । हिजड़ा ।

सट्टिडश, ( पुं. ) सडसी । चिमटा ।

सट्टिडीन, ( न. ) पक्षियों के उड़ानों में से एक  
प्रकार का उड़ान ।

सत्, ( त्रि. ) असली । अच्छा । सच्चा ।  
प्रतिष्ठित । बुद्धिमान् । हड़ । ( पुं. )  
शक्ति । महात्मा । ( न. ) स्थिति ।

सतत, ( नं. ) निरन्तर । लगातार ।  
 सतत्त्व, ( न. ) स्वभाव ।  
 सतानन्द, ( पुं. ) गौतमपुत्र ।  
 सतीर्थ्य, } ( पुं. ) गुरुभाई ।  
 सतीर्थ, }  
 सतील, ( पुं. ) बाँस । वायु । मटर । मसूर ।  
 सतीलक, ( पुं. ) मटर ।  
 सतेर, ( पुं. ) भूँसी । चोकर ।  
 सत्कर्तृ, ( पुं. ) विष्णु ।  
 सत्कर्मन्, ( न. ) वेदविहित यज्ञादि कर्म ।  
 सत्कार, ( पुं. ) आदर ।  
 सत्कृत, ( त्रि. ) सम्मनित ।  
 सत्क्रिया, ( स्त्री. ) सत्कार । आदर ।  
 सत्तम, ( त्रि. ) बहुत अच्छा ।  
 सत्ता, ( स्त्री. ) प्रधानता । मुख्यता । अस्तित्व ।  
 विद्यमानता ।  
 सत्त्र, ( न. ) घर । ढकना । धन । वन । तालाब ।  
 छल । कपट । आश्रम । दान । धर्मार्थे दान ।  
 सत्त्रशाला, ( स्त्री. ) धर्मशाला । यज्ञशाला ।  
 सत्राजित्, ( पुं. ) श्रीकृष्णजी का समुद्र ।  
 सत्रिन्, ( पुं. ) गृहस्थ । यज्ञकर्ता ।  
 सत्स्व, ( न. ) प्रकृति का अवयव । एक पदार्थ ।  
 ( पुं. न. ) जन्तु । जीव । जब यह केवल  
 “ सत्त्व ” होता है तब इसका अर्थ होता  
 है—स्वभाव, प्राण, उद्यम, रण,  
 आत्मा, चित्र, आयु, धन ।  
 सत्पथ, ( पुं. ) शोभन मार्ग । भगवद्भजन ।  
 सन्मार्ग । वेदविहित आचार । अच्छा सत्ता ।  
 सत्प्रतिग्रह, ( पुं. ) अच्छे पुरुषों का प्रदत्त  
 दान । अनिन्दित दान लेना ।  
 सत्प्रतिपक्ष, ( पुं. ) हेतुसम्बन्धी दोष भेद ।  
 सत्फल, ( पुं. ) अनार का पेड़ । ( त्रि. )  
 अच्छे फल वाला । अच्छा फल ।  
 सत्य, ( त्रि. ) सच्चा । असली । यथार्थ ।  
 ( पुं. ) ब्रह्म के रहने का लोक । पीपल  
 का पेड़ । राम । विष्णु । नान्दीमुख श्राद्ध  
 का अधिष्ठाता देवता ।

सत्यङ्कार, ( पुं. ) बयाना । किसी वस्तु को  
 मोल लेने की पकाइत ।  
 सत्यपुर, ( न. ) वैकुण्ठ ।  
 सत्यफल, ( पुं. ) बिल्वफल ।  
 सत्यभामा, ( स्त्री. ) राजा सत्राजित् की  
 कन्या और श्रीकृष्ण की स्त्री ।  
 सत्यम्, ( अव्य. ) स्वीकार । हां । “ सच है ” ।  
 सत्ययुग, ( न. ) सत्यप्रधान युग । प्रथम  
 युग । कृतयुग ।  
 सत्ययौवन, ( पुं. ) विद्याधर ।  
 सत्यलोक, ( पुं. ) सात लोकों-में से एक ।  
 सत्यवचस्, ( पुं. ) मुनि । ( त्रि. ) सच  
 बोलने वाला ।  
 सत्यवत्, ( पुं. ) सत्य वाला । सत्यवान् ।  
 सत्यवती, ( स्त्री. ) व्यास की माता ।  
 सत्यवतीसुत, ( पुं. ) वेदव्यास ।  
 सत्यवाच्, ( पुं. ) ऋषि । काक ।  
 सत्यवादिन्, ( त्रि. ) सत्यवादी ।  
 सत्यव्रत, ( पुं. ) सत्यतत्पर । त्रिशंकुराजा ।  
 सत्यसङ्गर, ( पुं. ) कुबेर । ( त्रि. ) सत्यप्रतिज्ञ ।  
 सत्यसन्ध, ( त्रि. ) सत्यप्रतिज्ञ । रामचन्द्र ।  
 सत्यान्त, ( न. ) व्यापार ।  
 सत्यापन, ( न. ) बयाना देना ।  
 सत्याद्य, ( त्रि. ) सत्यवादी । ( न. ) सच्चा  
 वचन ।  
 सत्वर, ( न. ) शीघ्र । जल्दी ।  
 सदन, ( न. ) गृह । घर ।  
 सदय, ( त्रि. ) दयालु ।  
 सदस्, ( स्त्री. ) सभा । बैठक । वासस्थान ।  
 सदस्य, ( पुं. ) सभासद ।  
 सदा, ( अव्य. ) सदैव । निरन्तर । नित्य ।  
 सदागति, ( पुं. ) पवन । सूर्य । सदा रहने  
 वाला आनन्द । मोक्ष ।  
 सदाचार, ( पुं. ) साधु आचरण ।  
 सदातन, ( पुं. ) विष्णु । ( त्रि. ) नित्य ।  
 सदादान, ( त्रि. ) सदा दान करने वाला ।  
 ( पुं. ) ऐरावत हाथी ।

सदानन्द, ( पुं. ) शिव । ( त्रि. ) निरुत्तर  
आनन्द वाला ।  
सदानर्त्त, ( पुं. ) सदा नाचने वाला ।  
सदानीरा, ( स्त्री. ) करतोया नदी ।  
सदाशिव, ( पुं. ) महादेव ।  
सदुत्तर, ( न. ) प्रतिज्ञापत्र के अनुसार  
उत्तर ।  
सदृक्ष, ( त्रि. ) तुल्यरूप । बराबर ।  
सदेश, ( पुं. ) देश के साथ । निकट ।  
( त्रि. ) देश वाला ।  
सद्धेतु, ( पुं. ) अच्छा हेतु ।  
सद्भाव, ( पुं. ) साधुभाव । अच्छा भाव ।  
सद्भूत, ( त्रि. ) यथार्थ । ठीक ।  
सद्बान्, ( न. ) घर । जल ।  
सद्यःकृत, ( त्रि. ) भटपट किया हुआ ।  
सद्यःप्राणकर, ( त्रि. ) भटपट प्राण करने  
वाला ।  
“ सद्योमांसं नवं चान्नं बाला स्त्री क्षीरभोजनम् ।  
घृतमुष्णोदकस्नानं सद्यः प्राणकरायि षट् ॥ ”  
सद्यःप्राणहर, ( त्रि. ) भटपट प्राण हरने  
वाला ।  
“ शुष्कं मांसं स्त्रिया वृद्धा बाला कर्स्तरुणं दधि ।  
प्रभाते मैथुनं निद्रा सद्यः प्राणहरायि षट् ॥ ”  
सद्यःशौच, ( न. ) तत्काल होनेवाली शुद्धि ।  
सद्योजात, ( पुं. ) तुरन्त पैदा हुआ ।  
बल्लडा । शिवजी की एक मूर्ति । वैद्यक में  
एक रस ।  
सद्वृत्त, ( न. ) अच्छे स्वभाव वाला ।  
अच्छा समाचार ।  
सद्वृत्ति, ( स्त्री. ) उत्तम चरित्र । उत्तम  
व्याख्यान वाला ग्रन्थ । अच्छी जीविका ।  
( त्रि. ) अच्छी जीविका वाला । अच्छी  
चालचलन वाला ।  
सधर्मन्, ( त्रि. ) सदृश । बराबर ।  
सधर्मचारिणी, ( स्त्री. ) भार्या ।  
सधर्मिन, ( त्रि. ) पत्नी ।  
सधवा, ( स्त्री. ) सौभाग्यवती स्त्री ।

सध्वयच, ( त्रि. ) सहचर । साथ विचरने  
वाला ।  
सनक, ( पुं. ) एक मुनि ।  
सनत्, ( पुं. ) एक मुनि । ( त्रि. ) आनन्द  
वाला ।  
सनत्कुमार, ( पुं. ) ब्रह्मपुत्र । एक मुनि ।  
सनसूत्र, ( न. ) मछली पकड़ने का सूत का  
बना जाल ।  
सना, ( अव्य. ) सदैव ।  
सनातन, ( त्रि. ) सदा होने वाला । ( पुं. )  
शिव । ब्रह्मा । स्वर्गीय मनुष्य । विष्णु ।  
सनाभि, ( पुं. ) जाति भाई । ( त्रि. ) बीच  
कन्ध । स्नेहयुक्त । कुटुम्बी ।  
सनामक, ( पुं. ) शोभाजन का पेड़ ।  
सनिष्टोव, } ( न. ) थूक के साथ ।  
सनिष्टव, }  
सनीड, ( त्रि. ) समीप रहनेवाला । घोंसले  
वाला । बिल वाला ।  
सन्तत, ( पुं. ) सतत । लगातार । ( त्रि. )  
फैला हुआ ।  
सन्तति, ( स्त्री. ) गोत्र । नाम । पुत्र ।  
कन्या । फैलाव । पंक्ति । अविच्छिन्न धारा ।  
सन्तप्त, ( त्रि. ) थका हुआ । तपा हुआ ।  
सन्तमस, ( न. ) अंधेरा । मोह ।  
सन्तान, ( पुं. ) वंश । अपत्य । कुटुम्ब ।  
विस्तार । कल्पवृक्ष ।  
सन्तानिका, ( स्त्री. ) मलाई । खोया ।  
फेन । छुरी का फल ।  
सन्ताप, ( पुं. ) बहि से उत्पन्न ऊष्मा ।  
सन्तापन, ( पुं. ) कामदेव के पांच शरों में  
से एक । ( त्रि. ) सन्ताप करने वाला ।  
सन्तोष, ( पुं. ) धैर्य । हौसला । स्वास्थ्य ।  
सन्दंश, ( पुं. ) सडॉसी ।  
सन्दंशपतित, ( पुं. ) मीमांसा का एक  
न्याय विशेष ।  
सन्दर्भ, ( पुं. ) रचना । प्रबन्ध । सारवचन ।  
श्रेष्ठता ।

सन्दान, (न.) बंधन । अच्छे प्रकार तोड़ना ।  
 अच्छे प्रकार दान करना । (पुं.) हाथी के  
 घुटनों के नीचे का भाग ।  
 सन्दानिनी, (स्त्री.) गोपृह । गोशाला ।  
 सन्दाव, (पुं.) भागना ।  
 सन्दाह, (पुं.) पूरी जलन ।  
 सन्दिग्ध, (त्रि.) सन्देहयुक्त ।  
 सन्दिग्ध, (त्रि.) बद्ध ।  
 सन्दिष्ट, (न.) सन्देसा ।  
 सन्दिहान, (त्रि.) सन्देह वाला ।  
 सन्दी, (स्त्री.) खाट । चारपाई ।  
 सन्देशहर, (पुं.) सन्देशहारक ।  
 सन्देश, (पुं.) संशय ।  
 सन्देश, (पुं.) समूह । भली प्रकार डूहना ।  
 सन्द्राव, (पुं.) भागना ।  
 सन्धा, (स्त्री.) स्थिति । प्रतिज्ञा । मेल ।  
 मदिरा निकालना । खोज ।  
 सन्धान, (न.) श्रुतसन्धान । मेल । गौ  
 बांधने की शाला ।  
 सन्धि, (पुं.) संभोग । जोड़ । ऐंडा । सुरङ्ग ।  
 नाटक का एक अङ्ग । व्याकरण में दो वर्णों  
 के एकत्र होने से उत्पन्न वर्णविकार ।  
 सन्धिचौर, (पुं.) सन्धि फोड़ कर चोरी  
 करने वाला चोर ।  
 सन्धित, (त्रि.) मिला हुआ ।  
 सन्धित्री, (स्त्री.) बैल के संयोग से गर्भ-  
 धारिणी गौ ।  
 सन्धिपूजा, (स्त्री.) आश्विन की पूजा  
 अष्टमी और नवमी की सन्धि की पूजा ।  
 सन्धिबन्ध, (पुं.) भूमिचम्पक । इसको खाने  
 से टूटी हुई हड्डी का जोड़ भी मिल  
 जाता है ।  
 सन्धिविग्रहादिकारिन्, (पुं.) मंत्री, जिसे  
 राजा की ओर से मेल अथवा युद्ध करने  
 को अधिकार प्राप्त होचुका है ।  
 सन्धिबेला, (स्त्री.) सन्ध्या का समय ।  
 साम-संबरा ।

सन्धिहारक, (पुं.) सुरङ्ग से दूसरे के धन  
 को लेजाने वाला ।  
 सन्धुक्षित, (त्रि.) भड़काया गया ।  
 प्रकाशित ।  
 सन्धेय, (त्रि.) मिलाने योग्य ।  
 सन्ध्या, (स्त्री.) दिन और रात के मिलने  
 का समय । सन्धिकाल । सन्ध्याकाल का  
 कर्म । देवता । एक नदी । ब्रह्मा ।  
 एक स्त्री ।  
 सन्ध्यानटिन्, (पुं.) शिव । शङ्कर ।  
 सन्ध्याभ्र, (न.) सुवर्ण । गेरू । साँभ  
 का बादल ।  
 सन्ध्याराग, (न.) सिन्दूर । सेंदुर ।  
 सन्ध्याराम, (पुं.) ब्रह्मा ।  
 सन्ध, (पुं.) पियाल का पेड़ । (त्रि.)  
 श्रवसन् । बाँना ।  
 सन्धत, (त्रि.) झुका हुआ ।  
 सन्धद्, (त्रि.) कवचधारी । तैयार । उत्पन्न  
 हुआ ।  
 सन्धय, (पुं.) समूह । बहुतसा ।  
 सन्धहन, (पुं.) उद्योग । हिम्मत । पूरा  
 बन्धन ।  
 सन्धह, (पुं.) कवच ।  
 सन्धिकर्ष, (पुं.) सामीप्य । विषय और  
 इन्द्रिय का व्यापार । उपाय विशेष ।  
 सन्धिकर्षण, (न.) सन्धिधान ।  
 सन्धिधि, (पुं.) सामीप्य ।  
 सन्धिपतित, (त्रि.) मरगया । मिला हुआ ।  
 उपस्थित ।  
 सन्धिपात, (पुं.) नीचे गिरना । इकट्ठा  
 होना । उतरना । भिड़ना । समूह । ज्वर  
 विशेष । नाश । उपस्थिति । ताल विशेष ।  
 सन्धिबंधन, (न.) कई स्थलों में बिल्वेण्डु  
 वाक्यों को एकत्र करना तथा तदुपयोगी  
 ग्रन्थ । (त्रि.) अच्छी आजीविका  
 वाला ।  
 सन्धिभ, (त्रि.) सदृश । समान ।

**सञ्ज्ञिवेश**, ( पुं. ) नगर के बाहिर का भूग ।  
 अखाड़ा । सम्यक् स्थिति ।  
**सञ्ज्ञिहित**, ( त्रि. ) निकटस्थ । समीप ठहरा  
 हुआ ।  
**संन्यस्त**, ( त्रि. ) डाला गया । अच्छे प्रकार  
 त्यागा गया । जुड़ा हुआ । अर्पित ।  
 छोड़ा गया ।  
**संन्यास**, ( पुं. ) त्याग । चौथा आश्रम ।  
**संन्यासिन**, ( पुं. ) संन्यासी । चौथे आश्रम  
 वाला ।  
**सपक्ष**, ( त्रि. ) अपने पक्ष वाले ।  
**सपत्राकरण**, ( न. ) तीर के धाव की पीड़ा ।  
 ( त्रि. ) पीड़ित किया गया ।  
**सपत्न**, ( पुं. ) शत्रु । वैरी ।  
**सपत्नी**, ( स्त्री. ) सौत ।  
**सपदि**, ( अव्य. ) तत्क्षण । उसी समय ।  
**सपर**, ( क्रि. ) पूजा करना ।  
**सपर्या**, ( स्त्री. ) पूजा । आदर ।  
**सपाद**, ( स्त्री. ) चतुर्थांश सहित । सपा ।  
**सपिण्ड**, ( त्रि. ) जाति वाला । पिण्ड सम्बन्धी ।  
**सपिण्डीकरण**, ( न. ) मिलाया गया ।  
 श्राद्ध का कर्मविशेष । मर हुए का पिण्ड  
 पूर्वपिण्डों में मिलाया ।  
**सपिण्डीकृत**, ( त्रि. ) बढ़ मरा हुआ पुरुष  
 जिसके लिये सपिण्डी कर्म किया गया हो ।  
**सपीति**, ( स्त्री. ) जात वालों के साथ बैठ  
 कर अन्न आदि पीना ।  
**सप्तक**, ( न. ) ७ की संख्या ।  
**सप्तकी**, ( स्त्री. ) मेखला । कन्धनी ।  
**सप्तचत्वारिंशत्**, ( स्त्री. ) सैंतालीस । ४७ ।  
**सप्तच्छद**, ( पुं. ) सतौने का पेड़ ।  
**सप्तजिह्व**, ( पुं. ) सात जीभ वाला । अग्नि ।  
 आग ।  
**सप्तज्वाल**, ( पुं. ) आग ।  
**सप्ततन्तु**, ( पुं. ) याग ।  
**सप्तति**, ( स्त्री. ) सत्तर की गिनती । ७० ।  
**सप्ततितम**, ( त्रि. ) ७० वाँ ।

**सप्तदश**, ( त्रि. ) १७ वीं संख्या ।  
**सप्तद्वीपा**, ( स्त्री. ) पृथिवी ।  
**सप्तधा**, ( अव्य. ) सात प्रकार ।  
**सप्तधातु**, ( पुं. ) रस, मांस, मेद, अस्थि,  
 मज्जा, शुक्र, अस्त्र ।  
**सप्तन**, ( पुं. ) सात ।  
**सप्तपदी**, ( स्त्री. ) भौँवर । विवाह के  
 समय की स्त्री के साथ यज्ञस्तम्भ की  
 सात परिक्रमा । स्त्रित्व का प्रधान कर्म ।  
**सप्तपर्ण**, ( पु. ) सतौने का वृक्ष ।  
**सप्तपाताल**, ( न. ) अतल आदि पृथिवी के  
 नीचे के लोक ।  
**सप्तप्रकृत**, ( स्त्री. ) सांख्य की महत्तत्त्व  
 आदि सात प्रकृतियाँ । सात स्वभाव ।  
**सप्तम**, ( त्रि. ) सातवाँ ।  
**सप्तर्षि**, ( पुं. ) मरीचि, अत्रि, पुलह, पुलस्त्य,  
 क्रतु, अर्कुरा, वशिष्ठ, सात ऋषि ।  
**सप्तर्षिमण्डल**, ( त्रि. ) आकाशस्थ नक्षत्र-  
 मण्डल । सात ऋषियों के नक्षत्रों का समूह ।  
**सप्तशती**, ( स्त्री. ) सात सौ । मार्कण्डेय  
 पुराण के अन्तर्गत सात सौ श्लोकों का  
 देवी के माहात्म्य को बताने वाला स्तोत्र ।  
 दुर्गा ग्रन्थ ।  
**सप्तशलाक**, ( पुं. ) ज्योतिष में विवाह  
 विचारने का एक चक्र जिसमें सात लकौर  
 खड़ी और सात आड़ी होती हैं ।  
**सप्तशिरा**, ( स्त्री. ) पान की बेल । शरीरस्थ  
 सात नाड़ियाँ ।  
**सप्तसप्ति**, ( पुं. ) वह मनुष्य जिस के सात  
 बोड़े हों । सूर्य । आक का वृक्ष ।  
**सप्तसागर**, ( पुं. ) सात समुद्र ।  
**सप्तांशु**, ( पुं. ) आग । सात ज्वाला वाली ।  
**सप्तश्ववाहन**, ( पुं. ) सूर्य । आक का  
 पेड़ । सात घोड़ों पर सवारी करने वाला ।  
**सप्ति**, ( पुं. ) अश्व । घोड़ा ।  
**सफर**, ( पुं. ) मछली ।  
**सफल**, ( त्रि. ) फल वाला ।

**सबल**, ( भि. ) सामर्थ्य वाला । सेना सहित ।  
**सब्रह्मचारिन्**, ( पुं. ) गुरु भाई ।  
**सभर्तृका**, ( स्त्री. ) सुहागिन स्त्री ।  
**सभा**, ( स्त्री. ) किसी बात को निश्चित करने के लिये जमाव करके बैठने का स्थान, जिसमें वृद्ध हों । परिषद्, मजलिस आदि ।  
 “न सा सभा यत्र न सन्ति वृद्धाः”  
**सभाजू**, ( कि. ) सेवा करना । देखना ।  
**सभाजन**, ( न. ) आने जाने के समय का कुशल प्रश्न । भाव । आदर । पूजा । सत्कार । प्रतिष्ठा करना ।  
**सभासद्**, ( पुं. ) सभा में बैठने के अधिकारी । सभ्य । मैम्बर ।  
**सभास्तार**, ( पुं. ) सभ्य । मैम्बर । सभासद् ।  
**सभिक**, ( पुं. ) ज्वारिया ।  
**सभ्य**, ( पुं. ) ज्वारी । ( त्रि. ) विश्वाङ्गी ।  
**सन**, ( अव्य. ) भलीभाँति । बहुत ।  
**सम**, ( त्रि. ) समान । तुल्य । सारा । भला । ( न. ) जोड़ । दूसरी, चौथी और छठवीं राशियाँ । ताल ।  
**समक्ष**, ( अव्य. ) आंख के सामने ।  
**समग्र**, ( त्रि. ) सकल । सारा ।  
**समङ्गा**, ( स्त्री. ) मजीठ ।  
**समच्चित्त**, ( त्रि. ) तत्त्वज्ञानी ।  
**समज**, ( न. ) वन । समूह । मूलों का गिसेह ।  
**समन्ना**, ( स्त्री. ) कीर्ति । यश । बड़ाई ।  
**समज्या**, ( स्त्री. ) सभा । कीर्ति । गोष्ठी ।  
**समञ्जस**, ( त्रि. ) उचित । युक्त ।  
**समदर्शिन्**, ( त्रि. ) सर्वत्र समान भाव से देखने वाला ।  
**समदृष्टि**, ( स्त्री. ) समान दृष्टि ।  
**समाधिक**, ( त्रि. ) अत्यन्ताधिक ।  
**समन्त**, ( पुं. ) सीमा ।  
**समन्ततप्त**, ( अव्य. ) चारों ओर से ।  
**समन्तप्रश्नक**, ( न. ) तीर्थविशेष ।  
**समन्तभद्र**, ( पुं. ) बड़ावतार । बृद्धदेव ।

**समन्तभुज**, ( पुं. ) आग ।  
**समन्तात्**, ( अव्य. ) चारों ओर ।  
**समन्वित**, ( त्रि. ) युक्त । सहित ।  
**समपद**, ( न. ) अवस्थान विशेष ।  
**समभिव्याहार**, ( पुं. ) साहित्य । साथ । अच्छे प्रकार कहना ।  
**समभिव्याहृत**, ( त्रि. ) मिला हुआ । सहित ।  
**समभिहार**, ( पुं. ) बारबार ।  
**समम्**, ( अव्य. ) एकही बार ।  
**समय**, ( पुं. ) काल । शपथ । आचार । सिद्धान्त । सङ्केत । स्वीकृति ।  
**समया**, ( अव्य. ) नैकद्वय । सामीप्य । पास । बीच ।  
**समयाध्युषित**, ( पुं. ) सूर्य और तारों से रहित समय ।  
**समर**, ( पुं. ) युद्ध । लड़ाई ।  
**समरमूर्च्छन्**, ( पुं. ) लड़ाई के मैदान में ।  
**समर्चन**, ( न. ) अच्छे प्रकार आदर करना ।  
**समर्ण**, ( त्रि. ) भले प्रकार पीड़ित किया गया ।  
**समर्थ**, ( त्रि. ) शक्तिसम्पन्न । हितकर ।  
**समर्थन**, ( न. ) पुष्टीकरण । सिद्ध करना । प्रमाण देना ।  
**समर्द्धक**, ( त्रि. ) देवता ।  
**समर्थ्याद्**, ( त्रि. ) मर्यादा सहित । अच्छे आचरण वाला ।  
**समल**, ( त्रि. ) बहुत मैला । काला । ( न. ) विषा ।  
**समवतार**, ( पुं. ) पानी में नीचे जाने की सीढ़ियाँ ।  
**समवर्तिन्**, ( पुं. ) यमराज । पुलिस आदि राज्यकर्मचारी जो फियरदी और अपराधी को समान बर्ते ।  
**समवकार**, ( पुं. ) नाटक विशेष ।  
**समवाय**, ( पुं. ) समूह । मेल । न्याय दर्शन में सम्बन्ध विशेष ।



**समवेत**, (त्रि.) एकत्रित । मिला हुआ ।  
**समष्टि**, (स्त्री.) समग्र व्याप्ति । सम्पूर्णता ।  
**समसन**, (न.) समास । संक्षेप । मिलन ।  
**समस्त**, (त्रि.) सम्पूर्ण । संश्लिष ।  
**समस्थली**, (स्त्री.) दुःख । गद्गा और यष्टुना के बीच की भूमि ।  
**समस्या**, (स्त्री.) जो पूरी नहीं है अर्थात् किसी पद्य का एक चरण बतलाकर पूरा पद्य तैयार करना । एक सङ्केत जिस के आधार से शेष बात कही जाय ।  
**समा**, (स्त्री.) वस्त्र ।  
**समांसमीना**, (स्त्री.) प्रद्विपर्य व्यागे वाली गौ ।  
**समाकर्षिन्**, (पुं.) बहुत दूर जाने वाला गन्ध । (त्रि.) अश्लेष प्रकार खींचने वाला ।  
**समाकुल**, (त्रि.) भरापूरा । बहुत उत्तेजित । ध्वजाया हुआ ।  
**समाकुल**, (क्रि.) निकाल लेना । खींच लेना ।  
**समाख्या**, (स्त्री.) कीर्ति । प्रशंसा । प्रसिद्धि । नाम ।  
**समाख्यात**, (त्रि.) गिना हुआ । भली प्रकार वर्णित । प्रसिद्ध ।  
**समागम**, (क्रि.) एकत्र होना । मेल मिलान करना । मथुन करना । समीप आना । लौटना । पाना ।  
**समागत**, (त्रि.) आया हुआ । मिला हुआ ।  
**समागता**, (स्त्री.) एक प्रकार की पहेंली ।  
**समाघात**, (पुं.) घात । युद्ध ।  
**समाचयन**, (न.) जोड़ना । बटोरना ।  
**समाचर्**, (क्रि.) करना । हटाना ।  
**समाचार**, (पुं.) गमन । अग्रगमन । अभ्यास । आचरण । चालचलन । संवाद । सूचना ।  
**समाज**, (पुं.) सभा । सोसाइटी । क्लब । समूह । दल । हार्थी ।  
**समाजिक**, (त्रि.) किसी समाज का सामाजिक, (न.) सदस्य या सम्य ।

**समाज्ञा**, (क्रि.) भली भांति समझना । (स्त्री.) कीर्ति । प्रसिद्धि ।  
**समादा**, (क्रि.) पाना । लेना । स्वीकार करना । पकड़ना । देना । लेलेना । आरम्भ करना । विचार करना ।  
**समादान**, (न.) भरपाना । जैनीयों की नित्य क्रिया विशेष ।  
**समादिशू**, (क्रि.) बतलाना ।  
**समादेश**, (पुं.) आज्ञा ।  
**समाध**, (क्रि.) एक साथ रखना । मिलाना । जोड़ना । रखना । अभिषेक करना । चित्त को सावधान करना । चित्त को एकाग्र करना । सन्तुष्ट करना । मरम्मत करना । अलग करना ।  
**समाधि**, (न.) मेल । जोड़ । गम्भीर विचार । ध्यान । किसी की शक्ति की निवृत्ति । मनकी शान्ति ।  
**समाधि**, (पुं.) ध्येय के साथ मन को लेजा कर एक कर देना । काव्य का एक गुण । मर्दा । ईश्वर में एकाकार होना ।  
**समाध्मात**, (त्रि.) फूंक कर फुलाया हुआ ।  
**समान**, (त्रि.) तुल्य । बराबर ।  
**समानोदक**, (पुं.) तर्पणादि में समान जल का अधिकारी । चौदहवाँ पीढ़ी तक समानोदक भाव पूरा होजाता है ।  
**समानोदर्य**, (पुं.) भाई । एक गर्भ से उत्पन्न सन्तान । सगा भाई ।  
**समाप**, (पुं.) देवता के पूजन का स्थान ।  
**समापन**, (न.) समाप्ति । प्राप्ति । वध । सर्ग । गम्भीर विचार ।  
**समापन्न**, (त्रि.) समाप्त । प्राप्त । हुआ । आया । पीड़ित । मारा हुआ ।  
**समाप्त**, (त्रि.) परिपूर्ण । सम्यक् प्राप्त ।  
**समाप्ताल**, (पुं.) प्रभु । स्वामी । भर्ता ।  
**समाभाषण**, (न.) बातचीत ।  
**समाप्तान**, (न.) दुहराव । वर्णन । उल्लेख ।

समाज्ञाय, (पुं.) परम्परागत । पाठ । उद्धरणी । शिव ।  
 समाय, (पुं) आगमन । भेंट ।  
 समायत, (त्रि.) खींचा हुआ । बढ़ाया हुआ ।  
 समायुज्ज, (क्रि.) जोड़ना । मिलाना ।  
 समायुत, (त्रि.) मिला हुआ ।  
 समायुक्त, (त्रि.) जुड़ा हुआ । मिला हुआ ।  
 तैयार किया हुआ ।  
 समायोग, (पुं.) मेल । सम्बन्ध ।  
 समारम्भ, (क्रि.) आरम्भ करना ।  
 समारूढ, (क्रि.) चढ़ना । सवार होना ।  
 समालम्बिनी, (स्त्री.) एक प्रकार की घास ।  
 समावर्त्सन, (न.) वेद पढ़ने के अनन्तर गुरु-  
 गृह वास से गृहस्थी में लौटने का संस्कार  
 विशेष । लौटना । एकत्र होना । सफल  
 होना । किसी काम के अन्त पर पहुँचना ।  
 समाविष्ट, (त्रि.) मिला हुआ । लगा हुआ ।  
 समावेश, (पुं.) किसी कार्य में लगना ।  
 घुसना । किसी पर भूत प्रेतादि दुष्ट आत्माओं  
 का आवेश ।  
 समास, (पुं.) संक्षेप । समर्थन । समाहार ।  
 दो पदों को मिला कर एक करने वाला  
 संस्कार विशेष ।  
 समासक, (त्रि.) मिला हुआ । फंसा हुआ ।  
 समासङ्ग, (पुं.) संयोग । मेल ।  
 समासादित, (त्रि.) पाया हुआ ।  
 समासार्था, (स्त्री.) समस्या ।  
 समाहित, (त्रि.) प्राप्त । समीप ठहरा हुआ ।  
 समाहृत, (त्रि.) संगृहीत । एकत्र किया गया ।  
 अच्छी तरह लाया गया । संग्रह ।  
 समाहृति, (स्त्री.) संग्रह । संक्षेप ।  
 समाव्हय, (पुं.) बाजी लगा कर युद्ध लड़ना ।  
 जुआ खेलना । युद्ध । बुलावा ।  
 समित, (स्त्री.) युद्ध । लड़ाई । ✓  
 समित्य, (स्त्री.) गेहूँ का आटा । (त्रि.) मिला हुआ ।  
 समिधू, (स्त्री.) यज्ञ कष्ट या मामूली लकड़ी ।  
 समिध, (पुं.) काष्ठ । आग ।

समिन्धन, (न.) काष्ठ । अच्छी चमक ।  
 समीक, (न.) युद्ध । लड़ाई ।  
 समीकरण, (न.) असम को सम करना ।  
 बीजगणित में अनजानी संख्या को जानने  
 की प्रक्रिया विशेष ।  
 समीक्ष, (न.) पर्यालोचन । बुद्धि । सांख्य  
 शास्त्र । यत्न ।  
 समीक्ष्यकारिन्, (त्रि.) भली भाँति सोच  
 विचार कर काम करने वाला ।  
 समीचीन, (त्रि.) साधु । सत्य । ठीक ।  
 समीप, (त्रि.) निकट । पास ।  
 समीर, (पुं.) वायु ।  
 समीरण, (पुं.) वायु । पयिक । राही ।  
 समीरिता, (स्त्री.) कथिता । उच्चरिता ।  
 प्रेरणा की हुई ।  
 समीहित, (त्रि.) अभीष्ट । चाहा गया ।  
 समुचित, (त्रि.) उपयुक्त ।  
 समुच्चित, (त्रि.) एकत्र किया हुआ ।  
 समुच्चर, (पुं.) अच्छे प्रकार उच्चारण  
 समुच्चर, } करना ।  
 समुच्छेद, (पुं.) विनाश । काटना ।  
 समुच्छ्रय, } (पुं.) अत्युन्नति । विरोध ।  
 समुच्छ्राय, } उंचाई ।  
 समुच्छ्रित, (त्रि.) अत्युन्नत ।  
 समुच्छ्रलित, (पुं.) चारों ओर फैला हुआ ।  
 चारों ओर बिखरा हुआ ।  
 समुच्छ्रसित, (त्रि.) उसांस लेता हुआ ।  
 समुच्छ्रित, (त्रि.) त्यक्त । छोड़ा हुआ ।  
 समुत्क्रम, (पुं.) भले प्रकार ऊपर जाना ।  
 समुत्क्रोश, (पुं.) कूज नामी पक्षी ।  
 समुत्थ, (त्रि.) उठा हुआ । सम्यग् उत्पन्न ।  
 समुत्थान, (न.) समुद्योग । उत्तोलन ।  
 उठान ।  
 समुत्पन्न, (त्रि.) उपजा । उत्पन्न हुआ ।  
 समुत्पाट, (पुं.) उन्मूलनीकरण ।  
 समुत्पिञ्ज, (त्रि.) अत्याकुल । अत्यन्त  
 घबड़ाया हुआ ।

**समुत्सर्ग**, (पुं.) त्याग देना । पेशाब करना ।  
 शौच जाना ।  
**समुत्सुक**, (त्रि.) अत्यन्त उत्कण्ठित ।  
**समुत्सृष्ट**, (त्रि.) विलकुल छोड़ा गया ।  
**समुत्सेध**, (पुं.) बहुत बढ़ना ।  
**समुदय**, (पुं.) समूह । युद्ध । बंदाव ।  
 दिन । लगन ।  
**समुदीरण**, (न.) भली भाँति कहना ।  
**समुद्र**, (पुं.) पेटी । सन्दूक ।  
**समुद्रम**, (पुं.) उत्पत्ति । ऊपर जाना ।  
**समुद्रीत**, (त्रि.) जोर से या चिह्लाकर  
 गाया गया ।  
**समुद्रीर्ण**, (त्रि.) उगला हुआ । उठाया  
 हुआ । कहा हुआ ।  
**समुद्दिष्ट**, (त्रि.) भली भाँति बतलाया हुआ ।  
**समुद्धत**, (त्रि.) अभिमानी । घमण्डी ।  
**समुद्धरण**, (न.) उखाड़ । वमन ।  
**समुद्भव**, (पुं.) जन्म । उत्पत्ति ।  
**समुद्भूत**, (त्रि.) समुत्पन्न । उत्पन्न हुआ ।  
**समुद्यत**, (त्रि.) पूरे उद्यम वाला ।  
**समुद्यम**, (पुं.) पूरा यत्न ।  
**समुद्र**, (पुं.) जलनिधि ।  
**समुद्रकफ**, (पुं.) समुद्रफेन ।  
**समुद्रगात्र**, (स्त्री.) नदी ।  
**समुद्रचुलुक**, (पुं.) जिन्होंने ने समुद्र को  
 चुलुके में भर कर पिया । अगस्त्य मुनि ।  
**समुद्रखला**, (स्त्री.) जिसके आस पास  
 समुद्र भरा हो । पृथिवी ।  
**समुद्रयान**, (न.) जहाज ।  
**समुद्रिय**, (त्रि.) समुद्र में उत्पन्न होने  
**समुद्रिय**, (स्त्री.) वाली वस्तु ।  
**समुद्रह**, (त्रि.) श्रेष्ठ । सब से अच्छा ।  
**समुन्दन**, (न.) भीगना ।  
**समुन्न**, (त्रि.) गीला । भीगा ।  
**समुन्नत**, (त्रि.) सम्यक् प्रकार से उन्नत ।  
**समुन्नति**, (स्त्री.) अच्छी उन्नति ।  
**समुन्नद्ध**, (त्रि.) गर्वित । अभिमानी । उत्पन्न  
 हुआ ।

**समुन्नय**, (पुं.) ऊपर का फिकाव । प्रकाश-  
 करण ।  
**समुपचित**, (त्रि.) बढ़ाया हुआ ।  
**समुपेयिचस्**, (त्रि.) पास गया हुआ ।  
 पहुँचा हुआ ।  
**समुपोद्**, (त्रि.) मिला गया । उत्पन्न हुआ ।  
**समुल्लेख**, (पुं.) पाँव से पृथिवी का खनन ।  
**समूह**, (त्रि.) एकत्र किया हुआ । झुका  
 हुआ । टेढ़ा । बरा में किया हुआ ।  
 विवाहित । शोधित । मूर्ख के साथ ।  
**समूल**, (त्रि.) जड़सहित ।  
**समूह**, (पुं.) समुदय । सब का सब । बहुत ।  
**समूहनी**, (स्त्री.) भाइ । बहारी ।  
**समूह्य**, (पुं.) यज्ञ की आग ।  
**समूह्य**, (त्रि.) बहुत बूढ़ा ।  
**समेत**, (त्रि.) समागत । आया हुआ । मिला  
 हुआ ।  
**समेधित**, (त्रि.) संबर्द्धित ।  
**समोदक**, (न.) लड्डुओं सहित ।  
**सम्पत्ति**, (स्त्री.) बड़ा ऐश्वर्य्य ।  
**सम्पद**, (स्त्री.) विभव । दौलत ।  
**सम्पन्न**, (त्रि.) साधित । प्रमाणित ।  
 सम्पदा वाला ।  
**सम्पराय**, (पुं.) लड़ाई । आपदा ।  
**सम्परायिक**, (न.) युद्ध । लड़ाई ।  
**सम्पर्क**, (पुं.) सम्बन्ध । मेल ।  
**सम्पर्किन्**, (त्रि.) मेल वाला ।  
**सम्पा**, (स्त्री.) चिखली ।  
**सम्पाक**, (पुं.) वृक्ष विशेष, जिसके सेवन  
 से खाया हुआ भली भाँति पच जाता है ।  
**सम्पात**, (पुं.) पक्षी विशेष की चाल । अच्छे  
 अकार गिरना ।  
**सम्पाति**, (पुं.) पक्षी भेद । जटायु गीध का  
 बड़ा भाई, जिसने समुद्रतट पर हताश पड़ी  
 राम की वानरसेना को उत्साहित कर राम-  
 पत्नी सीता का पंता बतलाया था ।  
**सम्पुट**, (पुं.) मिला हुआ ।

सम्पुटक, (पुं.) सन्दूक । मञ्जूषा । पेटी ।  
 छड़ा हुआ ।  
 सम्पूर्ण, (त्रि.) समग्र । सारा ।  
 सम्पृक्त, (त्रि.) मिश्रित । मिला हुआ ।  
 सम्प्रति, (अव्य.) अब ।  
 सम्प्रतिपत्ति, (स्त्री.) उत्तर विशेष ।  
 सम्प्रदात्, (त्रि.) देने वाला ।  
 सम्प्रदान, (न.) भले प्रकार देना ।  
 सम्प्रधारणा, (स्त्री.) निश्चय (योग्या-  
 योग्य विचार पूर्वक) ।  
 सम्प्रयोग, (पुं.) मेल । सम्बन्ध ।  
 सम्प्रसाद, (पुं.) अच्छी प्रसन्नता ।  
 सम्प्रसाधन, (न.) कड़ा, घूड़ी आदि  
 भूषण । सजावट ।  
 सम्प्रसारण, (न.) अच्छा फैलाव ।  
 सम्प्रहार, (पुं.) युद्ध । लड़ाई ।  
 सम्प्राप्ति, (स्त्री.) भली भाँति पाना ।  
 आयुर्वेद शास्त्रादुसार रोग की अवस्था  
 विशेष ।  
 सम्प्रष, (पुं.) नियोग । आज्ञा ।  
 सम्प्रोक्षण, (न.) छिड़काव ।  
 सम्पुल्ल, (त्रि.) विकसित । खिला हुआ ।  
 सम्बद्ध, (पुं.) अच्छा बंधा हुआ ।  
 सम्बन्ध, (पुं.) संसर्ग । मेल । साथ ।  
 (त्रि.) समृद्ध । समर्थ । हितकर ।  
 सम्बर, (न.) जल । बौद्धों का एक व्रत ।  
 पुल । एक दैत्य । मृगभेद । मछली । पर्वत ।  
 सम्बाध, (न.) नरक मार्ग । (पुं.) परस्पर  
 की रगड़ ।  
 सम्बोधन, (न.) आठवीं विभक्ति ।  
 सम्भली, (स्त्री.) कुट्टिनी । व्यभिचारिणी,  
 सम्भव, (पुं.) उत्पत्ति । बढ़ा सन्देह ।  
 सम्भावना, (न.) अर्थसम्बन्धी एक  
 अलङ्कार ।  
 सम्भावित, (त्रि.) प्रतिष्ठापात्र सज्जन ।  
 जिसके होने की सम्भावना हो । होनहार ।  
 सम्भाषण, (न.) बातचीत । शास्त्रार्थ ।

सम्भिन्न, (त्रि.) टूटा हुआ । विकसित ।  
 सम्भूति, (स्त्री.) विभव । ऐश्वर्य्य । उत्पत्ति ।  
 मूल । मेल ।  
 सम्भूयसमुत्थान, (न.) मिलकर व्यापार  
 (करना) । एक प्रकार का विवाद ।  
 सम्भृति; (स्त्री.) सम्यक् पोषण ।  
 सम्भोग, (पुं.) अच्छा भोग । शृङ्गार रस  
 की एक अवस्था ।  
 सम्भ्रम, (पुं.) हड़बड़ी । आदर । अतिभ्रम ।  
 सम्मति, (स्त्री.) अनुमति । चाह ।  
 सम्मद, (पुं.) हर्ष ।  
 सम्मर्द, (पुं.) युद्ध । आगम की रगड़ ।  
 सम्मान, (पुं.) आदर ।  
 सम्मार्जन, (न.) संशोधन ।  
 सम्मार्जनी, (स्त्री.) भाइ । बुहारी ।  
 सम्मित, (त्रि.) बराबर माप वाला ।  
 सम्मुख, (त्रि.) सामने का ।  
 सम्मुखिन, (त्रि.) सामने आया हुआ ।  
 सम्मुखिन, (न.) उंचाई । फैलाव ।  
 अचेतनता ।  
 सम्मृष्ट, (त्रि.) पोंछा हुआ । साफ किया  
 हुआ ।  
 सम्मोद, (पुं.) हर्ष । प्रीति ।  
 सम्यच्, (त्रि.) मिला हुआ । मनोज्ञ ।  
 मनोहर । सब बोलने वाला ।  
 सम्म्राज, (पुं.) शहंशाह । समस्त पृथिवी का  
 अधीश्वर । राजराजेश्वर ।  
 सर, (न.) चाल । सरोवर । जल । नौन ।  
 माठा । मक्खन । तीर । भरना । गमन ।  
 मदिरा विशेष ।  
 सरघा, (स्त्री.) मञ्जुमक्षिका । मदिरा को  
 नाश करने वाली वस्तु ।  
 सरज, (न.) मक्खन ।  
 सरजस, (स्त्री.) ऋतुमती स्त्री । (त्रि.)  
 रजोगुणी ।  
 सरट, (पुं.) कृकलास । केंकड़ा ।  
 सरण, (न.) गमन । लोहे का मैल ।

**सरणि,** } (स्त्री.) पंक्ति । राह । मार्ग ।  
**सरणी,** }  
**सरमा,** ( स्त्री. ) कृतिया । दक्षकी कन्या का नाम । विभीषण की स्त्री का नाम ।  
**सरयु,** ( पुं. ) अयोध्या के पास बहने वाली एक नदी ।  
**सरल,** ( पुं. ) पीली लकड़ी । उदार । सीधा । त्रिपुटा ।  
**सरस,** ( न. ) सरोवर । रस बाला । गीला ।  
**सरसिज,** ( न. ) पद्म । कमल ।  
**सरसीरुह,** ( न. ) पद्म । कमल का फूल ।  
**सरस्वत्,** ( पुं. ) सरोवर । सागर । ( स्त्री. ) नदी । वाणी । देवी । सोमलता ।  
**सराव,** ( पुं. ) पियाला । सरइया । ( त्रि. ) शब्द बाला ।  
**सरित्,** ( स्त्री. ) नदी । सूत्र ।  
**सरित्पति,** ( पुं. ) समुद्र ।  
**सरित्त्वत्,** ( पुं. ) समुद्र ।  
**सरित्सुत,** ( पुं. ) भीष्म ।  
**सरिताम्पति,** ( पुं. ) समुद्र ।  
**सरिंद्वरा,** ( स्त्री. ) गङ्गा ।  
**सरीसृप,** ( पुं. ) सर्प । विष्णु । गृश्चिक आदि राशि ।  
**सरु,** ( पुं. ) खड्ग की पुठिया ।  
**सरूप,** ( त्रि. ) सदस्य । बराबर ।  
**सरोज,** ( न. ) पद्म । कमल ।  
**सरोजिनी,** ( स्त्री. ) कमलों की वेल । कमल फूलों वाली बावली ।  
**सरोरुह,** } कमल का फूल ।  
**सरोरुह,** }  
**सरोवर,** ( पुं. ) तड़ाग । छोटा तालाब ।  
**सर्ग,** ( पुं. ) स्वभाव । रचना । छुटकारा । काव्य का एक परिच्छेद । निश्चय । मोह । उत्साह । अनुमति ।  
**सर्गबन्ध,** ( पुं. ) महाकाव्य ।  
**सर्ज्ज,** ( क्रि. ) कमाना । जमा करना ।

**सर्ज,** ( पुं. ) शालवृक्ष । राल ।  
**सर्जन,** ( न. ) सृष्टि ।  
**सर्जि,** ( स्त्री. ) एक नदी ।  
**सर्प,** ( पुं. ) नागकेसर । सांप । गमन ।  
**सर्पतृण,** ( पुं. ) नेवला ।  
**सर्पभुज्ज,** ( पुं. ) मयूर । मोर ।  
**सर्पराज,** ( पुं. ) वासुकि । शेष ।  
**सर्पाशन,** ( पुं. ) मयूर । गरुड़ ।  
**सर्पिणी,** ( स्त्री. ) सांपिन ।  
**सर्पेष्ट,** ( न. ) चन्दन का वृक्ष ।  
**सर्व,** ( क्रि. ) जाना । फैलना ।  
**सर्व,** ( पुं. ) विष्णु । शिव । ( त्रि. ) सकल । सब ।  
**सर्वसदा,** ( स्त्री. ) पृथिवी ।  
**सर्वकर्तृ,** ( पुं. ) ब्रह्मा । परमेश्वर ।  
**सर्वकर्मीण,** ( त्रि. ) सब काम करने वाला ।  
**सर्वक्षार,** ( पुं. ) साहज ।  
**सर्वग,** ( न. ) जल । पानी । ( पुं. ) वायु । शिव । विष्णु । आत्मा । ( त्रि. ) सर्वत्र जाने वाला ।  
**सर्वङ्कप,** ( पुं. ) पाप ।  
**सर्वजगीन,** ( त्रि. ) सर्वत्र विख्यात ।  
**सर्वज्ञ,** ( पुं. ) शिवजी । ब्रह्मदेव । परमेश्वर ।  
**सर्वज्ञा,** ( स्त्री. ) देवी । दुर्गा । ईश्वरी ।  
**सर्वतस्,** ( अव्य. ) चारों ओर ।  
**सर्वतोभद्र,** ( पुं. न. ) युद्ध के लिये ग्रह विशेष । देवमण्डल । ज्योतिष का शुभाशुभ-सूचक चक्र विशेष । नीम का पेड़ ।  
**सर्वतोमुख,** ( न. पुं. ) जल । आकाश । शिव । ब्रह्मा । विष्णु । ब्राह्मण । अग्नि ।  
**सर्वत्र,** ( अव्य. ) सब जगह । सब समय ।  
**सर्वत्रगामिन्,** ( पुं. ) वायु ।  
**सर्वथा,** ( अव्य. ) सब प्रकार ।  
**सर्वदमन,** ( पुं. ) दुःयन्तपुत्र । भरतराजा ।  
**सर्वदर्शिन,** ( पुं. ) ब्रह्म । परमेश्वर ।  
**सर्वदा,** ( अव्य. ) सदैव । सदा ।  
**सर्वधुरीण,** ( त्रि. ) सारा बोझ उठाने वाला । बैल ।

**सर्वनाम,** ( पुं. ) व्याकरण की संज्ञा विशेष ।  
**सर्वभक्ष,** ( त्रि. ) सब कुछ खाने वाला । अग्नि ।  
 ( स्त्री. ) बकरी ।  
**सर्वमङ्गला,** ( स्त्री. ) दुर्गा ।  
**सर्वमय,** ( त्रि. ) सबके स्वरूप वाला । ( पुं. )  
 परमेश्वर ।  
**सर्वरसोत्तम,** ( पुं. ) लवण । नौन ।  
**सर्वरात्र,** ( पुं. ) सारी रात ।  
**सर्वरी,** ( स्त्री. ) रात । निशा ।  
**सर्वलिङ्गिन,** ( पुं. ) पाषण्डी । वेद विरुद्ध  
 आचरण वाले बौद्ध ।  
**सर्वविद्,** ( पुं. ) परमेश्वर । ( त्रि. ) सब  
 जानने वाला ।  
**सर्ववेद,** ( पुं. ) सब वेदों का पढ़ने वाला ।  
 ( त्रि. ) सर्वज्ञ ।  
**सर्ववेदस्,** ( पुं. ) विश्वजित् नामक यज्ञ का  
 करने वाला ।  
**सर्ववेशिन,** ( पुं. ) नट । बहुरूपिया ।  
**सर्वसन्नहन,** ( न. ) सम्पूर्ण सेना को सजा  
 कर, युद्ध यात्रा ।  
**सर्वसह,** ( पुं. ) शृगुल । ( त्रि. ) सब कुछ  
 सहने वाला ।  
**सर्वसिद्धि,** ( पुं. ) श्रीफल । बिल्व का वृक्ष ।  
**सर्वस्व,** ( न. ) सारा धन ।  
**सर्वहित,** ( न. ) मिरिच । ( त्रि. ) सब के  
 क्लिये हितकर ।  
**सर्वाङ्गीण,** ( त्रि. ) सब अङ्गों में फैलजानने  
 वाला ।  
**सर्वाञ्जीन,** ( त्रि. ) सर्वाञ्जभक्षक ।  
**सर्वार्थसिद्ध,** ( पुं. ) बुद्धदेव ।  
**सर्वाह्ण,** ( पुं. ) सारा दिन ।  
**सर्वप,** ( पुं. ) सरसों ।  
**सव्य,** ( पुं. ) यज्ञ । सन्तान । सूर्य । शृक वृक्ष ।  
**सवन,** ( न. ) यज्ञ का अङ्गरूप स्नान ।  
 सोम निकालने का व्यापार । सोम का  
 भानी । यज्ञ । प्रसव ।  
**सचयस्,** ( त्रि. ) एक उभ्र वाला । सखा ।

**सर्वर्षी,** ( पुं. ) एक जाति का । स्थान और  
 प्रयत्न से समान अक्षर ।  
**सवासस्,** ( त्रि. ) वेगवान् । कपड़े के सहित ।  
**सविकल्पक,** ( न. ) वेदान्त का एक प्रकार  
 का ध्यान ।  
**सविकाश,** ( त्रि. ) प्रफुल्लित । विकसित ।  
**सर्वित्,** ( पुं. ) सविता देवता । सूर्य । सर्व-  
 नियन्ता परमात्मा ।  
**सविध,** ( त्रि. ) निकट । पास ।  
**सविस्मय,** ( त्रि. ) आश्चर्यसहित ।  
**सवेश,** ( त्रि. ) निकट । नञ्दीक लभेस सहित ।  
**सव्य,** ( त्रि. ) वाम । विरुद्ध । ( पुं. )  
 विष्णु ।  
**सव्यसाञ्चिन,** ( पुं. ) बाये हाथ से सजने  
 वाला । फुर्तीला । अर्जुन ।  
**सव्येष्ट,** ( पुं. ) सारोथे ।  
**ससत्वा,** ( स्त्री. ) गर्भवती स्त्री । जीवसहित ।  
**ससन,** ( न. ) यज्ञ के लिये पशु का मारना ।  
**सस्य,** ( न. ) धित का धान । फल ।  
**सह,** ( अव्य. ) साथ । सारा । बराबर । एक  
 बारही । सामर्थ्य ।  
**सहकार,** ( पुं. ) आम । साथ करना ।  
**सहकारिन,** ( त्रि. ) साथी । हेतुविशेष ।  
**सहभामन,** ( न. ) साथ जाना । साथ मरना ।  
**सहचर,** ( त्रि. ) साथी । सखा । स्नेहने वाला ।  
 सहायक । अचर ।  
**सहज,** ( पुं. ) सहोदर । स्वभाव । ( न. )  
 ज्योतिष के मतानुसार जन्मलग्न से  
 तीसरा स्थान ।  
**सहजमित्र,** ( न. ) भाञ्जा । स्वाभाविक मित्र ।  
**सहजारि,** ( पुं. ) भतीजा । सौतेला भाई ।  
**सहदेव,** ( पुं. ) पाण्डवों में पाँचवां । माद्री-  
 पुत्र । ( स्त्री. ) सर्प की आंख ।  
**सहधर्मिणी,** ( स्त्री. ) पत्नी ।  
**सहन,** ( न. ) सहना । क्षमा । शीत, उष्ण,  
 आदि को सहना । ( त्रि. ) सहारने  
 वाला । सहने वाला ।



सहपान, ( न. ) एक साथ किसी वस्तु का पान । प्रायः मद्यमान ।  
 सहभोजन, ( न. ) एक स्थान पर और एक साथ खान, पान ।  
 सहमरण, ( न. ) सहगमन । एक साथ मरना । सती होना ।  
 सहस्र, ( न. ) बल । ( पुं. ) मार्गशीर्ष का मास ।  
 सहसा, ( अव्य. ) हठात् । अकस्मात् । अचानक । जबरदस्ती । एकायक । विना सोचे-विचारे ।  
 सहस्य, ( पुं. ) पौष का मास ।  
 सहस्र, ( न. ) हजार । बहुसंख्यक ।  
 सहस्रकर, } ( पुं. ) सूर्य ।  
 सहस्रकिरण, }  
 सहस्रनयन, ( पुं. ) इंजोर नेत्र वाला । इन्द्र ।  
 सहस्रपत्र, ( न. ) पत्र । कमल का फूल ।  
 सहस्रपाद, ( पुं. ) विष्णु । कनकजूर ।  
 सहस्रभुज, ( -पुं. ) विष्णु । कार्तिकेयार्जुन ।  
 बाणासुर ।  
 सहस्रशिखर, ( पुं. ) विष्णुपर्वत ।  
 सहस्रांशु, ( पुं. ) सूर्य । आक का पेड़ ।  
 सहस्राक्ष, ( पुं. ) इन्द्र । विष्णु ।  
 सहस्रार, ( न. ) सुदर्शन चक्र । सिरमें सुपुम्ना नाक के बीच इंजोर पत्र वाला कमलपत्र ।  
 सहस्रिन, ( पुं. ) एक हजार सैनिकों की सेना । एक सहस्र सैनिकों का सेनापति ।  
 सहस्वत्, ( त्रि. ) बलवान् । दृढ़ ।  
 सहा, ( स्त्री. ) पृथिवी । पुष्प विशेष ।  
 सहाय, ( पुं. ) मित्र । सहायक । अनुयायी ।  
 सहायता, ( स्त्री. ) मदद । सहायकों का समूह ।  
 सहार, ( पुं. ) आम का पेड़ । सार्वदेशिक प्रलय ।  
 सहासन, ( न. ) एक आसन ।  
 सहित, ( त्रि. ) मिला हुआ । हितकारी ।  
 सहित्, ( त्रि. ) सहारने वाला ।

साहिष्णु, ( त्रि. ) सहनशील ।  
 साहिष्णुता, ( स्त्री. ) क्षमा ।  
 सहहृदय, ( त्रि. ) बहुत चतुर ।  
 सहहृत्स्व, ( पुं. ) विगड़ा हुआ अन्न ।  
 सहैल, ( पुं. ) खिलाड़ी ।  
 सहोक्ति, ( स्त्री. ) अर्थसम्बन्धी अलङ्कार ।  
 सहोदज, ( पुं. न. ) पत्रों की कुटिया ।  
 सहोद, ( पुं. ) चोर जो चुराई हुई वस्तु के साथ पकड़ा गया हो ।  
 सहोदर, ( पुं. ) सगा भाई ।  
 सहोर, ( त्रि. ) अच्छा । उत्तम । ( पुं. ) सन्त । ऋषि ।  
 सहा, ( न. ) साहाय्य । ( त्रि. ) सहारने योग्य । ( पुं. ) एक पहाड़ ।  
 सा, ( स्त्री. ) लक्ष्मी । पार्वती ।  
 सांख्य, ( न. ) कपिल का रचा हुआ दर्शन शास्त्र ।  
 सांघातिक, ( त्रि. ) एकत्र करने वाला ।  
 सांघात्रिक, ( पुं. ) व्यापारी । जहाज या नाव का व्यापारी ।  
 सांयुगीन, ( त्रि. ) रणकुशल ।  
 सांवत्सरक, ( पुं. ) गणक । ज्योतिषी ।  
 सांवादिक, ( पुं. ) नैयायिक । विवाद करने वाला ।  
 सांवृत्तिक, ( त्रि. ) मायावी । विचक्षण ।  
 सांशयिक, ( त्रि. ) सन्देहयुक्त । शर्का ।  
 सांसारिक, ( त्रि. ) दुनियावी ।  
 सांसिद्धिक, ( त्रि. ) स्वाभाविक ।  
 सांस्थानिक, ( पुं. ) स्वदेशवासी ।  
 सांहननिक, ( त्रि. ) शारीरिक ।  
 साक ( पुं. न. ) शाकपात । बूटी ।  
 साकम्, ( अव्य. ) साथ ।  
 साकल्य, ( न. ) सम्पूर्ण । सारा । होम के लिये तिल आदि द्रव्य ।  
 साकांक्ष, ( त्रि. ) साभिलाष ।  
 साकार, ( त्रि. ) मूर्ति वाला । आकृति वाला ।  
 साकूत, ( त्रि. ) अर्थ वाला ।

साकेत, (भ. ) अयोध्या ।  
 साक्षात्, (अव्य.) प्रत्यक्ष । आँखों के सामने ।  
 साक्षात्कार, (पुं.) प्रत्यक्ष । सामने ।  
 साक्षिन्, (त्रि.) सामने देखने वाला ।  
 गवाहीदार ।  
 साक्ष्य, (न.) गवाही । साखी ।  
 सागर, (पुं.) समुद्र । ४या७की संख्या । मृग ।  
 सागरगामिनी, (स्त्री.) नदी ।  
 सागरमेखला, (स्त्री.) पृथिवी ।  
 सागरालय, (पुं.) समुद्र जिसका घर है  
 अर्थात् वरुणदेव । मोती । शंख ।  
 साग्निक, (पुं.) अग्निहोत्री ।  
 साङ्कर्य, (न.) मिश्रित । गड़बड़ी ।  
 साङ्ग, (त्रि.) अङ्गसहित । पूरा पूरा ।  
 साञ्चि, (अव्य.) तिरछोंहाँ । टिढ़ाई से ।  
 सात्यकि, (पुं.) श्रीकृष्ण का साराथि ।  
 सात्वत्, (पुं.) यादवों का अधिकार युक्त  
 एक देश ।  
 सात्वत्, (पुं.) विष्णु । बलराम । समाज-  
 बहिष्कृत वैश्य का पुत्र । वैष्णव । एक राजा ।  
 सात्त्विक, (पुं.) सतोगुणी । विष्णु ।  
 सादिन्, (पुं.) घुड़सवार । हाथी पर या  
 गाड़ी पर सवार । साराथि ।  
 सादृश्य, (न.) समानता ।  
 साधक, (पुं.) साधन करने वाला । शिष्य ।  
 ऐन्द्रजालिक ।  
 साधका, (स्त्री.) दुर्गा ।  
 साधन्त, (पुं.) भित्तारी ।  
 साधर्म्य, (न.) सादृश्य । समानता । एक  
 धर्म वाला ।  
 साधारण, (त्रि.) सामान्य ।  
 साधारणधर्म, (पुं.) सामान्य धर्म । यथा:-  
 अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः ।  
 दम्भःक्षमार्जवं दानं धर्मं साधारणं विदुः ॥  
 साधारणस्त्री, (स्त्री.) रणडी । वेश्या ।  
 साधारणी, (स्त्री.) बाँस की शाखा ।  
 कृत्री । चानी ।

साधित, (त्रि.) दिलाया गया । प्रमाणित  
 किया हुआ । पूरा किया हुआ ।  
 साधिदैव, (त्रि.) अधिदेवतासहित ।  
 परमेश्वर ।  
 साधिष्ठ, (त्रि.) बहुत पक्का । साधु । बहुत  
 अच्छा ।  
 साधिष्ठान, (त्रि.) निकट । षट्चक्रों में से  
 वह चक्रविशेष जो सुपुण्या नाड़ी के  
 भीतर है ।  
 साधीयस्, (त्रि.) न्याय्य । बहुत अच्छा ।  
 साधु, (त्रि.) उत्तम कुल में उत्पन्न हुआ ।  
 सुन्दर । मनोहर । (पुं.) मुनि । त्रिनेत्र ।  
 वह जन जो न तो सम्मानित हो पर प्रसन्न  
 हो, न अपमानित होने पर क्रुद्ध हो और  
 क्रुद्ध होने पर भी जो कभी वचन न कहे ।  
 व्यापारी ।  
 साध्य, (पुं.) वास्तव गणदेवता । विष्कम्भ  
 आदि योगों में से इकीसवाँ योग । (त्रि.)  
 प्रमाणित करने योग्य । संस्कार योग्य । मंत्र ।  
 साध्यता, (पुं.) जिस रूप से  
 जिसकी साध्यता निश्चित हो ।  
 साध्यसिद्धि, (स्त्री.) सिद्ध होने योग्य  
 पदार्थ की सिद्धि । निष्पत्ति । व्यवहार ।  
 साध्वस, (न.) भय । घबड़ाहट ।  
 साध्वी, (स्त्री.) पतिव्रता स्त्री । एक प्रकार  
 की जड़ का नाम । भली स्त्री ।  
 सानन्द, (त्रि.) प्रसन्न ।  
 सानसि, (पुं.) सुवर्ण ।  
 सानिका, }  
 सानेयिका, } (स्त्री.) नफीरी । वंशी भेद ।  
 सानेयी, }  
 सानु, (पुं. न.) पर्वतशिखर । पर्वत की  
 चोटी का समतल भाग । अंकुर । वन ।  
 मार्ग । अन्धड़ । पण्डित जन । सूर्य । आगे ।  
 सानुज, (त्रि.) छोटे भाई सहित । (पुं.)  
 तुम्हुर वृक्ष ।  
 सानुमत्, (पुं.) पहाड़ ।  
 सानुमती, (स्त्री.) एक अक्षरा का नाम ।

**सान्तपन,** ( न. ) एक प्रकार का विशेष व्रत । शान्ति करना । समाधान-प्रदान ।

**सान्तर,** ( न. ) विरहा । व्यथान । अन्तरमहित ।

**सान्तानिक,** ( वि. ) फैला हुआ । बढ़ा हुआ । मर्यादा-हीन । ( पु. ) वह ब्राह्मण जो सन्तानार्थ विवाह करना चाहता है ।

**सान्त्वन,** ( न. ) क्रोधी पुरुष को मीठी और ठण्डी बातें कह कर अपने अगुक्रुण कर लेना । ठण्डा करना । कर्ण और मन को प्रसन्न करने वाला वचन ।

**सान्दीपन,** ( पु. ) मान-पान मृगि की सन्तान । एक निजाम् ब्राह्मण अर्वास्तका ( उद्भवा ) निवासी । श्रीकृष्ण-बलराम के विद्यागुरु जिनका युद्धकाल में श्रीकृष्ण जी ने मरा हुआ पुत्र ला कर संजीवित दिया था ।

**सान्द्र,** ( वि. ) गिबिड । गाढ़ा । कृष्ण । चिकना । मनोहर ( न. ) वन ।

**सान्धिविग्रहिक,** ( पुं. ) दीवान । किसी रियासत का मन्त्री जिसका परराष्ट्रीय कार्य करने पड़ने हों ।

**सान्ध्य,** ( वि. ) सन्ध्याकाल सम्बन्धी ।

**सान्ध्यसम्मिलन,** ( न. ) सायंकाल के समय मित्रों की गोष्ठी ( Evening Party ) ।

**सान्धिय,** ( न. ) पास । समीप ।

**सान्निपातिक,** ( वि. ) सन्निपात से उत्पन्न रोग ।

**सान्धय,** ( वि. ) पुरतैनी । बाप दादों का ।

**सापत्न्य,** ( पुं. ) सौत का बेटा । शत्रु ।

**सापिरण्ड्य,** ( न. ) कुटुम्बी । जिनका पिण्ड तक का सम्बन्ध है ।

**साप्तपदीन,** ( न. ) जो सात पदों के उच्चारण से, सात पाँच चलने से ( सप्तपदी, विवाह ) के करने से हुआ दृढ़ सम्बन्ध । मैत्री । सौहार्द । प्रेम ।

**साधपौरुष,** ( वि. ) सात पीढ़ी तक का ।

**साफल्य,** ( न. ) सफलता । सिद्धि । लाभ । उत्तीर्णता ।

**साम्भ,** ( वि. ) शान्त करना । ठण्डा करना ।

**सामक,** ( न. ) ऋण का मूल धन ( व्याज को छोड़ कर ) ।

**सामग,** ( पुं. ) सामवेद के गाने वाले ।

**सामग्री,** ( स्त्री. न. ) सामान । चीज । वस्तु ।

**सामञ्जस्य,** ( न. ) औचित्य । ठीकठाक ।

**सामञ्ज,** ( न. ) राजाओं का एक उपाय विशेष प्रकार से अपने शत्रु को अपने पक्ष में करते हैं । ( स्त्री. ) पशु बंधने की रीति ।

**सामन्व,** ( पुं. ) करद राजा । पड़ोसी राजा । ( वि. ) पराधीन । पास का ।

**सामञ्जिक,** ( वि. ) प्रथानुसार । समयोजित ।

**सामयोजि,** ( पु. ) प्रदा । चतुर्वल ।

**सामथ्य,** ( न. ) बल । पराक्रम । शक्ति । योग्यता । धन ।

**सामाजिक,** ( पु. ) सभासम्बन्धी । ( पुं. ) सभ्य । मेम्बर । सभा से सम्बन्ध रखने वाला मनुष्य ।

**सामान्य,** ( वि. ) साधारण । मामूली ।

**सामान्यलक्षण,** ( न. ) एक से धर्म को बतलाने वाला निन्द । ( स्त्री. ) इसी प्रकार की एक विद्वदर्शक वाक्यावली ।

**सामान्यवनिता,** ( स्त्री. ) साधारण स्त्री । मामूली औरत ।

**सामान्या,** ( स्त्री. ) रण्डी । वेश्या । मामूली ।

**सामान्यतः,** ( अव्य. ) साधारणतः । मामूली तौर पर ।

**सामासिक,** ( वि. ) संक्षिप्त । बोधगम्य । अनेक शब्दों का एक शब्द ।

**सामि,** ( अव्य. ) आधा । अङ्गरेजी का Semi ( समी ) इसी का अपभ्रंश है ।

**सामिधेनी,** ( स्त्री. ) वैदिक ऋचा जे अज्ञानि को प्रशंसित करते समय पढ़ी जाती है ।

समीची, ( स्त्री. ) प्रशंसा । स्तुति ।  
 सामीप्य, ( न. ) निकट । पास ।  
 सामुद्र, ( पुं. ) समुद्रयात्री । ( न. ) समुद्री  
 नौन । शरीर पर चिह्न ।  
 सामुद्रक, ( न. ) समुद्री नमक ।  
 सामुद्रिक, ( त्रि. ) समुद्री । ( पुं. ) जो  
 हाथ की रेखा तथा शरीर के अन्य चिह्नों  
 को देख कर मनुष्यों के अच्छे बुरे फलों को  
 बतलावे ।  
 साम्परायिक, ( न. ) परलोक के लिये  
 हितकारी ।  
 साम्प्रतम्, ( अव्य. ) अब । योग्य । ठीक  
 ठीक । उचित ।  
 साम्य, ( न. ) बराबरी । समान धर्म ।  
 साम्राज्य, ( न. ) बादशाहत । दस लाख  
 योजन भूमि पर शासन करने वाला ।  
 सायंजन्म्या, ( स्त्री. ) दिन के अन्त की  
 सन्ध्या । सायं सन्ध्या के समय उपासना  
 विशेष ।  
 सायक, ( पुं. ) बाण । तीर । सङ्ग ।  
 सायन्तन, ( त्रि. ) दिनान्त में हुआ ।  
 सायस, ( अव्य. ) साँस ।  
 सायाह, ( पुं. ) सन्ध्या । साँस ।  
 सायुज्य, ( न. ) साथ जुड़ना ।  
 सार, ( न. ) जल । धन । मकखन । लोहा ।  
 वन । बल । स्थिर अंश । वायु । ( त्रि. )  
 अच्छा ।  
 सारगन्ध, ( पुं. ) चन्दन ।  
 सारघ, ( पुं. ) मधु । क्षौद्र ।  
 सारङ्ग, ( पुं. ) चातक । पपीहा । हिरन ।  
 हाथी । भौरा । छत्र । राजहंस । वाद्ययंत्र  
 भेद । कपड़ा । अनेक रङ्ग । मोर । कामदेव ।  
 कमान । बाल । भूषण । कमल का फूल ।  
 शङ्ख । चन्दन । कपूर । फूल । कोइल ।  
 बादल । शेर । रात । भूमि । दीप्ति ।  
 चमक ।  
 सारङ्गिक, ( पुं. ) बहेलिया । शिकारी । व्याध ।

सारज, ( न. ) मकखन ।  
 सारणि, ( स्त्री. ) छोटी नदी । संक्षिप्त  
 सारणी, ( स्त्री. ) रीति से ग्रहों की चाल का जताने  
 वाला ज्योतिष का ग्रन्थ विशेष ।  
 सारथि, ( पुं. ) गाड़ीवान । नियन्ता ।  
 सारदा, ( स्त्री. ) सरस्वती ।  
 सारमेय, ( पुं. ) कश्यपपत्नी सरमा का  
 पुत्र । कुत्ता ।  
 सारव, ( त्रि. ) सरयू नदी में उत्पन्न । कोला-  
 हल पूर्ण ।  
 सारस, ( न. ) कमल का फूल । कटिभूषण ।  
 चन्द्रमा । इत । एक पक्षी विशेष ।  
 सारस्वत, ( त्रि. ) सरस्वती का । सारस्वत  
 देश का । ( पुं. ) सरस्वती नदी के तट  
 वाला देश । ब्राह्मणों में से एक विशेष  
 ब्राह्मण । सरस्वती के पूजन का विधान विशेष ।  
 व्याकरण का छोट्टा ग्रन्थ जिसे अनुभूति  
 स्वरूपाचार्य ने सरस्वती के ७०० सूत्रों  
 की माला के आधार से बनाया था ।  
 सारस्वतकल्प, ( पुं. ) तंत्र की विधि के  
 अनुसार सरस्वती के पूजन का विधान विशेष ।  
 सारि, ( स्त्री. ) पाँसा फेंकने वाला ।  
 सारि, ( त्रि. ) शतरंज का खेल खेलने वाला ।  
 सारिका, ( स्त्री. ) मैंग चिड़िया ।  
 सार्ध, ( पुं. ) समूह । जीवों का समूह । धनी ।  
 बाग्यों का गिराह । तीर्थयात्रियों की  
 मण्डली ।  
 सार्धग्रह, ( पुं. ) व्यापारी । साहकार ।  
 बनिया ।  
 सार्द्ध, ( त्रि. ) गीला । भीगा हुआ ।  
 सार्द्ध, ( अव्य. ) साथ । सङ्ग ।  
 सार्प, ( न. ) अश्लेषा नक्षत्र ।  
 सार्पिथक, ( त्रि. ) धी में पकाया हुआ अन्न ।  
 सार्धजनीन, ( त्रि. ) सब लोगों में जना  
 हुआ । सर्व साधारण का ।  
 सार्धनिक, ( त्रि. ) सब समयों में हुआ ।  
 सब जगह हुआ ।

**सार्वधातुक**, ( न. ) विधि लिङ् आदि चारों के प्रत्यय ।  
**सार्वभौतिक**, ( त्रि. ) सर्वभूतव्यापी ।  
**सार्वभौम**, ( पुं. ) चक्रवर्ती राजा । उत्तर दिशा का दिक्कुञ्जर ।  
**सार्वलौकिक**, ( त्रि. ) सार्वजनिक ।  
**सार्षप**, ( त्रि. ) सरसों का तेल या खर ।  
**साल**, ( पुं. ) इस नाम का पेड़ । प्राकार । शहरपनाह ।  
**सालनिर्यास**, ( पुं. ) धूना । राल ।  
**सालभञ्जिका**, ( स्त्री. ) पुतली । शुद्धिया । वैश्या ।  
**सालूर**, ( पुं. ) मेंढक ।  
**सालोक्य**, ( न. ) मुक्ति भेद ।  
**साल्व**, ( पुं. ) देश ग्रीशोप का राजा ।  
**सावधान**, ( त्रि. ) सचेत । सतर्क । खबरदार ।  
**सायन**, ( न. ) यज्ञान्त । पूरा ३० दिनों का मास । वसुधा ।  
**सावर**, { ( पुं. ) अणुवाद । कलङ्क । पाप ।  
**शावर**, {  
**सावर्णी**, ( पुं. ) आठवें पद का नाम ।  
**सावित्र**, ( पुं. ) वित्र । सूर्य । शिव की पदवी । कर्ण का नाम । ( न. ) यज्ञीय सूत्र ।  
**सावित्री**, ( स्त्री. ) प्रकाश ग्रिमि । ऋग्वेद के एक असिद्ध मंत्र का नाम । इसका यह नाम इस लिये पड़ा है कि यह सूर्य को स्तुति करने की गयी है । इसका दूसरा नाम सायत्री भी है । ब्रह्मा की पत्नी का नाम । पार्वती । कश्यप का नाम । साल्वराज सत्यवान् की स्त्री का नाम, जिसने मरे हुए पति को यमराज से वर में गाँग कर जिन्दा कर लिया था ।  
**सावित्रीव्रत**, ( न. ) व्रत विशेष, जिसे हिन्दुओं की स्त्रियाँ मानती हैं और ज्येष्ठ शुक्ला १४ शी से १५ शी तक उर्पयास करती हैं । वृत्सावित्री का व्रत । जिस व्रत के प्रभाव से सावित्री अपने पति को

स्वर्ग से वापस लाई थी । देश भेद से ज्येष्ठ की अभावस्था तथा पूर्णिमा को भी होता है ।  
**सास्ना**, ( स्त्री. ) गौ के गले की खाल । कम्बल ।  
**सास्त्र**, ( त्रि. ) आँसुओं से भरी आँखें ।  
**साहचर्य**, ( न. ) साथ । एकही के आश्रय होना ।  
**साहस**, ( न. ) बलपूर्वक चोरी, व्यभिचार आदि दुष्ट कर्म । ( त्रि. ) बिना बिचारे किया गया काम । ( पुं. ) दण्ड विशेष । अभि ।  
**साहसिक**, ( त्रि. ) निष्ठा । परुषवादी । मिथ्या बोलने वाला । एकायक बिना विचार काम करने वाला ।  
**साहस्र**, ( न. ) हजार की संख्या । ( त्रि. ) हजार की संख्या वाला ।  
**साहाय्य**, ( न. ) सहायता ।  
**साहित्य**, ( न. ) साधी । सर्जी । एक प्रकार का काव्य या शास्त्र ।  
**साह्य**, ( पुं. ) बाजी बंद कर पशुओं की लड़ाई ।  
**सिंह**, ( पुं. ) शेर । हिंसा शब्द का वर्ण विपर्यय । लाल सुहृंजना । मेघ से पाँचवीं राशि । जब सिंह ' किसी ' शब्द के पीछे लगता है, तब यह श्रेष्ठ अर्थ को बतलाता है । जैसे पुरुषसिंह । भयङ्कर और हिंसक पशु ।  
**सिंहध्वनि**, ( पुं. ) शेर का धहाड़ना ।  
**सिंहल**, ( पुं. ) एक टापू का नाम । राँगा । पीतल ।  
**सिंहवाहिनी**, ( स्त्री. ) दुर्गा । देवी ।  
**सिंहविक्रान्त**, ( स्त्री. ) घोड़ा अथवा सिंह के समान बल वाला ।  
**सिंहसंहनन**, ( न. ) अश्वे अङ्ग वाला । सिंह के समान मजबूत अङ्ग वाला ।  
**सिंहासन**, ( न. ) राजा की बैठक । तख्त । सिंह के चिह्न वाला आसन ।  
**सिंहिका**, ( स्त्री. ) एक राक्षसी । राहु की माता । कश्यप की स्त्री ।

सिंहिकासुत, ( पुं. ) राहु ।  
 सिंही, ( स्त्री. ) कण्टकारिका । राहु की माँ ।  
 शेरनी ।  
 सिक्क, ( क्रि. ) सींचना ।  
 सिकता, ( स्त्री. ) रेत । बालुका । रेगिस्तान ।  
 सिकतिल, ( वि. ) रेतीली भूमि ।  
 सिक्कथ, ( न. पुं. ) मोम । बाल । नील का  
 पौधा । भात का कण ।  
 सिङ्गान, } ( न. पुं. ) नाक का मैल । रूँट ।  
 सिघान, }  
 सिचय, ( पुं. ) बल ।  
 सित, ( न. ) रूपा । चन्दन । शुक ग्रह ।  
 ( पुं. ) सफेद रङ्ग ।  
 सितकर, ( पुं. ) चन्द्रमा । कपूर ।  
 सितपक्ष, ( पुं. ) हंस । शुक्लपक्ष ।  
 सिता, ( स्त्री. ) शर्करा । चीनी । मिश्री ।  
 गङ्गा । सफेद मिट्टी ( चाक ) ।  
 सितापाङ्ग, ( पुं. ) मोर ।  
 सितवासस, ( पुं. ) काले कपड़े वाला ।  
 बलभद्र ।  
 सितेतर, ( पुं. ) काला रङ्ग ।  
 सितोपल, ( पुं. ) स्फटिक । बिलौर । ( न. )  
 खड़िया । ( स्त्री. ) चीनी । मिश्री ।  
 सिद्ध, ( न. ) सैधानोन । ( वि. ) पूरा हुआ  
 सदा । निश्चित । ( पुं. ) व्यास । आदि  
 धुनि । देवयोगि विशेष । बाईसवाँ ज्योतिष  
 का योग । गुड़ । काला धतूरा । विशेष ।  
 सिद्धदेव, ( पुं. ) महादेव ।  
 सिद्धधातु, ( पुं. ) पारा ।  
 सिद्धपीठ, ( पुं. न. ) सिद्धों का स्थान ।  
 सिद्धपुर, ( न. ) अहमदाबाद और आबू के  
 बीच में एक स्थान, जिसे मातृगथा भी  
 कहते हैं ।  
 सिद्धविद्या, ( स्त्री. ) काली आदि दस महा-  
 विद्या ।  
 सिद्धसाधन, ( न. ) न्यायदर्शन का दोष  
 विशेष ।

सिद्धा, ( स्त्री. ) ज्योतिष की एक योगिनी  
 दशा का नाम ।  
 सिद्धान्त, ( पुं. ) मत । वाक्य समूह विशेष ।  
 सिद्धार्थक, ( पुं. ) श्वेत सर्प । बटी वृक्ष ।  
 प्रसिद्ध अर्थ ।  
 सिद्धि, ( स्त्री. ) मोक्ष । सम्पदा । अग्निमा  
 आदि आठ प्रकार का ऐश्वर्य । प्रभाव आदि  
 तीन शक्तियाँ ।  
 सिद्धिद, ( पुं. ) वटुकुमैरव ( वि. ) सिद्धि  
 का देने वाला ।  
 सिद्धियोग, ( पुं. ) सिद्धिकारक योग ।  
 सिध्मल, ( वि. ) कोढ़ी ।  
 सिनीवाली, ( स्त्री. ) चतुर्वर्षी वाली अमा-  
 वास्या ।  
 सिन्दुवार, } ( पुं. ) निसिन्दा नामक वृक्ष ।  
 सिन्धुवार, } यह गन्ध वाला वृक्ष है और इस  
 में सफेद रङ्ग के फूल लगते हैं ।  
 सिन्दूर, ( न. ) सन्दुर । ( पुं. ) वृक्ष विशेष ।  
 सिन्धु, ( पुं. ) समुद्र । एक नदी । वृक्ष । एक  
 नाम । एक देश । हाथी का मदजल ।  
 सिन्धु देश तथा उसका रहने वाला ।  
 सिन्धुर, ( पुं. ) मस्त हाथी ।  
 सिन्धुसङ्गम, ( पुं. ) दो नदियों का मेल ।  
 नदी का-समुद्र में मिलना ।  
 सिप्र, ( पुं. ) सरोवर । चन्द्रमा । पसीना ।  
 ( स्त्री. ) उज्जैन में प्रसिद्ध एक नदी ।  
 तीर्थ विशेष ।  
 सिम, ( पुं. ) सब ।  
 सीक्क, ( क्रि. ) सींचना ।  
 सीकर, ( पुं. ) पानी की बूँद ।  
 सीता, ( स्त्री. ) हल का फल । जनकराज-  
 दुलारी । जानकी । दशरथ सुत रामचन्द्रजी  
 की स्त्री और लव, कुश की माता । जगन्माता ।  
 सीतापति, ( पुं. ) श्रीरामचन्द्र । हल ।  
 सीत्कार, ( पुं. ) सिसकारी । अतुराग से  
 उत्पन्न शब्द ।  
 सीधु, ( पुं. ) मद्य । शराब ।



सीधुरस, (पुं.) आम का पेड़ ।  
 सीमन्त, (पुं.) सीतनी । माँग । गर्भ संस्कार विशेष ।  
 सीमन्तिनी, (स्त्री.) सीमन्त वाली स्त्री । नारी ।  
 सीमन्तोन्नयन, (न.) गर्भ संस्कार वाला कर्म विशेष ।  
 सीमन्, (स्त्री.) मर्यादा । हृद । अण्डकोप ।  
 सीमा, (स्त्री.) मर्यादा । गाँव का डोंड़ । हृद ।  
 सीमाविवाद, (पुं.) सीमा के विषय में भगवाण हृद का भगवाण । मर्यादा या मान का भगवाण ।  
 सीर, (पुं.) सूर्य । हल । आक वृक्ष । बलराम ।  
 सीरध्वज, (पुं.) राजा जनक का नाम ।  
 सीरपाणि, (पुं.) बलदेव । बलराम ।  
 सीरिन्, (पुं.) बलराम । बलभद्र ।  
 सीवन, } (न.) सीना ।  
 सेवन, }  
 सु, (अव्य.) पूजा । श्रद्धा । आशय ।  
 सुकरा, (स्त्री.) सुशीला स्त्री । (त्रि.) जो सहज में हो ।  
 सुकल, (पुं.) वह वस्तु जो धन के मद व्यवहार और उच्छस्ता के विषये प्रसिद्ध हो ।  
 सुकर्मन्, (पुं.) श्रेष्ठ काम करने वाला पुरुष विद्वान् आदिमें मानना योग्य । (न.) श्रेष्ठ काम ।  
 सुकारण, (पुं.) कारणेल वृक्ष । अञ्ची शाखा वात्रा वृक्ष ।  
 सुकामा, (स्त्री.) लता विशेष । (त्रि.) अञ्ची कामना वाला ।  
 सुकुमारा, (स्त्री.) नवमालिका । कदली । मालती । (त्रि.) अतिसुकुमार ।  
 सुकृत, (त्रि.) पुण्य करने वाला । धार्मिक । (पुं.) पुण्य । धर्म । शुभ । (न.) अच्छा काम ।  
 सुकृति, (स्त्री.) पुण्य । मङ्गल । अञ्ची काम ।

सुकृतिन्, (त्रि.) पुण्य वाला । शिलाई वाला । श्रेष्ठ कामों से युक्त ।  
 सुख, (न.) हर्ष । (त्रि.) सुखी ।  
 सुखजात, (त्रि.) आनन्दित । प्राप्तसुख ।  
 सुखभाज्, (त्रि.) सुखवाला ।  
 सुखरात्रिका, (स्त्री.) दिवाली की रात ।  
 सुखाधार, (पुं.) स्वर्ग ।  
 सुखावह, (त्रि.) सुखजनक ।  
 सुखोत्सव, (पुं.) सुख देने वाला उत्सव । पति ।  
 सुगत, (पुं.) गुरुदेव ।  
 सुगन्ध, (न.) गन्धक । व्यापारी । सुवास ।  
 सुगन्धि, (पुं.) बाड़ी हुई सुगन्ध ।  
 सुगृहीतनामन्, (पुं.) पति यश वाला मनुष्य । नामों गन्धक ।  
 सुग्रन्धि, (पुं.) चारक नामी वृक्ष ।  
 सुग्रीव, (पुं.) श्रेष्ठ कपट वाला । श्रीकृष्ण का गोहा । सूर्यपुत्र । श्रीरामचन्द्रना का मित्र । गानरराज ।  
 सुवशुम्, (पुं.) उदुम्बर । (न.) श्रेष्ठ नेत्र । (त्रि.) श्रेष्ठ नेत्र वाला ।  
 सुचरित्रा, (स्त्री.) श्रेष्ठ चापचलन वाली । पतिव्रता स्त्री ।  
 सुचिर, (अव्य.) बहुत काल तक । बड़ी देर तक ।  
 सुचिरायस्, (पुं.) देवता ।  
 सुचेलक, (पुं.) सूक्ष्म वस्त्र । (त्रि.) महीन वस्त्र पहने हुए । अञ्छा कपड़ा ।  
 सुजल, (न.) कमल का फूल । इन्दर जल । वह देश निमका जल अ. इ. ही ।  
 सुत (पुं.) पुत्र ।  
 सुता, (स्त्री.) कन्या ।  
 सुतक, } (न.) जनन भरण प्रशौच ।  
 सूतक, }  
 सुतनु, } (स्त्री.) श्रेष्ठ शरीर वाली नारी । स्त्री ।  
 सुतनू, }  
 सुतपस, (पुं.) सूर्य । मान । (न.) अञ्ची तपस्या ।

**सुनराम्,** ( अ. ) बेहतर । बहुत उत्तमता से । सबसे बढ़ कर । बहुत बहुतरा ।

**सुतल,** ( पुं. न. ) अच्छे तल वाला । पृथिवी के नीचे के लोकों में से एक ।

**सुतिरु,** ( पुं. ) पर्वट । नीम । ( त्रि. ) बहुत तीखा ।

**सुतिक्षण,** ( त्रि. ) बहुत तेज । ( पुं. ) सिम्ह का वृक्ष । एक सुनि का नाम, जिसके आश्रम में रामचन्द्र ने विश्राम किया था ।

**सुतुङ्ग,** ( त्रि. ) बहुत ऊंचा । ( पुं. ) नारियल का पेड़ ।

**सुत्रामन्,** } ( पुं. ) इन्द्र । देवताओं का राजा ।

**सुत्वन्,** ( पुं. ) सोमरसपायी । सोमरस निकालने वाला ।

**सुदण्ड,** ( पुं. ) वेत ।

**सुदत्,** ( त्रि. ) अच्छे दौतां वाला । सुदन्त ।

**सुदर्शन,** ( त्रि. ) रूपवान् । अच्छे रूप का । जो सहज में देखा जा सके । ( पुं. ) विष्णु के चक्र का नाम । शिव का नाम । भेरु पर्वत । एक गीध ।

**सुदर्शनी,** } अमरावती पुरी ।

**सुदामन्,** ( त्रि. ) उदार । ( पुं. ) बादल । पर्वत । समुद्र । इन्द्र के हाथी का नाम । एक पुत्र हीन ब्राह्मण का नाम जो श्रीकृष्ण का सहपाठी था और भुजे हुए चारों की भेंट ले, अपनी स्त्री के अनुरोध करने पर द्वारिका में जा श्रीकृष्ण से भिला था, श्रीकृष्ण ने प्रसन्न हो कर उसको त्रैलोक्य की सम्पत्ति दे कृतार्थ कर दिया ।

**सुदि,** उजियाला पाल ।

**सुदिन,** ( न. ) अच्छा दिन ।

**सुदिनाह,** ( न. ) बहुत अच्छा दिन ।

**सुदूर,** ( त्रि. ) बहुत दूर ।

**सुधुञ्ज,** ( पुं. ) अच्छे धन वाला ।

**सुधन्वन्,** ( त्रि. ) सुन्दर धनुष धारण करने वाला । ( पुं. ) एक राजा । अनन्त नाग । विश्वकर्मा ।

**सुधर्मन्,** ( स्त्री. ) देवताओं की सभा ( पुं. ) कुटुम्ब वाला ।

**सुध्म,** ( स्त्री. ) अमृत । कली चूना । गङ्गा । विजर्ला । रस । जल । आवला । हरीतकी । मधु ।

**सुधांशु,** ( पुं. ) चन्द्रमा । कपूर ।

**सुधांजीविन्,** ( पुं. ) राज । काशीगर ।

**सुधानिधि,** ( पुं. ) अमृत का भण्डार । चन्द्रमा । कपूर ।

**सुधाहर,** ( पुं. ) गरुड़ । सौम्य अमृतका चोर ।

**सुधी,** ( पुं. ) परिष्ठत । अच्छी बुद्धि वाला ।

**सुधोज्ज्व,** ( पुं. ) अमृत चोर वेद्य ।

**सुनन्द,** ( न. ) बलराम का मूपल । श्रीकृष्ण का सखा । एक नकार का राजा का घर । ( त्रि. ) आनन्ददायी ।

**सुनयन्,** ( पुं. ) मृग । ( त्रि. ) अच्छी आँसु वाला ।

**सुनाशर,** } ( पुं. ) इन्द्र ।

**सुनिष्ठम्,** ( त्रि. ) बहुत तपा हुआ ।

**सुनीति,** ( स्त्री. ) ध्रुव की माता । सुन्दर नीति ।

**सुनील,** ( न. ) नीलम मणि । अनार । ( पुं. ) सुन्दर नीला रङ्ग ।

**सुनीला,** ( स्त्री. ) अतसी । अपराजिता ।

**सुन्द,** ( पुं. ) एक दैत्य । एक वानर ।

**सुन्दर,** ( त्रि. ) मनोहर । कामदेव ।

**सुन्दरी,** ( स्त्री. ) त्रिपुरसुन्दरी देवी । रूपवती स्त्री ।

**सुपक्क,** ( पुं. ) अच्छा आम । ( त्रि. ) भली भाँति पका हुआ ।

**सुपथ,** ( पुं. ) अच्छा मार्ग । सदाचार । ( त्रि. ) सुन्दर पथ वाला ।

**सुपर्ण,** ( पुं. ) गरुड़ । नागकेसर । ( त्रि. ) अच्छे पत्ते वाला ।

**सुपर्णकेतु**, (पुं.) विष्णु । गरुडध्वज ।  
**सुपर्वन**, (पुं.) देवता । बाण । बाँस । धुआँ ।  
 (न.) सुन्दर पर्व ।  
**सुपीत**, (न.) गाजर (पुं.) सुन्दर पीला  
 रङ्ग । (त्रि.) सुन्दर पीले रङ्ग वाला ।  
**सुपुष्प**, (न.) लौंग का फूल । रुई । स्त्रियों का  
 रज । अच्छा फूल ।  
**सुप्**, (स्त्री.) व्याकरण के सु और जस् आदि  
 प्रत्यय ।  
**सुप्त**, (त्रि.) सोया हुआ ।  
**सुप्ति**, (स्त्री.) नींद । स्वप्न । सोना ।  
**सुप्रतिभा**, (स्त्री.) अच्छी बुद्धि । सुरा ।  
 (त्रि.) अच्छी बुद्धि वाला ।  
**सुप्रभा**, (स्त्री.) अग्निजिह्वाप्र वृक्ष ।  
 (त्रि.) अच्छी चमक वाला (स्त्री.) अच्छी  
 चमक ।  
**सुप्रभात**, (न.) सवेरे का समय । अच्छा  
 सवेरा ।  
**सुप्रयुक्तशर**, (पुं.) बाण चलाने में चतुर  
 जन ।  
**सुप्रलाप**, (पुं.) सुवचन । अच्छा बोल ।  
**सुप्रसरा**, (स्त्री.) फैला हुआ बेल । (त्रि.)  
 फैली हुई ।  
**सुप्रसाद**, (पुं.) शिवजी । अच्छी प्रसन्नता ।  
**सुफल**, (पुं.) अनार । बेर । मूँग । कनेर ।  
 कैथा । (त्रि.) अच्छे फल वाला ।  
**सुभग**, (पुं.) चम्पक । अशोक । सुहागा ।  
 (त्रि.) सुन्दर । अच्छे ऐश्वर्य वाला ।  
**सुभगासुत**, (पुं.) पति की दुलारी स्त्री का  
 पुत्र ।  
**सुभङ्ग**, (पुं.) नारियल का पेड़ ।  
**सुभट**, (पुं.) अच्छा योद्धा ।  
**सुभद्र**, (पुं.) विष्णु । अतिमाङ्गलिक ।  
**सुभद्रा**, (स्त्री.) श्रीकृष्ण की बहिन (जो  
 अर्जुन को व्याही थी) । श्यामा लता ।  
**सुभद्रेश**, (पुं.) अर्जुन । सुभद्रा का पति ।  
**सुभिक्ष**, (त्रि.) सुकाल ।

**सुभूति**, (पुं.) परिष्कृत । (स्त्री.) सुन्दर  
 ऐश्वर्य । (पुं.) बेल का पेड़ ।  
**सुभृश**, (न.) बहुत ही दृढ़ ।  
**सुभ्रू**, (स्त्री.) नारी । (त्रि.) अच्छे भौं  
**सुभ्रू**, (स्त्री.) वाली ।  
**सुमदन**, (पुं.) आम ।  
**सुमधुर**, (त्रि.) बहुत मीठा ।  
**सुमनस्**, (न.) पुष्प । फूल । अच्छा मन ।  
 (त्रि.) अच्छे चित्त वाला ।  
**सुमित्रा**, (स्त्री.) लक्ष्मण की माता ।  
**सुमुख**, (पुं.) गणेश । परिष्कृत । (त्रि.)  
 अच्छे मुख वाला ।  
**सुमूल**, (पुं.) मूँग का पेड़ । (त्रि.) सुन्दर  
 कटिसून वाला ।  
**सुमेधस्**, (स्त्री.) ज्योतिष्मती लता । (त्रि.)  
 अच्छी बुद्धि वाला ।  
**सुमेरु**, (पुं.) जर्णमाला के आरम्भ की मोटी  
 शरिया ।  
**सुह्र**, (पुं.) देश विशेष । (पुं.) उस देश  
 के वासी ।  
**सुयामुन**, (पुं.) विष्णु । वत्सराज । एक राज-  
 प्रसाद । पर्वत । बादल ।  
**सुयोधन**, (पुं.) धृतराष्ट्र का पुत्र दुर्योधन ।  
**सुर**, (पुं.) देवता । मूर्त्यु । परिष्कृत ।  
**सुरगुरु**, (पुं.) बृहस्पति ।  
**सुरङ्ग**, (न.) हींग । सुरङ्ग । गन्ध विशेष ।  
**सुरज्येष्ठ**, (पुं.) ब्रह्मा ।  
**सुरत**, (न.) एक प्रकार का खेल, जो स्त्री  
 पुरुष के सङ्गम से होता है ।  
**सुरथ**, (पुं.) चन्द्रवंशी एक राजा ।  
**सुरदारु**, (न.) देवदारु वृक्ष ।  
**सुरदीर्घिका**, (स्त्री.) गङ्गा । सुरवापी ।  
**सुरद्विप**, (पुं.) असुर दैत्य । (त्रि.) देवद्वेष्टा ।  
**सुरधनुस्**, (न.) इन्द्रधनुष ।  
**सुरपति**, (पुं.) इन्द्र ।  
**सुरपथ**, (पुं.) आकाश ।  
**सुरपादप**, (पुं.) कल्पवृक्ष ।

**सुरपुरी**, ( स्त्री. ) अमरावती ।  
**सुरभि**, ( न. ) सोना । चम्पा । जायफल ।  
 वसन्त ऋतु । सुगन्ध । चैत का मास ।  
 ( पुं. ) पण्डित । ( स्त्री. ) रुद्र की जटा ।  
 देवीभेद । गौ । सुरा । तुलसी । पृथिवी ।  
 ( त्रि. ) धीर । अच्छे गन्ध वाला । मनोहर ।  
 प्रसिद्ध ।  
**सुरार्थि**, ( पुं. ) नारदादि देवार्थि ।  
**सुरलोक**, ( पुं. ) स्वर्ग । देवों का निवास-  
 स्थल ।  
**सुरवर्त्मन्**, ( न. ) आकाश ।  
**सुरवल्ली**, ( स्त्री. ) तुलसी ।  
**सुरवैरिन**, ( स्त्री. ) असुर । ( त्रि. ) देवों  
 का शत्रु ।  
**सुरसुन्दरी**, ( स्त्री. ) देवताओं की प्रिय  
 सुन्दरी । मेनका आदि अप्सरा । एक  
 योगिनी ।  
**सुरा**, ( स्त्री. ) मद्य । शराब ।  
**सुराजन्**, ( पुं. ) अच्छा राजा ।  
**सुराजीविन्**, ( पुं. ) कलाल या कलार ।  
**सुराप**, ( त्रि. ) मदिरा पीने वाला ।  
**सुरापगा**, ( स्त्री. ) गङ्गा ।  
**सुरापान**, ( न. ) मदिरा पान ।  
**सुरार्ह**, ( न. ) हरिचन्दन ।  
**सुराष्ट्र**, ( पुं. ) एक देश । अच्छा राज्य ।  
**सुररूप**, ( न. ) सुन्दर रूप । राई । ( पुं. )  
 पण्डित ।  
**सुरेज्य**, ( पुं. ) बृहस्पति ।  
**सुरेज्या**, ( स्त्री. ) तुलसी ।  
**सुरेन्द्र**, ( पुं. ) इन्द्र । देवराज ।  
**सुरेश्वर**, ( पुं. ) महादेव । इन्द्र । देवनायक ।  
**सुरोत्तम**, ( पुं. ) सूर्य । देवताओं में श्रेष्ठ  
 विष्णु ।  
**सुरोद**, ( पुं. ) सुरासपुद्र ।  
**सुलभ**, ( त्रि. ) सहज ।  
**सुलोचन**, ( पुं. ) हिरन । ( त्रि. ) अच्छी  
 आँखों वाला ।

**सुलोमशा**, ( स्त्री. ) अच्छे रोएँ वाली ।  
**सुवचस्**, ( त्रि. ) वाग्मी । अच्छे बोल बोलने  
 वाला ।  
**वर्ण**, ( न. ) सोना । ( त्रि. ) सुन्दर रङ्ग  
 अथवा सुन्दर अक्षर वाला । अच्छा अक्षर ।  
**सुवर्णकार**, ( त्रि. ) सुनार । रङ्गेरा । लेखक ।  
**सुवयस्**, ( स्त्री. ) प्रौढ़ा ( जोवन में भरी ) ।  
**सुवास**, ( पुं. ) अच्छी गन्ध ।  
**सुवासिनी**, ( स्त्री. ) चिरकाल तक पिता के  
 घर में रहने वाली स्त्री ।  
**सुविद्**, ( पुं. ) पण्डित । अच्छ्य ज्ञाता ।  
**सुविदत्**, ( पुं. ) राजा ।  
**सुविनीता**, ( स्त्री. ) सुशीला गौ । ( त्रि. )  
 विनम्र ।  
**सुबीज**, ( पुं. ) खसखस । एक वृक्ष ।  
**सुवीर्य्य**, ( न. ) बैर । बदराफल ।  
**सुवृत्त**, ( पुं. ) अच्छा वृत्तान्त ।  
**सुवेल**, ( पुं. ) लङ्का के एक पर्वत का नाम ।  
 ( त्रि. ) अच्छे नियम वाला । शान्त ।  
 प्रणत ।  
**सुवेश**, ( पुं. ) सफेद गन्ना । ( त्रि. ) सुन्दर  
 वेष वाला ।  
**सुवता**, ( स्त्री. ) अच्छे नियम वाली स्त्री ।  
 सुशीला गौ ।  
**सुशर्मन्**, ( पुं. ) एक राजा । ( त्रि. )  
 सुन्दर सुख वाला ।  
**सुशिल**, ( पुं. ) आग । चित्रक वृक्ष । ( त्रि. )  
 अच्छी शिल्पा वाला । ( स्त्री. ) मोर की  
 चोटी या कलगी ।  
**सुशीत**, ( न. ) पीला चन्दन । ( त्रि. ) बहुत  
 शीतल ।  
**सुशील**, ( त्रि. ) विष्णु के पास विचरने  
 वाला । अच्छे स्वभाव वाला । अच्छे  
 चरित्र वाला ।  
**सुश्रीक**, ( स्त्री. ) वृक्ष विशेष, जिसे हाथी  
 बड़े चाव से खाते हैं । ( त्रि. ) अच्छी  
 शोभा वाला ।

**सुश्रुत**, (पुं.) विश्वामित्र का पुत्र । एक मुनि जिसके नाम का एक विभिन्नग्रन्थ प्रसिद्ध है । ग्रन्थ विशेष । (वि.) अर्ण-मथुर ।  
**सुशिला**, (वि.) भली भाँति मिला हुआ ।  
**सुपम**, (पुं.) शोभन । सम । (स्त्री.) बड़ी शोभा ।  
**सुखिर**, (न.) छेद । सुरास्त्र ।  
**सुषीम**, (पुं.) जिसकी अच्छी सीमा है । शीतल स्पर्शी । (वि.) मनोज्ञ । मनमोहर ।  
**सुषुप्त**, (न.) ज्ञानशून्य दशा । (वि.) ज्ञानशून्य अवस्था वाला ।  
**सुषुप्ति**, (स्त्री.) अवस्था विशेष ।  
**सुषुम्णा**, (स्त्री.) सूषुम्णाई विशेष ।  
**सुषेण**, (पुं.) पित । लक्ष्मण के एक वैद्य का नाम । राम की वानरी सेना का एक वानर सेनापति ।  
**सुषु**, (अव्य.) अत्यन्त । प्रशस्त । मत्स्य ।  
**सुसंस्कृत**, (वि.) अच्छी प्रकार बनाया हुआ ।  
**सुसम्पद**, (स्त्री.) अच्छी सम्पदा । सौभाग्य । (वि.) अच्छी सम्पदा वाला ।  
**सुस्थ**, (वि.) सुस्थ । सुख ।  
**सुस्नात**, (वि.) अच्छे प्रकार मङ्गल प्रव्यों से स्नान किया हुआ ।  
**सुहृद्**, (पुं.) अच्छे हृदय वाला । हितकारी मित्र ।  
**सुहृदय**, (वि.) अच्छे हृदय वाला ।  
**सुहृद्गल**, (न.) मित्रबल ।  
**सू**, (स्त्री.) प्रसव । शेष । भेजना ।  
**सूकर**, (पुं.) सूअर । कुम्हार । पशु विशेष ।  
**सूक्त**, (न.) अच्छी वाणी । मंत्रसमूह ।  
**सूक्ष्म**, (न.) छल । आत्मा सम्बन्धी पदार्थ । एक प्रकार का अलङ्कार । हमली का पेड़ । (वि.) अति छोटा । महीन ।  
**सूक्ष्मदर्शिन**, (वि.) अति पेंनी बुद्धि वाला । कुशाग्रबुद्धि ।

**सूक्ष्मभूत**, (न.) पृथिवी आदि प्राण भूतों के भ्रंश विशेष ।  
**सूक्ष्मला**, (स्त्री.) छोटी या सफेद इलायची ।  
**सूचू**, (क्रि.) चुगली खाना ।  
**सूचक**, (वि.) चुगलखोर । सूचना देने वाला । (पुं.) काक । कुत्ता । विडाल । पिशाच । बूढ़ा । नाटक में मुख्य नट ।  
**सूचन**, (न.) मारना । जतलाना ।  
**सूचि**, (स्त्री.) शिला । सूर ।  
**सूची**, (स्त्री.) शिला । सूर ।  
**सूचिक**, (वि.) दरजी । (स्त्री.) हाथी की सूची ।  
**सूचित**, (वि.) कहा हुआ । मारा हुआ । नतनाथा हुआ ।  
**सूच्य**, (न.) हीरा ।  
**सूत**, (पुं.) सूर्य । वर्षासहस्र जो ब्राह्मणों के गर्भ और क्षत्रिय के औरस से उत्पन्न हुआ हो । विश्वकर्मा । गाड़ीवान । बन्दी । लोभ-हर्षण नामक पुराणवक्ता । (न.) पारा । (वि.) भेजा हुआ । उत्पन्न हुआ ।  
**सूतलक्ष**, (पुं.) कर्ण राजा ।  
**सूति**, (स्त्री.) उत्पत्ति । सोमरस निकालने का स्थान ।  
**सूतिका**, (स्त्री.) नवप्रसूता स्त्री ।  
**सूतिफागार**, (न.) प्रसूतागार ।  
**सूत्थान**, (वि.) अच्छे उद्योग वाला । चतुर । काम करने में कुशल ।  
**सूत्या**, (स्त्री.) यज्ञ के अङ्ग का स्नान विशेष । सोमरस का पीना ।  
**सूत्याशौच**, (न.) सूतक । जननाशौच ।  
**सूत्र**, (क्रि.) गोंठना । लपेटना ।  
**सूत्र**, (न.) सूत । धागा । व्यवस्था । नियम । प्रस्ताव । प्रसन्न । शास्त्र के तत्त्व की सूक्ष्म-रित्या दिखाने का नियम ।  
**सूत्रकण्ठ**, (पुं.) ब्राह्मण । कवृत्तर ।  
**सूत्रधार**, (पुं.) मुख्य नट । इन्द्र । शिल्पि-विशेष । एक प्रकार का कारीगर । पढ़ई ।  
**सूत्रभिद्**, (पुं.) दरजी ।

सूत्रयंत्र, ( न. ) चरखा ।  
 सूद, ( पुं. ) रसोदया । व्यञ्जनविशेष । शाक ।  
 तर्कारी । अपराध । पाप ।  
 सूदन, ( न. ) मारना । स्वीकार ।  
 सूदशाला, ( स्त्री. ) पाकशाला । रसोद्वार ।  
 सून, ( न. ) पुष्प ।  
 सूना, ( स्त्री. ) वधस्थान । लङ्गी । हाथी  
 की सूँड़ । मांस का बेचना ।  
 सूनु, ( पुं. ) पुत्र । छोटा भाई ।  
 सूनुत, ( न. ) सच्चा वचन । मङ्गल । ( त्रि. )  
 सच्च । शुभ ।  
 सूप, ( पुं. ) दाल । रसोई ।  
 सूपकार, ( पुं. ) पाचक । रसोदया ।  
 सूपाङ्ग, ( न. ) हींग आदि मसाला ।  
 सूर, ( पुं. ) सूर्य । अर्क का वृक्ष । पण्डित ।  
 सूरत, ( त्रि. ) दयालु । कृपालु ।  
 सूरसुत, ( पुं. ) अरुण ।  
 सूरि, ( पुं. ) सूर्य । आक का पेड़ । एक यादव ।  
 एक पण्डित ।  
 सूरिन, ( पुं. ) पण्डित । चतुर जन ।  
 सूर्यगुखा, ( स्त्री. ) रावण की वहिन ।  
 सूर्य्य, ( पुं. ) दिवाकर । सूरत । आक का पेड़ ।  
 एक देव्य ।  
 सूर्य्यकान्त, ( पुं. ) स्फटिक मणि । आतशी  
 शीशा ।  
 सूर्य्यग्रहण, ( न. ) सूर्य्य का ग्रहण । पर्व  
 विशेष ।  
 सूर्य्यज, ( पुं. ) शनिग्रह । यमराज । वैवस्वत  
 मनु । सुग्रीव ।  
 सूर्य्यजा, ( स्त्री. ) यमुना नदी ।  
 सूर्य्या, ( स्त्री. ) सूर्य्य की ( अमानुषी ) स्त्री । कुन्ती  
 ( मानुषी ) ।  
 सूर्य्यालोक, ( पुं. ) सूर्य्य का प्रकाश । भूप ।  
 तेज ।  
 सूर्य्याश्मन, ( पुं. ) सूर्य्यकान्तमणि ।  
 सूर्य्यौद, ( पुं. ) सूर्य्यास्त के समय आया हुआ  
 अतिथि ।

सूक, } ( न. ) होठों के पास का भाग ।  
 सूकन, }  
 सूगाल, ( पुं. ) शत्रु । अद्भुत ।  
 सूति, ( स्त्री. ) जाना । पथ । रास्ता ।  
 सूतर, ( त्रि. ) जाने वाला ।  
 सूप्, ( कि. ) जाना ।  
 सूभर, ( पुं. ) मृग विशेष ( त्रि. ) जाने वाला ।  
 सूष्ट, ( त्रि. ) निर्मित । रचा हुआ । जुड़ा  
 हुआ । निश्चय किया हुआ । छोड़ा हुआ ।  
 रीखा हुआ ।  
 सूष्टि, ( स्त्री. ) रचना । स्वभाव ।  
 सूके, ( पुं. ) सींचना ।  
 सूकपात्र, ( न. ) डोल । मयक । हजारा ।  
 सूकृत्, ( पुं. ) पति । ( त्रि. ) सींचने वाला ।  
 सूचन, ( न. ) सींचना । बाल्टी ।  
 सूदु, ( पुं. ) तरबूज ।  
 सूदु, ( पुं. ) पुल । अरुण वृक्ष । प्रणव रूप मंत्र ।  
 सूदुवन्ध, ( पुं. ) लोढ़ा । जाने के लिये  
 श्रीराम का वनवाया हुआ पुल ।  
 सूत्र, ( न. ) वेड़ी । हथकड़ी ।  
 सूना, ( स्त्री. ) सेन्य ।  
 सूनाङ्ग, ( न. ) हाथी, घोड़ा, रथ, पैदल  
 आदि सेना की सामग्री ।  
 सूनान्दर, ( पुं. ) सेनागामी । फौज में फिरने  
 वाला ।  
 सूनानी, ( पुं. ) कार्तिकेय । देवताओं का सेना-  
 पति ।  
 सूनापति, ( पुं. ) कार्तिकेय । फौज का  
 रवाभी । देवताओं का सेनापति कार्तिकेय ।  
 केपटिन् ।  
 सूनामुख, ( न. ) सेना के आगे का हिस्सा ।  
 सूनारक्ष, ( पुं. ) पहलूया । फौज का रक्षक ।  
 सूफ, ( पुं. ) लिङ्ग ।  
 सूवक्र, ( पुं. ) नाँकर । टहलुया । सीने वाला ।  
 सूवधि, ( पुं. ) जिसकी सेवा करनी पड़ती  
 है । शत्रु आदि निधि । धनागार । अन्तिम ।  
 सीमा । आखिर ।



**सेवन**, ( न. ) सीना । आसरा लेना । भोगना । बाँधना । पूजना । सुई ।  
**सेवा**, ( स्त्री. ) भजन । आराधन । भोजन । नौकरी । परिचर्या ।  
**सेवित**, ( त्रि. ) पूजा गया । सेवा किया गया । सेया गया ( पेड़ आदि ) ।  
**सेव्य**, ( न. ) पीपल । ( त्रि. ) सेवा के योग्य । लक्ष्मीपति ।  
**सैहिक**, ( पुं. ) राहु ।  
**सैकत**, ( न. ) किसी भी नदी का बहुत रेतौला तट । ( त्रि. ) रेतौला ।  
**सैद्धान्तिक**, ( न. ) सिद्धान्त जानने वाला ।  
**सैनापत्य**, ( न. ) सेनापति या कप्तान का काम ।  
**सैनिक**, ( त्रि. ) फौजी । ( पुं. ) सिपाही ।  
**सैन्धव**, ( न. ) सेंधा नोन । घोड़ा । ( त्रि. ) सिन्धु देश में उत्पन्न ।  
**सैन्धवघन**, ( पुं. ) चिदानन्दस्वरूप । परमेश्वर ।  
**सैन्य**, ( पुं. ) सेना के हाथी घोड़े आदि ( न. ) सेना का समूह ।  
**सैरन्ध्री**, ( स्त्री. ) दूधरे के घर में रह कर भी स्वतंत्र हो कर शिल्प का काम करने वाली स्त्री । रामा विराट के यहाँ द्रौपदी ने सैरन्ध्री ही का काम किया था । दासी ।  
**सैरिभ**, ( पुं. ) भैंसा । स्वर्ग ।  
**सैवाक**, ( न. ) देखो शैवाल ।  
**सोढ़**, ( त्रि. ) सहने वाला । क्षमाशील ।  
**सोढ**, ( त्रि. ) सहनकर्त्ता ।  
**सोत्कण्ठ**, ( त्रि. ) उत्सुक ।  
**सोच्छ्वास**, ( त्रि. ) प्रसन्न ।  
**सोत्प्रास**, ( त्रि. ) अत्यधिक । अतिशयोक्त । आक्षेपयुक्त । ( पुं. ) अट्टहास ।  
**सोदय**, ( त्रि. ) प्रकट हुआ । बढ़ा हुआ । लाभ वाला ।  
**सोदर**, ( पुं. ) सगा । एक पेट का ।  
**सोदर्य**, ( पुं. ) सगा भाई ।

**सोन्माद**, ( त्रि. ) पागल । उन्मत्त ।  
**सोपसव**, ( पुं. ) राहु व चन्द्रमा की छाया से दबाया हुआ । शत्रुओं से ।  
**सोपाधिक**, ( न. ) विशेष । उपाधि के साथ । किसी विशेष गुण को धारण किये हुए । आवश्यक ।  
**सोपान**, ( न. ) सीढ़ी । नसैनी ।  
**सोम**, ( पुं. ) चन्द्रमा । अमृत । सोमवल्ली । किरण । कपूर । जल । वायु । कुबेर । शिव । यम । सुग्रीव । मुख्य ।  
**सोमगर्भ**, ( पुं. ) विष्णु । नारायण ।  
**सोमज**, ( न. ) दुग्ध । ( पुं. ) बुध ।  
**सोमतीर्थ**, ( न. ) प्रभासक्षेत्र ।  
**सोमप**, ( पुं. ) यज्ञ में सोमरस को पीने वाला ।  
**सोमपीत्तिन्**, ( पुं. ) सोमपी । सोमरस को पीने वाला ।  
**सोमपीथिन्**, ( पुं. ) सोमपी । सोमरस को पीने वाला ।  
**सोमबन्धु**, ( पुं. ) सूर्य । बुध । ( न. ) कुमुद का फूल ।  
**सोमभू**, ( पुं. ) बुधग्रह । चन्द्रवंशीय क्षत्रिय ।  
**सोमयाग**, ( पुं. ) याग विशेष ।  
**सोमयाजिन**, ( पुं. ) सोमयागकर्त्ता ।  
**सोमलता**, ( स्त्री. ) लता विशेष ।  
**सोमवंश**, ( पुं. ) चन्द्रमा का वंश ।  
**सोमवार**, ( पुं. ) चन्द्रवार ।  
**सोमविक्रयिन्**, ( पुं. ) सोमलता या उसके रस को बेचने वाला ।  
**सोमसिद्धान्त**, ( पुं. ) ज्योतिष का ग्रन्थ विशेष ।  
**सोमसुत**, ( पुं. ) बुध ।  
**सोमसुता**, ( स्त्री. ) नर्मदा नदी । चन्द्रमा की कन्या ।  
**सोमसूत्र**, ( न. ) नाली । मोरी ।  
**सोल्लुगठ**, ( त्रि. ) आक्षेप करना । कटाक्ष करना ।  
**सौकर्य**, ( न. ) आसान । सहज ।  
**सौखसुप्तिक**, ( त्रि. ) बन्दी । बैताल । भाट ।

**सौख्य**, (न.) सुख । आराम ।  
**सौगत**, (पुं.) सुगत बुद्धि विशेष ।  
**सौगन्धिक**, (न.) कलार । एक प्रकार का पद्मपुष्प ।  
**सौचिक**, (पुं.) दरजी ।  
**सौजन्य**, (न.) भलमनसई । सज्जनता ।  
**सौत्रामणि**, (स्त्री.) यज्ञ विशेष जिसमें ब्राह्मणों के सुरा पीने का भी विधान है । यथा—“सौत्रामण्यां सुरां पिबेदिति ।”  
**सौदामिनी**, (स्त्री.) विजली ।  
**सौदायिक**, (न.) स्त्रीधन भेद ।  
**सौदास**, (पुं.) चन्द्रवंशी कल्माषपाद राजा ।  
**सौध**, (पुं. न.) राजप्रासाद विशेष । (त्रि.) अमृतसम्बन्धी ।  
**सौनिक**, (पुं.) कसाई । बूचड़ ।  
**सौन्दर्य**, (न.) सुन्दरता ।  
**सौपर्ण**, (न.) पद्म ।  
**सौपर्ण्य**, (पुं.) विनता की सन्तान । गरुड़ ।  
**सौप्तिक**, (त्रि.) रात में हुआ । महाभारत ग्रन्थ का पर्व विशेष ।  
**सौम**, (न.) कामचारी नगर ।  
**सौभद्र**, (पुं.) अभिमन्यु । सुभद्रा का पुत्र ।  
**सौभरि**, (पुं.) एक मुनि ।  
**सौभागिनेय**, (पुं.) पति की प्यारी स्त्री का पुत्र ।  
**सौभाग्य**, (न.) सेंदूर । सुहागा । (पुं.) (ज्योतिष का) चौथा योग । (न.) अच्छे भाग्य ।  
**सौभिक**, (पुं.) ऐन्द्रजालिक । मदारी ।  
**सौमनस्य**, (न.) अच्छा मन । श्राद्ध का पिण्ड देने के अनन्तर, ब्राह्मण के हाथ में पुष्प देने का मंत्र विशेष ।  
**सौमित्र**, (त्रि.) लक्ष्मण ।  
**सौम्य**, (त्रि.) सुन्दर । मनोहर । (पुं.) ब्रध । शुभग्रह । वृषादि सम राशि । सोमपार्थी ब्राह्मण ।  
**सौम्यग्रह**, (पुं.) ज्योतिष में चन्द्र, बुध, बृहस्पति और शुक्र-शुभग्रह हैं ।

**सौर**, (पुं.) सूर्यपुत्र । शनैश्चर । यमराज । (त्रि.) सूर्यसम्बन्धी ।  
**सौरभ**, (न.) केसर ।  
**सौरभेय**, (पुं.) गौ (त्रि.) गौ सम्बन्धी ।  
**सौराष्ट्र**, (पुं.) अच्छे राज वाला । एक देश विशेष । (न.) एक विष । (त्रि.) अच्छे देश में उत्पन्न ।  
**सौखिक**, (त्रि.) कसेरा ।  
**सौवस्तिक**, (पुं.) पुरोहित ।  
**सौव्रिदल**, (पुं.) अन्तःपुर का रख वाला ।  
**सौष्टव**, (न.) सुन्दरता ।  
**सौहार्द**, (न.) स्नेह । प्यार । मैत्री ।  
**स्कद्**, (क्रि.) उछल कर जाता ।  
**स्कन्द**, (पुं.) कार्तिकेय ।  
**स्कन्दन**, (न.) बुद्धि । सूखना । जाना ।  
**स्कन्ध**, (पुं.) कंधा । वृक्ष का तना । रचना । लक्षण । समूह । शरीर । एक छन्द । सौगत सिद्धों में विज्ञानादि पाँच । रत्न । ग्रन्थ का भाग ।  
**स्कन्धावार**, (पुं.) छावनी । शिविर ।  
**स्कन्न**, (त्रि.) च्युत । गलित । क्षरित । बहा हुआ । सूखा हुआ । चला गया । (न.) बहाव ।  
**स्कम्भ**, (क्रि.) चोट करना ।  
**स्खद्**, (क्रि.) फाड़ना चीरना ।  
**स्खल**, (क्रि.) चलना ।  
**स्खलन**, (न.) चलना । गिरना ।  
**स्खलित**, (न.) गिरना । (त्रि.) गिरा हुआ ।  
**स्तन**, (क्रि.) बादल का शब्द करना ।  
**स्तन**, (पुं.) स्त्रियों का अङ्ग विशेष । चूची । छाती ।  
**स्तनन**, (न.) शब्द । बादल की गर्जन ।  
**स्तनन्धय**, (पुं.) माँ का दूध पीने वाला । बच्चा ।  
**स्तनप**, (पुं.) स्तन से दूध पीने वाला अर्थात् बहुत छोटा बच्चा ।

स्तनभरं, ( पुं. ) मोटे स्तनों का भार ।  
 स्तनयित्तु, ( पुं. ) भेष । बादल । मोथा ।  
 बिजली । मौत । रोग ।  
 स्तनान्तर, ( न. ) स्तनों का मध्य । हृदय ।  
 छाती ।  
 स्तनाभोग, ( पुं. ) स्तनों की पूर्णता ।  
 स्तनित, ( न. ) क्रीड़ा आदि का शब्द ।  
 ( वि. ) शब्द वाला ।  
 स्तम्भ, ( क्रि. ) रोकना ।  
 स्तन्य, ( न. ) दूध ।  
 स्तब्धरोमम्, ( पुं. ) शकुर । सुथर ।  
 स्तम्भू, ( क्रि. ) रोकना ।  
 स्तम्ब, ( पुं. ) भाङ्गी । तृष्ण । स्तम्भा ।  
 स्तम्बेरम, ( पुं. ) गज । हाथी ।  
 स्तम्भ, ( पुं. ) स्तम्भा ।  
 स्तम्भन, ( न. ) रोक देना । तन्त्र का प्रयोग  
 विशेष ।  
 स्तव, ( पुं. ) प्रशंसा । स्तुति ।  
 स्तवक, ( पुं. ) शुब्धा ।  
 स्तावक, ( वि. ) स्तुतिकारक । बड़ाई करने वाला ।  
 स्तिमित, ( न. ) गीलापन । मोश्चल ।  
 ठहरना । ( वि. ) गीला ।  
 स्तुत, ( पुं. ) स्तुति किया हुआ ।  
 स्तुतिपाठक, ( पुं. ) गीता आदि की बड़ाई  
 करने वाला ।  
 स्तम्भ, ( क्रि. ) रोकना ।  
 स्तूप, ( पुं. ) सट्टी का ढेर । बल । निम्नयो-  
 जनता । निकम्पापन ।  
 स्तृ, ( क्रि. ) फैलना । प्रसन्न होना ।  
 स्तृ, ( क्रि. ) ढाँपना ।  
 स्तेन्, ( क्रि. ) चोरी करना ।  
 स्तेन, ( पुं. ) चोरी । ( वि. ) चोर ।  
 स्तेम, ( पुं. ) गीलापन । चिकनाहट ।  
 स्तेय, ( न. ) चोरी ।  
 स्तेयिन, ( वि. ) चोर । चोरी करने वाला ।  
 स्तोक्, ( पुं. ) पपीहा । जलबिन्दु । ( वि. )  
 थोड़ा ।

स्तोत्र, ( न. ) बड़ाई । गुणानुवाद ।  
 स्तोभ, ( पुं. ) स्तम्भन ।  
 स्तोम्, ( क्रि. ) अपने गुणों की प्रकाश करना ।  
 स्तोम, ( पुं. ) समूह । यज्ञ । बड़ाई । माथा ।  
 धन । गाढ़ा । खेती । ( वि. ) टेढ़ा ।  
 स्त्वान, ( न. ) विकनापन । गाढ़ापन ।  
 भिलावट । आलस्य । गूत्र ।  
 स्त्वै, ( क्रि. ) इकट्ठा करना । शब्द करना ।  
 स्त्री, ( स्त्री. ) नारी । औरत ।  
 स्त्रीचिह्न, ( न. ) योनि । गग ।  
 स्त्रीचोर, ( पुं. ) कामी । लम्पट ।  
 स्त्रीजित्, ( पुं. ) स्त्रीवश्य ।  
 स्त्रीधन, ( न. ) औरत की सम्पत्ति ।  
 स्त्रीधर्म, ( पुं. ) रजरवला हाना । मासिक  
 धर्म ।  
 स्त्रीधर्मिणी, ( स्त्री. ) ऋतुमती स्त्री ।  
 स्त्रीपुंस, ( पुं. ) स्त्री और पुंगव ।  
 स्त्रीलिङ्ग, ( पुं. ) स्त्रीवाची ।  
 स्त्रीवश, ( पुं. ) स्त्री के बशीभूत होने वाला ।  
 स्त्रीविधेय, ( पुं. ) स्त्री के वश में रहने वाला ।  
 स्त्रीसंघर्ष, ( न. ) स्त्री का पकड़ना । एक  
 प्रकार का विवाद ।  
 स्त्रीसम, ( न. ) नपुंसक स्त्रियों का समाज ।  
 स्त्रीसेवा, ( स्त्री. ) भोग द्वारा नारी की सेवा ।  
 स्त्रैण, ( वि. ) स्त्री की आज्ञानुसार काम करने  
 वाला । ( न. ) स्त्री का स्वभाव । स्त्रियों  
 का समूह ।  
 स्थ, ( वि. ) ठहरने वाला । यह प्रायः किसी  
 न किसी शब्द के पीछे लगता है, यथा-  
 पर्वतस्थ, गृहस्थ आदि ।  
 स्थग्, ( क्रि. ) ढाँपना ।  
 स्थगन, ( न. ) टकन ।  
 स्थगित्, ( वि. ) रुका हुआ । आवृत ।  
 तिरोहित ।  
 स्थगी, ( स्त्री. ) पान का डिब्बा ।  
 स्थण्डिल, ( न. ) चतुस्तरी । आंगन । अथवा  
 स्थान । होम का मण्डल विशेष । वेदी ।

स्थरिडलशाथिन, } ( पुं. ) व्रत धारण कर  
 स्थरिडलेशय, } चतुर्वेद पर सोने वाला ।  
 स्थपति, ( पुं. ) रगवास में रहने वाला वृद्धा  
 आश्रय । शिल्पी विशेष । राज थपई ।  
 अभीश । “ बृहस्पतिराव ” नामक वज्र  
 करने वाला । ( त्रि. ) बहुत अच्छा ।  
 स्थपुर, ( त्रि. ) टेढ़ी और ऊँची जगह ।  
 स्थल, ( क्रि. ) ठहरना ।  
 स्थल, ( न. स्त्री. ) भूमि का भाग । थल ।  
 वनावटी भूभाग ।  
 स्थलेशय, ( पुं. ) वराह । रुख । एक प्रकार  
 का हिरन ।  
 स्थविर, ( न. ) गन्ध द्रव्य विशेष । ( पुं. )  
 ब्रह्मा । ( त्रि. ) अचल । स्थिर । बूढ़ा ।  
 स्थविष्ठ, ( त्रि. ) अतिबृद्ध ।  
 स्थायु, ( पुं. ) शिव । शाखा डाली आदि से  
 रहित वृक्ष । ( त्रि. ) बूढ़ा ।  
 स्थान, ( न. ) समानता । अवकाश । रहन ।  
 ग्रन्थसन्धि । भाजन । पास । जगह ।  
 स्थानिक, ( त्रि. ) थानापति । स्थान का  
 मासिक या स्वामी ।  
 स्थानिन्, ( त्रि. ) स्थान की रक्षा करने वाला ।  
 स्थानीय, ( न. ) नगर । रहने योग्य  
 स्थान । ( पुं. ) स्थान वाला ।  
 स्थाने, ( अव्य. ) योग्यता । औचित्य । ठीक । सत्य ।  
 स्थापन, ( न. ) लगाव । रूपाव । चढ़ाव ।  
 स्थापित, ( त्रि. ) निश्चित । पक्का । न्यस्त ।  
 स्थायिन्, ( त्रि. ) स्थितिशील ।  
 स्थायुक, ( त्रि. ) स्थितिशील । ( पुं. )  
 एक ग्राम का स्वामी ।  
 स्थाल, ( न. ) थाल । बड़ी थाली ।  
 स्थालीपुलाक, ( पुं. ) एक प्रकार का न्याय ।  
 ( मरी हुई बटलोई में से एक चावल को  
 निकाल कर उस बटलोई भर चावलों की  
 परीक्षा कर लेना अर्थात् वे सिजे कि नहीं  
 यह जान लेना “ स्थालीपुलाक ” न्याय  
 कहलाता है । )

स्थावर, ( त्रि. ) अचल । स्थिर । ( पुं. )  
 वृक्ष । पर्यत । पृथिवी । ( न. ) धनुष  
 का रोदा ।  
 स्थाविर, ( न. ) वृद्धापा ।  
 स्थासक, ( पुं. ) थलङ्कार । जलबिन्दु ।  
 स्थास्तु, ( त्रि. ) स्थितिशील ।  
 स्थिते, ( त्रि. ) ठहरा हुआ । निश्चल । प्रतिज्ञा-  
 वाला ।  
 स्थिति, ( स्त्री. ) मर्यादा । स्थान ।  
 स्थिर, ( पुं. ) भूमिशात्मली वृक्ष । पहाड़ ।  
 देवता । वृक्ष । स्वामिकार्तिक । शनि । मोक्ष ।  
 ज्योतिष में वृष, सिंह, वृश्चिक, और कुम्भ  
 राशियाँ । ( त्रि. ) कठिन । निश्चल ।  
 स्थिरतर, ( त्रि. ) अत्यन्तस्थिर ( पुं. ) ईश्वर ।  
 स्थिरजति, ( स्त्री. ) स्थिरचित्त ।  
 स्थिरयौवन, ( न. ) विक्रम आदि ।  
 स्थिरायुस्, ( पुं. ) शल्लकी वृक्ष ।  
 स्थूल, ( क्रि. ) बढ़ना ।  
 स्थूल, ( त्रि. ) स्थान ।  
 स्थेष, ( पुं. ) पक्ष । जूरी । पुरोहित ।  
 स्थेषस्, ( क्रि. ) बहुत पक्का ।  
 स्थैर्य, ( न. ) स्थिरता ।  
 स्थौल्य, ( न. ) मोटापन ।  
 स्नान, ( न. ) स्नान ।  
 स्तव, ( पुं. ) बहना । चूना ।  
 स्नातक, ( पुं. ) गुरु के पास विद्या पढ़ कर,  
 घर लौट कर आने वाला ब्रह्मचारी ।  
 स्नातकव्रत, ( न. ) व्रतविशेष । “ अलाभे  
 चैव कन्यायाः स्नातकव्रतमाचरेत् ” ।  
 स्नान, ( न. ) शोधन । सफाई ।  
 स्नानीय, ( त्रि. ) स्नान के लिये हितकारी  
 यथा-तेल, उष्टन ।  
 स्नायु, ( स्त्री. ) एक नाँड़ी । रग ।  
 स्निग्ध, ( त्रि. ) चिकना । ( पुं. ) मित्र ।  
 सरलवृक्ष ( स्त्री. ) चर्बी । मेदा ।  
 स्निग्धता, ( स्त्री. ) चिकनई । प्रियता ।  
 स्नुत, ( पुं. ) बहा हुआ । जल आदि ।

स्नुषा, ( स्त्री. ) बहू । पुत्र की स्त्री ।  
 स्नेह, ( पुं. ) प्रेम । तेल ।  
 स्नेहन, ( न. ) तेल की मालिश ।  
 स्नेहभू, ( स्त्री. ) कफ । स्नेहपात्र ।  
 स्नेहिन, ( पुं. ) बन्धु । ( त्रि. ) स्नेह वाला ।  
 स्पर्द्, ( कि. ) थोड़ा काँपना ।  
 स्पन्द, ( पुं. ) थोड़ा सा हिलना । आँख का फड़कना ।  
 स्पर्द्ध, ( कि. ) बहुत प्रसन्न होना । दूसरे को  
 दवाने की इच्छा करना ।  
 स्पर्द्धा, ( स्त्री. ) प्रतर्जता । दूसरे को दवाने  
 की इच्छा । बराबरी । उन्नति ।  
 स्पर्श, ( कि. ) पकड़ना । छूना । चुराना ।  
 स्पर्श, ( पुं. ) पकड़ना । रोग । युद्ध । गुप्तचर ।  
 उपपातक । ( पुं. ) वायु । “ क ” से ले कर  
 “ ल ” तक के वर्ण ।  
 स्पश, ( पुं. ) चर । दूत । युद्ध ।  
 स्पष्ट, ( त्रि. ) व्यक्त । प्रकट । स्फुट । साफ ।  
 स्पृष्ट, ( त्रि. ) छुआ हुआ । ( न. ) छूना ।  
 स्पृष्टास्पृष्टि, ( न. ) छुआ छूत ।  
 स्पृह, ( कि. ) चाहना । इच्छा करना ।  
 स्पृहणीय, ( त्रि. ) वाञ्छनीय । चाहने योग्य ।  
 स्पृहयालु, ( त्रि. ) चाहने वाला ।  
 स्पृहा, ( स्त्री. ) इच्छा । चाह ।  
 स्पृह्य, ( त्रि. ) वाञ्छनीय ।  
 स्फट्, ( कि. ) फटना ।  
 स्फटिक, ( पुं. ) सूर्यकान्तमणि । बिलौर पत्थर ।  
 स्फटीक, ( पुं. ) सूर्यकान्तमणि । बिलौर पत्थर ।  
 स्फटिकोत्तल, ( पुं. ) कैलास पर्वत ।  
 बिलौर पत्थर का पहाड़ ।  
 स्फाय्, ( कि. ) बढ़ना ।  
 स्फाति, ( स्त्री. ) बढ़ना ।  
 स्फार, ( पुं. ) सोने का बुलबुला ।  
 ( त्रि. ) चौड़ा । चमकीला । बहुत ।  
 स्फारण, ( न. ) खिलाना ।  
 स्फिचू, ( स्त्री. ) कटिदेश । नितम्ब । चूतड़ ।  
 स्फिर, ( त्रि. ) बहुत । बढ़ा हुआ ।  
 स्फुट्, ( कि. ) खिलना ।

स्फुट, ( त्रि. ) खिला हुआ । टूट गया । सफेद ।  
 स्फुटा, ( स्त्री. ) साँप का फन ।  
 स्फुटन, ( न. ) फटाव । विदलीभाव ।  
 स्फुर, ( कि. ) फुरना ।  
 स्फुरण, ( न. ) थोड़ा थोड़ा हिलना ।  
 स्फुर्ज्, ( कि. ) बादल की गड़गड़ाहट जैसा  
 शब्द करना ।  
 स्फुल, ( न. ) तम्बू ।  
 स्फुलिङ्ग, ( पुं. स्त्री. ) आग की चिनगारी ।  
 स्फूर्जथु, ( पुं. ) वज्र के गिरने का शब्द ।  
 स्फूर्ति, ( स्त्री. ) फुरना । फुर्ती । खिलना ।  
 प्रतिभा ।  
 स्फूर्तिमत्, ( पुं. ) पाशुपत नामी शिवभक्त ।  
 ( त्रि. ) फुर्तीला । खिला हुआ । प्रतिभा-  
 शाली ।  
 स्फेयस्, ( त्रि. ) अतिप्रचुर । बहुत ही ।  
 स्फोट, ( पुं. ) फोड़ा ।  
 स्फोटक, ( पुं. ) फोड़ा । फोड़ने वाला ।  
 स्फोटन, ( न. ) विदारण । विकासन । ( स्त्री. )  
 मणि में छेद करने का औजार ।  
 स्फोटायन, ( पुं. ) व्याकरणवेत्ता एक मुनि  
 विशेष ।  
 स्फ्य, ( न. ) लङ्ग के आकार का यज्ञीय काष्ठ ।  
 स्म, ( अव्य. ) बीत गया । पाद को पूरा करना ।  
 समय, ( पुं. ) अहङ्कार । अभिमान । आश्चर्य ।  
 स्मर, ( पुं. ) कामदेव । ( कि. ) याद करना ।  
 स्मरगृह, ( न. ) स्मरमन्दिर । योनि ।  
 स्मरण, ( न. ) स्मृति । याददाश्त ।  
 स्मरदशा, ( स्त्री. ) कामियों की दस दशा  
 विशेष ।  
 स्मरहर, ( पुं. ) महादेव ।  
 स्मराङ्कुश, ( पुं. ) नख । नामून ।  
 स्मरासव, ( पुं. ) मद्य विशेष ।  
 स्मार्त्त, ( त्रि. ) शैव, वैष्णव आदि से भिन्न  
 पाँचों देवताओं के उपासक सम्प्रदाय विशेष  
 के मानने वाले । स्मृति शास्त्र पढ़ने वाला ।  
 स्मृति में कहा हुआ सिद्धान्त ।

स्मि, ( क्रि. ) हेरान होना ।  
 स्मित, ( न. ) गुलक्याना । थोड़ा सा हँसना ।  
 स्मृ, ( क्रि. ) याद करना ।  
 स्मृत, ( त्रि. ) याद किया हुआ ।  
 स्मृति, ( स्त्री. ) स्मरणशक्ति । याददाश्त ।  
 मनु आदि महर्षि प्रोक्त धर्मोपदेशक श्रमण ।  
 स्मृतिहेतु, ( पुं. ) संस्कार । वासना रूप  
 गुण विशेष ।  
 स्मेर, ( त्रि. ) खिला हुआ ।  
 स्यद, ( पुं. ) वेग । जोर ।  
 स्यन्द, ( क्रि. ) बहना ।  
 स्यन्द, ( पुं. ) बहाव । चूना ।  
 स्यन्दन, ( न. ) बहना । जल । रथ । ( पुं. )  
 तिनिस का पेड़ ।  
 स्यन्दनारोह, ( पुं. ) रथ पर चढ़ कर लड़ाई  
 लड़ने वाला ।  
 स्यन्दिन्, ( त्रि. ) प्रसवी । बहने वाला ।  
 स्यन्न, ( त्रि. ) बहा हुआ ।  
 स्यम्, ( क्रि. ) शब्द करना ।  
 स्यमन्तक, ( पुं. ) एक विशेषमणि जो सत्राजित्  
 को तप करने पर सूर्य से मिली थी और  
 जिसकी चोरी श्रीकृष्ण को लगी थी,  
 फिर अन्त में श्रीकृष्ण के पास भी थी,  
 उसमें कई भार सोना नित्य उत्पन्न होता था  
 और उसमें बड़ा गुण यह था कि जहाँ तक  
 रहती वहाँ अकाल नहीं पड़ता था ।  
 स्यूत, ( त्रि. ) सिया गया । ( पुं. ) कपड़ा ।  
 स्यूति, ( स्त्री. ) सीवन । सिलाई ।  
 स्रंसन, ( न. ) नीचे गिरना ।  
 स्रंसिन्, ( त्रि. ) नीचे गिरने वाला ।  
 स्रग्वत्, ( त्रि. ) माला वाला । माला धारण  
 किये हुए । ( अ. ) माला के समान ।  
 स्रज्, ( स्त्री. ) माला ।  
 स्रंस, ( क्रि. ) गिरना ।  
 स्रम्भ, ( क्रि. ) विश्वास करना ।  
 स्रम्भः } ( पुं. ) बहना । भरना ।  
 स्राव, }

स्रवण, ( न. ) मूत्र । जल । पसीना ।  
 स्रवन्त, ( स्त्री. ) नदी । एक आँपध । ( त्रि. )  
 बहने वाला ।  
 स्रष्टृ, ( पुं. ) ब्रह्मा । शिव । ( त्रि. ) सृष्टिकर्ता ।  
 स्रस्त, ( त्रि. ) च्युत । पतित । गिरा हुआ ।  
 स्रस्तर, ( पुं. ) आसन ।  
 स्राक्, ( अव्य. ) झट । त्वरित ।  
 स्रु, ( क्रि. ) जाना ।  
 स्रुम्भ, ( पुं. ) एक देश ।  
 स्रुचू, ( स्त्री. ) सुवा ।  
 स्रुत, ( त्रि. ) बहा हुआ । गया । ( स्त्री. )  
 हींग के वृक्ष की पत्नी ।  
 स्रुव, ( पुं. ) खैर की लकड़ी को बना हुआ  
 यज्ञीय पात्र विशेष जिससे नी होमा जाता है ।  
 स्रोत, ( न. ) सोता । नुवह ।  
 स्रोतस्, ( न. ) वेग से पानी का निकास ।  
 वीर्य । रेतस् ।  
 स्रोतस्वत्, ( त्रि. ) भरजा । ( स्त्री. ) नदी ।  
 स्रोतस्विनी, ( स्त्री. ) नदी । ( त्रि. )  
 प्रवह वाली ।  
 स्रोतोद्गम, ( न. ) सौवीर देश का काजल ।  
 घुरमा ।  
 स्रोतोवहा, ( स्त्री. ) नदी ।  
 स्व, ( न. ) धन । ( पुं. ) आत्मा । ज्ञाति ।  
 ( त्रि. ) अपना ।  
 स्वकर्मन्, ( न. ) अपना काम ।  
 स्वकीय, ( त्रि. ) अपना ।  
 स्वगत, ( त्रि. ) मनोगत । मन की बात ।  
 स्वच्छ, ( त्रि. ) बहुत निर्मल । ( पुं. ) मोती ।  
 स्फटिक ।  
 स्वच्छन्द, ( त्रि. ) स्वाधीन । स्वतंत्र ।  
 स्वच्छमणि, ( पुं. ) बिलौर ।  
 स्वज, ( न. ) रुधिर । लोह । ( पुं. ) पुत्र ।  
 ( त्रि. ) अपने से उत्पन्न हुआ ।  
 स्वजन, ( पुं. ) ज्ञाति । जात । अपने लोग ।  
 स्वतन्त्र, ( त्रि. ) स्वाधीन ।  
 स्वतस्, ( अव्य. ) आपही ।



स्वतो, ( न. ) किसी पदार्थ पर अपना अधिकार ।  
 स्वधर्म, ( पुं. ) वेदादि शास्त्र विहित अपना कर्म ।  
 अधःपात से बचाने वाला कार्य ।  
 स्वधा, ( अव्य. ) पितरों के उद्देश्य से हवि का देना ।  
 स्वधाप्रिय, ( पुं. ) काला तिल ।  
 स्वधाभुज, ( पुं. ) पितृगण । देवता ।  
 स्वधिति, } ( स्त्री. ) कुटार ।  
 स्वधिती, }  
 स्वन्, ( क्रि. ) शब्द करना ।  
 स्वन्, ( पुं. ) शब्द ।  
 स्वनित, ( वि. ) शब्दित ।  
 स्वपन, ( न. ) शयन । सोना । नींद ।  
 स्वप्न, ( पुं. ) नींद । सपना ।  
 स्वभाव, ( पुं. ) निज शील ।  
 स्वभावोक्ति, ( स्त्री. ) अपने स्वभाव का कथन ।  
 स्वभू, ( पुं. ) ब्रह्मा । विष्णु । शिव जी ।  
 कामदेव ।  
 स्वयंवर, ( पुं. ) विवाह का एक पद्धति विशेष, जिसमें कन्या अपनी इच्छा के अनुसार वर को पसन्द कर स्वीकार करती है ।  
 स्वयंकृत, ( पुं. ) स्वयंकी ।  
 स्वयंदत्त, ( पुं. ) वह लड़का जिसने अपने को अपने आप ही दिया हो ।  
 स्वयम्, ( अव्य. ) आप ही आप ।  
 स्वर, ( अव्य. ) परलोक । अच्छा । देवताओं के रहने का स्थान । ( पुं. ) अक्षर के उच्चारण का यत्न विशेष । गाने की आवाज ।  
 स्वरभङ्ग, ( पुं. ) एक प्रकार का रोग । गले की आवाज बँठ जाना ।  
 स्वरस, ( पुं. ) अपना अभिप्राय । वाक्य की रचना विशेष । किसी गीली वस्तु को कूट कर निचोया गया रस ।  
 स्वराज, ( पुं. ) ईश्वर । वेद का छन्द विशेष ।  
 स्वरापगा, ( स्त्री. ) गङ्गा ।  
 स्वरित, ( वि. ) स्वर वाला ।

स्वरु, ( पुं. ) वज्र । यज्ञीय स्तम्भ का टुकड़ा ।  
 तार । मूर्त्त की किरण । बिच्छू भेद ।  
 स्वरुचि, ( वि. ) स्वात्मन्य । स्वतन्त्रता ।  
 स्वरूप, ( न. ) अपना पदार्थ । ( पुं. ) जानने वाला । पण्डित । ( वि. ) मनोहर ।  
 स्वरूपसम्बन्ध, ( पुं. ) अपने रूप का सम्बन्ध ।  
 स्वरोदय, ( पुं. ) एक विद्या जिससे नाक की श्वास द्वारा भावी शुभाशुभ का ज्ञान हो जाता है ।  
 स्वर्ग, ( पुं. ) बड़े सुख का स्थान । देवताओं का लोक ।  
 स्वर्गलोक, ( पुं. ) स्वर्ग ।  
 स्वर्गलोक, ( स्त्री. ) स्वर्गलोक की शिखाँ स्त्रियों आदि ।  
 स्वर्गाचल, ( पुं. ) सुमेरु पर्वत ।  
 स्वर्गिन्, ( पुं. ) देवता ( वि. ) स्वर्गवासी ।  
 स्वर्गोकम्, ( पुं. ) देवता ।  
 स्वर्ण, ( न. ) कांचन । सोना । धतूरा । नागकेसर ।  
 स्वर्णकाय, ( पुं. ) गरुड ।  
 स्वर्णकार, ( पुं. ) सुगार ।  
 स्वर्णदी, ( स्त्री. ) गङ्गा ।  
 स्वर्मानु, ( पुं. ) राह ।  
 स्वर्लोक, ( पुं. ) स्वर्ग ।  
 स्वर्वापी, ( स्त्री. ) गङ्गा ।  
 स्वर्वेश्या, ( स्त्री. ) मेनका आदि अप्सरायें ।  
 स्वल्प, ( वि. ) बहुत थोड़ा । धुन्न ।  
 स्ववासिनी, ( स्त्री. ) पिता के घर में चिर काल तक रहने वाली स्त्री ।  
 स्वस्त, ( स्त्री ) नहिन ।  
 स्वस्ति, ( अव्य. ) क्षेम । कल्याण । आशीर्वाद ।  
 स्वस्तिक, ( पुं. न. ) कल्याणप्रद । घर विशेष । आसन भेद । द्रव्य विशेष । छः पदों का चिह्न विशेष ।  
 स्वस्तिवाचन, ( न. ) ब्राह्मण द्वारा मङ्गलपाठ ।  
 स्वस्तिवाचनिक, ( वि. ) मङ्गलपाठ का माधन । आशीर्वादग्रहण की मामूली

स्वस्थ्ययन, ( न. ) शुभ के लिये वेदविहित  
मह भाग आदि ।  
स्वस्थ्य, ( त्रि. ) स्वर्ग में रहने वाला । सुख से  
रहने वाला ।  
स्वस्त्रीय, ( पुं. ) भाजा ।  
स्वागत, ( न ) कुशल ।  
स्वाति, ( पुं. स्त्री ) सूर्य की एक स्त्री ।  
स्वाती, ( त्रि. ) अश्विनी से पन्द्रहवाँ नक्षत्र ।  
स्वाद, ( कि. ) प्रसन्न होना । स्वाद लेना ।  
चाटना ।  
स्वाद, ( पुं. ) रस का अनुभूत । प्रसन्न होना ।  
चाटना ।  
स्वादु, ( पुं. ) मिठाई । शुद्ध । ( त्रि. ) चाहा  
हुआ । मीठा । मनोहर ।  
स्वाधीन, ( त्रि. ) स्वतन्त्र ।  
स्वाधीनपतिकार, ( स्त्री. ) नायिका विशेष ।  
स्वान्त, ( न. ) मन । साहाय्य ।  
स्वाप, ( पुं. ) सोना । निद्रा । अज्ञान ।  
स्वापतेय, ( न. ) धन । दौलत ।  
स्वाभाविक, ( त्रि. ) स्वभाव सिद्ध ।  
स्वामिन्, ( त्रि. ) अधिपति । ईश्वर ।  
( पुं. ) मदादेव । राजा । कार्तिकेय । पति ।  
वत्स्यायन मुनि । गरुड । परमहंस ।  
मालिक । स्त्री का पति ।  
स्वाधम्भुव, ( पुं. ) स्वयम्भू का पुत्र । चौदह  
में इस नाम का पहिला मनु । ( त्रि. ) स्वयम्भू  
सम्बन्धी ।  
स्वार्थिक, ( त्रि. ) व्याकरण का प्रत्यय विशेष ।  
स्वाराज, ( पुं. ) इन्द्र ।  
स्वाराज्य, ( न. ) इन्द्रत्व ।  
स्वार्थ, ( पुं. ) अपना अभिप्राय ।  
स्वारोचिष, ( पुं. ) दूसरा मनु ।  
स्वास्थ्य, ( न. ) आरोग्य । आराम । सुख ।  
स्वाहा, ( स्त्री. ) अग्नि की स्त्री । दुर्गा । हवन  
में आहुतिसूचक मन्त्र वचन । देवताओं  
का तृप्तिसूचक वचन ।  
स्वाहाप्रिय, ( पुं. ) अग्नि ।

स्वाहाभुज, ( पुं. ) देव । देवता ।  
स्विद्, ( अव्य. ) प्रश्न । पादगुरुण ।  
स्विन्न, ( त्रि. ) पसीने वाला ।  
स्वीकार, ( पुं. ) मानना ।  
स्वीय, ( त्रि. ) अपना । ( स्त्री. ) एक प्रकार  
की नायिका ।  
स्वु, ( कि. ) शब्द करना ।  
स्वेच्छा, ( स्त्री. ) अपनी अभिलाषा ।  
स्वेच्छामृत्यु, ( पुं. ) जिसका मरना अपनी  
इच्छा के अनुसार हो, जैसे—“भीष्म  
पितामह” इन्होंने उत्तरायण आने पर  
अपनी इच्छानुसार देह त्याग किया था ।  
स्वेद, ( पुं. ) पसीना । गर्मी ।  
स्वेदनी, ( स्त्री. ) तवा । कढ़ाई । भट्टी ।  
स्वैर, ( न. ) अपनी इच्छा । ( त्रि. ) अपनी  
इच्छा वाला ।  
स्वैरिन्, ( त्रि. ) स्वैच्छाचारी । स्वतन्त्र ।  
( स्त्री. ) व्यक्तिचरिणी स्त्री ।  
स्वोपार्जित, ( त्रि. ) अपना कमाया हुआ ।  
स्वोचंशीय, ( न. ) सम्पदा ।

## ह

ह, ( पुं. ) शिव । जल । आकाश । रक्त ।  
शून्य । ध्यान । शुभत्व । स्वर्ग । सुख ।  
डर । ज्ञान । चन्द्रमा । विष्णु । युद्ध ।  
अश्व । अभिमान । वैद्य । कारण । अभि-  
प्रेत । ( न. ) परमात्मन् । प्रसन्नता । अन्न  
विशेष । रत्न की चमक । वंशी का नाद ।  
( अव्य. ) स्पष्ट । प्रसिद्ध ।  
हंस, ( पुं. ) मानसरोवरवासी पक्षी विशेष ।  
परब्रह्म । जीवात्मन् । सूर्य । शिव । विष्णु ।  
कामदेव । संन्यासी विशेष । पवित्र मनुष्य ।  
पर्वत । स्पष्ट । भैंसा ।  
हंसक, ( पुं. ) पाँव का कड़ा या पायजेन ।  
नूपुर ।  
हंसगामिनी, ( स्त्री. ) ब्रह्माणी । एक शक्ति ।  
हंसनादिनी, ( स्त्री. ) पतली कमर वाली स्त्री  
विशेष ।

हंसमाला, ( स्त्री. ) हंसों की कतार ।  
 हंसरथ, ( पुं. ) ब्रह्मा ।  
 हंसारूढ, ( पुं. ) ब्रह्मा । ( स्त्री. ) ब्रह्माणी ।  
 हंसी, ( स्त्री. ) मादा हंस । वाइस अधरों के पाद वाला छन्द विशेष ।  
 हे हो, ( अव्य. ) सम्बोधन । प्रश्न ।  
 हञ्जे, } ( अव्य. ) नाटक में चेष्टि का सम्बोधन ।  
 हञ्जा, }  
 हद्, ( क्रि. ) चमकना ।  
 हट्ट, ( पुं. ) बाजार । मण्डी । गन्ध ।  
 हट्टचौरक, ( पुं. ) खुले मैदान चोरी करने वाला ।  
 हठ, ( पुं. ) दुराग्रह ।  
 हठयोग, ( पुं. ) योग का भेद ।  
 हट्ट, ( न. ) हथुी । अस्थि । एक जाति ।  
 हरडा, ( स्त्री. ) भिष्टी का बड़ा पात्र । नाटक में गीच का सम्बोधन ।  
 हत, ( त्रि. ) मारा गया । आशा से मरा हुआ । नष्ट । विगड़ा ।  
 हतक, ( त्रि. ) गया शुभ्रा ।  
 हताश, ( त्रि. ) आशारहित । दयारहित । सुगलखोर ।  
 हति, ( स्त्री. ) मारना । युष्णना ।  
 हत्या, ( स्त्री. ) मारना । वध ।  
 हद्, ( क्रि. ) दक्ष-त्यागना ।  
 हन्, ( क्रि. ) मार डालना । जाना ।  
 हनुमत्, ( पुं. ) ठोड़ी वाला । अजनीशुत ।  
 हनुमत्, } महावीर । हनुमान् ।  
 हन्त, ( अव्य. ) हर्ष । दया । विपाद । पीड़ा । किसी नाश का आरम्भ । लेद ।  
 हन्तकार, ( पुं. ) अतिथि को देने योग्य अन्न । श्राद्ध के दिन पांच प्रकार का निकाला हुआ अन्न । हन्त शब्द का प्रयोग ।  
 हन्तु, ( त्रि. ) मारने वाला ।  
 हन्न, ( त्रि. ) जिसने मल त्याग दिया हो ।  
 हम्भा, } ( त्रि. ) गौशों की ध्वनि ।  
 हम्भा, }

हय, ( क्रि. ) जाना ।  
 हय, ( पुं. ) घोड़ा ।  
 हयग्रीव, ( पुं. ) विष्णु का अवतार विशेष । एक दैत्य ।  
 हर, ( पुं. ) रुद्र । अग्नि । गधा । बाँटने वाला । हरण । विभाजन ।  
 हरण, ( न. ) दूसरे स्थान पर ले जाना । बँटवारा । यौतुकादि में देने योग्य धन ।  
 हरगौरी, ( स्त्री. ) शिव पार्वती ।  
 हरतेजस्, ( न. ) महादेव का तेज । पासा ।  
 हरशेखरा, ( स्त्री. ) गङ्गा ।  
 हरि, ( पुं. ) विष्णु । सिंह । सर्प । वानर । भक्त । चन्द्र । सूर्य । वायु । घोड़ा । यमराज । महादेव । ब्रह्मा । ब्रह्म । किरण । नौ वर्षों में से एक । मोर । कोयला । हंस । तोता । भर्तृहरि नामक नाभयप्रदीप नामक ग्रन्थ का बनाने वाला एक पण्डित । इन्द्र । पीला । हरा रङ्ग ।  
 हरिकेश, ( पुं. ) एक यक्ष ।  
 हरिचन्दन, ( न. ) चन्दन विशेष । इन्द्र और विष्णु को प्रिय हरे रङ्ग का चन्दन “ यह खास मलयान्चल में होता और बहुत ही सुगन्धित होता है ” । केसर ।  
 हरिण, ( पुं. ) हिरन । शिव । विष्णु । हंस । सफेद रङ्ग ।  
 हरिणहृदय, ( त्रि. ) भीरु । डरपोक ।  
 हरिणाक्षी, ( स्त्री. ) हिरन के समान नेत्रों वाली स्त्री । गन्धवाला द्रव्य ।  
 हरिणाद्, ( पुं. ) चन्द्रमा । जिसकी गोद में हरिण हो । मृगलाञ्छन ।  
 हरित, ( पुं. ) सूर्य का धोश । भूंग । शेर । सूर्य । विष्णु ।  
 हरिताल, ( न. ) एक उपधातु का नाम । प्राचीन काल में अशुद्ध की शुद्धि करने के लिये यही लगा दी जाती थी ।  
 हरितालिका, ( स्त्री. ) भाद्र मास की शुक्ल तृतीया । पार्वती का किया हुआ व्रत विशेष ।

**हरिद्वार,** (न.) इस नाम का एक तीर्थ गङ्गा जी का आर्यावर्त में आने का मुहावा । गङ्गाद्वार ।

**हरिनामन,** (न.) हरि का नाम । (पुं.) मूँग ।

**हरिनेत्र,** (न.) विष्णु की आँख । सफेद कमल । (पुं.) उल्लू ।

**हरिन्मणि,** (पुं.) पद्मा ।

**हरिभङ्ग,** (त्रि.) विष्णु का भङ्ग ।

**हरिभुज्,** (पुं.) सर्प ।

**हरिवंश,** (पुं.) एक पुराण—इसके विधि-पूर्वक सुनने से पुत्रहीन को पुत्र होता है ।

**हरिवर्ष,** (न.) जम्बुद्वीप के नौ वर्षों में से एक ।

**हरिवासर,** (न.) एकादशी का दिन । आपाद् भाद्रपद और कार्तिक में क्रमशः अनुराधा, श्रवण और रेवती नक्षत्रों के प्रथम द्वितीय और चतुर्थ चरणों से युक्त द्वादशी । इन द्वादशियों में भूल से पारण करने वाले का बारह महीने का फल नष्ट हो जाता है ।

**हरिवाहन,** (न.) गरुड़ । इन्द्र का वाहन । ऐरावत ।

**हरिवीज,** (न.) हड़ताल ।

**हरिशयन,** (न.) आपाद् शुक्ला एकादशी से कार्तिक शुक्ला १२शी तक । चार मास का समय । आपाद्गी । एकादशी का व्रत ।

**हरिश्चन्द्र,** (पुं.) सूर्यवंशीय । अयोध्या के एक राजा का नाम, जिसने सत्य पालन के लिये अनेक प्रकार के कष्ट सहे थे ।

**हरिश्चन्द्रार्तिग,** (न.) हरि का नाम लेना ।

**हरिहय,** (पुं.) इन्द्र ।

**हरिहर,** (पुं.) मूर्ति विशेष जिसका आधा शिव का और आधा विष्णु का है ।

**हरिहरक्षेत्र,** (न.) पटना के उत्तर का (गङ्गा और गण्डकी के संगम वाला) एक तीर्थ विशेष ।

**हरीतकी,** (स्त्री.) हर या हर का पेड़ ।

**हर्त,** (त्रि.) चोर । (पुं.) सूर्य ।

**हर्म्य,** (न.) महल । राजप्रासाद ।

**हर्म्यक्ष,** (पुं.) पीली आँख वाला । शेर । कुबेर ।

**हर्म्यश्व,** (पुं.) इन्द्र । प्राचीनवर्हि राजा के अयोनिज दश पुत्र ।

**हर्ष,** (पुं.) छल ।

**हर्षण,** (पुं.) विष्कम्भ आदि में चौदहवाँ योग । (त्रि.) हर्षप्रद । (न.) सुखी करने वाला ।

**हर्षमाण,** (पुं.) श्राद्ध का देवता विशेष । (त्रि.) प्रसन्नचित्त ।

**हर्षिणी,** (स्त्री.) भाँग । (त्रि.) प्रसन्न करने वाली ।

**हर्षित,** (त्रि.) प्रसन्न हुआ ।

**हल,** (क्रि.) खींचना ।

**हल,** (न.) लाङ्गल । हल ।

**हलधर,** (पुं.) बलराम । किसान ।

**हलभूति,** (स्त्री.) खेती बारी । किसानी ।

**हला,** (स्त्री.) सखी । पृथिवी । जल ।

**हलायुध,** (पुं.) बलराम । किसान ।

**हलाहल,** (पुं.) उम्र विष जो देव-दैत्यों के समुद्र मथने से पहले पहल निकला था और शिव जी ने पिया था, पीते समय अंगुलियों की सन्धि से हुई हुई एक, दो, आधी खा लेने वाले जीव साँप, बीछू, बर आदि हो गये । संख्या । बचनाग (साँगिया) ।

**हलिन,** (पुं.) बलराम । किसान ।

**हल्य,** (त्रि.) जोता हुआ खेत । हलसम्बन्धी ।

**हव,** (पुं.) यज्ञ । आज्ञा । होम । बुलउआ ।

**हवन,** (न.) होम ।

**हवनी,** (स्त्री.) यज्ञकुण्ड ।

**हवनीय,** (त्रि.) होम का पदार्थ ।

**हविष्यान्न,** (न.) पवित्र अन्न जो अग्नि में हवन किया जा सकता है और व्रत आदि में खाने योग्य हो । द्रव्य विशेष ।

हविस्, ( न. ) होम योग्य प्रत्येक पदार्थ ।  
 हव्य, ( न. ) देवताओं के निमित्त । होम करने योग्य द्रव्य ।  
 हव्यवाह, ( पुं. ) आग्नि । जो हवन की चीजों जिनके नाम दी जायँ उन्हें पहुँचा दे ।  
 हस्, ( क्रि. ) हँसना ।  
 हस, } ( पुं. ) हँसना ।  
 हास, }  
 हसन, ( न. ) हास्य । हँसना ।  
 हसन्ती, ( स्त्री. ) अक्षीठी । ( क्रि. ) हँसने वाली ।  
 हसित, ( न. ) हँसना ( त्रि. ) हँसा, हुआ । खिला हुआ ।  
 हस्त, ( पुं. स्त्री. ) हाथ । हाथी की सूँड़ । अश्विनी से तेरहवाँ नारा ।  
 हस्तामलक, ( न. ) सहज ही में देखने योग्य पदार्थ । जैसे हाथ में रक्खा हुआ आँकड़ा सब पूरा पूरा सहज में दीखता है । अद्वान्त का ग्रन्थ विशेष । करामलक ।  
 हस्तिक, ( न. ) हाथियों का समूह ।  
 हस्तिकदन्त, ( पुं. ) हाथी का दाँत । घर की दीवाल में गाड़ी गयी कील ।  
 हस्तिन्, ( पुं. ) गज । हाथी । चन्द्रवंशी एक राजा ।  
 हस्तिनापुर, ( न. ) नगर । दिल्ली । पाण्डवों की राजधानी ।  
 हस्तिनी, ( स्त्री. ) हथिनी । स्त्री विशेष ।  
 हस्तिप, ( पुं. ) महावत । हाथीवान् ।  
 हस्तिमद, ( पुं. ) हाथी का मद । एक प्रकार का गन्ध वाला द्रव्य ।  
 हस्त्यापोह, ( पुं. ) महावत । हाथीवान् ।  
 हा, ( क्रि. ) छोड़ना । त्यागना । जाना ।  
 हा, ( अव्य. ) विषाद । शोक । पीड़ा । निन्दा ।  
 हाटक, ( न. ) एक देश । उस देश में उत्पन्न सोना । धतूरा । ( त्रि. ) सुवर्ण का बना हुआ ।  
 हान, ( न. ) परित्याग । छुड़ाव ।

हानि, ( स्त्री. ) क्षति । नुकसान ।  
 हायन, ( पुं. ) धान । वर्ष । ( स्त्री. ) आग की लाट ।  
 हाण, ( पुं. ) मोतियों की माला । बाँटने वाला । विभाजक ।  
 हारक, ( पुं. ) चोर । धूर्त । खच्चर । भाजक । अङ्क । ( त्रि. ) चुराने वाला ।  
 हारावली, ( स्त्री. ) मोतियों की माला ।  
 हारिद्र, ( त्रि. ) हल्दी से रक्ता हुआ । ( पुं. ) कदम्ब का पेड़ ।  
 हारिन्, ( त्रि. ) चुराने वाला । हार वाला । मनोहारी ।  
 हासित, ( पुं. ) एक मुनि । धर्मशास्त्र बनाने वाला । एक पक्षी । धूर्त ।  
 हार्द, ( न. ) स्नेह । प्रेम । ( त्रि. ) हृदय में उतरना या मन में जाना हुआ ।  
 हार्प्य, ( पुं. ) बहेड़ा । ( त्रि. ) खे जाने योग्य ।  
 हाल, ( पुं. ) नलराम । हल ।  
 हाला, ( स्त्री. ) मद । तालरस की मदिरा ।  
 हालाहल, ( पुं. न. ) उम विष विशेष । कीड़ा विशेष ( स्त्री. ) । मदिरा । ( देखो हलाहल ) ।  
 हालिक, ( त्रि. ) किसान । हलका ।  
 हाव, ( पुं. ) आह्वान । स्त्रियों की शृङ्गार भाव से उत्पन्न चेष्टा ।  
 हास्तिक, ( न. ) हाथी का समूह ।  
 हास्तिन, ( न. ) हस्तिनापुर । दिल्ली ।  
 हास्य, ( न. ) हँसना । अलङ्कार का रस विशेष ।  
 हाहाकार, ( पुं. ) शोक का शब्द ( हाय हाय ) ।  
 हि, ( क्रि. ) बचना । जाना ।  
 हि, ( अव्य. ) हेतु । कारण । मिश्रण । विशेष । प्रश्न । क्योंकि । शोक । श्लोक का पूरक ।  
 हिंसक, ( पुं. ) भेड़िया आदि हिंसक पशु । शत्रु । ( त्रि. ) हिंसा करने वाले ।  
 हिंसा, ( स्त्री. ) वध । किसी को प्राणियों से मारना या चोरी करना सताना आदि